

संग्रह-२

# बुद्धकालीन गृहस्थीहरू

## [ भाग-१ ]



प्रकाशक  
आनन्दकुटी विद्यापीठ  
स्वयम्भू, काठमाडौं,  
नेपाल ।

आ. रु. ८/-

न. रु. ८/-

प्रकाशक :-

आनन्दकुटी विद्यापीठ

स्वयम्भू, काठमाडौं,

नेपाल।

फोन : १११६३



बुद्धाब्द : २५१६

मुद्रक :-

नेपाल प्रेस

काठमाडौं, नेपाल।

फोन : ११०३२

प्रथमावृत्ति : १५००

स्मृतिभा

प्रकाशकीय-तीर्थनारायण मानन्धर,

सेक्रेटरी, आ. कु. विद्यापोठ

भावमाको भेट-कृष्णराज अर्याल,

शिक्षा राज्यमन्त्री

भूमिका-बटुकृष्ण “भूषण”; एम. ए.

PREFACE

प्राक्कथन

संक्षिप्त शब्दको अर्थ

मूल-ग्रन्थहरू

सहायक-ग्रन्थहरू Ind.Digital

विषय-सूचि

अकारादि ऋमले शीर्षक-सूचि

“बुद्धकालीन गृहस्थीहरू”

नामावली

शब्दावली

स्वर्गीय पूज्य प्रव्रज्याचार्य  
ऊ. चन्द्रमणी महास्थविरको  
स्मृतिमा ।

Dhamma.Digital

## प्रकाशकीय

‘आनन्दकुटी विद्यापीठ’ र ‘आनन्दकुटी साइंस कलेज’ का संस्थापक पूज्य आचार्य मिक्षु अमृतानन्द महास्थविरले अथक प्रयासगरी संकलित गर्नु भएको यसप्रयत्न हामी गृहस्थीहरूलाई अति उपयोगी बौद्ध-ज्ञान सम्बन्धी यो दोश्रो संग्रह “बुद्धकालीन गृहस्थीहरू” ( भाग-१ ) पनि आनन्दकुटी विद्यापीठलाई प्रकाशनगर्न सुमित्रिनु भएकोमा विद्यापीठ परिवार निकै हर्षित र बहाँको चीर छणी पनि भएको छ । साथै सर्वसाधारण नेपाली गृहस्थीहरूको समक्ष यो पुस्तक पुन्याइदिन पाएकोमा विशेष हर्ष लाग्नु स्वाभाविक हो ।

यस्ता मानवोपयोगी पुस्तकहरूले अवश्य पानि हामीहरूलाई सच्चरित्र र सद्बुद्धमंडलको बाटो देखाई गृहस्थी जीवन सुधारनको निमित्त धेरै महत पुन्याउने छ भन्ने विश्वाश लिन सकिन्छ ।

तीर्थनारायण मानन्धर  
सेक्रेटरी,  
आनन्दकुटी विद्यापीठ

६ भाद्र २०२९

## भावनाको भेट्

मानव सम्यताको शुरू शुरू देखिने नेपालले विद्वत जगतमा आफ्नो प्रतिष्ठा कायम गर्दै आएका कुराहरु हाम्रा प्राचीनप्रन्थ, वेद, उपनिषद्, पुराण आदिहरूबाट प्रष्ट हुन्छ । सोही समय देखिने यस हिमवतखण्ड नेपालमा अनेको ऋषि मुनिहरूको आश्रम रहिआएको छ । जनक, याज्ञवल्क र गार्गी जस्ता स्वतन्त्र चिन्तन मनन तथा विचार र विवेकको प्रतिपादन गर्दै आउने महान् व्यक्तिहरूको उदय नेपालमा समय समयमा भएको छ । यही ज्ञान भूमिमा शान्तिका पथ प्रदर्शक भगवान् बुद्धको जन्म भयो र स्वतन्त्र चिन्तन र ज्ञान-विवेकको परम्परामा नयाँ मोड लिई मानव धर्मको उदय भयो ।

आज विभिन्न एक तनाव पूर्ण स्थिति उत्थन भएको छ । यसको मुख्य कारण मानवले मानवलाई चिन्म नसक्नुने हो भन्नुमा केही अत्युत्कि नहोला । मानव शक्तिको लागि भगवान् बुद्धको सन्देशको व्यापक प्रचारको आवश्यक छ भग्न सकिन्छ । भौतिकवादको एकतर्फी विकासले मात्र मानिसलाई आत्म सन्तुष्टि हुन नसकेको हामी पाउँछौं । विकासको र विज्ञानको दृष्टिकोणले अत्यन्त विकसित देशहरूमा पनि मानिसहरू

तथाकथित सुखका साधनमा दुवेर उकुस मुकुस भई शान्तिको निमित्तः छटपटाइरहेका छन् । भौतिक सुखले, शक्तिको पराकाष्टाले या विज्ञानको विकासले मात्र उनीहरूको चित्त शान्त गर्न सकेको छैन । विश्वका सम्पूर्ण मानव आज प्रत्यक्षया अप्रत्यक्ष अन्तरद्वन्द्वता को अनुभवबाट सधैं चिन्तित, आशकित र त्रासमय बातावरणमा पिलिसइरहेका छन् । आत्म सन्तुष्टिका लागि अध्यात्मवादको विकास आवश्यक छ भन्ने पनि महसूस गरेका छन् । यस दिशातर्फ मानव मात्रलाई सजग गराउन भगवान् बुद्धको अहिंसाको सिद्धान्त तथा “इच्छा माथिको विजय” अर्थात् चित्तवृत्ति निरोध आज पनि सम्पूर्ण मानवको निमित्त अत्यन्त आवश्यक छ ।



आज नेपालका परम सुपुत्र भगवान् बुद्धको शान्तिको सन्देश बुझ्ने उत्सुकता संसारभरका बौद्ध धर्मावलम्बीहरूमा मात्र नभई विश्वको समस्त मानवमा उदाएकोले र विश्वको तनाव पूर्ण स्थितिको निराकरण केवल शान्ति र सह-अस्तित्वको आधारमा मात्र सम्भव हुने भएकोले भगवान् बुद्धका उपदेशहरूको प्रचार र प्रसार हुन अत्यन्त आवश्यक बेलामा श्रद्धेय मिथु श्री अमृतानन्दज्यूले आफ्नो धेरै काल देखिको लगनसिलता र कठीन परिश्रमबाट तयार गर्नु भएको यस पुस्तकले नेपाली समाजलाई बुद्धकालीन गाहंस्यं जीवनको सच्चा चित्रण गर्नुको साथै भगवान् बुद्धको सत्य सन्देशहरूले मानवधर्मकोमर्म पनि राम्ररी बोध गराउने छ भन्ने विश्वास राख्दछु । यस देशका विभिन्न मागहरूमा रहेका प्राचीन संस्कृति र ऐतिहासिक महत्वका कुराहरूलाई सर्व साधारणले

[ ९ ]

बुद्धने भाषामा प्रचार गर्न सके नेपालको निमित्त ठूलो योगदान हुन सक्ने कुरा निर्विवाद छ । तसर्थ म भिक्षु श्री अमृतानन्दज्यूलाई उहाँको यस सु-प्रयासको लागि हार्दिक बधाई अर्पण गर्दछु ।

कृष्णराज अर्थाल

वि सं. २०२६ भाद्र के

शिक्षा राज्यमन्त्री



## भूमिका

बौद्धिक मूल्याङ्कनको मुख्य आधार समझदारी हो त्यसेले कुनै पनि युग या समयको साहित्यिक प्रतिभाको खोजी र ग्रन्थको उपादेयताको उचित मूल्याङ्कन र कहर विभिन्न ग्रन्थद्वारा समाजको उत्थानगर्न चाहने विद्वान्‌हरूबाट प्राय सम्भवहुन्छ । यसै आधारमा प्रस्तुत ‘बुद्धकालीन गृहस्थीहरू’ नामक अनुदित संकलन ( ग्रन्थ ) खासगरेर अविद्याको निरोध र सत्यज्ञान आदिको प्रेरणाको उद्गम श्रोतको रूपमा रही समाज र धर्मको आधारमा खडा भएको अन्य परम्पराको अन्तगरी समाजलाई परिष्कृत, सार्थक र उत्कृष्टताको नयाँ आलोक दिन पथ प्रदर्शन गर्ने प्रतिनिधिको रूपमा नेपाली साहित्यको उद्यानमा सम्मिलित गराइएको हो भन्ने कुरा यसका अनुवादक विशिष्ट अनुभवी भाषा विशेषज्ञ आचार्य भिक्षु अमृतानन्द महास्थविरज्यूले ‘बुद्धकालीन ब्राह्मण’ पछि लगत्तै यो दोशो ‘बुद्धकालीन गृहस्थीहरू’ ( भाग-१, संग्रह-२ ) उपहारको रूपमा दिनु भएकोले पनि अनुमान गर्न सकिन्छ । साथै चाँडै न ओइला-उने नयाँ खालको सुवासित एक थूँगा फूल बढी फुलाउन पाएकोमा नेपाली साहित्य-उद्यान र त्यसका मालीहरू पनि आशाभिमुखीमई गौरवका अनुभव गर्दा होलान् ।

यसे अमरा प्रस्तुत ग्रन्थकार ( अनुवादक ) को साधारण परिचय समावेशगर्म पनि त्यतिकै आवश्यकता छ जति आवश्यकता अनुवादकज्यूले नेपाली साहित्य उद्घानले आशागरिरहेको बौद्ध-साहित्यरूपी फूललाई कमशः फुलाउंदै लैजानु पर्ने आवश्यकता देख्नु भएको छ ।

अभिष्ट प्राप्तिको निमित्त त्याग र तपस्याको जरूरत छ भन्ने कुरालाई सूलमन्त्र ठानी, सर्वप्रथम बौद्धिक विकासद्वारा नै देशको सर्वाङ्गीण विकास सम्भव छ भन्ने धारणालिई आचार्य भिक्षु अमृतानन्द महास्थविरज्यूले भिक्षाद्वारा २००८ सालमा आनन्दकुटी विद्यापीठ ( बौद्ध छात्रावास हाइस्कूल ) को स्थापना गर्नुभयो र त्यसपछि आनन्दकुटी साइन्स कलेजको स्थापनागरी भिक्षाद्वारा नै विभिन्न आवश्यकीय साधनहरू समेत संग्रह गरिरदिनु भएको छ । यसको साथै वहाँ अन्तरराष्ट्रिय क्षेत्रले परिचित, विभिन्न भाषाका ज्ञाता, बहुमुखी प्रतिभा सम्पन्न, कर्मठ, बौद्धिक, साहित्यक, दार्शनिक, धार्मिक, सामाजिक तथा, सदाचारको क्षेत्रमा जति व्यक्तित्व शाली र कर्तव्यनिष्ठ हुनुहुन्दै त्यतिनै मिलनसार, कार्यणिक, शान्त र गम्भीर । हुनत वहाँ गर्नुभएका विभिन्न क्षेत्रको विशेष परिचयत जति अन्तरराष्ट्रिय क्षेत्रले पाउने मौका पाएको छ त्यति हामीले पाउन सकेकाछौं ।

वहाँ जस्ता बौद्धिकताको साथै सात्त्विक गुणले सुशोभित बहुमुखी प्रतिभाशालीबाट विभिन्न बौद्धधर्म सम्बन्धी ग्रन्थहरू उत्तरोत्तर नेपाली साहित्यले भित्र्याउन पाउने छ भन्ने आशालिंदै ग्रन्थको भूमिकातिर खारेको छु ।

प्रस्तुत ग्रन्थ मागधि ( पालि ) भाषामा लेखिएको विपिटकका विभिन्न ग्रन्थहरूबाट संग्रहित, विभिन्न विषयमा अग्रस्थान पाएका गुणग्राही विद्वान्, धनीमानी तथा विवेकी दश गृहस्थी पात्रहरूको धार्मिकजन्य इतिहास शैलीमा मागधि ( पालि ) भाषाको माध्यमद्वारा ११० सूत्रहरूले चरित्र चित्रण गरेका छन् । यिनका चरित्रहरूले तत्कालीन सभ्यता, संस्कृति, धर्म, दर्शन तथा इतिहासको साथ साथै समाज के कुरातिर कसरी उन्मुख भएको छ र कस्तो बातावरणलाई भिन्नाउन खोजेको छ भन्ने कुराको संकेत मात्र होइन — अङ्ग गहिरिएर विचारणार्थे हो भने — प्राचीन गृहस्थाश्रम पद्धतिलाई नविनी करणगरी नयाँ गृहस्थीहरूको उत्पादनगर्ने आधुनिक उपकरण सजिज्ञत नयाँ कारखानाको श्रीगणेश हो कि भन्ने भान पर्दछ ।

साहित्य र संस्कृतिले कुनै एक खास युगको भावना, व्यवस्था र सृजनात्मक अभियाक्तिको प्रतिविम्बन गर्दछ र यी त्यस युगको मापदण्डको रूपमा रहेका हुन्छन् । साहित्य, संस्कृति, भावना तथा आदर्शहरू परम्पराका सन्तति मात्र होइनन् बल भविष्यका जननी पनि हुन् । समष्टिरूपमा भन्ने हो भने यसको आधारमा आधारित प्रस्तुत गृहस्थीहरूका विभिन्न गृहस्थी पात्रहरूले आध्यात्मिकताको साथै विभिन्न वौद्धिक चेतनाको पुनरावलोकन मात्र गराएका छैनन् र जागृतसमस्याहरूको अतलस्पर्शी गहिराइमा सुतिरहेकाहरूलाई श्रद्धा, शील, त्यग र प्रज्ञा आदि जरता विभिन्न विचारत्वद्वारा व्युक्ताइदिएका पनि छन् । यहाँका विभिन्न दश पात्रहरूले — सामाजिक, धार्मिक, ऐतिहासिक, पुनर्जन्म आदि जीवनसंग सम्बन्धित जटिल ग्रन्थीहरूलाई — मनोविज्ञान पुठित आदर्श र

कर्तव्यको सहायताद्वारा — सजिलेसेंग फुकालि दिएकाछन् । जुन कुराहरु जीवन तथा विचार रसको आदर्शमा सुगमतापूर्वक व्यक्त भएका देखिन्थन् । यस भित्रका गृहस्थीहरूको कार्यकलापलाई सरसरती हेराउ पनि प्रत्येकमा कुनै न कुनै रूपमा गाहंस्थ्यजीवनको अवस्था, कर्तव्य र सत्य-तातिर संकेतगरेको रास्ररी नै थाहापाउन सकिन्थ्य भने— रागादिक्लेशबाट मुक्त भएको काय, वचन र मनको निर्माणगर्ने पाठाशालाको अनुभव हुन्छ । यी उपदेश प्रधान कथाहरू हुन् । यिनीहरूमा जीवनको प्राय अदृश्य, अमूर्त तथा अन्त सत्पत्ताई नै विभिन्न उपदेशहरूद्वारा व्याबहारिक ( साकार ) बनाएको कुरा जुनसुकै गृहस्थी-जीवनबाट पनि प्रतिविम्बित हुन्छ । यस मध्येका अनाथपिण्डिक, चित्र गृहपतिको बुद्ध, धर्म, सङ्ग, आर्यशील, दशाङ्गक मार्गहरूले नै बुद्ध दर्शनको सारदेखाइ दिएको छ र जीवक कौमारभूत्यलाई योग्य चिकित्सक बनाउने चिकित्सा शास्त्रको सिद्धान्तद्वारा ‘चतुरार्यसत्य’ को मूल ढोकालाई घच् घच्याइ दिएको आवाज पनि प्रतिष्ठनित हुन्छ । साथै एकातिर मनोवैज्ञानिक ढंगले गरिने चिकित्साशास्त्रको चरमोत्कर्षको सफलता र शल्यचिकित्साको पूर्वकालीन ज्ञान पनि यसेबाट भएको छ भने अर्कोतिर अनाथपिण्डिक जस्तो गृहस्थीको दानकार्यले बलिराजा, कर्ण, शिवी र हरिश्चन्द्र आदिलाई बिसर्गाइदिने योजना बनेको छ; २५ वर्षसम्म बुद्धलाई थावस्तीमै राख्न सम्पन्नीको खोलोबगाई बुद्ध प्रतिको अगाध श्रद्धा भक्तिको मूल फुटाइ दिएको छ । त्यस्तै बुद्धका खास उपदेशहरू र मैत्रीभावना सम्बन्धी तस्बीर पनि खिचि दिएको छ । साथै दानफल भन्दा ध्यानफल नै विशेष खामदायी हुन्छ भने कुराको मार्मिक उद्गार गुञ्जाउँदै पञ्चमय वैरादि

उपशान्त र चार स्रोतापत्यङ्गले स्नातक मात्र आर्य हुन सक्छ भनी परम्परागत अर्थलक्षणमा संशोधन गरिएको पनि पाइन्छ । कतै कतै अतिशयोक्तिपूर्ण कुराहरूको अनुभव भए पनि बलजफत पस धर्ममा ल्याउने चेष्टा बिलकुल नगरिएको कुरा केशपुत्रनिगमवासी कालामहरू-लाई अवैरचित्त युक्त बुद्धको 'तिमीहरूको हृदयले जुन धर्म असल ठान्दछ त्यसमा जाऊ' भन्ने उपदेशद्वारा पनि सन्तोष मान्न सकिन्छ ।

यसरी नै खोजदै जाने हो भने—एकातिर दानद्वारा अग्रस्थान प्राप्तगरेका अनाथपिण्डिक गृहपति अन्तरगतको प्राणीघात, अदिनादान काममिथ्याचार, मृषावाद र सुरामेरयमद्यपान जस्ता पञ्चमयले भयभीत पारेको वातावरणको समूलोच्छेदन र बुद्ध, धर्म, सङ्घ तथा आर्यशील जस्ता स्रोतापत्यङ्गले सुस्पष्ट हुनको निमित्त तत्कालीन प्रबुद्ध समाज क्रमशः संगठित हुन भगवान् गौतम बुद्धको नेतृत्वका पिपासु थिए भन्ने कुराका प्रमाणहरूको संकलन यो ग्रन्थबाट पनि प्रशस्तगर्न पाइन्छ भने अकोंतिर कुनै पनि विशेषमा तल्लीन भएपछि त्यसको ज्ञानफल अवश्य प्राप्तगर्न सकिन्छ भन्ने कुरालाई साथक पारिदिएको देखिन्छ ।

कुनै पनि देश, जातिको—इतिहास, दर्शन, कला, साहित्य आदि हेर्दा सामाजिक व्यवस्थाको कान्तिकारी परिवर्तनमा निम्नवर्गभन्दा (जातीय आधार विशेष नभई अरु बस्तुहरूद्वारा वच्चित ) विशेष अग्रणी उच्चवर्ग ( सबै बस्तुले सम्पन्न ) नै भएको सुनिन्छ, देखिन्छ र पढिन्छ पनि । ह्यस्तै यो धार्मिक तथा दार्शनिक परिवर्तनको रटा गटा मिलाउने कार्य-कृपी प्राङ्गणमा सर्वप्रथम सबल गृहस्थीहरू नै उभिहरहेका कुरा

प्रस्तुत ग्रन्थले पनि देखाइदिएको छ । यसका स्वर्णा हुनुहुन्छ भगवान् गौतम बुद्ध ।

x

x

x

उपदेश प्रधान प्रस्तुत ग्रन्थसम्बन्धी विषय वस्तुको प्रस्तुतीकरणको सन्दर्भमा प्रस्तुत ग्रन्थलाई नै आधारभूतमानी भगवान् गौतमको विस्तृत घटनाक्रम र परिचय यहाँ सम्भव हुन नसके पनि छोटो परिचय त्यक्तिकै आवश्यक अ जति ग्रन्थरूपी महासागरमा डुबुल्की मार्न ।

इतिहास र साहित्य, कला र संस्कृति, धर्म र दर्शनलाई आधुनिक मध्यकालीन र पौराणिक जुनसुकै इतिहासको सन्दर्भमा हेरे पनि कुनै धर्म, जाति, समाज, इतिहास आदिको उत्थान र अवसान विशेष विवेक शोल तथा विद्वर्गबाट भएको पाइन्छ नकि अन्य मण्डलीबाट । यसैको परिप्रेक्षमा कपिलवस्तु जनपदस्थित शुद्धोदनका छोरा ( ई. पू. ६२४ मा जन्मनु भएको ) सिद्धार्थ गौतमले आफ्नो राजसी ठाँटबाँट र अएम् आरामलाई छोडी तत्कालीन देश र समाजको विभिन्न क्लेशजन्य अवस्थालाई बुझी त्यसबाट छुट्कारा दिलाउनको निमित्त सामाजिक आचरण तथा धर्म र संस्कृतिमै संशोधनगर्ने उद्देश्यले धर्मजन्य अहिंसारूपी अस्त्र प्रयोगगर्ने मार्गको अनुशरणगर्नेमा कटिबद्ध भई वैचारिक द्वन्द्वतामा अल्फ्झनु भएका सिद्धार्थले कोशलराज्यको ‘अनोमा’ नदिको किनारामा २९ वर्षको उमेरमा सन्यास ग्रहणगरी, बहुमूल्य वस्त्र त्यागी, कषायदेस्त्र धारीको रूपमा आफूलाई देखिनु भयो ।

अनि समाधिका सात सोपानका विशेषज्ञाता सांख्यदर्शनज्ञ आलारकालाम कहाँ ज्ञानपिपासु सिद्धार्थ पुणु भयो र अनि उनबाट आकिञ्चन्यायतनसम्मको शिक्षा पाउनु भयो । यस भन्दा पनि विशेषज्ञान हासिल गर्नचाहने सिद्धार्थ, समाधिको आठ सोपानका विशेषज्ञ उहक रामपुत्रका आध्रममा पुणुभयो । उनेबाट समाधिको सोपान मानिएको नैवसंज्ञानासंज्ञायतनको शिक्षा पाउनुभयो । जुन कुरा समाधि सम्बन्धी आफ्नो अनुभव तपुस्सको कारण अनन्य हितैषी शिष्य आनन्दलाई बताउनुभएको ‘अनुपूर्वविहार’ शीर्षकले विस्तृतीकरण गरेर देखाइदिएको मात्र होइन ज्ञानदर्शनरूपी राजमार्गको पनि उद्घाटन गरिरिएको छ ।

तर सिद्धार्थले जुन् ज्ञानको निमित्त अभिनिष्क्रमग गर्नु भएको हो त्यो पुराहन नसकदा त्यहाँबाट भौतिरिंदे गई वैशाखपूर्णिमाको दिन उरुवेलको नेरञ्जरा नदीको पिपलको रुखमनी बस्ने अठोटगरी ‘श्रोत्रिय’ नामक धाँसीले दिएको आठ मुठो धाँस त्यहीं ओच्छधाई ‘चाहे मेरो हाडछालामात्र किन बाँकी नरहोस्, सम्यक् सम्बोधि प्राप्त नगरी यो आसनबाट उठ्ने छुन’ भन्ने प्रतिज्ञागरी बज्रासनमा बसी साँझ बितिसके पछि रातको पहिलो र दोश्रो प्रहरमा आफ्नो पूर्वजन्मको ज्ञान र मध्यरातमा दिव्यचक्षु तथा अन्तिम प्रहरमा प्रतीत्यसमुत्पादको ज्ञान गर्नु भयो । अर्थात् प्रतीत्यसमुत्पादको ज्ञानने परम मोक्षज्ञान हो । जसको निमित्त सिद्धार्थ गौतम प्रवजित हुनु भएको थियो । त्यसपछि प्रतीत्यसमुत्पादलाई अनुलोम तथा विलोम ( अन्वय व्यतिरेक ) गरेर तृष्णाजनित दुःख हो, अत दुःख सहेतुक छ; जवसम्म दुःख हेतु रहन्थ स्वसम्म दुःख भइन्ने रहन्थ; हेतुरूपी तृष्णाको नाश भएपछि समुवय

जनित भएभरका क्लेशहरू पर्न नष्ट हुन्छन् । यो तृष्णारूपी हेतुको नाशको उपाय नै अष्टाङ्गिकमार्ग हो । जसको अस्यास र आचरणबाट हेतुको नाश अवश्यंभावी छ - भन्ने मूल सिद्धान्त मानिएको चतुरार्थ-सत्य तथा यसै अन्तरगतको - सम्यक् दृष्टि, सम्यक् संकल्प, सम्यक् बचन, सम्यक् कर्म, सम्यक् जीविका, सम्यक् ध्यायाम, सम्यक् स्मृति र सम्यक् समाधि - अष्टाङ्गिकमार्गको पनि ज्ञान भयो । यही ज्ञानले मध्यममार्गको रूपमा प्रसिद्ध पाएको छ र यसको उपदेशरूपी सागरमा सर्वप्रथम आषाढपूर्णिमाको दिनमा पञ्चभद्रवर्गीय भिक्षुहरूलाई बुद्धले पौडन सिकाउनु भयो । जुन उपदेश धर्मचक्रप्रवर्तनको रूपमा प्रतिष्ठित भएको छ ।

संक्षेपमा यसरी नै सिद्धार्थले बुद्धत्व प्राप्तगरी सर्वप्रथम मगध-देशजाई नर्यां आलोकदिदै ऋमशः विश्वमा शान्तिको अग्रदूतको रूपमा पूजिन थालेको कुरा 'तपुस्स र भल्लुक' रूपी दर्पणबाट प्रतिबिम्बित भएको छ ।

सिद्धार्थ गौतमले बुद्धत्व प्राप्त गरेको सात हप्तासम्म बोधिवृक्ष तथा अन्य विभिन्न वृक्षहरू मनी निराहार बसी विमुक्ति ध्यानको परम सुखको अनुभव गरिसकेपछि सर्वप्रथम उत्कल ( उडिसा ) निवासी दुइ व्यापारी तपुस्स र भल्लुकद्वारा प्रदत्त सत्तुपिण्ड ( एक प्रकारको लड्डु ) ग्रहण गर्नु भयो भने बोधिलाभ गर्ने दिनमा सेनानी ग्राम ( बिहार ) निवासी कृषक पतिकी कन्या सुजाताद्वारा प्रदत्त खीर भोजन गर्नु अएको थियो । सत्तुपिण्ड ग्रहण गरेकै दिन गृहस्थी तपुस्स र भल्लुकसाई

सर्वप्रथम द्वैवाचिक शिष्यको रूपमा अग्रस्थान दिएको पुष्टिएको छ भने अन्तिम शिष्य सुभद्र परिव्रङ्गक हुन् भने कुराको साथं चुन्दनामक सोहारले दिएको भोजनपछि शालको रुखमनी ८० वर्षको उमेरमा परिनिर्वाण भएको कुरा पनि प्रतिध्वनित भएको छ ।

त्यसपछि धर्मप्रचार-अभियानको-संकल्पगरे अनुसार आलारकालाम र उद्धक रामपुत्रलाई धर्मोपदेश दिनेहुच्छा थियो । तर उनीहुरु परलोक भइसकेका हुनाले पहिलाका ५ शिष्य ( कौण्डन्य, वप्प, महिय, महानाम, अस्सजि ) जो अमवस सिद्धार्थ गौतमलाई तपस्या भंगी ठानी शृष्टिपतन ( सारनाथ ) को जंगलमा तपस्याको निमित्त बसेकाथिए— उनीहुरुलाई नै प्रथम धर्मचक्र प्रवर्तनको उपदेश दिनु भयो ।

‘जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी’ भन्दा पनि माथिल्लो स्तरमा बस्ने महात्माहुले विश्वलाई नै जन्मभूमि समान ठानि दिन्छन् । त्यसेले ऋग्वेद, अथर्ववेद, मनुस्मृति, वेदभाष्यकार, साग्रणाचार्य, महाभारत र रामायण आदिले मागधलाई व्रात्य ( व्रतगर्ने नभई नोच-ताको अर्थमा) बस्ने ठाउँ हो भनी प्रष्टै सुनिनेगरी फजाके पनि—प्राकृतिक दृश्यका रमणीय छाटाले परिपूर्ण तथा हिमशृङ्खलाको आसपासको आफ्नो जन्मभूमि छाडी मगधलाई नै जन्मभूमि समान ठानी तपोभूमि बनाउनु भयो । हुन सक्षम समय अनुसार धर्म, ज्ञान, आचार र विवेकरूपी पाण्डिग्राहरु सजिलैसंग गुडन सक्ने तपस्यारूपी राजभार्ग पहिल्याएर पनि । आहां प्राचीन शृष्टिहरूले पनि तपोभूमि बनाएको कुराको उल्लेख यत्र तक पाइन्दै ।

यसरी यहाँ बुद्धजीवनको केही अध्ययन सम्बन्धी आधारभूतरूपी कथालबाट चिहाउंवा ऐतिहासिक, भौगोलिक र निष्पक्षता जस्ता आदि कुराहरूको संकेत प्रस्तुत ग्रन्थकै मनोवैज्ञानिक विश्लेषणबाट पाउन सकिन्छ । ऐतिहासिक सन्दर्भमा सरसरी हेर्दा ‘कण्टके नैव कण्टकम्’ भन्ने सिद्धान्त चरितार्थ भएको कुरा वैदिक कर्मकाण्डका अन्यमनस्की बुद्ध धर्मको सम्बर्धनमा विभिन्न विषयका विद्वान् ब्राह्मणहरू नै अप्रणीतथा प्रमुख सहायक गराइएका कुरा धर्मसेनापति सारिपुत्र, महामौद्गुल्यायन, महाकाशयप, रेवत आदिबाट नफल्कने होइन तैपनि प्रस्तुत ग्रन्थ र यो भन्दा अगिल्लो ‘बुद्धकालीन ब्राह्मण’, सारिपुत्र आदि र मित्रताको जगमा सम्बन्ध छडागरी ‘प्राणीमात्र एकहुन्’ भन्ने भावनालिई सम्प्रदायजन्य कुभावनाको समूलोच्छेवनगर्न आँटगर्नै यस धर्मको कार्य-कलापबाट परिहार भएको छ भन्ने कुरा बुद्ध धर्मरूपी रथको क्रमशः महारथी हुँदै आएका र बुद्धको परिनिवारण पछि पनि महाकाशयपले बुद्धधर्मरूपी कण्डालाई निहुरिन नविएकोबाट पनि प्रज्ञिएको छ । त्यस्तै सारिपुत्र र महामौद्गुल्यायनलाई बराबर सारिपुत्र जन्मदाता र महामौद्गुल्यायन पालनकर्ता जस्तै हुन् भनी भगवान् बुद्ध भन्नुहुन्थ्यो भन्नेकुरा म.नि. ३.४.१. द्वारा प्रमाणित भएकैष र प्रस्तुत ग्रन्थको ‘चित्र-गृहपति’ अन्तर्गतको ‘मापदण्ड’ शीर्षकले पनि बुद्धका उदाहृत प्रियपात्र यिए भन्ने कुरा जनाउँछ । त्यसले नै सङ्घमा वैममस्थ चल्वा त्यसको मिरीघको निभित्त भानव मञ्जिष्ठकलाई परिष्कारणर्न सक्ने क्षमता भएका सारिपुत्रलाई नै बिभ्मा विहङ्ग्यो भन्ने कुरा पनि ‘चित्र-गृहपति’ ले संकेत द्वारैको छ ।

हुनत उपदेशको निमित्त ४५ वर्षसम्म आफ्ना शिष्य मण्डलीका साथ विभिन्न जनपदको धर्मण र बहाँको ज्ञानोपदेशले गर्दा हजारौं विद्वान्, सेठ, राजकुल, नारी गृहस्थी आदिहरू पनि चतुरार्थसत्यद्वारा, लाभान्वित भई; धर्मको उपासकबनी बुद्धधर्मको उपयनमा प्रभुखरूपले सहायक सिद्धभएकामात्र होइनन् सहर्ष आत्मोत्सर्गको निमित्त पनि सक्षम भएका कुराहरू प्रस्तुत ग्रन्थको परिवेशमा बसेर यात्रागर्दा देखिने विभिन्न कार्यकलापरूपी दृश्यहरूले देखाएके छन् ।

बुद्धधर्मको समुन्नतिको निमित्त जसरी बुद्धको बुद्धत्व प्राप्तिमा विभिन्न जनपद, दार्शनिक, तपस्वी, पवित्रभूमि, प्राकृतिक सौन्दर्य आदि सहायक भएकाछन् त्यसरी नै ( बुद्धको जीवन कालमा ) ऋषिपतन मृगदावन, उरुवेल, राजगृह, पावा, श्रावस्ती, नालक आदि विभिन्न भूमाग र विद्वान्, राजा, श्रोङ्ठी, धर्मण र परिदाजक आदि पनि त्यसरी नै सहायक सिद्ध भएकाछन् । यिनै बुद्धानुयायीहरूले बुद्धधर्मरूपी जमिन-लाई समय समयमा विभिन्न प्रकारका दुःखोच्छेदगर्ने ज्ञानरूपी साधनहरू प्रयोग गरेर नै उर्वरा बनाईदिए आएकाहुन् भन्ने कुरा पनि त्यति नै चम्किलो देखिन्छ जत्तिकै ध्रुवतारा ।

तत्कालीन बातावरण अनुरूप यस धर्मरूपी वासन्तिक वाटिकाले दुःख, दुःखहेतु, र त्यसको निरोधको उपायलाई सरलतापूर्वक उन्मूलन गराउने सुवास फेलाइ दिनुको साथै दानबाट—आयु, वर्ण, सुख र शक्ति प्रवानगर्ने प्रेरणा पनि विएको छ । साथै धार्मिक संस्थानका संस्थापक अन्दा बढी व्यावहारिक जीवनका प्रणेतामा हुने विशिष्ट गुण बुद्धमा

भएकाले नै विभिन्न गृहस्थी तथा अन्य मानिसहरू यसमा भगव भएका हुन् भन्ने कुरालाई गृही कर्तव्य अन्तरगतको अस्तिसुख, भोगसुख, आश्रृणसुख, निरवद्यसुख र सम्पत्तीको सदुपयोग आदिले पनि देखाइ विएकै छन् ।

हुनत भगवान् बुद्धको जीवन कालमा वहाँलाई महतान्ते सारिपुत्र आदि जस्ता विशिष्ट प्रतिभाहरूको आभा देखिएता पनि बुद्धले जे जति गर्नु भयो त्यसमा अरु केवल सहायकमात्र हुन् नकि प्रवर्तक । यतिसम्म भन्न सकिन्छ कि यदि बुद्धलाई बुद्धमार्गको मार्गनिर्माणकर्ताको रूपमा चिन्न सकिन्छ भने सारिपुत्र आदिलाई त्यस बाटोको रेखदेखगरी हिड्ने प्रथम युगाका पथिकहरूको रूपमा मात्र ।

एकार्तिर वातावरण अनुकूल बुद्धधर्मको जग हालिएको छ भने आकोर्तिर सरस तथा नाटकीय ढङ्गले विद्वान् तथा साधारण जनमानस-लाई विमुग्धपारी आकर्षणगर्न सक्षम भएको कुरा प्रस्तुत प्रन्थबाट प्रति-विभित भएका त्याग, सहानुभूति, समयोचित ज्ञान, अवैरचित्त, चार आधासन जस्ता विशिष्ट गुण गुम्फित विभिन्न प्रकारका दशगृहस्थीहरूको चरित्र नै काफी छ । अन्यत्र भौतारिइरहनु पर्दैन ।

गौतमले स्वधर्मलाई स्थायित्व दिनको निमित्त भूषिपतनदेखि शुरूगरेको अभियानको शिलशिलामै राजगृह, वेणुवन, बैशाली, मंकुलवर्वत, आबस्ती, कोशाम्बि, आलबी, सुंसुमारगिरि, कलन्दकनिवाप आदि स्थानहरूको अमणगरी यस ग्रन्थमा समावेशित गृहस्थी पात्रहरूलाई पनि निर्माण-मार्गारूढ गराउनु भएको कुरा आदर्शकै रूपमा रहेको छ ।

उक्त कुराको भन्यनबाट यो सार निस्किएको छ कि ६ वर्षको घोर तपस्या पछि गौतम बुद्धले उख्वेलमा जुन दुःख, दुःख समुदय, दुःख निरोध, र दुःख निरोधगामिनी प्रतिपद् ( अष्टांगिकमार्ग ) ज्ञान प्राप्त गर्नु भयो त्यही नै बौद्धधर्मको खासकेन्द्र विन्दु हो र यसेलाई चतुरार्यसत्य भनिएको हो । जसरी अन्य ऋषिमुनिहरू ज्ञानका लष्टा होइनन् द्रष्टा-थिए त्यसरी नै गौतम बुद्ध पनि ‘चतुरार्यसत्य’ का द्रष्टाको रूपमा पूजिनु भएको छ भन्ने कुरालाई स्वतः कल्पना गर्न सकिने सरलबाटो पहिल्याइ दिएको छ ।

यसको विश्लेषणबाट अझ के प्रत्यक्ष हुन्छ भने—जन्म, मरण, शोक, रुदन, परिवेदन, दौर्मस्य, अप्रियवस्तुको संयोग, प्रिय वस्तुको वियोग र इच्छित वस्तुको अप्राप्ति आदि र रूप, वेदना, संज्ञा, संस्कार र विज्ञानस्ताई पञ्च उपादानस्कन्धको रूपमा मानी यसेलाई दुःखको संज्ञा निइएको हो । किन कि यी सबै मनुष्यमात्रको निमित्त अनुभूत र प्रत्यक्ष छन् । जस्तो वैशेषिक दर्शनले पृथ्वी, वायु, जल र अग्नि यी चार महाभूतहरूलाई भूतद्रव्य मानेको छ भने बुद्धले यसलाई रूपको संज्ञा दिनु भएको छ । यस्तै सुख दुःख आदिको—अनुभवलाई वेदना, वेदनाजन्म ज्ञान ( चेतनता ) लाई संज्ञा वा विज्ञान, यी सबैको संस्करण हुने तत्त्वलाई संस्कार र यिनै पाँच स्कन्धहरू उपादानस्कन्धको रूपमा सार्थक भएका छन् । जसलाई साख्य दर्शनले ‘महत्’ को रूपमा हेरेको छ । संज्ञा, वेदना र विज्ञान अन्योन्याभ्यो हुन् । त्यस्तै काम, भव, विषद्, इन्द्रियसुख यस आदिको तृष्णाबाट नै दुःखको समुदय हुन्छ र यी सबै तृष्णाको परित्यागबाट दुःख निरोध हुन्छ भन्ने कुरा प्रस्तुत प्रमाणको

‘अनाथपिण्डक’ र ‘चित्र-गृहपति’ ले देखाइदिएको मात्र होइन दर्शनरूपी ज्ञानको मण्डार पनि खोलिदिएको छ । यी दुःख निरोधका बुन अष्टाङ्गिक मार्गछन्, त्यसैमध्ये सम्यक् वचन, सम्यक् कर्म र सम्यक् जीविकालाई शील; सम्यक् व्यापाम, सम्यक् स्मृति र सम्यक् समाधि-लाई समाधी र सम्यक् दृष्टि र सम्यक् सञ्चलपलाई प्रज्ञा भन्दछन् भन्ने कुराहरूको साथै यिनै अष्टाङ्गिक मार्ग अन्तरगत हिसा, चोरी र व्यभिचारलाई कायिक; छट कुरा, चुक्ली, अप्रिय कुरा र प्रलापलाई व्याचिक र लोभ, प्रतिहंसा र मिथ्या धारणालाई मानसिकको नाम-करण गरी तीन भागमा विभाजित गरेको कुरा प्रस्तुत ग्रन्थले देखाउँदै अज्ञानताले अलमसिहरहेका मानिसहरूलाई ज्ञान मार्गद्वारा ढोन्याई मनुष्यत्व मार्गमा पुन्यार्द्धादिएको छ ।

यसरी प्रस्तुत ग्रन्थले चार आर्यसत्य-ज्ञानको संक्षेपीकरणगरेर देखाइदिनुको साथै यसैको आचरणबाट मनुष्यमात्रको दुःखान्तरोध तथा अत्यक्ष सुखलाभ हुन्छ भन्ने कुरालाई सुरिलो तथा रसिलो स्वरलहरीमा त्सबैलाई लठ्याइदिएको छ ।

प्रस्तुत ग्रन्थको अर्को सारांशमा दुःख, प्रतीत्यसमुत्पाद र अनात्म यही सिद्धान्त नै हात्त्रो अगाडि आएको छ । यस ग्रन्थले खाल गरेर यसैलाई विभिन्नरूप लिएर प्रदक्षिणागार्दै तिनीहरूका विभिन्नरूप-हरूका र उपायको मार्गहरूका अवलोकन गराइदिएको छ ।

हुनत गौतम बुद्धले सबै धर्महरूको ( दुःखादि ) उच्छेदक्षे द्विनिमित्त नै ‘प्रतीत्यसमुत्पाद’ र ‘अनात्म’ सिद्धान्तको स्थापना गर्नु

भएको हो । यो सिद्धान्त गौतम बुद्धको तपस्याद्वारा प्रतिफलित सिद्धान्त हो र यसको पूर्वापर ज्ञानको निमित्त तीन भागमा विभाजित गरिएका स्कन्ध, आयतन र धातुज्ञान पनि अत्यन्त आवश्यक छन् । जसरी सांल्घर शास्त्रका प्रवर्तक कपिलले—

“मूल प्रकृतिरविकृति महदाच्छाः प्रकृतयः सप्त ।  
षोडशकस्तु विकारो न प्रकृति न विकृति पुरुषः ॥”

भनेर मानेका छन्, त्यसरी नै गौतम बुद्धले ३६ तत्व मान्तुभएको कुरा पनि प्रस्तुत ग्रन्थको अनाथपिण्डिक गृहपतिको मृत्यु शय्यामा विइएका उपदेशबाटै उद्धृत गर्न सकिन्छ । जस्तै—आयतनमा—चक्षु, श्रोत, द्वाण, जिह्वा, काय, मनगरी छ ज्ञानेन्द्रियहरू र रूप, शब्द, गन्ध, रस, स्पर्श, धर्म पनि यिनैका छ विषयहरू हुन् । यस दर्शनमा धर्मको खास अर्थ वेदना, संज्ञा र संस्कार, मानिएको देखिन्छ । त्यस्तै धातु अन्तर्गत १२ आयतन र, चक्षुविज्ञान, श्रोतविज्ञान, द्वाणविज्ञान जिह्वाविज्ञान, कायविज्ञान र मनोविज्ञानगरी जम्मा १८ तत्व मानिएको छ । तथापि यसमा यो विचारणीय छ कि उपर्युक्त तत्वहरूमा ५ कर्मेन्द्रियहरूलाई भिन्नै स्थान भने दिइएको पाइँदेन । यस दर्शन अनुसार यी पञ्चस्कन्ध, द्वादशायतन र अष्टादश धातुहरू सबै नै कृत्य, संस्कृत र विद्यंशी छन् । यी नित्य, सत्य, शास्वत तथा अविकारी छैनन् ।

यसै क्रममा प्रतीत्यसमुत्पादको अन्वयार्थको विश्लेषणगर्दा ( प्रति-इत्य ) प्रतिको अर्थ हो ‘एक’ इतिको अर्थ हुन आउँद्य ‘फेरि, तदनन्तर बोश्रोको समुत्पाद । अर्थात् विलोममा यौटाको निरोध पछि अर्कोको

समुत्पादको पनि निरोध हुन्छ । यसकारण यसलाई हेतु प्रत्ययको बाद पनि भनिन्छ । त्यसेले वेदना, संज्ञा र संस्कारलाई नै धर्म भनिएको हो र यिनीहरू पनि प्रतीत्यसमुत्पादहुन् भन्ने कुरालाई बुद्धले भन्नु भएको—‘जसले प्रतीत्यसमुत्पादलाई देखेको छ उसले धर्मलाई पनि देखदछ र जसले धर्मलाई देखदछ उसले प्रतीत्यसमुत्पादलाई पनि देखदछ’ बाट अब-बोधगार्न सकिन्छ । यसेलाई—जरामरण, जाति, भव, उपादान, तृष्णा, वेदना, स्पर्श, छ आयतन, नाम-रूप, विज्ञान, संस्कार र अविद्यालाई—द्वादशाङ्ग ( द्वादश निदान ) पनि भनिन्छ । पुनः यही द्वादशाङ्गलाई अविद्याबाट संस्कार,—संस्कारबाट विज्ञान—विज्ञानबाट नाम-रूप आदि तरिकाले जरामरणसम्म पुगिन्छ र यसेलाई उल्टो क्रमबाट गणनागर्दा अविद्यासम्म पुगिन्छ । यसेले नै यी सबै क्षणिक उत्पन्न धर्म र विनाशी हुन् भन्ने कुरालाई सरलतापूर्वक हृदयाङ्गमगर्न सकिन्छ । यसेलाई नै अनुलोम विलोम गरेर बुद्धदर्शनले दुःख, दुःख समुदय, दुःख निरोध र दुःख निरोधका अष्टाङ्गिक मार्गलाई साधारण जनमार्गको रूपना समेत प्रस्तुत गरिदिएको छ । यी सबै—हेतु प्रत्ययफल—न त नित्य हुन्, न त सत्य नै । अर्थात् यी सबै कार्य कारणको निरोधगार्न सकिन्छ । यसेलाई यस दर्शनको सारांशले प्रतीत्यसमुत्पाद या क्षणिकवाद भन्दछ ।

|      X      X      X

बुद्ध-पूर्वकालीन दार्शनिकहरूको रङ्गमञ्चमा एक आत्मवादी र आत्माको अस्तित्व नै स्वीकार नगर्न ( उच्छेदवादी ) अर्को वर्गको अभिनय चलिरहेको थियो । यी मध्येका नायक पात्र ‘भृष्मी भूतस्य

‘देहस्य पुनारागमनं कुतः’ भन्ते चार्वाक र त्यसंका तहगामी अजित-केशकम्बल थिए । यो अनात्मवादीहरूको खास भनाइ के हो भने— जसरी शारिरीक विकासबाट इन्द्रियहरूको विकास हुन्छ त्यसरी नै सबै विकसित इन्द्रियहरूको सञ्चिकर्वबाट चेतनाको विकास हुन्छ र त्यही विकसित चेतनाको दोशो नाम नै आत्मा हो । जब इन्द्रियहरू र शरीर नष्ट हुन्छ तब आत्मा पनि नष्ट हुन्छ । यसै कारण आत्माको भिन्नै अस्तित्व हुँदैन । त्यस्तै आत्मवादीहरूको पनि दुइमत छ । एक व्यक्त र दोशो अव्यक्त । यिनै आत्मावादी र अनात्मवादी (उच्छेदवादी) हरू भन्दा भिन्नै तेशो नयाँमार्ग (मध्यममार्ग) तयार पाँचै गौतम बुद्धले प्रत्येक क्षणमा उत्पन्न चित्त-चैतसिक प्रवाहलाई प्रत्येकक्षणमा परिवर्तन हुने स्रोतासँग दाँझी विच्छिन्न तथा अविच्छिन्न दुवै तरिकाको स्रोत देखाइदिनु भएको छ । यस्तो स्रोताधारले आत्माको परिशोधन र निर्वाण दुवैको समस्या समाधानगरी आत्मदर्शनका पिपासुहरूको प्यास मेटाइ दिएको कुरा दीर्घनिकायको महानिदान सूत्रले देखाइदिएको छ ।

जसरी यो दर्शन अनात्मवादी छ त्यसरी नै अनिश्चरवादी पनि । यस दर्शनले यदि ईश्वरमान्ने पक्षलाई अवस्थन गन्यो भने मानिसलाई पनि ईश्वराधीन मान्युपर्ने हेतु पैदा हुने हुनाले नै ‘मनुष्य आफ्नो स्वामी आफै हो, उसले आफुलाई इच्छागरे अनुसार बनाउन सक्तछ’ भनेर भनिएको हो । हुन पनि जब आत्मालाई नै नित्यमानिएको छैन भने ईश्वरीय कल्पना त यस असम्भव हुन्छ ।

हुनत यहाँ नित्य आत्मा भएकोले नै पुनर्जन्म हुन्छ भन्ते धारणा भएकाहरूको मनमा यसदर्शनले ( तपस्सु र भल्लुक, नकुलपिता, हस्तक

आलबक, बेलाम ब्राह्मणद्वारा पनि ) पुनर्जन्म मानेर पनि आत्म नित्य नमान्दा विरोधाभाष जस्तो लाग्नु कुनै अस्वाभाविक हुँदैन तर तृष्ण-जन्य कर्मको स्रोत अविच्छिन्न रूपले प्रवाहित हुने हुनाले पूर्वजन्मको फलले यस जन्मको जीवनरूपी डुङ्गालाई सञ्चालन गरेको हुन्छ भन्ने कुरालाई सरलतात्मक रूपमा पूर्वजन्मको सम्बन्धलाई सम्झाउनको निमित्त—जसरी दियोको बलेको बत्तीद्वारा अर्को दियोको बत्ती बाल्न सकिन्छ त्यसरी नै पूर्वजन्मको कर्मफल हेतुप्रत्ययद्वारा उत्पन्न हुन्छ भन्ने दृष्टान्तद्वारा शंकासमाधान गरिदिएको छ । यस्तै कुराहरूको गहिराइमा नै बौद्धदर्शनको जगबसेको छ र प्रस्तुत ग्रन्थको सार पनि यसैको परिवेश भित्र नै परिचालन भएको छ ।

X

X

X

द्वे वाचिक शिष्यको रूपमा प्रथमस्थान पाएका तपुस्स र भल्लुक, दानद्वारा अग्रस्थान प्राप्तगर्वे अनाथपिण्डिक, धर्मकथिकहरू मध्ये अग्रस्थान पाएका चित्र गृहपति, प्रणीतदानदिनेमा महानाम शाक्य, प्रियंकर वस्तुको दानदिने मध्येमा बैशालीवासी उद्गत गृहपति, संघोपस्थापक उपासकहरू मध्ये हस्तिग्रामवासी उद्गत गृहपति, विशिष्ट श्रद्धा राज्ञेमा शूर अम्बाल, व्यक्तिगत प्रसन्न हुनेमा जीवक कौमारभूत्य र विश्वासीहरू मध्ये नकुलपिता—यी दश विमिश्न विचारका तर उदार चित्त भएका प्रत्येक गृहस्थीहरूको आभ्यन्तरिक कुराहरूको खोजी र विस्तृत विश्लेषण गर्न यहाँ सम्मव नभएता पनि यिनीहरूको व्यक्तिगत तथा द्यावहारिक जीवन र आर्थिक उभाविको रास्तो स्रोत पैदा गराउन पञ्चकामविषय,

पञ्चकामविषयका आस्वादलाई—कृषि, गौपालन, बाणिज्य, नोकरी आदि—  
शिल्पलाई—उत्साह, प्रयत्न र परिश्रमपूर्वक धनोपार्जनको निमित्त युद्ध वा  
कलह मात्र होइन बाबुले छोरो, छोरोले आमा पनि नभनी काम, क्रोध,  
लोभ, मोह आदिको जालमा जेलिई कामका आस्वाद गुण र वचनमा  
लट्टिएकाहरूलाई सही उपायद्वारा धनोपार्जनको निमित्त देखाइदिएका  
सरल उपायहरूलाई महानाम शाक्य अन्तरगतका उपदेशहरूले खडा-  
गराइदिएको आदर्शको बाटोलाई बुद्धधर्मले सफलिभूत गराइदिने विभिन्न  
प्रकारका उपदेशहरूले अभिसिन्धित गृहस्थी पात्रहरूलाई सफलताको  
बाटोतिर डोन्याईदिएको छ । जुन कुराहरू माथि पनि उल्लेख भइसकेका  
छन् ।

साँच्चे भने हो भने पारिवारिक जीवनलाई सपारी बुद्ध, धर्म,  
सङ्घप्रति अटल श्रद्धा र अर्यकान्त शीलले युक्तमएका आर्यथावकहरूलाई  
निर्वाण पथतिर लंजाने नयाँ मार्गको ढोका खोलिदिएको छ भने—श्रद्धा,  
स्मृति, वीर्य, समाहित चित्त प्रज्ञावानले निर्वाण प्राप्तगर्न सक्ने कुरा  
बताएको छ ।

हुनत ध्यान दृष्टिले ( प्रज्ञा चक्षु ) चिन्चारगर्न सक्ने अमता  
भएका—गौतम बुद्धले—बुद्धानुस्मृति, धर्मानुस्मृति, सङ्घानुस्मृति,  
शीलानुस्मृति, त्यागानुस्मृति, देवतानुस्मृति जस्ता छ धर्महरूको भाविता  
गरेपछि; राग, द्वेष, मोहबाट पारभई सजिलैसेंग अर्थविबोध, धर्मविबोध  
तथा प्रीतिमय ज्ञानद्वारा चित्तले सजिलैसेंग आनन्दको मार्ग पहिल्याउन  
सक्तछ र त्यहाँबाट गृहस्थीहरू पूर्वानुस्मृति, दिव्यचक्षु र विद्याचरण

सम्प्रश्नतामा पुगी देवता भन्दा पनि ठूला हुन सक्छन् भन्नुहुँदै गृहस्थीहरू-  
लाई कर्म प्राप्ति फलोन्मुखमा पुन्याउने आश्वासनदिवै, मिक्षुत्त्वको महत्त्व,  
नियम, आचरण तथा अनुशासनको तरिका आदिको सारगम्भीत रूपमा  
अभिव्यक्तिगरेको पनि पाइन्छ ।

हुनत यी गृहस्थीहरूको व्यक्तिगत जीवनको चर्चा गर्दा आर्थिक  
उन्नतिको पराकाठामा पुगेको पाइन्छ र यसको मुख्य स्रोत व्यापार नै  
देखिएको छ भने कसिगर भन्दा पनि तुच्छ ठानी फालिएका गणिकापुत्र  
'जीवक कौमारभृत्य' जस्ता अनाथलाई चिकित्सा शास्त्रले सनाथ मात्र  
पारिदिएको होइन 'उद्योगिनं पुरुषसिद्ध मुपैतिलक्ष्मी' भन्ने उक्तिलाई  
पनि सार्थक बनाई, अन्यगृहस्थीहरूलाई समेत प्रेरणाको वातावरण सीर्जना  
गरिदिएको छ भने हामीले अनैतिक ठानेको कार्यलाई गणिकाको प्रशंसाले  
भर्ऊहरि तथा अमरखैयामको मात्र होइन यौन शास्त्रका विद्वान्  
फ्रायड्लाई जन्माइदिएको छ भने अनाथपिण्डिकी दासी पूणिले  
आत्मविश्वासमा बुद्धलाई समेत डोच्चाइदिएकी छ र 'यत्रनार्यस्तु पूज्यन्ते  
रमन्ते तत्र देवता' भन्ने उक्तिलाई व्यावहारिक बनाइदिएको छ । हुनत  
यस्ता कुराहरू नाटकभित्र आउने चुट्किला प्रहसन जस्ता मात्र हुन् ।

बुद्धचरितरूपी दुङ्गामा यात्रा गर्दा देखिएका कुराहरूको साथै  
उक्त विभिन्न मार्मिक सहानुभूति र उपदेशका घटनाहरू मध्ये आफ्नो र  
परहितको लागि आनापानस्मृतिको साथ आर्यजीवन, ब्रह्मजीवन र  
तथागत जीवनको महत्त्वपूर्ण भूमिकाले गृहस्थीहरूलाई कर्तव्यरूपी चौबाङ्गो  
दोको स्नाममा पुन्याइदिएको छ । एकातिर पति र पत्नीको घनिष्ठताको

साथे मनोवैज्ञानिक ढङ्गबाट गरिने कटुसत्यले पनि मृतसञ्जीवनीको काम दिएको कुरा ‘नकुल माता र पिता’ बाट अनुभवगर्न पाइन्छ भने अर्को-तिर बुद्धका महत्वपूर्ण उपदेशहरूको महत्वलाई साधारण मानिएका लेत, कुखुराको फुल, एउटै डोरीमा बाँधिएका ( हलोमा नारिएका ) गोरु-हरू जस्ताका उदाहरणद्वारा सजिलैसंग द्विविधाको अन्तरी सम्बन्धित विषयमा लठ्ठाइदिएको छ ।

हुनत प्रस्तुत संग्रहलाई उपदेशै उपदेश शैली निर्मित दार्शनिक आदर्शवादको रङ्गभन्धमा त्याएर अभिनय गराएको देखिए पनि जसरो नाट्य रङ्गभन्धका विभिन्न पात्रहरूको अभिनयको अनुभवमा कतै निकै राम्रो र घतलाग्दो, कतै साधारण, कतै नबुझेर राम्रो नलाग्नु स्वाभाविक भएजस्तै यहाँ पनि त्यस्तै अनुभव हुन सक्छ होला तर निगण्ठनाथपुत्र जस्तासंगको कथनोपकथनको कहक्को पनि देखिने हुनाले सायद त्यति निरसिलो होला भन्न सकिदैन । किनकि मानिस योटै विचारधाराको शृङ्खलामा बाँधिने प्राणी होइन उ जुनसुकै आधारमा आधारित भएता पनि विचारमा स्वतन्त्र छ भन्ने कुरा त आफ्नी गृहिणीलाई समेत अन्य-पुरुलाई सुन्धियिदिने जस्ता घटनाले सार्थक पारिदिएकै छ भने यसबाट पाइने सारहरू मध्ये विभिन्न उपदेश, अनुभव, उत्साह, विचार, कौशल, क्षलीनता, सम्मान, मित्रता, त्याग, असिहा धैर्य, उत्साह, अनुकरण, कामको परिणाम, भक्ति, जिगिथा, अनुशासन, कहर, एकता, दूरविशिता, व्यास्तविकज्ञान, इहलोक र परलोक आदिहरू नै मुख्य हुन आउँथन् । क्षरलरूपमा अन्यज्ञामहरू यस संश्रहका प्रत्येक पात्र परिचय र प्राक्कथनले किनि दिएकै छन् । यसले गर्दा प्रन्थनिर्माणकसाको दक्षता प्रशंसापूर्वक


भएको छ ।

समालोचनात्मक दृष्टिकोणले भूमिकाको स्थान जति महत्वपूर्ण छ त्यति नै यस संग्रहको मार्मिक अनुभूतिको अनुभव सन्तोषजनक रूपमा गराउन नसके पनि यसमा भएका सबै गृहस्थीपात्रहरूको उत्तिकै रोचक र उत्तिकै बहुमुखी प्रतिभाको आभा प्रदानगर्न सक्ने खालका यस भित्रका विषय वस्तुलाई तत्कालीन समाज र अवस्थाको इतिहासभित्र रहमार्गिदा अनुभव हुन्छ । यो त केवल ग्रन्थ परिचय गराउने बलजफती आँट मात्र हो । किनकि यस विषयमा स्वयं अल्पज छु । यही कुरा यसमन्दा अगिल्लो “बुद्धकालीन ब्राह्मण” को भूमिकामा पनि भनिसकेकोले पुनः त्यही कुरा यहाँ दोहन्याएको छु ।

X

X

X



Dhamma.Digital

मौलिक ग्रन्थ लेखा सम्बन्धित स्वतन्त्र विचारको राजमार्गमा दौड्ने साहस जति बढ्दछ त्यतिनै शब्दानुवादलाई प्राधान्यदिने अनुभाव-कले ज्ञानरूपी कीरणलाई भूलग्रन्थरूपी कोठाभित्रै सिमित पार्न पर्दछ । यदि यहै कुनै छिद्राहरू भएमात्र त्यसका केही आभाहरू बाहिरनिस्कन्धन् । त्यो ग्राह्य छ । किन भने अनुवादन कला यस्तो कलाहो कि केवल अकार्को विचारलाई अन्यभाषारूपी जाँतोमा पृष्ठपेषण गर्नु शिवाय अहु कुनै सहारा नै के हुन्दै र । यदि अन्यसार समेत निकाल्ने ( भावानुवा-दमा सम्बव छ ) प्रयत्न गच्छो भने भूल लेखको अस्तित्वमा आधातपने भात्र होइन कि सुन पिस्तल र वित्तल सुन जस्तै हुन जान्दै । हो, अनुवादकको-

हातमा यतिसम्म अधिकार रहन्थि कि सुन र पित्तलमा रहेको कस फाली टल्काइदिने मात्र । यसो गर्न सक्नु पनि अनुवादकको खुबीहरू मध्ये एक मानिन्थि । त्यसैले अनुवादकमा पनि मौलिकता हुन्थि भन्ने विचार यस्तै कुराहरूमा आएर अडिएको हुन्थि भन्ने यस अनुदित ग्रन्थले पनि मूलग्रन्थमा जति दुबोंध्यता छ त्यति नै सुबोधता, मृदुता, सामञ्जस्यता, विषय वस्तुको प्रस्तुतिकरण तथा अभिव्यक्तिको दक्षता, क्रमिकता पात्र संगठनको शिल्पता तथा पात्र परिचय र विभिन्न शीर्षक आदिले मौलिकताको आधुनिकबाटो पनि देखाइने प्रयास गरेको छ । तर ग्रन्थको शैली र सिद्धान्त भित्र बसेर ।

धार्मिकजन्य आदर्श तथा उपदेशात्मक शैली मागधि ( पालि ) मा लेखिएको मूल ग्रन्थबाट संग्रहित प्रस्तुत संग्रह सकभर सहशैलीमै अनुदित भएको कुरा विभिन्न ठाउँका दोहरिएका वाक्य र उपदेशहरूले देखाइ दिएकै छन् । हुनत बुद्धकालीन भाषा शैली आजको जस्तै परिष्कृत अवस्थामा नभए पनि मनोवैज्ञानिकतापूर्ण उपदेशात्मक शैलीलेगर्दा त्यसबेलाको समाज र भाषाको स्वभावसंग सहजे परिचित हुन सकिन्थि । त्यसैले प्रस्तुत संग्रहात्मक ग्रन्थ पढिंदिदा पनि त्यसै बेलाको समाज तथा भाषाको इतिहासलाई सम्झेर पढिंदिएमा आधातशैलीको बदला भाषाको स्तर पत्तालगाउने कुरामा पनि सहायक हुनेछ । तैपनि यहाँ अनुवादक-बाट सकभर भाषा-शैलीलाई सरल र सरस तुल्याउन प्रयास भएको कुरा प्रस्तुत “बुद्धकालीन गृहस्थीहरू” पढदा अनुभवगर्न पाइन्थि ।

हुनत बोधगम्यताको निमित्त सरलीकृत आधुनिक शैलीमै अनुवाद

हुन नसक्ने होइन तर त्यसोगरेमा तत्कालीन समयको भाषा, व्याकरण, सालित्य, भाव प्रस्तुतिकरण शीलपको अस्तित्व के रहन्छ र ! यसेलाई आधारमानी अनुदित भएको बुझिन्द्र र यस्तो हुनु आवश्यक पनि छ । अन्यथा पैतृक आजंनको नामनिशा नै के रहन्द्र र !

५१५१०२६



# Preface

After the compilation of “Buddhakalin Brahman” ( Buddha's Contemporary Brahmans ) Volume One, Part One, I am happy to place before the readers “Buddhakalin Grihasthiharu” ( Laymen of Buddha's Time ) Part One, Volume Two.

Of hundreds of laymen, this work includes only ten.

As mention of the ten names of laymen was made in the original Pali work, Anguttaranikaya, in Etadagga Division all the discourses on which I landed during my research into stories and discourses where references were made about them, have been compiled together.

The ten laymen given here were extolled by the Buddha himself. They are: ( 1 ) Tapussabhalluka, ( 2 ) Anathapindika, ( 3 ) Citta Grihapati, ( 4 ) Hatthaka Alavaka, ( 5 ) Mahanama Sakka, ( 6 ) Uggata Grihapati,

**of Vaisali, ( 7 ) Uggata Grihapati of Hatthigamaka, ( 8 ) Sura Ambattha Grihapati, ( 9 ) Jivaka Komarabhacco and ( 10 ) Nakulapita Grihapati.**

( 1 ) Five references have been found to have made about Tapussabhalluka: once in Mahavagga of Vinayapitaka, Thrice in Anguttaranikaya and once in Theragathapali of Suttapitaka.

( 2 ) Thirty references have been found to have made about Anathapindika: twice in Cullavagga, once in Mahavaggapali, once in Pacittiyapali of Vinayapitaka, six times in Samyuttanikaya, nineteen times in Anguttaranikaya and once in Majjhimanikaya of Suttapitaka.

Dhamma.Digital

( 3 ) Sixteen references have been found to have made about Citta Grihapati: eleven times in Samyuttanikaya, three times in Anguttaranikaya of Suttapitaka and twice in Cullavaggapali of Vinayapitaka.

( 4 ) Eight references have been found to have made about Hatthaka Alavaka: seven times in Anguttaranikaya, and once in Samyuttanikaya of Suttapitaka.

( 5 ) Twenty-one references have been found to have made about Mahanama Sakka: eight times in Anguttaranikaya, eight times in Samyuttanikaya, twice in

### 3 ]

**Majjhimanikaya of Suttapitaka, once in Cullavaggapali and twice in Pacittiyapali of Vinayapitaka.**

( 6 ) Six references have been found to have made about Uggata Grihapati of Vaisali: five times in Anguttaranikaya and once in Samyuttanikaya of Suttapitaka.

( 7 ) Four references have been found to have made about Uggata Grihapati of Hatthigamaka: thrice in Anguttaranikaya and once in Samyuttanikaya of Suttapitaka.

( 8 ) Two references have been found to have made about Sura Ambattha in Anguttaranikaya of Suttapitaka.

( 9 ) Sixteen references have been found to have made about Jivaka Komarabhacco: ten times in Mahavaggapali, once in Cullavaggapali of Vinayapitaka, thrice in Anguttaranikaya, once in Majjhimanikaya and once in Dighanikaya of Suttapitaka.

( 10 ) Six references have been found to have made about Nakulapita Grihapati: four times in Anguttaranikaya and twice in Samyuttanikaya of Suttapitaka.

Thus this compilation includes the translation from original Pali of 12 discourses from Mahavaggapali, 57

from Anguttaranikaya, 1 from Theragatha, 6 from Culla-vagga, 3 from Pacittiya, 30 from Samyuttanikaya, 4 from Majjhimanikaya and 1 from Dighanikaya, 114 all told.

These discourses and works are as follows:

References given here are to the pages of the Pali works published from Nalanda in India and with R. to the pages of the Pali works published in Roman by Pali Text Society in London.

### **1. TAPUSSABHALLUKA:**

Mb. 5, Rajayatanakatha, R.3

A. Vol. I, 26, Etadaggavaggo, R. Vol. I, 26

" Vol. III, Tapussasuttam, R. Vol. III, 450

" Vol. IV, 74, Tapussasuttam, R. Vol. IV, 438

Th. 235, Bhalliyatheragatha, R.2

### **2. ANATHAPINDIKA:**

Cu. 249 Anathapindikakatha, R, 154

" 258 Jetavanaviharanumodana, R. 164

Sa. Vol. I, 212 Sudattasuttam, R. Vol. Vol. I, 220

" Vol. I,58, Pancaverabhayastuttam, R. Vol. II,68

" Vol. I,53; Anathapindikasuttam, R. Vol. I, 55

- " Vol.IV. 324 Pathama Anathapindikasuttam, R.  
Vol. V, 380

" " " 329, Dutiya Anathapindikasuttam, R.  
Vol. V385

" " " 331, Pathama Bhayaverupasantasut-  
tam, R. Vol. V, 387

A. Vol. I, 26, Etadaggavaggo, R. Vol. I, 26

" " " 60, Sacittavaggo, R. Vol. I, 63

" " " 242 Arakkhitasuttam R. Vol. I, 261

" " " 243, Byapannasuttam, R. Vol. I, 262

A. Vol. II, 67, Sudattasuttam, R. Vol. II, 63

" " " 69, Pattakammassuttam, R. Vol. II, 65

" " " 73, Ananyasuttam, R. Vol. II, 69

" " " 68, Gihisamicisuttam, R. Vol. II, 65

" " " 310, Adiyasuttam, R. Vol. III, 45

" " " 312, Itthasuttam, R. Vol. III, 47

" " " 450, Verasuttam, R. Vol. III, 204

" " " 452, Pitisuttam, R. Vol. III, 206

" " " 457, Gihisuttam, R. Vol. III, 211

A. Vol. III, 149, Bhallukadisuttam, R. Vol. III, 451

A. Vol. IV. 35, Velamasuttam, R. Vol. IV, 392

" " " 46, Pathamaverasuttam, R. Vol. IV, 405

" " " 241, Kamabhogisuttam, R. Vol. V, 175

" " " 246, Bhayasuttam, R. Vol. V, 182

" " " 248, Kinditthikasuttam, R. Vol. V, 185

Pa. 216, Angulimuddikavatthu, R. 162

Mh. 387, Attharasavatthukatha, Kosambakakkhan-  
dhm R. 354

**Ma. Vol. III, 345 Anathapindikovadasuttam, R.Vol.  
II. 258**

### **3 CITTA ( CITRA ) GAHAPATI :**

- |               |                                  |              |
|---------------|----------------------------------|--------------|
| Sa. Vol. II,  | 196, Ekaputtakasuttam, R.        | Vol. II, 235 |
| Sa. Vol. III, | 252, Samyojanasuttam, R.         | Vol. IV 281  |
| " " "         | 253, Pathama Isidattasuttam, R.  | Vol. IV, 283 |
| " " "         | 255, Dutiya Isidattasuttam, R.   | Vol. IV, 285 |
| " " "         | 257, Mahaka Patihariyasuttam, R. | Vol. IV, 288 |
| " " "         | 259, Pathama Kamabhusuttam, R.   | Vol. IV, 291 |
| " " "         | 260, Dutiya Kamabhusuttam, R.    | Vol. IV, 193 |
| " " "         | 265, Niganthanataputtasuttam, R. | Vol. IV, 298 |
| " " "         | 263, Godattasuttam, R.           | Vol. IV, 295 |
| " " "         | 267, Acelakassapasuttam, R.      | Vol. IV, 300 |

" " " 268, Gilanadassanasuttam, R. Vol. IV,  
302.

- A. Vol. I, 26, Etadaggavaggo, R. Vol. I, 26
- A. Vol. I, 81, Ayacanavagga, R. Vol. II, 881
- A. Vol. III, 149, Bhallukadisuttam, R. Vol. III, 451
- Cu. 32, Patisaraniyakammam, R. 15
- " 37, Attharasavatthukatha R. 19

#### **4. HATTHAKA (*Hastaka*) ALAVAKA:**

- A. Vol. I, 26, Etadaggavaggo R. Vol. I, 26
- " " " 126, Hatthakasuttam, R. Vol.I, 136
- " " " 259, Hatthakasuttam, R. Vol. I, 278
- " " " 81, Ayacanavagga, R. Vol. I, 88
- A. Vol. III, 149, Bhallukadistuttam, R. Vol. III, 451
- " " " 321, Pathama Hhtthakasuttam, R. Vol.  
IV, 216
- " " " 323, Dutiya Hatthakasuttam, R. Vol.  
IV, 218.
- Sa. Vol. II, 196, Ekaputtakasuttam, R. Vol. II, 235

#### **5. MAHANAMA SAKKA:**

- A. Vol. I, 26, Etadaggavaggo, R. Vol. I, 26

- A. Vol. I, 257, Bharandukalamasuttam, R. Vol. I, 276  
 " " " 203, Mahanamasakkasuttam, R. Vol. I, 219
- A. Vol. III, 149, Bhallukadisuttam, R. Vol. III, 451  
 " " " 7, Mahanamasuttam, R. Vol. III, 284  
 " " " 324, Mahanamasuttam, R. Vol. IV, 220
- A. Vol. IV, 371, Pathama Mahanamasuttam, R. Vol.  
 V, 328
- " " " 375, Dutiya Mahanamasuttam, R. Vol.  
 V, 332
- Sa. Vol. IV, 337, Mahanamasuttam, R. Vol. V, 395  
 " " " 278, Kankheyyasuttam, R. Vol. V, 327  
 " " " 314, Pathama Mahanamasuttam, R. Vol.  
 V, 369
- " " " 316, Dutiya Mahanamasuttam, R. Vol.  
 V, 371
- " " " 317, Godhasakkasuttam, R. Vol. V, 371
- \$a. Vol. IV, 319, Pathama Sarananisuttam, R. Vol.  
 V, 375
- " " " 321, Dutiya Sarananisuttam, R. Vol.  
 V, 378
- " " " 349, Gilanasuttam, R. Vol. V, 408
- Cu. 279, Sanghabhedakkhandham, R. 180
- Pa. 140, Mahanama Bbesajjapavaranavatthu, R. 101  
 " 141, Chabbaggiya-Mahanamavatthu, R. 102

M. Vol. I, 126 Culadukkhakkhandhasuttam, R. 91

M. Vol. II 20, Sekhasuttam, R. 354

**6. UGGATA GAHAPATI OF VESALI:**

A. Vol. I, 26 Etadaggavaggo, R. Vol. I, 26

A. Vol. II, 314 Manapadayisuttam, R. Vol. III, 49

A. Vol. II, 315 Manapadayisuttam, R. Vol. III, 50

A. Vol. III, 149, Bhallukadisutam, R. Vol. III, 451

A. Vol. III, 315, Pathama Uggatasuttam, R. Vol. IV, 208

Sa. Vol. III, 100, Vesalisuttan, R. Vol IV, 109

**7. UGGATA GAHAPATI OF HATTHIGAMAKA:**

A. Vol. I, 26, Etadaggavaggo, R. Vol. I, 26

A. Vol. III, 149, Bhallukadisuttam, R. Vol. III, 451

A. Vol. III, 318, Dutiya Uggasuttam, R. Vol.IV, 212

Sa. Vol. III, 101, Vajjisuttam, R. Vol. IV, 109

**8. SURA AMBATTHA GAHAPATI:**

A. Vol. I, 26, Etadaggavaggo, R. Vol. I, 26

A. Vol. III, 149, Bhallukadisuttam, R. Vol.III, 451

9. *JIVAKA KOMARABHACCO:*

- A. Vol. I, 26, Etadaggavaggo, R. Vol. I, 26  
 A. Vol. III, 149, Bhallukadisuttam, R. Vol. III, 451  
 A. Vol. III, 325, Jivakasuttam, R. Vol. IV, 222  
 Cu 208, Navakammika, R. 119  
 Mh. 286, Jivakavatthu, Civarakkhandha, R. 268  
 " 288, Setthibhariyavatthu, R. 270  
 " 290, Bimbisararajavatthu, R. 272  
 " 291, Rajagahasetthivatthu, 273  
 " 292, Setthiputtavatthu, R. 275  
 " 293, Pajjotarajavatthu, R. 276  
 " 296, Samatimsavirecanakatha, R. 279  
 " 297, Varayacanakatha, R. 280  
 " 298, Kambalanujananadikatha, R. 281  
 " 76, Pancabadhavatthu, Mahakhandha, R. 71  
 M. Vol. II, 39, Jivakasuttam, R.I, 368  
 Di. Vol. I, 41 Samannaphalasuttam, R. 71

10. *NAKULAPITA GAHAPATI:*

- A. Vol. I, 16, Etadaggavaggo, R. Vol. I, 26  
 A. Vol. III, 149, Bhallukadisuttam, R. Vol. III, 451  
 A. Vol. III, 17, Nakulapitusuttam, R. Vol. III, 295

**11]**

**A. Vol. II, 65, Pathamasamajivisuttam, R.Vol.II,6E**

**Sa. Vol. III, 106, Nakulapitusuttam, R. Vol.IV, 116**

**Sa. Vol. II, 241, Nakulapitusuttan, R. Vol. III, 1**

**Anandakuti,**

**Bhikkhu Amritananda**

**Kathmandu,**

**Aug. 28,1972**

**Nepal.**



*List of Abbreviations:*

**A = Anguttaranikaya**

**Cu = Cullavaggapali**

**Di = Dighanikaya**

**M = Majjhimanikaya**

**Mh = Mahavaggapali**

**Pa = Pacittiayapali**

**Sa = Samyuttanikaya**

**Th = Theragatha**

“नमो तस्स भगवतो अरहतो सम्मासम्बुद्धस्स”

## प्राककथन

“बुद्धकालीन ब्राह्मण” संग्रह-१, भाग-१ पछि “बुद्धकालीन गृहस्थीहरू” भाग-१, संग्रह-२ पाठकहरूका सामुन्ने प्रस्तुतगर्तं पाएकोमा मलाई खुशी लागेको छ ।

शयकडौं गृहस्थी उपासकहरूमध्ये यस ग्रन्थमा केवल १० जनालाई मात्र समावेश गर्न सकिएको छ ।

अङ्गगुत्तरनिकाय<sup>१</sup> नामक मूलपालि ग्रन्थ अन्तरगतको “एतदवगावगो” अर्थात् एतद् अग्र भन्ने वर्गमा १० गृहस्थी उपासकहरूका नामहरू एकै ठाउंमा पाइएको हुँदा, यिनीहरूकैबारेमा अन्त अरु ग्रन्थहरूका कुन कुन सूत्रहरूमा र कथाहरूमा उल्लेख भएको रहेक्ष भनी खोजीगर्दा भेटिएका सूत्रहरूलाई एकत्रितपारी यसमा राखिएको छु ।

- 
१. एक एक अङ्ग बढावेगई ११ अङ्गसम्मको कुरा भएको हुँदा यसलाई ‘अङ्गगुत्तर’ अथवा ‘अङ्गोत्तर’ निकाय भनिएको हो । यस ग्रन्थमा एक एक अङ्गवेखि लिएर ११ अङ्गसम्मका कुराहरू पाइन्छन् ।

समय समयमा देशना गरिएका, यत्रतत्र छरिएका सूत्रहरू एक ठाउँमा संग्रहगर्दा उस्तै कुरा दुइ तीन पटक र उही कुरा दुइ तीन पात्रहरूलाई उपदेश गरिएको रहेछ भन्ने कुरा पनि ज्ञातहुन आएको छ । अतएव यस संग्रहात्मक पुस्तकमा पाठकवर्गलाई कहीं कहीं उही नं कुरा दोहरो तेहरो भएको जस्तो लाग्नु कुनै आश्र्य हुनेछैन । बष्टौंको घटनामा उहीनं कुरा दुइ तीन पटक एक पात्रलाई बा भिन्नाभिन्न पात्रहरूलाई उपदेश दिइएको न होला भन्न सकिदैन । रात्रा र असल कुराहरू एक पटक त के १०, २० पटक पनि पुनः पुनः भनिन्थ्य नै । हात्र जीवनमा हेरेता पनि उही नं कुरा, उही नै उपदेश आफ्ना गुरुजनबाट, आमा बाबुबाट अथवा साथी सुमित्रहरूबाट बष्टौंको कुरा त छाडिदेउ, एक महीनाको भित्र धेरै पटक ती नै कुराहरू सुनिन्थन, भनिन्थन भने दर्शौं, बीसौं बर्षको सत्संगत कालमा उही नै उपदेश, उही नै कुरा एक पुरुषलाई दुइ तीन पटक तथा उही नै उपदेश भिन्नाभिन्न पात्रहरूलाई दोहर्याई बताइएको भए पनि यसमा कुनै अस्वभाविकता आउला जस्तो लाग्दैन । यहाँ यत्तिमात्र फरकपर्न आउन सक्षम कि यत्रतत्र पढवा उही नै कुरा भएता पनि पढनेलाई अधि पढिसकेको कुरा बिसेर गैसकेको पनि हुन सक्षम अथवा दोहरिएको जस्तो लाग्दैन तर सोही कुराहरूको संकलनगरी एक ठाउँमा राख्दा पढनेलाई तुरन्तानुरन्त उही नै कुरा दोहरिएर आएको जस्तो प्रभाव पर्न जानु अस्वभाविक हो । यस्तो प्रभावपर्न भएता पनि लेखनुपर्न सूत्रहरू न लेखिएन । अतएव पाठकहरूले ग्रन्थ पढवा कहीं कतै त्यस्तो प्रभाव पर्न गएको खण्डमा उपरोक्त कुराको संज्ञा गरिविनु हुनेछ भन्ने आशा गर्दछु । यदि पाठकहरूले रात्री भननगरी हेरेको खण्डमा उही नै कुरा जस्तो

लागेको ठाउँमा पनि केही न केही फरक अवश्य ने पाउनु हुनेछ । जस्तै महानाम शाक्यको कथामा, ‘कसरी उपासक हुन्छ’ भन्ने शीर्षकको कुरामा, पहिलो सूत्रमा शील सहितको कुरा र दोश्रो सूत्रमा प्रज्ञासमेतको कुरा अन्तरगत भएको पाउनु हुनेछ । अतः प्रथमतः हेर्दा उही ने कुरा जस्तो लागेता पनि विशेष ध्यान दिएर हेर्दा, केही न केही फरक देख्न सक्नु हुनेछ ।

यसमा उल्लेख भएका दश गृहस्थी उपासकहरू स्वयं बुद्धद्वारा प्रशंसित छन् । ती हुन् :—

(१) तपुस्स र भल्लुक गृहपति, (२) अनाथपिण्डिक गृहपति, (३) चित्र-गृहपति, (४) हस्तक आलवक, (५) महानाम शाक्य, (६) वैशालीवासी उद्गत गृहपति, (७) हस्तिप्रामवासी उद्गत गृहपति, (८) शूर अम्बण्ठ गृहपति, (९) जोवक वैद्य र (१०) नकुलपिता गृहपति ।

(१) तपुस्सभल्लुककोबारेमा — विनयपिटकको<sup>१</sup> महावग्ग पालिमा १ ठाउँमा, सूत्रपिटकको अङ्गुच्छरनिकायमा ३ ठाउँमा र येरगाथापालिमा<sup>२</sup> १ ठाउँमागरी जम्मा ५ ठाउँमा समुलेख भएको पाइएको छ ।

१. मिक्षुहरूको नियम सम्बन्धी कुराहरू संग्रहित भएका ग्रन्थहरू ।
२. स्थविरहरूले आफैले व्यक्त गरेका श्लोकहरूको संग्रह भएको ग्रन्थ ।

(२) अनाथपिण्डिकोबारेमा—विनयपिटकको चुल्लबगा-  
पालिमा २ ठाउंमा, महाबग्गपालिमा १ ठाउंमा, पाच्चित्तियपालिमा  
१ ठाउंमा; सूत्रपिटकको संयुत्तनिकायमा<sup>१</sup> ६ ठाउंमा, अङ्गुत्तर-  
निकायमा १९ ठाउंमा र मजिघमनिकायमा<sup>२</sup> १ ठाउंमागरी जम्मा  
३० ठाउंमा समुल्लेख भएको पाइएको छ ।

(३) चित्र-गृहपतिकोबारेमा—सूत्रपिटकको संयुत्तनिकायमा  
११ ठाउंमा र अङ्गुत्तरनिकायमा ३ ठाउंमा तथा विनयपिटकको चुल्ल-  
बग्गपालिमा २ ठाउंमागरी जम्मा १६ ठाउंमा समुल्लेख भएको  
पाइएको छ ।

(४) हस्तक आलबककोबारेमा—सूत्रपिटकको अङ्गुत्तर-  
निकायमा ७ ठाउंमा र संयुत्तनिकायमा १ ठाउंमागरी जम्मा ८ ठाउंमा  
समुल्लेख भएको पाइएको छ । *Digitized by India.Digital*

(५) महानाम शाक्यकोबारेमा—सूत्रपिटकको अङ्गुत्तर-  
निकायमा ८ ठाउंमा, संयुत्तनिकायमा ८ ठाउंमा र मजिघमनिकायमा २  
ठाउंमा तथा विनयपिटकको चुल्लबग्गपालिमा १ ठाउंमा र पाच्चित्तिय  
पालिमा २ ठाउंमागरी जम्मा २१ ठाउंमा समुल्लेख भएको पाइएको छ ।

(६) वैशालीवासी उद्गत गृहपतिकोबारेमा—सूत्रपिटकको

१. छोटो शैलीमा वर्णन गरिएका सूत्रहरूको संग्रह भएको ग्रन्थ अर्थात्  
संयुक्तनिकाय ।

२. मध्यम प्रमाणका सूत्र संग्रहित ग्रन्थ अर्थात् मध्यमनिकाय ।

अङ्गुत्तरनिकायमा ५ ठाउंमा र संयुत्तनिकायमा १ ठाउंमागरी जन्मा ६ ठाउंमा समुल्लेख भएको पाइएको छ ।

(७) हस्तिग्रामक उद्गत गृहपतिकोबारेमा—सूत्रपिटकको अङ्गुत्तरनिकायमा ३ ठाउंमा र संयुत्तनिकायमा १ ठाउंमागरी जन्मा ४ ठाउंमा समुल्लेख भएको पाइएको छ ।

(८) शूर अम्बष्टकोबारेमा—सूत्रपिटकको अङ्गुत्तरनिकायमा २ ठाउंमा समुल्लेख भएको पाइएको छ ।

(९) जीवक वैद्यकोबारेमा—विनयपिटकको महावग्गपालिमा १० ठाउंमा, चुल्लवग्गपालिमा १ ठाउंमा तथा सूत्रपिटकको अङ्गुत्तरनिकायमा ३ ठाउंमा, मज्जिमनिकायमा १ ठाउंमा र दीघनिकायमा १ ठाउंमागरी जन्मा १६ ठाउंमा समुल्लेख भएको पाइएको छ ।

(१०) नकुलपिता गृहपतिकोबारेमा—सूत्रपिटकको अङ्गुत्तरनिकायमा ४ ठाउंमा र संयुत्तनिकायमा २ ठाउंमागरी जन्मा ६ ठाउंमा समुल्लेख भएको पाइएको छ ।

यसप्रकार जन्मा ११४ सूत्रहरूका संख्या भएता पनि वास्तवमा ११० सूत्रहरूका मात्र अनुवाद भएको छ । बाँकि ४ सूत्रहरू अनाथ-पिण्डिकको संग्रहमा अन्तरगत छन् । यिनीहरू सं. नि. को ‘सुदत्तसुत्त’ चुल्ल. थ. को ‘अनाथपिण्डिकथा’ मा<sup>३</sup>, अं. नि. को ‘भथ्युत्त’ र

- 
१. लामा लामा सूत्रहरूको संग्रह भएको ग्रन्थ अर्थात् दीघनिकाय ।
  २. हेर. षृ. ३१ क्वे पाइटिप्पणिमा ।

सं.नि. को 'पञ्चभयवेरसुत्त' अं.नि. को 'पठमभयवेरसन्तसुत्त' मा १ तथा सं.नि. को 'अनाथपिण्डकसुत्त' म.नि. को 'अनाथपिण्डकोवादसुत्त' मा २ अन्तरगत भएका छन् । उपरोक्त ११४ सूत्रहरूका नामहरू निम्न प्रकार छन् । यसमा विहाएका ग्रन्थ र पृष्ठहरू नालन्दाबाट प्रकाशित पालिग्रन्थ अनुसार हुन् ।

### तपुस्स र भल्लुक :—

पृष्ठ ३

महाव. पृ. ५ः राजायतनकथा —	५
अं. नि. भाग-१, पृ. २६ः एतदगगवग्गो —	२४
अं. नि. भाग-३, पृ. १४८ः तपुस्ससुत्त —	२३
अं. नि. भाग-४, पृ. ७४ः तपुस्ससुत्त —	७
थे. गा. पृ. २३५ः अतिलयत्येरगाथा —	२२

### अनाथपिण्डक गृहपति :—

चुल्ल. व. पृ. २४९ः अनाथपिण्डककथा —	३१
चुल्ल. व. पृ. २५८ः जेतवन विहारानुमोदना —	४२
सं. नि. भाग-१, पृ. २१२ः सुदत्तसुत्त —	३१

- १. हेर. पृ. ११४ को पादटिप्पणिमा ।
- २. हेर. पृ. १३४ को पादटिप्पणिमा ।
- ३. सथपुस्तकको पृष्ठ । सूत्रको नाम पादटिप्पणिमा विहाएको छ ।

ऐ	ऐ	पृ. ५८: पञ्चमयवेरसुत्तं —	११४
ऐ	ऐ	पृ. ५३: अनाथपिण्डकसुत्तं —	१३४
ऐ	भाग-४,	पृ. ३२४: पठमअनाथपिण्डकसुत्तं —	६७
ऐ	ऐ	पृ. ३२९: द्रुतियअनाथपिण्डकसुत्तं —	९१
ऐ	ऐ	पृ. ३३१: पठममयवेरूपसन्तसुत्तं —	११४
अ. नि.	भाग-१,	पृ. २६: एतदगगवग्गो —	११४
ऐ	ऐ	पृ. ६०: सचित्तवग्गो —	७४
ऐ	ऐ	पृ. २४२: अरक्षिखतसुत्तं —	७५
ऐ	ऐ	पृ. २४३: व्यापनसुत्तं —	९५
अ. नि.	भाग-२,	पृ. ६७: सुदत्तसुत्तं —	४५
ऐ	ऐ	पृ. ६९: पत्तकम्मसुत्तं —	५८
ऐ	ऐ	पृ. ७३: आनन्द्यसुत्तं —	५५
ऐ	ऐ	पृ. ६८: गिहिसामीचसुत्तं —	५३
ऐ	ऐ	पृ. ३१०: आदियसुत्तं —	१०३
ऐ	ऐ	पृ. ३१२: हृष्टसुत्तं —	४६
ऐ	ऐ	पृ. ४५०: वेरसुत्तं —	४९
ऐ	ऐ	पृ. ४५२: पीतिसुत्तं —	६४
ऐ	ऐ	पृ. ४५७: गिहिसुत्तं —	१०६
अ. नि.	भाग-३,	पृ. १४९: भल्लुकादिसुत्तं —	११३
अ. नि.	भाग-४,	पृ. ३५: वेलामसुत्तं —	९७
ऐ	ऐ	पृ. ४६: पठमवेरसुत्तं —	८५
ऐ	ऐ	पृ. २४१: कामभोगीसुत्तं —	७७

ऐ	ऐ	पृ. २४६ः भवसुत्तं—	११४
ऐ	ऐ	पृ. २४८ः किरिटिकसुत्तं—	१२०
पाचि. पृ. २१६ः अङ्‌गुलिमुद्दिकवत्यु—			८९
महाव. पृ. ३८७ः अट्टारसवत्युकथा—			८८
म. नि. भाग-३, पृ. ३४५ः अनाथपिण्डिकोवादसुत्तं—			१२६

### चित्र-गृहपति :—

सं. नि. भाग-३, पृ. २५२ः संयोजनसुत्तं—	१४४		
ऐ	ऐ	पृ. २५३ः पठमइसिवत्तसुत्तं—	१४६
ऐ	ऐ	पृ. २५५ः दुतियइसिवत्तसुत्तं—	१४९
ऐ	ऐ	पृ. २५७ः महकपाठिहारियसुत्तं—	१५५
ऐ	ऐ	पृ. २५९ः पठमकामभूसुत्तं—	१५८
ऐ	ऐ	पृ. २६०ः दुतियकामभूसुत्तं—	१६०
ऐ	ऐ	पृ. २६५ः निगण्ठनाटपुत्तसुत्तं—	१६२
ऐ	ऐ	पृ. २६३ः गोवत्तसुत्तं—	१६५
ऐ	ऐ	पृ. २६७ः अचेलकस्सपसुत्तं—	१६५
ऐ	ऐ	पृ. २६८ः गिलानदस्सनसुत्तं—	१६८
सं. नि. भाग-२, पृ. १९६ः एकपुत्तकसुत्तं—	१७८		
अ. नि. भाग-१, पृ. २६ः एतदग्नवग्नो—	१८०		
ऐ	ऐ	पृ. ८१ः आवाक्षनवग्नो—	१८१
अं. नि. भाग-३, पृ. १४९ः भल्लुकविसुत्तं—	१८०		

चुल्ल.	व.	पृ. ३२ः	पठिसारणीयकस्मं—	१६९
ऐ	ऐ	पृ. ३७ः	अट्टारसवत्तं—	१७५

### हस्तक आलोचक :—

अं. नि. भाग-१, पृ. २६ः	एतदगगवग्नो—	२०३	
ऐ	ऐ पृ. १२६ः	हत्थकसुत्तं—	१९३
ऐ	ऐ पृ. २५९ः	हत्थकसुत्तं—	२०७
ऐ	ऐ पृ. ८१ः	आयाचनवग्नो—	२०६
अं. नि. भाग-३, पृ. १४९ः	भल्लुकादिसुत्तं—	२०३	
ऐ	ऐ पृ. ३२१ः	पठमहत्थकसुत्तं—	१९७
ऐ	ऐ पृ. ३२३ः	दुतियहत्थकसुत्तं—	२००
सं. नि. भाग-२, पृ. १९६ः	एकपुत्तकसुत्तं—	१९६	

### महामाम शाक्य :—

अं. नि. भाग-१, पृ. २६ः	एतदगगवग्नो—	३९५	
ऐ	ऐ पृ. २५७ः	भरण्डुकालामसुत्तं—	२४५
ऐ	ऐ पृ. २०३ः	महानामसवकसुत्तं—	२८४
अं. नि. भाग-३, पृ. १४९ः	भल्लुकादिसुत्तं—	३९४	
ऐ	ऐ पृ. ७ः	महानामसुत्तं—	२३०
ऐ	ऐ पृ. ३२४ः	महानामसुत्तं—	२१९
अं. नि. भाग-४, पृ. ३७१ः	पठममहानामसुत्तं—	२२३	

ऐ	ऐ	पृ. ३७५: दुतियमहानामसुत्तं—	२८८
सं. नि. भाग-४, पृ.	३३७:	महानामसुत्तं—	२२१
ऐ	ऐ	पृ. २७८: कड़्लेय्यसुत्तं—	२३५
ऐ	ऐ	पृ. ३१४: पठममहानामसुत्तं—	२६१
ऐ	ऐ	पृ. ३१६: दुतियमहानामसुत्तं—	३९५
सं. नि. भाग-४, पृ.	३१७:	गोधसक्कमसुत्तं—	२४१
ऐ	ऐ	पृ. ३१९: पठमसरणानिसुत्तं—	२६७
ऐ	ऐ	पृ. ३२१: दुतियसरणानिसुत्तं—	२७२
ऐ	ऐ	पृ. ३४९: गिलानसुत्तं—	२६३
चुल्ल.	व.	पृ. २७९: सञ्ज्ञभेदव्यवन्ध—	२१७
पाचि.		पृ. १४०: महानामभेदउजपवारणवत्थु—	२७८
ऐ	ऐ	पृ. १४१: छब्बिंगय-महानामवत्थु—	२८०
म. नि. भाग-१, पृ.	१२६:	चूलदुव्यवन्धसुत्तं—	२९८
म. नि. भाग-२, पृ.	२०:	सेखसुत्तं—	२४९

वेशालीवासी उद्गत गृहपति :—

अं. नि. भाग-१, पृ.	२६:	एतदगगवग्गो—	३२३
अं. नि. भाग-२, पृ.	३१४:	मनापदायोसुत्तं—	३२४
ऐ	ऐ	पृ. ३१५: मनापदायीसुत्तं—	३२७
अं. नि. भाग-३, पृ.	१४९:	भल्लुकादिसुत्तं—	३२३
ऐ	ऐ	पृ. ३१५: पठमउग्गसुत्तं—	३१३
सं. नि. भाग-३, पृ.	१००:	वेशालीसुत्तं—	३१८

### हस्तिप्रामक उद्गत गृहपति :—

अं. नि. भाग—१, पृ. २६ः एतदगगवग्गो—	३४१
अं. नि. भाग—३, पृ. १४९ः भल्लुकादिसुत्तं—	३४०
ए      ए पृ. ३१८ः दुतियउग्गसुत्तं—	३३२
सं. नि. भाग—३, पृ. १०१ः वज्जीसुत्तं—	३३८

### शूर अन्वष्टु उपासक :—

अं. नि. भाग—१, पृ. २६ः एतदगगवग्गो—	३४५
ए      ए पृ. १४९ः भल्लुकादिसुत्तं—	३४६

### जीवक वेद्य :—

अं. नि. भाग—१, पृ. २६ः एतदगगवग्गो—	४०१
अं. नि. भाग—३, पृ. १४९ः भल्लुकादिसुत्तं—	४००
ए      ए पृ. ३२५ः जीवकसुत्तं—	३९०
चुल्ल. च. पृ. २०८ः नवकम्मिक—	३९८
महाव. पृ. २८६ः जीवकवत्यु, चीवरकखन्धकं—	३६२
ए      ए पृ. २८८ः सेट्टिभरियावत्यु—	३६७
ए      ए पृ. २९०ः बिम्बसारराजवत्यु—	३७१
ए      ए पृ. २९१ः राजगहसेट्टिवत्यु—	२७३
ए      ए पृ. २९२ः सेट्टिपुत्तवत्यु—	३७७
ए      ए पृ. २९३ः पज्जोतराजवत्यु—	३७९

ऐ	ऐ	पृ. २९६ः समर्तिसविरेचनकथा—	३८४
ऐ	ऐ	पृ. २९७ः वरयाच्चनकथा—	३८५
ऐ	ऐ	पृ. २९८ः कम्बलानुजाननकथा—	३९३
ऐ	ऐ	पृ. ७६ः पञ्चाबाधवत्थु, महाखन्धक—	३९४
म. नि. भाग-२, पृ. ३९ः	जीवकसुत्तं—	४०१	
दी. नि. भाग-१, पृ. ४१ः	सामञ्जफलसुत्तं—	४०८.	

### नकुलपिता गृहपति :--

अं. नि. भाग-१, पृ. २६ः	एतदगवग्गो—	४४३
अं. नि. भाग-२, पृ. ६५ः	पठमसमजीविसुत्तं—	४३१
अं. नि. भाग-६, पृ. १७ः	नकुलपितुसुत्तं—	४३८
ऐ	ऐ पृ. १४९ः भलुकादिसुत्तं—	४४३
सं. नि. भाग-२, पृ. २४१ः	नकुलपितुसुत्तं—	४२२
सं. नि. भाग-३, पृ. १०६ः	नकुलपितुसुत्तं—	४२३

“बौद्धकालीन ब्राह्मण” को प्राक्कथनमा उल्लेख गरेकै यस प्रकारको संकलनात्मक ग्रन्थ तथारग्नुंको एकमात्र लक्ष, नेपाली पाठक-हरूका सामुन्ने बौद्धसाहित्यको पालिवाड्-मयलाई अनुवादको रूपमा प्रस्तुत गर्नुको साथ साथै पाठक सञ्जनवृन्दहरूले मूल सूत्रहरूका कुराहरू सोजै थाहापाउन सकुन् भन्ने अभिप्राय हो । नेपालीमा पनि मूलपालि सूत्रहरूका कुराहरू उपलब्ध भएमा नेपाली साहित्यले, नेपाली समाजमा मात्र सीमित नभई बौद्धजगतमा पनि ख्याति प्राप्तगर्न सक्नेछ भन्ने ।

आशा राखेकुर यसबाट केही अंशामा भए पनि नेपाली साहित्यको महत्व बढेर ने जानेछ शिवाय घटेर जानेछैन होला भन्ने विश्वास राखेको छु । त्यसले विदेशी बौद्धहरूलाई यस प्रम्यमा कुन् कुन् पालि ग्रन्थहरूबाट कुन् कुन् सूत्रहरूको उल्लेख भएको रहेछ भन्ने मात्र भएता पनि अवधिग गराउनको निमित्त अंग्रेजीमा पनि ग्रन्थपरिचय दिन परेको हो ।

जतिसक्यो उति विभिन्न विषयका पुस्तकहरू आफ्नो भाषामा उपलब्ध हुनु पनि भाषाविकासको एक माध्यम हो । अंग्रेजी, फ्रेंच, रुसी, जर्मनी तथा चीनी आदि भाषाहरू किन धनी तथा विभवित्यात भए भने यी भाषाहरूमा उल्लेख नभएका विश्वका कुनै पनि त्यस्ता विषयहरू छनन् होलान् जुन् कि यी भाषाहरूमा उपलब्ध हुन नसकुन् । आफ्नो क्षेत्र नै बुद्धधर्म सम्बन्धी पालिसाहित्य भएको हुँदा जानी न जानी भए पनि नेपालीमै “बुद्धकालीन गृहस्थीहरू” प्रस्तुत गरेको छु । यसबाट एक विन्दुमात्र नेपाली-साहित्य विकासमा सहयोग र नेपालीहरूलाई बुद्धकालमा घटेका केही घटनाहरू मात्र जानकारी हुनसकेता पानि म खुशि नै हुनेछु । हुनत यत्तिकैले बुद्धधर्म, बौद्धसाहित्य, बौद्धइतिहास तथा बौद्ध-समाजको ज्ञानको लागि पर्याप्त हुनेछ भन्ने कुरा होइन । अब यस्ता ग्रन्थहरू दर्जनका दर्जन हुनसकेमा मात्र नेपाली-साहित्यमा पनि बौद्धसाहित्य भएको ठहरिने छ ।

यस पुस्तकको अनुवादकार्य २५।१।१।०२८ मा शुरू भई १४।३।०२९ सालमा समाप्त भएको थियो । यस बीच एशियन बुद्धिट सम्मेलनमा भागलिन श्रीलङ्का जानपरेको थियो र श्रीलङ्कामा बसुञ्जेल २४ देशाख देखि २० जेठसम्म अनुवादको काम जारिनै रहेको थियो ।

कोलम्बोमा भएको दशाँ विश्वबौद्ध सम्मेलनमा पनि भागलिई काठमाडौं फर्कि सकेपछि १४।३।०२९ मा अनुवादकार्य समाप्त गर्न सके ।

ग्रन्थ संशोधन कार्यमा मात्र नभई प्रूफहर्ने कार्यमा समेत जे जति श्री बटुकृष्ण ‘भूषण’ बाट ‘बुद्धकालीन ब्राह्मण’ को लागि मेहनत तथा सौहार्दपूर्ण सुझावहरू पाएको थिए, उत्तिकं नै परिश्रम तथा लग्नता यस ग्रन्थको संशोधनादि कार्यमा पनि पाएको हुँदा, गुणमात्सर्यता रहित, कृतवेदितापूर्वक वहाँलाई धन्यवाद ज्ञापन गरेको छु । यस रूपमा प्रस्तुत पुस्तक पाठकहरूका सामु राख्न सकेको नै एक मात्र श्री बटुकृष्णज्यूबाट पाएको सौहार्दपूर्ण सहयोगले नै हो । विद्वत्पूर्ण भूमिका पनि लेखिदिनु भएकोमा वहाँप्रति ज्यादै आभारी छु । यदि वहाँबाट यसकिसिमको सहयोग नपाएको भए कदाचित पाठकहरूले यो पुस्तक हेर्न पाउन सक्नुहुने थिएन होला ।

प्रत्येक पात्रहरूका शुरूमै पालि भूलसूत्रको अलावा अर्थकथामा पाइएका विशेष कुराहरूलाई समेत छ्यानमाराखो छोटकरी परिचय दिएको छु । प्रत्येक सूत्रको पादटिप्पणिमा ग्रन्थ र सूत्रको नामराखिदिएको छु । सूत्र भन्ने नाउं नभएको भूलपालिलाई ‘भूल पालि’ भनी सूत्रको शुरूमै लेखिदिएको छु । सूत्रहरूको शीर्षक आफ्नै विचारले राखेको हुँ । आफ्नो तरफबाट लेखिएका कुराहरू कोष्ठभित्र राखिदिएको छु । पुनरावृत्ति हटाउनको निम्नि ‘...’ र ‘०’ को चिन्ह प्रयोग गरेको छु । यस पुस्तकमा उल्लेख भएका सबै शीर्षकहरूको एक अकारादि क्रम-सूचि र नामावली तथा शब्दावली पनि राखिएको छु ।

यो पुस्तक पनि उहीनै नोट्सहरूबाट तयार हुनसकेको हो जुन-बेला गतवर्ष म पाल्पामा श्री रणबहादुर शाक्यपरिवारहरूबाट समुचित

उपस्थानपाई चिकित्सा गर्दैथिएँ । अतएव यत्किञ्चित् यस कार्यद्वारा कुशलपुण्य प्राप्त भएमा वहाँहरूलाई पनि सो कुशलपुण्य प्राप्तहोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछु ।

प्रेसमा गई प्रूफ ल्याउनमा निरन्तर निरालसतापूर्वक सेवा प्रवान गरेकोमा आनन्दकुटी वासी श्री चन्द्र उपासक र श्री महेन्द्रकाजी शाक्यलाई धन्यवाद दिएको छु ! यस्तैगरी शब्दावली तथा नामावली तयार पार्नेको लागि सहयोग पाएकोमा आयुष्मान् अश्वघोष र आयुष्मान् कुमार काश्यप पनि हार्दिक धन्यवादका पात्र भएका छन् । अंग्रेजीमा ग्रन्थपरिचय तयारपार्न सहयोग पाएकोमा प्राध्यापक श्री कृष्णबहादुर मानन्धरलाई पनि धन्यवाद ज्ञापन गरेकै कभरमा छापिएको ब्लोक प्रदान गरेकोमा अनगारिका धम्मावतीलाई पनि धन्यवाद दिएको छु । अन्तमा प्रकाशनको कार्यभार आनन्दकुटी विद्यापीठले उदारतापूर्वक ग्रहण गरेकोमा विद्यापीठका संचालकवर्ग सहित सबै विद्यापीठ परिवारलाई हार्दिक धन्यवाद ज्ञापन गरेको छु ।

### भवतु सब्ब मङ्गलं

आनन्दकुटी, स्वयम्भू,

कठमाडौं,

नेपाल ।

मिश्र अमृतानन्द

१५१०२६

त्रि-पिटक

**सुत्तपिटक**

- १—दीधनिकाय
- २—मज्जिमनिकाय
- ३—संयुत्तनिकाय
- ४—आङ् गुत्तरनिकाय
- ५—खुदकनिकाय

- (१) खुदकपाठ
- (२) धम्मपद
- (३) उदान
- (४) इतिवृत्तरु
- (५) सुत्तनिपात
- (६) विमानवत्थु
- (७) पेतवत्थु
- (८) थेरगाथा
- (९) थेरोगाथा
- (१०) जातक
- (११) निदेस { १—महानिदेस  
                  { २—चुल्लनिदेस
- (१२) पटिसम्भवामग
- (१३) अपदान
- (१४) बुद्धवंस
- (१५) चरिष्यापिटक

--- ★ ---

## संक्षिप्त शब्दको अर्थः—

अ. क. = अटुकथा ( अर्थकथा ) ।

अं. अ. क. }  
अं. नि. अ. क. } = अड्गुत्तरनिकाय अर्थकथा ।

अं. नि-१ = अड्गुत्तरनिकाय एककनिपात इत्यादि ।

उदान = उदान ।

चुल्ल. व. = चुल्लवग्गपालि ।

जा. मा-१ = जातकपालि माग-१

ये. गा. }  
येरगा. } = येरगाया ।

येरगा. अ. क. }  
ये. गा. अ. क. } = येरगाया अर्थकथा ।

दी. नि-१ = दीघनिकाय माग-१

दी. नि. अ. क. = दीघनिकाय अर्थकथा ।

धम्म. अ. }  
अम्म. अ. क. } = धम्मपद अर्थकथा ।

पटि. अ. क. = पटिसम्भवामग अर्थकथा ।

पाचि. = पाचित्तियपालि ।

म. नि. = मञ्ज्ञमनिकाय ।

म. नि. अ. क = मञ्ज्ञमनिकाय अर्थकथा ।

१८ ]

महाव. = महावग्गपालि ।

समन्त. पा. = समन्तपासादिका ।

सं. नि-१ = संयुतनिकाय समाधबग्गो ।

सं. नि-२ = " निवानवग्गो ।

सं. नि-५ = " महावग्गा ।

सं. नि-१ = " भाग १ इत्यादि ।

सं. नि. अ.

सं. अ. क. } = संयुतनिकाय अर्थकथा ।

सं. नि. अ. क. } Dhamma.Digital

सिं. बु. च. = सिहल बुद्ध चरित ।

हि. वि. पि. = हिन्दी विनयपिटक ।

D.P.P. = Dictionary of Pali-Proper Names.

## मूल ग्रन्थहस्तः-

दीर्घनिकाय ( दीर्घनिकाय )

मध्यमनिकाय ( मध्यमनिकाय )

अङ्गुत्तरनिकाय ( अङ्गोत्तरनिकाय )

संयुक्तनिकाय ( संयुक्तनिकाय )

महावग्गपालि ( महावर्गपालि )

चुलवग्गपालि ( चूलवर्गपालि )

पाचित्तियपालि ( पाचित्तियपालि )

थेरगाथापालि ( स्थविर गाथा )

## सहायक ग्रन्थहरू:-

अमरकोष

जातकटुकथा—आचार्य बुद्धघोष

धर्मपवट्कथा—” ”

नेपाली शब्दकोष—बालचन्द्र शर्मा

पपञ्चसूदनी—आचार्य बुद्धघोष

परमत्थदीपनी—धर्मपालत्थेर

परचन्द्र कोष—गणेशदत्त शास्त्री

बुद्ध चरित—आनन्दमेत्तेश्व

मनोरथपूरणी—आचार्य बुद्धघोष

सद्गमप्पकासिनी—महानामत्थेर

समन्तपासादिका—आचार्य बुद्धघोष

सारत्थप्पकासिनी—” ”

सुमङ्गलविलासिनी—” ”

शब्दार्थ-कोस्तुभ—चतुर्वेदी द्वारकाप्रसाद शर्मा

हिन्दीमा अनुवित—विनयपिटक, संयुक्तनिकाय, अङ्गुत्तरनिकाय

र दीर्घनिकाय ।

Dictionary of Pali-Proper Names-Malalasekara.  
Pali English Dictionary-Rhys Davids William  
Stede.

# विषय-सूचि

	पृष्ठः	पृष्ठः
<b>१. तपुस्स र भल्लुक दाजुभाइ</b>	<b>१—२४</b>	
परिचय	१	
१. सत्तुदान	५	
२. तपुस्स गृहपति र आनन्दमहास्थविर अनुपूर्व विहार	७	
३. भल्लुक प्रब्रज्या	८	
४. छ गुणमा प्रतिष्ठित	२१	
५. अग्रस्थान घोषणा	२३	
<b>२. अनाथपिण्डिक गृहपति</b>	<b>२५—१३६</b>	
परिचय	२५	
१. भगवान्सँग पहिलो भेट	३०	
२. जेतवन विहार दान	४२	
३. दान कथा	४५	
४. प्रार्थनाले मात्र स्वर्गलाभ हुन सक्तैन	४६	
५. पञ्चभय	४६	
६. गृही कर्तव्य	५३	
७. चार गृही-मुख	५५	

८. सम्पत्तिको सदुपयोग	५८
९. प्रीतिमय-जीवन	६४
१०. विरामी अनाथपिण्डिक सारिपुत्रो पदेश	६७
११. कति दान-पात्र छन् ?	७४
१२. भद्राभद्र मरण	७५
१३. दश-कामभोगीहरू	७७
१४. स्रोतापन्न-लक्षण	८५
१५. कौशाम्बिक भिसुहरू	८८
१६. कर्मान्त गाउँमा	८९
१७. सञ्चोनभएका अनाथपिण्डिक	९१
१८. असल र खराबचित्तको परिणाम	९५
१९. दानभन्दा ध्यान-महत्फल वेलाम ब्राह्मणको दान	९७
दान-विशुद्धि	१००
२०. सम्पत्तिद्वारा हुनुपर्ने काम	१०२
२१. निर्मल जीवन	१०६
२२. बुद्धद्वारा प्रशंसा	११३
२३. अग्रस्थान घोषणा	११३
२४. आर्य लक्षण प्रतित्यसमुत्पाद	११४
२५. परिव्राजकाराममा	११७
	११८

अनेक दृष्टि	१२१
२६. रोगग्रस्त अनाथपिण्डिक गृहपति	१२६
सारिपुत्रोपदेश	१२७
अनाथपिण्डिक-देवपुत्र	१३४
<b>३. चित्र-गृहपति</b>	<b>१३७-१६०</b>
परिचय	१३७
१. संयोजन	१४४
२. धातुकथा	१४६
३. शाश्वत लोक	१४८
४. प्रातिहार्य	१५५
५. निर्वाण-रथ	१५८
६. निरोध-समापत्ति	१६०
७. अनिमित्त-चित्त	१६५
८. आयुष्मान् सुधर्म	१६६
९. सुधर्मे भिक्षुद्वारा क्षमायाचना	१७५
१०. माप-दण्ड	१७८
११. बुद्धद्वारा प्रशंसा	१८०
१२. अग्रस्थान घोषणा	१८०
१३. आयाचना	१८१
१४. निगरणनाथपुत्र	१८२
रूपावचर-ध्यान	१८३

१५. अचेलकश्यप	१८५
१६. विरामी चित्र-गृहपति	१८८
<b>३. हस्तक-आलवक</b>	<b>१६१-२०६</b>
परिचय	१६१
१. सुख शयन	१६३
२. अल्पेच्छता	१६७
३. चार संप्रह-वस्तु	२००
४. बुद्धद्वारा प्रशंसा	२०२
५. अग्रस्थान घोषणा	२०३
६. माप-दण्ड	२०४
७. आयाचना	२०६
८. हस्तक-देवपुत्र	२०७
<b>४. महानाम शाक्य</b>	<b>२१०-३०६</b>
परिचय	२१०
१. महानाम र अनुरुद्ध शाक्य	२१७
२. कसरी उपासक हुन्छ ?	२१८
३. कसरी उपासक 'शीलबान' हुन्छ ?	२२१
४. कुन विषयमा मनलगाई बस्ने ?	२२३
छ अनुस्मृति	२२५
५. आर्यश्रावकको चर्या	२३०
छ अनुस्मृति	२३१



६. शैक्ष-जीवन र तथागत-जीवन	२३५
आनापान ( प्राण-अपान ) सृति	२३७
७. गोध शाक्यसंग	२४१
८. भरण्डु कालामको आश्रममा	२४५
९. करिलवस्तुमा नवसंस्थागार	२४६
शैक्ष-प्रतिपदा	२५२
शील-सम्पन्नता	२५२
भोजनमा मात्राङ्गता	२५३
जाग्रतता	२५४
सप्त सद्धर्ममा सम्पन्नता	२५५
ध्यानलाभी	२५६
कुखुराका चला	२५७
पूर्वानुसृति	२५८
दिव्यचक्षु	२५८
आस्तवक्षय	२५९
विद्या-चरण सम्पन्नता	२६०
१०. तिन्हो मरण रात्रौ हुनेछ	२६१
११. विरामीलाई आश्वासन	२६३
१२. शरणानि शाक्यबारे ( क )	२६४
शैक्षाशैक्ष लक्षण	२६६
१३ शरणानि शाक्यबारे ( ख )	२७२
शैक्षाशैक्ष लक्षण	२७३
कमसल असल खेत	२७६
१४. भैषज्य दान	२७८

१५. छ वर्गीय भिक्षुहरू	२८०
१६. विरामी बुद्धकहाँ	२८४
ध्यान पहिले कि ज्ञान पहिले ?	२८५
आयुष्मान् आनन्दको उपदेश	२८५
शैक्ष-शील	२८६
शैक्ष-समाधि	२८६
शैक्ष-प्रज्ञा	२८७
१७. सधैं भावितागर	२८८
छ अनुसृति	२८९
१८. बुद्धद्वारा प्रशंसा	२९४
१९. अग्रस्थान घोषणा	२९४
२०. निर्वाणकै स्रोतमा पुग्नेछौं	२९५
चार गुण-धर्म	२९६
२१. अल्पसुख-बहु दुःख	२९८
कामको आस्वाद के हो ?	३००
कामको दोष के हो	३०१
निगण्ठ सर्वदर्शी छ	३०४
बिभिसार र बुद्धमा को सुखी छन् ?	३०७
६. वैशालीवासी उद्गत गृहपति ३१०-३२६	
परिचय	३१०
१. अष्ट आश्र्वर्यगुण	३१३
आनुपूर्वी-कथा	३१४
२. किन यसैजन्ममा परिनिर्वाण हुआ ?	३१८

३. बुद्धारा प्रशंसा	३२२
४. अग्रस्थान घोषणा	३२३
५. प्रियंकर वस्तु-दान	३२४
६. उद्गत गृहपतिको स्वर्गवास	३२७
<b>७. हस्तिग्रामक उद्गत गृहपति</b>	<b>३३०-३४१</b>
परिचय	
१. अष्ट-आश्र्यगुण	३३०
२. किन यसै जन्ममा परिनिर्वाण हुन्न ?	३३२
३. बुद्धारा प्रशंसा	३३८
४. अग्रस्थान घोषणा	३४०
<b>८. शूर अम्बष्ट उपासक</b>	<b>३४२-३४६</b>
परिचय	
१. अग्रस्थान घोषणा	३४२
२. बुद्धारा प्रशंसा	३४५
<b>९. जीवक वैद्य</b>	<b>३४७-४११</b>
परिचय	
१. जीवक कथा	३४७
२. सेठनीको चिकित्सा	३६२
३. विम्बिसार राजाको चिकित्सा	३६७
४. शल्य चिकित्सा	३७१
५. बनारसी सेठपुत्रको शल्य-चिकित्सा	३७४
६. राजा प्रद्योतको चिकित्सा	३७६

७. तीसपटक विरेचन	३८४
८. दोसङ्गा-दान	३८८
९. कसरी उपासक हुन्छ ?	३९०
१०. कम्बल-दान	३९३
११. भिक्षु बनाउन अयोग्य पुरुष	३९४
१२. जीवकको प्रार्थना	३९८
१३. बुद्धारा प्रशंसा	४००
१४. अप्रस्थान-घोषणा	४०१
१५. त्रिकोटी परिशुद्ध मांस ब्रह्मविहारी	४०१
पाँच कारणले अपुण्य कमाउँछ	४०३
१६. आम्रवनमा भगवान् बुद्ध	४०५
<b>१०. नकुलपिता गृहपति</b>	<b>४१२-४४४</b>
परिचय	४१२
१. म बृद्ध छु	४२२
सारिपुत्रोपदेश	४२५
२. सुखमय दाम्पत्य जीवन	४३१
३. किन यसै जन्ममा परिनिर्वाण हुआ ?	४३३
४. विरामी नकुलपिता	४३८
५. अप्रस्थान-घोषणा	४३२
६. बुद्धारा प्रशंसा	४४३
नामावली	४४५
शब्दावली	४५५

# अकारादि क्रमले शीर्षक-सूची

पृष्ठः


अप्रस्थान घोषणा	२३, ११३, १८०, २६४, २०३, ३२३, ३४१, ३४५, ४०१, ४४२
अचेल कश्यप	१८५
अष्ट आश्र्वयगुण	३१३, ३३२
अनाथपिण्डिक गृहपति	२५
अनाथपिण्डिक देवपुत्र	१३४
अनिमित्त चित्त	१६५
अनुपूर्व विहार	६
अनेक दृष्टि	१२१
अन्यपसुख बहुदुःख	२६८
अल्पेच्छता	१६७
असल र खराबचित्तको परिणाम	६५
आना-पान ( प्राण-अपान ) स्मृति	२३७
आनुपूर्वि कथा	३१४
आन्रवनमा भगवान् बुद्ध	४०७
आर्य लक्षण	११४
आर्यश्रावकको चर्या	२३०
आयाचना	१८१, २०६
आयुष्मान् आनन्दको उपदेश	२८५
आयुष्मान् सुधर्म	१६६
आन्रवक्षय	२५६



उद्गत गृहपति	३१०,३३०
उद्गत गृहपतिको सर्वगवास	३२७
कति दानपात्र छन् ?	७४
कपिलवस्तुमा नवसंस्थागार	२४६
कम्बल-दान	३६३
कमसल-असल खेत	२७६
कर्मान्त गाँड़मा	८६
कसरी उपासक हुन्छ ?	२१६, ३६०
कसरी उपासक शीलवाच हुन्छ ?	२२१
कामको आस्वाद के हो ?	३००
कामको दोष के हो ?	३०१
किन यसैजन्ममा परिनिर्वाण हुआ ?	३१८, ३३८,४३६
कुम्हराका चला	२५७
कुन विषयमा मनलगाई बरने ?	२२३
कौसाम्बिक भिक्षुहरू	८८
गृहथी कर्तव्य	५३
गोध शाकयस्तंग	२४१
चार गुण-धर्म	२६६
चार गृही-सुख	५५
चार संप्रहवस्तु	२००
चित्र गृहपति	१५७
छ अनुस्मृति	२२५,२३१,२८६

च गुणमा प्रतिष्ठित	२३
चवर्गीय भिन्नहरू	२८०
आप्रतता	२५४
जीवक कथा	३६२
जीवक वैद्य	३४७
जीवकको प्रार्थना	३६८
जेतबन विहारदान	४२
तपुरसु र भल्लुक दाजुभाई	१
तपुरस्स गृहपति र आनन्द महास्थविर	७
तिम्रो मरण राम्रै हुनेछ	२६१
त्रिकोटी परिशुद्ध मांस	४०१
तीसपटक विरेचन	३८४
दशकाम भोगीहरू	७७
दानकथा	४५
दानभन्दा ध्यान महत्कल	६७
दान-विशुद्धि	१००
दिव्यचक्षु	२५८
दोसल्ला-दान	३८८
धातुकथा	१४६
ध्यान पहिले कि ज्ञान पहिले ?	२८५
ध्यानलाभी	२५६
नकुलपिता गृहपति	४१२
निगण्ठनाथपुत्र	१८२

निगण्ठ सर्वदर्शीङ्क	३०४
निर्मल-जीवन	१०६
निरोध-समापत्ति	१६०
निर्वाण-रथ	१५८
निर्वाणकै स्रोतमा पुग्नेछौ	२६५
पञ्चभय	४६
परिचय	१,२५, १३७, १६१, २१०, ३१०, ३३०, ३४२, ३४७, ४२२
परिवाजकाराममा	११६
पाँच कारणले अपुण्य कमाउँछ	४०६
पूर्वानुसृति	२५८
प्रतित्यसमुत्पाद	११७
प्रातिहार्य	१५५
प्रार्थनाले मात्र र्वर्गलाभ हुन सक्तैन	४६
प्रियंकर वस्तु-दान	३२४
प्रीतिमय-जीवन	६४
बनारसी सेठ-पुत्रको शल्य-चिकित्सा	३७७
बिम्बसार र बुद्धमा को सुखी छन् ?	३०७
बिम्बसार राजाको चिकित्सा	३७१
बिरामी अनाथपिण्डक	६७
बिरामी नक्तुलपिता	४३८
बिरामी बुद्धकहाँ	२८४



विरामी चित्रगृहपति	१८८
विरामीलाई आश्वासन	२६३
सुखद्वारा प्रशंसा	११३, १८०, २६४, २०२, ३२२, ३४०, ३४६, ४००, ४४३
ब्रह्मविहारी	४०३
भगवान् सँग पहिलो भेट	३०
भरण्डुकालामको आश्रममा	२४५
भद्राभद्रमरण	७५
भल्लुक प्रब्रज्या	२१
भिन्नु बनाउन अयोग्य पुरुष	३६४
भैषज्य-दान	२७८
भोजनमा मात्राहता	२५३
म वृद्धु	४२२
महानाम र अनुरुद्ध शाक्य	२१७
महानाम शाक्य	२१०
मापदण्ड	१७८, २०४
राजा प्रथोतको चिकित्सा	३७८
रूपावचर ध्यान	१८३
रोगप्रस्त अनाथपिण्डिक गृहपति	१२६
विद्याचरण सम्पन्नता	२५४
वेलाम ब्राह्मणको दान	६८
वैशालीबासी उद्गत गृहपति	३१०
सब्चो नभएका अनाथपिण्डिक	६१
सप्त सद्धर्ममा सम्पन्नता	२५५
सत्तदान	४



Digitized by srujanika@gmail.com

सम्पत्तिको सदुपयोग	५८
सम्पत्तिद्वारा हुनुपर्ने काम	१०२
सारिपुत्रोपदेश	६८, १२७, ४२५
सुखमय दास्पत्य जीवन	४३१
सुख शयन	१६३
सुखम भिक्षुद्वारा चमा याचना	१७५
सेठनीको चिकित्सा	३६७
स्नोतापन्न लक्षण	८५
संयोजन	१४४
सधैँ भावितागर	२८८
शरणानि शाक्यबारे ( क )	२६७
शरणानि शाक्यबारे ( ख )	२७२
शल्य चिकित्सा	१७३
शाश्वत लोक	१४६
शील सम्पन्नता	२५२
शूर अस्वष्ट उपासक	३४२
शौक्त-जीवन र तथागत-जीवन	२३५
शौक्त-प्रतिपदा	२५२
शौक्त-प्रक्षा	२८७
शौक्त-समाधि	२८६
शौक्त-शील	२८६
शौक्ताशौक्त लक्षण	२६६, २७३
हस्तक आलवक	१६१
हस्तक देवपुत्र	२०७
हस्तप्रामक उद्गगत गृहपति	३३०

संग्रह-२



# बुद्धकालीन गृहस्थीहरू

[ भाग- १ ]

“नमो तस्स भगवतो भरहतो सम्मा सम्बुद्धस्स”

## १. तपुस्स र भल्लुक दाजुभाइ

### परिचय

तपुस्स<sup>१</sup> र भल्लुक<sup>२</sup> दुइ दाजुभाइ उक्कल (उत्कल) राज्यको असितञ्जन<sup>३</sup> नगरमा एक धनाह्य कुलमा जन्मेका थिए । तपुस्स गृहपति जेठा र भल्लुक गृहपति कान्दा थिए । ठूला भएपछि यी दुवे दाजुभाइहरूले व्यापार गर्नथाले । गाडामा खेप गर्यो ।

एकदिन ५०० गाडामा मालसामान राखी व्यापारगर्न परदेश गइरहेको बेला यी दुवे बुद्धगयातिर पुगेका थिए । बाटोमा आफ्ना गाडाहरू चलाउन सकेनन् । बैलहरूले एक पाइला पनि सारेनन् । कति प्रयत्न गर्दापनि गाडा चलाउन सकेनन् । त्यसबखतमा भवान्तरमा यी दुवेका रगत सम्बन्धी नातापनै एक देवपुत्र कुनै मनुष्यमा आवेश भई आई यिनीहरूलाई, “भगवान् बुद्ध भरखरै बुद्धत्व प्राप्तगरी राजायतन

- 
१. कहीं कहीं ‘तपस्सो’ भनी उल्लेख भएको पाइन्छ ।
  २. कहीं कहीं ‘भल्लुक’ भनी उल्लेख भएको पाइन्छ ।
  ३. थेरगाथा अर्थकथामा ‘पोक्खरवती’ भनिएकोछ पृ. ४८ ।

वृक्षमुनी बस्नु भएको छ । वहाँले सात सप्ताहदेखि केही आहार ग्रहण गर्नु भएको छैन । तिमीहरू त्यहाँ गई वहाँलाई सत्, मधु आदिवारा संग्रह गर । तिमीहरूका लागि दोर्घकालसम्म पुण्यलाभ “हुमेछ” भनी भनेबमोर्जि यी दुवैले त्यस्तै गरे ।

भगवान्‌ले भोजन सिद्ध्याइसकेपछि तपुस्स र भल्लुक गृहपतिले पूजार्थ भगवान्‌संग केश-धातु मागेका कुरा र भगवान्‌ले यिनीहरूलाई आफ्नो शोरबाट आठ मुट्ठी (आठ पटक) केश-धातु दिनु भएको कुरा पनि अङ्गुत्तरनिकाय अर्थकथामा<sup>१</sup> समुलेख भएको पाइन्छ<sup>२</sup> । यी केशहरू राखी यिनीहरूले असितञ्जन नगरको द्वारनिर एक स्तूप बनाएका थिए । भनिन्छ कि सो स्तूपबाट प्रत्येक उपोसथको<sup>३</sup> दिनमा नीलो रशमी निस्कन्ध्यो<sup>४</sup> ।

X Dhamma X Digital X

भगवान् भल्ल राज्यको उरुवेलकल्प (उरुवेलकल्प) भन्ने निगममा बस्नुभएको बेला एकदिन भगवान् भिक्षाटनबाट फर्को भोजन-पछि दिव। बिहारको निमित्त भहावन भित्र जानु अगाडि, ‘त्यहाँ तपुस्स

१. मूल सूत्रहरूको अर्थ-व्याख्यागरिएको ग्रन्थलाई ‘अर्थकथा’ भनिन्छ ।
२. अं. अ. क. पृ. २०८
३. प्रत्येक पूर्णिमाको दिनमा उपोसथ ब्रतशील पालन गरिने भएकोहुँदा बौद्धसाहित्यमा पूर्णिमाको दिनलाई ‘उपोसथ’ भनिन्छ ।
४. अं. अ. क. पृ. २०८

गृहपति माउनेछन् र उनलाई गम्भीर धर्मोपदेश हुनेछ' भन्ने कुरा आहापाउनुभई तथागतले आनन्द महास्थविरलाई जंगल बाहिरे बस्न लगाउनु भएको थियो' । जुन कुरा तल 'तपुस्स गृहपति र आनन्द महास्थविर' भन्ने शीर्षकमा आउनेछ ।

तपुस्स गृहपति पनि बिहानको खानाखाई भगवान्सँग सतसंगत गर्नको लागि त्यसतरफ गए । टाढंबाट तपुस्सले आयुष्मान् आनन्दलाई देखी वहाँकहाँगई कुरागर्न थाले र पछि आनन्द महास्थविरले तपुस्स गृहपतिलाई महावन मित्र भगवान्कहाँ लग्नुभएको थियो । यस सूत्रमा केवल तपुस्स गृहपतिको नाउं मात्र उल्लेख भएकोछ । यद्यपि अर्थकथामा पनि यी भल्लुक गृहपतिका वाजुहुन् भन्ने कुराको उल्लेख भएको पाइँदैन तथापि यी भल्लुकका वाजुहुन् भन्नेकुरा प्रसङ्गबाट बोध हुन्छ ।

Dhamma.Digital

भगवान्ले आनन्द महास्थविरलाई सम्बोधन गर्नुहोदै सुनाउनु भएको धर्मोपदेशबाट तपुस्स गृहपति प्रसन्न भएका थिए ।

एकदिन राजगृहमा भगवान्कहाँ गई धर्मोपदेश सुनी तपुस्स गृहपति स्तोतापश्च र कान्धाभाइ भल्लुक मिक्खुभई अहंत् भए<sup>१</sup> ।

बुद्धधर्मको इतिहासमा सर्वप्रथम भगवान् बुद्धको शरणजाने उपासकहरू यिनीहरून हुन् । यिनीहरू शरणपर्दा केवल बुद्ध र धर्म भन्ने

१. अं. अ. क. पृ. ८१४

२. घेरगा. अ. क. पृ. ४८ : भल्लुकघेरगाया ।

मात्र थिए । भिक्षुहरू नभएकोले ‘सङ्ख’ भन्ने शब्द थिएन । त्यसैले यिनीहरूलाई ‘द्वौवाचिक’ उपासक भनिएको हो ।

x

x

x

## १—सत्तुदान

[ बैशाख पूर्णिमाको रातको प्रथमयाममा प्रतित्य समुत्पाद, द्वितीययाममा दिव्यचक्षु र तृतीययाममा प्रतित्यसमुत्पादलाई अनुलोम र प्रतिलोम पूर्वक बिचारगरिसकेपछि अरुणोदयमै पद्मासनमा बस्नु भएको सिद्धार्थ गौतम बोधिसत्त्वले सर्वज्ञताका साथै बुद्धत्व प्राप्तगर्नु भयो । तदनन्तर बिहान अर्थात् प्रतिपदादेखि खान पान तथा मल-मूत्र त्याग विनाने सोही पद्मासनमै एक हृष्टा बिताउनु भयो । यस्तंगरी जस्मा सात हृष्टासम्म बोधिवृक्ष<sup>१</sup> र बोधिवृक्षको आसपासमै बसी विमुक्ति ध्यानको परम सुख अनुभवगर्दै सात हृष्टासम्म निराहार बस्नु भयो । आठौं हृष्टाको बिहान राजायतन रूखमुनी बसोरहनु भएको समयमा तपुस्स र भल्लुक बुइ दाजुभाइ व्यापारीहरू भगवान् समक्ष आई मही सहित चतुर्मधु राखी

१. भगवान्ले बुद्धगयामा पीपलको रूखमुनी बसी बुद्धत्व प्राप्तगर्नु— भएको हुँनाले सो पीपलको रूखलाईनै ‘बोधिवृक्ष’ भन्ने प्रचलन भएको हो ।

पिण्डपारिएको सत्तुपिण्ड प्रदान गरे<sup>१</sup> । जुन कुरा मूलपालिमा वसरी उल्लेख भएकोछ । ]

### मूलपालि :—

एक हप्ता बित्तिसकेपछि भगवान् बुद्ध समाधि-आसनबाट उठी, मुच्चलिन्द वृक्षबाट राजायतन वृक्षनिरगई, आसनबाँधी परम विमुक्ति-सुख अनुभवगर्दं बस्नुभयो<sup>२</sup> ।

त्यसबछतमा तपुस्स र भल्लुक भन्ने व्यापारीहरू उक्कला ( उत्कला<sup>३</sup> ) देशबाट त्यस देशतिर जाँदिथिए जुन देशमा भगवान् हुनुहुन्थ्यो । अनि तपुस्स र भल्लुकका पूर्वजन्ममा ज्ञातिपनें एक देवताले यी दुवैलाई यसो भने :—

“हे मारिष ! यहाँ भगवान् बुद्ध भरखरे बुद्धत्व ज्ञान प्राप्तगरी राजायतन-वृक्षमुनी बस्नुभएकोछ । तिमीहरू त्यसठाउंमा गई भगवान्लाई मही र चतुर्मधुमा मुछिराखेको सत्तुपिण्ड चढाऊ । यो पुण्य-कार्यद्वारा तिमीहरूको दीर्घकालसम्म हित र सुख हुनेछ ।”

१. अं. अ. क. आधारित ।
२. महाब. पृ. ५ : राजायतनकथा ।
३. वर्तमान उडीसा—हि. वि. पि. ।

अनि तपुस्त र भल्लुक व्यापारीहरू मही र सत्तुपिण्डसिद्ध भगवान्‌कहाँ गई भगवान्‌लाई अभिवादनगरी एक छेउमा उभिए । त्यसपछि उनीहरूले भगवान्‌संग प्रार्थनागरे :—

“भगवान् ! यो मही र चतुर्मधुयुक्त सत्तुपिण्ड ग्रहण गर्नुहोस् । यसद्वारा हामीहरूको निम्ति दीर्घकालसम्म हित र सुख हुनेछ ।”

त्यसबाहतमा भगवान्‌को मनमा यस्तो लाग्यो :—

“तथागतले हातमा थापेर लिदैनन् । यो मही र मधुयुक्त सत्तुपिण्ड केमा थापेर लिने होला ?”

त्यसेदेलामा चतुर्दिशाका चारै देवपुत्रहरूले भगवान्‌को मनको कुरा थाहापाई चारैदिशाबाट चारै देवपुत्रहरूले “भगवान् ! मही र मधुयुक्त सत्तुपिण्ड यसमा थापेर लिनुहोस्” भन्दै शैलमय पात्रहरू चढाए ।

Dhamma.Digital

भगवान्‌ले त्यो अभिनव शैलमय पात्रहरू स्वीकारगरी त्यसेमा मही र मधुयुक्त सत्तुपिण्ड ग्रहणगरी भोजन गर्नुभयो । त्यसपछि तपुस्त र भल्लुक व्यापारीहरूले भगवान्‌संग प्रार्थनागरे :—

“भन्ते ! हामीहरू भगवान् र धर्मको शरणमा पर्दछौं । आजदेखि आजीवनसम्म शरणमा आएका उपासकहुन् भनी हामीहरूलाई स्वीकार गर्नुहोस् ।”

१. समन्तपासादिका ग्रन्थानुसार शरणगइसके पछि यिनीहरूले पूजार्थ भगवान्‌संग केही चीज मागदा भगवान्‌ले आफ्नो शीरको केश दिनु भएकोथियो भन्ने उल्लेख भएको पाइन्छ । पृ. ७२०

यो लोकमा सर्वप्रथम बुद्ध र धर्मको शरणमा गएका—यिनीहरूनं  
द्वैवाचिक<sup>१</sup>—उपासकहरू हुन् ।

X

X

X

**मूल सूत्र :—**

### ३—तपुस्स गृहपति र आनन्द महास्थविर

एक समय भगवान् मल्लराज्यस्थित उख्वेलकप्प<sup>२</sup> नामक  
अल्लहरूको निगममा बस्नु भएको थियो<sup>३</sup> ।

एक दिन भगवान् पूर्वाणहसमयमा चीवर पहिरी पात्र-चीवर  
ग्रहणगरी उख्वेलकप्पमा भिक्षाटनार्थ जानुभयो । भिक्षाटन पछि भोजन  
सिध्याई आयुष्मान् आनन्दलाई आमन्त्रण गर्नु भयो :—

“आनन्द ! म दिवा-विहारको निमित्त महावनमा बमुञ्जेलसम्म  
तिमी यहीनै बसिरहू ।”

१. यसबेलासम्म भिक्षुसङ्घ नभएकोहुनाले यिनीहरू बुद्ध र धर्मको  
शरणमा गएका हुँदा यिनीहरूलाई ‘द्वैवाचिक’ अर्थात् दुइ बचनले  
शरणमा गएका भनी भनिएको हो । भिक्षु सङ्घ स्थापना भइसके  
पछि बुद्ध, धर्म र सङ्घका शरण जाने परम्परा बसेकोहो ।
२. मल्लराज्यको नगर पावा र कुशीनगरको अतिरिक्त भोगनगर,  
अनुप्पिया र उख्वेलकप्प पनि मल्लदेशका नगरहरू हुन् ।
३. अं. नि-९. पृ. ७४ : तपुस्ससुत्तं ।

“हवस्” भनी आयुष्मान् आनन्दले भगवान्‌लाई प्रत्युत्तर दिनुँ  
भयो ।

भगवान् महावनमा गई दिवा-विहारगर्नको निम्नि एक रूपमुनी  
बस्नुभयो ।

त्यस समय तपुस्स गृहपति जहाँ आयुष्मान् आनन्द हुनुहुन्थ्यो  
त्यहाँगई आयुष्मान् आनन्दलाई अभिवादनगरी एक छेउमा बसे । एक  
छेउमा बसेका तपुस्स गृहपतिले आयुष्मान् आनन्दसंग यस्तो बिन्ति-  
गरे :—

“भन्ते ! हामी गृहीकामभोगी, कामविषयमा रमणगर्ने, काम-  
विषयमा रतहुने तथा कामविषयबाट उद्गमहुनेहरूलाई ‘नैङ्कम्य’ प्रपात  
जस्तो लाभ्य । मैले सुनेको छु कि—यहाँ ‘शान्तिक्ष’ भनी देख्ने युवक  
भिक्षुहरूको चित यस धर्म-विनयको (बुद्धधर्मको), नैङ्कम्यमा जान्छ  
प्रसन्नगर्थ, राख्य तथा त्यसैमा चित पनि लगाउँछन् ।” नैङ्कम्यगरी  
यस धर्म-विनयमा बस्ने भिक्षुहरूको जीवन र अरू जनताको जीवनमा  
भिन्नताछ ।”

“हे गृहपति ! यस कुराको सम्बन्धमा भगवान्‌को दर्शनगर्न जानु  
बेश होला । हामी जाओ, जहाँ भगवान् हुनुहुन्थ्य त्यहाँगई भगवान्‌संग  
यो कुरा सोध्नौ र जस्तो भगवान्‌ले भन्नुहुनेछ त्यस्तै हामीले धारण तथा  
प्रहण गर्नौ ।”

“हवस्, भन्ते !” भनी तपुस्स गृहपतिले आयुष्मान् आनन्दलाई  
प्रत्युत्तर दिए ।

अनि आयुष्मान् आनन्द, तपुस्स गृहपतिसंग, जहाँ भगवान् हुनुहुन्थ्यो त्यहाँगए । त्यहाँपुगेपछि भगवान्‌लाई अभिवादनगरी एक छेउमा बसे । एक छेउमा बसेका आयुष्मान् आनन्दले भगवान्‌लाई निम्नकुरा सुनाउनु थयो :—

“मन्ते ! यी तपुस्स गृहपति यस्तो भन्दछन् ।—‘मन्ते ! हामी गृही-कामझोगी ... कामविवयबाट उद्गमहुनेहरूलाई ‘नैङ्कम्य’ प्रपात जस्तो लाग्छ । ‘यहाँ शान्तिछ’ भनी देख्ने युवक भिक्षुहरूको चित्त यस धर्म-विनयको नैङ्कम्यमा जान्छ, ... त्यसेमा चित्त पनि लगाउँछन्’ भन्ते मैले सुनेकोछु । नैङ्कम्यगरी यस धर्म-विनयमा बस्ने भिक्षुहरूको जीवन र अरु जनताको जीवनमा भिन्नताछ’ ।”

## अनुपूर्व विहार

१—“यस्तेहो, आनन्द ! यस्तेहो, आनन्द !! मलाईपनि अघि — सम्बोधि प्राप्तहुनु अगाडि, बोधिसत्त्वमै छोदा ।—यस्ते लाग्यो— ‘नैङ्कम्यमा शान्तिछ, एकान्तवास राच्रहो’ भनी जानेर पनि नैङ्कम्यमा मेरो चित्त जाँदैनथ्यो, प्रसन्न हुँदैनथ्यो, बस्दैनथ्यो र लाग्दैनथ्यो ।’

“अनि मलाई यस्तो लाग्यो :—

‘के हेतु, के प्रत्यय रहेछ जो कि नैङ्कम्यमा ‘शान्तिछ’ भनी जानेर पनि नैङ्कम्यमा मेरो चित्त नगएको, प्रसन्न नभएको, नबसेको र नलागेको ?’

“त्यसपछि, आनन्द ! मलाई यस्तो लाग्यो :—

‘कामविषयको आदिनव (अवगुण) देखन सकिन, त्यस्तो देख्नेतिर बहुल हुन सकिन; नैष्कर्म्यको (ध्यानको) अभ्यास नगरेकोले त्यसको आनिसंस (गुण, प्रभाव) पनि प्राप्तगर्न सकिन। त्यसेले यसमा ‘शान्तिछ’ भनी जानेर पनि नैष्कर्म्यमा मेरो चित्त नगएको, प्रसन्न नभएको, बस्तु नसकेको र नलागेको।’

“पुनः मलाई यस्तो लाग्यो :—

‘यदि मैले कामविषयको आदिनव (अवगुण) जानी त्यसलाई बहुल हेँ गरेको भए, नैष्कर्म्यको आनिसंस (गुण, प्रभाव) हेरी त्यसलाई सेवनगरेको भए, नैष्कर्म्यमा ‘शान्तिछ’ भनी त्यसमा मेरो चित्त जानेथियो, प्रसन्नहुनेथियो, बस्त्रेथियो र लाग्ने पनि थियो।’

“आनन्द ! त्यसपछि मैले कामविषयको आदिनव (अवगुण) हेरी त्यसमा बहुलतर चित्त लगाएँ, नैष्कर्म्य (ध्यान) को आनिसंस (गुण, प्रभाव) हेरी त्यसलाई सेवनगरे। अनि नैष्कर्म्यमा (ध्यानमा) ‘शान्तिछ’ भनी त्यसमा मेरो चित्त जानथाल्यो, प्रसन्न हुनथाल्यो, बस्तु थाल्यो र लाग्न पनि थाल्यो। त्यसपछि कामबाट अलगभई, अकुशल-धर्मबाट अलगभई—सर्वितक, सविचार भएको, विवेकज (समाधिज) प्रीति-सुख युक्त प्रथम-ध्यान प्राप्तगरी बसें। त्यस्तोगरी बस्दा, आनन्द ! मेरो चित्त ‘कामसहगत संज्ञा’ मननगरी बस्दथ्यो। त्यो मेरोलागि बाधापूर्ण थियो। सुखमा दुःख उत्पन्नहुँदा हुने बाधाङै बाधापूर्ण थियो।

२—‘आनन्द ! त्यसपछि मलाई यस्तो लाग्यो :—

‘किन म वितर्कं, विचारलाई उपशान्तगरी, अम्यन्तर सम्प्रसादलाई एकाग्रगरी, वितर्क-विचार रहित—समाधिज प्रीति-सुख भएको द्वितीय-ध्यान प्राप्तगरी नबसौँ !’ तर आनन्द ! अवितर्कमा ‘शान्तिष्ठ’ भनी जानेर पनि अवितर्कमा मेरो चित्त जाँदैनथ्यो…।’

“अनि मलाई यस्तो लाग्यो :—

‘के हेतु, के प्रत्यय रहेछ जो कि अवितर्कमा ‘शान्तिष्ठ’ भनी जानेर पनि अवितर्कमा मेरो चित्त नगएको, …?’

“त्यसपछि, आनन्द ! मलाई यस्तो लाग्यो :—

‘वितर्कको अवगुण (आदिनव) देखन सकिन, त्यस्तो देखेतिर बहुल हुन सकिन; अवितर्कको अभ्यास नगरेकोले त्यसको आनिसंस (गुण, प्रभाव) पनि प्राप्तगर्न सकिन। त्यसैले यसमा ‘शान्तिष्ठ’ भनी जानेर पनि अवितर्कमा मेरो चित्त नगएको, …।’

“पुनः मलाई यस्तो लाग्यो :—

‘यदि मैले वितर्कको आदिनव (अवगुण) जानी त्यसलाई बहुल हेर्ने गरेको भए, अवितर्कको आनिसंस (गुण, प्रभाव) हेरी त्यसलाई सेवनगरेको भए, अवितर्कमा ‘शान्तिष्ठ’ भनी त्यसमा मेरो चित्त जानेथियो, …।’

“आनन्द ! त्यसपछि मैले वितर्कको आदिनव (अवगुण) हेरी त्यसमा बहुलतर चित्त लगाएँ, अवितर्कको आनिसंस (गुण, प्रभाव) हेरी त्यसलाई सेवनगरे’। अनि अवितर्क (ध्यान) मा ‘शान्तिष्ठ’ भनी

त्यसमा मेरो चित्त आनथाल्यो, ...। त्यसपछि वितर्क-विचारलाई उपशान्तगरी, अभ्यन्तर सम्प्रसादलाई एकाग्रगरी, वितर्क-विचार रहित, समाधिज प्रीति-सुख भएको हितीय-ध्यान प्राप्तगरी बसे । त्यस्तोगरी बस्दा मेरो चित्त 'वितर्कसहगत-संज्ञा' मननगरी बस्दथ्यो । त्यो मेरांलागि बाधापूर्ण थियो । सुखमा दुःख उत्पन्नहुँदा हुने बाधाङे बाधापूर्ण थियो ।

३—“आनन्द ! त्यसपछि मलाई यस्तो लाग्यो :—

‘किन म प्रीतिलाई पनि त्यागी, उपेभितभई, स्मृतिवान् ज्ञानवान् भई, शरीरले सुख अनुभवगरी नबसौं ! — जसलाई ज्ञानीहरू— ‘उपेक्षावान्, स्मृतिवान्, सुखपूर्वक बस्ने’ भनी भन्दछन् ।’ तर आनन्द ! नैष्ठ्रीतिकमा ‘शान्तिष्ठ’ भनी जानेर पनि नैष्ठ्रीतिकमा मेरो चित्त जाँदैनथ्यो, ...’

“अनि मलाई यस्तो लाग्यो :—

‘के हेतु, के प्रत्यप रहेछ जो कि नैष्ठ्रीतिकमा ‘शान्तिष्ठ’ भनी जानेर पनि त्यसमा मेरो चित्त नगएको, ...?’

“त्यसपछि, आनन्द ! मलाई यस्तो लाग्यो :—

‘प्रीतिको अवगुण (आदिनव), देखनसकिन, त्यस्तो देखनेतिर बहुल हुन सकिन; नैष्ठ्रीतिक (समाधि) को अभ्यास नगरेकोले त्यसको आनिसंस (गुण, प्रभाव) पनि प्राप्तगर्न सकिन । त्यसले यसमा ‘शान्तिष्ठ’ भनी जानेर पनि नैष्ठ्रीतिकमा मेरो चित्त नगएको, ...’

“पुनः मलाई यस्तो लाग्यो :—

‘यदि मैले प्रीतिको अवगुण (आदिनव) जानी त्यसलाई बहुत हेनें गरेको भए, नैष्प्रीतिको आनिसंस (गुण, प्रभाव) हेरी त्यसलाई सेवनगरेको भए, नैष्प्रीतिकमा ‘शान्तिछ’ भनी त्यसमा मेरो चित्त जानेयियो,....।’

“आनन्द ! त्यसपछि मैले प्रीतिको आदिनव (अवगुण) हेरी त्यसमा बहुतर चित्त लगाएँ, नैष्प्रीतिक (समाधि) को गुण हेरी त्यसलाई सेवनगरें । अनि नैष्प्रीतिक (समाधि) मा ‘शान्तिछ’ भनी त्यसमा मेरो चित्त जानथाल्यो,....। त्यसपछि प्रीतिलाई पनि त्यागेर, उपेक्षितमई, स्मृतिवान्‌भई, ज्ञानवान्‌भई शरीरले सुखानुभव प्राप्तगरी बसे— जसलाई ज्ञानीहरू—‘उपेक्षावान्, स्मृतिवान्, ज्ञानवान् सुखपूर्वक बस्ने’ भनी भन्दछन् । त्यस्तोगरी बस्वा मेरो चित्त ‘प्रीतिसहगत-संज्ञा’ मननगरी बस्दथ्यो । त्यो मेरोलागि बाधापूर्ण यियो । सुखमा दुःख उत्पन्नहुँदा हुने बाधाङे बाधापूर्ण यियो ।

४—“आनन्द ! त्यसपछि मलाई यस्तो लाग्यो :—

‘किन म सौमनस्य दौर्मनस्यलाई पहिलेने अन्तगरी, सुख दुःखलाई त्यागी; दुःख र सुख नभएको स्मृति परिशुद्धभई उपेक्षायुक्त चतुर्थध्यान प्राप्तगरी नबसौँ !’ तर आनन्द ! अदुःखमसुखमा ‘शान्तिछ’ भनी जानेर पनि त्यसमा मेरो चित्त जाँदैनथ्यो,....।’

“अनि मलाई यस्तो लाग्यो :—

‘के हेतु, के प्रत्यय रहेछ जो कि, अदुःखमसुखमा ‘शान्तिछ’ भनी जानेर पनि त्यसमा मेरो चित्त नगएको, ...?’

“त्यसपछि, आनन्द ! मलाई यस्तो लाग्यो :—

‘उपेक्षासुखको अवगुण देखन सकिन, त्यस्तो देखेतिर बहुल हुन सकिन; अदुःखमसुखको अभ्यास नगरेकोले त्यसको आनिसंस पनि प्राप्तगर्न सकिन। त्यसेले यसमा ‘शान्तिछ’ भनी जानेर पनि अदुःखमसुखमा मेरो चित्त नगएको, ...।’

“पुनः मलाई यस्तो लाग्यो :—

‘यदि मैले उपेक्षा-सुखको अवगुण जानी त्यसलाई बहुल हेने गरेको भए, अदुःखमसुखको गुण हेरी त्यसलाई सेवनगरेको भए, अदुःखमसुखमा ‘शान्तिछ’ भनी त्यसमा मेरो चित्त जानेशियो, ...।’

“आनन्द ! त्यसपछि मैले उपेक्षासुखको अवगुण हेरी त्यसमा बहुलतर चित्तलगाएँ, अदुःखमसुखको गुण हेरी त्यसलाई सेवनगरे । अनि मेरो चित्त, अदुःखमसुखमा ‘शान्तिछ’ भनी त्यसमा मेरो चित्त ज्ञानथाल्यो, ...। त्यसपछि सौमनस्य दौमनस्यलाई पहिलेन अन्तगरी, सुख-दुःखलाई त्यागी, दुःख र सुख नभएको — स्मृति परिशुद्धमई उपेक्षित भएको चतुर्थ-ध्यान प्राप्तगरी बसें । त्यस्तोगरी बस्दा, मेरो चित्त ‘उपेक्षासहगत संज्ञा’ मननगरी बस्दथ्यो । त्यो मेरोलागि बाधापूर्ण थियो । सुखमा दुःख उत्पन्नहुँदा हुने बाधाङैं बाधापूर्णथियो ।

५—“आनन्द ! त्यसपछि मलाई यस्तो लाग्यो :—

‘किन म सबै रूपसंज्ञालाई अतिक्रमगरी, प्रतिघ-संज्ञालाई अन्तगरी, नानात्व-संज्ञालाई भनन नगरी—‘अनन्त आकाश’ भनी-

आकाशानन्त्यायतन (समाप्ति) प्राप्तगरी नष्टसो !’ तर आनन्द !  
आकाशानन्त्यायतनमा ‘शान्तिछ’ भनी जानेर पनि त्यसमा मेरो चित्तः  
जाँदैनय्यो, ... !’

“अनि मलाई यस्तो लाग्यो :—

‘के हेतु, के प्रत्यय रहेछ जो कि, आकाशानन्त्यायतनमा  
‘शान्तिछ’ भनी जानेर पनि त्यसमा मेरो चित्त नगएको, ... ?’

“त्यसपछि, आनन्द ! मलाई यस्तो लाग्यो :—

‘रूप (रूपीय ध्यान) को अवगुण देख्न सकिन, त्यस्तो देख्नेतिर  
बहुल हुन सकिन; आकाशानन्त्यायतनको अभ्यास नगरेकोले त्यसको  
आनिसंसं पनि प्राप्तगर्न सकिन। त्यसैले यसमा ‘शान्तिछ’ भनी जानेर  
पनि आकाशानन्त्यायतनमा मेरो चित्त नगएको, ... !’

“पुनः मलाई यस्तो लाग्यो :—

‘यदि मैले रूप (रूपीय ध्यान) को अवगुण जानी त्यसलाई  
बहुल हेनेगरेको भए, आकाशानन्त्यायतनको गुण हेरी त्यसलाई सेवन-  
गरेको भए, आकाशानन्त्यायतनमा ‘शान्तिछ’ भनी त्यसमा मेरो चित्त  
जानेयियो, ... !’

“आनन्द ! त्यसपछि मैले रूप (रूपीय ध्यान) को अवगुण हेरी  
त्यसमा बहुलतर चित्त लगाएँ, आकाशानन्त्यायतनको गुण हेरी त्यसलाई  
सेवनगरें। अनि आकाशानन्त्यायतनमा ‘शान्तिछ’ भनी त्यसमा मेरो  
चित्त जानथाल्यो, ...। त्यसपछि सर्वतो रूपसंज्ञालाई समतिकमगरी,  
प्रतिघ-संज्ञालाई अन्तगरी, जानत्व-संज्ञालाई पनि मनन नगरी, ‘अनन्त-

‘आकाश’ भनी आकाशानन्त्यायतन (समापत्ति) प्राप्तगरी बसे ।  
 त्यस्तोगरी बस्वा, मेरो चित्त ‘रूपसहगत-सज्जा’ मनन गरी बस्वथ्यो ।  
 त्यो मेरोलागि बाधापूर्ण थियो । सुखमा दुःख उत्तरम् हुँदा हुने बाधाकैं  
 बाधापूर्ण थियो ।

६—“आनन्द ! त्यसपछि मलाई यस्तो लाग्यो :—

‘किन म सर्वतो आकाशानन्त्यायतनलाई अतिक्रमगरी, ‘अनन्त  
 विज्ञान’ भनी विज्ञानन्त्यायतन (समापत्ति) प्राप्तगरी नबर्सो !’ तर  
 आनन्द ! विज्ञानन्त्यायतनमा ‘शान्तिष्ठ’ भनी जानेर पनि त्यसमा मेरो  
 चित्त जाँदैनय्यो, ... !’

“अनि मलाई यस्तो लाग्यो :—

‘के हेतु, के प्रत्यय रहेछ जो कि, विज्ञानन्त्यायतनमा ‘शान्तिष्ठ’  
 भनी जानेर पनि त्यसमा मेरो चित्त नगएको, ... ?’

“त्यसपछि, आनन्द ! मलाई यस्तो लाग्यो :—

‘आकाशानन्त्यायतनको अवगुण देख्न सकिन, त्यस्तो देख्नेतिर  
 बहुल हुन सकिन; विज्ञानन्त्यायतन (समापत्ति) को अभ्यास नगरेकोले  
 त्यसको आनिसंस पनि प्राप्तगर्न सकिन । त्यसैले यसमा ‘शान्तिष्ठ’ भनी  
 जानेर पनि विज्ञानन्त्यायतनमा मेरो चित्त नगएको, ... !’

“पुनः मलाई यस्तो लाग्यो :—

“यदि मैले आकाशानन्त्यायतनको अवगुण जानी त्यसलाई बहुल  
 हेँ गरेको भए, विज्ञानन्त्यायतनको गुण हेरी त्यसलाई सेवनगरेको भए,  
 विज्ञानन्त्यायतनमा ‘शान्तिष्ठ’ भनी त्यसमा मेरो चित्त जानेथियो, ... !’

“आनन्द ! त्यसपछि मैले आकाशानन्त्यायतनको अवगुण हेरी त्यसमा बहुतर चित्तलगाएँ, विज्ञानन्त्यायतनको गुण हेरी त्यसलाई सेवनगरे । अनि विज्ञानन्त्यायतनमा ‘शान्तिछ’ भनी त्यसमा मेरो चित्त जानयाल्यो, … । त्यसपछि सर्वतो आकाशानन्त्यायतनलाई समतिक्रमगरी, ‘अनन्त विज्ञान’ भनी विज्ञानन्त्यायतन (समापत्ति) प्राप्तगरी बसे । त्यस्तोगरी बस्दा, मेरो चित्त ‘आकाशानन्त्यायतनसहगत-संज्ञा’ भननगरी बस्दथ्यो । त्यो मेरोलागि बाधापूर्ण थियो । सुखमा दुःख उत्पन्न हुँदा हुने बाधाङैं बाधापूर्ण थियो ।

७—“आनन्द ! त्यसपछि मलाई यस्तो लाग्यो :—

‘किन म सर्वतो विज्ञानन्त्यायतनलाई अतिक्रमगरी, ‘केही छैन’ भनी आकिञ्चन्यायतन (समापत्ति) प्राप्तगरी नबसौं !’ तर आनन्द ! आकिञ्चन्यायतनमा ‘शान्तिछ’ भनी जानेर पनि त्यसमा मेरो चित्त जाँदैनथ्यो, … ।’

“अनि मलाई यस्तो लाग्यो :—

‘के हेतु, के प्रत्यय रहेछ जो कि, आकिञ्चन्यायतनमा ‘शान्तिछ’ भनी जानेर पनि त्यसमा मेरो चित्त नगएको, … ?’

“त्यसपछि, आनन्द ! मलाई यस्तो लाग्यो :—

‘विज्ञानन्त्यायतनको अवगुण देखन सकिन, त्यस्तो देखनेतिर बहुत हुन सकिन; आकिञ्चन्यायतन (समापत्ति) को अध्यास नगरेकोले त्यसको आनिसंस पनि प्राप्तगर्न सकिन । त्यसेले यसमा ‘शान्तिछ’ भनी जानेर पनि आकिञ्चन्यायतनमा मेरो चित्त नगएको, … ।’

“पुनः मलाई यस्तो लाग्यो :—

‘यति विज्ञानन्त्यायतनको अवगुण जानी त्यसलाई बहुल हेते गरेको भए, आकिञ्चन्यायतनको गुण हेरी त्यसलाई सेवनगरेको भए, आकिञ्चन्यायतनमा ‘शान्तिष्ठ’ भनी त्यसमा मेरो चित्त जानेशियो, …।’

“आनन्द ! त्यसपछि मैले विज्ञानन्त्यायतनको अवगुण हेरी त्यसमा बहुलतर चित्त लगाएँ, आकिञ्चन्यायतनको गुण हेरी त्यसलाई सेवन गरे । अनि आकिञ्चन्यायतनमा ‘शान्तिष्ठ’ भनी त्यसमा मेरो चित्त जानथाल्यो, …। त्यसपछि सर्वतो विज्ञानन्त्यायतनलाई समतिक्रमगरी ‘केही छैन’ भनी आकिञ्चन्यायतन (समापत्ति) प्राप्तगरी बसें । त्यस्तो-गरी बस्दा, मेरो चित्त ‘विज्ञानन्त्यायतनसहगत-संज्ञा’ मननगरी बस्वध्यो । त्यो मेरोलागि बाधापूर्ण थियो । सुखमा दुःख उत्पन्न हुँदा हुने बाधाझै बाधापूर्ण थियो ।”

८—“आनन्द ! त्यसपछि मलाई यस्तो लाग्यो :—

‘किन म सर्वतो आकिञ्चन्यायतनलाई अतिक्रमगरी, नैवसंज्ञाना-संज्ञायतन (समापत्ति) प्राप्तगरी नबसौं !’ तर आनन्द ! नैवसंज्ञाना-संज्ञायतनमा ‘शान्तिष्ठ’ भनी जानेर पनि त्यसमा मेरो चित्त जाँदैनथ्यो, …।’

“अनि मलाई यस्तो लाग्यो :—

‘के हेतु, के प्रत्यय रहेछ जो कि, नैवसंज्ञानासंज्ञायतनमा ‘शान्तिष्ठ’ भनी जानेर पनि त्यसमा मेरो चित्त नगएको, …?’

“त्यसपछि, आनन्द ! मलाई यस्तो लाग्यो : —

‘आकिञ्चन्यायतनको अवगुण देखन सकिन, त्यस्तो देखेतिर बहुल हुन सकिन; नैवसंज्ञानासंज्ञायतन ( समापत्ति ) को अभ्यास नगरेकोले त्यसको आनिसंस पनि प्राप्तगर्न सकिन । त्यसले यसमा ‘शान्तिछ’ भनी जानेर पनि नैवसंज्ञानासंज्ञायतनमा मेरो चित्त नगएको, ... ।’

“पुनः मलाई यस्तो लाग्यो : —

‘यदि आकिञ्चन्यायतनको अवगुण जानी त्यसलाई बहुल हेने गरेको भए, नैवसंज्ञानासंज्ञायतनको गुण हेरी त्यसलाई सेवनगरेको भए, नैवसंज्ञानासंज्ञायतनमा ‘शान्तिछ’ भनी त्यसमा मेरो चित्त जानेथियो, ... ।’

“आनन्द ! त्यसपछि मैले आकिञ्चन्यायतनको अवगुण हेरी त्यसमा बहुलतर चित्त लगाएँ, नैवसंज्ञानासंज्ञायतनको गुण हेरी त्यसलाई सेवनगरे । अनि नैवसंज्ञानासंज्ञायतनमा ‘शान्तिछ’ भनी त्यसमा मेरो चित्त जान थाल्यो, ... । त्यसपछि सर्वतो आकिञ्चन्यायतनलाई समतिक्रम गरी नैवसंज्ञानासंज्ञायतन ( समापत्ति ) प्राप्तगरी बसें । त्यस्तोगरी बस्ता, मेरो चित्त ‘आकिञ्चन्यायतनसहगत संज्ञा’ मननगरी बस्दथ्यो । त्यो मेरोलागि बाधापूर्ण थियो । सुखमा दुःख उत्पन्न हुँदा हुने बाधाङै बाधापूर्ण थियो ।

९—“आनन्द ! त्यसपछि मलाई यस्तो लाग्यो : —

‘किन म सर्वतो नैवसंज्ञानासंज्ञायतनलाई अतिक्रमगरी संज्ञा-बेदयित निरोध ( संज्ञालाई विदित गर्नेको निरोध ) प्राप्तगरी नवसौं ! ’

तर आनन्द ! संज्ञावेदयित निरोधमा ‘शान्तिछ’ भनी जानेर पनि त्यसमा मेरो चित्त जाँदैनथ्यो,....’

“अनि मलाई यस्तो लाग्यो :—

‘के हेतु, के प्रत्यय रहेछ जो कि, संज्ञावेदयित निरोधमा ‘शान्तिछ’ भनी जानेर पनि त्यसमा मेरो चित्त नगएको,....?’

“त्यसपछि, आनन्द ! मलाई यस्तो लाग्यो :—

‘नैवसंज्ञानासंज्ञायतनको अवगुण देख्न सकिन, त्यस्तो देखेतिर बहुल हुन सकिन; संज्ञावेदयित निरोधको अभ्यास नगरेकोले त्यसको आनिसंस पनि प्राप्तगर्न सकिन। त्यसेले यसमा ‘शान्तिछ’ भनी जानेर पनि संज्ञावेदयितनिरोधमा मेरो चित्त नगएको,....’

“पुनः मलाई यस्तो लाग्यो :—

‘यदि नैवसंज्ञानासंज्ञायतनको अवगुण जानी त्यसलाई बहुल हेर्ने गरेको भए, संज्ञावेदयितनिरोधको गुण हेरी त्यसलाई सेवनगरेको भए, संज्ञावेदयित निरोधमा ‘शान्तिछ’ भनी त्यसमा मेरो चित्त जानेथियो,....’

“आनन्द ! त्यसपछि मैले नैवसंज्ञानासंज्ञायतनको अवगुण हेरी त्यसमा बहुलतर चित्त लगाएँ, संज्ञावेदयित निरोधको गुण हेरी त्यसलाई सेवनगरें । अनि संज्ञावेदयित निरोधमा ‘शान्तिछ’ भनी त्यसमा मेरो चित्त जानथाल्यो,....। त्यसपछि सर्वतो नैवसंज्ञानासंज्ञायतनलाई समति-क्रमगरी संज्ञावेदयित निरोध ( समाप्ति ) प्राप्तगरी बसें । प्रजाद्वारा हेरेर मेरो आत्मवहरू पनि परिक्षोण भएर गयो ।

“आनन्द ! जबसम्म यी (उपरोक्त) नौ अनुपूर्व विहारी समापत्ति हरूलाई अनुलोभ प्रतिलोभ गरी समाधिष्ठ मएर उठन सकेको थिइन, तबसम्म मैले — देव, मार, ब्रह्मलोकमा ; श्रमण-ग्राहण, प्रजा र देवसहित मनुष्यहरूलाई, — ‘अनुत्तर सम्यक् सम्बुद्धत्व अभिसम्बोध गरिसके’ भनी ज्ञापनगरेको थिइन । आनन्द ! जब यी नौ अनुपूर्वविहारी समापत्तिहरू यसप्रकार अनुलोभ प्रतिलोभमगरी समाधिष्ठ मएर उठन पनि जाने, तबमात्र मैले— देव, मार... र देवसहित मनुष्यहरूलाई—‘अनुत्तर सम्यक् सम्बुद्धत्व अभिसम्बोध गरिसके’ भनी ज्ञापनगरे । यस्तो ज्ञानदर्शन पनि मलाई उत्पन्न भयो—‘मेरो चित्त विमुक्तछ’ अकोष्य ( अपरिवर्त्य ) छ, यहीनै ( मेरो ) अन्तिम जन्महो, अब उप्रान्त पुनर्भव पनि छैन’ ।”

x

x

x

Dhamma.Digital

### ३—भल्लुक प्रत्रज्या

[एकदिन भगवान् बुद्ध बुद्धगथाबाट वाराणशीस्थित ऋषिपतन मृगदाबनमा पञ्चभद्रवर्गीय भिक्षुहरूलाई धर्मचक्र सूत्र उपदेश गरिसके पछि क्रमशः राजगृह नगरमा गई त्यहाँ बस्तु भएको थियो ।

त्यस बखतमा त्यहाँ तपुस्स र भल्लुक गृहपतिहरू भगवान्कहाँ आएकाथिए र भगवान्को उपदेश सुनिसकेपछि जेठो भाइ तपुस्स गृहपति खोतापन्न भए र कान्छोभाइ भल्लुक गृहपति भिक्षुसङ्घमा प्रब्रजितभई बडभिज्ज लाभी अरहत् भए । एकदिन मार देवपुत्रले आयुष्मान् भल्लुक-

लाई उराउन खोजेको थियो जुन बखत आयुषमान् भल्लुकले आफुमा  
कुनै पनि भय नभएको कुरा भन्नु हुँदै मूल पाति थेरगाथामा उल्लेख  
भएको गाथा भन्नु भयो । ]

**मूलपालि :—**

“यो पानुदी मच्चुराजस्स सेनं,  
नलसेतुं व सुदुर्बलं महोघो ।  
विजितावी अपेत भेर्वोहि,  
दन्तो सो परिनिव्वुतो ठिवत्तो ति ॥”

**अर्थ :—**

“हे मारदेव ! मृत्युराजको सेनालाई मैले मर्दनगरिसकेकोछु,  
कमजोर पुल ढूलो बाढीमा जसरी अड्न सकतैन त्यसरीनै तिन्हो  
मारसेनाईलाई विजयगरी, भयबाट पनि मुक्तभई सकेकोछु र शान्त-  
दान्तभई परिनिर्वाणमा प्रतिष्ठित भएकोछु ।”

X

X

X

१. थे. गा. अ. क. पृ. ४८

२. थे. गा. पृ. २३५ : भल्लियथेरगाथा ।

३. यी आठ कारणलाई मार-सेना भनिन्थ्यन् :—

(१) काम, (२) रति, (३) क्षुधापिपासा, (४) तृष्णा, (५) शारीरिक  
तथा मानसिक आलस्यपन, (६) भय-त्रास, (७) शंका सन्देह र  
(८) मान-मक्ष सुत्त. नि. पघानसुत्त ।

मूल सूत्र :—

### ४—छ गुणमा प्रतिष्ठित

श्रावस्तीमा ।

“हे भिक्षुहरू ! तपुस्स गृहपति तथागतमा निष्ठाराखी अमृत-दर्शी तथा अमृत साक्षात्कारगरी छ गुण-धर्महरूमा प्रतिष्ठित छन् । कुन छ भने ? —

‘(१) बुद्धप्रति अटल श्रद्धा, (२) धर्मप्रति अटल श्रद्धा, (३) सङ्घप्रति अटल श्रद्धा, (४) आर्य-शील, (५) आर्य-प्रज्ञा तथा (६) आर्य-विमुक्ति ।’

“यीनै छ गुण-धर्ममा प्रतिष्ठितमई तपुस्स गृहपति तथागतमा निष्ठाराखी, अमृतदर्शी तथा अमृत साक्षात्कारगरी बसेकाछन् ।”

X

X

X

### ५—अग्रस्थान घोषणा

[ एक समय श्रावस्तीस्थित जेतवन विहारमा भेला भएका भिक्षुहरू तथा उपासकहरूको अगाडि विभिन्न उपासकहरूको विशेषताबाटे चर्चा हुँदा बुद्धको शरणजाने-उपासकहरूमध्ये सबभन्दा पहिले शरणजाने तपुस्स र भलुक उपासकहरू हुन् भन्नु हुँदै भगवान्ले निम्न कुरा भन्नु भयो । ]

१. अं. नि.-६. पृ. १४८ : तपुस्समुत्त ।

**मूल सूत्र :—**

“एतदग्मं, भिक्खवे ! मम सावकानं उपासकानं पठम्ः  
सरणं गच्छन्तानं यदिदं तपुस्स भङ्गिका वाणिजाति॑ ॥

**अर्थ :—**

“हे भिक्षुहरू ! मेरा श्रावक उपासकहरूमध्ये प्रथम शरण जाने-  
हरूमा तपुस्स र भल्लुक दुइ व्यापारी अग्रगण्य हुन् ।”




---

१. अं. नि-१. पृ. २६ : एतदग्मवग्गो ।

## २. अनाथपिण्डक गृहपति

### परिचय

बुद्धधर्ममा अनाथपिण्डक गृहपतिको ठूलो स्थानछ । यिनले बुद्धधर्मको लागि जे जति परित्यागगरे त्यो अवर्णनीयछ । सारा त्रिपिटक ग्रन्थहरूमा—जुनसुकै सूत्रमा पनि—यिनले बनाएको जेतवन विहारकै नाउं धेरेजसो आउँदछ ।

२० एकड जति भूमिभागमा विभिन्नप्रकारका घरहरू निर्माणका लागि र निर्माणकार्य सिद्धिएपछि तीन महीनासम्म महोत्सव कार्यका लागि समेत गरी जम्मा ५४ करोड धन खर्च गरे । अतः बौद्ध-साहित्यमा अनाथपिण्डक गृहपतिको नाउं अति सुविख्यातछ र अनाथपिण्डक गृहपति सबै दाताहरूमध्येमा अग्रगण्य छन् ।

यिनी श्रावस्ती नगरका एक ठूलो धनी व्यापारी कुलमा जन्मेका थिए । यिनका बाबुको नाउं सुमन सेठ<sup>१</sup> थियो । यिनको विवाह राजगृह नगरवासी त्यस्तै ठूलो धनाद्य व्यापारी 'राजगृह सेठ' को बहिनी पुण्यलक्ष्मणा भन्ने कुमारीसँग र 'राजगृह सेठ' को विवाह अनाथपिण्डक महाजनकी बहिनीसँग भएको थियो<sup>२</sup> ।

१. अ. नि. अ. क. पृ. २०८ ।

२. सं. नि. अ. पृ. २४० ।

अनाथपिण्डिक महाजनका 'काल' भन्ने एक छोरा,<sup>१</sup> 'महासुभद्रा',<sup>२</sup> 'चूलसुभद्रा'<sup>३</sup> र 'सुमना'<sup>४</sup> भन्ने तीन छोरीहरू थिए। विशाखा उपासिकाकी कान्छी बहिनी अर्थात् धनञ्जानी सेठकी कान्छी छोरी 'सुजाता' भन्ने कुमारीसेंग आफ्नो छोरा काललाई विवाह गरिदिएका थिए। यी (बुहारी) नोकरहरूप्रति कर्कश ब्यवहार गर्दथिन् र एकदिन भगवान्‌ले यिनलाई उपदेश पनि दिनु भएको थियो<sup>५</sup>। महासुभद्रा र चूलसुभद्रा यथासमयमै विवाहितभई परकुल गइन्। यिनीहरू दुब्ले स्त्रोतापञ्च-फल प्राप्त गरेका थिए। सुमना कुमारीले सङ्कुदामामी फल प्राप्तगरेकी थिइन् र कुमारी अवस्थामानं परलोक भइन्। अनाथपिण्डिकका पुत्र कालले पनि स्त्रोतापञ्चकै फल प्राप्त-गरेका थिए।

अनाथपिण्डिक महाजनका एक 'पूर्णा' भन्ने दासी थिई। एकदिन भगवान् जेतवन विहारबाट चारिकागर्न निस्कन लाग्नुहुँदा अनाथपिण्डिक महाजनले भगवान्‌लाई रेक्न नसकी अँध्यारो मुख पारी बसेको देखेर पूर्णा दासीले पञ्चशील पालनगर्ने कबुलगरी भगवान्‌लाई रोकनमा सफल भएकी थिई। यो घटनालाई ध्यानमा राखी अनाथपिण्डिक महाजनले आफ्नो दासी पूर्णलाई दासत्वबाट मुक्तगरी पुत्री-स्थानमा राखेकाथिए<sup>६</sup>।

१. धर्म. अ. पृ. ४२८। २. धर्म. अ. पृ. ७६।

३. धर्म. अ. पृ. ५५०। ४. धर्म. अ. पृ. ७६।

५. अ. नि-७. पृ. २२३ : भरियासुत्तं।

६. अ. नि. अ. क. पृ. ७१६।

अनाथपिण्डक महाजनको बालकपन देखिको कालकण्ठि भन्ने एक साथी थियो । पछि उ गरीब भएर आफुकहाँ आउंदा उसलाई अनाथपिण्डक साहुले आफ्त घरमा राखी सबैप्रकारका सुखभोग विएकाथिए<sup>१</sup> ।

राजगृह-सेठ र अनाथपिण्डक महाजनको खूब राम्रो सम्बन्ध थियो । यिनीहरु अन्योन्य व्यापारको निमित्त एक अकाको देशमा आइपुरादा एक योजनसम्म टाढा गई बाटोहेन जाए ।

एकदिन अनाथपिण्डक महाजन ५०० गडामा मालसामग्री लिई राजगृह नगरतिर गए । राजगृह सेठलाई आफु आइरहेको खबर सधैङ्गे पठाए । किन्तु उनी पहिलेको जस्तो बाटोहेन आएनन्<sup>२</sup> । घरमा पुरादा क्षेमकुशल कुरा बाहेक अरु कुरा पनि गरेनन् । बडो व्यस्तमाई नोकरचाकरहरूलाई काम अहाउंदै थिए । पछि बुद्धलाई निम्तो गरेको कुरा थाहापाई अनाथपिण्डक महाजनले पनि निम्तो गरे । जुन कुरा तलको सूत्रबाट स्पष्ट हुनेछ ।

अनाथपिण्डक महाजनले बुद्धको प्रथमबार दर्शन भेट राजगृह नगरमा गरेका थिए र बुद्धलाई श्रावस्ती नगरमा पाल्नुहुन निम्तो पनि दिएका थिए । साथै बुद्धका प्रथम उपदेश सुनी उनले स्रोतापञ्च-फल पनि प्राप्तगरेका थिए । राजगृहबाट फर्केर जाँदा ४५ योजन हिडनुपर्ने

१. जा. भा. १. पृ. २६८ : कालकण्ठिजातक ।

२. सं. नि. अ. क. पृ. २४० ।

बाटामा, एक एक योजनमा<sup>१</sup> त्यहाँका मानिसहरूलाई भनी आफुले पनि खर्च विई विहार बनाउन लगाएका थिए<sup>२</sup> । अनाथपिण्डिक महाजनका कुरालाई त्यस ठाउँका जनताले खूब मान्दथे र उनको कुरालाई ठूलो सम्मानकासाथ सुन्दथे ।

माथि उल्लेख भएर अनाथपिण्डिक भ्राजनले ५४ करोड धन खर्चगरी जेतवन विहार—भगवान्‌को उपदेश मुताबिक—मिक्षुसङ्घप्रति अपित गरेर आफ्नो धरमा पनि दिनका दिन शयकडौं मिक्षुहरूका लागि आसन, भोजन, गिलानप्रत्यय भैषज्य परिष्कार तयारगरिराखेका हुन्थे । उनको धरमा कहीले पनि मिक्षुहरू खालि हुन्थे<sup>३</sup> । उनी दिनको तीन पटकसम्म पनि विहारमागई बुद्धप्रसुख मिक्षुहरूको उपस्थान गर्यै<sup>४</sup> । विहारमा जाँदा कहीले पनि खालिहात जान्थे । खानेकुरा बा पूजाका सामग्री नभएको बेलामा बालुवा भएपनि आँगनमा छर्न लैजान्थे<sup>५</sup> ।

२४ वर्षसम्मको सतसंगतकालमा<sup>६</sup> अनाथपिण्डिक गृहपतिले कहीले पनि भगवान्‌संग कुनै प्रश्न गरेको कतैबाट पनि ज्ञात हुँदैन । हो, एकचोटि मात्र उनले भगवान्‌संग दान-पात्रबारे प्रश्न सोधेकां कुरा तलको ‘कति दान-पात्र छन्?’ भन्ने सूत्रले पुष्ट्याइ गर्दछ । अन्य

१. १ योजनको ४ कोस ।

२. सं. नि. अ. क. I पृ. २४३ ।

३. अं. नि. अ. क. पृ. २०८ ।

४. म. नि. अ. क-IV पृ. २०५ ।

५. म. नि. अ. क-IV पृ. २०४ ।

भिक्षुहरूसंग सोधेता पनि दानसम्बन्धी कुरा मात्र सोष्टये र भिक्षुहरूले पनि उनलाई धेरैजसो दानके विषयमा कुरा सुनाउंदथे ।

अनाथपिण्डिकको जीवन अध्ययनगर्दा यो स्पष्ट हुन्छ कि उनी कुनै पनि कारणले भगवान्लाई तकलिफ दिन चाहन्नथे । यतिसम्म भगवान्प्रति उनको श्रद्धा, भक्ति तथा स्नेह देखिन्छ कि यदि उनले भगवान्संग केही प्रश्न सोधेको खण्डमा, उनलाई उत्तरदिदा भगवान्लाई तकलिफ हुनेछ । यस्तो विचारगरी कहील्यं कुनै कारणबाट पनि भगवान्लाई तकलिफ दिन चाहन्नथे । इत्यादि कारणले गर्दा जहिले पनि भगवान् स्वयंलेनै उनलाई केहीन केही उपदेश सुनाउनु हुन्थ्यो । भगवान्लाई तकलिफ दिन चाहन्नथे भन्ने कुराको पुष्ट्याई अनाथपिण्डिक बिरामी हुँदा भगवान्लाई बोलाउन नपठाई अरु भिक्षुहरूलाई बोलाउन पठाएबाट पनि प्रष्ट हुन्छ भन्ने कुरा तल लेखिएका सूत्रहरूले संकेत गरेकाछन् ।

X

X

X

अनाथपिण्डिक महाजन व्यापारगर्नमा मात्र दक्ष थिएनन् बल्कि उनी धर्म-छलफल र धर्म बुझनमा पनि दक्ष थिए । एकदिन उनले अन्य-तैर्थीय परिवाजकहरूसंग गरेको तर्क-वितर्कबाट उनको धर्मज्ञान तथा तर्क-दक्षताबारे तल लेखिएको ‘परिवाजकाराममा’ भन्ने सूत्रबाट स्पष्ट हुनेछ ।

अनाथपिण्डिकलाई ‘अनाथपिण्डिक’ भन्ने व्यवहारिक नामबाट उनको चरित्र फ्लिकन्छ । उनी अनाथ, गरीबकुरुवाहरूलाई भात (पिण्ड)

खूब दिन्ये । त्यसेले अनाथहरूलाई भात (पिण्ड) दिने साहु भन्ने अर्थले 'अनाथपिण्डक' भन्ने नामले सुप्रसिद्ध भएका हुन् । उनको खास नाम चाहिं 'सुदत्त' हो । उनी राजगृहको शीतलबनमा पहिलोबाट बुद्धकहाँ नाँदा—“यदि 'बुद्ध' 'बुद्धहुन्' भने मलाई मेरो व्यवहारिक नामले नपुकारी आमाबाबुले दिएको 'सुदत्त' नामले पुकार्नेछन्” भनी मनमा चिताए बमोजि भगवान् बुद्धले उनलाई—‘हे सुदत्त ! यताआऊ !’ भनी भन्नुभएबाट अनाथपिण्डक गृहपतिको मनमा ठूलो प्रीति उत्पन्न भएको थियो । यो कुरा तलको सूत्रबाट थाहा हुनेछ । उनी दिने कार्यमा सधैं अधिबढेको र दिनेकार्यमा कहीले पनि पछि नहटेको देखिन्छ । जस्तोसुकै विपत्ति आइपरेको बेलामा पनि दिनेकार्यबाट विमुख भएका देखिन्नन् । यस कुराको पुष्ट्याई तल लेखिएको 'दान भन्दा ध्यान महत्फल छ' भन्ने सूत्रबाट स्पष्ट हुन्छ । अरु भिन्न भिन्न समयमा भिन्न भिन्न प्रकारले बुद्ध भगवान्‌ले दिनुभएका उपदेशहरूका संकलनहरू तल लेखिएका सूत्रहरूबाट अवबोध हुनेछ । अनाथपिण्डक महाजनको देहावशान भगवान् तथा आयुष्मान् सारिपुत्र महास्थविरहरू परिनिर्वाण हुन अगाडिनै भएकां हो ।

x

x

x

**मूल पालि :—**

### १—भगवान्‌सँग पहिलो मेट

त्यस बहुत अनाथपिण्डक गृहपति राजगृहवासी सेठकी

बहिनीको पति भएका थिए<sup>१</sup> । अनि अनाथपिण्डिक गृहपति केहो कामले राजगृह गए ।

त्यस बखत राजगृहवासी सेठले भगवान् सहित भिक्षुसङ्खलाई भोलिको लागि निम्तो गरेका थिए । त्यसेले उनले आफ्ना दाश, कर्मचारीहरूलाई भने कि — “हे भणे ! हैत, समयमै उठी यागु, भात र सूप तथा तरकारीहरू पनि तयार गर !”

त्यहाँ अनाथपिण्डिक गृहपतिको मनमा यस्तो लाग्यो—“अघि अघि म यहाँ आइपुगदा यी गृहपति ( जेठान ) सबै काम छाडी पहिले मसेंग सम्मोदनीय कुराकानी गर्थे । किन्तु अहिले भने यी खुब व्यस्त भई दाश, कर्मचारीहरूलाई — “हैत, समयमै उठी यागु, भात, सूप तथा तरकारीहरू पनि तयार गर !” भनी सन्देशन्, “यी गृहपतिको भोलि के रहेछ ? आवाह छ कि, विवाहछ<sup>२</sup> कि, महायज्ञछ कि अथवा भोलिको निम्ति यिनले मगध राजा सेनीय बिभ्विसार सहित सेनालाई निम्तो गरेकाछन् कि !” भन्ने विचारगरे ।

अनि राजगृहवासी सेठ दाश, कर्मचारीहरूलाई अन्हाउनु पर्ने काम आन्हाइसके पछि अनाथपिण्डिक गृहपतिकहाँ गई सम्मोदनीय कुरा

१. चुल्ल.व.पृ. २४९: अनाथपिण्डिककथा र सं. नि. I पृ. २१२: सुदत्तसुत्तं ।

२. कन्या त्याउनेलाई ‘आवाह’ र कन्या दिनेलाई ‘विवाह’ अनिन्द्य ।

कानी गरी एक छेउमा बसे । त्यस पछि राजगृहवासी सेठसंग अनाथ-पिण्डिक गृहपतिले सोधे:—“भो गृहपति ! अघि अघि म यहाँ आइपुग्वा तपाइ सबै काम छाडी पहिले मसंग कुरा गर्नु हुन्द्यो, किन्तु अहिले ( आज ) तपाइ खूब व्यस्त भई वाश कर्मचारीहरूलाई ‘हैत, समयमै उठी याए आदि पकाऊ !’ भनी भन्दै हुनुहुन्द्यो । के भोलि तपाइकहाँ आवाह-विवाह छ कि, महायज्ञ छ कि अथवा मगध राजा सेनीय बिम्बसार सहित सेनालाई निम्तो गर्नु भएको छ कि, क्याहो ?”

“भो गृहपति ! ( जुवाई ) मकहाँ न त आवाह-विवाह नै छ, न त मगध राजा सेनीय बिम्बसार सहित सेनालाई नै निम्त्याएको छु, किन्तु महायज्ञ-कार्य सम्पन्न गर्नु पर्ने छ-त्यो हो—भोलिको निम्ति मैले बुद्ध प्रमुख भिक्षुसङ्घलाई निम्त्याएको छु ।”

“भो गृहपति ! के तपाइ ‘बुद्ध’ भन्नु हुन्दू ?”

“हो, म ‘बुद्ध’ भन्दछु ।”

“भो गृहपति ! के तपाइ ‘बुद्ध’ भन्नु हुन्दू ?”

“हो, म ‘बुद्ध’ भन्दछु ।”

“भो गृहपति ! के तपाइ साँच्चैनै ‘बुद्ध’ भन्नु हुन्दू ?”

“हो, म साँच्चैनै ‘बुद्ध’ भन्दछु ।”

यति कुरा सुनेर अनाथपिण्डिक गृहपति यसो भन्दछन् :—

“भो गृहपति ! ‘बुद्ध, बुद्ध’ भन्ने शब्दसम्म पनि यो लोकमा सुन्न दुर्लभ छ । के अहिले भगवान् अरहत् सम्यक् सम्बुद्धको दर्शन गर्न सकिएला ?”

“भो गृहपति ! अहिले वहाँ भगवान् अरहत् सम्यक् सम्बुद्धको दर्शन गर्ने समय छैन, अबेर भइसक्यो । भोलि तपाइ समयमै वहाँ भगवान् अरहत् सम्यक् सम्बुद्धको दर्शन गर्न जानुहोस् ！”

अनि अनाथपिण्डक गृहपति “भोलि चाँडेनै भगवान् अरहत् सम्यक् सम्बुद्धको दर्शन गर्न जानेछु” भनी बुद्धको अनुस्मरण गर्दै सुते । “प्रभात भयो” भन्दै रातको तीव्रपटकसम्म उठे । त्यस पछि अनाथपिण्डक गृहपति जहाँ ( राजगृहको ) शिव-द्वार ( नगर द्वार ) थियो त्यहाँ गए । अमनुष्य ( देव आदि ) ले द्वार खोलिदिए । नगरद्वारको बाहिर पुग्नासाथ आलोक ( उज्यालोपन ) लोप भई अन्धकार भयो । त्यस बखतमा अनाथपिण्डक गृहपतिको मन लोमहर्षित ( जिरङ्ग ) भयो । त्यहींबाटे फक्कने विचार गरे । त्यस बखत शिवक यक्षले अन्तर-छनी गरी यस्तो सुनाए :—

१—“सतं हत्थी सतं अस्सा सतं अस्सतरी रथा ।

सतं कद्यासहस्सानि आमुकमणिकुण्डला ।

एकस्स पद वीतिहारस्स कलं नाग्घति सोलसि ॥

२—“अभिककम गहपति, अभिककम गहपति ।

अभिककन्तं ते सेय्यो नो पटिककन्तंति ॥”

अर्थ :—

१-२—“शय हाती, शय घोडा, शय खच्चरनीको रथ र मणि-कुण्डल लगाएका शत सहश्र कन्याहरू, ( तिम्रो ) एक पाइलाको सोहृ

भागमध्ये एक भाग पनि सूल्य छैन । त्यसैले, गृहपति ! ( तिसी )  
अगाडिने बढेर जाऊ ! अगाडिनै बढेर जाऊ !! ”

यस पछि अन्धकार लोपभई आलोक प्रादुर्भाव भयो । अनि  
डरले जिरीझीएका अनाथपिण्डिक गृहपतिको मनबाट डर हट्यो ।

दोश्रो पटक पनि आलोक अन्तरधान भयो अन्धकार उत्पन्न भयो  
र अनाथपिण्डिक गृहपति जिरीझीई डराउन थाले । दोश्रो पटक पनि  
शिवक यक्षले अधिकं जस्तै कुराको आवाज सुनाए । यस पछि अन्धकार  
लोप भयो, आलोक प्रादुर्भाव भयो । डरले जिरीझीएका अनाथपिण्डिक  
गृहपतिको मनमा जुन डर थियो सो पनि दूर भयो ।

तेश्रो पटक पनि आलोक अन्तरधान भयो, अन्धकार उत्पन्न  
भयो र अनाथपिण्डिक गृहपति जिरीझी भई डराउन थाले । तेश्रो पटक  
पनि शिवक-यक्षले अधि भनेको जस्तै कुराको आवाज सुनाए । यस  
पछि पुनः अन्धकार लोप भयो, आलोक प्रादुर्भाव भयो । अनि डरले  
जिरीझीएका अनाथपिण्डिक गृहपतिको मनबाट डर हटेर नै गयो । त्यस  
पछि अनाथपिण्डिक गृहपति जहाँ शीत-बन थियो त्यहाँ गए ।


त्यस बख्तमा भगवान् रातको प्रत्यूष सप्तयमा उठी, खुला  
ठाउंमा चंकमण ( ठहलनु ) गरी रहनु भएको थियो । अनाथपिण्डिक  
गृहपति आइरहेको टाढैबाट देखी, भगवान् बुद्ध चंकमण-स्थलबाट  
ओल्हीं बिच्छिघाइ राखेको आसनमा बस्नु भयो । त्यस पछि भगवान्ले  
अनाथपिण्डिक गृहपतिलाई यसो भन्नु भयो—“हे सुवत्त ! ( यता )  
आऊ ! ”

अनाथपिण्डिक गृहपति, 'भगवान्‌ले मलाई मेरो नाम लिई बोला-  
उंदं हुनुहुन्छ' भन्दे बडो खुशी भई, हर्षले गद् गद् भई जहाँ भगवान्  
हुनुहुन्यो तथहाँ गई, भगवान्‌को चरण-कमलमा शोरले ढोगी उन्हेले  
भगवान्‌सँग "भन्ते ! भगवान् सुखपूर्वक निदाउनु भयो होला ?" भनी सोधे ।

भगवान्‌ले उत्तर दिनु भयो :—

- १ — “सब्बदा वे सुखं सेति ब्राह्मणो परिनिष्पुतो ।  
यो नलिम्पति कामेसु सीतिभूतो निरूपधि ॥
- २ — “सब्बा आसत्तियो छेत्वा विनेय्य हृदये दरं ।  
उपसन्तो सुखं सेति सन्ति पप्युय्य चेतसा ति ॥”

आर्य :—

Dhamma.Digital

१—"जो निर्बाण प्राप्त ब्राह्मण ( पाप नभएको ), जो काम वासनामा लिप्त छैन र ह्रेष रहित, शीतल भई बसदछ, उ सदैव आराम-पूर्वक निदाउन्छ ।

२—"चित्तमा परम शान्ति प्राप्तगरी जसले हृदयको दुःखलाई हटाई सबै आसक्तलाई छेदनगरी सकेको छ, उ नै उपशान्त भई आराम-पूर्वक निदाउन्छ ।"

यस पछि अनाथपिण्डिक गृहपतिलाई आनुपूर्विकथा भन्नुहुँदै

१. यहाँसम्मको कुरा सं. नि. I पृ. २१२: सुदत्तसुत्तमा पनि समुलेख भएको छ ।

भगवान्‌ले — दान-कथा, शील-कथा, स्वर्ग-कथा, कामविषयको अवगुण, तुच्छता, संक्लिष्टता तथा नैष्ठकम्यताको आनिसंस ( गुण ) प्रकाश गर्नु भयो । जब अनाथपिण्डिक गृहपतिको चित्त उपयुक्तछ, मृदुछ, नीवरण रहितछ, हर्षित तथा प्रसन्नछ भनी भगवान्‌ले थाहा पाउनु भयो अनि वहाले जुन स्वयं प्राप्तगर्नु भएको धर्महो त्यही धर्म प्रकाश गर्नु भयो— “यो दुःखहो, यो दुःखको समुदयहो, यो दुःखको निरोध ( निर्वाण ) हो र यो दुःख निरोधको मार्गहो ।” जस्तै सुकिलो वस्त्रमा रङ्गले राम्ररी समात्त्व त्यस्तंगरी अनाथपिण्डिक गृहपतिलाई सोही आसनमै विरज, बीतमल, धर्मचक्षु प्राप्त भयो र “जे जति समुदय धर्मका हुन् तो जम्मै निरोध धर्म हुन्” भन्ने ज्ञान पनि भयो । त्यसपछि अनाथपिण्डिक गृहपतिले — दृष्टधर्म, प्राप्तधर्म, विदितधर्म र धर्मको गहिरोपनलाई बुझि-सके पछि—निःश्रित तथा वैशारद्य भई धर्मकोबारे कसैको सहायता नचाहिने भइसकेपछि — भगवान्सँग यसरी प्रार्थना गरे : —

“धन्य, भन्ते ! धन्य, भन्ते !! जस्तो घोप्टेकोलाई उत्तानो पारिदिदा, अन्धकारमा तेलको बत्ती राखिर्दिदा — आँखा हुनेहरूले रूप देखे कें—तपाइ भगवान्‌ले अनेक प्रकारबाट धर्म प्रकाश पारिदिनु भयो । भन्ते ! अब म तपाइको शरणमा पर्दछु, धर्म र मिक्षुसङ्घको पनि । आजदेखि मलाई आजीवनसम्म शरणमा आएको उपासक हो भनी स्वीकार गर्नु-होस् । भोलिको निम्ति मिक्षुसङ्घ सहित तपाइले मेरो निम्तो पनि स्वीकार गर्नुहोस् ।”

भगवान्‌ले तूष्णिभावद्वारा निम्तो स्वीकार गर्नु भयो ।

अनाथपिण्डक गृहपति भगवान्‌ले निम्तो स्वीकार गर्नु भएको कुरा बुझी आसनबाट उठी भगवान्‌लाई अभिवादन र प्रदक्षिणा गरी फर्केर गए ।

राजगृहवासी सेठले “अनाथपिण्डक गृहपतिले बुद्ध प्रमुख भिक्षु-सङ्घलाई भोलिको निम्ति निम्तो गरे” भन्ने खबर सुनी अनाथपिण्डक गृहपतिलाई यसो भने :—

“भो गृहपति ! तपाइले भोलिको निम्ति बुद्ध प्रमुख भिक्षुसङ्घ-लाई निम्त्याउनु भएकोछ । तपाइ यहाँ आगन्तुक हुनुहुन्छ । म तपाइलाई कामकाज गर्ने मानिसहरू विनेछु जसले बुद्ध प्रमुख भिक्षुसङ्घको लागि भोजन समेत तयारपारि दिनेछन् ।”

“भो गृहपति ! भयो ठीकछ; भोजन तयारगर्नको निम्ति मसँग मानिसहरू छन्” भनी अनाथपिण्डक गृहपतिले जवाफ दिए ।

मगध राजा सेनीय विम्बिसारले पनि “अनाथपिण्डक गृहपति ले बुद्ध प्रमुख भिक्षुसङ्घलाई भोलिको निम्ति निम्तो गरे” भन्ने खबर सुनी अनाथपिण्डक गृहपतिलाई भने :—

“हे गृहपति ! तिमीले भोलिको निम्ति भगवान् प्रमुख भिक्षु-सङ्घलाई निम्तो दिएकाछौं । तिमी यहाँ आगन्तुक ह्वौं । बुद्ध प्रमुख भिक्षुसङ्घको लागि भोजन तयार पार्नको निम्ति म तिमीलाई मानिस दिनेछु ।”

अनाथपिण्डक :—“भो देव ! मझहाल्यो, बुद्ध प्रमुख भिक्षु-  
सङ्घको लागि भोजन तयारपार्ने मानिसहरू मसंगे छन् ।”

अनाथपिण्डक गृहपतिले त्यस रात बित्तिसके पछि राजगृहवासी  
सेठको घरमा प्रणीत खाद्य भोज्य तयारपार्न लगाई भगवान्तर्लाई समयको  
सूचना पनि दिन पठाए—“मन्ते ! समय भयो, भोजन तयारछ ।”

भगवान् पूर्वाण्ह समय चीवर पहिरी पात्र-चीवर ग्रहणगरी  
जहाँ राजगृहवासी सेठको घरहो त्यहाँ जानु भई भिक्षुसङ्घ सहित  
बिच्छथाइ राखेको आसनमा बस्नु भयो । अनाथपिण्डक गृहपतिले पनि  
बुद्ध प्रमुख भिक्षुसङ्घलाई प्रणीत खाद्य भोज्य आफ्ने हातले सन्तर्पित गरी  
भोजनद्वारा तृप्तगराए । त्यस पछि भगवान्ले पात्र एक छेउमा राखि-  
सक्नु भएपछि अनाथपिण्डक एक छेउमा बसी भगवान्संग यस्तो प्रार्थना  
गर्न लागे :—

“मन्ते ! भिक्षुसङ्घ सहित श्रावस्तीमा वर्षावास गर्नुहुन मेरो  
निम्तो स्वीकार गर्नुहोस् ।”

“हे गृहपति ! तथागत शून्यागारमा अभिरमण गर्छ ।”

“भगवान् ! मैले कुरा बुझौ, सुगत ! कुरा बुझौ ।”

यसपछि भगवान्ले अनाथपिण्डक गृहपतिलाई धार्मिक कथाद्वारा  
सन्दर्भित, सन्प्रतिष्ठित, समृत्साहित तथा सम्प्रहर्षित गराई आसनबाट उठी  
फर्कनु भयो ।

त्यस बखत अनाथपिण्डक गृहपतिका कुराहरु राम्ररो सुन्ने धेरे साथी तथा मित्रहरु थिए । आफ्नो काम सकिए पछि अनाथपिण्डक गृहपति राजगृहबाट श्रावस्ती फर्केंर गए । बाटंका छेउमा घरहुने मानिसहरुलाई अनाथपिण्डक गृहपतिले यसो भने :—

“हे आर्यहरु ! लोकमा बुद्ध उत्पन्न भइसक्नु भएको छ । मैले वहाँलाई निम्तो गरी आएको छु । वहाँ यही बाटो भएर पाल्नु हुनेछ । अतः तिमीहरुले आरामहरु बनाऊ ! विहारहरु बनाऊ ! दान-वस्तुहरु तयार गर !”

ती मानिसहरुले पनि अनाथपिण्डक गृहपतिको कुरा सुनी आराम र विहारहरु बनाए, दान-वस्तुहरु पनि तयार गरे ।

श्रावस्ती नगरमा पुगिसकेपछि अनाथपिण्डक गृहपतिले श्रावस्तीको चारैतिर ठाउं हेरी विचार गरे :— “भगवान्‌लाई कता बसाउनु उचित हुनेछ ? त्यस्तो ठाउं उचित हुनेछ जुन ठाउं गाउँबाट धेरे टाढा पनि न होस्, न धेरे नगिच नै; यातायातको मुविधा पनि होस्, इच्छुकहरुलाई आउन सजिलो पनि होस्; दिनमा अल्प-भीड र रातमा अल्प-शब्द र अल्प-घोष होस्; मनुष्यहरुको वायुमण्डलबाट दूर होस्, रहस्यमय काम गर्ने मनुष्यहरुलाई पाएक पर्ने जस्तो निर्जन स्थानहोस् र जुन ठाउंमा बास गर्दा ध्यानगर्न समेत उपयुक्त हुनसकोस् ।”

यसै बखत अनाथपिण्डक गृहपतिले जेत कुमारको त्यस्तै उद्यान बेले जो उपरोक्त गुणले युक्तिथियो । अनि उनले जेत कुमारकहाँ शाई भने :—

“भो आर्यपुत्र ! मलाई तपाइंको उद्यान आराम बनाउनको निन्ति दिनुहोस् ।”

“हे गृहपति ! यो उद्यान अदेय छ, कोटी रूपैयाँ बिच्छथाइ विएता पनि दिन सकिन्न ।”

“भो आर्यपुत्र ! मैले उद्यान लिईसकें ।”

“हे गृहपति ! लिएको छन् ।”

“लियो कि लिएन” भनी व्यवहारिक-महामात्य (न्यायाधीश) संग सोधे । महामात्यले भने :—

“भो आर्यपुत्र ! तपाइले मोल भन्नु भएको हुँदा उद्यान लिएको ठहरिन्न ।”

अनि अनाथपिण्डिक गृहपतिले गाडामा हिरण्य ल्याई जेतवनमा कोटी हिरण्य<sup>१</sup> बिच्छाइ दिए । पहिलो पटक ल्याएको हिरण्य जेतवनमा बिच्छथाउँदा एक कोठाको ठाउं जत्रै ठाउँलाई पुगेन र अनाथपिण्डिक गृहपतिले मानिसहरूलाई —“हे भणे ! जाऊ ! हिरण्य ल्याऊ ! यो ठाउंमा बिच्छथाइ दिनेछु ।”

त्यस बछत जेत कुमारको मनमा यस्तो लाग्यो :—

“यी गृहपतिले यत्तिका हिरण्य परित्याग गरिसके भने यो काम मासुलि होओइन होला ।”

१. जेतवनमा बिच्छथाउन १८ कोटि हिरण्य (सुखर्णमय रूपैयाँ), लागेको यियो भनी अ. क. मा उल्लेख छ—पृ. १०१

यति मनमा सोच्ची जेत कुमारले अनाथपिण्डक गृहपतिलाई  
भने :—

“हे गृहपति ! भइहात्यो, त्यो ठाउँमा विच्छिन्नाउन नलगाए  
पनि हुन्छ । त्यो ठाउँ मलाई देउ, मेरो दान हुनेछ ।”

अनि अनाथपिण्डक गृहपतिले “यी राजकुमार नामीक्ष्मन्  
सबैले यिनलाई चिन्दछन्; यस्ता नामी आनुभाव सम्पन्न व्यक्ति  
यस धर्ममा प्रसन्न हुनु राम्र हो” भनी विचार गरी त्यो ठाउँ जेत  
कुमारलाई नै दिए । जेत कुमारले त्यस ठाउँमा कोठाँ बनाइ दिए ।

अनाथपिण्डक गृहपतिले पनि जेतवनमा विहारहरू<sup>३</sup>, परिवेणहरू  
( प्राङ्गण सहित भएका घरहरू ), भण्डारहरू, उपस्थान शालाहरू  
( सभागृह, Hall for attendance ), अग्नि शालाहरू, ( पानी  
तताउने घरहरू ), कपिप्यकारकहरू<sup>४</sup> बस्ने कुटीहरू, चर्बीहरू, चंक्रमण  
( टहलने ) स्थानहरू, चंक्रमण-शालाहरू, पानीखाने ठाउँहरू, पानीघर-  
हरू, स्नान घरहरू, स्नान गृहशालाहरू, पुष्करीणीहरू र मण्डपहरू बनाउन  
लगाए<sup>५</sup> ।

X

X

X

१. साततले प्रासाद बनाइ दिए—अ. क. पृ. १०१

२. भिक्षुहरू बस्ने आश्रमलाई ‘विहार’ भन्दछन् ।

३. भिक्षुहरूको हेरचाह गर्नेहरूलाई ‘कपिप्यकार’ भनिन्छ ।

४. समन्तपासादिका अनुसार र करिस प्रमाण भूमि भागमा  
अर्थात् २० एकड जमिनको भागमा निर्माणकार्य गरे—पृ. १०२

मूल पालि :—

## २—जेतवन विहार दान

भगवान् चारिकागर्दं क्रमशः श्रावस्ती नगरमा पुगी अनाथपि-  
ण्डक गृहपतिको जेतवन विहारमा बस्नुभएको थियो<sup>१</sup> ।

अनि अनाथपिण्डक गृहपति जहाँ भगवान् हुनुहुन्थ्यो त्यहाँ  
गई भगवान्लाई अभिवादन गरी एक छेउमा बसे । त्यसपछि अनाथपि-  
ण्डक गृहपतिले भगवान्सँग निवेदन गरे :—

“भन्ते ! भोले भगवान् प्रमुख भिक्षुसङ्घको निम्ति मेरो निम्तो  
स्वीकार गर्नुहोस् !”

भगवान्ले तूष्णिभावद्वारा निम्तो स्वीकार गर्नुभयो ।

भगवान्ले निम्तो स्वीकार गर्नु भएको बुझी अनाथपिण्डक  
गृहपति आसनबाट उठी भगवान्लाई अभिवादन तथा प्रदक्षिणा गरी  
फर्केर गए । त्यस रात बित्तिसकेपछि अनाथपिण्डक गृहपतिले प्रणीत  
खाद्य भोज्य तयारगरी भगवान्लाई समयको सूचना दिन पठाए—  
“भन्ते ! समय भयो, भांजन तयार छ ।”

त्यसपछि भगवान् पूर्वाण्ह समयमा चीबर धारण गरी, पात्र-  
चीबर ग्रहण गरी जहाँ अनाथपिण्डक गृहपतिको निवासस्थान हो त्यहाँ  
जानुभई भिक्षुसङ्घ सहित बिच्छुधाइराखेको आसनमा बस्नु भयो ।  
अनाथपिण्डक गृहपतिले भगवान् प्रमुख भिक्षुसङ्घलाई आफ्ने हातले

१. चुल्ल व. पृ. २५८: जेतवनविहारानुभोदना ।

प्रणीत खाद्य भोज्य सन्तर्पित गरी, भोजनद्वारा संतुष्टगराए । भोजनो-  
परान्त भगवान्‌ले पात्र एक छेउमा राख्नु भएपछि अनाथपिण्डिक गृहपति  
एक छेउमा बसे । अनि अनाथपिण्डिक गृहपतिले भगवान्‌सँग निम्न  
कुरा सोधे :—

“भन्ते ! जेतवन विहारबारे मैले के कस्तो व्यवहार गर्नुं  
पर्ला ?”

“त्यसो भए, हे गृहपति ! जेतवन विहार चतुर्दिशाबाट आए  
नआएका सङ्घको निम्ति प्रतिष्ठित गरीदौ ।”

“हवस्” भनी अनाथपिण्डिक गृहपतिले जेतवन विहार चतुर्दि-  
शाबाट आए नआएका सङ्घको निम्ति प्रतिष्ठित गरी दिए अर्थात्  
अर्पण गरे ।

Dhamma.Digital

यसपछि भगवान्‌ले अनाथपिण्डिक गृहपतिलाई निम्न गाथाद्वारा  
अनुमोदन गर्नुभयो :—

- १—“सीतं उण्हं पटिहन्ति ततो वालमिगानि च ।  
सरिसपे च मक्से सिसिरे चापि बुढियो ॥
- २—“ततो वातातपे घोरा सञ्चातो पटिहब्बति ।  
लेणत्थं च सुखत्थं च भायितुं च विपस्सितुं ॥
- ३—“विहारदानं सङ्घस्स अगं बुद्धेन वणितं ।  
तस्माहि पणिडतो पोसो सम्परसं अत्थमत्तनो ॥

४—‘विहारे कारये रम्मे वासयत्थ बहुमुते ।  
तेसं अन्नं च पानं च वत्थसेनासनानि च ॥

५—“ददेय्य उजुभूतेसु विष्पसन्नेन चेतसा ।  
ते तस्स धर्मं देसेन्ति सब्बदुक्खापनूदनं ।  
यं सो धर्मं इधध्वाय परिनिव्राति अनासवो’ति ॥

**अर्थः—**

१—“जाडो र गर्भोलाई हटाउँछ, कूर जानवरहरूबाट पनि बचाउँछ; सर्प, लामखुट्टे र शिशिर हावा र बर्षादिबाट पनि बचाउँछ ।

२—‘घोर हावा र गर्भोबाट बचाउँछ । बस्नको लागि, ध्यान गर्नको लागि र विपश्यना’ भावना गर्नका लागि पनि सुखावह हुन्छ ।

३,४,५—“सङ्घलाई विहारदान दिनु ‘अग्रदानहो’ भनी बुद्धारा पनि वर्णितछ । आफ्नो हितलाई ध्यानमा राख्ने पण्डित पुरुषले रमणीय विहारहरू बनाई, त्यसमा बहुश्रुतहरू राखी, उनीहरूको निम्ति अन्न, पान, वस्त्र र शयनासनको प्रबन्ध गरी, श्रजु भएका ( सङ्घ ) लाई प्रसन्न चित्तले दान दिउन् । उनीहरूले ( सङ्घले ) उनलाई ( दातालाई ) सबै दुःखबाट मुक्तहुने उपदेश विन्दून् र जुन धर्मोपदेश अवबोध गरी यसै जन्ममा अनासूव भई परिनिर्वाण हुनसक्दछ ।”

१. अनित्य, दुःख, अनात्म भनी ध्यान गर्भोलाई विपश्यना भावना भनिन्छ ।

यी गाथाद्वारा अनुभोदन गरी भगवान् आसनबाट उठी फर्केर<sup>१</sup>  
जानु भयो ।

x

x

x

मूल सूत्र :—

### ३—दान कथा

एक दिन अनाथपिण्डिक गृहपति जहाँ भगवान् हुनुहुन्थो  
त्यहाँ गई भगवान्‌लाई अभिवादन गरी एक छेउमा बसे<sup>२</sup> । अनि उनलाई  
भगवाम्ले यसो भन्तु भयो :—

“हे गृहपति ! भोजन दानादिवा आर्य श्रावकले प्रतिग्राहकलाई  
निम्न चार कुरा पनि दिएको ठहर्दछ :—

‘( १ ) आयु दिएको हुन्छ, ( २ ) वर्ण दिएको हुन्छ, ( ३ )  
सुख आराम दिएको हुन्छ र ( ४ ) शक्ति दिएको हुन्छ ।’

“आयु दिएर आयुके भागी हुन्छ, वर्ण दिएर वर्णके भागी हुन्छ,  
सुख दिएर सुखके भागी हुन्छ, र शक्ति दिएर शक्तिके भागी हुन्छ—इत्य-  
लोक तथा मनुष्य लोकमा पनि । अतः भोजन दानादिवा प्रतिग्राहकलाई  
उक्त चार कुरा पनि आर्यश्रावकद्वारा दिइएको हुन्छ ।”

१. अं. नि-४. पृ. ६७: सुदत्तसुत्तं ।

यसपर्छि पुनः गाथा भन्तु भयो :—

१—“यो सव्वतानं परदत्त भोजिनं,

कालेन सक्कच्च ददाति भोजनं ।

चत्तारि ठानानि अनुप्पवेच्छति,

आयुं च वर्णं च सुखं बलं च ॥

२—‘सो आयुदायी वण्णदायी, सुखं बलं ददो नरो ।

दीघायु यसवा होति, यथ यत्थूपपञ्जती’ति ॥”

अथ :—

१—“जसले अर्काले दिएको मात्र भोजन गर्ने र काय र वचन-  
द्वारा संघम गर्नेलाई यथासमय सत्कारपूर्वक भोजन दान दिन्छ, उसले  
त्यसलाई आयु, वर्ण, सुख र शक्ति समेत गरी चार कुरा प्रदान गरेको  
ठहर्दछ ।

२—“आयु दिने, वर्ण दिने, सुख र शक्ति प्रदान गर्ने पुरुष जहाँ  
जहाँ जन्मिन्छ, त्यहाँ त्यहाँ उ दीघायु तथा यशवान् पनि हुन्छ ।”

x

x

x

मूल सूत्र :—

४—प्रार्थनाले मात्र स्वर्गलाभ हुन सकतैन

एक दिन अनाथपिण्डिक गृहपति जहाँ भगवान् हुनुदृढ्यो

त्यहाँ गई भगवान्लाई अभिवादन गरी एक छेउमा बसे<sup>१</sup> । अनि भगवान्ले एक छेउमा बसेका अनाथपिण्डिक गृहपतिलाई मनु भयो :—

“हे गृहपति ! यो लोकमा इष्ट, कान्त र मनाप भएका पाँच धर्म ( वस्तु ) हरु दुर्लभ छन् । कुन पाँच भने ? —

“( १ ) यो लोकमा इष्ट, कान्त र मनापहुने ‘आयु’ दुर्लभ छ, ( २ ) इष्ट, कान्त र मनापहुने ‘वर्ण’ दुर्लभ छ, ( ३ ) इष्ट, कान्त र मनापहुने ‘सुख’ दुर्लभ छ, ( ४ ) इष्ट, कान्त र मनापहुने ‘यश’ दुर्लभ छ र ( ५ ) इष्ट, कान्त र मनापहुने ‘स्वर्ग’ पनि दुर्लभै छ । यही पाँच वस्तुहरु हुन् जुन यो लोकमा दुर्लभ छन् ।

“हे गृहपति ! लोकमा दुर्लभ भएका र इष्ट, कान्त, मनाप भएका यी पाँच वस्तुहरु आयाचना र प्रार्थना गर्नले मात्र प्राप्त हुन सक्षम् भनी म भन्दिन । यदि यी पाँच इष्ट-कान्त-मनाप भएका, लोकमा दुर्लभ भएका वस्तुहरु आयाचना र प्रार्थना गरेर मात्र प्राप्त हुने भए यहाँ कसलाई केको परिहानी हुनेछ र ?

१—“हे गृहपति ! ‘आयु’ को कामना गर्दै, आयुको आयाचना वा अभिनन्दन गरी आयुको अमिलाषा गर्नु आर्यश्रावकको निम्नि उपयुक्त छैन । ‘आयु’ चाहने आर्यश्रावकले आयु-दायी प्रतिपदामा ( मार्गमा ) लाग्नु पर्छ । आयु-दायी प्रतिपदामा लागे मात्र आयुलाभ हुनसक्छ । यसरी उ दिव्य वा मानुषीय आयु-लाभी हुनसक्छ ।

१. अं. नि-५, पृ. ३१२: इट्सुत्तं ।

२—‘हे गृहपति ! ‘वर्ण’ को कामनागर्दें, वर्णको आयाचना वा अभिनन्दन गरी वर्णको अभिलाषा गर्नु आर्यथावकको निम्नित उपयुक्त छैन । ‘वर्ण’ चाहने आर्यथावकले वर्ण-दायी प्रतिपदामा लाग्नुपर्छ । वर्ण-दायी प्रतिपदामा लागे मात्र वर्णलाभ हुनसक्छ । यसरी उ दिव्य वा मानुषीय वर्ण-लाभी हुनसक्छ ।

३—‘हे गृहपति ! ‘सुख’ को कामनागर्दें, सुखको आयाचना वा अभिनन्दन गरी सुखको अभिलाषा गर्नु आर्यथावकको निम्नित उपयुक्त छैन । सुख चाहने आर्यथावकले सुख-दायी प्रतिपदामा लाग्नुपर्छ । सुखदायी प्रतिपदामा लागे मात्र सुख लाभ हुनसक्छ । यसरी उ दिव्य वा मानुषीय सुख-लाभी हुनसक्छ ।

४—‘हे गृहपति ! ‘यश’ को कामनागर्दें, यशको आयाचना वा अभिनन्दन गरी यशको अभिलाषा गर्नु आर्यथावकको निम्नित उपयुक्त छैन । ‘यश’ चाहने आर्यथावकले यश-दायी प्रतिपदामा लाग्नुपर्छ । यश-दायी प्रतिपदामा लागे मात्र यश लाभ हुनसक्छ । यसरी उ दिव्य वा मानुषीय यश-लाभी हुनसक्छ ।

५—‘हे गृहपति ! ‘स्वर्ग’ को कामनागर्दें, स्वर्गको आयाचना वा अभिनन्दन गरी स्वर्गको अभिलाषा गर्नु आर्यथावकको निम्नित उपयुक्त छैन । ‘स्वर्ग’ चाहने आर्यथावकले स्वर्ग-दायी प्रतिपदामा लाग्नुपर्छ । स्वर्ग-दायी प्रतिपदामा लागे मात्र स्वर्ग लाभ हुनसक्छ । यसरी उ स्वर्ग-लाभी हुनसक्छ ।”

उक्त कुरा भनि सक्नु भएपछि फेरि निम्न गाथा पनि सुनाउनु अयो :—

- १—“आयुं वर्णं यसं किञ्चित्, समं उच्चा कुलीनतं ।  
 रतियो पत्थयानेन, उलारा अपरापरा ।  
 अप्रमादं पसंसन्ति, पुञ्चकिरियासु पण्डिता ॥
- २—“अप्रमत्तो उभो अत्थे, अधिगणहाति पण्डितो ।  
 दिट्ठेव धर्मे च यो अत्थो, यो चत्थो सम्परायिको ।  
 अत्थाभिसमया धीरो, पण्डितो ति पवुच्छति ति ॥”

अर्थ :—

१—“आयु, वर्ण, यश, कीर्ति स्वर्गं, उच्चकुलीनता र अरु  
 ठुल-ठूला रतिसम्पत्तिको प्रार्थनागर्ने पुरुष पुण्यकार्यमा अप्रमत्त हुनु प्रशं-  
 सनीय छ ।

२—“अप्रमादी हुने पण्डितले इहलोकार्थ र परलोकार्थ—यी  
 दुवै अर्थ अधिग्रहण गर्छन् । यसरी अर्थलाभ गर्ने धीर ने ‘पण्डित’ कह-  
 लाउँछ ।”

x

x

x

मूल सूत्र :—

#### ५—पञ्चभय

एक दिन अनाथपिण्डक गृहपति जहाँ भगवान् हुनुहुन्थ्यो

त्यहाँ गई भगवान्‌लाई अभिवादन गरी एक छेउमा बसे<sup>१</sup> । एक छेउमा बसेका अनाथपिण्डिक गृहपतिलाई भगवान्‌ले निम्न कुरा भन्नु भयो :—

“हे गृहपति ! पाँच भय-त्रास र वैरभावलाई न त्याग्ने व्यक्तिलाई ‘दुःशील’ भन्छन् र उ नर्कमा पनि उत्पन्न हुन्छ । कुन पाँच भने ? —

‘( १ ) प्राणीघात, ( २ ) अदिन्नादान, ( ३ ) काम-मिथ्याचार, ( ४ ) मृषावाद र ( ५ ) सुरा-मेरय-मद्यपान—यी पाँच भय-त्रास र वैरभावलाई<sup>२</sup> न त्याग्ने व्यक्तिलाई ‘दुःशील’ भन्छन् र उ नर्कमा पनि उत्पन्न हुन्छ ।’

“हे गृहपति ! पाँच भय-त्रास र वैरभावलाई त्याग्ने व्यक्तिलाई ‘शीलवान्’ भन्छन् र उ सुगतिमा पनि उत्पन्न हुन्छ । कुन पाँच भने ? —

‘( १ ) प्राणीघात, ( २ ) अदिन्नादान, ( ३ ) काम-मिथ्याचार, ( ४ ) मृषावाद र ( ५ ) सुरा-मेरय-मद्यपान—यी पाँच भय-त्रास र वैरभावलाई त्याग्ने व्यक्तिलाई ‘शीलवान्’ भन्छन् र उ सुगतिमा पनि उत्पन्न हुन्छ ।’

“( १ ) हे गृहपति ! जुन प्राणीहितक पुरुषलाई प्राणीघातको कारणले-गर्दा यस जन्ममा भय-त्रास र वैरभावको सामना गर्नुपर्ने हुन्छ,

१. अं. नि-५. पृ. ४५०: वेरसुत्तं ।

२. प्राणीघातादि पाँच दुःशील काम गर्नेहरूको चित्तमा भय-त्रास र वैरभाव भएको हुन्छ । अतः यस्ता कामलाई त्याग्नुपर्छ ।

सम्परायिक भय-त्रास र वैरभावको सामना गर्नु पर्ने हुन्छ र मानसिक दुःख दौर्मनस्य प्रतिसंवेदनानुभव समेत हुन्छ; प्राणीघातकर्म त्याग्ने पुरुष-लाई यस जन्ममा त्यस्तो भय-त्रास र वैरभावको सामना गर्नु पर्ने कारण हुँदैन, न सम्परायिक भय-त्रासको सामना गर्नु पर्ने कारण नै हुन्छ, न त मानसिक दुःख दौर्मनस्य प्रतिसंवेदनानुभव नै हुन्छ। यसरी प्राणीघातलाई त्यागी बस्ने पुरुषको भय-त्रास र वैरभाव उपशान्त भएको हुन्छ ।

“( २ ) हे गृहपति ! जुन अदिनादायी पुरुषलाई अदिनादानको कारणलेगर्दा यस जन्ममा भय-त्रास र वैरभावको सामना गर्नु पर्ने हुन्छ, सम्परायिक भय-त्रास र वैरभावको सामना गर्नु पर्ने हुन्छ र मानसिक दुःख दौर्मनस्य प्रतिसंवेदनानुभव समेत हुन्छ; अदिनादान ( चोरी ) कर्मलाई त्याग्ने पुरुषलाई यस जन्ममा त्यस्तो भय-त्रास र वैरभावको सामना गर्नु पर्ने कारण हुँदैन, न सम्परायिक भय-त्रास र वैरभावको सामना गर्नु पर्ने नै हुन्छ, न त मानसिक दुःख दौर्मनस्य प्रतिसंवेदनानुभव नै हुन्छ। यसरी अदिनादानलाई त्यागी बस्ने पुरुषको भय-त्रास र वैरभाव उपशान्त भएको हुन्छ ।

“( ३ ) हे गृहपति ! जुन काममिथ्याचारी पुरुषलाई काम मिथ्याचारको कारणलेगर्दा यस जन्ममा ... दुःख दौर्मनस्य प्रतिसंवेदनानुभव समेत हुन्छ; काम मिथ्याचार कर्मलाई त्याग्ने पुरुषलाई यस जन्ममा त्यस्तो भय-त्रास र वैरभावको सामना गर्नु पर्ने कारण हुँदैन, ... न त मानसिक दुःख दौर्मनस्य प्रतिसंवेदनानुभव नै हुन्छ। यसरी काम

मिथ्याचारलाई त्यागी बस्ने पुरुषको भय-त्रास र वैरभाव उपशान्त भएको हुन्छ ।

“( ४ ) हे गृहपति ! जुन मृषावादी पुरुषलाई मृषावादको कारलेगर्दा यस जन्ममा … दुःख दौर्मनस्य प्रतिसंवेदनानुभव समेत हुन्छ; मृषावाद कर्मलाई त्याग्ने पुरुषलाई यस जन्ममा त्यस्तो भय-त्रास र वैरभावको सामना गर्नुपर्ने कारण हुँदैन, … न त मानसिक दुःख दौर्मनस्य प्रतिसंवेदनानुभव नै हुन्छ । यसरी मृषावादलाई त्यागी बस्ने पुरुषको भय-त्रास र वैरभाव उपशान्त भएको हुन्छ ।

“( ५ ) हे गृहपति ! जुन सुरा-मेरय-मद्यपायी पुरुषलाई भय-पानको कारणले गर्दा यस जन्ममा … दुःख दौर्मनस्य प्रतिसंवेदनानुभव समेत हुन्छ; सुरा-मेरय-मद्यपान कर्मलाई त्याग्ने पुरुषलाई यस जन्ममा त्यस्तो भय-त्रास र वैरभावको सामना गर्नुपर्ने कारण हुँदैन, … न त मानसिक दुःख दौर्मनस्य प्रतिसंवेदनानुभव नै हुन्छ । यसरी सुरा-मेरय-मद्यपानलाई त्यागी बस्ने पुरुषको भय-त्रास र वैरभाव उपशान्त भएको हुन्छ ।”

उक्त कुरा भनिसक्नु भएपछि पुनः निम्न गाथा प्रकाश गर्नु भयो :—

१—“यो पाणमतिपातेति, मुसावादं च भासति ।

लोके अदिन्न’ आदियति, परदारं च गच्छति ॥

२—“सुरामेरयपानं च, यो नरो अनुयुज्ञति ।

अप्पहाय पञ्च वेरानि, दुस्सीलो इति वुच्चति ।

कायस्स भेदा दुप्पञ्चो, निरयं सोपपञ्जति ॥

३—“यो पाणं नातिपातेति, मृषावादं न भासति ।  
लोके अदित्रं नादियति, परदारं न गच्छति ।  
४—“सुरामेरयपानं च, यो नरो नानुयुक्तिः ।  
पहाय पञ्च वेरानि, सीलवा इति बुच्चति ।  
कायस्स भेदा सप्पब्जो, सुगतिं सोपपञ्जतींति ॥”

**अर्थ :—**

१,२—“जसले यो लोकमा प्राणीघात गर्छ, मृषावाद बोल्दछ,  
चोरी गर्छ, परदारगमन गर्छ र सुरापान गर्ने काममा लागिरहन्त्य;  
पञ्च भय-त्रास र वैरभाव न त्यागेको हुनाले उसलाई ‘दुःशील’ भन्द-  
छन् । उ मिर्बुद्धि भई मृत्युपर्छि नर्कमा पनि उत्पन्न हुन्छ ।

३,४—“जसले यो लोकमा प्राणीघात गर्दैन, मृषावाद बोल्दैन,  
चोरी गर्दैन, परदारगमन गर्दैन र जो सुरापानगर्ने काममा पनि लाग्दैन;  
पञ्च भय-त्रास र वैरभावलाई त्यागेको हुनाले उसलाई ‘शीलवान्’  
भन्दछन् । उ प्रजावान् भई मृत्युपर्छि सुगतिमा पनि उत्पन्न हुन्छ ।”

X

X

X

**मूल सूत्र :—**

### ६—गृही-कर्तव्य

एक समय अनाथपिण्डिक गृहपति जहाँ भगवान् हुनुहुन्थ्यो  
त्यहाँ गई भगवान्त्लाई अभिवादन गरी एक छेउमा बसे । एक छेउमा

---

१. अं. नि—४. पृ. ६८: गिहिसामीचिसुत्तं ।

बसेका अनाथपिण्डिक गृहपतिलाई भगवान्‌ने निम्न कुरा भन्नुभयो :—

“हे गृहपति ! चार धर्म ( कर्तव्य ) द्वारा सम्पन्न भएको आर्य-श्रावकलाई गृही-कर्तव्य पालनगरी यशलाभी र स्वर्गगामी मार्गमा लागेको सम्भव सकिन्छ । कुन चार धर्म ( कर्तव्य ) भने ?”—

“( १ ) यहाँ आर्यश्रावकले भिक्षुसङ्घलाई चीवरद्वारा प्रत्युपस्थान गरेको हुन्छ, ( २ ) भिक्षा भोजनद्वारा प्रत्युपस्थान गरेको हुन्छ, ( ३ ) शयनासनद्वारा प्रत्युपस्थान गरेको हुन्छ र ( ४ ) गिलानप्रत्यय अर्थात् भैषज्यपरिष्कारद्वारा प्रत्युपस्थान गरेको हुन्छ । यिनै चार धर्म ( कर्तव्य ) द्वारा सम्पन्न भएको आर्यश्रावकलाई नै गृही-कर्तव्य पालनगरी यशलाभी र स्वर्गगामी मार्गमा लागेका मन्द छन् ।”

पुनश्च निम्न गाथा सुनाउनु भयो :—

१—“गिहिसामीचिपटिपदं, पटिपञ्जन्ति परिङता ।

सम्मगते सीलवन्ते, चीवरेन उपट्टिता ॥

२—“पिण्डपातसयनेन, गिलानपच्चयेन च ।

तेसं दिवा च रत्तो च, सदा पुञ्चं पवड्दति ।

सगं च कमतिट्ठानं, कम्मं कत्वान भद्रकं ति ॥”

अर्थ :—

१—“पणित गृहस्थीहरूले गृही-कर्तव्य पालनगरी समय शीलवान्-हरूलाई चीवरद्वारा उपस्थान गर्नन् ।

२—“मिक्षा-भोजनद्वारा, शयनासनद्वारा र गिलानप्रत्यय अर्थात् औषधी उपचारद्वारा उपस्थान गर्छन् । यसरी रात दिन पुण्य बढने भद्रकार्य गरी उनिहरू स्वर्गलोकमा प्रतिष्ठित हुन्छन् ।”

[ यो उपदेश सुनी अनाथपिण्डक गृहपति सन्तुष्ट भए । ]

x

x

x

मूल सूत्र : —

### ७--चार गृही-सुख

एक दिन आनथपिण्डक गृहपति जहाँ भगवान् दुनुहन्यो त्यहाँ गई भगवान्‌लाई अभिवादन गरी एक छेउमा बसे<sup>१</sup> । एक छेउमा बसेका अनाथपिण्डक गृहपतिलाई भगवान्‌ले निम्न उपदेश सुनाउनु भयो : —

‘हे गृहपति ! गृही-कामभोगीले निम्न चार सुख समय समयमा उपलब्ध गर्नु पर्छ । कुन चार भने ? —

‘(१) अस्ति-सुख अर्थात् ‘छ’ भन्ने सुख, (२) भोग-सुख, (३) अ-ऋण-सुख र (४) निरवद्य-सुख ।’

“(१) हे गृहपति ! ‘अस्ति-सुख’ भनेको केहो भने — यहाँ कुलपुत्रको आफ्नो उत्थान-बल-वीर्यद्वारा, बाहुबलद्वारा तथा पसिना

१. अं. नि-४. पृ ७३: आनप्यसुत्त ।

बगाई धर्मपूर्वक कमाइराखेको धार्मिक-सम्पत्ति हुन्छ । ‘मेरो आफ्नै उत्थान-बल-वीर्यद्वारा, बाहुबलद्वारा तथा पसिना बगाई धर्मपूर्वक कमाइराखेको धार्मिक-सम्पत्ति छ’ भनी मनमा चिताउंदा उसलाई अपार सुखानुभव र सौमनस्यानुभव हुन्छ । यसेलाई ‘अस्ति-सुख’ भर्थात् ‘छ’ भन्ने सुख भनिएको हो ।

“(२) हे गृहपति ! ‘भोग-सुख’ भनेको केहो भने—यहाँ कुलपुत्रले आफ्नो उत्थान-बल-वीर्यद्वारा, बाहुबलद्वारा तथा पसिना बगाई धर्मपूर्वक कमाइराखेको धार्मिक-सम्पत्तिको उपभोग पनि गर्छ, पुण्यादिकार्य पनि गर्छ । ‘मैले आफ्नै उत्थान-बल-वीर्यद्वारा, बाहुबल-द्वारा तथा पसिना बगाई धर्मपूर्वक कमाइराखेको धार्मिक-सम्पत्तिबाट आफुले पनि उपभोग गरिरहेको छु, पुण्यादिकार्य पनि गरिरहेको छु’ भनी मनमा चिताउंदा उसलाई अपार सुखानुभव र सौमनस्यानुभव हुन्छ । यसेलाई ‘भोग-सुख’ भनी भनिएको हो ।

“(३) हे गृहपति ! ‘अ-ऋण-सुख’ भनेको केहो भने—यहाँ कुलपुत्रले कसेलाई पनि थोरे वा धेरै ऋण तिनुं पन्ने हुँदैन । ‘कसेलाई पनि थोरे वा धेरै ऋण तिनुं पन्ने छैन’ भनी मनमा चिताउंदा उसलाई अपार सुखानुभव र सौमनस्यानुभव हुन्छ । यसेलाई ‘अ-ऋण-सुख’ भनी भनिएको हो ।

“(४) हे गृहपति ! ‘निरवद्य-सुख’ भनेको केहो भने—यहाँ आर्यश्रावक निरवद्य ( निर्दोष ) कायकमंले युक्तभएको हुन्छ, निरवद्य वचीकमंले युक्तभएको हुन्छ, निरवद्य मनः कर्मले युक्तभएको हुन्छ ।

‘निरवद्य कायकर्मले युक्तछु, निरवद्य वचीकर्मले युक्तछु, निरवद्य मनः कर्मले युक्तछु’ भनी मनना चिताउंदा उसलाई अपार सुखानुभव र सौमनस्यानुभव हुन्छ । यसेलाई ‘निरवद्य-सुख’ भनी भनिएको हो ।

‘हे गृहपति ! यिनै चार सुखलाई गृही कामभोगीले समय समयमा उपलब्ध गर्नु पर्दछ ।’

तत्पश्चात् पुनः निम्न गाथा सुनाउनु भयो :—

१—“आनण्यसुखं ज्ञावान्”, अथो अत्थसुखं परं ।

भुजं भोगसुखं मच्चो, ततोऽपद्वा विपस्सति ॥

२—“विपस्समानो जानाति, उभो भोगे सुमेधसो ।

अनवज्जसुखस्तेत्, कलं नाग्धति” सोलसिंति ॥”

अर्थ :—

Dhamma.Digital

१—“अ-ऋणसुखलाई जानी, अस्तिसुखलाई पनि जानी मनुष्यले भोगसुख अनुभव गर्नुपर्छ, त्यसपछि प्रज्ञा-दृष्टिले हेर्नुपर्छ ।

२—“यसरी हेरी मेधावी भई बुवै सुख अर्थात् निरवद्य सुख र अरु बाँकी तीन सुखहरू मध्ये, निरवद्य सुखको अगाडि अरु तीनसुखहरू सोहङ भागभाए एक भाग जतिको पनि मूल्य छैन भन्ने पनि थाहा पाउँछ ।”

[ यी उपदेश सुनी अनाथपिण्डक गृहपति प्रसन्न भए । ]

X

X

X

१. रोमनमाः कत्वान् । २. रोमनमाः सरे ।

३. रोमनमाः तथो । ४. रोमनमाः नग्धति ।

मूल सूत्र :—

### ८—सम्पत्तिको सदुपयोग

एक समय अनाथपिण्डिक गृहपति जहाँ भगवान् हुनुहुन्ध्यो त्यहाँगई भगवान्‌लाई अभिवादनगरी एक छेउमा बसे<sup>१</sup> । एक छेउमा बसेका अनाथपिण्डिक गृहपतिलाई भगवान्‌ले निम्न कुरा भन्नु भयो :—

“हे गृहपति ! इष्ट, कान्त र मनाप भएका चार धर्महरू (कुराहरू) यो लोकमा दुर्लभ छन् । कुन चार भने ? —

चार सम्पत्ति—“(१) हे गृहपति ! धर्मतापूर्वक मलाई इष्ट, कान्त र मनाप भएको ‘भोगसम्पत्ति लाभ होस्’ भन्ने यो पहिलो इष्ट-कान्त-मनाप भएको धर्म (कुरा) लोकमा दुर्लभछ ।

‘(२) हे गृहपति ! धर्मतापूर्वक भोगसम्पत्ति लाभहुनेलाई, ‘ज्ञाति सहित र उपाध्याय सहित यशलाभ होस्’ भन्ने यो दोश्रो इष्ट-कान्त-मनाप भएको कुरा लोकमा दुर्लभछ ।

‘(३) हे गृहपति ! धर्मतापूर्वक भोगसम्पत्ति लाभगरी ज्ञाति-सहित र उपाध्याय सहित यशलाभ हुनेले ‘म चिरकालसम्म बाँच्न पाऊ, दीर्घायु हुनपाऊ’ भन्ने यो तेश्रो इष्ट-कान्त-मनाप भएको कुरा लोकमा दुर्लभछ ।

१. अं. नि-४. पृ. ६९ : पत्तकम्मसुत्त ।

‘(४) हे गृहपति ! धर्मतापूर्वक भोगसम्पत्ति लाभगरी ज्ञाति सहित, उपाध्याय सहित यशपनि लाभगरेको हुन्छ र चिरकालसम्म बाँची दीर्घायु लाभ पनि गरी, ‘मरणपछि सुगति स्वर्गलोकमा पुग्न सकियोस्’ भन्ने यो चौथो इष्ट-कान्त-मनाप भएको कुरा लोकमा दुर्लभछ ।’

“यी (उक्त) चार...लोकमा दुर्लभ धर्महरूले निम्न चार कुराको लाभार्थ नजिक पुन्याइ दिन्छन् :—

‘(१) श्रद्धा-सम्पदा, (२) शील-सम्पदा, (३) त्याग-सम्पदा र (४) प्रज्ञा-सम्पदा ।’

चारसम्पदा—१—“हे गृहपति ! श्रद्धा-सम्पदा भनेको केहो भने—यहाँ आर्यश्रावक श्रद्धालु हुन्छ र तथागतको बोधीमा यस्तो श्रद्धा राख्छ—‘वहाँ भगवान् अरहत् हुनुहुन्छ, १...र वहाँ भगवान् बुद्ध हुनुहुन्छ ।’ यसेलाईने ‘श्रद्धा-सम्पदा’ भनिन्छ ।

२—“हे गृहपति ! शील-सम्पदा भनेको केहो भने—यहाँ आर्यश्रावक, प्राणीघातबाट अलग रहेको हुन्छ, अदिशादानबाट अलग रहेको हुन्छ, काममिथ्याचारबाट अलग रहेको हुन्छ, मृषावादबाट अलग रहेको हुन्छ तथा सुरा, मेरय, मद्य, प्रमादस्थानबाट पनि अलग रहेको हुन्छ । यसेलाईने ‘शील-सम्पदा’ भनिन्छ ।

३—“हे गृहपति ! त्याग-सम्पदा भनेको केहो भने—यहाँ आर्यश्रावक निर्लोभी हुन्छ, त्यागी हुन्छ, शुद्ध-हातले दानकार्यमा अग्रसर

१. हेर तल बुद्धानुस्मृतिमा ।

भई याचक-पात्र हुन्थ, दानसंविभाजनमा दत्तचित्त भई घर बस्दा । बसेलाईने 'त्याग-सम्पदा' भनिन्छ ।

(४) "हे गृहपति ! प्रज्ञा-सम्पदा भनेको केहो भने—(१) अभिध्याविषम लोभाभिभूत अर्थात् लोभमा वशीभूत भई बस्दा अकृत्य (नगर्नुपन्ने) कामगर्छ, कृत्य (गर्नुपन्ने) काम गर्दैन । अकृत्यकाम गर्नले र कृत्यकाम नगर्नले यश र सुख विध्वंश हुन्छ । (२) व्यापादाभिभूत अर्थात् द्वेष भावमा वशीभूत भई बस्दा अकृत्यकाम गर्छ, कृत्यकाम गर्दैन । अकृत्यकाम गर्नले र कृत्यकाम नगर्नले यश र सुख विध्वंश हुन्छ । (३) थीनमिद्धाभिभूत अर्थात् शारीरिक तथा मानसिक आलस्यपनमा वशीभूत भई बस्दा अकृत्यकाम गर्छ, कृत्यकाम गर्दैन । अकृत्य काम गर्नले र कृत्यकाम नगर्नले यश र सुख विध्वंश हुन्छ । (४) उद्भवकुकुञ्चाभिभूत अर्थात् शारीरिक र मानसिक चञ्चलपनमा वशीभूत भई बस्दा अकृत्यकाम गर्छ, कृत्यकाम गर्दैन । अकृत्यकाम गर्नले र कृत्यकाम नगर्नले यश र सुख विध्वंश हुन्छ । (५) विचिकिच्छाभिभूत अर्थात् शंका-उपरांकासमा वशीभूत भई बस्दा अकृत्यकाम गर्छ, कृत्यकाम गर्दैन । अकृत्यकाम गर्नले र कृत्यकाम नगर्नले यश र सुख विध्वंश हुन्छ ।

"हे गृहपति ! सो आर्यशावकले अभिध्याविषमलोभ चित्तको 'उपक्लेश हो' भनी जानी—चित्तको उपक्लेश अभिध्या विषमलोभलाई हटाउँछ । व्यापाद चित्तको 'उपक्लेश हो' भनी जानी—चित्तको उपक्लेश व्यापदलाई हटाउँछ । थीनमिद्ध चित्तको 'उपक्लेश हो' भनी जानी—चित्तको उपक्लेश थीनमिद्धलाई हटाउँछ । उद्भवकुकुञ्च चित्तको

“उपक्लेश हो” भनी जानी—चित्तको उपक्लेश उद्घच्चकुकुच्चलाई हटाउँछ । विचिकिच्छा चित्तको ‘उपक्लेश हो’ भनी जानी—चित्तको उपक्लेश विचिकिच्छालाई हटाउँछ ।

“हे गृहपति ! जब आर्यश्रावकको — अभिध्याविषमलोभ चित्तको ‘उपक्लेश हो’ भनी जानी ‘अभिध्याविषमलोभ चित्तोपक्लेश’ प्रहीण हुन्छ, व्यापाद चित्तको ‘उपक्लेश हो’ भनी जानी ‘व्यापाद विषमलोभ चित्तोपक्लेश’ प्रहीण हुन्छ, थीनमिद्दू चित्तको ‘उपक्लेश हो’ भनी जानी, ‘थीनमिद्दू चित्तोपक्लेश’ प्रहीण हुन्छ, उद्घच्चकुकुच्च चित्तको ‘उपक्लेश हो’ भनी जानी ‘उद्घच्च कुकुच्च चित्तोपक्लेश’ प्रहीण हुन्छ र विचिकिच्छा चित्तको ‘उपक्लेश हो’ भनी जानी ‘विचिकिच्छा चित्तोपक्लेश’ प्रहीण हुन्छ, तब सो आर्यश्रावकलाई महाप्राज्ञ, पृथुज्ञप्राज्ञ, आपाथदर्शी र प्रज्ञासम्पन्न भनिन्छ । यसेलाईनै ‘प्रज्ञासम्पदा’ भनिन्छ ।

“हे गृहपति ! सो आर्यश्रावकले उत्थानबलबीर्यद्वारा, बाहुबल-द्वारा तथा पसिना बगाई धर्मतापूर्वक उपार्जन गरेको भोगसम्पत्तिद्वारा निम्न चार उपयुक्त कामहरू गर्छ । कुन चार भने—

सदुपयोग— १— “उत्थानबलबीर्यद्वारा, … उपार्जन गरेको भोगसम्पत्तिद्वारा आफुलाई सुखीपार्छ, हृष्ट-पुष्टगरी बलियोपार्छ तथा राम्ररी सुख परिहरण गर्छ; पुत्र, भार्या, दाश, कामदारहरूलाई पनि सुखीपार्छ, हृष्ट-पुष्टगरी बलियोपार्छ तथा राम्ररी सुख परिहरण गराउँछ; इष्ट मित्र साथीहरूलाई पनि सुखीपार्छ, हृष्ट-पुष्टगरी बलियोपार्छ तथा राम्ररी सुख परिहरण गराउँछ । यसरी सो आर्यश्रावकले

भोगसम्पत्तिद्वारा यो पहिलो उपयुक्त काम पूरा गरेको हुन्छ, युक्तियुक्त काम पूरा गरेको हुन्छ तथा समुचित परिमोग पनि गरेको हुन्छ ।

२—“फेरि उत्थानबलबीर्यद्वारा, … उपार्जन गरेको भोगसम्पत्ति-बाट कुनै कारणले आइपर्ने—आगोको आपद, पानीको आपद, राजाको आपद, चोरको आपद अथवा अप्रिय अनधिकारी व्यक्तिको आपदादि—आपदहरूका रोकावटकालागि पहिलेनै रक्षात्मक कामको व्यवस्थाका निमित्त धन व्ययगर्ठ, आफुलाई सुरक्षित राख्छ । यसरी सो आर्यंशावकले भोगसम्पत्तिद्वारा यो दोश्रो उपयुक्त काम पूरा गरेको हुन्छ, युक्तियुक्त काम पूरा गरेको हुन्छ तथा समुचित परिमोग पनि गरेको हुन्छ ।

३—“फेरि उत्थानबलबीर्यद्वारा, … उपार्जन गरेको भोगसम्पत्ति-द्वारा—(१) ज्ञाति-बली, (२) अतिथी-बली, (३) पूर्वप्रेत-बली, (४) राज-बली तथा (५) देव-बली इत्यादि पञ्चबली’ कार्य पनि गर्छ । यसरी सो आर्यंशावकले भोगसम्पत्तिद्वारा यो तेश्रो उपयुक्त काम पूरा गरेको हुन्छ तथा समुचित परिमोग पनि गरेको हुन्छ ।

४—“फेरि उत्थानबलबीर्यद्वारा, … उपार्जन गरेको भोगसम्पत्ति-द्वारा—अप्रमादी भई क्षान्तिशीलमा बसेका, आत्मदमनका साथ आत्म-शान्ति भएका, परिनिवाणिको बाटोमा लागेका र उँभोजाने बाटोमा लागेका श्रमण, ब्राह्मण (श्रेष्ठ) हरूलाई—दान दिन्छ—जुनकार्य उसको

१. पञ्चबलीको अर्थ हिसा युक्त बलीकार्य होइन परन्तु ज-जसलाई जुनरूपले सेवा, स्वागत, पुण्यदान, शुल्कदान तथा हिसारहित पूजागर्तु हो ।

निम्नि स्वर्गामी, सुखविपाकी र विशिष्ट स्वर्गदायी पनि हुन्छ ।  
यसरी सो आर्यश्रावकले भोगसम्पत्तिद्वारा यो चौथो उपयुक्त काम पूरा  
गरेको हुन्छ, युक्तियुक्तकाम पूरा गरेको हुन्छ तथा समुचित परिभोग पनि  
गरेको हुम्छ ।

“हे गृहपति ! यसरी सो आर्यश्रावकले आफ्नो उत्थानबलबोर्ध-  
द्वारा, बाहुबलद्वारा तथा पसिनाबगाई धर्मतापूर्वक उपार्जन गरेको भोग-  
सम्पत्तिद्वारा यिने चार उपयुक्त कामहरू गरेको हुन्छ ।

“यी चार उपयुक्त काममा बाहेक अरु कुनै काममा भोगसम्पत्ति  
खर्च हुन्छ भने—त्यस्तालाई—‘अकारणमा, अनुपयुक्त ठाउंमा, व्यर्थमा  
खर्च भएको’ भनी भनिन्छ र यी चार उपयुक्त कामहरूमा भोगसम्पत्ति  
खर्च हुन्छ भने—त्यस्तालाई—‘सकारणमा, उपयुक्त ठाउंमा, सार्थक  
काममा खर्च भएको’ भनी भनिन्छ । यसप्रकार गरिएको खर्चलाई  
‘भोगसम्पत्तिको सदुपयोग’ भनी भन्दछन् ।”

‘त्यसपछि पुनः गाथा भन्तु भयो :—

१—“भुत्ता भोगा भता भष्मा, वितिष्णा आपदासु मे ।

उद्धगा दक्खिणा दिन्ना, अथो पञ्चबलीकता ।

उपटिता सीलवन्तो, सञ्चिता ब्रह्मचार्यो ॥

२—“यदत्थं भोगं इच्छेय, पणिडतो घरमावसं ।

सो मे अथो अनुपत्तो, कतं अननुतापियं ॥

३—“एतं अनुस्सरं मझो, अरियधम्मे ठितो नरो ।

इघेव नं पसंसन्ति, पेष सग्गे पमोदतीति ॥”

अर्थ : —

१—“मोगसम्पत्ति अनुभोग गरेकोछु, पालन-पोषण गर्नुपर्ने अर्थात् भृत्यलाई पालन-पोषण गरेकोछु, आपदबाट पनि उत्तीर्ण भएकोछु; उंभोलाग्नेलाई (ध्रमण-आहारणलाई) दान दक्षिणा दिएकोछु, पञ्चवली कार्य र संयमी, ऋहचारी तथा शीलवान्‌लाई उपस्थान पनि गरेकोछु ।

२—“पण्डितभई घरभाबस्नेलाई जुन कामको निमित्त भोग-सम्पत्ति चाहिन्थ्यो, सो कामको लागि सम्पत्ति पनि प्राप्तछ र त्यसद्वारा अनुताप गर्नु नपर्ने काम पनि गरेकोछु ।

३—“आर्य-धर्ममा प्रतिष्ठितभई, उपरोक्त पुण्यकार्यको अनुस्मरण गरी बस्ने पुरुष यसलोकमा पनि प्रशंसित छ र मृत्युपछि स्वर्गलोकमा पनि प्रमुदित हुनेछ ।”

[ यी उपदेश सुनो अनाथपिण्डिक गृहपति प्रसन्न भए । ]

X

X

X

मूल सूत्र : —

## ६—प्रीतिमय-जीवन

एकदिन अनाथपिण्डिक गृहपति पाँचशय उपासकहरूका साथ जहाँ भगवान् हुनुहुन्थ्यो त्यहाँगई भगवान्‌लाई अभिवादनगरी एक

‘छेउमा बसे’ । एक छेउमा बसेका अनाथपिण्डिक गृहपतिलाई भगवान्‌ले निस्त्रु कुरा भन्नुभयो :—

“हे गृहपति ! तिमीहरूले भिक्षुसङ्खलाई चीवर, भिक्षाभोजन, शयनासन र गिलानप्रत्यय भैषज्यं परिष्कारद्वारा उपस्थान गरिरहेकाछौं । परन्तु ‘हामीले भिक्षुसङ्खलाई चीवर, भिक्षाभोजन, शयनासन र गिलानप्रत्यय भैषज्यंपरिष्कारद्वारा उपस्थान गरिरहेकाछौं’ भनी यत्तिले मात्र सन्तोष मान्न हुँदैन । किन्तु यस्तो पनि सोचनुपर्छ कि—‘कुनै उपायद्वारा हामीहरू पनि समय समयमा प्रविवेक (ध्यान) मय प्रीति प्राप्तगरी बसेकाछौं कि छैनौं ?’”

यसो भन्नुहुँदा आयुष्मान् सारिपुत्रले भगवान्‌लाई यस्तो निवेदन गर्नु भयो :—

“भन्ते ! आश्चर्य, अद्भुत, कति सुभाषित !! भगवान्‌ले—‘हे गृहपति ! तिमीहरूले भिक्षुहरूलाई चीवर, भिक्षाभोजन, शयनासन र गिलानप्रत्यय भैषज्यं परिष्कारद्वारा उपस्थान गरिरहेकाछौं; यत्तिले मात्र सन्तोष मान्न हुन्न किन्तु यस्तो पनि सोचनु पर्छ कि—‘कुनै उपायद्वारा हामीहरू पनि समय समयमा प्रविवेक (ध्यान) मय प्रीति प्राप्तगरी बसेकाछौं कि छैनौं ?’ भनी जुन कुरा आज्ञागर्नु भयो त्यो सारैनै सुभाषित छ ।

“भन्ते ! जुन समय आर्यश्रावक प्रविवेक-प्रीति प्राप्तगरी बस्तु  
त्यस समयमा उसमा निस्त्रु पाँच कारणहरू हुँदैनन् । जस्तै :—

१. अं. नि-५. पृ. ४५२ : पीतिसुतं ।

१—‘जो कामसंयुक्त दुःख दौमनस्य हो सो पनि त्यस समयमा हुँदेन ।

२—‘जो कामसंयुक्त सुख-सौमनस्य हो सो पनि त्यस समयमा हुँदेन ।

३—‘जो अकुशलसंयुक्त दुःख-दौमनस्य हो सो पनि त्यस समयमा हुँदेन ।

४—‘जो अकुशलसंयुक्त सुख-सौमनस्य हो सो पनि त्यस समयमा हुँदेन ।

५—‘जो कुशलसंयुक्त दुःख-दौमनस्य हो सो पनि त्यस समयमा हुँदेन ।’

“भन्ते ! जुन समयमा आर्यश्रावक प्रविवेक-प्रीति प्राप्तगरी बस्छ त्यस समयमा उसमा यो (उक्त) पाँच कारणहरू हुँदेनन् ।”

“साधु ! साधु ! ! सारिपुत्र, जुन समय आर्यश्रावक प्रविवेक-प्रीति प्राप्तगरी बस्छ, त्यस समयमा उसमा यो (उक्त) पाँच कारणहरू हुँदेनन् । र जो कामसंयुक्त दुःख दौमनस्य हो……र जो कुशलसंयुक्त दुःख दौमनस्य हो सो पनि त्यस समयमा हुँदेन । जुन समयमा आर्यश्रावक प्रविवेक-प्रीति प्राप्तगरी बस्छ त्यस समयमा उसमा उक्त पाँच कारणहरू हुँदेनन् ।”

x

x

x

१. बौद्ध साहित्यमा ‘साधु ! साधु !’ भन्ने शब्द ‘ठीकछ, राम्रोछ, असलछ, धन्यहो’ भन्ने भाव व्यक्तार्थ प्रयोग भएको पाइन्छ ।

मूल सूत्र : —

## १०—बिरामी अनाथपिण्डक

श्रावस्तीमा<sup>१</sup> ।

त्यसबाबत अनाथपिण्डक गृहपति बिरामी तथा दुःखी थिए । अनि अनाथपिण्डक गृहपतिले एक पुरुषलाई बोलाई — ‘हे पुरुष ! तिमी आऊ, तिमी जहाँ आयुष्मान् सारिपुत्र हुनुहुन्छ त्यहाँगई मेरो बचनले आयुष्मान् सारिपुत्रको चरणकमलमा बन्दना गरेर — ‘भन्ते ! अनाथपिण्डक गृहपति सारे बिरामीछ, तथा सारे दुःखीछ । उ आयुष्मान् सारिपुत्रको चरणकमलमा शीरले बन्दना गर्छ’ अनेर पुनः यस्तो निवेदन गर — ‘मो भन्ते ! यदि अनुकम्पाराखी जहाँ अनाथपिण्डक गृहपति छ त्यहाँ आयुष्मान् सारिपुत्र पालनुभए बेश हुने थियो ।’

‘हवस् भन्ते<sup>२</sup> !’ भनी अनाथपिण्डक गृहपतिलाई प्रत्युत्तर दिई सो पुरुष जहाँ आयुष्मान् सारिपुत्र हुनुहुन्यो त्यहाँ गई आयुष्मान् सारिपुत्रलाई अभिवादनगरी एक छेउमा बसी यस्तो निवेदन गर्यो :—

“भन्ते ! अनाथपिण्डक गृहपति सारे बिरामी हुनुहुन्छ तथा दुःखी पनि । वहाँले आयुष्मान् सारिपुत्रको चरणकमलमा शीरले बन्दना गर्नु भएकोछ । यस्तो उनि निवेदन गर्नुहुन्छ कि — ‘मो भन्ते ! अनुकम्पाराखी जहाँ अनाथपिण्डक गृहपति छ त्यहाँ आयुष्मान् सारिपुत्र पालनुभए बेश हुने थियो ।’

१. सं. नि-५. पृ. ३२४ : पठम अनाथपिण्डकसुत्तं ।

२. भन्ते भनी सम्बोधन गर्ने चलन भिक्षुहरूलाई मात्र नभई आफुले माझपनें अरूलाई पनि भनिएको पालि साहित्यमा पाइन्छ ।

आयुष्मान् सारिपुत्रले तूष्णिभावले स्वीकार गर्नु भयो ।

अनि आयुष्मान् सारिपुत्र पूर्वाण्हसमयमा चीवर पहिरी पात्र-चीवर ग्रहणगरी आयुष्मान् आनन्द सहित अरु श्रमणहरूलाई पछाडि राखी, जहाँ अनाथपिण्डिक गृहपतिको निवासस्थानहो त्यहाँ जानुभई बिच्छ्याई राखेको आसनमा बस्नु भयो । त्यसपछि आयुष्मान् सारिपुत्रले अनाथपिण्डिक गृहपतिसँग सोधनु भयो :—

‘हे गृहपति ! क्षमनीय तथा यापनीय छौ ? दुःखवेदना घटेर जान्छ कि बढेर आउँछ त ? घटेर गएको देखिन्छ कि बढेर आएको देखिन्छ नि ?’

“भन्ते ! मलाई क्षमनीय तथा यापनीय छैन । मेरो दुःख वेदना बढेकै छ, घटेको छैन; बढेकै धेरै देखिन्छ, घटेको देखिन्न ।”

Dhamma.Digital

## सारिपुत्रोपदेश

**बुद्धगुण** — ‘हे गृहपति ! जुनरूपले बुद्धप्रति अप्रसाद युक्त चित्त हुँदा, यहाँ अश्रुतवान् पृथक्जन मृत्युपछि अपाय, दुर्गति, विनिपात, तथा नर्ममा उत्पन्न हुनसक्छ, त्यस्तो अप्रसादचित्त तिमीमा छैन ।

**बुद्धप्रति** — ‘वहाँ भगवान् अरहत, हुनुहुन्छ, सम्यक् सम्बुद्ध हुनुहुन्छ,.. विद्याचरण सम्पन्न हुनुहुन्छ, सुगत हुनुहुन्छ, लोकविद् हुनुहुन्छ, अनुत्तर हुनुहुन्छ, पुरुषदम्य सारथी हुनुहुन्छ, देव-मनुष्यका शास्ता हुनुहुन्छ तथा भगवान् बुद्ध हुनुहुन्छ’ भन्ने अटलश्रद्धा पनि तिमीमा छैदैछ । यदि

तिमीले आफुमा भएको बुद्धप्रतिको अटलश्रद्धालाई राम्रोसँग मननगरी हेरेको खण्डमा तिम्रो बेदना तुरन्तै शान्त भएर जानसक्छ ।

**धर्मगुण** — “हे गृहपति ! जुनरूपले धर्मप्रति अप्रसादयुक्त चित्त हुँदा, यहाँ अश्रुतवान् पृथक्जन मृत्युपछि अपाय, … तथा नर्कमा उत्पन्न हुनसक्छ, त्यस्तो अप्रसादचित्त तिमीमा छैन । धर्मप्रति—‘भगवान्को धर्म सु-आख्यात छ, प्रत्यक्षणीय छ, अ-कालिक छ, ‘आऊ, हेर !’ भन्न योग्य छ, औपनिधिक (निर्वाण नजिक पुन्याउने) छ तथा विज्ञपुरुषद्वारा बोधनीय छ’ भन्ने अटलश्रद्धा पनि तिमीमा छैदैछ । यदि तिमीले आफुमा भएको धर्मप्रतिको अटलश्रद्धालाई राम्रोसँग मननगरी हेरेको खण्डमा तिम्रो बेदना तुरन्तै शान्त भएर जानसक्छ ।

**सङ्घगुण** — “हे गृहपति ! जुनरूपले सङ्घप्रति अप्रसादयुक्त चित्त हुँदा, यहाँ अश्रुतवान् पृथक्जन मृत्युपछि अपाय, … तथा नर्कमा उत्पन्न हुनसक्छ, त्यस्तो अप्रसादचित्त तिमीमा छैन । सङ्घप्रति — ‘भगवान्को आवकसङ्घ सुप्रतिपन्नछ, ऋजुप्रतिपन्नछ, निर्वाणमार्गमा प्रतिपन्नछ, अनुकूल मार्गमा प्रतिपन्नछ; यिनै चारजोडा अर्थात् आठ पुद्गलहरू भगवान्का आवकसङ्घ हुन् जो पूजनीय छन्, पाहुना बनाउन योग्य छन्, दक्षिणेय छन्, हातजोरी नमस्कारगर्न योग्यछन् तथा लोकवासीका निस्ति पुण्य-क्षेत्र पनि हुन्’ भन्ने अटलश्रद्धा पनि तिमीमा छैदैछ । यदि तिमीले आफुमा भएको सङ्घप्रतिको अटलश्रद्धालाई राम्रोसँग मननगरी हेरेको खण्डमा तिम्रो बेदना तुरन्तै शान्त भएर जानसक्छ ।

**आर्य-शील** — “हे गृहपति ! जुनरूपको दुश्शीलताले युक्त हुँदा, यहाँ अश्रुतवान् पृथक्जन मृत्युपछि अपाय, … तथा नर्कमा उत्पन्न हुन-

सबछ, त्यस्तो बुश्शीलता तिमीमा छैन । तिमीमा अखण्ड, अछिद्र, दागरहित, क्रमसहित, स्वाधीन, विज्ञप्रशंसित, अपरामर्शित तथा समाधि-संवर्तनिक आर्यकान्त शील छेदेद्धन् । यदि तिमीले आफुमा भएको ती अखण्ड, ... समाधिसंवर्तनिक आर्यकान्त शीललाई राम्रोसँग मननगरी हेरेको खण्डमा तिम्रो वेदना तुरन्ते शान्त भएर जानसबछ ।

**दशांगिकमार्ग—(१)** “हे गृहपति ! जुनरूपको मिथ्यादृष्टि युक्त हुँदा, यहाँ अश्रुतवान् पृथक्जन मृत्युपछि अपाय, ... तथा नर्कमा उत्पन्न हुनसबछ, त्यस्तो मिथ्यादृष्टि तिमीमा छैन । तिमीमा सम्यक्दृष्टिनै छ । यदि तिमीले आफुमा भएको सो सम्यक्दृष्टिलाई राम्रोसँग मननगरी हेरेको खण्डमा तिम्रो वेदना तुरन्ते शान्त भएर जानसबछ ।

(२) “हे गृहपात ! जुनरूपको मिथ्यासङ्कल्प युक्त हुँदा, यहाँ अश्रुतवान् पृथक्जन मृत्युपछि अपाय, ... तथा नर्कमा उत्पन्न हुनसबछ, त्यस्तो मिथ्यासङ्कल्प तिमीमा छैन । तिमीमा सम्यक्सङ्कल्पनै छ । यदि तिमीले आफुमा भएको सो सम्यक्सङ्कल्पलाई राम्रोसँग मननगरी हेरेको खण्डमा तिम्रो वेदना तुरन्ते शान्त भएर जानसबछ ।

(३) “हे गृहपति ! जुनरूपको मिथ्यावाचा युक्त हुँदा, यहाँ अश्रुतवान् पृथक्जन मृत्युपछि अपाय, ... तथा नर्कमा उत्पन्न हुनसबछ, त्यस्तो मिथ्यावाचा तिमीमा छैन । तिमीमा सम्यक्वाचानै छ । यदि तिमीले आफुमा भएको सो सम्यक्वाचालाई राम्रोसँग मननगरी हेरेको खण्डमा तिम्रो वेदना तुरन्ते शान्त भएर जानसबछ ।

(४) “हे गृहपति ! जुनरूपको मिथ्याकर्म युक्त हुँदा, यहाँ अश्रुतवान् पृथक्जन मृत्युपछि अपाय, ... तथा नर्कमा उत्पन्न हुनसबछ,

त्यस्तो मिथ्याकर्म तिमीमा छैन । तिमीमा सम्यक्कर्मनै छ । यदि तिमीले आफुमा भएको सो सम्यक्कर्मलाई राम्रोसँग मननगरी हेरेको खण्डमा तिम्रो वेदना तुरन्तै शान्त भएर जानसक्छ ।

(५) “हे गृहपति ! जुनरूपको मिथ्याजीविका युक्त हुँदा यहाँ अश्रुतवान् पृथक्जन मृत्युपछि अपाय, … तथा नर्कमा उत्पन्न हुनसक्छ, त्यस्तो मिथ्याजीविका तिमीमा छैन । तिमीमा सम्यक्जीविकानै छ । यदि तिमीले आफुमः भएको सो सम्यक्जीविकालाई राम्रोसँग मननगरी हेरेको खण्डमा तिम्रो वेदना तुरन्तै शान्त भएर जानसक्छ ।

(६) “हे गृहपति ! जुनरूपको मिथ्याध्यायायाम (बीर्य) युक्त हुँदा, यहाँ अश्रुतवान् पृथक्जन मृत्युपछि अपाय, … तथा नर्कमा उत्पन्न हुनसक्छ, त्यस्तो मिथ्याध्यायाम तिमीमा छैन । तिमीमा सम्यक्ध्यायायाम (बीर्य) नै छ । यदि तिमीले आफुमा भएको सो सम्यक्ध्यायायामलाई राम्रोसँग मननगरी हेरेको खण्डमा तिम्रो वेदना तुरन्तै शान्त भएर जानसक्छ ।

(७) “हे गृहपति ! जुनरूपको मिथ्यास्मृति युक्त हुँदा यहाँ अश्रुतवान् पृथक्जन मृत्युपछि अपाय, … तथा नर्कमा उत्पन्न हुनसक्छ, त्यस्तो मिथ्या-स्मृति तिमीमा छैन । तिमीमा सम्यक्स्मृतिनै छ । यदि तिमीले आफुमा भएको सो सम्यक्स्मृतिलाई राम्रोसँग मननगरी हेरेको खण्डमा तिम्रो वेदना तुरन्तै शान्त भएर जानसक्छ ।

(८) “हे गृहपति ! जुनरूपको मिथ्यासमाधि युक्त हुँदा, यहाँ अश्रुतवान् पृथक्जन मृत्युपछि अपाय, … तथा नर्कमा उत्पन्न हुनसक्छ, त्यस्तो मिथ्यासमाधि तिमीमा छैन । तिमीमा सम्यक्समाधिनै छ ।

यदि तिमीले आफुमा भएको सो सम्यक्-समाधिलाई राम्रोसंग मननगरी हेरेको खण्डमा तिम्रो वेदना तुरन्त शान्त भएर जानसक्छ ।

(९) “हे गृहपति ! जुनरूपको मिथ्याज्ञान युक्त हुँदा, यहाँ अश्रुतवान् पृथक्-जन मृत्युपछि अपाय, … तथा नर्कमा उत्पन्न हुनसक्छ, त्यस्तो मिथ्याज्ञान तिमीमा छैन । तिमीमा सम्यक्-ज्ञाननै छ । यदि तिमीले आफुमा भएहो सो सम्यक्-ज्ञानलाई राम्रोसंग मननगरी हेरेको खण्डमा तिम्रो वेदना तुरन्त शान्त भएर जानसक्छ ।

(१०) “हे गृहपति ! जुनरूपको मिथ्या-विमुक्ति युक्त हुँदा, यहाँ अश्रुतवान् पृथक्-जन मृत्युपछि अपाय, … तथा नर्कमा उत्पन्न हुन-सक्छ, त्यस्तो मिथ्या-विमुक्ति तिमीमा छैन । तिमीमा सम्यक्-विमुक्तिनै छ । यदि तिमीले आफुमा भएको सो सम्यक्-विमुक्तिलाई राम्रोसंग मननगरी हेरेको खण्डमा तिम्रो वेदना तुरन्त शान्त भएर जानसक्छ ।”

यति उपदेश सुनिसकेपछि अनाथपिण्डिक गृहपतिको वेदना तुरन्त शान्त भएर गयो र आयुष्मान् सारिपुत्र र आयुष्मान् आनन्द-लाई क्षीर भोजन अपित गरे । आयुष्मान् सारिपुत्रले भोजन सिध्याएर एक छेउमा पात्र राख्नु भएपछि अनाथपिण्डिक गृहपति एक स्थानो आसनलिएर एक छेउमा बसे । एक छेउमा बसेका अनाथपिण्डिक गृहपतिलाई आयुष्मान् सारिपुत्रले निम्न गाथाद्वारा अनुमोदन गर्नु भयो : —

१—“यस्स सद्वा तथागते, अचला सुप्तिद्विता ।

सीलं च यस्स कल्याणं, अरियकन्तं पसंसितं ॥

२—“सङ्घे पसादो यस्सत्थि, उजुभूतं च दस्सनं ।

अदलिहो ति तं आहु, अमोघं तस्स जीवितं ॥

३—“तस्मा सद्धं च शीलं च, पसादं धर्मदस्सनं ।  
अनुयुज्जेथ मेधावी, सरं बुद्धानसासनं’ति ॥”

अर्थ :—

१—“जसको श्रद्धा तथागतप्रति अचल र सुप्रतिष्ठित छ, जसको कल्याण शील, आर्यकान्त र प्रशंसित छ;

२—“जसको चित्त ऋजु, दर्शनीय र सङ्घमा प्रसन्न छ, त्यस्ताको जीवनलाई अ-दरिद्र र अमोघ भनिन्छ ।

३—“त्यसैले मेधावी पुरुषहरू बुद्ध र धर्मको अनुस्मरणगर्दै श्रद्धा, शील, प्रसन्नता र धर्मदर्शनमा अनुयुक्त होऊन् ।”

यी गायाहारा अनाथपिण्डक गृहपतिलाई अनुभोदनगरी आयुष्मान् सारिपुत्र आसनबाट उठी फर्केर जानुभयं ।

त्यसपछि आयुष्मान् आनन्द जहाँ भगवान् द्वनुहुन्थयो त्यहाँगई भगवान्‌साई अभिवादनगरी एक छेउमा बसे । एक छेउमा बसेका आयुष्मान् आनन्वसेंग भगवान्‌ले सोधनुभयो :—

“हे आनन्द ! यस्तो मध्यान्ह समयमा कहाँबाट आइरहेछौ ?”

“मन्ते ! आयुष्मान् सारिपुत्रले यस्तो प्रकारले अनाथपिण्डक गृहपतिलाई अववाद-उपदेश गर्नु भयो” भनी भगवान्‌लाई जम्मैकुरा सुनाउनुभयो ।

“हे आनन्द ! सारिपुत्र पण्डित हुन्, महाप्राज्ञ हुन्, जहाँ किंच चार स्रोताप्रत्यङ्गलाई दश आकारले विभाजनगरी बताइदिए ।”

X

X

X

मूल सूत्र :—

### ११—कति दान-पात्र छन् ?

एक दिन अनाथपिण्डिक गृहपति जहाँ भगवान् हुनुहुन्थ्यो  
त्यहाँ गई भगवान्‌जाई अभिवादनगरी एक छेउमा बसे<sup>१</sup> । एक छेउमा  
बसेका अनाथपिण्डिक गृहपतिले भगवान्‌संग प्रश्न सोधे :—

“भन्ते ! लोकमा कति दक्षिणेय छन् ? कुन ठाउँमा दान  
दिनुपर्छ ?”

“हे गृहपति ! लोकमा शैक्ष र अशैक्ष<sup>२</sup> दुइ दक्षिणेय छन् ।  
यही दुइ दक्षिणेय हुन् जहाँ दानदिन योग्य छ ।”

पति भन्तु भएपछि पुनः गाथा भन्तु भयो :—

“सेखो असेखो च इमिंम लोके,  
आहुनेय्या यजमानानं होन्ति ।  
ते उज्जुभूता कायेन, वाचाय उद चेतभा,  
खेत्तं तं यजमानानं, एथ दिन्नं महफलं ॥”

१. अ. नि-२ पृ. ६०: सचित्तवग्गो ।

२. स्तोतापन्नादि चार मार्गहरूमा लागेकालाई ‘शैक्ष’ र अरहन्त-  
फल प्राप्त गरिसकेकालाई ‘अशैक्ष’ भनिन्छ ।

अर्थ :—

“यो लोकमा शीक्ष र अशीक्ष दुइ यजमानहरूका आहुनेय्य (स्वागत योग्य) हुन् उनीहरू काय, वाक् र चित्ताले छजु हुन्छन् र यजमानहरूको क्षेत्र समान भएको हुंदा— यहाँ दानदिनु महत्कलदायी हुन्छ ।”

[ यति कुरा सुनेपछि अनाथपिण्डक गृहपति सन्तुष्ट भए । ]

x

x

x

मूल सूत्र :—



### १२—भद्रभद्र मरण

एक समय अनाथपिण्डक गृहपति जहाँ भगवान् हुनुहुन्यो त्यहाँगाई भगवान्लाई अभिवादनगरी एक छेउमा बसे<sup>३</sup> । एक छेउमा बसेका अनाथपिण्डक गृहपतिलाई भगवान्ले निम्न कुरा सुनाउनु अथो :—

‘हे गृहपति ! चित्त सुरक्षित भएनभने काय-कर्म पनि, वचो-कर्म पनि, मनः-कर्म पनि सुरक्षित हुँदैन । असुरक्षित काय-कर्म, वचो-कर्म र मनः-कर्म हुनेको काय-कर्म पनि, वचो-कर्म पनि, मनः-कर्म पनि रागादि बलेशद्वारा भिजेको हुन्छ । रागादि बलेशद्वारा भिजेको काय-कर्म, वचो-कर्म र मनः-कर्म दूषित हुन्छ । दूषित काय-कर्म, वचो-

१. अ. नि—३. पृ. २४३: अरविखतसुत्त ।

कर्म, र मनः-कर्म हुनेको मृत्यु, भद्ररूपले हुँदैन अभद्ररूपले ने हुन्छ ।

“हे गृहपति ! जस्तो कि—राघ्ररी छाना नछाएको घरको धुँरी पनि असुरक्षित हुन्छ, मूसीहरू पनि असुरक्षित हुन्छन्, र भित्ता पनि असुरधित हुन्छ; धुँरीबाट पनि पानी पस्छ, मूसीहरूबाट पनि पानी पस्छ र भित्ता पनि मिज्ज्ञ; धुँरी पनि कुहिन्छ, मूसीहरू पनि कुहिन्छन्, र भित्ता पनि गल्छ ।

“हे गृहपति ! यस्तैगरी चित्त सुरक्षित नहुँदा काय-कर्म पनि, वचो-कर्म पनि तथा मनः-कर्म पनि सुरक्षित हुन्न। असुरक्षित काय-कर्म, वचो-कर्म तथा मनः-कर्म हुनेको काय-कर्म पनि, वचो-कर्म पनि तथा मनः-कर्म पनि रागादि क्लेशद्वारा भिजेको हुन्छ । रागादि क्लेशद्वारा भिजेका काय-कर्म, वचो-कर्म तथा मनः-कर्म दूषित हुन्छ । दूषित काय-कर्म, वचो-कर्म तथा मनः-कर्म हुनेको मृत्यु, भद्ररूपले हुँदैन अभद्ररूपले ने हुन्छ ।

‘हे गृहपति ! चित्त सुरक्षित भएमा काय-कर्म पनि, वचो-कर्म पनि, मनः-कर्म पनि सुरक्षित हुन्छ । सुरक्षित काय-कर्म, वचो-कर्म र मनः-कर्म हुनेको काय-कर्म पनि वचो-कर्म पनि र मनः-कर्म पनि रागादि क्लेशद्वारा भिजेको हुँदैन । रागादि क्लेशद्वारा नभिजेको काय-कर्म, वचो-कर्म र मनः-कर्म दूषित हुँदैन । दूषित नभएको काय-कर्म, वचोकर्म र मनः-कर्म हुनेको मृत्यु, भद्ररूपले ने हुन्छ अभद्ररूपले हुँदैन ।

“हे गृहपति ! जस्तो कि—राघ्ररी छाना छाएको घरको धुँरी

पनि सुरक्षित हुन्छ, मुसीहरू पनि सुरक्षित हुन्छन्, र भित्ता पनि सुरक्षित हुन्छ; धुँरीमा पनि पानी पसदैन, मुसीहरूमा पनि पानी पदैन र भित्ता पनि भिजदैन; धुँरी पनि कुर्हिदैन, मुसीहरू पनि कुर्हिदैनन् र भित्ता पनि गल्दैन।

“हे गृहपति ! यस्तैगरी चित्त सुरक्षित हुँदा काय-कर्म पनि, वचो-कर्म पनि तथा मनः-कर्म पनि सुरक्षित हुन्छ । सुरक्षित काय-कर्म, वचो-कर्म तथा मनः-कर्म हुनेको काय-कर्म पनि, वचो-कर्म पनि तथा मनः-कर्म पनि रागादि क्लेशद्वारा भिजेको हुँदैन । रागादि क्लेशद्वारा नभिजेको काय-कर्म, वचो-कर्म तथा मनः-कर्म दूषित हुँदैन । अदूषित काय-कर्म, वचो-कर्म तथा मनः-कर्म हुनेको मृत्यु, भद्ररूपले नै हुन्छ अभद्ररूपले हुँदैन ।

[ यति कुरा सुनेर अनाथपिण्डक गृहपति प्रसन्न भए । ]

|                    X                    X                    X

मूल सूत्र : —

### १३—दश-कामभोगीहरू

एक समय भगवान् श्रावस्तीरिथित अनाथपिण्डक गृहपतिको जेतवन विहारमा बस्नु भएको थियो ।

१. अं. नि-१०. पृ. २४१: कामभोगीमुत्त ।

अनाथपिण्डक गृहपति जहाँ भगवान् हुनुहुन्थ्यो त्यहाँगई भगवान्स्लाई अभिवादनगरी एक छेउमा बसे । एक छेउमा बसेका अनाथपिण्डक गृहपतिलाई भगवान्ले निम्न कुरा भन्नुभयो :—

“हे गृहपति ! दश-कामभोगीहरू लोकमा विद्यमान् छन् । कुन दश भने ? —

a ( १ ) “हे गृहपति ! यहाँ एकथरी कामभोगीले साहस<sup>१</sup> तथा अधर्मतापूर्वक भोगसम्पत्ति खोजीगर्छ र साहस तथा अधर्मतापूर्वक खोजीगरेको भोगसम्पत्तिद्वारा न आफुलाई सुखी र बलियोपार्छ, न बाँडछ न त पुण्यकार्य नै गर्छ ।

a ( २ ) “हे गृहपति ! यहाँ एकथरी कामभोगीले साहस तथा अधर्मतापूर्वक भोगसम्पत्ति खोजीगर्छ र साहस तथा अधर्मतापूर्वक खोजीगरेको भोगसम्पत्तिद्वारा केवल आफुलाई मात्र सुखी र बलियोपार्छ तर बाँडदेन, न त पुण्यकार्य नै गर्छ ।

a ( ३ ) “हे गृहपति ! यहाँ एकथरी कामभोगीले साहस तथा अधर्मतापूर्वक भोगसम्पत्ति खोजीगर्छ र साहस तथा अधर्मतापूर्वक खोजीगरेको भोगसम्पत्तिद्वारा आफुलाई पनि सुखी र बलियोपार्छ, बाँडछ पनि पुण्यकार्य पनि गर्छ ।

b ( १ ) “हे गृहपति ! यहाँ एकथरी कामभोगीले साहस र अ-साहस ( साहस कर्म विना ), धर्म र अधर्मतापूर्वक भोगसम्पत्ति

१. धर्माधर्मको वास्ता नराखी जुनसुकै तरिकाले भए पनि भोगसम्पत्ति मात्र उपार्जन गर्न कोशिस गर्ने ।

खोजीगर्छ र साहस र असाहस, धर्म र अधर्मतापूर्वक खोजीगरेको भोगसम्पत्तिद्वारा न आफुलाई सुखी र बलियोपार्छ, न बाँडछ न त पुण्यकार्य नै गर्छ ।

b (२) “हे गृहपति ! यहाँ एकथरी कामभोगीले साहस र असाहस, धर्म र अधर्मतापूर्वक भोगसम्पत्ति खोजीगर्छ र साहस र असाहस, धर्म र अधर्मतापूर्वक खोजीगरेको भोगसम्पत्तिद्वारा केवल आफुलाई मात्र सुखी र बलियोपार्छ तर बाँडदेन, न त पुण्यकार्य नै गर्व ।

b (३) ‘हे गृहपति ! यहाँ एकथरी कामभोगीले साहस र असाहस, धर्म र अधर्मतापूर्वक भोगसम्पत्ति खोजीगर्छ र साहस र असाहस, धर्म र अधर्मतापूर्वक खोजीगरेको भोगसम्पत्तिद्वारा आफुलाई पनि सुखी र बलियोपार्छ, बाँडछ पनि पुण्यकार्य पनि गर्छ ।

c (१) “हे गृहपति ! यहाँ एकथरी कामभोगीले साहस विना-धर्मतापूर्वक भोगसम्पत्ति खोजीगर्छ र साहसविना धर्मतापूर्वक खोजीगरेको भोगसम्पत्तिद्वारा न आफुलाई सुखी र बलियोपार्छ, न बाँडछ, न त पुण्यकार्य नै गर्छ ।

c (२) “हे गृहपति ! यहाँ एकथरी कामभोगीले साहसविना-धर्मतापूर्वक भोगसम्पत्ति खोजीगर्छ र साहसविना-धर्मतापूर्वक खोजीगरेको भोगसम्पत्तिद्वारा केवल आफुलाई मात्र सुखी र बलियोपार्छ तर बाँडदेन, न त पुण्यकार्य नै गर्छ ।

c (३) “हे गृहपति ! यहाँ एकथरी कामभोगीले साहसविना-धर्मतापूर्वक भोगसम्पत्ति खोजीगर्छ र साहसविना-धर्मतापूर्वक खोजीगरेको

भोगसम्पत्तिद्वारा आफुलाई पनि सुखी र बलियोपार्छ, बाँडछ पनि पुण्यकार्य पनि गर्छ ।

d (१) 'हे गृहपति ! यहाँ एकथरी कामभोगीले साहसविना-धर्मतापूर्वक भोगसम्पत्ति खोजीगर्छ र साहसविना-धर्मतापूर्वक खोजीगरेको भोगसम्पत्तिद्वारा आफुलाई पनि सुखी र बलियोपार्छ, बाँडछ पनि, पुण्यकार्य पनि गर्छ । यो कामभोगी त्यस भोगसम्पत्तिमा बाँधिएको पनि हुन्न, मूर्ध्णित पनि हुन्न, न डुबिनैरहेको हुन्छ बल्कि अवगुण देख्ने र मुक्ति-चाहनेभई सम्पत्ति परिभोग गर्छ ।

निन्दा-प्रशंसा-४ १—'हे गृहपति ! यहाँ जो त्यो कामभोगीले साहस तथा अधर्मतापूर्वक खोजीगरेको भोगसम्पत्तिद्वारा न आफुलाई सुखी र बलियोपार्छ, न बाँडछ, न त पुण्यकार्य नै गर्छ ; त्यस्तालाई—तीन-कारणले निन्दा गर्छन् । 'साहस तथा अधर्मतापूर्वक भोगसम्पत्तिको खोजीगर्छ' भनी यो पहिलो कारणले निन्दा गर्छन् । 'न आफुलाई सुखी र बलियोपार्छ' भनी यो दोश्रो कारणले निन्दा गर्छन् । 'न बाँडछ न त पुण्य नै गर्छ' भनी यो तेश्रो कारणले पनि निन्दा गर्छन् । यसरी सो कामभोगी यी तीने कारणले निन्दित हुन्छ ।

४ २—“हे गृहपति ! यहाँ जो त्यो कामभोगीले साहस तथा अधर्मतापूर्वक खोजीगरेको भोगसम्पत्तिद्वारा आफुलाई भने सुखी र बलियोपार्छ तर बाँडदेन, पुण्यकार्य पनि गर्दैन ; त्यस्तालाई—दुइ कारणले निन्दा गर्छन् र एक कारणले प्रशंसा गर्छन् । 'साहस तथा अधर्मतापूर्वक भोगसम्पत्ति खोजीगर्छ' भनी यो पहिलो कारणले निन्दा गर्छन् । आफु-

स्ताई सुखी र बलियोपाठं' भनी यो एक कारणले प्रशंसा गर्छन् । ‘बाँडदेन, पुण्यकार्य पनि गर्दैन’ भनी यो दोशो कारणले निन्दा गर्छन् । यसरी सो कामभोगी दुइ कारणले निन्दित र एक कारणले प्रशंसित हुन्छ ।

b ३—“हे गृहपति ! यहाँ जो त्यो कामभोगीले साहस तथा अधर्मतापूर्वक खोजीगरेको भोगसम्पत्तिद्वारा आफुलाई पनि सुखी र बलियोपाठं, बाँडछ पनि पुण्यकार्य पनि गर्छ; त्यस्तालाई—एक कारणले निन्दा गर्छन्, दुइ कारणले प्रशंसा गर्छन् । ‘साहस तथा अधर्मतापूर्वक भोगसम्पत्ति खोजीगर्छ’ भनी यो एक कारणले निन्दा गर्छन् । ‘आफुलाई सुखी र बलियोपाठं’ भनी यो पहिलो कारणले प्रशंसा गर्छन् । ‘बाँडछ, पनि पुण्यकार्य पनि गर्छ’ भनी यो दोशो कारणले प्रशंसा गर्छन् । यसरी सो कामभोगी एक कारणले निन्दित र दुइ कारणले प्रशंसित हुन्छ ।

b १—‘हे गृहपति ! यहाँ जो त्यो कामभोगीले साहस र असाहस, धर्म र अधर्मतापूर्वक खोजीगरेको भोगसम्पत्तिद्वारा न आफुलाई सुखी र बलियोपाठं, न बाँडछ, न त पुण्यकार्य नै गर्छ; त्यस्तालाई—एक कारणले प्रशंसा र तीन कारणले निन्दा गर्छन् । ‘साहसविना धर्मतापूर्वक भोगसम्पत्ति खोजीगर्छ’ भनी यो एक कारणले प्रशंसा गर्छन् । साहस र अधर्मतापूर्वक भोगसम्पत्ति खोजीगर्छ’ भनी यो पहिलो कारणले निन्दा गर्छन् । ‘आफुलाई सुखी र बलियोपाठं’ भनी यो दोशो कारणले निन्दा गर्छन् । ‘न बाँडछ, न त पुण्यकार्य नै गर्छ’ भनी यो तेशो कारणले निन्दा गर्छन् । यसरी सो कामभोगी एक कारणले प्रशंसित र तीन कारणले निन्दित हुन्छ ।

b २—“हे गृहपति ! यहाँ जो त्यो कामभोगीले साहस र असाहस, धर्म र अधर्मतापूर्वक खोजीगरेको भोगसम्पत्तिद्वारा आफुलाई भने सुखी र बलियोपाछं तर बाँडदेन, पुण्यकार्य पनि गर्देन; त्यस्तालाई— दुइ कारणले प्रशंसा गर्दैन्, दुइ कारणले निन्दा गर्दैन्। ‘असाहस र धर्मतापूर्वक भोगसम्पत्ति खोजीगर्दै’ भनी यो पहिलो कारणले प्रशंसा गर्दैन्। ‘आफुलाई सुखी र बलियोपाछं’ भनी यो दोश्रो कारणले प्रशंसा गर्दैन्। ‘न त पुण्यकार्य नै गर्दै’ भनी यो दोश्रो कारणले निन्दा गर्दैन्। यसरी सो कामभोगी यी दुइ कारणले प्रशंसित र यी दुइ कारणले निन्दित हुन्छ ।

b ३—“हे गृहपति ! यहाँ जो त्यो कामभोगीले साहस र असाहस, धर्म र अधर्मतापूर्वक खोजीगरेको भोगसम्पत्तिद्वारा आफुलाई पनि सुखी र बलियोपाछं, बाँडछ पनि पुण्यकार्य पनि गर्दै; त्यस्तालाई— तीन कारणले प्रशंसा र एक कारणले निन्दा गर्दैन्। ‘साहस रहित धर्मतापूर्वक भोगसम्पत्ति खोजीगर्दै’ भनी यो पहिलो कारणले प्रशंसा गर्दैन्। ‘साहस र अधर्मतापूर्वक भोगसम्पत्ति खोजीगर्दै’ भनी यो एक कारणले निन्दा गर्दैन्। ‘आफुलाई सुखी र बलियोपाछं’ भनी यो दोश्रो कारणले प्रशंसा गर्दैन्। ‘बाँडछ पनि पुण्यकार्य पनि गर्दै’ भनी यो तेश्रो कारणले प्रशंसा गर्दैन्। यसरी सो कामभोगी यी तीन कारणले प्रशंसित र एक कारणले निन्दित हुन्छ ।

c १—“हे गृहपति ! यहाँ जो त्यो कामभोगीले साहसविना- धर्मतापूर्तापूर्वक खोजीगरेको भोगसम्पत्तिद्वारा न आफुलाई सुखी र

बलियोपार्छ, न बाँडछ, न त पुण्यकार्य ने गर्छ; त्यस्तालाई—एक कारणले प्रशंसा र दुइ कारणले निन्दा गर्छन् । ‘साहसविना-धर्मतापूर्वक भोगसम्पत्ति खोजीगर्छ’ भनी यो एक कारणले प्रशंसा गर्छन् । ‘न आफुलाई सुखी र बलियोपार्छ’ भनी यो पहिलो कारणले निन्दा गर्छन् । ‘न बाँडछ, न त पुण्यकार्य ने गर्छ’ भनी यो दोथो कारणले निन्दा गर्छन् । यसरी सो कामभोगी एक कारणले प्रशंसित र दुइ कारणले निन्दित हुन्छ ।

० २—‘हे गृहपति ! यहाँ जो त्यो कामभोगीले साहसविना-धर्मतापूर्वक खोजीगरेको भोगसम्पत्तिद्वारा आफुलाई भने सुखी र बलियोपार्छ तर बाँडदेन, पुण्यकार्य पनि गर्दैन; त्यस्तालाई—दुइ कारणले प्रशंसा गर्छन् र एक कारणले निन्दा गर्छन् । ‘साहसविना-धर्मतापूर्वक भोगसम्पत्ति खोजीगर्छ’ भनी यो पहिलो कारणले प्रशंसा गर्छन् । ‘आफुलाई सुखी र बलियोपार्छ’ भनी यो दोथो कारणले प्रशंसा गर्छन् । ‘न बाँडछ, ‘न पुण्यकार्य गर्छ’ भनी यो एक कारणले निन्दा गर्छन् । यसरी सो कामभोगी यी दुइ कारणले प्रशंसित र एक कारणले निन्दित हुन्छ ।

० ३—‘हे गृहपति ! यहाँ जो त्यो कामभोगीले साहसविना-धर्मतापूर्वक खोजीगरेको भोगसम्पत्तिद्वारा आफुलाई पनि सुखी र बलियोपार्छ, बाँडछ पनि पुण्यकार्य पनि गर्छ, किन्तु उ सो भोगसम्पत्तिमा बाँधिएको हुन्छ, मूर्छित भएको हुन्छ, डुबिरहेको हुन्छ र अवगुण नदेल्ने तथा मुक्ति नचाहनेभई सम्पत्ति परिमोग गर्छ; त्यस्तालाई—तीन कारणले प्रशंसा गर्छन् र एक कारणले निन्दा गर्छन् । ‘साहस रहित धर्मतापूर्वक भोगसम्पत्ति खोजीगर्छ’ भनी यो पहिलो कारणले प्रशंसा गर्छन् । ‘आफु-

साईं सुखी र बलियोपार्छ' भनी यो दोश्रो कारणले प्रशंसा गर्छन् ।  
 'बाँडछ पनि पुष्टकार्य पनि गर्छ' भनी यो तेश्रो कारणले प्रशंसा गर्छन् ।  
 'किन्तु उ भोगसम्पत्तिमा बाँधिएको हुन्छ, ... मुक्ति चाहनेभई सम्पत्ति परिभोग गर्छ' भनी यो एक कारणले निन्दा गर्छन् । यसरी सो कामभोगी यी तीन कारणले प्रशंसित र एक कारणले निन्दित हुन्छ ।'

d १—‘हे गृहपति ! यहाँ जो त्यो कामभोगीले साहसविना-धर्मतापूर्वक खोजीगरेको भोगसम्पत्तिद्वारा आफुलाई पनि सुखी र बलियोपार्छ, बाँडछ पनि पुष्टकार्य पनि गर्छ र भोगसम्पत्तिमा बाँधिएको हुन्न, मूर्छित भएको हुन्न, डुबिरहेको हुन्न र अवगुण देखेको हुन्छ तथा मुक्ति चाहनेभई सम्पत्ति परिभोग गर्छ; त्यस्ता कामभोगीलाई—चारै कारणले प्रशंसा गर्छन् । ‘साहसविना-धर्मतापूर्वक भोगसम्पत्ति खोजोगर्छ’ भनी यो पहिलो कारणले प्रशंसा गर्छन् । ‘आफुलाई सुखी र बलियोपार्छ’ भनी यो दोश्रो कारणले प्रशंसा गर्छन् । ‘बाँडछ पनि, पुष्टकार्य पनि गर्छ भनी यो तेश्रो कारणले प्रशंसा गर्छन् । ‘भोगसम्पत्तिमा बाँधिएको हुँदैन, मूर्छित हुँदैन, डुबिरहेको हुँदैन र अवगुण देखेको हुन्छ तथा विमुक्ति चाहनेभई सम्पत्ति परिभोग गर्छ’ भनी यो चौथो कारणले पनि प्रशंसा गर्छन् । यसरी सो कामभोगी यी चारै कारणले प्रशंसित हुन्छ ।

“हे गृहपति ! यी ने ( उक्त ) दश-कामभोगीहरु लोकमा विद्यमान छन् । यी दश-कामभोगीहरुमा जो कामभोगी साहसविना-धर्मतापूर्वक भोगसम्पत्ति खोजीगर्छ र साहसविना धर्मतापूर्वक भोगसम्पत्ति खोजीगरी आफुलाई पनि सुखी र बलियोपार्छ, बाँडछ पनि, पुष्टकार्य पनि गर्छ र भोगसम्पत्तिमा बाँधिएको पनि हुन्न, मूर्छित हुन्न, डुबिरहेको

हुम बल्कि अग्रगुण देलेभई, मुक्ति चाहनेभई सम्पत्ति परिभोग गर्छ;  
सोही कामभोगी ती दश-कामभोगीहरू मध्येमा अग्र, श्रेष्ठ प्रमुख, उत्तम  
र प्रबर ठहरिन्छ ।

“हे गृहपति ! जस्तै – गाइबाट दूध दूधबाट दही, दहीबाट नौनी,  
नौनीबाट घ्यू, घ्यूबाट घ्यूकोमण्ड अग्र देखिन्छ त्यस्तै – यी ( उक्त ) दश-  
कामभोगीहरू मध्येमा जो कामभोगी साहस्रिवासा धर्मतापुर्वक ..., मुक्ति  
चाहनेभई सम्पत्ति परिभोग गर्छ; सोही कामभोगी ती दश-कामभोगीहरू  
मध्येमा अग्र,... प्रबर ठहरिन्छ ।”

[ यो कुरा सुनेर अनाथपिण्डिक गृहपति सन्तुष्ट भए । ]

X

X

X

Dhamma.Digital

**मूल सूत्र :—**

### १४-स्त्रोतापन्न लक्षण

एक दिन अनाथपिण्डिक गृहपति जहाँ भगवान् हुनुहुन्थ्यो  
त्यहाँ गई भगवान्लाई अभिवादनगरी एक छेउमा बसेः । एक छेउमा  
बसेका अनाथपिण्डिक गृहपतिलाई भगवान्ले निम्न कुरा सुनाउनु  
भयो :—

१. अं. नि-९ पृ. ४६: पठमवेरसुत्तं ।

“हे गृहपति ! जब आर्यश्रावकको (अ) पाँच भय र वैरभावहरू उपशान्त हुन्छन् र (आ) चार स्वोतापत्यङ्गहरूले सुसम्पन्न हुन्छन् तब उसले चाहेमा आफुले आफैलाई यस्तो भन्नसक्छ, प्रकाशगर्न सक्छ कि—‘म नरकगतिबाट मुक्तछु, तिरश्चिनगतिबाट मुक्तछु, प्रेतगतिबाट मुक्तछु, अपायगतिबाट मुक्तछु; म स्वोतापन्नहुँ अविनिपत्तीहुँ’ र निश्चितपूर्वक सम्बोधिपरायण पनि हुँ ।’

“(अ) कुन पाँच भय र वैरभावहरू उपशान्त भएका हुन्छन् भने ? — हे गृहपति ! प्राणातिपाती र प्राणातीपातको कारणले जुन यसै जन्ममा र सम्परायिकमा भय-वैरादि र मानसिक दुःख-दौर्मनस्य प्रतिसंवेदी हुन्छ; प्राणातिपातबाट विरतरहेदा यसै जन्ममा र सम्परायिकमा भय-वैरादि तथा मानसिक दुःख-दौर्मनस्य उपशान्त हुन्छ । अदिन्नादायी र अदिन्नादानको कारणले जुन यसै जन्ममा ... मानसिक दुःख-दौर्मनस्य हुन्छ; अदिन्नादानबाट विरत रहेदा ... मानसिक दुःख-दौर्मनस्य उपशान्त हुन्छ । काममिथ्याचारी र काममिथ्याचारको कारणले जुन यसै जन्ममा ... मानसिक दुःख-दौर्मनस्य हुन्छ; काममिथ्याचारबाट विरत रहेदा ... मानसिक दुःख-दौर्मनस्य उपशान्त हुन्छ । मृषावादी र मृषावादको कारणले जुन यसै जन्ममा ... मानसिक दुःख-दौर्मनस्य हुन्छ; मृषावादबाट विरत रहेदा ... मानसिक दुःख-दौर्मनस्य उपशान्त हुन्छ । सुरामेरय मद्य प्रमादस्थायी र सुरामेरय मद्य प्रमादस्थानको कारणले जुन यसै जन्ममा ... मानसिक दुःख-दौर्मनस्य हुन्छ; सुरामेरय मद्य प्रमादस्थानबाट विरत रहेदा ... मानसिक दुःख-दौर्मनस्य उपशान्त हुन्छ । यिनै पाँच भय-वैरबाट उपशान्त भएको हुन्छ ।

**बुद्धगुण—**“(आ) कुन चार स्रोतापत्यज्ञले सुसम्पन्न भएको हुन्छ भने—हे गृहपति ! यहाँ आर्यश्रावक बुद्धप्रति विशिष्टरूपले प्रसन्न भएको हुन्छ—‘वहाँ भगवान् अरहन्त हुनुहुन्छ, सम्यक् सम्बुद्ध हुनुहुन्छ, विद्याचरण सम्पन्न हुनुहुन्छ, सुगत (असल ठाउँमा पुग्नु भएको) हुनुहुन्छ, लोकविद् हुनुहुन्छ, अनुत्तर हुनुहुन्छ, पुरुषदम्य सारथी हुनुहुन्छ, देव-मनुष्यका शास्ता तथा बुद्ध भगवान् हुनुहुन्छ ।’

**धर्मगुण—**“यहाँ आर्यश्रावक धर्मप्रति विशिष्टरूपले प्रसन्न भएको हुन्छ—‘भगवान्का धर्म सु-आख्यातछ, प्रत्यक्षणीयछ, अ-कालिक छ, ‘आऊ, हेर !’ भन्न योग्य छ, औपनियिक (निर्वाण नजिक पुण्याउने) छ तथा विज्ञप्तुरुषद्वारा बोधनीय छ ।’

**सङ्खगुण—**“यहाँ आर्यश्रावक सङ्खप्रति विशिष्टरूपले प्रसन्न भएको हुन्छ—‘भगवान्को श्रावकसङ्ख सु-प्रतिपन्नछ, ऋचुप्रतिपन्नछ, ज्ञेयमार्ग प्रतिपन्नछ, उपयुक्तमार्ग प्रतिपन्नछ; यिनै चार जोडा अर्थात् आठ पुद्गलहरू भगवान्का श्रावकसङ्ख हुन् जो पूजनीय छन्, पाहुना बनाउन योग्य क्वन्, दक्षिणीय छन्, हातजोरी नमस्कार गर्न योग्य छन् र लोकवासीका निम्न पुष्यक्षेत्र समान पनि छन् ।’

**आर्यशील—**“यहाँ आर्यश्रावक आर्यकान्त शीलले सुसम्पन्न भएको हुन्छ अर्थात् उसको शील—अखण्ड, अछिद्र, वागरहित, ऋमसहित, स्वाधीन, विज्ञप्रशंसित, अपरामर्शित तथा समाधिसंवर्तनिक हुन्छ । यिनै चार स्रोतापत्यज्ञले सुसम्पन्न भएको हुन्छ ।


“हे गृहपति ! जब आर्यश्रावकको यी ( उक्त ) पौच भय-वैरहरूः उपशान्त भएका हुन्छन्, यी ( उक्त ) चार स्रोतापत्यङ्गहरूले मुसम्पन्न भएका हुन्छन्, तब उसले चाहेमा आफैले आफुलाई यस्ताँ। भग्नसक्षुः, प्रकाशगर्न सक्षु कि — ‘म नरकगतिबाट मुक्तछु, तिरश्चिनगतिबाट मुक्तछु, प्रेतगतिबाट मुक्तछु, अपायगतिबाट मुक्तछु; म स्रोतापत्यहुँ अविनिपातीहुँ’ र निश्चितपूर्वक सबोधपरापरण पनि हुँ’ ।”

[ यस्ति कुरा सुनो अनाथपिण्डक खुशी भए । ]

X

X

X



मूल पालि :—

### १५—कौशास्मिक भिक्षुहरू

[ एक समय भगवान् कौशस्मीस्थित घोषिताराममा बस्नु भएको थियो । त्यस बहुत त्यहाँ केही भिक्षुहरूका बीच वादविवाद भएको थियो । यिनीहरू भगवान्का कुरा पनि मान्न तथार भएनन् । यस प्रकार केही भिक्षुहरूका बीच दुइ विचार धारा भए । पछि यिनीहरू कौशस्मीबाट शावस्तीस्थित जेतवन विहारमा गए । ]


‘त्यसबेला’ अनाथपिण्डक गृहपतिले सुने कि — “ती कौशस्मिक—सङ्घमा क्षणडागराउने, कलह गराउने, विवाद गराउने, कुरा गराउने — भिक्षुहरू शावस्तीस्थित जेतवन विहारमा आउँदै छन् ।” अनि अनाथपिण्डक गृहपति जहाँ भगवान् हुनुहुन्थ्यो त्यहाँ गई भगवान्-

लाई अभिवादनगरी एक छेउमा बसे । त्यसपछि उमले भगवान्संग सोधे :—

“भन्ते ! ती कौशाम्बिक—सङ्घमा क्षण्डा गराउने, कलह गराउने, विवाद गराउने, कुरा गराउने—भिक्षुहरू शावरतीस्थितजितवन विहारमा आउँदैछन् । उनीहरूप्रति मैले के कस्तो व्यवहार गर्नु पर्ला ?”

“हे गृहपति ! त्यसोभए दुवैथरीलाई दान देऊ ! दुवैथरीलाई दान दिई, दुवैथरीका धर्म-कुराहरू सुन । दुवैथरीका धर्म-कुराहरू सुनिसके पछि त्यसमध्ये जुन भिक्षुहरू धर्मवादी हुन् उनीहरूका दृष्टि, धारणा र विचारलाई लेऊ !”

मूल पालि :—



## १६—कर्मान्त गाउँमा

त्यस समय काशीजनपदमा अनाथपिण्डिक गृहपतिको कर्मान्तगाउँ थियो । गृहपतिले अन्तेवासीलाई यस्तो आज्ञा दिएका थिए—“यदि भद्रन्तहरू आउनु भएमा भोजन तथारगरि दिनू ।”

त्यस बछत केही भिक्षुहरू काशीजनपदमा चारिकागाउँ जहाँ अनाथपिण्डिक गृहपतिको कर्मान्तगाउँ थियो त्यहाँ पुगे । सो पुरुषले

१. पाचि. पृ. २१६: अड्गुलिमुहिकवत्त्यु ।

भिक्षुहरू आइरहनु भएको टाढेबाट देखेर ती भिक्षुहरूकहाँ गई अभिवादनगरी निवेदनगरे :—

“भन्ते ! भोलिको निम्ति गृहपतिको निम्तो स्वीकार गर्नु होस् !”

ती भिक्षुहरूले तूष्णिभावले निम्तो स्वीकार गर्नु भयो ।

अनि सो पुरुषले त्यस रात बितिसकेपछि प्रणीत खाद्य भोज्य तथारागरी समयको सूचना दिन पठाए । भिक्षुहरूलाई भोजन गराउन हातको औंठी छिको भोजन गराए । “आर्य ! भोजन गरेर पाल्नुहोस् ; म पनि काममा जान्छु” भनी काममा गए । औंठी लिनबिसे । “यदि हामीहरू गयौ भने यो औंठी हराउने छ” भनी भिक्षुहरू त्यहीं नै बसिरहे । सो पुरुष कामबाट फर्केर आउँदा भिक्षुहरू त्यहींनै बसिरहेका देखेर सोधे :—

“हे आर्य ! किन तपाइहरू यहींनै बसिरहनु भएको ?”

भिक्षुहरूले सो पुरुषलाई कारण बताए अनि श्रावस्तीमा गई भिक्षुहरूलाई यो कुरा सुनाए । यसै सन्दर्भमा भगवान्‌ले भिक्षुहरूलाई धार्मिक कुरा सुनाई आमन्त्रणगरी—“हे भिक्षुहरू म अनुमति दिन्छु कि आरामधित्र वा वासस्थानधित्र भएका रत्न वा रत्नसम्पत्त बस्तुलिई वा लिनलगाई निक्षेप गरिराख्न — जसको हो उसले लिनेछ ।”

X

X

X

मूल पालि : —

## १७—सञ्चोनभएका अनाथपिण्डक

श्रावस्तीमा<sup>१</sup> ।

तथस बखत अनाथपिण्डक गृहपतिलाई सञ्चो थिएन, सारे बिसञ्चो भएकाले दुःखी थिए । अनि अनाथपिण्डक गृहपतिले एक पुरुषलाई बोलाई — “हे पुरुष ! आऊ ! तिमी जहाँ आयुष्मान् आनन्द हुनुहुन्छ त्यहाँगई, मेरो बचनले आयुष्मान् आनन्दको चरणकमलमा शीरले बन्दनागरी — ‘भन्ते ! अनाथपिण्डक गृहपतिलाई सञ्चोछैन, सारे बिसञ्चो भएकाले दुःखीछ । उ आयुष्मान् आनन्दको चरणकमलमा शीरले बन्दनर गर्छ’ भनी भनेर यस्तो निवेदनगर — ‘भन्ते ! अनुकम्पा-राखी आयुष्मान् आनन्द जहाँ अनाथपिण्डक गृहपति छ त्यहाँ पाल्नुभए वेश हुने थियो ।’

“हवस्” भनी अनाथपिण्डक गृहपतिलाई प्रत्युत्तरदिई सो पुरुष जहाँ आयुष्मान् आनन्द हुनुहुन्यो त्यहाँगई आयुष्मान् आनन्दलाई अभिवादनगरी एक छेउमा बस्यो । अनि उसले आयुष्मान् आनन्दलाई निवेदन गच्यो : —

“भन्ते ! अनाथपिण्डक गृहपतिलाई सञ्चोछैन; सारे बिसञ्चो भएकाले वहाँ दुःखी हुनुहुन्छ । वहाँ आयुष्मान् आनन्दको चरणकमलमा

१. सं. नि-५. पृ. ३२९ : दुतियअनाथपिण्डकसुत्तं ।

शीरले बन्दना गर्नुहुन्छ र यस्तो पनि भन्नुहुन्छ—‘भन्ते ! अनुकम्पाराखी’  
आयुष्मान् आनन्द जहाँ अनाथपिण्डक गृहपतिष्ठ, त्यहाँ पालनुभए बेश  
हुनेछ’ ।”

आयुष्मान् आनन्दले तूणिभावले स्वीकार गर्नुभयो ।

अनि आयुष्मान् आनन्द पूर्वाणहसमयमा चौवर पहिरी, पात्र चौवर  
ग्रहणगरी जहाँ अनाथपिण्डको निवासस्थान हो त्यहाँ जानुभई  
बिच्छ्याइराखेको आसनमा बस्नुभयो । त्यसपछि आयुष्मान् आनन्दले  
अनाथपिण्डक गृहपतिसँग सोधनुभयो :—

“हे गृहपति ! क्षमनीय र यापनीयत छौ ? दुःखवेदना घटेर  
जान्छ कि बढेर आउँछनि ? घटेर गएको देखिन्छ कि बढेर आएको  
देखिन्छ ?”

“भन्ते ! मलाई क्षमनीय र यापनीय छैन । मेरो दुःखवेदना  
बढेकैछ, घटेको छैन; बढेकै धेरै देखिन्छ, घटेको देखिन्न ।”

“हे गृहपति ! अश्रुतवान् पृथक्जनलाई चार कारणहरूले  
उत्त्रास, जिरीङ्ग र सम्परायिक मरण-भय उत्पन्न हुन्छन् । कुन चार  
भने :—

(१) “हे गृहपति ! अश्रुतवान् पृथक्जनको चित्त बुद्धप्रति  
अप्रसंशयुक्त हुन्छ, आफुमा बुद्धप्रति अप्रसंशयुक्त चित्त भएको पाउँदा  
उसकोमनमा—उत्त्रास, जिरीङ्ग र सम्परायिक मरण-भय उत्पन्न हुन्छ ।

(२) ‘फेरि, अश्रुतवान् पृथक्जनको चित्त धर्मप्रति अप्रसंश-

युक्त हुन्छ, आफुमा धर्मप्रति अप्रसन्नयुक्त चित्त भएको पाउँदा उसको मनमा — उत्रास, जिरीङ्ग र सम्परायिक मरण-भय उत्पन्न हुन्छ ।

(३) “फेरि, अश्रुतवान् पृथक्जनको चित्त सङ्घप्रति अप्रसन्नयुक्त हुन्छ, आफुमा सङ्घप्रति अप्रसन्नयुक्त चित्त भएको पाउँदा उसको मनमा — उत्रास, जिरीङ्ग र सम्परायिक मरण-भय उत्पन्न हुन्छ ।

(४) “फेरि, अश्रुतवान् पृथक्जनको चित्त दुश्शाल्ययुक्त हुन्छ, आफुमा दुश्शाल्ययुक्त चित्त भएको पाउँदा उसको मनमा — उत्रास, जिरीङ्ग र सम्परायिक मरण-भय उत्पन्न हुन्छ ।

(१) “हे गृहपति ! श्रुतवान् आर्यधावकको चित्त बुद्धप्रति उत्कृष्ट प्रसन्नताले सुसम्पन्न भएको हुन्छ—‘वहाँ भगवान् अरहन्त हुनुहुन्छ, ’० तथा भगवान् बुद्ध हुनुहुन्छ ।’ बुद्धप्रति उत्कृष्ट प्रसन्नताले सुसम्पन्न भएको चित्त आफुमा पाउँदा, उसको मनमा उत्रास, जिरीङ्ग र सम्परायिक मरण-भय उत्पन्न हुँदैन ।

(२) “फेरि, श्रुतवान् आर्यधावको चित्त धर्मप्रति उत्कृष्ट प्रसन्नताले सुसम्पन्न भएको हुन्छ—‘भगवान् को धर्म सु-आख्यातछ, ’० तथा विजपुरुषद्वारा बोधनीयछ ।’ धर्मप्रति उत्कृष्ट प्रसन्नताले सुसम्पन्न भएको चित्त आफुमा पाउँदा, उसको मनमा उत्रास, जिरीङ्ग र सम्परायिक मरण-भय उत्पन्न हुँदैन ।

(३) “फेरि, श्रुतवान् आर्यधावकको चित्त सङ्घप्रति उत्कृष्ट

१०. हेर वृ. ८७ बुद्धगुण, धर्मगुण ।

प्रसन्नताले सुसम्पन्न भएको हुन्छ — ‘भगवान्‌को शावकसङ्ग सु-प्रतिपन्नछ,<sup>१०</sup> तथा लोकवासीका निम्ति पुण्यक्षेत्र पनि हुन्।’ सङ्घप्रति उत्कृष्ट प्रसन्नताले सुसम्पन्न भएको चित्त अफुमा पाउंदा, उसको मनमा उत्त्रास, जिरीङ्गः र सम्परायिक मरण-भय उत्पन्न हुँदैन।

(४) “फेरि श्रुतवान् आर्यधावकको चित्त आर्यकान्त शीलले सुसम्पन्न हुन्छ अर्थात उसको शील — अखण्ड, अछिद्र, दागरहित, क्रम-सहित, स्वाधीन, विज्ञप्रशंसित, अपरामशित तथा समाधिसंवर्तनिक हुन्छ। आर्यकान्त शीलले सुसम्पन्न भएको चित्त अफुमा पाउंदा, उसको मनमा उत्त्रास, जिरीङ्गः र सम्परायिक मरण-भय उत्पन्न हुँदैन।”

“भन्ते, आनन्द ! म डराउँदिन, केलाइ म डराउने ! बुद्धप्रति म उत्कृष्ट प्रसन्नताले सुसम्पन्नछु — ‘वहाँ भगवान् अरहन्त हुनुहुन्छ,<sup>२०</sup> तथा भगवान् बुद्ध हुनुहुन्छ।’ धर्मप्रति म उत्कृष्ट प्रसन्नताले सुसम्पन्नछु — ‘भगवान्‌को धर्म सु-आख्यातछ,<sup>३०</sup> तथा विज्ञपुरुषद्वारा बोधनीयछ।’ सङ्घप्रति म उत्कृष्ट प्रसन्नताले सुसम्पन्नछु — ‘भगवान्‌को शावकसङ्ग सु-प्रतिपन्नछ,<sup>३०</sup> तथा लोकवासीका निम्ति पुण्यक्षेत्र हुन्।’

“भन्ते ! जुन भगवान्‌ले गृही-सदाचार, गृही-शिक्षापदहरू उपदेश गर्नु भएकोछ, त्यसमा म आफुलाई कुनै खण्डित भएको पाउँदिन।”

२. हेर. पृ. ८७ बुद्ध, धर्म, संघगुणमा ।

“हे गृहपति ! यो तिन्नोलागि ठूलो सुलाभहो !! तिमीले स्त्रीपत्तिफलको कुरा व्यक्तगच्छौ !”

X

X

X

**मूल सूत्र :—**

### १८—असल र खराबचित्तको परिणाम

फेरि एकदिन एक छेउमा बसेका अनाथपिण्डिक गृहपतिलाई भगवान्‌ले भन्नुभयोः—

“हे गृहपति ! चित्त खराब (अनिमंल) भएमा काय-कर्म पनि, वची-कर्म पनि, मनः-कर्म पनि खराबनै हुन्छ । खराब काय-कर्म, वची-कर्म, तथा मनः-कर्म हुनेको मृत्यु पनि खराबरूपलेनै हुन्छ, असलरूपले हुँदैन ।

“हे गृहपति ! जस्तो कि—राङ्गारी छाना नछाएको घरको धुँरी पनि खराब हुन्छ, मूसीहरू पनि खराब हुन्छन् तथा भित्ताहरू पनि खराबनै हुन्छन् ।

“हे गृहपति ! त्यस्तैरारी—चित्त खराब भएमा काय-कार्म पनि, वची-कर्म पनि, मनः-कर्म पनि खराबनै हुन्छ । खराब काय-कर्म, वची-कर्म तथा मनः-कर्म हुनेको मृत्यु पनि खराबरूपलेनै हुन्छ, असलरूपले हुँदैन ।

१. अ. नि-३. पृ. २४३ : व्यापश्चसुत्तं ।

“हे गृहपति ! चित्त असल (निर्मल<sup>१</sup>) भएमा काय-कर्म पनि, वचो-कर्म पनि, मनः-कर्म पनि असल (निर्मल) हुन्छ । असल काय-कर्म, वचो-कर्म तथा मनः-कर्म हुनेको मृत्यु असलरूपले न हुन्छ, खराबरूपले हुँदैन ।

“हे गृहपति ! जस्तो कि—राम्ररी छानो छाएको घरको धुंगी पनि खराब हुन्न, मूसीहरु पनि खराब हुन्नन्, मित्ताहरु पनि खराब हुन्नन् ।

“हे गृहपति ! यस्तैगरी—चित्त असल (निर्मल) भएमा काय-कर्म पनि, वचो-कर्म पनि, मनः-कर्म पनि असलने हुन्छ । असल काय-कर्म, वचो-कर्म तथा मनः-कर्म हुनेको मृत्युपनि असलने हुन्छ, खराब हुन सक्दैन ।

[ यति कुरा सुनेर अनाथपिण्डक गृहपति सन्तुष्ट भए । ]

X

X

X

१. यस ठाउँमा असल (निर्मल) चित्त भनेको चित्तको प्रकृति, निर्मल स्वभावलाई भनेको हो । चित्तको प्रकृतिरूप निर्मल हुन्छ । बाहिर-बाट आउने रागादि क्लेशद्वारानै चित्त मलिन हुन्छ । जस्तै अं. नि. को एकक निपातमा, ‘पभस्सरमिदं भिश्ववेचित्तं’ । तंच छो आगन्तुकेहि उपक्रिक्लेसेहि उपक्रिक्लिङ्गं, अर्थात् हे भिश्वहरु ! यो चित्त प्रभाश्वर निर्मलाछ किन्तु सोही आगन्तुक उपक्लेशद्वारा लिक्षण हुन्छ— पृ. १० ।

मूल सूत्र :—

### १६—दान-भन्दा ध्यान-महत्कल

एक समय भगवान् ध्यावस्तीस्थित अनाथपिण्डिक गृहपतिको  
जेतवन विहारमा बस्नु भएको थियो ।

अनि अनाथपिण्डिक गृहपति जहाँ भगवान् हुनुहुन्थ्यो त्यहाँ  
गई भगवान्‌लाई अभिबादनगरी एक छेउमा बसे । एक छेउमा बसेका  
अनाथपिण्डिक गृहपतिसंग भगवान्‌ले सोधनुभयो :—

“हे गृहपति ! के अहोले पनि तिन्हो कुलघरमा दान दिइन्छ ?”

“अन्ते ! अहोले पनि मेरो कुलघरमा दान दिइन्छ, तर त्यो  
रुक्षछ, केही अौमिलोखोलेको साथ कनिका पकाएर खाना दिइन्छ ।”

“हे गृहपति ! चाहे रुक्षहोस्, चाहे प्रणीतहोस्; यदि त्यो दान  
असत्कारपूर्वक, अगौरवपूर्वक विइन्छ भने अथवा आफने हातले दिइन्न भने  
अथवा पयाक्ने जस्तोगरी दिइन्छ र दिएको दानको फलपनि पाइँदैन भने  
धारणाले दिइन्छ भने, त्यस्तो दानको फलद्वारा जहाँ जन्मेतापनि बढिया  
बढिया स्वादिष्ट खाना खानमा उसको मन लाग्दैन; राम्रा राम्रा  
लुगाहरू लगाउनमा उसको मन लाग्दैन, राम्रा राम्रा रथवाहनहरूद्वारा  
जानमा उसको मन लाग्दैन, न उत्तम उत्तम पञ्चविषय-सुखभोग गर्नमानै

१. अं. नि-९. पृ. ३५ : वेलामसुत्तं ।

उसको मन लाग्छ । उसका जुन पुत्रहरू, स्त्रीहरू, दाशहरू, प्रेश्यहरू, अथवा कामदारहरू हुन्छन्, तिनीहरूले उसको कुरा सुन्नमा मन दिँदैनन्, न कानं थाप्छन्, न त कुरा बुझ्नको निम्नि ध्यानै दिन्छन् । सो किन भएको भने ? — गृहपति ! सोही असत्कारपूर्वक दिइएको दान-कर्मको फलद्वाराने त्यस्तो हुन गएको हो ।

“हे गृहपति ! चाहे रूक्षहोस्, चाहे प्रणीत होस्; यदि त्यो दान सत्कारपूर्वक, गौरवपूर्वक तथा आफ्नै हातले दिइन्छ, फ्याक्ने जस्तो गरेर पनि दिँदैन बल्कि दिएको दानको फल पाइन्छ भन्ने धारणाले दिइन्छ भने, त्यस्तो दानको फलद्वारा जहाँ जन्मेतापनि बढिया बढिया स्वादिष्ट खाना खानमा उसको मनलाग्छ, रात्रा रात्रा लुगाहरू लगाउनमा उसको मनलाग्छ, रात्रा रात्रा रथहरूद्वारा जानमा उसको मनलाग्छ, उत्तम उत्तम पञ्चविषय-मुखभोग गर्नमा पनि उसको मनलाग्छ । उसका जुन पुत्रहरू, स्त्रीहरू, दाशहरू, प्रेश्यहरू अथवा कामदारहरू हुन्छन्, तिनीहरूले उसको कुरा सुन्नमा मन दिन्छन्, कान पनि थाप्छन् र कुरा बुझ्नको निम्नि ध्यान पनि दिन्छन् । सो किन भएको भने ? — गृहपति ! सोही सत्कारपूर्वक दिइएको दानकर्मको फलद्वाराने त्यस्तो हुन गएको हो ।

### वेलाम ब्राह्मणको दान

“हे गृहपति ! अतीत समयमा वेलाम भन्ने ब्राह्मण थिए । उनले यस्तो दान दिएका थिए :— रूपेयाँ भरिएका ८४ हजार सुवर्ण-पात्रहरू, सुन भरिएका ८४ हजार चाँदीका पात्रहरू, हिरण्य भरिएका

८४ हजार काँसका पात्रहरू, सुवर्णलिंगृत, सुवर्ण ध्वजापताका र हेमजाल विभूषित ८४ हजार हात्तीहरू; सौहचर्म, व्याघ्रचर्म, मृगचर्म, उत्तम कम्बलहरूले सुसज्जित सुवर्णलिंगार, सुवर्णध्वजा र हेमजालहरूले अलंकृत ८४ हजार रथहरू; अनेक वस्त्रालंकृत र दूध यान्ने काँसका भाँडाहरू सहित ८४ हजार धेनुहरू दान दिए। आमुक्तमणि-कुण्डल विभूषित ८४ हजार कन्याहरू पनि दान दिए। दुवैतरकबाट रातो तकिया भएको, अनेकप्रकारका बिच्छ्याउनाहरू सहित ओढ्ने कपडाहरू समेत भएका ८४ हजार पलङ्गहरू; ८४ हजार पाँच पाँच गजका सन कपडा, रेशम कपडा, कम्बल, सूती कपडाका र पछ्यौराहरूगरी सहश्रेष्ठोटी कपडाहरू दान दिए। अझ, पान, खाद्य, भोज्य, लेय्य, पेय वस्तुहरूको त कुरै गर्नु पर्दैन — मानो दानवस्तुहरूका नदी बगेँ।

*Dhamma.Digital*

“हे गृहपति ! शायद तिङ्गो मनमा, ‘त्यस्तो दानदिने वेलाम ब्राह्मण को रहेद्यन् ?’ भन्ने लाग्ना। तिमीले यसरी विचारगर्न पर्दैन। त्यसबेला त्यस्तो महान दानदिने वेलाम भन्ने ब्राह्मण मनै थिएँ। त्यस-बखत दक्षिणेय<sup>१</sup> पुरुषहरू कोही पनि थिएनन्, न त्यो दान कुनै प्रति-ग्राहकबाट विशुद्ध अर्थात् महत्कलनै भएको थियो।

१. ल्लोतापन्न, सफुदागामी, अनागामी तथा अरहन्तहरूलाई ‘दक्षिणेय’ भनिन्छ। त्यसबखत त्यस्ता कुनै पनि पुरुष नभएकोले कुनैपनि प्रति-ग्राहकबाट दानको फल विशुद्ध भएको थिएन अर्थात् दानपात्रबाट महत्कल भएको थिएन।

## दान-विशुद्धि

“हे गृहपति ! त्यसबखतमा जुन त्यत्रो महान दान वेळाम आहूणले दिए त्यो दानको फल भन्दा कुनै एक हृषिसम्पन्न<sup>१</sup> पुरुषलाई दिएको दानको फल महानछ ।

१—“शय दृष्टिसम्पन्न हुनेलाई दिएको दानको फलभन्दा एक सकृदागामी<sup>२</sup> हुनेलाई दिएको दानको फल भग्नानछ ।

२—“शय सकृदागामी हुनेलाई दिएको दानको फलभन्दा एक अनागामी<sup>३</sup> हुनेलाई दिएको दानको फल महानछ ।

३—“शय अनागामी हुनेलाई दिएको दानको फलभन्दा एक अरहन्तलाई<sup>४</sup> दिएको दानको फल महानछ ।

४—“शय अरहन्त हुनेलाई दिएको दानको फलभन्दा एक प्रत्येक बुद्धलाई दिएको दानको फल महानछ ।

५—“शय प्रत्येक-बुद्ध हुनेलाई दिएको दानको फलभन्दा एक तथागत अरहत् सम्यक् सम्बुद्ध<sup>५</sup>लाई दिएको दानको फल महानछ ।

१. स्तोतपन्न पुरुष । यो सातपटक बाहेक जन्म हुन्न र त्यसपछि परिनिर्वाण हुन्छ ।

२. एकपटकसम्ममात्र जन्मलिई त्यसपछि निर्वाण हुने पुरुष ।

३. यसलोकमा जन्म नलिई ब्रह्मलोकबाट निर्वाण प्राप्त गर्ने पुरुष ।

४. यसे जन्ममा आत्मवक्षयगरी निर्वाण प्राप्त पुरुष ।

५. स्वयं सम्बोधि प्राप्तगरी निर्वाण प्राप्त महापुरुष ।

६—“शय तथागत अरहत् सम्यक् सम्बुद्धलाई विएको दानको फलभन्दा बुद्धप्रमुख भिक्षुसङ्खलाई दिएको दानको फल महानछ ।

७—“शय बुद्धप्रमुख भिक्षुसङ्खलाई दिएको दानको फलभन्दा चारैदिशाबाट आउने भिक्षुसङ्खको निम्ति बनाइदिएको विहारदानको फल महानछ ।

८—“चारैदिशाबाट आउने भिक्षुसङ्खको निम्ति बनाइदिने विहारदानको फलभन्दा प्रसन्नचित्तले बुद्ध, धर्म तथा सङ्खको शरणमा जानेको फल महानछ ।

९—“बुद्ध, धर्म तथा सङ्खको शरणमा जानेको फलभन्दा प्रसन्नचित्तले निम्न पाँच शिक्षापदहरू पालनगरेको फल महानछ—‘(१) प्राणीघातबाट विरत रहनु, (२) अदिशादान (चोरी) बाट विरत रहनु, (३) कर्म-मिथ्याचारबाट विरत रहनु, (४) मृषावादबाट विरत रहनु र (५) सुरा, मेरय, मद्य प्रमादस्थानबाट विरत रहनु ।’ योभन्दा पनि नाकले गन्ध सुँधने बेलासम्म अथवा दूध दुहनको लागि एकचोटि गाइको थुनामा हात लगाउने समयसम्म मैत्रीचित्त भावना गरेको फल महानछ ।

“हे गृहपति ! वेलाम ब्राह्मणले जुन महान दान दिएका थिए—  
 जुन एक दृष्टिसम्पन्न पुरुषलाई दिइने भोजन दान हो, जुन शय दृष्टि-  
 सम्पन्न पुरुषहरूलाई दिइने भोजन दानहो, जुन एक सकृदागामीलाई  
 दिइने भोजन दानहो, जुन शय सकृदागामीहरूलाई दिइने भोजन दानहो,  
 जुन एक अनागामीलाई दिइने भोजन दानहो, जुन शय अनागामीहरू-

लाई दिइने भोजन दानहो, जुन एक अरहन्तलाई दिइने भोजन दानहो, जुन शय अरहन्तहरूलाई दिइने भोजन दानहो, जुन एक प्रत्येक-बुद्धलाई दिइने भोजन दानहो, जुन शय प्रत्येक-बुद्धहरूलाई दिइने भोजन दानहो, जुन एक तथागत अरहत् सम्यक् सम्बुद्धलाई दिइने भोजन दानहो, जुन शय तथागत अरहत् सम्यक् सम्बुद्धलाई दिइने भोजन दानहो र जुन बुद्धप्रमुख भिक्षुसङ्घलाई दिइने भोजन दानहो, जुन चारैदिशाबाट आउने भिक्षुसङ्घको निम्नि विहार बनाइदिइनेहो, जुन प्रसन्नचित्तले बुद्ध, धर्म तथा सङ्घको शरणमा जाने हो, जुन प्रसन्नचित्तले पाँचे शिक्षापदहरूको पालन गर्नेहो, जुन गन्ध सुंधने समयसम्म मैत्री-चित्त भावना गर्नेहो र जुन एक चुट्कीको समयसम्म भएपनि अनित्यसंज्ञा<sup>१</sup>को भावना गर्नेहो—यिनीहरूमध्ये एक चुट्कीको समयसम्म भएपनि अनित्यसंज्ञाको भावना गर्नुन सबभन्दा महत्फलछ ।”

[ यति उपदेशसुनी अनाथपिण्डक गृहपति प्रसन्न भए । ]

X

X

X

मूल सूत्र :—

## २०—सम्पत्तिद्वारा हुनुपर्ने काम

एक समय भगवान् श्रावस्तीस्थित अनाथपिण्डक सेठको

- 
१. अनित्यतालाई मननगरी त्यसैलाई प्रधानता राखी भावना गर्नेलाई ‘अनित्यसंज्ञा’को भावना भन्दछन् ।

जेतवन विहारमा बस्नु भएको यिथो<sup>१</sup> ।

त्यसबखत अनाथपिण्डिक गृहपति जहाँ भगवान् हुनुहुन्यो त्यहाँगई भगवान्‌लाई अभिवादनगरी एक छेउमा बसे । अनि भगवान्‌ले अनाथपिण्डिक गृहपतिलाई निम्नकुरा भन्नुभयो :—

“हे गृहपति ! भोगसम्पत्तिद्वारा यी पाँच कर्तव्य पालन गर्नुपर्छ । कुन पाँच भने ?—

“(१) उत्थान बलबीर्यद्वारा उपलब्ध गरिएको, बाहुबलद्वारा सञ्चित गरिएको र पसिना बगाई धर्मतापूर्वक उपार्जन गरिएको भोग-सम्पत्ति हुने आर्यश्रावकले आफुलाई धर्मतापूर्वक सुखी तुल्याउनु पर्छ, प्रमुदित तुल्याउनु पर्छ र राम्ररी सुखभोग परिहरण गर्नुपर्छ । भोग-सम्पत्तिबाट गर्नुपर्ने यो पहिलो कर्तव्य हो ।

“(२) केरि उत्थान बलबीर्यद्वारा उपलब्ध गरिएको भोगसम्पत्ति हुने आर्यश्रावकले ज्ञाति-मित्रहरूलाई सुखी तुल्याउनु पर्छ, प्रमुदित तुल्याउनु पर्छ र राम्ररी सुखभोग परिहरण गराउनु पर्छ । भोगसम्पत्ति-बाट गर्नुपर्ने यो दोश्रो कर्तव्य हो ।

“(३) केरि उत्थान बलबीर्यद्वारा उपलब्ध गरिएको...भोग-सम्पत्तिलाई आपदहरूबाट अर्थात् अग्निभयबाट, पानीको भयबाट, राजभयबाट, चोरकोभयबाट र अप्रिय अनधिकारी व्यक्तिको हातमापने भयबाट बचाई आफुलाई निर्बिघ्न र क्षेम तुल्याउनु पर्छ । भोगसम्पत्ति-बाट गर्नुपर्ने यो तेश्रो कर्तव्य हो ।

१. अं. नि-५. पृ. ३१० : आदियसुत्त ।

“(४) केरि उत्थानबलबीर्यद्वारा उपलब्ध गरिएको...भोग-सम्पत्तिबाट धर्मानुकूल पञ्चबली’ अर्थात् (१) जाति-बली, (२) अतिथी-बली, (३) पूर्वप्रेत-बली, (४) राज-बली र (५) देव-बलीः (पूजा) गर्नुपर्छ । भोगसम्पत्तिबाट गर्नुपर्ने यो चौथो कर्तव्य हो ।

“(५) केरि उत्थानबलबीर्यद्वारा उपलब्ध गरिएको, बाहुबल-द्वारा सञ्चित गरिएको र पसिना बगाई धर्मतापूर्वक उपार्जन गरिएको: भोगसम्पत्ति हुने आर्यशावकले प्रमाद रहित भई, क्षान्ति-शोलमा बसेका, आत्मदमनका साथ आत्म-शान्ति भएका, परिनिर्वाणको बाटोमा लागेका र उंभोजाने बाटोमा लागेका श्रमण-ब्राह्मण (ध्रोष्ठ) हरूलाई दानदिन्द्य— जुन पुण्यकार्यले उसकोलागि स्वर्गामी, सुखविपाकी र विशिष्ट स्वर्गवास-सम्म पनि पुण्याउन सक्ने हुन्दै । भोगसम्पत्तिबाट गर्नुपर्ने यो पाँचौ कर्तव्य हो ।”

Dhamma.Digital

“हे गृहपति ! यदि यी पाँच दातव्य कार्य गर्दा आर्यशावकको: भोगसम्पत्ति परिक्षीण हुँदै गयो भने उसले यस्तो विचार गर्छ :—

‘जुन भोगसम्पत्तिद्वारा दातव्य कार्य गर्नुपर्ने थियो सोही कार्य गर्दै भोगसम्पत्ति परिक्षीण हुँदेगयो ।’ यसबाट उसलाई अन्यथा हुँदेन ।

१. यहाँ पञ्चबलीको अर्थ हिंसायुक्त कुनै पूजा नभई केवल जाति-संग्रह, अतिथी-संग्रह, परलोक भइसकेका ज्ञातिहरूलाई पुण्य अर्पण, राज्य वा राजालाई तिर्नुपर्ने कर, शुल्कादि तिनै र अहिंसापूर्वक देवतादि-को पूजा गर्नु हो ।

यदि यी पाँच दातव्य कार्य गर्दा आयंश्रायकको भोगसम्पत्ति अभिवृद्धि भएर आयो भने उसले यस्तो विचार गर्द :—

‘जुन भोगसम्पत्तिद्वारा दातव्य कार्य गर्नुपर्ने यियो सोही कार्य गर्दे भोगसम्पत्ति अभिवृद्धि भएर आयो ।’ यसबाट पनि उसलाई अन्यथा हुँदैन । बल्कि दुवै कारणबाट उ सन्तुष्टनै हुन्छ” भन्नुहुँदै निम्न गाथा सुनाउनु भयो :—

१—“भुक्ता भोगा भता भक्षा, वित्तिणा आपदासु मे ।

। चद्धगा दक्खिणा दिन्ना, अथो पञ्चबलीकता ।

। उर्पाङ्गिता सीलवन्तो, सब्बता ब्रह्मचारयो ॥

२—“यदत्थं भोगं इच्छेत्य, पण्डितो घरमावसं ।

सो मे अत्थो अनुपत्तो, कतं अननुतापियं ॥

३—“एतं अनुस्सरं मङ्गो, अरियधम्मे ठितो नरो ।

। इच्छे नं पसंसन्ति, पेच्च सगो पमोदतीति ॥”

अर्थ :—

१—“भोगसम्पत्ती अनुभोग गरेकोछु, पालन-पोषण गर्नुपर्ने अर्थात् भूत्यलाई पालन-पोषण गरेकोछु, आपतबाट पनि उत्तीर्ण भएकोछु; उंभोलाग्नेलाई (श्रमण-ब्राह्मणलाई) दान दक्षिणा दिएकोछु, पञ्चबलो-कार्य र संयमी, ब्रह्मचारी तथा शीलवानलाई उपस्थान पनि गरेकोछु ।

२—“पण्डितभई घरमा बस्नेलाई जुन कामकोनिमित्त भोग-सम्पत्ति चाहिन्थ्यो, सो कामकोलागि सम्पत्ति पनि प्राप्तछ र त्यसद्वारा अनुताप गर्नु नपर्ने काम पनि गरेकोछु ।

३—“आर्य-धर्ममा प्रतिष्ठितभई, उपरोक्त पुण्यकार्यको अनुस्मरण गरी बस्ने पुरुष यसलोकमा पनि प्रशंसितछ र मृत्युपछि स्वर्गलोकमा पनि प्रमुदित हुन्छ ।”

[ यी उपदेश सुनेर अनाथपिण्डिक गृहपति खुशी भए । ]

मूल सूत्र : —



## २१—निर्मल-जीवन

एक समय अनाथपिण्डिक गृहपति पाँचशय उपासकहरूका साथ जहाँ भगवान् नुहुन्थ्यो त्यहाँगई भगवान्‌लाई अभिवादनगरी एक छेउमा बसे<sup>१</sup> ।

त्यस समय आयुष्मान् सारिपुत्रलाई भगवान्‌ले आमन्त्रणगरी भन्तुभयो : —

“हे सारिपुत्र ! तिमीलाई याहाछ कि यर्हा केहो गृहस्थीहरू निर्मलरूपले (अ) पाँच शिक्षापदहरू संयमपूर्वक पालनगरी (आ)

१. अं. नि-५. पृ. ४५७ : गिहिसुत्तं ।

चार प्रत्यक्षसुखकर विशुद्ध चित्तलाई प्रयाश विना, कष्ट विना र दुःख विनाने प्राप्तगरी घरमा बसीरहेका हुन्छन् । यदि तिनीहरूमध्ये कुनैले चाहेमा आफुले आफेलाई, ‘म नरकगतिबाट मुक्तछु, तिरश्चीनगतिबाट मुक्तछु, प्रेतगतिबाट मुक्तछु, अपायगतिबाट मुक्तछु; स्रोतापन्नहुँ, अविनिपातीहुँ र निश्चतरूपले सम्बोधिपरायण पनि हुँ’ भनी भन्नसक्छ, प्रकाश गर्न सक्छ ।

**पञ्चशील—**“(अ) कुन पाँच शिक्षापदहरू उसले पालन गर्न भने—सारिपुत्र ! यहाँ आर्यश्रावक (१) प्राणातिपातबाट विरत रहन्छ, (२) अदिज्ञादानबाट विरत रहन्छ, (३) काममिथ्याचारबाट विरत रहन्छ र (५) सुरा, मेरय, मद्य, प्रमादस्थानबाट विरत रहन्छ । यिनै पाँच शिक्षापदहरू संयमपूर्वक पालनगर्न ।

**बुद्धगुण -**“(आ) कुन चार प्रत्यक्षसुखकर विशुद्ध-चित्तलाई प्रयाश विना, कष्ट विना र दुःख विना प्राप्तगरी उ घरबस्थ भने ?—सारिपुत्र ! यहाँ आर्यश्रावक बुद्धप्रति विशिष्टरूपले प्रसन्न भएको हुन्छ—‘वहाँ भगवान् अरहन्त हनुहन्त, १...तथा बुद्ध भगवान् हनुहन्त ।’ यसरी उसले अशुद्ध-चित्तलाई विशुद्धपार्न र अनुज्ज्वल-चित्तलाई उज्ज्वल-पार्न यो पहिलो प्रत्यक्षसुखकर विशुद्ध-चित्तलाई प्राप्तगरेको हुन्छ ।

**धर्मगुण—**‘हे सारिपुत्र ! पुनः आर्यश्रावक धर्मप्रति विशिष्ट-रूपले प्रसन्न भएको हुन्छ—‘भगवान्को धर्म सु-आख्यातछ, २...तथा

१. हेर. पृ. ६८ बुद्धगुण ।

२. हेर. पृ. ६९ धर्मगुण ।

विज्ञपुरुषद्वारा बोधनीय छ ।' यसरी उसले अगुद्ध-चित्तलाई विशुद्धपानं र अनुज्ज्वल-चित्तलाई उज्ज्वलपानं यो दोशो प्रत्यक्षसुखकर विशुद्ध-चित्तलाई प्राप्तगरेको हुन्छ ।

**सङ्घगुण** - “हे सारिपुत्र ! पुनः आर्यश्रावक मङ्गप्रति विशिष्ट-रूपले प्रसन्न भएको हुन्छ—‘भगवान् को धावकसङ्ग सु-प्रतिपन्नाछ, १... र लोकवासीकानिम्ति पुण्य-क्षेत्र समान् पनि हुन् ।’ यसरी उसले अगुद्ध-चित्तलाई विशुद्धपानं र अनुज्ज्वल-चित्तलाई उज्ज्वलपानं यो तेशो प्रत्यक्षसुखकर विशुद्ध-चित्तलाई प्राप्तगरेको हुन्छ ।

**शीलगुण**—“हे सारिपुत्र ! पुनः आर्यश्रावक आर्यकान्त शीलले युक्त भएको हुन्छ अर्थात् उसको शील—“अखण्ड, अछिद्र, दागरहित, क्रमसहित, स्वाधीन, विज्ञप्रशंसित, अपरामर्शित र समाधि-संबंधनिक” हुन्छ । यसरी उसले अगुद्ध-चित्तलाई विशुद्धपानं र अनुज्ज्वल-चित्तलाई उज्ज्वलपानं यो चौथो प्रत्यक्षसुखकर विशुद्ध-चित्तलाई प्राप्तगरेको हुन्छ ।

“यिनै चार प्रत्यक्षसुखकर विशुद्ध-चित्तलाई प्रयाशविना, कष्ट-विना र दुःखविना प्राप्तगरी घरमा बसेको हुन्छ ।

“हे सारिपुत्र ! तिमीलाई थाहाछ कि यहाँ केही गृहस्थीहरू निर्मलरूपले पांच शिक्षापदहरूलाई<sup>२</sup> प्रयाशविना, कष्ट विना र दुःख विनाने प्राप्तगरी घरमा बसीरहेका हुन्दून् । यदि तिनीहरूमध्ये कुनैले

१. हेर पृ. ६९ सङ्घगुण ।

२. प्राणीहिसा नगर्ने, अदिन्नादान नलिने, काममिथ्याचार नगर्ने, मृषा-वाव नबोल्ने र सुरापानादिमादक पदार्थ सेवन नगर्ने ।

—चाहेमा आफुले आफैलाई, ‘म नरकगतिबाट मुक्तछु, … र निश्चितरूपले सम्बोधिपरायण पनि हुँ’ भनी भन्नसक्छ, प्रकाशगर्न सक्छ ।”

यसपछि भगवान्‌ले निम्न गाथा भन्नुभयो :—

१—“निरयेसु भयं दिस्वा, पापानि परिवज्जये ।  
अरियधर्म समादाय, पण्डितो परिवज्जये ॥

२—‘न हिसे पाणभूतानि, विज्जमाने परक्कमे ।  
मुसा च न भणे जानं, अदिन्न’ न परामसे ॥

३—“सेहि दारेहि सन्तुट्ठो, परदारं च नारमे ।  
मेरयं बाहुणि जन्तु, न पिवे चित्तमोहिनि ॥

४—“अनुस्सरेय सम्बुद्धं, धर्मं चानुवितक्कये ।  
अब्याप्तमं हि तं चित्तं, देवलोकाय भावये ॥

५—“उपट्टिते<sup>१</sup> देव्यधर्मे, पुञ्जत्थस्स जिगीसतो<sup>२</sup> ।  
सन्तेसु पठमं दिन्ना, विपुला होति दक्खिणा ॥

६—“सन्तो हवे पवक्खामि, सारिपुत्त सुणोहि मे ।  
इति कण्हासु सेतासु, रोहिणीसु हरीसु च ॥

१. बर्मी र रोमनमा ‘आरमे’ ।

२. स्याम ‘अपत्थिते’ ।

३. सिहल, स्याम, रोमनमा ‘जिंगिसतो’ ।

७—“कम्मासासु सरूपासु, गोसु दारेवतासु<sup>१</sup> वा ।

यासु कासुचि एतासु, दन्तो जायति पुङ्गवो ॥

८—“धोरण्हो बलसम्पन्नो, कल्याण जवनिककमो ।

तमेव भारे भुञ्जन्ति, नास्स वण्णं परिक्षरे ॥

९—“एवमेव मनुसेसु, यस्मि किस्मिच्च<sup>२</sup> जातियो ।

खन्तिये ब्राह्मणे वेस्से, सुहे चण्डालयुक्कुसे ॥

१०—“यासु कासुचि एतासु, दन्तो जायति सुब्बतो ।

धम्मटो शीलसम्पन्नो, सच्चवादी हिरीमनो ॥

११—“पहीणजातिमरणो, ब्रह्मचरियस्म केवली ।

पश्चभारो विसंयुक्तो, कतकिच्चो अनासवो ॥

१२—“पारगू सब्बधम्मानं, अनुपादाय निब्बुतो ।

तस्मि च विरजे खेत्ते, विपुला होति दक्षिखना ॥

१३—“बाला च अविज्ञानन्ता, दुम्मेधा अस्मुताविनो ।

बहिद्वा ददन्ति<sup>३</sup> दानानि, न हि सन्ते उपास्तरे ॥

१. रोमनमा पारापतासु ।

२. सिंहलमा कस्मिचि, स्याममा कस्मिच्च, रोमनमा कस्मिच्च ।

३. स्याम, सिंहल, रोमनमा देवन्ति ।

१४—“ये च सन्ते उपासन्ति, सर्वव्ये धीरसम्मते ।  
सद्भा च नेषं सुगते, मूलजाता पतिष्ठिता ॥

१५—“देवलोकं च ते यन्ति, कुले वा इध जायरे ।  
अनुपुञ्जेन निब्रानं, अधिगच्छन्ति परिष्ठिता’ति ॥”

अर्थ :—

१—“नकंभा हुने भयदेखी, आर्यधर्म (पञ्चशील) लाई पालन-  
गरी, पण्डितले पायलाई परित्याग गर्नु पर्छ ।

२—“विद्यमान प्राणीहरूलाई हिंसा नगर्नु, जानि जानि झूटो-  
नबोल्नु र नदिएको बस्तु चोरी पनि नगर्नु ।

३—“स्व-पत्नीहारा सन्तुष्टरहन्, परदार गमन नगर्नु तथा  
चित्तलाई मोहितपार्ने मादकपदार्थ पनि सेवन नगर्नु ।

४—“सम्बुद्धको अनुस्मरणगर्नु, घर्मको चिन्तनगर्नु र देवलोक  
पुन्याउने अद्वेषभाव अर्थात् मैत्रीचित्तलाई भावनागर्नु ।

५—“प्रथमतः सन्तजनप्रति देयधर्म समर्पण गरिदिवा, पुण्यार्थी  
पुरुषको निम्नि दक्षिणाको फल विपुल हुन्छ ।

६—१०—“हे सारिपुत्र ! सन्तजन कसलाई भन्दछन् भन्ने-  
कुरा म तिमीलाई बताउँछु, सुन ! —कृष्ण, श्वेत, रोहितादि जुनसुकं  
वर्णका गोरु भएतापनि त्यसको बास्ता नराखी, बलसम्पन्न तथा राम्ररी

शाश्वतके गोरु भएको जुन गाडा हो;—सोही गाडाबाटनै सबैले आफ्नो माल औसार्न चाहेकै—मनुष्यहरूका बीचमा पनि क्षत्री, द्वार्हण, वैश्य, शूद्र अथवा चाण्डाल पुक्कुसादि जुनसुकै वर्ण वा जातिका भएतापनि—यसमध्ये—जो पुरुष शान्त-दान्त भएको हुन्छ, धर्मस्थित शीलसम्पन्न भएको हुन्छ र सत्यवादी पनि हुन्छ,

११—“जो जन्ममरणबाट मुक्तहुन्छ, शुद्ध बह्यचारी हुन्छ,  
पञ्चस्कन्धादि क्लेशभारबाट मुक्त हुन्छ र कृत-कृत्य अनास्त्रव पनि हुन्छ,

१२—“जो सबैधर्मबाट पारीपुग्छ, निशेष परिनिर्वाण पनि हुन्छ—त्यस्ता निर्मल पुर्ण-क्षेत्रसमान भएका पुरुषलाई सन्त भनिन्छ र त्यस्तालाई दिएको दक्षिणाको फल विपुल पनि हुन्छ ।

१३—“अथुत्वान्, दुर्मध, बाल (मूख) जनले अज्ञानताको कारणले त्यस्ता सन्तहरूप्रति दक्षिणा नदिई त्यसभन्दा बाहिरका पुरुषमा दक्षिणा दिन्छन् ।

१४, १५—“जसले—प्रज्ञावान्, धीरसम्मत सन्तजनको उपासना गर्छ; जसको सुगतप्रतिको श्रद्धाले जरोहालि सकेको हुन्छ र सु-प्रतिष्ठित पनि भएको हुन्छ—त्यस्ता पण्डित पुरुषहरू देवलोकमा पनि जान्छन्, इहलोकमा जन्मेर क्रमशः उनीहरूले निर्वाण पनि प्राप्तगर्द्धन् ।”

[ भगवान्ले आयुष्मान् सारिपुत्रलाई आमन्त्रणगरी दिनुभएको यी उपदेश सुनेर अनाथपिण्डिक गृहपति सहित सबै पाँचशय उपासक-हरू प्रसन्न भए । ]

मूल सूत्र :—

## २२—बुद्धद्वारा प्रशंसा

[ एक दिन भगवान्‌ने अनाथपिण्डिक गृहपतिको प्रशंसा गर्नुहुँदै श्रावस्ती जेतवन विहारमा भेलाभइरहेका परिषद्लाई यसो भन्नु भयो :— ]

“हे भिक्षुहरू ! अनाथपिण्डिक गृहपति तथागतमा निष्ठाराखी, अमृतदर्शी र अमृतसाक्षात्गरी छ गुण-धर्महरूले सुसम्पन्नभई बसेका छन् । कुन छ भने ? —

(१) बुद्धप्रति अटलथद्वा, (२) धर्मप्रति अटलथद्वा, (३) सङ्घप्रति अटलभद्वा, (४) आर्य-शील, (५) आर्य-ज्ञान तथा (६) आर्य-विमुक्ति ।”

“हे भिक्षुहरू ! अनाथपिण्डिक गृहपति उक्त छ गुणहरूले सुसम्पन्नभई तथागतमा निष्ठाराखी, अमृतदर्शी तथा अमृतसाक्षात्गरी बसेकाछन् ।”

x

x

x

मूल सूत्र :—

## २३—अग्रस्थान घोषणा

[ एक दिन श्रावस्तीस्थित अनाथपिण्डिक गृहपतिको जेतवन

१. अ. नि-६. पृ. १४९ : भल्लुकादिसुत्त ।

विहारमा, भिक्षुहरू तथा उपासकहरूका एक सभामा दाताहरूबारे कुरां  
चलिरहेको बेलामा भगवान्‌ले ‘दाताहरूमध्ये अनाथपिण्डिक गृहपति  
अप्रगम्य छन्’ मनुहुँदै निम्नकुरा परिषद्लाई सुनाउनु भयो — ]

“एतदग्मं, भिक्खुवे ! मम सावकानं दायकानं यदिदं  
सुदत्तो गृहपति अनाथपिण्डिको’ति ।”

**अर्थ :—**

“हे भिक्षुहरू ! मेरा शावक उपासक दाताहरूमध्ये सुदत्त  
गृहपति अनाथपिण्डिक सबमन्दा अप्रदाता हुन् ।”

X

X

X

**मूल सूत्र :—**

## २४—आर्य लक्षण

एक दिक एक छेउमा बसेका अनाथपिण्डिक गृहपतिलाई  
भगवान्‌ले यस्तो मनुभयो<sup>२</sup> :—

१. अं. नि-१. २६ः एतदगवरणो ।

२. सं. नि-५. पृ. ३३१ः पठमभयवेरुपसन्तसुतं । यसे सूत्रको कुरा  
अं. नि-१०. पृ. २४६ मा भयसुतं भनी र सं. नि-२. पृ. ५८ मा  
पञ्चमयवेरसुतं भनी उल्लेख भएको छ ।

“हे गृहपति ! जब आर्यश्रावकको मनमा (क) पञ्च-भय-वैरादि उपशान्त हुन्छ, (ख) चार स्रोतापन्नज्ञले सुसम्पन्न हुन्छ र (ग) आर्य-ज्ञानलाई प्रज्ञाद्वारा राम्रोसंग देखेर सुप्रतिविद्ध गरेको हुन्छ, तब उसले चाहेमा आफुले आफेलाई यसरी व्यक्तगर्न सक्छ—‘मेरो नरकगति, तिरश्रीनगति, प्रेतगति, अपायगति र विनिपातगति क्षीण अहसक्यो; म स्रोतापन्न हुँ, अविनिपाती हुँ र सम्बोधिपरायण पनि हुँ ।’

“(क) कुन् पाँच भय-वैरादि उपशान्त भएका हुन्दून् भने :—

१—“हे गृहपति ! जुन प्राणातिपाती तथा प्राणातिपातको कारणले यसे जन्ममा र सम्परायिकमा भय-वैरादि र मानसिक दुःख-दौर्मनस्य प्रतिसंवेदी हुन्छ; प्राणातिपातबाट विरत रहेंदा यसे जन्ममा र सम्परायिकमा सो भय-वैरादि हुँदैनन्, न मानसिक दुःख-दौर्मनस्य प्रतिसंवेदी नै हुन्दून्। यसरी प्राणातिपातबाट विरत रहेनेको भय-वैरादि उपशान्त भएका हुन्दून् ।

२—“हे गृहपति ! जुन अदिनादायी तथा अदिनादानको कारणले यसे जन्ममा र सम्परायिकमा भय-वैरादि र मानसिक दुःख-दौर्मनस्य प्रतिसंवेदी हुन्छ; अदिनादानबाट विरत रहेंदा यसे जन्ममा र सम्परायिकमा सो भय-वैरादि हुँदैनन्, न मानसिक दुःख-दौर्मनस्य प्रतिसंवेदी नै हुन्दून्। यसरी अदिनादानबाट विरत रहेनेको भय-वैरादि उपशान्त भएका हुन्दून् ।

३—“हे गृहपति ! जुन काममिथ्याचारी तथा काममिथ्याचारको कारणले यसे जन्ममा र सम्परायिकमा भय-वैरादि र मानसिक

दुःख-दौर्मनस्य प्रतिसंवेदी हुन्छ; काममिथ्याचारबाट विरत रहेवा यसै जन्ममा र सम्परायिकमा सो भय-बैरादि हुँदैनन्, न मानसिक दुःख-दौर्मनस्य प्रतिसंवेदी नै हुन्छन्। यसरी काममिथ्याचारबाट विरत रहेनेको भय-बैरादि उपशान्त भएका हुन्छन्।

४—“हे गृहपति ! जुन मृषावादी तथा मृषावादको कारणले यसै जन्ममा र सम्परायिकमा भय-बैरादि र मानसिक दुःख-दौर्मनस्य प्रतिसंवेदी हुन्छ; मृषावादबाट विरत रहेवा यसै जन्ममा र सम्परायिकमा सो भय-बैरादि हुँदैनन्, न मानसिक दुःख-दौर्मनस्य प्रतिसंवेदी नै हुन्छन्। यसरी मृषावादबाट विरत रहेनेको भय-बैरादि उपशान्त भएका हुन्छन्।

५—“हे गृहपति ! जुन सुरा-मेरय-मद्य-प्रमादस्थायी तथा सुरा-मेरय-मद्य-प्रमादस्थानको कारणले यसै जन्ममा र सम्परायिकमा भय-बैरादि र मानसिक दुःख-दौर्मनस्य प्रतिसंवेदी हुन्छ; सुरा-मेरय-मद्य-प्रमादस्थानबाट विरत रहेवा यसै जन्ममा र सम्परायिकमा सो भय-बैरादि हुँदैनन्, न मानसिक दुःख-दौर्मनस्य प्रतिसंवेदी नै हुन्छन्। यसरी सुरा-मेरय-मद्य-प्रमादस्थानबाट विरत रहेनेको भय-बैरादि उपशान्त भएका हुन्छन्।

“(ख) कुन चार स्रोतापत्यङ्गले सुसम्पन्न भएको हुन्छ भने :—

बुद्धगुण —“(१) हे गृहपति ! यहाँ आर्यश्रावक बुद्धप्रति उत्कृष्ट प्रसन्नताले सुसम्पन्न भएको हुन्छ — ‘वहाँ भगवान् अरहत् हुनु-हुन्छ,’ ... तथा वहाँ भगवान् बुद्ध हुनुहुन्छ।’

१. हेर पृ. ६८ बुद्धगुण ।

**धर्मगुण—**“(२) हे गृहपति ! यहाँ आर्यश्रावक धर्मप्रति उत्कृष्ट प्रसन्नताले सुसम्पन्न भएको हुन्छ — ‘मगवान्‌को धर्म सु-आख्यात छ, १... तथा विज्ञजनद्वारा बोधनीय छ ।’

**सङ्खगुण—**“(३) हे गृहपति ! यहाँ आर्यश्रावक सङ्खप्रति उत्कृष्ट प्रसन्नताले सुसम्पन्न भएको हुन्छ — ‘मगवान्‌को शावकसङ्ख सु-प्रतिपन्न छ, १... तथा लोकवासीका निम्नि पुण्य-क्षेत्र समान पनि छ ।’

**शीलगुण—**“(४) हे गृहपति ! यहाँ आर्यश्रावक आर्यकान्त शीलले सुसम्पन्न हुन्छ अर्थात् उसको शील — ‘अखण्ड, अद्विद्र, दागरहित, क्रमसहित, स्वाधीन, विज्ञप्रशंसित, अपरामर्शित र समाधिसंवर्तनिक’ हुन्छ ।

### Dhamma.Digital प्रतित्यसमुत्पाद

“(ग) जो प्रजाद्वारा रात्रोसेंग देखेर सुप्रतिविद्ध गरेको हुन्छ त्यस्तो आर्य-ज्ञान कुनहो भने ? —

“हे गृहपति ! यहाँ आर्यश्रावक प्रतित्यसमुत्पादलाई नै रात्ररी व्यानपूर्वक मनमा राख्छ — ‘त्यो हुनाले यो हुन्छ, त्यसको उपादानले यसको उत्पन्न हुन्छ; त्यो नभएमा यो हुने छैन, त्यसको निरोध भएमा यसको पनि निरोध हुनेछ । जस्तै — (१) अविद्याको कारणले (२)

१. हेर पृ. ६९ मा धर्मगुण, सङ्खगुण ।

संस्कार<sup>१</sup>, (३) संस्कारको कारणले विज्ञान<sup>२</sup>, (४) विज्ञानको कारणले नाम<sup>३</sup>-रूप ( पञ्चस्तकन्ध ), (५) नाम-रूपको कारणले षडायतन, (६) षडायतनको कारणले स्पर्श, (७) स्पर्शको कारणले वेदना<sup>४</sup>, (८) वेदनाको कारणले तृष्णा<sup>५</sup>, (९) तृष्णाको कारणले उपादान<sup>६</sup>, (पुनः पुनः लिने तृष्णा), (१०) उपादानको कारणले भव<sup>७</sup> ( जन्मिने कारण ), (११) भवको कारणले जाति<sup>८</sup> ( जन्म ), (१२) जाति-(जन्म) को कारणले जरा, मरण, शोक, सन्ताप, दौर्मनस्य, हैरानी ( भावि ) सम्भव हुन्छ । यसरी केवल दुःखस्तकन्धको समुदय ( उदगम ) हुन्छ ।

“अविद्याकै अवशेषगरी निरोध हुँदा संस्कार निरोध हुन्छ,

१. पुण्य-संस्कार, अपुण्य-संस्कार र रूप-अरूप ध्यान संस्कार ।
२. प्रतिसन्धि-विज्ञान अर्थात् जन्मिने चित्त ( विज्ञान ) ।
३. रूप, वेदना, संज्ञा, संस्कार, विज्ञानस्तकन्ध । यी पाँच स्तकन्धहरू मध्ये रूप र संस्कार बाहेक अरु तीन स्तकन्धलाई ‘नाम’ भन्दछन् ।
४. सुख-वेदना, दुःख-वेदना, अदुःखमसुख-वेदना अर्थात् उपेक्षा-वेदना तथा सौमनस्य, दौर्मनस्य अर्थात् माननिक सुख र दुःख अनुभव ।
५. कामविषय-तृष्णा, भव-विषय-तृष्णा, विशिष्ट भव-विषय-तृष्णा; कामलोक-तृष्णा, रूपलोक-तृष्णा र अरूपलोक-तृष्णा ।
६. काम-उपादान, दृष्टि-उपादान, शीलवत-उपादान ।
७. मातृकोषमा पुग्ने चित्त ( प्रति-सन्धिगर्ने विज्ञान-चित्त, Conception ) ।
८. इन्द्रिय सहित जन्मिसकेको प्राणी ।

संस्कार निरोध हुँदा विज्ञान निरोध हुन्छ, विज्ञान निरोध हुँदा नाम-रूप निरोध हुन्छ, नाम-रूप निरोध हुँदा षडायतन निरोध हुन्छ, षडायतन निरोध हुँदा स्पर्श निरोध हुन्छ, स्पर्श निरोध हुँदा वेदना निरोध हुन्छ, वेदना निरोध हुँदा तृष्णा निरोध हुन्छ, तृष्णा निरोध हुँदा उपादान निरोध हुन्छ, उपादान निरोध हुँदा भव निरोध हुन्छ, भव निरोध हुँदा जन्म ( जाति ) निरोध हुन्छ, जाति निरोध हुँदा जरा, मरण, शोक, सत्ताप, दौर्मनस्य, हेरानी ( आदि ) सम्भव हुँदैन। यसरी केवल दुःखस्कन्धको निरोध हुन्छ। यही आर्य ज्ञानलाई प्रजाद्वारा राज्ञोसँग देखेर सुप्रतिविद्ध पनि गरेको हुन्छ।

“हे गृहपति ! जब आर्यश्रावकको उक्त पाँच भय-वैरादि उपशान्त हुन्छ, उक्त चार स्रोतापत्यङ्गहरूले सुसम्पन्न हुन्छ तथा उक्त आर्य-ज्ञानहरूलाई प्रजाद्वारा राज्ञोसँग देखेर सुप्रतिविद्ध पनि गरेको हुन्छ तब त्यो आर्यश्रावकले चाहेमा आफुले आफेलाई, ‘मेरो नरकगति, … क्षीण भइसक्यो; म स्रोतापन्न हुँ, अविनिपाती हुँ र सम्बोधिपरायण पनि हुँ’ मनी व्यक्त गर्नसक्छ, प्रकाश गर्नसक्छ ।”

[ यी उपदेश सुनेर अनाथपिण्डक गृहपति प्रसन्न भए । ]

X

X

X

**मूल सूत्र :—**

## २५—परिव्राजकाराममा

एक समय भगवान् शावस्तीस्थित अनाथपिण्डक गृहपतिको

जेतवन विहारमा बस्नु भएको थियो ।

एक दिन अनाथपिण्डिक गृहपति विनको मध्यान्ह समयतिर अगवान्को दर्शनार्थ श्रावस्तीबाट बाहिरनिस्के । तर अनाथपिण्डिक गृहपतिको मनमा यस्तो लाग्यो :—

“मगवान्को दर्शनार्थ जानु अजे समय भएको छैन । मगवान् ध्यानमा बस्नु भएको होला । ध्यानी भिक्षुहरूको दर्शनार्थ जानु पनि उचित समय छैन । ध्यानी भिक्षुहरू पनि ध्यानमा बस्नु भएका होलान् । ‘अतः किन म अन्यतंर्थीय परिव्राजकहरूका आराम ( आश्रम ) तिर नजाऊँ !’”

त्यसपछि अनाथपिण्डिक गृहपति जहाँ अन्यतंर्थीय परिव्राजकाराम हो त्यहाँ गए ।

त्यसबेला अन्यतंर्थीय परिव्राजकहरू एकत्रित भई उच्चशब्द महाशब्द गर्दै अनेक प्रकारका तिरश्चीन कुराहरू गर्दै बसीरहेका थिए । ती अन्यतंर्थीय परिव्राजकहरूले अनाथपिण्डिक गृहपति आइरहेको टाढै-बाट देखे । अनो तो तैर्थीयहरूले आफ्ना परिषद्लाई शान्तपारे —

“भो ! तपाइहरू शान्त हुनुहोस् ! निःशब्द हुनुहोस् !! अमणगौतमका श्रावक यी अनाथपिण्डिक गृहपति आरामतिर आउंदैछन् । श्रावस्तीमा जति अमणगौतमका शुद्धजीवी श्रावकहरू छन् ती मध्ये यी अनाथपिण्डिक गृहपति पनि एक हुन् । भो आयुष्मान्हरू ! अमणगौतमका श्रावकहरू निःशब्दतालाई रुचाउंदैछन्, निःशब्द स्वभावले विनीत

१. अं. नि-१०. पृ. २४८: किदिट्टिकसुत्त ।

छन् र निःशब्दताके वर्णवादी छन् । शायद निःशब्द परिषद् देखेर उनी यहाँ  
आउन सक्छन् ।”

अनि ती तंर्थोय परिव्राजकहरू निःशब्द भएर शान्तभए ।

### अनेक दृष्टि

अनाथपिण्डिक गृहपति पनि जहाँ ती तंर्थोय परिव्राजकहरू थिए  
त्यहाँगई, तिमीहरूसँग सम्मोदनीय कुराहरू गरिसकेपछि एक छेउमा  
बसे । एक छेउमा बसेका अनाथपिण्डिक गृहपतिसँग ती तंर्थोय परिव्रा-  
जकहरूले निम्न कुरा सोधे :—

“हे गृहपति ! बताऊ, श्रमणगौतम के दृष्टि ( विचार ) का  
हुनुहुन्थ ?”

Dhamma.Digital

“मन्त्रे ! मलाई भगवान्को दृष्टिबारे सबै कुरा थाहा छैन ।”

“हे गृहपति ! यदि तिमीलाई भगवान्को दृष्टिबारे सबै कुरा  
थाहा छैन भने भिक्षुहरूका के दृष्टि छन्त; यसबारे बताऊ !”

“मन्त्रे ! भिक्षुहरूका दृष्टिबारे पनि मलाई सबै कुरा थाहा  
छैन ।”

“हे गृहपति ! यदि तिमीलाई बुद्धको दृष्टिबारे र भिक्षुहरूका  
दृष्टिबारे सबै कुरा थाहा छैन भने; तिम्रो आफ्नो दृष्टि, विचार, धारणा  
बारे कुरा बताऊ !”

“भन्ते ! ‘हामी के दृष्टिकाह्वाँ’ भनी भग्नमा हामीलाई कुनै मुश्किल छैन । तैपनि पहिले तपाइहरूले आ-आपना दृष्टिबारे कुरा बताउनु भएमा ‘हामी के दृष्टिकाह्वाँ’ भनी बताउन हामीलाई उत्ति मुश्किल पनै छैन ।”

यसो भन्दा एक तर्थीय परिव्राजकले अनाथपिण्डिक गृहपतिलाई भन्यो :—

“हे गृहपति ! ‘शाश्वत लोकहो, यहीनै सत्यहो अरू असत्य ( मोघ ) हुन् ’ भन्ने दृष्टिक हुँ म ।”

अकों परिव्राजकले पनि अनाथपिण्डिक गृहपतिलाई यस्तो बतायो :—

“हे गृहपति ! ‘अ-शाश्वत लोकहो, यहीनै सत्यहो अरू असत्य हुन् ’ भन्ने दृष्टिक हुँ म ।”

फेरि अकों एक परिव्राजकले अनाथपिण्डिक गृहपतिलाई मुनायो :—

“हे गृहपति ! ‘अन्तवान् लोकहो—यहीनै सत्यहो अरू असत्य ( मोघ ) हुन् ; अनन्तवान् लोकहो—यहीनै सत्यहो अरू असत्य हुन् ; त्यही जीवहो, त्यही शरीरहो—यहीनै सत्यहो अरू असत्य हुन् ; अकों जीवहो, अकों शरीरहो—यहीनै सत्यहो अरू असत्य हुन् ; मरणपछि सत्त्व हुन्छ — यहीनै सत्यहो अरू असत्य हुन् ; मरणपछि सत्त्व हुँदैन — यहीनै सत्यहो अरू असत्य हुन् ; मरणपछि सत्त्व हुन्छ पनि हुम्म पनि — यहीनै सत्यहो अरू असत्य हुन् ; न सत्त्व मरणपाथे हुम्म, न हुन्छ — यहीनै सत्यहो

‘अरु असत्य हुन्’ भन्ने दृष्टिक हुँ म ।”

यी कुराहरु सुनी अनाथपिण्डिक गृहपतिले ती परिवाजकहरू-  
लाई भने :—

“भन्ते ! जुन आयुष्मान्‌ले, ‘शाश्वत लोकहो—यहीनै सत्यहो  
अरु असत्य हुन्’ भन्ने दृष्टिकहुँ म’ भनी भनुभयो—त्यस्ता आयुष्मान्‌को  
दृष्टि ( धारणा, विचार ), यात आफुले अज्ञानतापूर्वक विचार गर्नाको  
कारणले ( अयीनिसो मनसिकारहेतु ), यात अर्काको मात्रं कुरा सुन्नाको  
कारणले हुनगएको हो । सो दृष्टि ( धारणा ) संस्कारित, कल्पित तथा  
हेतुप्रत्ययद्वारा भएको हो । जो संस्कारित, कल्पित तथा हेतुप्रत्ययबाट  
उत्पन्न भएको हुन्छ, त्यो अनित्यहो । जो अनित्यहो, त्यो दुःखहो । जो  
दुःखहो त्यसेमा आयुष्मान् तल्लीनहुनु भएको छ, त्यसेमा डुब्नु भएको छ ।

“भन्ते ! जुन आयुष्मान्‌ले, ‘अशाश्वत लोकहो—यहीनै सत्यहो  
अरु असत्य हुन्’ भन्ने दृष्टिकहुँ म’ भनी भनुभयो—त्यस्ता आयुष्मान्‌को  
दृष्टि ( धारणा ), यात आफुले अज्ञानतापूर्वक विचार गर्नाको  
कारणले यात अर्काको मात्रं कुरा सुन्नाको कारणले हुनगएको हो । सो  
दृष्टि ( धारणा ) संस्कारित, कल्पित तथा हेतुप्रत्ययद्वारा भएको हो ।  
जो संस्कारित, कल्पित तथा हेतुप्रत्ययबाट उत्पन्न भएको हुन्छ, त्यो  
अनित्यहो । जो अनित्यहो, त्यो दुःखहो । जो दुःखहो त्यसेमा आयुष्मान्  
तल्लीनहुनु भएको छ, त्यसेमा डुब्नु भएको छ ।

“भन्ते ! जुन आयुष्मान्‌ले, ‘अन्तवान् लोकहो—यहीनै सत्यहो  
अरु असत्यहुन्; अनन्तवान् लो हहो—यहीनै सत्यहो अरु असत्यहुन्; त्यही

जीवहो, त्यही शरीरहो…; अकें जीवहो, अकें शरीरहो…; मरणपछि: सत्व हुन्छ…; मरणपछि सत्व हुँदैन …; मरणपछि सत्व हुन्छ पनि हुम्ह पनि…; न सत्व मरणपछि हुम्ह, न हुन्छ—यहाँने सत्यहो अरु असत्यहुन्’ भन्ने दृष्टिकहुँ म’ भनी भन्नुप्रयो—त्यस्ता आयुष्मान्को दृष्टि, यात आफुले अज्ञानतापूर्वक विचार गर्नको कारणले यात अर्काको मात्रे कुरासुन्नाको कारणले हुन गएको हो । सो दृष्टि संस्कारित, कल्पित तथा हेतुप्रत्ययद्वारा भएको हो । जो संस्कारित, कल्पित तथा हेतुप्रत्ययद्वारा उत्पन्न भएको हुन्छ, त्यो अनित्यहो । जो अनित्यहो, त्यो दुःखहो । जो दुःखहो त्यसेमा आयुष्मान् तल्लीनहुनु भएको छ, त्यसेमा डुन्नु भएको छ ।”

यी कुराहरू सुनी तो परिवाजकहरूले अनाथपिण्डिक गृहपति-लाई भने—“हे गृहपति ! हामीहरूसबैले आ-आफ्ना स्व-दृष्टिबारेको विचार व्यक्त गरिसक्याँ । अब भन ! तिम्रो दृष्टि के हो ?”

“भन्ते ! जो संस्कारित, कल्पित तथा हेतुप्रत्ययद्वारा उत्पन्न भएको हो त्यो अनित्य हो । जो अनित्य हो, त्यो दुःखहो । ‘जो दुःखहो, न त्यो मेरो हो, न त्यो म हुँ, न त्यो मेरो आत्महो’ भन्ने दृष्टिकहुँ म ।”

‘हे गृहपति ! जो संस्कारित, कल्पित तथा हेतुप्रत्ययद्वारा उत्पन्न भएको हो, त्यो अनित्यहो । जो अनित्यहो त्यो दुःखहो । जो दुःखहो त्यसेमा तिमी तल्लीन भएकाछौ, त्यसेमा डुबिरहेकाछौ ।”

‘भन्ते ! जो संस्कारित, कल्पित तथा हेतुप्रत्ययद्वारा उत्पन्न भएको हो, त्यो अनित्यहो । जो अनित्यहो त्यो दुःखहो । ‘जो दुःखहो न त्यो मेरो हो, न त्यो म हुँ, न त्यो मेरो आत्मनै हो’ भन्ने मैले यथार्थतः-

प्रजाद्वारा देखेको छु । त्यसबाट उत्तीर्ण र विमुक्तहुन पनि म यथार्थतः जान्दछु ।”

यति अनेपछि ती परिवाजकहरू तूष्णिभूत, मड़कुभूत ( चुप-लगेर ), शीर निहुराई, केही नबोली बसे । अनि अनाथपिण्डक गृहपति, ती परिवाजकहरू तूष्णिभूत, मड़कुभूत, शीर निहुराई, केही नबोली बसेको देखी आसनबाट उठी जहाँ भगवान् हुनुदृन्थ्यो त्यहाँ गई, भगवान्‌लाई अभिवादनगरी एक द्वेषमा बसे । त्यसपछि अनाथ-पिण्डक गृहपतिले अन्यतर्थीय परिवाजकहरूसंग भएको कुराहरू जम्मै भगवान्‌लाई सुनाए ।

“साधु ! साधु !! गृहपति, यस्तंगरी कहिले कहिले मोघपुरुष-हरूलाई सहधर्मतापूर्वक ( कारण सहित ) सु-निग्रह गर्नुपर्छ ।”

त्यसपछि भगवान्‌ले अनाथपिण्डक गृहपतिलाई धार्मिक कुराद्वारा सन्दर्शित, सम्प्रतिष्ठित, समुत्तेजित र सम्प्रहरित पार्नुभयो । अनाथपि-ण्डक गृहपति भगवान्‌ले धार्मिक कुराद्वारा सन्दर्शित, सम्प्रतिष्ठित, समुत्तेजित र सम्प्रहरित गराउनु भएपछि आसनबाट उठी भगवान्‌लाई अभिवादन र प्रदक्षिणागरी फक्केर गए ।

अनाथपिण्डक गृहपति गएको केहीष्ठिन पछि भगवान्‌ले भिक्षु-हरूलाई आमन्त्रण गर्नु भई भन्नुभयो : —

“हे भिक्षुहरू ! जो भिक्षु यस धर्म-विनयमा उपसम्पन्न भई शयवर्ष पुरेको हुन्छ त्यस भिक्षुले पनि यस्तंगरी अन्यतर्थीय परिवाजक-

हरूलाई सहधर्मतापूर्वक ( कारण सहित ) सुनिश्च गर्न सिक्खनुपर्छ जस्तो  
अनाथपिण्डक गृहपतिले गरे ।”

x

x

x

**मूल सूत्र :—**

## २६—रोगग्रस्त अनाथपिण्डक गृहपति

यस्तो मैले सुनेः ।

एक समय भगवान् आवस्तीस्थित अनाथपिण्डक गृहपतिको  
जेतवन विहारमा बस्नु भएको थियो ।

त्यस बछतमा अनाथपिण्डक गृहपति रोगले पीडितभई सारै  
दुःखी थिए । अनि अनाथपिण्डक गृहपतिले एक पुरुषलाई बोलाई—‘हे  
पुरुष ! आऊ ! तिमी जहाँ भगवान् हुनुहुन्छ त्यहाँगई भेरो बचनले  
भगवान्को चरणकमलमा शीरले बन्दनागरी निवेदन गर—‘भन्ते !  
अनाथपिण्डक गृहपति रोगग्रस्तभई सारै बिरामी छ, अति दुःखी पनि ।  
छसले भगवान्को चरणकमलमा शीरले बन्दनागर्छ ।’ त्यसपछि जहाँ  
आयुषमान् सारिपुत्र हुनुहुन्छ त्यहाँगई भेरो बचनले आयुषमान् सारिपुत्रको  
चरणकमलमा शीरले बन्दनागरी—‘भन्ते ! अनाथपिण्डक गृहपति रोग-  
ग्रस्तभई सारै बिरामी छ, अति दुःखी पनि छ’ भनी भन । यस्तो पनि

१. म. नि—३. पृ ३४५: अनाथपिण्डकोवादसुत्त ।

निवेदन गर—‘उ आयुष्मान् सारिपुत्रको चरणकमलमा शीरले बन्दनागर्ठं र यस्तो प्रार्थनागर्ठं—साधु, भन्ते ! अनुकम्पाराखी आयुष्मान् सारिपुत्र जहाँ अनाथपिण्डिक गृहपतिको निवासस्थान हो त्यहाँ पालनुभए बेश हुने थियो ।’

“हवस्, भन्ते !” भनी अनाथपिण्डिक गृहपतिको कुरा सुनी सो पुरुष जहाँ भगवान् हुनुहुन्थ्यो त्यहाँगई भगवान्लाई अभिवादनगरी एक छेउमा बसी उसले भगवान्लाई निवेदनगन्यो—“भन्ते ! अनाथपिण्डिक गृहपति रोगप्रस्तभई सारै बिरामी छन्, सारै दुःखी पनि । उनी भगवान्को चरणकमलमा शीरले बन्दनागर्ठन् ।” यसपछि सो पुरुष जहाँ आयुष्मान् सारिपुत्र हुनुहुन्थ्यो त्यहाँ गए । त्यहाँ पुगेपछि उसले आयुष्मान् सारिपुत्रलाई अभिवादनगरी एक छेउमा बसी आयुष्मान् सारिपुत्रसंग निवेदनगन्यो—“भन्ते ! अनाथपिण्डिक गृहपति रोग-प्रस्तभई सारै बिरामी छन्, अति दुःखी पनि । उनी तपाइङ्को चरणकमलमा शीरले बन्दनागर्ठन् र निवेदनगर्ठन्—‘साधु ! भन्ते ! अनुकम्पाराखी आयुष्मान् सारिपुत्र जहाँ अनाथपिण्डिक गृहपतिको निवासस्थान हो त्यहाँ पालनुभए बेश हुने थियो ।’ आयुष्मान् सारिपुत्रले तूष्णिभावले स्वीकार गर्नु भयो ।

### सारिपुत्रोपदेश

त्यसपछि आयुष्मान् सारिपुत्र चीवर पहिरी पात्र-चीबर

१. ‘भन्ते’ भनी आमन्त्रण गर्ने चलन आदरणीय श्रमण मिक्तु-हरूलाई मात्र न भई गृही पुरुषहरूका बीचमा पनि ‘भन्ते’ शब्द प्रयोग नएको पालिसाहित्यमा कहीं कहीं पाइन्थ्य ।

ग्रहणगरी, आयुषमान् आनन्द सहित अरु मिक्षुहरूसाई पञ्चाङ्गि राखी  
जहाँ अनाथपिण्डिक गृहपतिको निवासस्थान हो त्यहाँ जानुभई बिच्छुधाइ  
राखेको आसनमा बस्नुभयो । अनि आयुषमान् सारिपुत्रले अनाथपिण्डिक  
गृहपतिसंग सोञ्जुभयो —

“हे गृहपति ! क्षमनीय, यापनीयछौ ? दुःख वेदना घटेर जान्धकि  
बढेर आउँछ ? घटेर गएको देखिन्छ कि बढेर आएको देखिन्छ नि ?”

“मन्ते ! मलाई न क्षमनीय छ, न यापनीय नै । मेरो दुःखवेदना  
घटेको छैन बल्कि बढेकैछ । बढेकै धेरै देखिन्छ, घटेको देखिवैन ।

१—“मन्ते, सारिपुत्र ! जस्तो कि - कुनै बलवान् पुरुषले धार  
भएको तरवारको दुप्पोले टाउकोमा घोचेँ भेरी शीरमा अधिक वायुले  
घोच्छ । मलाई क्षमनीय र यापनीय छैन । धेरै दुःखवेदना बढेर आएको  
छ, घटेको छैन । धेरै दुःखवेदना बढेकै देखदछु, घटेको देख्दिन ।

२—“मन्ते, सारिपुत्र ! जस्तो कि—कुनै बलवान् पुरुषले बलियो  
डोरीले टाउकोमा बेस्करी कसेर बेरिदिएँ भेरी शीरमा अधिक वेदना  
हुन्छ । मलाई क्षमनीय र यापनीय छैन । धेरै दुःखवेदना बढेर नै आएको  
छ, घटेको छैन । धेरै दुःखवेदना बढेकै देखिन्छ, घटेको देख्दिन ।

३—“मन्ते, सारिपुत्र ! जस्तो कि—कुनै दक्ष गोघातक वा  
उसको अन्तेवासीले धार भएको चूपीले पेट चिरेँ भेरो पेटमा वायुले  
शोला हान्छ । मलाई क्षमनीय छैन, न मलाई यापनीय नै । धेरै दुःखवेदना  
बढेरनै आएकोछ, घटेको छैन । धेरै दुःखवेदना बढेकै देखिन्छ, घटेको देख्दिन ।

४—“मन्ते, सारिपुत्र ! जस्तो कि—कुनै बलवान् दुइजना पुरुषहरूले दुबंल पुरुषलाई हतखुट्टा समाती भुङ्गोमा बलटाई पल्टाई पिलस्थाएङ्गे मेरो शरोरमा अधिक डाहाहुन्छ । मलाई क्षमनीय छैन, न यापनीय नै । धेरै दुःखवेदना बढेर नै आएको देखिन्छ, घटेको देखिन्दैन । धेरै दुःखवेदना बढेको नै देखिन्छ, घटेको देखिन्दैन ।”

“हे गृहपति ! त्यसोभए तिमीले यस्तो सिक्तुपर्छ :—

**भित्रका छ आयतन ( क )**—(१) ‘म चक्षुमा आसक्त हुने छैन, अतः चक्षुको हेतुले हुने चक्षुविज्ञान पनि ममा हुने छैन, (२) श्रोतमा आसक्त हुने छैन, अतः श्रोतको हेतुले हुने श्रोत-विज्ञान पनि ममा हुने छैन, (३) ध्राणमा आसक्त हुने छैन, अतः ध्राणको हेतुले हुने ध्राणविज्ञान पनि ममा हुने छैन, (४) जिह्वामा आसक्त हुने छैन, अतः जिह्वाको हेतुले हुने जिह्वा-विज्ञान पनि ममा हुने छैन, (५) कायमा आसक्त हुने छैन र (६) मनमा पनि आसक्त हुने छैन, अतः मनको हेतुले हुने मनोविज्ञान पनि ममा हुने छैन’ भनी तिमीले सिक्तुपर्छ ।

**बाहिरका छ आयतन ( ख )**—(१) ‘म रूपमा आसक्त हुने छैन, अतः रूपको हेतुले हुने रूप-विज्ञान पनि ममा हुने छैन, (२) शब्दमा आसक्त हुने छैन, अतः शब्दको हेतुले हुने शब्द-विज्ञान पनि ममा हुने छैन, (३) गन्धमा आसक्त हुने छैन, अतः गन्धको हेतुले हुने गन्ध-विज्ञान पनि ममा हुने छैन, (४) रसमा आसक्त हुने छैन, अतः रसको हेतुले

हुने रस-विज्ञान पनि ममा हुने छैन, (५) स्पर्शमा आसत्त हुने छैन, अतः स्पर्शको हेतुले हुने स्पर्श-विज्ञान पनि ममा हुने छैन र (६) धर्म (मन-विषय) मा पनि आसत्त हुने छैन, अतः धर्मको हेतुले हुने धर्म-विज्ञान पनि ममा हुने छैन' भनी तिमीले सिक्खुपछं ।

छ विज्ञान-काय (ग) — (१) 'म चक्षु विज्ञानमा आसत्त हुने छैन, अतः चक्षु-विज्ञानको हेतुले हुने विज्ञान पनि ममा हुने छैन, (२) ध्रोत-विज्ञानमा पनि आसत्त हुने छैन, अतः ध्रोत-विज्ञानको हेतुले हुने विज्ञान पनि ममा हुने छैन, (३) ध्राण-विज्ञानमा पनि आसत्त हुने छैन, अतः ध्राण-विज्ञानको हेतुले हुने विज्ञान पनि ममा हुने छैन, (४) जिह्वा-विज्ञानमा पनि आसत्त हुने छैन, अतः जिह्वा-विज्ञानको हेतुले हुने विज्ञान पनि ममा हुने छैन, (५) काय-विज्ञानमा पनि आसत्त हुने छैन, अतः काय-विज्ञानको हेतुले हुने विज्ञान पनि ममा हुने छैन र (६) चित्त-विज्ञानमा पनि आसत्त हुने छैन, अतः चित्त-विज्ञानको हेतुले हुने विज्ञान पनि ममा हुने छैन' भनी तिमीले सिक्खुपछं ।

छ स्पर्श-काय (घ) — (१) 'म चक्षुसंस्पर्शमा पनि आसत्त हुने छैन, अतः चक्षुसंस्पर्शको हेतुले हुने विज्ञान पनि ममा हुने छैन, (२) ध्रोतसंस्पर्शमा पनि आसत्त हुने छैन, अतः ध्रोतसंस्पर्शको हेतुले हुने विज्ञान पनि ममा हुने छैन, (३) ध्राणसंस्पर्शमा पनि आसत्त हुने छैन, अतः ध्राणसंस्पर्शको हेतुले हुने विज्ञान पनि ममा हुने छैन, (४) जिह्वा-संस्पर्शमा पनि आसत्त हुने छैन, अतः जिह्वासंस्पर्शको हेतुले हुने विज्ञान पनि ममा हुने छैन, (५) कायसंस्पर्शमा पनि आसत्त हुने छैन, अतः

कायसंस्पर्शको हेतुले हुने विज्ञान पनि ममा हुने छैन २ (६) चित्तसंस्पर्श-शमा पनि आसक्त हुने छैन, अतः चित्तसंस्पर्शको हेतुले हुने विज्ञान पनि ममा हुने छैन' भनी तिमीले सिक्कनुपर्छ ।

छ वेदना-काय ( ४ )— (१) 'म चक्षु-संस्पर्शज वेदनामा पनि आसक्त हुने छैन, अतः चक्षु-संस्पर्शज वेदनाको हेतुले हुने विज्ञान अनि ममा हुने छैन, (२) धोत-संस्पर्शज वेदनामा पनि आसक्त हुने छैन, अतः धोत-संस्पर्शज वेदनामा पनि आसक्त हुने छैन, (३) ग्राण-संस्पर्शज वेदनामा पनि आसक्त हुने छैन, अतः ग्राण-संस्पर्शज वेदनाको हेतुले हुने विज्ञान पनि ममा हुने छैन, (४) जिह्वा-संस्पर्शज वेदनामा पनि आसक्त हुने छैन, अतः जिह्वा-संस्पर्शज वेदनाको हेतुले हुने विज्ञान पनि ममा हुने छैन, (५) काय-संस्पर्शज वेदनामा पनि आसक्त हुने छैन, (६) चित्त-संस्पर्शज वेदनामा पनि आसक्त हुने छैन, अतः चित्त-संस्पर्शज वेदनाको हेतुले हुने विज्ञान पनि ममा हुने छैन' भनी तिमीले सिक्कनुपर्छ ।

छ धातुहरू ( च )— (१) 'म पृथ्वीधातुमा पनि आसक्त हुने छैन, अतः पृथ्वी-धातुको हेतुले हुने विज्ञान पनि ममा हुने छैन, (२) आप-धातुमा पनि आसक्त हुने छैन, अतः आप-धातुको हेतुले हुने विज्ञान पनि ममा हुने छैन, (३) तेज-धातुमा पनि आसक्त हुने छैन, अतः तेज-धातुको हेतुले हुने विज्ञान पनि ममा हुने छैन, (४) वायु-धातुमा पनि आसक्त हुने छैन, अतः वायु-धातुको हेतुले हुने विज्ञान पनि ममा हुने छैन, (५) आकाश-धातुमा पनि आसक्त हुने छैन, अतः आकाश-धातुको हेतुले हुने विज्ञान पनि ममा हुने छैन २ (६) विज्ञान-धातुमा पनि आसक्त

हुने छैन, अतः विज्ञान-धातुको हेतुले हुने विज्ञान पनि ममा हुने छैन' भनी तिमीले सिक्षनुपर्छ ।

**पञ्चस्कन्ध(छ)**—(१) 'म रूपमा पनि आसक्त हुने छैन, अतः रूपको हेतुले हुने विज्ञान पनि ममा हुने छैन, (२) वेदनामा पनि आसक्त हुने छैन, अतः वेदनाको हेतुले हुने विज्ञान पनि ममा हुने छैन, (३) संज्ञामा पनि आसक्त हुने छैन अतः संज्ञाको हेतुले हुने विज्ञान पनि ममा हुने छैन, (४) संस्कारमा पनि आसक्त हुने छैन, अतः संस्कारको हेतुले हुने विज्ञान पनि ममा हुने छैन र (५) विज्ञानमा पनि आसक्त हुने छैन, अतः विज्ञानको हेतुले हुने विज्ञान पनि ममा हुने छैन' भनी तिमीले सिक्षनुपर्छ ।

**चार-अरूप (ज)**—(१) 'म आकाशानन्त्यायतनमा पनि आसक्त हुने छैन, अतः आकाशानन्त्यायतनको हेतुले हुने विज्ञान पनि ममा हुने छैन, (२) विज्ञानन्त्यायतनमा पनि आसक्त हुने छैन, अतः विज्ञानन्त्यायतनको हेतुले हुने विज्ञान पनि ममा हुने छैन, (३) आकिञ्चन्यायतनमा पनि आसक्त हुने छैन, अतः आकिञ्चन्यायतनको हेतुले हुने विज्ञान पनि ममा हुने छैन र (४) नैवसंज्ञानासंज्ञायतनमा पनि आसक्त हुने छैन, अतः नैवसंज्ञानासंज्ञायतनको हेतुले हुने विज्ञान पनि ममा हुने छैन' भनी तिमीले सिक्षनुपर्छ ।

**इहलोक (झ)**—'म इहलोकमा पनि आसक्त हुने छैन, अतः इहलोकको कारणले हुने विज्ञान पनि ममा हुने छैन' भनी तिमीले सिक्षनुपर्छ ।

**परलोक ( व )**—‘म परलोकमा पनि आसक्त हुने छैन, अतः परलोकको हेतुले हुने विज्ञान पनि ममा हुने छैन’ भनी तिमीले सिक्तुपर्छ ।

**स्वयंज्ञान ( ट )**—‘जो मैले देखेको, सुनेको, छोएको, जानेको, प्राप्तगरेको, खोजीगरेको, अनु-खोजीगरेको, तलासगरेको हो त्यसमा पनि म आसक्त हुने छैन, अतः जसको हेतुले विज्ञान हुने हो सो पनि ममा हुने ॥ छैन’ भनी तिमीले सिक्तुपर्छ ।”

आयुष्मान् सारिपुत्रका यी उपदेशहरू सुनेर अनाथपिण्डिक गृहपति आँसु खसाली रुथाले । अनि त्यक्तेला आयुष्मान् आनन्दले अनाथपिण्डिक गृहपतिसंग—

“हे गृहपति ! तिन्हो चित्त आफ्नो सम्पत्तिमा आसक्त अएको छकि, अलिङ्गएको छकि क्याहो ?” भनी सोच्नुभयो ।

“भो भन्ते ! न म आसक्तछु, न त म अलिङ्गएरनै बसेको छु ! कर्तु, भन्ते ! यतिका दीर्घकालसम्म मैले शास्ताको उपासनागरे, ध्यानी मिक्षुहरूको पनि उपासनागरे तर यस्तो ( गम्भीर ) धर्मोपदेश यसमन्वा अघि मैले कहिले पनि सुन्नपाएको थिइन ।”

**सारिपुत्रः—**

“हे गृहपति ! केवल शुद्धजीवन विताई बस्ने गृहस्थीहरूको निम्नित्य यस्तो ( गम्भीर ) धर्मकथा सु-भोगनीय हुँदैन, उनीहरू रुचाउँ-दैनन्, पनि अथवा उनीहरूको मन पनि लाग्दैन; यस्तो ( गम्भीर )

धर्मकथा प्रवजितहरूलाई मात्र बोधनीय हुन्थे, उनीहरू यस्तो कथा रहचाउँछन् पनि मन पनि लगाउँछन् ।”

“भन्ते, सारिपुत्र ! त्यसोभए शुद्धजीवी गृहस्थीहरूले पनि यस्तो धर्मकथा बुझन सकुन् ! भन्ते ! सारिपुत्र ! यहाँ अल्पक्लेश स्वभावका कुलपुत्रहरू पनि हुनसक्लान्, धर्मश्रवणगर्न नपाउंदा उनीहरूका निम्नि परिहानी पनि हुनसक्छ; धर्मलाई अवबोध गर्नसक्ने पनि हुनसक्लान् ।”

### अनाथपिण्डिक-देवपुत्र

अनाथपिण्डिक गृहपतिलाई उक्त अववाद उपदेश गर्नु भई आयुष्मान् सारिपुत्र र आयुष्मान् आनन्द आसनबाट उठी फक्केर जानुभयो । आयुष्मान् सारिपुत्र र आयुष्मान् आनन्द फक्केको केही समय पछि अनाथपिण्डिक गृहपति परलोकभई तुषित देवलोकमा उत्पन्न भए ।

त्यसपछि अनाथपिण्डिक देवपुत्र, रातबितिसकेपछि अत्यन्त कान्तिवर्णले युक्तभई आफ्नो शरीरले जेतवन उज्ज्वलो पारी जहाँ भगवान् हुनुहुन्थ्यो त्यहाँगई भगवान्‌लाई अभिवादनगरी एक छेउमा बसे । त्यसपछि अनाथपिण्डिक देवपुत्रले भगवान्‌नाई निम्न गाथा सुनाएः—

१—“इदं हि तं जेतवनं, इसिसङ्घनिसेवितं ।  
आवुत्थं धम्मराजेन, पीतिसङ्घननं मम ॥

१. यहाँदेखि तलसम्मको कुरा सं. नि-१, पृ. ५३, देवतासंयुक्त, अनाथपिण्डिकसुतका पनि छ ।

२—“कर्म विज्ञा च, धर्मो च सीलं जीवितमुत्तमं ।  
एतेन मद्दा सुज्ञन्ति, न गोत्तेन धनेन वा ॥

३—‘तस्माहि पण्डितो पोसो, सम्पस्सं अत्थमत्तनो ।  
योनिसो विचिने धर्मं, एवं तत्थ विसुद्धति ॥

४—“सारिपुत्रो व पञ्चाय, सीलेन उपसमेन च ।  
यो पि पारद्धतो भिक्खु. एतावपरमो सिया’ति ।”

अर्थ :—

१—“मेरो मनमा प्रीति उत्पन्न गराउने, कृषिसङ्घले सेवन  
गरेको, धर्मराजले बास गर्नु भएको, यही त्यो जेतवन विहार हो ।

२—“कर्म, विद्या, धर्म र शीलने जीवनको उत्तम अद्भुतो, यसले  
मनुष्य शुद्धिहुन्दै, गोत्र र धनले शुद्धिहुन सक्तैन ।

३—“त्यसैले पण्डितपुरुषले, आफ्नो हितलाई ध्यानमा राखी,  
राम्ररी जानी-बुझी धर्मसञ्चय गर्नु पर्छ, यसले त्यहाँ ( मनुष्यलोकमा )  
विशुद्ध हुन्दै ।

४—“सारिपुत्र ये प्रजावान्, शीलवान्, उपशान्त तथा पारद्धत  
भई बस्ने भिक्षुने सर्वोत्तम छ ।”

भगवान्ले पनि यसको अनुमोदन गर्नु भयो । अनि अनाथपि-  
ण्डिक देवपुत्र ‘भगवान्ले मलाई अनुमोदन गर्नु हुन्दै’ भनी भगवान्लाई  
अभिवादन र प्रदक्षिणागरी त्यहीनं अन्तरधान भएर गए ।

त्यसरात बितिसकेपछि भगवान्ले भिक्षुहरूलाई आमन्त्रणगर्नु भई—  
“हे भिक्षुहरू ! यो बितेको रातमा—रात बितिसकेपछि अत्यन्त कान्ति-

वर्णले युक्तभई, आफ्नो शरीरले जेतवन उज्यालोपारी, जहाँ म थिए—  
त्यहाँ एक देवपुत्र आई, मलाई अभिवादनगरी एक छेउमा बसे । अनि-  
सो देवपुत्रले निम्न गाथा सुनाए :—

“इदं हि तं जेतवनं …” इत्यादि । ( माथि लेखिएको गाथा:  
जन्मै )

‘यति भनी सो देवपुत्र, ‘शास्त्राले अनुमोदन गर्नु भयो’ भनी—  
मलाई अभिवादन र प्रदक्षिणागरी त्यहीनै अन्तरधान भएर गए ।’

यो कुरा सुनी आयुष्मान् आनन्दले भगवान्संग सोधनुभयो :—

“उहीनै सो अनाथपिण्डिक देवपुत्र होलान् भन्ते ! होइन-  
त ? अनाथपिण्डिक गृहपति आयुष्मान् सारिपुत्रप्रति अभिप्रसन्न थिए ।”

“साधु ! साधु !! आनन्द, जहाँसम्म तर्कद्वारा जानुपर्ने थियो  
तिमीले जानीहाल्यो । आनन्द ! अनाथपिण्डिक नै सो देवपुत्र थिए ।”

भगवान्ले यति भन्तु भएपछि सन्तुष्टभई आयुष्मान् आनन्दले  
भगवान्को भाषणलाई अभिनन्दन गर्नु भयो ।

## ३. चित्र-गृहपति

### परिचय

बुद्धको समयमा बुद्ध-धर्म रास्ररी जाग्रसक्ने मात्र न भई बुद्ध-धर्म-  
रास्ररी साक्षात्कारगरी व्याख्यान समेत गर्न सक्ने गृहस्थीहरू थिए । यिनीहरू  
मध्ये चित्र-गृहपतिको नाउं विशेष उल्लेखनीय छ ।

यिनको जन्म मगधदेशस्थित मच्छुकासण्ड<sup>१</sup> भन्ने नगरका  
ख्यातिप्राप्त एक प्रतिष्ठित कुलमा भएको थियो । अङ्गुत्तरार्थकथानु-  
सार यिनको जन्म हुँदा विचित्ररूपले पुष्पवृष्टि भएको हुनालेनै यिनको  
नाउं ‘चित्र’भनिएको हो । यिनको पिता परलोक भएपछि यिनले  
आफ्नो पिताको सेठ-पद पाएका थिए । भौतिक धनसम्पत्तिले सुसम्पन्न  
भएक्के यो चित्र-गृहपति सदाचार तथा कुशलधर्मले पनि सुसम्पन्न थिए ।  
स्पस बखतका ख्यातिप्राप्त अरु उपासकहरूको<sup>२</sup> जस्तै यिनको दनि ५००

---

१. अ.अ.क.पृ. २०९ । डा. मललसेकरको D.P.P. मा मच्छुका-  
सण्ड नगर काशी देशमा भनिएको छ ।

२. (१) धर्मदिघ उपासक, (२) विशाख उपासक, (३) उद्गत  
गृहपति, (४) हस्तक आलबक र (५) चुल्ल अनाथपिण्डिक गृहपतिहरूका  
पनि पाँच पाँच शय उपासक मित्र परिवारहरू थिए स.अ.क. III पृ. २२ देख  
( ५३. ६. ३ )

उपासक मित्र परिवारहरू थिए । चित्र-गृहपतिको अम्बाटक बनखण्ड अतिरिक्त मृगपथक भन्ने अर्को गाउँ पनि अम्बाटक बनखण्डको पछाडि-पट्टि थियो<sup>१</sup> ।

यस जीवनमा धर्मावबोधगरी निर्वाण साक्षात्कारगर्न बुद्धकै श्रीमुखबाट उपदेश सुन्नुपछ भन्ने नभई, कुनै पनि श्रावक भिक्षुहरूबाट धर्मोपदेश सुनी तदनुसार साक्षात्कारगरी अवबोध समेत गर्नसक्छ भन्ने कुराको प्रमाण चित्र गृहपतिको जीवनले राघ्ररी देखाएको छ । यिनले आफ्नो जीवनमा बुद्धसँग दर्शन-भेट नभइकनै सर्वप्रथम बुद्धका प्रथम शिष्यहरू पञ्चभद्र-वर्गीय<sup>२</sup> मध्येका महानाम महास्थविर मच्छिकासण्डमा मिक्षाटन<sup>३</sup> गइरहेको देखेर प्रभावितभई वहाँले दिनुभएको षडायतन विभक्ति अर्थात् षडायतनविभज्ञ<sup>४</sup> सूत्रको उपदेश सुनी सर्वप्रथम यिनी स्रोतापन्न फल<sup>५</sup> साक्षात्गरी निर्वाणपरायण भएका थिए ।

Digitized by srujanika@gmail.com

महानाम महास्थविरको उपदेश सुनी स्रोतापन्न मार्गफल साक्षात्-

१. सं.अ.क. III पृ. ९३. ( ३९. १.१ )

२. कौण्डन्य, भद्रिय, वप्प, महानाम र अस्सजी मिक्षुहरू भगवान्का प्रथम मिक्षु शिष्यहरू थिए । यो पाँचलाई ‘पञ्चभद्रवर्गीय’ भन्दछन् ।

३. अं.अ.क.गु. २०९. ( १.६.३. )

४. म. नि. III पृ. २९७.

५. धर्म.अ.क.पृ. २५५: सुघन्मत्येरस्सबत्यु । अं. अ.क.पृ. २१०  
ज्ञा अनागामी भएको कुरा उल्लेख छ । ( १.६.३. )

कारगरी सकेषण्डि बुद्ध, धर्म तथा सङ्ख्यप्रति अटल अद्वाले युक्तमई, चित्र-गृह-पतिले महानाम महास्थविरलाई आफ्नो अस्वाटक बनखण्डमा घरहड बनाई चतुर्दिशाबाट आउने मिक्षुसङ्ख्यको नाउंमा प्रदानगरे । पछि यो स्थान अस्वाटकाराम ( अस्वाटक विहार ) को नाउंले प्रसिद्ध भयो । महानाम महास्थविर यस विहारमा धेरै दिनसम्म बस्नु भएको थियो ।

एक दिन चित्र-गृहपतिले महानाम महास्थविरसङ्ग श्रद्धिप्रातिहार्य देखाउनहुन अनुरोध गरेपछि महानाम महास्थविर त्यस विहार छाडी जानु भयो<sup>१</sup> ।

यसपछि अस्वाटकाराम धेरै मिक्षुहरूका केन्द्रस्थान भयो । यस विहारमा श्रृंघिदत्त महास्थविर<sup>२</sup>, महक महास्थविर<sup>३</sup>, कामभू महास्थविर<sup>४</sup>, गोदत्त महास्थविर<sup>५</sup>, लकुण्डक भद्रीय महास्थविर<sup>६</sup> र अन्तमा सुधर्म महास्थविर<sup>७</sup> नेवासिक<sup>८</sup> भई बस्नु भएको थियो । चित्र-गृहपतिले अस्वाटकाराममा आउने मिक्षुहरूसङ्ग अनेक धर्म विषयमा

१. अ.अ.क.पृ. २१० ( १.६.३ )

२. हेर तल ‘शाश्वत लोक’ शीर्षकमा ।

३. हेर तल ‘प्रातिहार्य’ शीर्षकमा ।

४. हेर तल ‘निर्वाण-रथ’ शीर्षकमा ।

५. हेर तल ‘अनिमित्त-चित्त’ शीर्षकमा ।

६. येरगा.पृ. ३१० ( ७.३.४७७ ) येरगा. अ.क.पृ: ४७२. ( ७.१.३ )

७. हेर तल ‘आयुष्मान् सुधर्म’ शीर्षकमा ।

८. नित्यवास गर्नेलाई ‘नेवासिक’ भन्दछन् ।

छलफल गर्ये । कुनै बेला महास्थविरहरूसँग कुरा सोध्ये, कुनै बेला महास्थविरहरूलाई धर्मको कुरा बताइदिन्थे । यसप्रकार चित्र-गृहपति धर्मधर, धर्मकथिकभई बतेका थिए ।

सुधर्म महास्थविर अम्बाटकाराममा नेवासिककोरूपमा बसिरहनु भएको बेलामा चित्र-गृहपतिले कुनै भिक्षुगण वा सङ्घलाई निम्त्याउनु अथवा कुनै विशेष कामगर्नु भन्दा अगाडि, आदरको कारणले सुधर्म महास्थविरसँग सोध्ने गर्ये अथवा वहाँको अनुमतिलिई पुण्यकार्य गर्ये ।

एक दिनको कुराहोः भगवान्का प्रमुख शिष्य अग्रशावक<sup>१</sup> सारिपुत्र महास्थविर र महामौद्गल्यायन महास्थाविर, विभिन्न महास्थविरहरू सहित १००० भिक्षुहरूका साथ<sup>२</sup> काशीबाट चारिकागढे मच्छिकासण्ड नगरमा आउंदै हुनुहुन्छ भन्ने कुरा सुनी चित्र-गृहपति, अग्रशावक महास्थविरहरूको स्वागतार्थ गए । अम्बाटकाराममा आइपुग्नु भएपछि सारिपुत्र महास्थविरले चित्र-गृहपतिलाई धर्मोपदेश गर्नुभयो । यो उपदेश सुनी चित्र-गृहेपतिले अनागामी मार्ग-फल साक्षात्कारगरे<sup>३</sup> । त्यसैबखत चित्र-गृहपतिले अग्रशावक प्रमुख वहाँसँग आउनु भएका एक हजार विक्षुहरूलाई समेत भोजनार्थ निम्तोगरे । अग्रशावकहरूलाई निम्तो गरिसकेपछि विहारमा नेवासिक भई बस्नु भएका सुधर्म महास्थविरलाई

१. सारिपुत्र र महामौद्गल्यायन महास्थविरहरूलाई अग्रशावक अनिञ्च ।

२. अं.अ.क.पृ. २१० ( १६.३ )

३. धर्म.अ.क.पृ. २५५ बालबर्ग ।

यत्नि भोजनार्थं निम्तोगरे । सुधर्मं महास्थविरं चित्र-गृहपतिले वहाँसँगं  
नसोधी अप्रश्नवकहूलाई निम्तो दिएको कुराबाट अप्रसन्नं भई बिहार  
छाडेर जानु भएको कुरा तल लेखिएको भूल पालिबाटै थाहा हुनेछ ।  
यस अप्रसादनीय घटनाको कारणलाई तिई भगवान् बुद्धले सुधर्मं  
महास्थविरलाई चित्र-गृहपतिसँग क्षमा माग्न लगाउनु भयो र अन्तमा  
सुधर्मं महास्थविरले चित्र-गृहपतिको अम्बाटकाराममै बस्नु भई, अहम-  
न्यतालाई सम्प्रतगरी, चतुप्रतिसम्भिवा विशेषज्ञान सहित अरहत्वं प्राप्त  
गर्नु भयो ।

बुद्धको वर्णन विनाने चित्र-गृहपतिले तीस वर्षभित्र स्रोतापन्न  
तथा अनागामी मार्ग-फल प्राप्त गरिसकेपछि एक दिन उनको मनमा  
यस्तो लाग्यो :—

“यस्तिका वर्षं वित्तिसकेर पनि मैले भगवान् बुद्धको दर्शन-भेट  
गर्न पाएको छैन । तापनि मैले साँच्चैकं बुद्धं अर्थात् आफैले बोधगर्नुं पर्ने  
बोधिज्ञानं लाभगरी आफ्नो विमुक्तिको मार्गं प्राप्तगरी सकेको छु ।  
बत्तीस महापुरुषं लक्षणहूले युक्तं हुनुभएका तथागतं सम्यक् सम्बुद्धको  
दर्शनं गर्नुं पनि कल्याणकरने हो । अतः वहाँको दर्शनार्थं श्रावस्ती  
जानुपन्यो ।”

यस्ति मनमा विचारगरी चित्र-गृहपति, पाँच शय गाडामा अनेक  
सम्पत्ति तथा खाद्य-भोज्य पदार्थ राखी, धावस्तीमा जानचाहने भिक्षु,  
भिक्षुणी, उपासक तथा उपासिकाहूलाई पनि आमन्त्रणगरी, करोब दुइ

१. अं.अ क.पृ. २१० (१.६.३) र धम्म.अ.क.पृ. २५८ बालवर्ग ।

हजार परिवारहरुका साथ आफ्ना भार्या सहित मच्छिकासण्ड नगरबाट शावस्तीका लागि प्रस्थान गरे । भगध देशबाट ३० योजन दाढारहेको शावस्तीस्थित जेतवन विहारमा पुन एक महीना लागेको थियो<sup>१</sup> ।

जेतवन विहारमा पुगिसकेपछि चित्र-गृहपतिले बुद्ध प्रमुख भिक्षु-सङ्खलाई एक महीनासम्म प्रतिदिन दान पुण्य गरेर पनि आफुले लगेको बस्तुहरु सिध्याउन नसकी भगवान्‌संग अनुरोधगरी ५०० गाडाका माल सामानहरु जम्मै सङ्खको निम्नि चढाइदिए<sup>२</sup> ।

चित्र-गृहपति शावस्तीस्थित जेतवन विहारमा भगवान्‌को दर्शनगर्न आउँदैछन्, भन्ने सुनी शावस्तीवासी उपासक र उपासिकाहरु लस्करका लस्कर चित्र-गृहपतिसंग भेटगर्न गए । तिनीहरु सबैले चित्र-गृहपतिलाई अनेक प्रकारका खाद्य-भोज्य सामानहरु उपहारको रूपमा दिए । चित्र-गृहपतिले महान लाभसत्कार पाए ।

भगवान् बुद्धले चित्र-गृहपतिलाई बडायतन विभक्ति अर्थात् बडायतन विभङ्ग सूत्रकै उपदेश दिनु भएको थियो । भगवान् बुद्धले चित्र-गृहपतिको पाण्डित्यताको प्रशंसा गर्नु हुँदै उपासकहरूमध्ये धर्मव्याख्यान गर्नेमा चित्र-गृहपति अग्रछन्, भनी घोषणा गर्नु भयो । यस्तंगरी अरु अरु गुणहरूबारे प्रशंसा गर्नु भएका कुराहरु पनि तल लेखिएका त्यस त्यस ठाउँका सूत्रहरूबाट थाहा हुनेछ ।

यसरी चित्र-गृहपति तथागत सम्यक् सम्बुद्धको दर्शनगरी बुइ-

१. अं.अ.क.पृ. २१० ( १.६.३ )

२. धर्म.अ.क.पृ. २५९. बालवर्ग ।

महीना आउन-जान बाटामा बिताई, एक महीना जेतवन विहारमा बिताई तीन महीनापछि आफ्ने घरफक्के ।

चित्र-गृहपति ‘म बुद्ध-भक्त हु’ भनी अन्य धर्मावलम्बीहरूलाई बेवास्ता गर्दैनये । उनी अरु धर्मावलम्बीहरूका आचार्य प्राचार्यहरूको पनि कदर गर्दै भन्ने कुरा मच्छ्रकासण्डमा आएका निगण्ठनाथपुत्र कहाँ शिष्टाचार भेटगर्न गएको कुराबाट स्पष्ट हुन्छ । जुन कुरा तल लेखिएको ‘निगण्ठनाथपुत्र’ भन्ने शीर्षकमा पाइनेछ । आफ्ना एक साथी जो निगण्ठ सम्प्रदायमा प्रवर्जित भएको थियो — ३० वर्षसम्ममा पनि कुनै व्यान प्राप्तगर्न नसकेको कुरा सुनी उसके इच्छानुसःर भिक्षुसङ्गमा लगी प्रिक्षुत्व दिलाइदिएबाट मित्रधर्म पालनगरेको कुरा पनि तल लेखिएको ‘अचेलकश्यण’ शीर्षकबाट थाहापाउन सक्नेछ ।

चित्र-गृहपति बुद्ध-धर्ममा दिक्षित मई ३० वर्षसम्म उपासक-त्वमा बसी, शुद्ध तथा नीर्मन गृहस्थीजीवन बिताई, पुनः यसलोकमा आउन नपर्नेगरी बहालोकबाटे परिनिर्वाणगमी भई, बुद्ध-परिनिर्वाण हुनु भन्दा अगाडिनै देहावशान भएको कुरा तल लेखिएको सूत्रबाट बुझिन्छ । चित्र गृहपति एक धर्मकार्यक मात्र नभई एक परमभक्ति सम्पन्न शुद्धजीवी उपासक पनि थिए । गृहस्थीहरूका जीवन नाप्ने माप-दण्ड समान चित्र-गृहपतिलाई बनाउनु भएबाट यिनको जीवन कति उत्कृष्ट थियो भन्ने कुरा स्वतः सिद्ध हुन्छ ।

मूल सूत्र :—

### १—संयोजन

एक समय केही थेर भिक्षुहरू मच्छकासण्ड नगरको अम्बाटक बनखण्डमा बसेका थिए<sup>१</sup> ।

त्यस बखतमा भिक्षाटन सिद्धिएपछि मण्डलमालमा भेलाभई-बसिरहेका केही थेर भिक्षुहरूका बीच यस्तो कुरा चल्यो :—

“जो ‘संयोजन’ र ‘संयोजनीय धर्महरू’ हुन् ती धर्महरू ‘नानार्थ नानाव्यञ्जन’ हुन् कि ‘एकार्थ तथा व्यञ्जनमात्र नाना’ हुन् ?”

त्यहाँ केही थेर भिक्षुहरूले यस्तो भने—“जो ‘संयोजन’ र ‘संयोजनीय धर्महरू हुन्’ ती धर्महरू ‘नानार्थ र नानाव्यञ्जन हुन्’ ।”

केही थेर भिक्षुहरूले भने—“जो ‘संयोजन र संयोजनीय धर्महरू’ हुन् ती धर्महरू ‘एकार्थ तथा व्यञ्जनमात्र नाना’ हुन् ।”

त्यस बखतमा चित्र गृहपति केही कामले मृगपथक<sup>२</sup> भन्ने आफ्नो गाउँमा आएका थिए । अनि चित्र-गृहपतिले सुने—“भिक्षाटन

१. सं. नि-III पृ. २५२: संयोजनसुत्त ।

२. मच्छकासण्डको पछाडियटि भएको आफ्नै गाउँ—सं. अ. क. IV पृ. ९३. (३९.१.१)

‘पछि मण्डलमालमा भेलाभई बसिरहेका थेर भिक्षुहरूका बीच—‘जो ‘संयोजन र संयोजनीय धर्महरू’ हुन् ती धर्महरू ‘नानार्थ-नानाव्यञ्जन’ हुन् कि ‘एकार्थ तथा व्यञ्जनमात्र नाना’ हुन् ?”

त्यसपछि चित्र-गृहपति जहाँ ती थेर भिक्षुहरू थिए त्यहाँ गएर थेर भिक्षुहरूलाई अभिवादनगरी एक छेउमा बसे । अनि उनले थेर भिक्षुहरूसँग सोधे :—

“भन्ते ! भिक्षाटन पछि मण्डलमालमा भेलाभई बसिरहनुभएका थेर भिक्षुहरूका बीच—‘जो ‘संयोजन’ र ‘संयोजनीय धर्महरू’ हुन् ती धर्महरू ‘नानार्थ-नानाव्यञ्जन’ हुन् कि ‘एकार्थ तथा व्यञ्जनमात्र नाना’ हुन् ?…‘नानार्थ र नानाव्यञ्जन’ हुन् ।…‘एकार्थ तथा व्यञ्जन-मात्र नाना’ हुन् भनी कुरा चलेको थियो भन्ने मैले सुने ।”

“हो, गृहपति !”

“भन्ते ! जो ‘संयोजन’ र ‘संयोजनीय धर्महरू’ हुन् यिनी-हरू ‘नानार्थ र नानाव्यञ्जन’ हुन् । भन्ते ! तपाइहरूलाई उपमा सुनाउँछु । उपमाद्वारा पनि यहाँ केही विज्ञपुरुषहरूले भनेका कुराहरूको अर्थ अवबोध गर्न सक्नेछन् ।

“जस्तो कि—एउटै ढोरीमा बाँधेको कालो गोरु र सेतो गोरुलाई यदि कस्तै—‘कालो गोरु सेतो गोरुको संयोजन (बन्धन) हो अथवा सेतो गोरु कालो गोरुको संयोजन (बन्धन) हो’ भनी भनेमा के उसले यो कुरा ठीक भनेकोछ भन्न सक्ला ?”

“हे गृहपति ! सब्देन । न कालो गोरु सेतो गोरुको बन्धन (संयोजन) हो, न त सेतो गोरुनै कालो गोरुको बन्धन हो; बल्कि जुन त्यहाँ एउटै डोरीले (दुवै गोरुहरूलाई) बाँधिएका छन् सोही डोरी संयोजन हो ।”

“भन्ते ! यस्तैगरी— न चक्षु रूपको संयोजन हो, न रूपनै चक्षुको संयोजन हो; बल्कि जुन त्यहाँ ती दुवैको (चक्षु र रूपको) कारणबाट उत्पन्न हुने छन्दराग हो, सोही नै त्यहाँ संयोजन हुन आउँछ । न श्रोत शब्दको बन्धन हो, न शब्दनै श्रोतको बन्धन हो; … न धूण गन्धको बन्धन हो, न गन्धनै धूणको बन्धन हो; … न जिव्हा रसको बन्धन हो, न रसनै जिव्हाको बन्धन हो; … न काय स्पर्शको बन्धन हो, न स्पर्शनै कायको बन्धन हो; … न मन धर्मको बन्धन हो, न धर्मनै मनको बन्धन हो; बल्कि जुन त्यहाँ ती दुवैको कारणबाट उत्पन्नहुने छन्दरागहो, सोहीनै त्यहाँ संयोजन (बन्धन) हुन आउँछ ।”

“हे गृहपति ! तिभ्रोलागि यो लाभ हो ! सुलाभ हो !! जो कि तिमी यस्तो गम्भीर बुद्ध वचनबारेमा पनि प्रज्ञाचक्षु लाभीछौ ।”

X

X

X

**मूल सूत्र :—**

## २-धातु-कथा

एक समय केही थेर मिक्षुहरू मच्छ्रुकासएड नगरको अम्बाटक

बनखण्डमा बसेका थिए ।

अनि चित्र-गृहपति जहाँ ती थेर मिक्खुहरू थिए त्यहाँगई थेर मिक्खुहरूलाई अभिवादनगरी एक छेउमा बसे । त्यसपछि चित्र-गृहपतिले थेर मिक्खुहरूलाई निवेदनगरे :—“मन्ते थेर ! भोलिको निम्ति भेरो मोजन स्वीकार गर्नुहोस् ！” थेर मिक्खुहरूले तूष्णिभावले स्वीकार गरे । थेर मिक्खुहरूले निम्तो स्वीकार गरेको बुझी आसनबाट उठी थेर मिक्खुहरूलाई अभिवादन तथा प्रदक्षिणागरी चित्र-गृहपति फक्केर गए ।

त्यो रात बितिसकेपछि थेर मिक्खुहरू पूर्वाण्ह समयमा चीवर पहिरी, पात्र-चीवर ग्रहणगरी जहाँ चित्र-गृहपतिको निवासस्थानहो त्यहाँगई बिच्छ्याइराखेको आसनमा बसे ।

चित्र-गृहपति थेर मिक्खुहरूका छेउमागई अभिवादनगरी एक छेउमा बसे । त्यसपछि चित्र-गृहपतिले आयुष्मान् थेर मिक्खुहरूसंग यो कुरा सोधे :—

“मन्ते ! ‘धातु नानत्व, धातु नानत्व’ भनी भनिन्छ, कति-सम्ममा वा कसरी भगवान्ले धातुनानत्व हुन्छ भनी भन्नु भएको रहेछ ?”

यो कुरा सोध्दा आयुष्मान् थेर मिक्खु चुपलागेर बसे ।

दोशोपटक पनि चित्र-गृहपतिले सोधे :—

१. सं. नि-III पृ. २५३: पठम इसिवत्तसुत्त ।

“मन्ते ! ‘धातुनानत्व, धातुनानत्व’ भनी भनिन्छ, कतिसम्ममा वा कसरी भगवान्‌ले धातुनानत्व हुन्छ भनी भन्तु भएको रहेछ ?”

दोश्रोपटक पनि आयुष्मान् येर भिक्षु चुपलागेर बसे ।

तेश्रोपटक पनि चित्र-गृहपतिले सोधे :—

“मन्ते ! ‘धातुनानत्व, धातुनानत्व’ भनी भनिन्छ कतिसम्ममा वा कसरी भगवान्‌ले धातुनानत्व हुन्छ भनी भन्तु भएको रहेछ ?”

तेश्रोपटक पनि आयुष्मान् येर भिक्षु चुपलागेरनै बसे ।

त्यसबेला त्यस सङ्घमा सबभन्दा कान्छा आयुष्मान् ऋषिदत्त हुनुहुन्थ्यो । अनि आयुष्मान् ऋषिदत्तले आयुष्मान् येर भिक्षुसंग सोधे :—“मन्ते, येर ! चित्र-गृहपतिको प्रश्नको उत्तर म दिउँ कि ?”

“आवुसो ! ऋषिदत्त, चित्र-गृहपतिको यस प्रश्नको उत्तर देउ !”

“हे गृहपति ! ‘धातुनानत्व, धातुनानत्व’ भनी भनिन्छ, ‘कति-सम्ममा वा कसरी भगवान्‌ले धातुनानत्व हुन्छ’ भनी भन्तु भएको रहेछ भन्ते कुरा तिमी सोधदछौ होइन ?”

“हो, भन्ते !”

“हे गृहपति ! भगवान्‌ले यसरी धातुनानत्व भन्तु भएको हो—‘चक्षुधातु, रूपधातु, चक्षुविज्ञानधातु; श्रोतधातु, शब्दधातु, श्रोत-विज्ञानधातु; ग्राणधातु, गन्धधातु, धृणविज्ञानधातु; जिव्हाधातु, रसधातु, जिज्हाविज्ञानधातु; कायधातु, स्पर्शधातु, कायविज्ञानधातु तथा

चित्तधातु, धर्म (चित्तविषय) धातु, चित्तविज्ञानधातु । गृहपति ! यतिसम्भलाई भगवान्‌ले 'धातुनानन्त्व, धातुनानन्त्व' भनी भन्नुभएको हो, होइनत ?"

अनि चित्र-गृहपतिले आयुष्मान् ऋषिदत्तको भावणलाई अनु-  
मोदनगरी थेर भिक्षुहरूलाई प्रणीत खात्य, भोज्य स्वयं आफ्नै हातले  
अपर्णगरी तृप्तगराए । त्यसपछि थेर भिक्षुहरू पात्रबाट हात हटाई  
भोजन सिध्याइसकेपछि आसनबाट उठी फक्कर गए ।

त्यसबखत आयुष्मान् थेर भिक्षुले आयुष्मान् ऋषिदत्तलाई  
भने :—“आवुसो, भृषिदत्त ! धन्य !! जुन प्रश्नको उत्तर मैले  
दिनसकेको यिधिन, सो प्रश्नको उत्तर तिमीले दियौ । यस्तंगरी जहिले  
अशपनि प्रश्नहरू आउलान् त्यसबेला तिमीलेनै उत्तर देऊ !”

Dhamma.Digital

X                    X                    X

**मूल सूत्र :—**

### ३- शाश्वतलोक

एक समय केही थेर भिक्षुहरू मच्छिकासण्डु नगरको अम्बा-  
टक बनखण्डमा बसेका थिए<sup>१</sup> ।

---

१. सं नि-III. पृ. २५५ दुतियइसिदत्तसुत्तं ।

चित्र-गृहपति जहाँ ती थेर भिक्षुहरू थिए त्यहाँ गई थेर भिक्षुहरूलाई अभिवादनगरी एक छेउमा बसे । अनि चित्र-गृहपतिले थेर भिक्षुहरूसेंग निवेदन गरे :—

“मन्ते थेर ! भोलिको निम्ति भेरो भोजन स्वीकर गनुं होस् ।”

थेर भिक्षुहरूले तूणिभावले स्वीकार गरे । थेर भिक्षुहरूले निम्तो स्वीकार गरेको बुझी आसनबाट उठी थेर भिक्षुहरूलाई अभिवादन र प्रदक्षिणागरी चित्र-गृहपति फर्केर गए । त्यो रात बितिसकेपछि थेर भिक्षुहरू पूर्वाङ्ग समयमा चोवर पहिरी, पात्र-चोवर ग्रहणगरी जहाँ चित्र-गृहपतिको निवासस्थान हो त्यहाँगई बिच्छुचाइराखेको आसनमा बसे ।

चित्र-गृहपति थेर भिक्षुहरूका छेउमा गई अभिवादनगरी एक छेउमा बसे । त्यसपछि चित्र-गृहपतिले आयुष्मान् थेर भिक्षुसेंग यी कुरा सोधे :—

“मन्ते थेर ! जो लोकमा अनेकप्रकारका दृष्टि ( धारणा ) हरू उत्पन्न हुन्छन् जस्तै— ‘(१) शाश्वतलोक हो, (२) अशाश्वत लोक हो, (३) अन्तवान् लोक हो, (४) अनन्तवान् लोक हो, (५) उही जीवहो उही शरीरहो, (६) अकैं जीवहो अकैं शरीरहो, (७) मरणपछि सत्त्व हुन्छ, (८) मरणपछि सत्त्व हुँदैन, (९) मरणपछि सत्त्व हुन्छ पनि हुँम पनि र (१०) मरणपछि सत्त्व न हुन्न, न हुन्छ’ भनी अथवा जुन् ६२ दृष्टि ( धारणा ) हरूबारे ब्रह्मजाल<sup>१</sup> ( सूत्र ) मा भनि-

---

१. दी. नि.-१ पृ. ३ ब्रह्मजालमुत्तम् ।

एकोछ — यी दृष्टिहरू के भएमा हुन्छन्, के नभएमा हुँदैनन् होला ?”

उत्त कुराहरू सोधवा आयुष्मान् थेर मिक्खु चुपलागेर बसे ।  
दोश्रोपटक पनि, तेश्रोपटक पनि चित्र-गृहपतिले सोधे —

“भन्ते थेर ! लोकमा अनेकप्रकारका दृष्टिहरू उत्पन्न हुन्छन्  
जस्तै— ‘( १ ) ‘शाश्वतलोक हो, … र (१०) मरणपछि न सत्त्व  
हुन्न न हुन्छ’ भनी अथवा जुन ६२ दृष्टिहरूबारे ब्रह्मजालमा भनिएको-  
छ— यी दृष्टिहरू के भएमा हुन्छन्, के नभएमा हुँदैनन् होला ?”

तेश्रोपटक पनि आयुष्मान् थेर मिक्खु चुपलागेरनै बसे ।

आयुष्मान् प्रश्निदत्त त्यसबेला त्यस मिक्खु सङ्घमा सबभन्दा  
कान्छा हुनुहुन्थ्यो । अनि आयुष्मान् प्रश्निदत्तले आयुष्मान् थेर मिक्खु-  
सँग सोधनु भयो कि— “भन्ते थेर ! चित्र-गृहपतिको प्रश्नको उत्तर  
म दिउँ कि ?”

“आवुसो प्रश्निदत्त ! चित्र-गृहपतिको यस प्रश्नको उत्तर  
दिऊ !”

“हे गृहपति ! तिमी यो सोधबछौ होइन ?— ‘भन्ते थेर !  
जो लोकमा अनेकप्रकारका दृष्टिहरू उत्पन्न हुन्छन् जस्तै— ‘शाश्वतलोक  
हो, … मरणपछि सत्त्व न हुन्न न हुन्छ’ भनी अथवा ६२ दृष्टिहरूबारे  
जुन ब्रह्मजालमा भनिएको छ— यी दृष्टिहरू के भएमा हुन्छन्, के  
नभएमा हुँदैनन् होला ?”

“हो, भक्ते !”

‘हे गृहपति ! जो यी अनेकप्रकारका दृष्टिहरू लोकमा उत्पन्न हुन्थन् जस्तै — ‘श्वाखतलोक हो...’ भनी... यी दृष्टिहरू स्व-काय-दृष्टि भएकामा हुन्थन् र स्व-कायदृष्टि न भएकामा हुँदैनन् ।”

“भन्ते ! कसरी स्वकायदृष्टि हुन्छ नि ?”

“हे गृहपति ! यहाँ अश्रुतवान् पृथक्जन, आर्यहरू नदेल्ने, आर्यधर्म नजान्ने, आर्यधर्ममा अविनीत; सत्पुरुषहरू न देल्ने, सत्पुरुषधर्म न जान्ने, सत्पुरुषधर्ममा अविनीत पुरुषते—

“▲ १ ‘रूप’ आत्म हो, ‘रूपवान्’ आत्म हो, ‘आफुमा’ भएको रूप’ आत्म हो अथवा ‘रूपमा’ आत्म छ भनी हेर्छ ।

“▲ २ ‘वेदना’ आत्म हो, ‘वेदनावान्’ आत्म हो, ‘आफुमा’ भएको वेदना’ आत्म हो अथवा ‘वेदनामा’ आत्म छ भनी हेर्छ ।

Dhamma.Digital

“▲ ३ ‘संज्ञा’ आत्म हो, संज्ञावान्’ आत्म हो, ‘आफुमा’ भएको संज्ञा’ आत्म हो अथवा ‘संज्ञामा’ आत्म छ भनी हेर्छ ।

“▲ ४ संस्कार’ आत्म हो, ‘संस्कारवान्’ आत्म हो, ‘आफुमा’ भएको संस्कार’ आत्म हो अथवा ‘संस्कारमा’ आत्म छ भनी हेर्छ ।

“▲ ५ ‘विज्ञान’ आत्म हो, ‘विज्ञानवान्’ आत्म हो, ‘आफुमा’ भएको विज्ञान’ आत्म हो अथवा ‘विज्ञानमा’ आत्म छ भनी हेर्छ ॥ यसरी स्व-काय दृष्टि भएको हुन्छ ।”

“भन्ते ! कसरी स्व-काय-दृष्टि न भएको हुन्छ नि ?”

“हे गृहपति ! यहाँ श्रुतवान् आर्यश्रावक, आर्यहरू देखने, आर्यधर्म जानने, आर्यधर्ममा सुविनीत; सत्पुरुषहरू देखने, सत्पुरुषधर्म जानने, सत्पुरुषधर्ममा सुविनीत पुरुषले —

“B १ ‘न रूप’ आत्म हो ‘न रूपवान्’ आत्महो, ‘न आफुमा भएको रूप’ आत्म हो अथवा ‘न रूपमा’ आत्मछ भनी हेर्छ ।

“B २ ‘न वेदना’ आत्म हो, ‘न वेदनावान्’ आत्महो, ‘न आफुमा भएको वेदना’ आत्म हो अथवा ‘न वेदनामा’ आत्म छ भनी हेर्छ ।

“B ३ ‘न संज्ञा’ आत्म हो, ‘न संज्ञावान्’ आत्म हो, ‘न आफुमा भएको संज्ञा’ आत्म हो अथवा ‘न संज्ञामा’ आत्म छ भनी हेर्छ ।

“B ४ ‘न संस्कार’ आत्म हो, ‘न संस्कारवान्’ आत्म हो, ‘न आफुमा भएको संज्ञा’ आत्म हो अथवा ‘न संस्कारमा’ आत्म छ भनी हेर्छ ।

“B ५ ‘न विज्ञान’ आत्म हो, ‘न विज्ञानवान्’ आत्म हो, ‘न आफुमा भएको विज्ञान’ आत्म हो अथवा ‘न विज्ञ नमा नै’ आत्म छ भनी हेर्छ । यसरी स्व-काय-दृष्टि न भएको हुन्छ ।”

“भन्ते ! आर्य श्रविदत्त, कहाँबाट पाल्नु भएको रहेछ ?”

“हे गृहपति ! अवन्तीबाट आएको हुँ ।”

“भन्ते ! अवन्तीमा हामीले पहिले न भेटेका हात्रा मित्र छन्; उनी प्रदर्जित भए भन्ने सुन्दर्छों, के तपाइले बहाँलाई देख्नु भएको छ ?”

“हे गृहपति ! देखेको छु ।”

“भन्ते ! त्यसो भए वहाँ आयुष्मान् आजकल कहाँ बस्नुदुवो रहेछ ?”

यो कुरा सुनो आयुष्मान् ऋषिदत्त चुपलागेर बस्नु भयो ।

“भन्ते ! तपाईं नै हुनुहुन्छ कि क्या हो ?”

“हो, गृहपति !”

“भन्ते, आर्य ऋषिदत्त ! मच्छिकासण्डमा मनलगाएर बस्नुहोस् । अम्बाटक बनखण्ड रमणीय छ । म आर्य ऋषिदत्तको निम्नित उत्साहपूर्वक चीवर, भिक्षाभोजन, शयनासन, गिलानप्रत्यय भैषज्यं परिष्कारादिव्वारा उपस्थान गर्नेछु ।”

“हे गृहपति ! कल्याण नै भनेका छौ ।”

अनि आयुष्मान् ऋषिदत्तको भाषणलाई अभिनन्दन र अनुमोदन-गरी चित्र-गृहपतिले थेर भिक्षुहरूलाई प्रणीत खाद्य भोज्य स्वयं आफ्नै हातले अर्पितगरी तृप्तगराए । पात्र हातबाट हटाई, भोजनोपरान्त थेर भिक्षुहरू आसनबाट उठी फर्केर गए । आयुष्मान् थेर भिक्षुले आयुष्मान् ऋषिदत्तलाई भने —

“साधु ! आवुसो ऋषिदत्त ! जुन प्रश्नहरूका उत्तर भलाई थाहा थिएन, तिमीले ती प्रश्नहरूका उत्तरहरू दियौ । त्यसकारण फेरि पनि यस्ता प्रश्नहरू आएमा तिमीले नै त्यसको उत्तर देऊ !”

आयुष्मान् ऋषिदत्त शयनासनहरू पटधाई राखी, पात्र-चीवर ग्रहणगरी मच्छिकासण्डबाट जानु भयो । त्यहाँबाट जानुभइसकेपछि आयुष्मान् ऋषिदत्त पुनः मच्छिकासण्डमा कहिले पनि फर्कनु भएन ।

मूल सूत्रः—

## ४—प्रातिहार्य

एक समय केही थेर भिक्षुहरू मच्छकासण्ड नगरको अम्बा-टक बनखण्डमा बसेका थिए ।

चित्र गृहपति जहाँ थेर भिक्षुहरू थिए त्यहाँगई थेर भिक्षुहरू-लाई अभिवादनगरी एक छेउमा बसे । अनि चित्र-गृहपतिले थेर भिक्षु-हरूलाई निवेदनगरे— “भन्ते ! भोलिको निम्ति मेरो भोजन स्वीकार गर्नुहोस् ।” थेर भिक्षुहरूले तूष्णिमावले स्वीकारगरे । थेर भिक्षुहरूले निम्तो स्वीकार गरेको बुझी आसनबाट उठी थेर भिक्षुहरूलाई अभिवादन र प्रदक्षिणागरी चित्र-गृहपति फक्केर गए । त्यो रात बितिसकेषष्ठि थेर भिक्षुहरू पूर्वाङ्ग समयमा चीवर पहिरे, पात्र-चीवर ग्रहणगरी जहाँ चित्र-गृहपतिको निवासस्थान हो त्यहाँ गई बिछुघाइराखेको आसनमा बसे ।

अनि चित्र-गृहपतिले थेर भिक्षुहरूलाई प्रणीत घ्यू र पायश आफ्नै हातले सन्तप्ति गरी तृप्तगराए । पात्रबाट हात हटाई भोजनो-परान्त थेर भिक्षुहरू आसनबाट उठी फक्केर गए । “बाँको रहेकालाई खान देऊ !” भनी आकु पनि थेर भिक्षुहरूका पछि पछि लागे । त्यस-बाहेत खूब गर्मी चढेको थियो र जिमिनको बालुवाले खूब पोल्दथ्यो । ती थेर भिक्षुहरू भोजन लागेकै गर्मीलेगर्दा ढलमलाउँदै हिडीरहेका थिए ।

त्यस समय त्यस भिक्षुसङ्गमा आयुष्मान् महक सबभन्दा कान्छो हुनु हुन्थ्यो । आयुष्मान् महकले आयुष्मान् थेर भिक्षुहरूसँग सोधनु भयो:-

---

१. सं. नि-III पृ. २५७: महकपाटिहारियसुसं ।

“भन्ते थेर ! शीतल हावा लागे बेश हुन्थ्यो कि, आकाशमा बादल छाइदिए बेश हुन्थ्यो कि अथवा केही केही वृष्टि भइदिए बेश हुन्थ्यो कि ?”

“साधु ! आवुसो महक ! रात्रे हुन्थ्यो होला यदि शीतल हावा आइदिए, आकाशमा बादल छाइदिए अथवा केही केही वृष्टि पनि भइदिए !”

अनि आयुष्मान् महकले त्यस्तो ऋद्धि-संस्कार गर्नु भयो कि जसको प्रभावले शीतल हावा, आकाशमा बादल तथा केही केही वृष्टि पनि भयो । त्यसबखत चित्र-गृहपतिको मनमा यस्तो लाय्योः—“अहो ! जो सबभन्दा यस भिक्षु सङ्घमा कान्छो हुनुहुन्छ, वहाँको यस्तो ऋद्धि-प्रभाव !”

आराममा पुगिसकेपछि आयुष्मान् महकले थेर भिक्षुहरूसँग निवेदन गर्नुभयो—“भन्ते ! यत्तिकले पुग्यो ?”

“आवुसो महक ! यत्तिकले पुग्यो, यत्तिकले खूबगन्यौ, यत्तिकले नै पूजा सत्कार यनि भयो !” भन्दै थेर भिक्षुहरू आ-आफ्ना विहार (घर) मा गए । आयुष्मान् महक पनि आफ्नो विहारमा जानु भयो ।

त्यसबखत चित्र-गृहपति जहाँ आयुष्मान् महक हुनु हुन्थ्यो त्यहाँगई आयुष्मान् महकलाई अभिवादनगरी एक छेउमा बसे । अनि चित्र-गृहपतिले आयुष्मान् महकसँग प्रार्थना गरे—

“भन्ते ! आर्य महकले केही उत्तरीय-मनुष्यधर्म ऋद्धिप्राति-हार्य देखाउनु भए बेश हुन थियो ।”

“हे गृहपति ! त्यसोभए आँगनमा चीवर बिच्छुधाई त्यसमा तृणकाष्ठहरू राख !”

“हवस्” भनी चित्र-गृहपतिले आयुष्मान् महकले भनुभए जस्तै आँगनमा एक चीवर बिच्छुधाई त्यसमा तृणकाष्ठहरू राखे ।

आयुष्मान् महक कोठाभित्र पसी चुकुल लगाई त्यस्तो शृङ्खि अभिसंस्कार गर्नुभयो जसको प्रभावले तालाको प्वालबाट र चुकुलको बीचबाट अर्चि निस्की तृणादि जम्मै जलाई दियो तर उत्तरासङ्घमा भने आगो लागेन । चित्र-गृहपति उत्तरासङ्घ टक टक्याई संवेगमई, जिरङ्गमई एकछेउमा उभिइरहे । आयुष्मान् महक कोठाबाट बाहिर निस्की चित्र-गृहपतिसँग सोधनुभयोः— “हे गृहपति ! पुग्यो त ?”

“भन्ते महक ! पुग्यो, खूब गर्नुभयो ! पूजित पनि भए । भन्ते ! आर्य महक मच्छिकासण्डमा भनलगाई बस्नुहोस् ! अम्बाटक बनखण्ड रमणीय छ ! आर्य महकको निम्ति म चीवर, भिक्षा-भोजन, शयनासन र शिलानप्रयय भैषज्यादि परिष्कारद्वारा उपस्थान गर्नेछु ।”

“हे गृहपति ! कल्याण नै भन्यौ ।”

त्यसपछि आयुष्मान् महक शयनासन पट्ट्याई राखी, पात्र-चीवर ग्रहणगरी मच्छिकासण्डबाट निस्केर जानुभयो । मच्छिकासण्ड-बाट गइसकेपछि आयुष्मान् महक पुनः मच्छिकासण्डमा कहिले पनि फर्कनु भएन ।

X

X

X

**मूल सूत्र :—**

### ५-निर्वाण-रथ

एक समय आयुष्मान् कामभू मच्छिकासरण नगरको अस्त्रा-  
टक बनखण्डमा बस्नु भएको थियो ।

चित्र-गृहपति जहाँ आयुष्मान् कामभू हुनुहुन्थ्यो त्यहाँगई  
आयुष्मान् कामभूलाई अभिवादनगरी एक छेउमा बसे । एक छेउमा  
बसेका चित्र-गृहपतिलाई आयुष्मान् कामभूले भन्नु भयो—

“हे गृहपति ! भगवान्‌ले निम्नगाथा भन्नु भएको छ—

‘नेलङ्गो सेतपच्छादो, एकारो बत्तती रथो ।

अनीधं पस्स आयन्तं, छिङ्सोतं अबन्धनं’ ति ॥

**अर्थ :—**

‘शील-शुद्धिले निर्दोष भएका, विमुक्तिरूपी सेतो भीत भएका,  
स्मृतिरूपी एकै धुर भएको रथमा गएका, रागादि बन्धन मुक्त भएका,  
तृष्णारूपी स्रोतलाई पारगरेका अरहन्तलाई आइरहेको हेर ! ’

“हे गृहपति ! भगवान्‌ले संक्षिप्तरूपले भन्नु भएको यस

१. सं. नि. III ४ पृ. २५९ पथमकामभूसुत्तं ।

२. यो गाथा भगवान्‌ले लकुण्टकभद्रिय भिक्षुको कारणले भन्नु भएको  
हो— उदान. पृ. १५६.

गाथाको सधिस्तर अर्थ कसरी बुझ्ने ?”

“भन्ते ! के यो गाथा ( श्लोक ) भगवान्‌ले भन्तु भएको हो ?”

“हो, गृहपति !”

“भन्ते ! त्यसोभए एकछिन पर्खनुहोस् ! त्यसको अर्थ विचार गर्नेछु ।”

चित्र-गृहपति एकदिन चुपलागेर बसे । अनि त्यसपछि उनले आयुष्मान् कामभूलाई निवेदन गरे :—


“भन्ते ! ‘नेलङ्ग = निर्दोष’ भनेको नै शील हो । ‘सेत-च्छादो = सेतो भीत’ भनेको नै विमुक्ति हो । ‘एकारो = एक धुर’ भनेको नै स्मृति हो । ‘बत्तति = गए’ भनेको नै अगाडि पछाडि जानु हो । ‘रथ’ भनेको यही चातुर्महाभौतिक, आमा-बाबुको कारणले भएको शरीर नै... हो । राग, द्वेष र मोहलाई ‘नीघ’ भनिन्छ अर्थात् दुःखलाई ‘नीघ’ भनिन्छ । ती राग, द्वेष र मोह क्षीणात्मव मिक्षुहरूमा हुँदैनन्— निर्मूल गरी जरोसमेत उखलिइसकेको हुन्छ, तालबृक्ष छेदन भएको जस्तै हुन्छ, पुनः सम्भावना नहुने गरी केरि ( जन्म ) हुने हेतु भएको हुँदैन । त्यसैले क्षीणात्मव मिक्षुलाई ‘अनीघो = दुःख रहित भएका’ भनिन्छ । ‘आयन्तं = आइरहेका’ भनेको आइरहेका अरहन्तलाई भनेको हो । ‘सोतो = स्रोत’ भनेको तृष्णा हो । ती तृष्णाहरू क्षीणात्मव मिक्षुमा हुँदैनन्— निर्मूलगरी जरोसमेत उखलिइसकेको हुन्छ... । त्यसैले क्षीणात्मव मिक्षुलाई ‘छिङ्गसोतो = स्रोतबाट उत्पीण भएको’ भनिन्छ । राग, द्वेष र

मोह बन्धन हो । ती रागादि बन्धन क्षीणात्मव भिक्षुमा हुँदैनन्—  
निर्मूलगरी जरो समेत उखलिइसकेको हुँदै... । त्यसले क्षीणात्मव  
भिक्षुलाई 'अबन्धनो = बन्धन मुक्त भएको' भनिन्छ ।

"मन्ते ! जुन गाथा भगवान्ले 'नेत्रज्ञो सेतपच्छादो...'  
इत्यादि भनी संक्षिप्तरूपमा भन्नुभएको हो त्यसको सविस्तर अर्थ  
यस्तै प्रकारले म जान्दछु ।"

"गृहपति ! तिन्हो निस्ति यो लाम हो, सुलाम हो! यस्तो  
गम्भीर बुद्धवचनमा पनि तिमीमा प्रज्ञा-चक्रु प्राप्त छ !!"

x



x

x

मूल सूत्रः—

## ६-निरोध-समापत्ति

Dhamma.Digital

एक समय आयुष्मान् कामभू मच्छ्रकासरङ्ग नगरको अम्बा-  
टक बनखण्डमा बस्नुभएको थियो ।

चित्र-गृहपति जहाँ आयुष्मान् कामभू हुनु हुन्थ्यो त्यहाँ गई  
एक छेउमा बसे । अनि उनले आयुष्मान् कामभूसेंग प्रश्नहरू सोच्न  
थाले :—

(१) "मन्ते ! कर्ति संस्कारहरू छन् ?"

"हे गृहपति ! तीन संस्कारहरू छन्— कायन्संस्कार, वचो-  
संस्कार तथा चित्तासंस्कार ।"

१. सं नि. ॥१ पृ. २६० दुतियकामभूसुत्तं ।

“साधु ! भन्ते !” भनी चित्र-गृहपतिले आयुष्मान् कामभूको आषणलाई अभिनन्दन र अनुमोदनगरी आयुष्मान् कामभूसंग पुनः अर्को प्रश्न सोधे :—

( २ ) “भन्ते ! कुनचाहि काय-संस्कार, कुनचाहि वच्ची-संस्कार तथा कुनचाहि चित्त-संस्कार हो नि ?”

“हे गृहपति ! आश्वास-प्रश्वास काय-संस्कार हो, वितर्क-विचार वच्ची-संस्कार हो तथा संज्ञा र वेदना चित्त-संस्कार हो ।”

“साधु ! भन्ते !” भनी चित्र-गृहपतिले फेरि अर्को प्रश्न सोधे :—

( ३ ) “भन्ते ! किन आश्वास प्रश्वास काय-संस्कार, किन वितर्क-विचार वच्ची-संस्कार तथा किन संज्ञा र वेदना चित्त-संस्कार नि ?”

“हे गृहपति ! आश्वास-प्रश्वास भनेको कायिक हो । यी आश्वास-प्रश्वास कायप्रतिबद्ध हुन, त्यसैले आश्वास-प्रश्वास काय-संस्कार हुन् । हे गृहपति ! पहिले वितर्क र विचारगरी पछिमात्र वचन-पथमा आउँछ अर्थात् वचन प्रकट हुन्छ, त्यसैले वितर्क र विचार वच्ची-संस्कार हुन् । संज्ञा र वेदना चैतसिक हुन् अर्थात् चित्तमा हुने अङ्ग हुन् अथवा चित्तको अभिन्न अङ्ग हुन् अतः यी संज्ञा र वेदना चित्त प्रतिबद्ध हुन्, त्यसैले संज्ञा र वेदना चित्त-संस्कार हुन् ।”

“साधु ! भन्ते !” भनी चित्र-गृहपतिले फेरि अर्को प्रश्न सोधे :—

(४) “भन्ते ! कसरी संज्ञावेदयित-निरोध-समापत्ति हुन्छ नि ?”

“हे गृहपति ! संज्ञावेदयित-निरोध-समापत्तिमा बस्ते भिक्षुको मनमा यस्तो हुश—‘म संज्ञावेदयित-निरोध-समापत्तिमा बस्ते छु’, ‘म संज्ञावेदयित-निरोध-समापत्तिमा बस्दैछु’ अथवा ‘म संज्ञा-वेदयित-निरोध-समापत्तिमा तल्लीनछु’; किन्तु उसले आफ्नो चित्तलाई पहिजे नै त्यस किशिमले समाधिष्ठ पारिसकेको हुन्छ कि जुन किशिमले समाधिष्ठ हुँदा त्यस समापत्तिमा स्वतः चित्त पुग्नसक्छ ।”

“साधु ! भन्ते !” भनी फेरि अर्को प्रश्न सोधे :—

(५) “संज्ञावेदयित-निरोध-समापत्तिमा पुग्ने भिक्षुको काय-संस्कार, बची-संस्कार तथा चित्त-संस्कारहरू मध्ये कुनचाहि संस्कार पहिले निरोध हुन्छ नि ?”

“हे गृहपति ! संज्ञावेदयित-निरोध-समापत्तिमा पुग्ने भिक्षुको बची-संस्कार पहिले निरोध-हुन्छ,-त्यसपछि काय-संस्कार अनि चित्त-संस्कार निरोध हुन्छ ।”

फेरि पनि चित्र-गृहपतिले अर्को प्रश्न सोधे :—

(६) “भन्ते ! जो यहाँ निर्जीव भई मृत्यु भएको हुन्छ, जो भिक्षु यहाँ संज्ञावेदयित-निरोध-समापत्तिमा पुगेको हुन्छ—यिनीहरूका बीच के भिन्नता छ नि ?”

१. संज्ञा-विदित गर्नेको निरोध अर्थात् त्यस्तो समाधि जुन् समाधिमा पुग्दा बा बस्दा सातदिनसम्म पनि शान्तभई तथा सचेत भई बस्न सक्छ ।

“हे गृहपति ! जो यहाँ निर्जीव भई मृत्यु भएको हुन्छ, उसको काय-संस्कार, वची-संस्कार तथा चित्त-संस्कार निरोधभई प्रति प्रशांतिभ भएको हुन्छ, आयु परिक्षीण भएको हुन्छ, उम्मधातु पनि रहेको हुँदैन तथा इन्द्रियहरू पनि विच्छिन्न भइसकेका हुन्छन् अर्थात् इन्द्रियहरू निकम्मा हुन्छन्; तर जो भिक्षु यहाँ संज्ञावेदयित-निरोध-समापत्तिमा पुगेको हुन्छ, उसको काय-संस्कार, वची-संस्कार तथा चित्त-संस्कार निरोधभई प्रतिप्रशांतिभ चाहिं हुन्छ किन्तु आयु परिक्षीण भएको हुँदैन, उम्मधातु रहेके हुन्छ र इन्द्रियहरू पनि निर्मल नै भएका हुन्छन् ।

“हे गृहपति ! जो यहाँ निर्जीव भई मृत्यु भएको हुन्छ र जो भिक्षु यहाँ संज्ञावेदयित-निरोध-समापत्तिमा पुगेको हुन्छ— यिनीहरूका बीचमा यही नै भिन्नता छ ।”

“साधु ! भन्ते !” भनी चित्र गृहपतिले फेरि अकै प्रश्न सोधे :—

(७) “भन्ते ! कसरी संज्ञावेदयित-निरोध-समापत्तिबाट उठिन्छ त ?”

“हे गृहपति ! संज्ञावेदयित-निरोध-समापत्तिबाट उठने भिक्षु-को मनमा यस्तो हुम्ह कि— ‘म संज्ञावेदयित-निरोध-समापत्तिबाट उठनेछु,’ ‘म संज्ञावेदयित-निरोध-समापत्तिबाट उठछु’ अथवा ‘म संज्ञा-वेदयित-निरोध-समापत्तिबाट उठिसकै’; किन्तु उसले आफ्नो चित्तलाई पहिले नै त्यस किशिमले अभ्यस्त पारिसकेको हुन्छ कि जसबाट उसको चित्त स्वतः त्यस स्थितिमा पुगिसकेको हुन्छ ।”

“साधु ! भन्ते !” भनी फेरि अकै प्रश्न सोधे :—

(८) “मन्ते ! संज्ञावेदयित-निरोध-समापत्तिबाट उठने भिक्षु-  
को काय-संस्कार, वची-संस्कार तथा चित्त-संस्कारहरू मध्ये कुन चाहि  
संस्कार पहिले उत्पन्न हुन्छ नि ?”

“हे गृहपति ! संज्ञावेदयित-निरोध-समापत्तिबाट उठने भिक्षुको  
सर्वप्रथम चित्त-संस्कार उत्पन्न हुन्छ, त्यसपछि काय-संस्कार अनि  
वची-संस्कार ।”

“साधु ! मन्ते” भनी फेरि अर्को प्रश्न सोधे :—

(९) “मन्ते ! संज्ञावेदयित-निरोध-समापत्तिबाट उठेको भिक्षु-  
लाई कति स्पर्श अनुभव हुन्छ नि ?”

“हे गृहपति ! संज्ञावेदयित-निरोध-समापत्तिबाट उठेको भिक्षु-  
लाई तीन स्पर्शहरूले स्पर्शित गरेका हुन्छन्— (१) शून्यताको  
स्पर्श,<sup>१</sup> (२) अ-निमित्तताको स्पर्श<sup>२</sup> र (३) अ-प्रणिहितताको  
स्पर्श<sup>३</sup> ।”

“साधु ! मन्ते !” भनी फेरि पनि अर्को प्रश्नसोधे :—

(१०) मन्ते ! संज्ञावेदयित-निरोध-समापत्तिबाट उठिसकेको  
भिक्षुको चित्तधार कतातिर लागेको हुन्छ अथवा बगेको हुन्छ नि ?”

“हे गृहपति ! संज्ञावेदयित-निरोध-समापत्तिबाट उठिसकेको

१. अनात्म भावको स्पर्श ।

२. अनित्य भावको स्पर्श ।

३. दुःखरहित अर्थात् तृष्णारहित भावको स्पर्श— पटि.अ.क.पृ. १६५.

मिथुको चित्तधार निर्वाणतिर सागेको हुन्छ र निर्वाणतिर बगेको हुन्छ ।”

“साधु ! भन्ते ।” भनी आयुष्मान् कामभूको भाषणलाई अभिनन्दन तथा अनुमोदनगरी फेरि पनि चित्र-गृहपतिले अर्को प्रश्न सोधे :—

(११) “भन्ते ! संज्ञावेदयित-निरोध-समापत्तिलाई कति धर्म (कुरा) हरू बहुपकारी हुन्छन् त ?”

“हे गृहपति ! पहिले नै सोध्नु पर्ने कुरो पछि सोध्यौ । तैपनि म तिमीलाई उत्तर दिनेछु । संज्ञावेदयित-निरोध-समापत्ति प्राप्तिको सागि समर्थ र विपश्यना<sup>१</sup> भन्ते यी दुइ ध्यानहरू बहुपकारी हुन्छन् ।”

x

x

x

Dhamma.Digital

मूल सूत्र :—

### ७--अनिमित्त-चित्त

एक समय आयुष्मान् गोदत्त मच्छिकासण्ड नगरको अम्बाटक बनखण्डमा बस्नु भएको थिए<sup>२</sup> ।

१. ध्यानको पूर्व भागलाई समर्थ र अन्तिम भागलाई विपश्यना अथवा नीवरणलाई हटाउने प्रयासगरी गरिने ध्यानलाई समर्थ र अनित्यादिलाई प्रमुख लक्षणगरी गरिने भावनालाई विपश्यना भन्दछन् ।

२. सं. नि. III पृ. २६३ गोदत्तसुत्त ।

एक दिन चित्र-गृहपति जहाँ आयुष्मान् गोदत्त हुनु हुन्थ्यो  
त्यहाँगई आयुष्मान् गोदत्तलाई अभिवादनगरी एक छेउमा बसे । एक  
छेउमा बसेका चित्र-गृहपतिसंग आयुष्मान् गोदत्तले सोधे :—

“हे गृहपति ! जुन यी— ( क ) अप्रमाण-चित्त विमुक्ति हो,  
( ख ) आकिञ्चन्यायतन-चित्त विमुक्ति हो ( ग ) शून्यता-चित्त विमुक्ति  
हो, तथा ( घ ) अनिमित्त-चित्त विमुक्ति हो—यिनीहरू नानार्थ र नाना-  
व्यञ्जन हुन् कि एकार्थ र व्यञ्जन मात्र नाना हुन् ?”

“भन्ते ! यहाँ त्यस्ता पर्याय पनि छन् कि जुन पर्यायमा आउँदा  
यी विषयहरू नानार्थ र नानाव्यञ्जन पनि हुन्छन् केरि जुन पर्यायमा  
पुग्दा एकार्थ र व्यञ्जन मात्र नाना पनि हुन्छन् । कुन पर्यायमा पुग्दा  
नानार्थ र नानाव्यञ्जन हुन्छन् भने ?”—

( क ) “यहाँ भिक्षु मैत्री सहगत-चित्त एकदिशामा फैलाई  
बस्थ, तथा द्वितीय दिशा, तृतीय दिशा, चतुर्थ दिशामा मैत्रीचित्त  
फैलाई बस्थ । यस्तेगरी उर्ध्व, अधो, तीर्थ, सबैठाउँमा, सबैप्रकारले,  
सबै लोकमा मैत्री-चित्त, अबैर-चित्त, अढ्वे-ष-चित्त, विपुल-चित्त, महान-  
चित्त र अप्रमाण-चित्त फैलाई बस्थ । यस्तेगरी कहणा-चित्त, …  
मुदिता-चित्त, … र उपेक्षासहगत-चित्त एक दिशामा फैलाई बस्थ  
तथा हितीय दिशा…चतुर्थ दिशामा उपेक्षाचित्त फैलाई बस्थ ।  
यस्तेगरी उर्ध्व, अधो, … सबैलोकमा उपेक्षा-चित्त, … र अप्रमाण-चित्त  
फैलाई बस्थ यसैलाई अप्रमाण-चित्त-विमुक्ति भनिन्छ ।

( ख )— “भन्ते ! यहाँ कुनचाहि आकिञ्चन्यायतन-चित्ता  
विमुक्ति हो भने ?— यहाँ भिक्षु सबैप्रकारले विज्ञानन्त्यायतन अति-

क्रमगरी, 'केही छैन' भनी आकिञ्चन्यायतनमा समाधिष्ठ भई बस्थ । यसैलाई 'आकिञ्चन्यायतन-चित्त-विमुक्ति' भनिन्थ ।

( ग )— “भन्ते ! यहाँ कुनचाहि शून्यता-चित्त-विमुक्ति हो भने ?— यहाँ भिक्षु अरण्यमा, बृक्षमूलमा अथवा शून्यागारमा बसी यस्तो विचारण्थ— ‘आत्मले अयवा आत्मत्वले शून्य छु’ । यसैलाई ‘शून्यता-चित्त-विमुक्ति’ भनिन्थ ।

( घ )— “भन्ते ! यहाँ कुनचाहि अनिमित्त ‘-चित्त-विमुक्ति हो भने ?— यहाँ भिक्षु कुनै पनि निमित्तलाई मनमा लिई नबसी ‘अनिमित्त-चित्त-समाधिमा’ समाधिष्ठभई बस्थ । यसैलाई अनिमित्त-चित्त-विमुक्ति’ भनिन्थ ।

“भन्ते ! यही पर्यायमा पुग्दा उपरोक्त विषयहरू नानार्थ र नाना व्यञ्जन हुन्थन् ।

“भन्ते ! त्यो कुन पर्याय हो त जुन पर्यायमा आउँदा यी विषयहरू एकार्थ र नानाव्यञ्जन हुन्थन् भने ? —

१— “भन्ते ! रागचित्त प्रमाणकारी हो, द्वेषचित्त प्रमाणकारी हो र मोहचित्त पनि प्रमाणकारी हो । ती क्षीणाक्षव भिक्षुमा प्रहीण भएका हुन्थन् । जरो उखलिई सकेको, छेवनगरेको तालबृक्ष कै असम्भाव्य भई पुनः उत्पन्न हुन नसक्ने हुन्थन् । जतिसम्म अप्रमाणचित्त विमुक्तिहरू छन् यसमध्ये अकोप्य-चित्त-विमुक्ति ( अपरिवर्त्य

---

१. कुनै पनि रूपादिको निमित्तलाई नलिई अरूप समाधि भाविता गर्ने । सं. अ.क. III. पृ. ९८,

रूपले चित्त विमुक्ति भैंसकेको ) अर्थात् निर्वाणचित्त अग्र देखिन्छ । त्यो अकोप्य (अपरिवर्त्य) चित्तविमुक्ति रागबाट पनि शून्यछ, द्वेष-बाट पनि शून्यछ र मोहबाट पनि शून्यछ ।

२- “भन्ते ! रागचित्त प्रपञ्चकारी हो, द्वेषचित्त प्रपञ्चकारी हो र मोहचित्त पनि प्रपञ्चकारी हो । ती क्षीणात्मव भिक्षुमा प्रहीण भएका हुन्छन् । जरो उखलिई सकेको, छेदनगरेको तालवृक्ष एँ असम्भाव्य भई पुनः उत्पन्न हुन नसक्ने हुन्छन् । जटिसम्म आकिञ्चन्यायतन-चित्त-विमुक्तिहरू छन् यसमध्ये अकोप्य-चित्त-विमुक्ति अर्थात् निर्वाण-चित्त अग्र देखिन्छ । त्यो अकोप्य-चित्त-विमुक्ति रागबाट शून्य छ, द्वेषबाट शून्य छ र मोहबाट पनि शून्य छ ।

३- “भन्ते ! रागचित्त निमित्तकारी, द्वेषचित्त निमित्तकारी र मोहचित्त पनि निमित्तकारी हो । ती क्षीणात्मव भिक्षुमा प्रहीण भएका हुन्छन् । जडो उखलिइसकेको, छेदनगरेको तालवृक्ष एँ असम्भाव्यभई पुनः उत्पन्न हुन नसक्ने हुन्छन् । जटिसम्म अनिमित्त-चित्त-विमुक्तिहरू छन् यसमध्ये अकोप्य-चित्त-विमुक्ति अर्थात् निर्वाण-चित्त अग्र देखिन्छ । त्यो अकोप्य-चित्त-विमुक्ति रागबाट पनि शून्यछ, द्वेष-बाट पनि शून्यछ र मोहबाट पनि शून्यछ ।

“भन्ते ! यहीपर्याय हो जुन पर्यायमा पुण्डा यो विषयहरू एकार्थ र व्यञ्जनमात्र नाना हुन्छन् ।”

“हे गृहपति ! तिन्नो निस्ति यो लाभ हो ! यो सुलाभ हो ! असलाई यस्तो गम्भीर बुद्धवचनमा समेत प्रज्ञाचक्षु प्राप्त छ ।”

x

x

x

**मूल पालि :—**

### ८—आयुष्मान् सुधर्म

त्यस बखत आयुष्मान् सुधर्म मच्छिकासण्डमा चित्र-गृहपतिको  
विहारमा आवासिक<sup>१</sup> नवकर्मिक<sup>२</sup> र ध्रुव भोजनगर्ने<sup>३</sup> भई बसेका थिए<sup>४</sup> ।

त्यस बखत चित्र-गृहपतिले जब कुनै सङ्खलाई<sup>५</sup>, गणलाई<sup>६</sup>,  
वा व्यक्तिलाई निस्तोगर्न चाहन्थे तब आयुष्मान् सुधर्मसँग नसोधी  
कसलाई पनि निस्तो गर्दैन्थे ।

त्यस समय केही ऐर भिक्षुहरू जस्तै—आयुष्मान् सारिपुत्र,  
आयुष्मान् महामौद्गल्यायन, आयुष्मान् महाकात्यायन, आयुष्मान्  
महाकोट्ठिक, आयुष्मान् महाकपिन, आयुष्मान् महाचुन्द, आयुष्मान्  
अनुरुद्ध, आयुष्मान् रेवत, आयुष्मान् उपालि, आयुष्मान् आनन्द

१. नित्यरूपले विहारमा बस्ने भिक्षुलाई आवासिक भनिन्थ ।
२. नयाँ वा पुराना बनाउने कामकाज हेर्नेलाई नवकर्मिक भन्दछन् ।
३. नित्य भोजन एक दाताकहाँबाट प्राप्त गर्ने ।
४. चुरूल, ब. पृ. ३२०: पटिसारणीयकम्म ।
५. बिनय परियाय अनुसार चारजनादेखि माथिको समूहलाई  
सङ्घ भनिन्थ ।
६. तीनजनासम्मलाई गण भनिन्थ ।

तथा आयुष्मान् राहूल – काशीबाट चारिकागदे जहाँ मच्छ्रकासण्ड नगरहो त्यहाँ आइपुगे ।

थेर भिक्षुहरु मच्छ्रकासण्ड नगरमा आइपुगे भन्ने खबर सुनी चित्र-गृहपति जहाँ थेर भिक्षुहरु हुनुहुन्थ्यो त्यहाँ गए । त्यहाँ पुगेपछि थेर भिक्षुहरूलाई अभिवादनगरी एक छेउमा बसे । अनि उनलाई आयुष्मान् सारिपुत्रले धर्मकथाद्वारा सन्दर्शित, सम्प्रतिष्ठित, समुत्तेजित तथा सम्प्रहर्षित गराई धर्मकथा ग्रहण गराउनु भयो ।

आयुष्मान् सारिपुत्रले धर्मकथाद्वारा सन्दर्शित, सम्प्रतिष्ठित, समुत्तेजित तथा सम्प्रहर्षित गराई धर्मकथा ग्रहणगराई सकेपछि चित्र-गृहपतिले थेर भिक्षुहरूसंग प्रार्थना गरे—“भन्ते ! भोलिको निम्ति थेर भिक्षुहरूले मकहाँ आगन्तुक भोजन स्वीकार गर्नुहोस् ।” थेर भिक्षुहरूले तूष्णिभावले निम्तो स्वीकारगरे । *a.Digital*

थेर भिक्षुहरूले निम्तो स्वीकार गर्नुभएको बुझी चित्र-गृहपति, थेर भिक्षुहरूलाई अभिवादन र प्रदक्षिणागरी जहाँ आयुष्मान् सुधर्म हुनुहुन्थ्यो त्यहाँ गई आयुष्मान् सुधर्मलाई अभिवादनगरी एक छेउमा बसे । अनि चित्र-गृहपतिले आयुष्मान् सुधर्मसंग प्रार्थना गरे—“भन्ते ! भोलिको निम्ति थेर भिक्षुहरूका साथ भोजन स्वीकार गर्नुहोस् ।”

आयुष्मान् सुधर्मले, “अघि अघि यी चित्र-गृहपतिले कुनै सङ्ग, गण तथा व्यक्तिलाई निम्तोगर्दा मसंग नसोधिकन गर्वैनये; अहिले यी गृहपतिले मसंग नसोधिकन निम्तो गरे । अब यी चित्र-गृहपतिको चित्त अविग्रीयो, यी मलाई चाहेदैनन्, मलाई त्यागगरे” भनी मनमा सोची—

“मझहाल्यो गृहपति” भन्दे निम्तो अस्वीकार गर्नु भयो । दोशो पटक पनि, तेशो पटक पनि चित्र-गृहपतिले त्यस्तै प्रार्थनागरे । आयुष्मान् सुधर्मसे पनि “मझहाल्यो गृहपति !” भन्दे निम्तो अस्वीकार नै गर्नु भयो । अनि चित्र-गृहपति, “के गरीत, यदि आयुष्मान् सुधर्मले अस्वीकार गरेमा !” भनी आयुष्मान् सुधर्मलाई अभिवादन र प्रदक्षिणागरी कर्केर गए ।

त्यस रातबितिसकेपछि चित्र-गृहपतिले प्रणीत खाद्य भोज्य प्रतिपादनगर्न लगाए । त्यस बखतमा आयुष्मान् सुधर्म, “चित्र-गृहपतिको घरमागई थेर मिक्खुहरूका लागि प्रतिपादित गरिने भोजन कस्तो रहेछ, हेर्नुपन्यो” भन्ने विचारले पूर्वाङ्ग-समयमा चौबर पहिरी, पात्र-चौबर ग्रहणगरी जहाँ चित्र-गृहपतिको घरहो त्यहाँ गई बिच्छुधाहरालेको आसनमा बस्नु भयो । चित्र-गृहपति पनि आयुष्मान् सुधर्मको छेउमा गई आयुष्मान् सुधर्मलाई अभिवादनगरी एक छेउमा बसे । अनि एक छेउमा बसेका चित्र-गृहपतिलाई आयुष्मान् सुधर्मले यसो भन्नुभयो :—

‘हे गृहपति ! प्रतिपादित खाद्य भोज्यहरू प्रसस्तमात्रामा रहेछन्, तर यहाँ एक चौज पुग्दैन, त्यो हो तिलको लड्डु ।’

“भन्ते ! बुद्ध बचनमा अनेक रत्नहरूका कुराहरू छेँदाछेँदै आयुष्मान् सुधर्म तिसको लड्डुबारे कुरा गर्नुहुन्थ । भन्ते ! अघि एक दिन दक्षिणपथका दाणिज्यहरू पूर्वोज्जनपदतिर व्यापारका लागि गएका थिए । उनीहरूले त्यहाँबाट कुखुराहरू ल्याए । तो कुखुराहरूले कौवासंग संवासगरी बच्चा पाए । जब ती कुखुराका बच्चाहरूले कौवा जस्तैगरी कराउन खोजदथे तब कौवा-कुखुराको आवाजगरी कराउथे । जब ती

बच्चाहरूले कुखुरा जस्तै कराउन खोजदथे तब कुखुरा-कौवाको आवाजगरी कराउथे । त्यस्तैगरी आर्य सुधर्मले पनि अनेक बुद्धचनमा रत्नका कुरा-हरू छंदाल्लेदै तिलको लड्डुकोबारे कुरा निकाल्नु भयो ।”

यो कुरा सुनी, “तिमीले मलाई गालिगछौं, निन्दागछौं; यो तिम्रो विहारहो, तिमी आफै हेर, म जाँदैछु” भनी आयुष्मान् सुधर्मलं भन्नुभयो । ।

“भन्ते ! न म आर्य सुधर्मलाई गालिगर्दू, न निन्दा नै । भन्ते ! आर्य सुधर्म मच्छिकासण्डमा बस्नुहोस्, अस्बाटक बनखण्ड रमणीयदृ । म आर्य सुधर्मलाई चौबर, भिक्षा-भोजन, शयनासन र गिलानप्रत्यय भैषज्य परिष्कारद्वारा सेवागर्नेछु” भनी चित्र-गृहपतिले प्रार्थनागरे ।

दोश्रो पटक पनि, तेश्रो पटक पनि आयुष्मान् सुधर्मले चित्र-गृहपतिलाई —“तिमीले मलाई गालिगछौं, निन्दागछौं; यो तिम्रो विहारहो, तिमी आफै हेर, म जाँदैछु” भनी भन्नुभयो ।

“भन्ते ! आर्य सुधर्म कहाँ जानु हुन्छ नि ? ”

“हे गृहपति ! म शावस्तीमा भगवान्को दर्शनगर्न जानेछु ।”

“भन्ते ! त्यसेभए जुन कुरा तपाइले भन्नुभयो र जुन कुरा मैले भने ती जम्मै कुराहरू भगवान्लाई सुनाउनुहोस् ! यसमा कुनै आश्रय हुनेछैन कि पुनः आर्यपुत्र सुधर्म मच्छिकासण्डमा पाल्नुहुने छ ।”

त्यसपछि आयुष्मान् सुधर्म शयनासनहरू पटथाई, सच्याई राखी, पात्र-चौबर ग्रहणगरी शावस्तीतिर जानु भयो । क्रमशः शावस्ती-स्थित अनाथपिण्डिक गृहपतिको जेतवन विहारमा पुगी जहाँ भगवान्

—हुनुहुन्थ्यो त्यहाँगई भगवान्‌लाई अभिवादनगरी एक छेउमा बस्नुभयो । एक छेउमा बसिसकेपछि आयुष्मान् सुधर्मले जुन कुरा आफुले भनेको थियो र जुन कुरा चित्र गृहपतिले भनेका थिए ती जस्तै कुराहरू भगवान्‌मा विन्तिगरे ।

आयुष्मान् सुधर्मको कुरा सुनिसकेपछि भगवान्‌ले उनलाई यसरी गर्हा गर्नु भयो — “हे मोघपुरुष ! तिमीले अयुक्त, अननुलोभिक, अप्रतिरूप, अ-शामणिक, अनुचित तथा अकरणीय काम गर्न्यौ । हे मोघपुरुष ! कसरी तिमी शङ्खालु, प्रसन्न, दायक, कारक, सङ्घसेवक चित्र-गृहपतिलाई यस्तो तुच्छ कुरामा निन्दागर्दौ ॥ हे मोघपुरुष ! यो तिम्रो क्रियाले न अप्रसन्न भएकालाई प्रसन्न पार्नसक्छ, न प्रसन्न भएकालाई बढी प्रसन्न पार्नसक्छ; बल्कि यो तिम्रो क्रियाले अप्रसन्न भएकालाई झन् अप्रसन्नपार्ने र प्रसन्न भएका कुनै कुनैका प्रसन्नतालाई आधात पार्ने जस्तै हुनजान्छ ।”

अनि भगवान् बुद्धले ती भिक्षुलाई अनेकप्रकारले निन्दागरी, गर्हागरी — दुर्भरताको, दुःपोष्यताको, महेच्छताको<sup>१</sup>, असन्तुष्टिताको, सङ्गणिकताको<sup>२</sup>, र आलस्यताको निन्दागरी — अनेकप्रकारले सुभरताको, सुपोष्यताको, अल्पेच्छताको<sup>३</sup>, सन्तुष्टिताको, शीलवान्‌ताको, लग्नताको, प्रासादिकताको, गौरवताको र वीर्यवानताको वर्णनागरी — तदनुरूप, तदनुकूल धार्मिकथका सुनाउनु भई भिक्षुहरूलाई आमन्त्रण गर्नु भयो :—

१. महालोभी स्वभाव, प्रमाणाधिक इच्छा ।

२. दुइ तीनजना भेलामई कुराकानिगरी बसिरहने बानिलाई ‘सङ्गणिक’ भन्दछन् ।

३. निर्लोभता, अतिकता पनि आशा नलिने, इच्छा नगर्ने स्वभाव ॥

“हे भिक्षुहरु ! त्यसोमरे सुधर्म भिक्षुलाई संज्ञाद्वारा ‘चित्र-गृहपतिसंग तिमीले क्षमा मानुपछं’ भनी प्रतिसारणीयकर्म<sup>१</sup> गर्नुपछं । यो कार्य यसरी गर्नुपछं :—

“सर्वप्रथम सुधर्म भिक्षुमाथि दोष लगाउनुपछं, अनि उनको व्यान आकर्षण गर्नुपछं, ध्यानाकर्षण गराइसकेपछि दोषबारे विनयानुकूल ( सञ्चको विधान बमोजि ) आपत्ति ( धारा ) लगाउनुपछं । आपत्ति लगाइसकेपछि व्यक्त तथा सबल भिक्षुले सञ्चलाई जापन गर्नुपछं :—

( क ) “भन्ते सञ्च ! भेरो कुरा सुन्नुहोस् । यो सुधर्म भिक्षुले अद्वालु, प्रसन्न, दायक, कारक, सञ्चसेवक चित्र-गृहपतिलाई तुच्छ कुरामा आक्षेपगरे, निन्दागरे । ‘सुधर्म ! भिक्षुले चित्र-गृहपतिसंग क्षमा मानुपछं’ भन्ने कुरामा सञ्चलाई सहमतछ भने सञ्चले प्रतिसारणीयकर्म गरोस् । यो ज्ञापनहो ।

( ख ) “भन्ते सञ्च ! भेरो कुरा सुन्नुहोस् । यो सुधर्म भिक्षुले अद्वालु, … सञ्चसेवक चित्र-गृहपतिलाई तुच्छ कुरामा आक्षेपगरे, निन्दागरे । ‘सुधर्म भिक्षुले चित्र-गृहपतिसंग क्षमा मानुपछं’ भन्ने कुरामा सञ्चलाई सहमतछ भने सञ्चले प्रतिसारणीयकर्म गरोस् । ‘सुधर्म ! तिमीले चित्र-गृहपतिसंग क्षमा मानुपछं’ भन्नेबारे जुन प्रतिसारणीयकर्म

१. दोषीलाई बैधानिकपूर्वक दोषारोपण गर्ने प्रक्रिया । सञ्च सभाद्वारा दोषीको दोषदेखाई दोषबाट प्रतिकारणने उपाय पनि बताइदिने संबैधानिक प्रक्रिया ।

सङ्घलेगछं त्यसमा जुन आयुष्मान्‌लाई सहमतछ वहाँ आयुष्मान्‌ तूष्णि  
रहनुहोस् ; जुन आयुष्मान्‌लाई संहमत छैन वहाँ बोल्नुहोस् ।

(ग) “दोश्रो पटक पनि यही कुरा दोहन्याउँछु, तेश्रो पटक पनि  
यहीनै कुरा दोहन्याउँछु—‘भन्ते सङ्घ ! मेरो कुरा सुन्नुहोस् ! यी सुधर्म  
भिक्षुले श्रद्धालु, ... सङ्घसेवक चित्र-गृहपतिलाई तुच्छ कुरामा आक्षेपगरे,  
निन्दागरे । ‘सुधर्म भिक्षुले चित्र-गृहपतिसंग क्षमा माग्नुपछ’ भन्ते कुरामा  
सङ्घलाई सहमत छ भने सङ्घले प्रतिसारणीयकर्म गरोस् । ‘सुधर्म !  
तिमीले चित्र-गृहपतिसंग क्षमा माग्नुपछ’ भन्नेबारे जुन प्रतिसारणीयकर्म  
सङ्घलेगछं त्यसमा जुन आयुष्मान्‌लाई सहमतछ वहाँ तूष्णि रहनुहोस् ;  
जुन आयुष्मान्‌लाई सहमत छैन वहाँ बोल्नुहोस् ।

(घ) ‘सुधर्म भिक्षुले चित्र-गृहपतिसंग क्षमा माग्नुपछ’ भन्ते  
प्रतिसारणीयकर्म सङ्घले ( पारित ) गन्यो, सङ्घलाई स्वीकारछ ‘त्यसैले  
सङ्घ तूष्णिछ’ भनी धारणा गर्दछु ।”

x

x

x

मूल पालि :—

## ६—सुधर्म भिक्षुद्वारा क्षमा याचना

‘चित्र-गृहपतिसंग क्षमा माग्नुपछ’ भनी सङ्घले सुधर्म भिक्षुलाई  
प्रतिसारणीयकर्म गन्यो । सङ्घद्वारा प्रतिसारणीयकर्म गरिसकेपछि

१. चुल्ल. व. पृ. ३७: अद्वारसवत्तं ।

सुधर्म भिक्षु मच्छिकासण्डमार्गई चुपलागेर बसे चित्र-गृहपतिसँग क्षमा माग्न सकेनन् । अनि उनी पुनः आवर्स्तामै फकेर गए । भिक्षुहरूले उनीसँग सोधे :—

“आवुसो सुधर्म ! के तिमीले चित्र-गृहपतिसँग क्षमा मायौ ?”

“हे आवुसो ! मच्छिकासण्डमा गएर चित्र-गृहपतिसँग मैले क्षमा माग्न सकिन, त्यसे चुपलागेर बसे ।”

भिक्षुहरूले यो कुरा भगवान्लाई निवेदनगरे । त्यसपछि भगवान्ले यसो भनुभयो—“त्यसोभए हे भिक्षुहरू ! चित्र-गृहपतिसँग क्षमा याचना गराउन सङ्घले सुधर्म भिक्षुलाई अनुदूत दिइन् । यसरी (अनुदूत) दिनुपर्छ—पहिले भिक्षुसँग अनुरोध गर्नु पर्छ अर्थात् अनुदूत हुने भिक्षुको स्वीकृति लिनुपर्छ । त्यसपछि व्यक्त तथा सबल भिक्षुले सङ्घलाई ज्ञापन गर्नु पर्छ :—

“भन्ते सङ्घ ! मेरो कुरा सुन्नुहोस् ! यदि सङ्घलाई सहमतछ अने सङ्घले ‘चित्र-गृहपतिसँग क्षमा याचना गराउन’ सुधर्म भिक्षुलाई अमुक भिक्षु अनुदूत दिनुहोस् ! यो ज्ञापन हो ।

“भन्ते सङ्घ ! मेरो कुरा सुन्नुहोस् । ‘चित्र-गृहपतिसँग क्षमा याचना गराउन’ सङ्घले सुधर्म भिक्षुलाई अमुक भिक्षु अनुदूत दिनेबारे जुन आयुष्मान्लाई सहमत छ वहाँ तूल्ण रहनुहोस् ; जुन आयुष्मान्लाई सहमत छैन वहाँ बाल्नुहोस् ।

“‘चित्र-गृहपतिसंग क्षमा याचना गराउन’ सङ्घले सुधर्म भिक्षु-  
लाई अमुक भिक्षु अनुदूत विए । सङ्घसाई सहमतछ, ‘त्यसंले सङ्घ  
त्रूणिष्ठ भनी धारणागर्दु’ ।”

“हे भिक्षुहरू ! ती सुधर्म भिक्षुले मच्छिकासण्डमा गई ‘हे  
गृहपति ! क्षमागर, म तपाइलाई प्रसन्नपानेंछु’ भनी चित्र-गृहपतिसंग  
क्षमा याचना गर्नुपर्छ । यसोभन्वा क्षमागरे बेशभयो, यदि क्षमा गरेनन्  
भने ‘हे गृहपति ! यी भिक्षुलाई क्षमा गरिवेझ, यिनले तिमीलाई प्रसन्न  
गराउनेछन्’ भनी अनुदूत भिक्षुले भन्नुपर्छ । यसोभन्वा क्षमागरे बेश-  
भयो, यदि क्षमा गरेनन् भने ‘यी भिक्षुलाई क्षमागर, म तिमीलाई प्रसन्न  
गर्नेछु’ भनी अनुदूत भिक्षुले भन्नुपर्छ । यसोभन्वा क्षमागरे बेशभयो, यदि  
क्षमा गरेनन् भने ‘हे गृहपति ! यी भिक्षुलाई सङ्घको वचनले क्षमागर !’  
भनी अनुदूत भिक्षुले भन्नुपर्छ । यसोभन्वा क्षमागरे बेशभयो, यदि क्षमा  
गरेनन् भने अनुदूत भिक्षुले सुधर्म भिक्षुलाई चित्र-गृहपतिले देख्ने ठाउंमा,  
सुन्ने ठाउंमा, उत्तरासङ्ग (एकसरो चीवर) एकांश गराई टुकुक्क  
बसाई हात जोडाइ आपत्ति देशना<sup>३</sup> गराउनुपर्छ ।”

अनि मच्छिकासण्डमागई आयुष्मान् सुधर्मलाई अनुदूत भिक्षुले  
चित्र-गृहपतिद्वारा क्षमा दिलाइविए ।

X

X

X

१. कुनै भिक्षुले कुनै भिक्षुको अगाडि बसी आफुले गरेको नियम  
विरोधको कुरालाई प्रकटगर्ने विभिलाई ‘आपत्ति देशना’ भन्दछन् ।

**मूल सूत्र :—**

### १०—मापदण्ड

यस्तो मैले सुनेः ।

एक समय भगवान् शावस्तीस्थित अनाथपिण्डिक गृहपतिको जेतवन विहारमा बस्नुभएको थियो । त्यसबछत भगवान्‌ले मिक्षुहरू-लाई आभन्त्रणारी यस्तो भन्नुभयो :—

“हे मिक्षुहरू ! लाभसत्कार र यशकीर्ति भनेको अति दरूण, कटु र छरो हुन्छ र अनुत्तर योगक्षेम प्राप्तिको लागि हानीकारक पनि हुन्छ । त्यसेले तिमीहरूले यस्तो सिक्कनुपर्छ कि —‘उत्पन्न भएको लाभ-सत्कार र यशकीर्ति छाडनेद्यौं तथा उत्पन्न भएको लाभसत्कार र यश-कीर्तिलाई चित्तले समाल लगाउने छैनौं ।’ धद्वालु एक पौत्रिक उपासकले आपनो एकलोटे प्रिय मनाप पुत्रको यस्तो सम्यक् कामना गर्नुपर्छ—

(१) ‘हे तात ! तिमी त्यस्तो हुनसक ! जस्तो कि चित्र-गृहपति तथा हस्तक आलवक छन् ।’

“मिक्षुहरू ! मेरो शावक उपासकहरूमा यहीने मापदण्डहो, यहीने प्रमाणकरहो जस्तो कि —‘चित्र-गृहपति तथा हस्तक आलवक ।’

१. सं. नि. पृ. ॥ १९६ः एकपुत्तकसुत्त ।

(एकलौटे प्रिय पुत्रको यस्तो पनि सम्यक् कामना गर्नु पछ — )

(२) ‘यदि तात ! तिमी घरबार छाडी अनगारिकमई प्रदजित हुन चाहन्दौ भने — ‘तिमी त्यस्तो हुन सक, जस्तो कि—सारिपुत्र तथा महामौद्गल्यायन हुनुहुन्दछन् ।’

“मिक्खुहरू ! मेरो श्रावक मिक्खुसङ्घमा यहीने मापदण्डहो, यहीने प्रमाणकरहो जस्तो कि—‘सारिपुत्र तथा महामौद्गल्यायन हुन ।’

(एक लौटे प्रिय पुत्रको यस्तो पनि सम्यक् कामना गर्नु पछ — )

(३) ‘हे तात ! तिमीलाई शैक्षित्व<sup>१</sup> प्राप्त नभइकन लाभसत्कार र यशकीर्ति प्राप्त नहोस् ! यदि मिक्खुलाई शैक्षित्व प्राप्त नभइकन लाभसत्कार र यशकीर्ति प्राप्तमयो भने उसको निम्नि यो हानीकारक हुन्छ ।’

“मिक्खुहरू ! यसप्रकार लाभसत्कार र यशकीर्ति अति दर्शन, कटु र खरो हुन्छ र अनुत्तर योगक्षेम प्राप्तिको लागि हानीकारक पनि हुन्छ । अतः तिमीहरूले ‘उत्पन्न भएको लाभसत्कार र यशकीर्ति छाडनेछौं तथा उत्पन्न भएको लाभसत्कार र यशकीर्तिलाई चित्तले समात्न लगाउने छैन’ भनी सिक्नुपछ ।”

X

X

X

१. स्रोतापन्न मार्ग र फल, सकृदागामी मार्ग र फल, अनागामी मार्ग र फलमा पुग्ने र भरहत् मार्गमा पुगेकालाई ‘शैक्ष’ भन्दछन् । भरहत्-फल प्राप्त भइसकेकालाई ‘अशैक्ष’ भन्दछन् ।

**मूल सूत्र :—**

## ११—बुद्धद्वारा प्रशंसा

[ एकदिन शावस्तीस्थित जेतवन विहारमा भगवान्‌ले चित्र-गृहपतिको प्रशंसा गर्नु हुँदै यसो भन्नुभयो— ]

“हे भिक्षुहरू ! चित्र-गृहपति छ गुण-धर्महरूले सुसम्पन्नमई, तथागतमा निष्ठाराखी, अमृतदर्शी र अमृत साक्षात्कारगरी बसेकाछन् । कुन छ गुण-धर्म भने ?—

‘(१) बुद्धप्रति अटल-धर्मा, (२) धर्मप्रति अटल-धर्मा, (३) सञ्चुप्रति अटल-धर्मा, (४) आर्य-शील, (५) आर्य-ज्ञान र (६) आर्य-विमुक्ति ।’

“यीनै छ गुण-धर्महरूले सुसम्पन्नमई चित्र-गृहपति तथागतमा निष्ठाराखी, अमृतदर्शी र अमृत साक्षात्कारगरी बसेकाछन् ।”

X

X

X

**मूल सूत्र :—**

## १२—अग्रस्थान घोषणा

[ एकदिन शावस्तीस्थित जेतवन विहारमा भिक्षु तथा उपासक-हरूका एक सभामा धर्मकथिक शावक उपासकहरूकाबारे कुरा चलिरहेका

---

१. अ. नि-६. पृ. १४९: भल्लुकादिसुत्तं ।

बेलामा भगवान्‌ले धर्मकथिकहरू मध्येमा चित्र-गृहपति अग्रगण्यघन् भनी  
मनुहुँदै निम्नकुरा व्यक्त गर्नु भयो । ]

“एतदग्मं, भिक्खुवै ! मम सावकानं उपासकानं धर्मक-  
थिकानं यदिदं चित्तो गहपति भच्छिकासण्डकोऽ ।”

अर्थ : —

“हे मिक्षुहरू ! भेरा धर्मकथिक शावक उपासकहरू मध्येमा  
भच्छिकासण्ड बस्ने चित्र-गृहपति अग्रघन् ।”



मूल सूत्र : —

“मिक्षुहरू ! अद्वालु उपासकले सम्यक् आयाचना गर्नेहो भने  
यसप्रकार आयाचना गर्नु पर्छ — ‘त्यस्तो हुन सकोस् । जस्तो कि —  
चित्र-गृहपति तथा हस्तक आलबक ।’ मिक्षुहरू ! भेरो शावक  
उपासकहरूमा यहीने मापदण्डहो, यहीने प्रमाणकरहो जस्तो कि—  
चित्र-गृहपति तथा हस्तक आलबक छन् ॥”



१. अं नि-१. पृ. २६: एतदगवरगो ।

२. अं. नि-२. पृ. ८१: आयाचनवगो ।

**मूल सूत्र :—**

### १४-निगण्ठनाथपुत्र'

त्यस समय निगण्ठनाथपुत्र धेरै निगण्ठ परिवारहरूका साथ मच्छिकासण्ड नगरमा आइपुगे<sup>१</sup> ।

त्यसबाहत चित्र-गृहपतिले, “निगण्ठनाथपुत्र धेरै निगण्ठ परिवारहरूका साथ मच्छिकासण्ड नगरमा आइपुग्नु भएकाछन्” भन्ने खबरमुनी चित्र गृहपति केही उपासकहरूसँग जहाँ निगण्ठनाथपुत्र थिए त्यहाँ गए । अनि निगण्ठनाथपुत्रसंग सम्मोदनीय कुरागरी एकछेउमा बसे । एकछेउमा बसेका चित्र-गृहपतिसँग निगण्ठनाथपुत्रले सोधे :—

“हे गृहपति ! के तिमी श्रमण गौतममा अवितर्क अविचार युक्त समाधिष्ठ ? अथवा वितर्क विचार निरोध हुन्छ भनी विश्वास गर्दछौ ?”

“भन्ते ! यस विषयमा ‘श्रमण गौतममा अवितर्क अविचार युक्त समाधिष्ठ अथवा वितर्क विचार निरोध हुन्छ’ भनी म न केवल अद्वाले मात्र ग्रहण गर्दु” ।

यसोभन्दा, निगण्ठनाथपुत्रले त्यहाँ उपस्थित सबैलाई हेरी यसो भने—“हेर ! यी चित्र-गृहपति कति सोजा छन्, कति सीधा छन्,

---

१. निगण्ठनाथपुत्र पनि लेखिएको पाइन्छ ।

२. सं. नि. III पृ. २६५: निगण्ठनाटपुत्रसुतं ।

कति असठ छन्, कति अमायावी छन् ! हावालाई जालमा पोकोपानं खोजेङ्गे, वितर्क विचार निरोध हुन्छ भनी ठान्दछन् । आफ्नो मुटुले गङ्गाको स्रोत रोक्न खोजेङ्गे (जो) वितर्क विचारलाई निरोधगनं खोउदछन् ।”

यसपछि चित्र-गृहपति सोधदछन् :—

“भन्ते ! तपाइ छान र श्रद्धामध्ये कुनचाहि प्रणीततरछ भनी अनुहुन्छ ?”

“हे गृहपति ! म श्रद्धाभन्दा ज्ञानलाई नै प्रणीततरछ भनी अन्दछु ।”

### रूपावचर-ध्यान

प्रथमध्यान—“भन्ते ! म जटिझजेलसम्म इच्छागर्दु त्यति-झजेलसम्म कामबाट अलगभई, अकुशालबाट अलगभई, वितर्क र विचार भएको, एकान्तवास (ध्यान) बाट उत्पन्न प्रीति र सुख भएको प्रथमध्यानमा बस्वछु ।

द्वितीयध्यान—“भन्ते ! म जटिझजेलसम्म इच्छागर्दु त्यति-झजेलसम्म वितर्क र विचारलाई उपशमगरी, अभ्यन्तर सम्प्रसादलाई भएकाग्रगरी, वितर्क विचार रहित, समाधिबाट प्राप्तहुने प्रीति-सुख भएको द्वितीयध्यानमा बस्वछु ।

**तृतीयध्यान —** “भन्ते म जतिङ्जेलसम्म इच्छागर्द्धुं त्यतिङ्जेल-सम्म प्रीतिलाई पनि त्यागेर, उपेक्षितभई, स्मृतिवान् ज्ञानवान् भई, शरीरले सुखानुभव गर्दुं, जसलाई ज्ञानीहरू ‘उपेक्षावान्, स्मृतिवान्, सुखपूर्वकः बस्ने’ भनी भन्धन् । यसप्रकारको तृतीय-ध्यानमा पनि बस्दछु ।

**चतुर्थध्यान —** “भन्ते ! म जतिङ्जेलसम्म इच्छागर्द्धुं त्यति-ञ्जेलसम्म सौमनस्य दौर्मनस्यलाई पहिलेन अन्तगरी, सुख र दुःखलाई त्यागी, दुःख र सुख नभएको, स्मृति परिशुद्धभई उपेक्षा भएको चतुर्थ-ध्यानमा पनि बस्दछु ।

“भन्ते ! यसरी मैले चतुर्थध्यानसम्म स्वयं जानी, हेरी ग्रहण गरेकोहुँ, कुनै अमण ब्राह्मणप्रतिको श्रद्धाले मात्र ग्रहण गरेको होइन । भन्ते ! अवितर्क अविचारले युक्त समाधि पनि छ, वितर्क र विचारको निरोध पनि छ ।”

यसोभन्दा आफ्नो परिषद्लाई हेरी निगण्ठनाथपुत्रले यसो भने — “हेर ! यी चित्र-गृहपति कति बाङ्गा, कति सठ र कति मायावी (छलकपट) रहेथन् ।”

“भन्ते ! अहिले भरखर मात्र तपाइले मलाई ‘हेर ! यी चित्र-गृहपति कति सोजा, सोधा, असठ र अमायावी (छलकपटरहित) छन्’ भनी भन्नुभयो; फेरि अहिले तपाइ, ‘हेर यी चित्र-गृहपति कति बाङ्गा, सठ र मायावी छन्’ भनी भन्नुहुन्छ । यदि तपाइले पहिले अनुभएको कुरो असत्यहो भने, पछि भन्नुभएको कुरो सत्य ठहर्छ; यदि

पछि भन्नुभएको कुरो आसत्यहो भने पहिले भन्नुभएको कुरो सत्यः ठहर्छ ।

“भन्ते ! यही दश सहधर्मिक (कारणसहित) प्रश्नहरू उपस्थित हुन्दैन् । जब यिनीहरूको अर्थ बुझ्नु हुनेछ तबमात्र तपाइहरूले मलाई निगण्ठपरिषद् भगाडि लंजानुहोला । ती दश प्रश्नहरू यिनै हुन् — एक प्रश्न, एक उद्देश्य र एक उत्तर; दुइ प्रश्न, दुइ उद्देश्य र दुइ उत्तर; तीन प्रश्न, तीन उद्देश्य र तीन उत्तर; चार प्रश्न, चार उद्देश्य र चार उत्तर; पाँच प्रश्न, पाँच उद्देश्य र पाँच उत्तर; छ प्रश्न, छ उद्देश्य र छन उत्तर, सात प्रश्न, सात उद्देश्य र सात उत्तर आठ प्रश्न, आठ उद्देश्य र आठ उत्तर; नौ प्रश्न, नौ उद्देश्य र नौ उत्तर तथा दश प्रश्न, दश उद्देश्य र दश उत्तर ।”

निगण्ठनाथपुत्रसंग यी कारणसहित दश प्रश्नहरू सोधी चित्र-  
गृहपति आसनबाट उठी फक्केर गए ।

X

X

X

मूल सूत्र :—

### १५—अचेल-कश्यप

त्यस बखतमा चित्र-गृहपतिका पुराना गृही साथी अचेल-कश्यप भन्ने मच्छिकास्पण्ड नगरमा आइपुगेका थिए ।

---

१. सं. नि. III पृ. २६७: अचेलकस्सपसुत्त ।

चित्र-गृहपतिले, “हात्रा पुराना गृही साथी अचेल-कश्यप मच्छि-कासण्डमा आइपुगेका छन्” भन्ने खबर सुने । अनि चित्र-गृहपति जहाँ अचेल-कश्यप बसेका थिए त्यहाँगई अचेल-कश्यपसंग सम्मोदनीय कुरागरी एक छेउमा बसे । त्यसपछि चित्र-गृहपतिले अचेल-कश्यपसंग सोधे :—

“भन्ते कश्यप ! तपाइ प्रवर्जित हुनुभएको कतिवर्ष भयो ?”

“हे गृहपति ! म प्रवर्जित भएको तीसवर्ष भइसक्यो ।”

“भन्ते कश्यप ! यो तीसवर्षका बीच कुनै उत्तरीय-मनुष्यधर्म अथवा कुनै आर्यज्ञान दर्शनविशेषता प्राप्तगरी कुशलपूर्वक बस्नुभएकोछ त ?”

“हे गृहपति ! यो तीसवर्षको प्रवर्ज्याभित्र मैले न कुनै उत्तरीय-मनुष्यधर्मनं प्राप्तगनं सकें, न त कुनै आर्यज्ञान दर्शनविशेषतानं प्राप्तगनं सकें—सिवाय नग्नता, मुण्डनता र भुइमा बसेको धूलो टक्टक्याउनु बाहेक !”

यो कुरासुनी चित्र-गृहपतिले अचेल-कश्यपलाई भने :—

“आश्चर्य ! अद्भुतहो भन्ते ! यसोभए कसरी त्यो धर्म सु-आख्यात हुनसक्ला ! जहाँ कि तीसवर्ष सम्ममा पनि कुनै उत्तरीय-मनुष्यधर्म वा आर्यज्ञान दर्शनविशेषता अधिगमन गर्न सक्नु भएन ! तसिवाय नग्नता, मुण्डनता र भुइमा बसेको धूलो टक्टक्याउनु बाहेक !!”

“हे गृहपति ! तिमी उपासकत्वमा गएको कतिवर्ष भयोनि ?”

“भन्ते ! म उपासकत्वमा गएको पनि तीसवर्ष भइसक्यो ।”

“हे गृहपति ! यी तीसवर्षको बीचमा तिमीले कुनै उत्तरीय-मनुष्यधर्म वा आर्यज्ञान दर्शनविशेषता प्राप्तगरी कुशलपूर्वक बसेका छो त ?”

“भन्ते ! गृहस्थीहरूले पनि यस्तो ज्ञान प्राप्तगर्न सक्छन् । भन्ते ! म ज्ञानज्ञेलसम्म इच्छागर्थुं त्यतिज्ञेलसम्म कामबाट अलगभई, अकुशलबाट अलगभई, वितर्क र विचार भएको एकान्तवास (ध्यान) बाट उत्पन्न प्रीति र सुख भएको प्रथम-ध्यान, <sup>१</sup>...द्वितीय ध्यान, ... तृतीय-ध्यान... र चतुर्थ-ध्यानमा बस्दछु । यदि भगवान् भन्ता अगाडि मेरो मृत्युभएमा भगवान्ले मलाई यसो भन्नुभएमा कुनै आश्चर्य लाग्ने छैन — ‘चित्र-गृहपतिमा त्यो संयोजन छैन जुन संयोजन भएको भए उ पुनः यसलोकमा आउने थियो’ ।”

यति कुरा सुनेर अचेल-कश्यपले चित्र-गृहपतिलाई यसोभने : —

“हे गृहपति ! आश्चर्य, अद्भुत ! कस्तो यो सु-आल्पात धर्म-विनय ! जहाँ कि शुद्धगृही जीवनमा बस्नेले पनि उत्तरीय-मनुष्यधर्म र आर्यज्ञान दर्शनविशेषता प्राप्तगरी कुशलपूर्वक बस्दछन् । हे गृहपति ! यस्तो धर्म-विनयमा प्रवर्ज्या तथा उपसम्पदा पाउनपाए बेश हुनेथियो ।”

त्यसपछि चित्र-गृहपतिले अचेल-कश्यपलाई जहाँ थेर मिक्खुहरू हुनुहुन्थ्यो त्यहाँलगी थेर मिक्खुहरूसँग प्रार्थनागरे — “भन्ते ! यी अचेल-कश्यप हात्ता पुराना गृही साथीहुन् । यिन्लाई थेर मिक्खुहरूले प्रवर्ज्या र उपसम्पदा गरिदिनुभए बेश हुने थियो । म उनको चीवर, मिक्खा-

१. हेर पृ. १८३ रूपावचर-ध्यानमा ।

भोजन, शयनासन र गिलानप्रत्यय भैषज्यं परिष्कारद्वारा उपस्थानं गर्नेत्तु ।” यसपछि अचेल-कश्यपले यस धर्म-विनयमा प्रवर्जया र उपसम्पदापाए ।

अनि आयुष्मान् कश्यप उपसम्पदा भएको केही दिन पछि एकान्तवासगरी, अप्रमत्तभई, आतप्तसम्पन्नभई बसिरहेदा—जसको निमित्त कुलपुत्रहरू घरबाट छाडी अनगारिकभई प्रवर्जित हुन्छन्—सोही अनुत्तरफल प्राप्तगरी, ब्रह्मचर्यवास पूरागरी, यसेजन्ममा स्वयं अभिज्ञान साक्षात्कारगरी बसे । उनलाई “जन्म क्षीणभयो, ब्रह्मचर्यवास पूरामयो, गर्नुपनें गरीसके” र पुनः पहाँ आउनुपनें कुनै हेतु छन्” भन्ने ज्ञान पनि भए ।

आयुष्मान् कश्यप अन्यतर अरहत् पनि हुनु भयो ।

X

Dhamma x Digital

X

मूल सूत्र :—

## १६—बिरामी चित्र-गृहपति

त्यसबखत चित्र गृहपति सारं बिरामीभई दुःखी थिए<sup>१</sup> । अनि केही आराम-देवता, वन-देवता, वृक्ष देवता तथा अरु देवताहरू पनि एकत्रितभई चित्र-गृहपतिलाई यसो भने—“हे गृहपति । प्रणिधान गर, अनागतमा तिमी चक्रवर्ती राजा हुन सक्नेछो !”

१. सं. नि. III पृ. २६८: गिलानदस्तनसुत्त ।

यसोमन्दा चित्र-गृहपतिले ती देवताहरूलाई भने : — “त्यो पनि अनित्यहो, त्यो पनि अघुव्यहो, त्यो पनि छाडेरनै जानुपर्छ ।”

चित्र-गृहपतिका यो कुरा सुनी चित्र-गृहपतिका मित्र, अमात्य तथा नगिचका ज्ञातिबन्धुहरूले उनलाई यसो भने — “भो आर्यपुत्र ! स्मृति थातमा राख्नुहोस् ! प्रलाप नगर्नुहोस् ! होस राख्नुहोस् !”

“तिमीहरूलाई म के भर्नौं जोकि तिमीहरू मलाई ‘भो आर्य-पुत्र ! स्मृति थातमा राख्नुहोस् ! प्रलाप नगर्नुहोस् ! होस राख्नुहोस् !’ भनी भन्वछौं ।”

“तपाइ आर्यपुत्र ! यसो भन्नुहन्थत — ‘त्यो पनि अनित्य हो, त्यो पनि अघुव्यहो, त्यो पनि छाडेरनै जानुपर्छ’ ।”

“आराम-देवता, बन-देवताहरूले मलाई यस्तो भने कि — ‘हे गृहपति ! प्रणिधानगर, अनागतमा तिमी चक्रवर्ती राजा हुन सक्नेछौ !’ यो कुरा सुनी मैले ती देवताहरूलाई — ‘त्यो पनि अनित्यहो, त्यो पनि अघुव्यहो, त्यो पनि छाडेरनै जानुपर्छ’ भनी भनेकोहुँ ।

“ती आराम-देवताहरूलाई यस्तो लाग्यो कि — ‘यी चित्र-गृहपति शीलवान् कल्याणधर्मी हुन् । यदि यिनले प्रणिधान गरेको खण्डमा यिनी चक्रवर्तीराजा हुन सक्नेछन् । यिनको यो प्रणिधान सिद्ध हुनेछ । किनभने यिनको चित्र-प्रणिधि विशुद्ध, यिनी शीलवान् तथा धार्मिकछन्, अतः यिनलाई धर्मकोफल प्राप्तहुनेछ ।’ ती आराम-देवताहरूले यस्तो विचारगरी मलाई — ‘प्रणिधानगर, अनागतमा तिमी चक्रवर्ती राजा हुनेछौं’ भनी भनेका हुन् । तिनीहरूलाईनै मैले यसो भनेकोहु — ‘त्यो पनि अनित्यहो, त्यो पनि अघुव्यहो, त्यो पनि छाडेरनै जानुपर्छ’ ।”

“हे आर्यपुत्र ! त्यसोभए हामीहरूलाई पर्नि उपवेश विनुहोस् ।”

“हे आर्यपुत्रहरू ! त्यसोभए तिमीहरूले यस्तो सिक्नुपर्दद्य :—  
 ‘बुद्धप्रति अत्यन्त प्रसन्न वहाँ—वहाँ भगवान् अरहत् हुनुहुन्थै० ।  
 धर्मप्रति अत्यन्त प्रसन्न वहाँ—भगवान्‌को धर्म सु-आख्यातद्यै० । सङ्ख-  
 प्रति अत्यन्त प्रसन्न वहाँ—भगवान्‌को श्रावकसङ्ख सु-प्रतिपन्थद्यै० ।  
 जे जति कुलघरमा देयवस्तुहरू छन् ती सबै शीलवान् कल्याण धर्महरू-  
 लाई प्रदाननगरौ अर्थात् ‘यति हामीलाई, यति शीलवान्‌हरूलाई भनी  
 नभन्नौ’ भनी तिमीहरूले सिक्नुपर्दद्य ।”

अनि चित्र-गृहपति मित्र, अमात्य तथा ज्ञाति-बन्धुहरूलाई बुद्ध,  
 धर्म, सङ्ख तथा त्यागमा प्रतिष्ठित गराई परलोकगए ।

## ४. हस्तक आलवक

### परिचय

श्रावस्तीबाट ३० योजन र बाराणशीबाट करोब १२ योजनका  
टाढापर्ने, राजगृह र श्रावस्तीको बीचमा आलवी<sup>१</sup> भन्ने देश थियो ।

आलवी देशको आलवी नगरमा अल्लवक भन्ने राजाका पुत्र  
आलवक राजकुमार थिए ।

एकदिन आलवक राजा सिकारबाट फर्किंदा आलवक यक्षको  
हातमा परेको थियो र उसको हातबाट मुक्तहुन आलवक यक्षदेवतालाई  
राजाले प्रत्येकदिन एक एक थाल भात र एकजना मानिस बलीकोरूपमा  
चढाउने बच्चन दिएका थिए<sup>२</sup> । एकदिन बलीदिन देशमा कुनै बालक  
नपाएर आफ्ने नवजात पुत्रलाई बली चढाउन राजदूतको हातमा पठाइ-  
दिए ।

त्यसब्बत आलवक यक्षदेवतालाई भगवान् बुद्धले दमनगरी  
हिंसक यक्षलाई अहिंसक बनाई बुद्ध, धर्म तथा सङ्ख्याको शरणमा प्रतिष्ठित  
गराई स्नोतापन्न फलमा पुन्याइसवनु भएको थियो ।

---

१. वर्तमान: जि. फरुखावाद, भारत ।

२. यसबारे सविस्तर कुरा आलवक सूत्रमा पाइन्छ । सं. नि-१.

पृ. २१५ र मुक्तनि. पृ. २९५ ।

अतः नवजात बालक राजकुमारलाई आलवक यक्ष-देवताकहाँ चढाउन लैजाँवा उ लज्जितभई शीर छुकाएर वसेको बेलामा भगवान्‌ले उसलाई नवजात बालक राजकुमारलाई हातमा थापी भगवान्‌को हातमा राखिदिन सूचित गर्नु भयो । अनि आलवक यक्षले राजदूतको हातबाट बालकलिई भगवान्‌को हातमा राखिदिए र भगवान्‌ले फेरि सो बालक-लाई यक्षको हातमा दिई राजदूतको हातमा फक्काइदिन लगाउनु भयो । यक्षको हातबाट बुद्धको हातमा, बुद्धको हातबाट पुनः यक्षको हातमा र अन्तमा राजदूतको हातमा सुस्पी दिएकोहुँदा, त्यसदिनदेखि आलवक राजकुमारलाई 'हस्तक आलवक' भनी नामकरण गरिएकोहो ।

ठूलाभएपछि हस्तक आलवक राजकुमार बुद्धको अनन्य भक्त भएकाथिए । उनले अनागामी मार्ग-फल साक्षात्कारगरेका थिए । त्यसबछतमा सुप्रतिष्ठित भद्रालु धम्मदिन्नादि उपासकहरूकाङ्गे<sup>१</sup> हस्तक आलवक राजकुमारको पनि ५०० उपासक धावक मित्र परिवारहरू थिए<sup>२</sup> ।

चार संग्रहस्तुद्वारा परिषद्लाई संग्रहगर्न विशेषगुण राज-कुमारमा थियो । उनी आफुमा भएका कुनै पनि गुणहरू अरूलाई देखाउन चाहन्नथे । जसको बारेमा भगवान् बुद्ध स्वयंले प्रशंसा गर्नु भएको कुरा तल लेखिएका सूत्रहरूबाट बुझिनेछ ।

१. अं. अ. क. पृ. २१२ ।

२. हे. पृ. १३७ परिचय चित्र-गृहपति, फूटनोटमा ।

३. सं. अ. क. III पृ. २२३ ।

चित्र गृहपति प्रजाविशेषतामा र हस्तक आलवक ऋद्धि  
विशेषतामा अरु उपासकहरूमध्ये अग्रगण्य थिए । अतः भगवान्‌ले  
हस्तक आलवकलाई चतुर्संप्रह वस्तुद्वारा परिषद्लाई संप्रह गर्नेहरूमध्येमा  
अप्रस्थान दिनु भएको कुरा तल सूत्रमै स्पष्ट हुनेछ । भगवान् परिनिर्बाण  
हुनु अगावै हस्तक आलवक राजकुमार वेहावशानभई अविहा  
ब्रह्मालोकमा उत्पन्न भएको कुरा पनि तलको सूत्रबाट स्पष्ट हुनेछ ।  
चित्र-गृहपतिलाई आलवक राजकुमारलाई पनि गृहस्थीहरूका जीवन  
नाप्ने मापदण्ड समान बताउनुभएबाट पिनको जीवन पनि कति  
उत्कृष्ट थियो भन्ने कुरा स्वतः सिद्धहुन्छ । चित्र-गृहपति र हस्तक  
आलवक — यी दुइजनालाई मात्र भगवान् बुझ्ने मापदण्डको रूपमा  
इतिनु भएकोद्य ।

X

X

X

Dhamma.Digital

मूल सूत्र :—

### १—सुख शयन

एक संमय भगवान् आलवी<sup>१</sup> (राष्ट्र) को सिंसपाबनमा<sup>२</sup>  
गाईहरू आवत-जावतगर्ने बाटोमा, खसिराखेका पत्करहरू वछ्याई  
बसिरहनु भएको थियो<sup>३</sup> ।

१. धावस्तीबाट ३० योजन र बनारसबाट १२ योजन ताढापछं ।

D. P. P. I. P. २९५ ।

२. सेतव्य नगरको उत्तरपट्ठि ।

३. अं. नि-३. पृ. १२६: हस्तकमुत्तं ।

त्यसबेला हस्तक आलबक टहर्लिदे आइरहेको बेलामा भगवान्-  
लाई सिसपावनमा गाईहरू आवत-जावतगर्ने बाटोमा खसिराखेका-  
पत्करहरू बछ्याई बसिरहनु भएको देखेर जहाँ भगवान् हुनुहुन्थ्यो  
त्यहाँगई भगवान्लाई अभिवादनगरी एक छेउमा बसे । एक छेउमा  
बसेका हस्तक आलबक राजपुत्रले भगवान्संग निम्न कुरा सोधे :—

“मन्ते ! के भगवान् सुखपूर्वक शयन गर्नु हुन्छ ?”

“हे राजकुमार ! म सुखपूर्वक शयनगर्दूँ । संसारमा सुखपूर्वक  
शयनगर्नेहरूमध्ये म एकहुँ ।”

“मन्ते ! यो (आजकाल) हेमन्तऋतुको शीतल रातछ, माघर  
फागुनको बीच हिमपात समयछ<sup>३</sup>, गौकटक भूमिछ अर्थात् गाईहरूको  
हिडाइले गर्दा खाल्टा खुल्टी परेको कडा जिमिनछ, पत्करहरू पातला  
छन्, रुखमा पातहरू कमछन्, कषायवस्त्रहरू चीसाल्हन्, चारेतिरबाट  
हावा बिगिरहेकोछ तंपनि भगवान् भन्नुहुन्छ — ‘हे राजकुमार ! म सुख-  
पूर्वक शयन गर्दछु । संसारमा सुखपूर्वक शयनगर्नेहरूमध्ये म एकहुँ ।’”

१—‘हे राजकुमार ! त्यसोभए म तिमीसंगने सोधदछु, तिमीलाई  
अस्तो लाग्छ त्यस्तो भन । यहाँ — कुनै गृहपति वा गृहपतिपुत्रको लिप-  
पोत गरेको, हावापस्त नसबने, चुकुल लगाएको, झ्याल बन्दगरेको अग्लो  
अग्लो घर हुन्छ । त्यसमा पलङ्ग राखेको, चार-चार अड्गुलि लामो  
फल्सर भएको अस्तर बछ्याइ राखेको, ऊनको अस्तर बछ्याइ राखेको,

---

२. माघ आखिरीको ४ दिन र फागुणको ४ दिनलाई हिमापात समय  
भनिन्छ ।

बावला-बावला ऊनक। बिच्छुपाइ राखेको, त्यसमाथि उत्तम कदमिमृगकं छाला बछ्याइ राखेको हुन्छ । पलङ्गमाथि भीत टांगिएको र पलङ्गको शिरान र गोडामनि दुवैतिर रक्तवर्ण तकिया भएको, तेलको बत्ती बालिराखेको, चार भार्याहरूद्वारा रान्नरी सेवा-ठहल गराइएको हुन्छ । हे कुमार ! यसप्रकार बस्ने सो पुरुष सुखपूर्वक शयन गर्छ कि गर्दैन ? यसमा तिमीलाई कस्तो लाग्छ ?”

“मन्ते ! सो पुरुष सुखपूर्वकने शयन गर्छ । लोकमा सुखपूर्वक शयन गर्नेहरूमध्ये उ एकहो ।”

२—“हे कुमार ! यदि त्यो गृहपति वा गृहपतिपुत्रलाई रागजन्य कायिक वा मानसिक डाहाले जलन भयो भने, रागजन्य कायिक वा मानसिक डाहाले जलनभई उ दुःखपूर्वक शयन गर्दैन त ?”

“अबश्य पनि भन्ते ! उ दुःखपूर्वकने शयन गर्छ ।

“हे कुमार ! जुन त्यो गृहपति वा गृहपतिपुत्र रागजन्य डाहाबाट जलनभई दुःखपूर्वक शयन गर्छ; त्यस्तो राग तथागतमा प्रहीण भइसक्यो, मूल जरो काटिइसक्यो, काटेको तालवृक्ष समान भइसक्यो, अभावप्राप्तभई पुनः उत्पन्न नहुने भइसक्यो । त्यसैले म सुखपूर्वक शयन गर्दू ।

३—“हे कुमार ! यदि त्यो गृहपति वा गृहपतिपुत्रलाई द्वेषजन्य कायिक वा मानसिक डाहाले जलन भयोभने, द्वेषजन्य कायिक वा मानसिक डाहाले जलनभई उ दुःखपूर्वक शयन गर्दैनत ?”

“अवश्य पनि भन्ते ! उ दुःखपूर्वकनै शयन गर्छ ।”

“हे कुमार ! जुन त्यो गृहपति वा गृहपतिपुत्र द्वेषजन्य डाहा-बाट जलनभई दुःखपूर्वक शयनगर्छ ; त्यस्तो द्वेष तथागतमा प्रहीण भइसक्यो, मूलजरो काटिइसक्यो, काटेको तालवृक्ष समान भइसक्यो, अभावप्राप्तभई पुनः उत्पन्न नहुने भइसक्यो । त्यसैले म सुखपूर्वक शयन गर्छु ।

४—“हे कुमार ! यदि त्यो गृहपति वा गृहपतिपुत्रलाई मोहजन्य कायिक वा मानसिक डाहाले जलन भयोभने; मोहजन्य कायिक वा मानसिक डाहाले जलनभई उ दुःखपूर्वक शयन गर्दैन्त ?”

“अवश्य पनि भन्ते ! उ दुःखपूर्वकनै शयन गर्छ ।”

“हे कुमार ! जुन त्यो गृहपति वा गृहपतिपुत्र मोहजन्य डाहा-बाट जलनभई दुःखपूर्वक शयन गर्छ ; त्यस्तो मोह तथागतमा प्रहीण भइसक्यो, मूल जरो काटिइसक्यो, काटेको तालवृक्ष समान भइसक्यो । अभाव प्राप्तभई पुनः उत्पन्न नहुने भइसक्यो । त्यसैले म सुखपूर्वक शयन गर्छु ।”

पुनः भगवान् गाथा भन्नुहुन्द्य :—

१—“सब्बदा वे सुखं सेति, ब्राह्मणो परिनिव्वतो ।

यो न लिम्पति’ कामेसु, सीतिभूतो निरूपविः ॥

२—“सब्बा आसत्तियो छेत्त्वा, विनेय्य हृदये दरं ।

उपसन्तो सुखं सेति, सन्नित पप्पुय्य चेतसोंति ॥”

१. स्याम र रोमनमाः लिप्पति ।

अर्थ :—

१—“जो पुरुष कामभोगमा लिप्तछैन, क्लेशरूपी उपधि (बाधा) रहितछ, जो शीतलछ; सो पापलाई बगाई ब्राह्मण भएको, परिनिर्वाण भएको पुरुष सदा सुखपूर्वक शयन गर्छ ।

२—“सबै आसक्तिलाई छेदनगरी, हृदय वेदनालाई दूरगरी, चित्तमा परम शान्तिप्राप्तगरी उपशान्तभइ बस्ने पुरुष सधैं सुखपूर्वक शयन गर्दछ ।”

[ यी उपदेश मुनी आलबक राजकुमार प्रसन्न भए । ]



मूल सूत्र :—

## २—अल्पेच्छता<sup>१</sup>

एक समय भगवान् आलबी ( राष्ट्र ) मा अग्गालव चैत्य ( चौतारो ) मा बस्नु भएको थियां<sup>२</sup> ।

१. आफुमा भएका गुणहरू अहलाई वेखाउन बा बताउन न चाहनेलाई ‘अल्पेच्छता’ भन्दछन् ।

२. अं. नि-८ पृ. ४२१: पठमहत्यकसुत्तं ।

त्यहाँ भगवान्‌ले भिक्षुहरूलाई, “हे भिक्षुहरू !” भनी आमन्त्रण गर्नु भयो र “भदन्त !” भनी ती भिक्षुहरूले भगवान्‌लाई प्रत्युत्तर दिए-पछि भगवान्‌ले निम्न कुरा बताउनु भयो :—

“भिक्षुहरू ! हस्तक आलवक सात आश्र्वयजनक अद्भुत गुणले युक्तधन् भनी जान । कुन सात गुणहरूले भने ? —

‘हे भिक्षुहरू ! (१) हस्तक आलवक श्रद्धावान्, (२) शीलवान् (३) लज्जावान्, (४) पाप-भीरू, (५) बहुश्रुत, (६) त्यागवान् र (७) प्रज्ञावान् छन् ।’

“हे भिक्षुहरू ! हस्तक आलवक यी ( उक्त ) सात आश्र्वयजनक अद्भुत गुणहरूले युक्तधन् भनी जान” भनी भगवान्‌ले भन्नुभयो । यति भन्नु भएपछि सुगत आसनबाट उठी विहार ( आफु बस्ने घर ) भित्र जानु भयो । Dhamma.Digital

अनि कुनै एक भिक्षु पूर्वाङ्गसमयमा चौबर पहिरी, पात्र-चौबर ग्रहणगरी जहाँ हस्तक आलवकको घरहो त्यहाँ गए । घरमा पुगेपछि बिच्छियाइ राखेको आसनमा बसे । हस्तक आलवक पनि जहाँ तो भिक्षु थिए त्यहाँगई उनलाई अभिवादनगरी एक छेउमा बसे । एक छेउमा बसेका सो हस्तक आलवकलाई ती भिक्षुले निम्न कुरा सुनाए :—

‘हे आवुसां ! भगवान्‌ले तिमी सात आश्र्वयजनक अद्भुत गुणहरूले युक्तधौ भनी भन्नु भएको छ । कुन सात भने ? — श्रद्धावान्धौ, शीलवान्धौ, लज्जावान्धौ, पाप-भीरूधौ, बहुश्रुतधौ, त्यागवान्धौ र प्रज्ञावान् पनि छौ ।’

“हे आवुसो यिनै सात आश्र्वर्यजनक अद्भुत गुणहरूले तिमी युक्तछौं  
मनी भगवान्‌ले भन्तु भएको छ ।”

“भन्ते ! त्यस बेला ( भगवान्‌ले उक्त कुरा भन्तु भएको बेला )  
त्यहाँ कुनै शुद्धवस्त्रधारी गृहस्थी त थिएन ?”

“हे आवुसो ! त्यस बेला त्यहाँ कुनै पनि शुद्धवस्त्रधारी गृहस्थी  
थिएन ।”

“भन्ते ! रास्त्र भयो जो कि त्यस बेला त्यहाँ कुनै शुद्धवस्त्रधारी  
गृहस्थी थिएन ।”

त्यसपछि सो भिक्षु हस्तक आलबकको घरमा भिक्षा ग्रहणगरी  
आसनबाट उठी फर्केर गए । भोजन सिध्याएर सो भिक्षु जहाँ भगवान्  
हुनुहुन्थ्यो त्यहाँ गई भगवान्‌लाई अभिवादनगरी एक छेउमा बसे । एक  
छेउमा बसेका ती भिक्षुले भगवान्‌लाई निम्न कुरा बिन्तिगरे :—

“भन्ते ! म पूर्वाण्ह समयमा चीवर पहिरी, पात्र-चीवर ग्रहणगरी  
जहाँ हस्तक आलबकको घरहो त्यहाँ गई बिच्छुयाइराखेको आसनमा बसें ।  
अनि हस्तक आलबक जहाँ म थिए त्यहाँ आई मलाई अभिवादनगरी  
एक छेउमा बसे । एक छेउमा बसेका हस्तक आलबकलाई मैले यसो  
भने :—

‘हे आवुसो ! भगवान्‌ले तिमी सात आश्र्वर्यजनक अद्भुत  
गुणहरूले युक्तछौं भनी भन्तु भएको छ । कुन सात भने ?—‘भद्रावान्‌छौं,  
शोलवान्‌छौं, लज्जावान्‌छौं, पाप-भिरुछौं, बहुशुतछौं, त्यागवान्‌छौं र  
अज्ञावान् पनि छौं ।’

“भन्ते ! यसोभन्दा हस्तक आलबकले मसंग निम्न कुरा सोधेः—  
 ‘भन्ते ! त्यस बेला त्यहाँ कुनै शुद्धवस्त्रधारी गृहस्थीत थिएन ?’  
 ‘हे आवुसो ! त्यस बेला त्यहाँ कुनै शुद्धवस्त्रधारी गृहस्थी  
 थिएन ।’

“अनि हस्तक आलबकले—‘भन्ते ! राज्ञ भयो, जो कि त्यस  
 बेला त्यहाँ कुनै शुद्धवस्त्रधारी गृहस्थी थिएन’ भनी भने ।”

“हे भिक्षु ! राज्ञ हों ! असले हो !! हे भिक्षु ती कुलपुत्र  
 अल्पेच्छी थिए । आफुमा कुशल-गुणधर्म भइकन पनि अरु कसैलाई  
 वाहादिन चाहन्नथे । त्यसो भएको हो दा हे भिक्षु ! तिमीले हस्तक आल-  
 बकलाई यो अठडां आश्र्वयजनक अद्भुत अल्पेच्छता-गुणले पनि युक्त  
 छन् भनी धारणगर ।”

x

Dhamma.Digital

x

**मूल सूत्र :—**

### ३—चारसंग्रह-वस्तु

एक समय भगवान् आलबी ( राज्ञ ) अग्नालब चैत्य  
 ( चौतारो ) मा बस्नु भएको थियो ।

एक दिन हस्तक आलबक पांचशत उपासकहरूले परिवृत्त  
 भई जहाँ भगवान् हुनुहुन्न्यो त्यहाँ गए । भगवान् कहाँ पुरेषछि भगवा-

१. अं. नि-८. पृ. ३२३ः दुतियहत्यकसुत्तं ।

न् साई अभिवादनगरो एक छेउमा बसे । एक छेउमा बसेका हस्तक आलवकसंग भगवान्‌ले निम्न कुरा सोष्टु भयो :—

“हे हस्तक ! तिओ यो परिषद् अति विशाल छ । यत्तिको ठूलो परिषद्साई तिमीले कसरी संप्रहित गर्दछौ ?”

“भन्ते ! भगवान्‌ले जुन चार संप्रह-वस्तुको उपदेश दिनु भएको छ, ती चार संप्रह-वस्तुद्वारा यस विशाल परिषदलाई संप्रह गर्दैन् ।

(१)‘भन्ते ! जब जसलाई दानद्वारा संप्रह गर्नु पर्छ भनी थाहा पाउँछु तब म उसलाई दानद्वारा संप्रह गर्दैन्, (२) जब जसलाई प्रियवचनद्वारा संप्रह गर्दैन्, (३) जब जसलाई अर्थ चर्याद्वारा ( आवश्यक परेको ज्ञानकाज गरिदिने ) संप्रह गर्नु पर्छ भनी थाहा पाउँछु तब म उसलाई अर्थचर्याद्वारा संप्रह गर्दैन् र (४) जब जसलाई समानतापूर्वक व्यवहारद्वारा संप्रह गर्नु पर्छ भनी थाहा पाउँछु तब म उसलाई समानतापूर्वक व्यवहारद्वारा संप्रह गर्दैन् ।’

“भन्ते ! मेरो कुलगृहमा भोगसम्पत्ति छ । जस्तो कि अरू कहाँ कुनै नोकर-चाकरले मालिकको कुरा सुन्दैनन्, मेरो घरमा त्यस्तो छैन, सबैले मेरो कुरा सुन्दैनन् ।”

“साधु ! साधु !! हस्तक आलवक ! यत्तिका विशाल परिषद्साई संप्रहगर्ने उपाय यही नै हो । अतीत कालमा पनि जसले विशाल परिषद्साई संप्रह गरेका थिए, ती सबैले यही चार संप्रह-वस्तुद्वारा नै संप्रह गरेका थिए । अनागतमा पनि जसले विशाल परिषद्साई संप्रह गर्ने

छन्, उनीहरू सबैले पनि यहीने चार संग्रह-वस्तुद्वारा संग्रह गर्ने छन् । वर्तमानकालमा पनि जसले विशाल परिषद्लाई संग्रह गर्दछन् उनीहरू सबैले पनि यहीने चार संग्रह-वस्तुद्वारा विशाल परिषद्लाई संग्रह गर्दछन् ।”

अनि हस्तक आलबक भगवान्‌को धर्मोपदेशद्वारा प्रभावित भई, संप्रतिष्ठित भई, उत्साहित भई, सम्प्रहर्षित भई आसनबाट उठी, भगवान्‌लाई अभिवादन र प्रदक्षिणागरी फर्केर गए ।

हस्तक आलबक गइसकेको केहिछिनपछि भगवान्‌ले भिक्षुहरूलाई आमन्त्रण गर्नु भयो :—

‘हे भिक्षुहरू ! हस्तक आलबक आठ आश्र्वर्यजनक अद्भुत गुण-धर्महरूले युक्तछन् भनी धारण गर । कुन आठ गुणहरूले भने ? —

‘(१) भिक्षुहरू ! हस्तक आलबक श्रद्धावान्, (२) शीलवान्, (३) लज्जावान्, (४) पाप-मीरू, (५) बहुश्रुत, (६) त्यागवान्, (७) प्रज्ञावान् तथा (८) अल्पेष्ठी छन् ।’

‘हे भिक्षुहरू ! यिनै आठ आश्र्वर्यजनक अद्भुत गुण-धर्महरूले हस्तक आलबक युक्तछन् भनी धारण गर !’

x

x

x

मूल सूत्र :—

#### ४-बुद्धद्वारा प्रशंसा

[ एक दिन भगवान्‌ले आवस्तीस्थित जेतवनविहारमा हस्तक आलबककोबारे प्रशंसा गर्नुहुँदै निम्न कुरा भन्नुपयो :— ]

“हे भिक्षुहरू ! हस्तक आलवक छ गुण-धर्महरूले सुसम्पन्न भई तथागतमा निष्ठाराखी, अमृतदर्शी र अमृत साक्षात्कारगरी बसेका छन् । कुन छ गुणधर्म भने ? —

‘(१) बुद्ध-प्रति अटल श्रद्धा,(२) धर्मप्रति अटलश्रद्धा,(३) सङ्घप्रति अटलश्रद्धा (४) आर्य-शोल, (५) आर्य-ज्ञान तथा (६) आर्य-विमुक्ति ।’

“भिक्षुहरू ! यिनै छ गुण-धर्महरूले सुसम्पन्न भई हस्तक आलवक तथागतमा निष्ठाराखी, अमृतदर्शी र अमृत साक्षात्कारगरी बसेका छन् ।”

X

X

X

मूल सूत्र :—



## ५—अग्रस्थान घोषणा

Dhamma.Digital

[ एक दिन आवस्तीस्थित जेतवनविहारमा भिक्षु तथा उपासकहरूका एक सभामा चतुर्संग्रह वस्तुद्वारा परिषद्लाई संग्रह गर्नेहरू मध्ये हस्तक आलवक थेष्ठछन् भनी भन्नुहुँदै भगवान्ले निम्न कुरा भन्नुभयो :— ]

“एतदग्मं, भिक्खुवे ! मम सावकानं उपासकानं चतुहि सङ्घहवत्थ्युहि परिसं सङ्घण्हन्तानं यदिदं हस्तको आलवको ति ।”

१. अं. नि-६ पृ. १४९: भल्लुकादिमुत्तं ।

२. अं. नि-१ पृ. २६: एतदग्मवगगो ।

अर्थ :—

“हे भिक्षुहरू ! मेरा श्रावक उपासकहरूमा चतुर्संग्रह<sup>१</sup> वस्तुद्वारा परिषद्लाई सङ्‌ग्रह गर्नेहरू मध्येमा हस्तक आलवक सबमन्दा अग्रचन् ।”

x

x

x

मूल सूत्र :—

### ६—मापदण्ड

यस्तो मैले सुनेः<sup>२</sup> ।

एक समय भगवान् श्रावस्तीस्थित अनाथपिण्डिक गृहपतिको लेतवन विहारमा बस्नु भएको थियो । त्यस बखत भगवान्ले भिक्षुहरूलाई आमन्त्रणगरी यस्तो भन्नु भयो :

‘हे भिक्षुहरू ! लाभसत्कार र यशकीर्ति भनेको अति दरण, कटु, खरो हुन्छ र अनुत्तर योगक्षेम प्राप्तिको लागि हानीकारक पनि हुन्छ । त्यसले तिमीहरूले यस्तो सिक्तु पछं कि—‘उत्पन्न भएको लाभसत्कार र यशकीर्ति छाडनेछौं तथा उत्पन्न भएको लाभसत्कार र यशकीर्तिलाई चित्तले समात्न दिनेछैनौं ।’”

१. दान, प्रियवचन, अर्थचर्या, र समानात्मता ।

२. सं. नि-२. पृ. १९६: एकपुत्तकसुत्तं ।

“अद्वालु एक पौत्रिक उपासकले आपनो एकलौटे प्रिय मनाण पुत्रको यस्तो सम्यक् कामना गर्नुपर्छ :—

‘(१) हे तात ! तिमी त्यस्तो हुन सक ! जस्तो कि चित्र-गृहपति तथा हस्तक आलवक छन् ।’

“भिक्षुहरू ! मेरा श्रावक उपासकहरूमा यहीने मापदण्डहो, यहीने प्रमाणकर हो, जस्तो कि — चित्र-गृहपति तथा हस्तक आलवक हुन् ।

( एकलौटे प्रियपुत्रको यस्तो पनि सम्यक् कामना गर्नुपर्छ — )

‘(२) यदि तात ! तिमी घरबार छाडी अनगारिक भई प्रवर्जित हुन चाहन्दौ भने—‘तिमी त्यस्तो हुन सक ! जस्तो कि — सारिपुत्र तथा महामौद्गल्यायन हुनुहुन्दै ।’

“भिक्षुहरू ! मेरा श्रावक भिक्षुसङ्घमा यहीने मापदण्ड हो, यहीने प्रमाणकर हो जस्तो कि — सारिपुत्र तथा महामौद्गल्यायन ।

( एकलौटे प्रियपुत्रको यस्तो पनि सम्यक् आयाचना गर्नुपर्छ :— )

‘(३) हे तात ! तिमीलाई शैक्षत्व<sup>१</sup> प्राप्त नभइकन लाभसत्कार र यशकीर्ति प्राप्त नहोस् ! यदि भिक्षुलाई शैक्षत्व प्राप्त नभइकन

१. स्रोतापन्न मार्ग र फल, सकृदागामी मार्ग र फल, अनागामी मार्ग र फलमा पुग्ने र अरहत् मार्गमा पुरोकालाई ‘शैक्ष’ भन्दछन् । अरहत् फल प्राप्त भइसकेकालाई ‘अशैक्ष’ भन्दछन् ।

लाभसत्कार र यशकीर्ति प्राप्तमयो भने उसको निम्नि यो हानीकारक हुन्छ ।'

"भिक्षुहरू ! यसप्रकार लाभसत्कार र यशकीर्ति अति दर्शन, कटु, खरो हुन्छ र अनुत्तर योगक्षेम प्राप्तिको लागि हानीकारक हुन्छ । अतः तिमीहरूले 'उत्पन्न भएको लाभसत्कार र यशकीर्ति छाडनेछौं तथा उत्पन्न भएको लाभसत्कार र यशकीर्तिलाई चित्तले समात्न दिनेछैनौं' भनी सिक्नुपर्छ ।"

मूल सूत्र :—



### ७-आयाचना

"भिक्षुहरू ! श्रद्धालु उपासकले आयाचना गर्नेहो भने यस-प्रकार सम्यक् आयाचना गर्नु पर्छ — 'त्यस्तो हुन सकोस् ! जस्तो कि चित्र-गृहपति र हस्तक आलवक ।' भिक्षुहरू ! मेरा धावक उपास-कहरूमा यहीनै मापदण्ड हो, यहीनै प्रमाणकर हो, जस्तो कि— चित्र-गृहपति र हस्तक आलवक ।"

×

×

×

१. अं. नि-२ पृ. ८१: आयाचनवग्गो ।

**मूल सूत्र :—**

### ८—हस्तक देवपुत्र

एक समय भगवान् श्रावस्तीस्थित अनाथपिण्डिक गृहणतिको जेतवन विहारमा बस्नु भएको यियो ।

एक दिन हस्तक देवपुत्र रात बित्तिसकेपछि सुन्दरवर्णले युक्त भई जेतवन विहारजम्मै आलोकितपारी जहाँ भगवान् हुनुहुन्थ्यो त्यहाँ गए । त्यहाँ पुरोपछि, ‘भगवान्को अगाडि उभिइएर बस्थु’ भन्दा जस्तै - बालुवामा घ्यू वा तेल राखदा बालुवाले शोषेकै उनी उठ्न सक्तै नथे, उभिइएर बस्त राख्दैनथे । अनि भगवान्ले हस्तक देवपुत्रलाई ‘स्थूल शरीर निर्माणगर’ भनी भन्नुभयो ।

“हवस्” भनी भगवान्को कुरा सुनी हस्तक देवपुत्रले स्थूल शरीर अभिनिर्माणगरी, भगवान्लाई अभिवादगरी एक छेउमा खडाभए । एक छेउमा खडाभएका हस्तक देवपुत्रसंग भगवान्ले सोधनु भयो :—

“हे हस्तक ! अघि तिमी मनुष्यछेदा जुन धर्महरू तिमीमा प्रवर्तित थिए ती धर्महरू अहिले पनि तिमीमा प्रवर्तित छन् कि छैनन् ?”

“भन्ते ! अघि म मनुष्यछेदा जुन धर्महरू ममा प्रवर्तित थिए ती धर्महरू अहिले पनि ममा प्रवर्तित छन् र अघि मनुष्यछेदा जुन धर्महरू ममा प्रवर्तित थिएनन् ती धर्महरू पनि अहिले ममा प्रवर्तित छन् । भन्ते !

१. अं. नि-३ पृ. २५९: हत्यकसुक्तं ।

जस्तै— भगवान् आजकल यहाँ मिक्षुहरूले, मिक्षुणीहरूले, उपासकहरूले, उपासिकाहरूले, राजाहरूले, राजमहामात्यहरूले, तंर्थीकहरूले तथा तंर्थीक श्रावकहरूले आकीर्ण भई विहार गर्नुभएको छ त्यस्तैगरी—म पनि आजकल देवपुत्रहरूले आकीर्ण भई बस्दछु । ‘हस्तक देवपुत्रकहाँगइ धर्म श्रवणगरों’ भनी ताढा ताढादेखि देवपुत्रहरू मकहाँ आउँछन् । भन्ते ! तीन कारणले तृप्त र सन्तुष्ट हुन नपाउँदै म मृत्यु भए । कुन तीन कारणले भने ? —

‘(१) भगवान्को दर्शनगर्नमा तृप्त र सन्तुष्टहुन नपाउँदै, (२) सद्बुद्ध श्रवण गर्नमा तृप्त र सन्तुष्टहुन नपाउँदै र (३) संघको उपस्थान गर्नमा तृप्त र सन्तुष्टहुन नपाउँदै मेरो मृत्यु भयो ।’

“भन्ते ! यिनै तीन कारणले तृप्त र सन्तुष्टहुन नपाउँदै मेरो मृत्यु भयो ।”

यसपछि हस्तक देवपुत्रले गाथा भने :—

१—“नाहं भगवतो दस्सनस्स, तित्तिमञ्जभगा<sup>१</sup> कुदाचनं ।  
सङ्क्षस्स उपटानस्स, सद्बुद्धम सवनस्स च ॥

२—“अधिसीलं<sup>२</sup> भिक्खुमानो, सद्बुद्धम सवने रतो ।  
तिणं धर्मानं अतित्तो, हत्थको अविहं गतो’ति ॥”

१. स्याममाः तित्तिअद्वा, रोमनमाः तित्तिअञ्च ।

२. सिहल र रोमनमाः अधिसीले ।

अर्थ :—

१—“भगवान्‌को दर्शनले म कहिले पनि तृप्त भइन, न म सङ्कु  
उपस्थान तथा सद्गम अवणले नै तृप्त भए”।

२—“अधिशील” सिवदे, सद्गम अवणमा रतहुँदै—तीनै घर्ममा  
अतृप्त भइकनै हस्तक आलबक अविहा ( ब्रह्मलोक ) मा उत्पन्न  
भए।”

—★—




---

१. विशिष्टशील ।

## ५. महानाम शाव्य

### परिचय

सिंहहनु शाव्य राजाका कञ्चना नामक रानी थिइन् । यिनको  
तरफबाट शुद्धोदनादि पाँच दाजुभाइहरू र एक बहिनी भए ।

भगवान् बुद्ध ( सिद्धार्थ कुमार ) शुद्धोदन महाराजका जेठा  
बडामहारानी महामाया देवीका तरफबाट जन्मिनु भएको जेठो छोरो  
हुनुहुन्थ्यो ।

शुद्धोदन महाराजका कांछा बडामहारानी प्रजापति-गौतमीका  
तरफबाट एक पुत्री नन्दकुमारी<sup>१</sup> र नन्दकुमार भए ।

महानाम शाव्य भगवान् बुद्धका जेठा काका सक्कोदन<sup>२</sup>  
( शुक्लोदन ) शाव्यका जेठा छोरा थिए । यिनको अनुरुद्धर्शाव्य  
नामक एक भाइ पनि थिए । यद्यि अनुरुद्धर्शाव्य प्रवर्जित भएर गए ।

आनन्द महास्थविर भगवान् बुद्धका कांछा काका अमृतोदन  
( अमृतोदन ) का पुत्र<sup>३</sup> हुनुहुन्थ्यो ।

---

१. रूपनन्दा र सुन्दरीनन्दा पनि भनिन्थ्यन् ।

२. म.नि.अ.क. II पृ. ५०

३. अ.अ.क. पृ. १०७ मा अमृतोदनको कुलमा जन्मेका भनी उल्लेख  
भएको छ ।

४. म. नि. अ. क. II पृ. ५० ।

महानाम शाक्य भगवान् भन्दा जेठा<sup>१</sup> थिए नन्द र आनन्दहरू भगवान् भन्दा कान्छा हुन् ।

तिस्स स्थविर भगवान् का फुप्प अभितादेवी ( अमृतादेवी ) का छोरा हुनुहुन्थयो<sup>२</sup> । शाक्य परिवारको विस्तृत तालिका परिचयको अन्तमा दिइएको छ ।

x

x

x

भगवान् बुद्ध बुद्धत्व प्राप्तगरी पहिलोबार कपिलवस्तु नगरमा पाल्नुहो दाने महानाम शाक्यले बुद्धको उपदेश सुनी स्रोतापन्न फल साक्षात्कार गर्नु भएको हो<sup>३</sup> । पछि गएर सकृदागामी-फलको पनि साक्षात्कार गर्नु भयो<sup>४</sup> ।

Dhamma.Digital

कपिलवस्तुका शाक्य कुमारहरू भगवान् बुद्धको शासन ( धर्म ) मा धमाघम प्रवर्जित हुन थालेका थिए । एक दिन महानाम शाक्यको मनमा, ‘हाम्रा कुलबाट अहिलेसम्म कोही पनि प्रवर्जित भएका छैनन् । म वा मेरो खाइ अनुरुद्ध मध्ये कुनै एक जना प्रवर्जित नभई भएन् ”

१. म.नि.अ.क. II पृ. ५०. कतै कतै १ वर्षले जेठा छन् सनी स्पटसंग अनिएको छ ।
२. सं. नि. II पृ. ३२८: तिस्ससुत्त ।
३. अ. अ. क. पृ. २१३ ।
४. म. नि. अ. क. II पृ. ५० ।

भन्ने विचार आएपछि आफ्नो भाइ अनुरुद्धसंग यसबारे छलफल गरे । अनि अनुरुद्ध शाक्यले गृहस्थीको काम समालन नसक्ने कुरा बताई आफै प्रवजित हुने इच्छा प्रकटगरे र पछि भद्रीय शाक्यराजाका साथ आफ्ना आमाको समेत स्वीकृति प्राप्तगरी प्रवजित भए<sup>१</sup> । यो कुरा तल सूत्रमा “महानाम र अनुरुद्ध शाक्य” शीर्षकमा आउने छ ।

महानाम शाक्यका नागमुण्डा भन्ने आफ्नी दाशी स्त्रीका तरफ-बाट जन्मेकी एक सुन्दरी छोरी यिहन् । यिनलाई पछि कोशल नरेश प्रसेनजीतसंग विवाहगरी दिए<sup>२</sup> ।

स्रोतापश्च भइसकेपछि महानाम शाक्यले भगवान्संग ‘कसरी उपासक हुँच्छन्?’ भन्नेदेखि लिएर स्रोतापश्च हुने आर्यश्रावकले कुन चर्यामा बस्नुपर्छ भन्नेसन्मको कुरा र तल लेखिएका “कुन विषयमा मन-लगाई बस्ने?” र “आर्यश्रावकको चर्या” भन्ने शीर्षकबाट महानाम शाक्यले कुन किशिमको जीवन बिताएका रहेछन् भन्ने जानकारी पाइन्छ ।

त्यस्तैगरी सकृदागामी मार्गफलमा प्रतिभित भइसकेपछि बुद्धसंग सोधेका विभिन्न कुराका ढाँचाबाट महानाम शाक्यको अनुभूतिमा उत्त-रोत्तर गम्भीरपन आएको र सकृदागामी हुने पुरुषको मनमा राग-होष-मोह हुनु नपर्ने भन्ने भ्रमपूर्ण धारणा<sup>३</sup> भएको हुँदा आफुमा के भएर

१. चुल्ल.व.पृ. २७९: सङ्घभेदव्यवन्धकं छसक्यपद्वज्जाकथा ।

२. धर्म. अ. पृ. १७२: विडुढभवत्यु ।

३. म. नि. अ. क. II पृ. ५१ ।

राग-द्वे ष-मोह भएको होला भन्ने शंका भई बुद्धसंग सोधेको प्रश्न तल लेखिएको “अल्पसुख बहुदुःख” भन्ने शीर्षकको सूत्रबाट प्रष्ट हुनेछ ।

महानाम शास्त्रको जीवनमा श्रद्धा र प्रज्ञा तुलाजस्ते बराबर थियो । सङ्कृदायामीसम्मको फल प्राप्त गरेर पनि श्रद्धाको भावमा कुनै कमी देखिदैन थियो । बल्कि उनको श्रद्धा फूल् ऊन् प्रगाढ हुँदै गएको नै देखिन्थ्यो । यहाँ केही मानिसहरू ‘श्रद्धाको भावभन्दा ज्ञानको भाव थोठछ’ भन्दै अश्रद्धालुभई अहंकारको पथतिर लम्किन्छन् । अनुभूतिले मन्दछ कि ज्ञति ज्ञति ज्ञानको साक्षात्कार उपलब्धी हुँदै जान्छ त्यति त्यतिनै श्रद्धामा दृढता बढदै गएको देखिन्छ । अनुभूति विनाको ज्ञानहुने-हुरूनै श्रद्धालाई न्यून सम्झी आफुलाई ज्ञानी ठान्दै तुच्छ अहंकारको बाटोप्रा लाग्छन् । अतः श्रद्धा र प्रज्ञा तेल र बत्ती जस्तै हुन् ।

महानाम शास्त्रले ज्ञति ज्ञति धर्मविवोध गर्दै गए उति उतिनै उनको श्रद्धामा दृढताका साथ अटलपन बढदै गएको हुनाले नै उनी बुद्धप्रमुख भिक्षुसङ्घलाई उत्तमातिउत्तम भोजनादि दिनेहरूमा प्रमुख मानिएका हुन् । जुन कुरा तल लेखिएको ‘अग्रस्थान घोषणा’ बाट स्पष्ट भएको छ ।

X

X

X

भगवान् बुद्धका पालामा त्यस्ता भिक्षुहरू पनि थिए जसले कुनै हितैषीको रास्रो सुक्षाउलाई अज्ञान र अहंकारको कारणले सुक्षाउदिने

पुरुषमायि उल्टो बदलालिन चाहन्थे । यस्तै घटना एक दिन महानाम शाक्यलाई पनि आइलागेको थियो । जुन कुरा तल लेखिएको 'छवर्गार्थ्य भिक्षुहरू' बाट दर्शाएको छ ।

भगवान् बुद्ध कपिलवस्तु नगरमा पाल्नुहोदा जुन बहुतमा पनि महानाम शाक्य भगवान्‌को सेवा सुश्रुषा र उपस्थान गर्नमा अग्रसर हुन्थे । त्यस्तैगरी भगवान्‌सँग धर्मकोबारे छलफल गर्ने मौकालाई पनि गुमाउन चाहन्थये । कहिले काहीं भगवान् विरामी भएको बेलामा पनि धर्मको छलफलगर्ने पिपासालाई रोक्न सक्दैनये । जुन कुरा तल लेखिएको "विरामी बुद्धकहाँ" ले पुष्टचाई गर्छ ।

कपिलवस्तुका शाक्यहरू सबका सब बुद्धमत्त थिए भन्ने कुरा होइन । बुद्धप्रति प्रगाढ ध्रद्वा राख्ने शाक्यहरू फै बुद्धप्रति शिष्टाचारको नाताले ध्रद्वामात्र राख्ने शाक्यहरू पनि न देखिएका होइनन् । एक दिन शरणानि शाक्यको मृत्युपर्छि केही शाक्यहरूले भगवान्‌को हँसी पनि उडाएका थिए, जसबाट महानाम जस्ता शाक्यको मनमा खेद हुनु स्वाभाविक थियो । यो कुराको स्पष्टिकरण तलको 'शरणानि शाक्यबारे' बाट पाइन्छ ।

अरु विविध कुराहरूबारे तलका विभिन्न मूल सूत्रहरू अध्ययन-गरी पाठकहरू स्वयंले महानाम शाक्यको जीवनबारे आ-आपनो अडकल, अनुमान लगाउनु सक्नु नै हुनेछ ।

शाकेचराजे वैशा ( जपसेन राजाऽर्थेषु; ) \*

### पितृपत्र

जपसेन राजा ( क्षमिकवच्छुद्धु )

सिद्धेनु ( = काञ्चना )

शुद्धोदन ( = महामाया ) धीतोदन शुक्लोदन अमृतोदन ( = मृगी ? ) अमृता प्रभिता ( अमता )

( = प्रजापति )

आनन्द शुल्लतिस्त

महानाम अनुरुद्ध

नन्दा नन्द

सिद्धार्थ ( = यशोधरा )

रात्रु

\* सं. तु. अ.

## मातृपत्र

देवदह शाक्य ( कोलियपुर )

अञ्जन राजा (= यशोधरा अथवा त्रुभिनो)

कञ्चना (= सिंहहतु)

यशोधरा (= सिद्धार्थ)

महामाया (= शुद्धोवन)

प्रजापति (= शुद्धोवन)

सुगी ?

सुप्रबुद्ध (= अमृता)

देवदत्त

(=) [यस चिन्हकोंअंतर्यं स्त्रीपुरुष र पुरुष स्त्री हो ।

तिब्बेतन परम्परानुसार यस तातिकामा भएका कुनै

राहल

कुनै नाउँहरूमा चिन्नता पनि पाइन्दै ।

**मूल पालि:—**

## १—महानाम र अनुरुद्ध शाक्य

त्यस समय बुद्ध भगवान्, अनुश्रिया ( मल्लराज्य ) महानुप्रिय अन्ने मल्लहृका निगममा बस्तु भएको थियो ।

त्यस बखत नामी नामी शाक्य कुमारहरू भगवान्को अनुगमनगरी घरबार छाडी अनगारिकभई प्रव्रजित हुन्थे । महानाम शाक्य र अनुरुद्ध शाक्य दुइ दाजुभाइ थिए । अनुरुद्ध शाक्य सुकुमार थिए र उनको तीन प्रासाद थिए—हेमन्त श्रहुमा बस्ने, गृष्म श्रहुमा बस्ने र वर्षा श्रहुमा बस्ने । जनी वर्षा भमयमा वर्षा श्रहुको प्रासादमा आर महीना पुरुष रहित स्त्रीहरूले मात्र युक्त, तूर्य बादनादिवारा परिचर्षा गराउँ द्र प्रासादबाट तल ओलिहुँदैनये । एक दिन महानाम शाक्यको मनमा यस्तो लाग्यो :—

“आजकल नामी नामी शाक्य कुमारहरू भगवान्को अनुगमनगरी घरबार छाडी अनगारिकभई प्रव्रजित हुँदैछन् । हाञ्चो कुलबाट कोही पनि घरबार छाडी अनगारिकभई प्रव्रजित भएका छनन् । म आफ प्रव्रजित होउ” अथवा अनुरुद्ध ( भाइ ) लाई प्रव्रजित गराउँ ।”

‘हे तात ! अनुरुद्ध ! आजकल नामी नामी शाक्य कुमारहरू भगवान्को अनुगमनगरी घरबार छाडी अनगारिकभई प्रव्रजित हुँदैछन् ।

१. चुल्ल. व. पृ. २७९: सङ्ख्येवविवरणकं — छसक्यपञ्चज्ञाकथा ८

हात्रा कुलबाट कोही पनि घरबार छाडी अनगारिकभई प्रव्रजित भएका छैनन् । त्यसोहनाले तिमी प्रव्रजित होऊ अथवा म प्रव्रजित हुनेछु ।”

यो कुरा सुनी अनुरुद्ध शाक्य भन्दछन्—“हे दाइ ! म सु-कुमारछु, घरबार छाडी अनगारिकभई प्रव्रजित हुन सकिदन । तपाइ प्रव्रजित हुनुहोस् ।”

त्यसोभए अनुरुद्ध ! आऊ तिमीलाई म घरमाबसी गर्नुपर्ने काम-काज सम्बन्धी कुरा सिकाउँछु—“सबभन्दा पहिले खेत जोतनुपर्छ । जोतिसकेपछि पानी लााउनुपर्छ, त्यसपछि रोपनुपर्छ । रोपिसकेपछि पानी हटाउनुपर्छ । त्यसपछि काटनुपर्छ, काटेर एक ठाउंमा लैजाउनुपर्छ । त्यसपछि मुठा मुठा बाँधनुपर्छ, मुठा बाँधेर चुट्नुपर्छ, चुटिसकेपछि पराल पन्छाउनुपर्छ, पराल पन्छाइ सकेपछि भूष हटाउनुपर्छ । भूष हटाई सकेपछि निफन्त्नुपर्छ, निफनिसकेपछि (घर) लैजाउनुपर्छ । घर लगिसकेपछि फेरि प्रतिवर्ष यस्तै गर्नुपर्छ ।”

“भो दाइ ! काम सिद्धिएको देखिदैन, कामको अन्त देखिदैन । कहिले काम सिद्धिने हो, कहिले कामको अन्त भएको देखिने हो, कहिले हामीले केही काम नगरी पञ्चकामविविधको सुख भोगगरी त्यसमा आराम गर्नेहो ।”

“हे तात ! अनुरुद्ध ! काम कहीले पनि सर्किदैन । कामको अन्त पनि देखिदैन । कामकाज नसिध्याइकर्ने हात्रा पिता र पितामहहरूको मृत्यु भयो ।”

“त्यसोभए, भो दाखु ! तपाइनै घरमाबसी कामकाज हेर्नुहोस् !

म घरबार छाडी अनगारिकभई प्रवर्जित हुनेछूँ ।”

X

X

X

**मूल सूत्र :—**

## २—कसरी उपासक हुन्छ ?

एक समय भगवान्, शाक्य जनपदको कपिलवस्तुस्थित न्यग्रो-  
धाराममा बस्नु भएको थिएँ ।

एक दिन महानाम शाक्य जहाँ भगवान् हुनुहुन्थ्यो त्यहाँ गए ।  
त्यहाँ पुगिसकेपछि भगवान् लाई अभिवादनगरी एक छेउमा बसे । एक  
छेउमा बसेका महानाम शाक्यले भगवान् सेंग निम्न कुरा सोधे :—

(क) “मन्ते ! कसरी ‘उपासक’ हुन्छ ?”

“हे महानाम ! जब मानिसले ब्रह्मको शरणलिन्छ, धर्मको शर-  
णलिन्छ र सङ्खको शरणलिन्छ तब उ ‘उपासक’ हुन्छ ।”

(ख) “मन्ते ! कसरी उपासक ‘शीलवान्’ हुन्छनि ?”

“हे महानाम ! जब उपासक प्राणोघातबाट अलग रहन्छ,  
अदिश्चादान ( चोरी ) बाट अलग रहन्छ, काममिथ्याचारबाट अलग

१. यसपछिको कुरा यहाँ लेखेको छैन । अर्को पुस्तकको अनुरुद्ध कथामा  
आउनेछ ।

२. अं. नि-द. पृ. ३२४: महानामसुत्त ।

रहन्छ, मृषावादबाट अलग रहन्छ र सुरा, मेरय, मद्य प्रमादस्थानबाट—  
अलग रहन्छ, तब उपासक 'शीलवान्' हुन्छ ।"

(ग) "भन्ते ! कसरी उपासक 'आत्महितको लागि रत हुन्छ,  
तर परहितको लागि रत हुँदैन' ?"

"हे महानाम ! जब उपासक (१) स्वयं श्रद्धासम्पन्न हुन्छ  
तर अर्कालाई श्रद्धासम्पन्न हुनको लागि प्रेरणा दिदैन; (२) स्वयं शील  
सम्पन्न हुन्छ तर अर्कालाई शीलसम्पन्न हुनको लागि प्रेरणा दिदैन;  
(३) स्वयं त्यागी हुन्छ तर अर्कालाई त्यागी बन्नको लागि प्रेरणा दिदैन;  
(४) स्वयं भिक्षुहरूको दर्शनाभिलाषी हुन्छ तर अर्कालाई भिक्षुहरूको  
दर्शनगर्नको लागि प्रेरणा दिदैन; (५) स्वयं सद्भूम्य सुन्नमा मन लगाउन्छ  
तर अर्कालाई सद्भूम्य सुन्नको लागि प्रेरणा दिदैन; (६) स्वयं सुनेको  
धर्मताई (मनमा) धारणा गर्ने स्वभावको हुन्छ तर अर्कालाई धर्म  
धारणागर्नको लागि प्रेरणा दिदैन; (७) स्वयं (मनमा) धारणगरेको  
धर्मको अर्थोपपरीक्षण गर्छ तर अर्कालाई धारणगरेको धर्मको अर्थोप-  
परीक्षण गर्नको लागि प्रेरणा दिदैन; (८) स्वयं अर्थबुझी, धर्मबुझी  
धर्मानुसार जीवन बिताउँछ तर अर्कालाई अर्थबुझी, धर्मबुझी धर्मा-  
नुसार जीवन बिताउनको लागि प्रेरणा दिदैन ।

'हे महानाम ! यसरी उपासक आत्महितको लागि रत हुन्छ  
किन्तु परहितको लागि रत हुँदैन ।'

(घ) "भन्ते ! कसरी उपासक आत्महितको लागि पनि पर-  
हितको लागि पनि रत हुन्छ ?"

‘हे महानाम ! जब उपासक (१) आफुस्वयं पनि श्रद्धासम्पन्न हुन्छ, अर्कालाई पनि श्रद्धासम्पन्न हुनमा प्रेरणा दिन्छ; (२) आफु स्वयं पनि शीलसम्पन्न हुन्छ, अर्कालाई पनि शीलसम्पन्न हुनमा प्रेरणा दिन्छ; (३) आफु स्वयं पनि त्यागी हुन्छ, अर्कालाई पनि त्यागी बन्नमा प्रेरणा दिन्छ, (४) आफु स्वयं पनि भिक्षुहरूको दर्शनाभिलाषी हुन्छ, अर्कालाई पनि भिक्षुहरूको दर्शनगर्नमा प्रेरणा दिन्छ; (५) आफु स्वयं पनि सद्धर्म श्रवणगर्नमा इच्छा राख्छ, अर्कालाई पनि सद्धर्म श्रवणगर्नमा प्रेरणा दिन्छ; (६) आफु स्वयं पनि सुनेको धर्मलाई मनमा धारणगर्छ, अर्कालाई पनि धारणगर्नमा प्रेरणा दिन्छ; (७) आफु स्वयं पनि धारणगरेको धर्मको अर्थोपपरीक्षणगर्छ, अर्कालाई पनि अर्थोपपरीक्षण गर्नमा प्रेरणा दिन्छ; (८) आफु स्वयं पनि अर्थबुझी, धर्मबुझी धर्मानुसार जीवन बिताउँछ, अर्कालाई पनि धर्मानुसार जीवन बिताउन प्रेरणा दिन्छ।

Dhamma.Digital

“हे महानाम ! यसरी उपासक आत्महितको लागि पनि परहितको लागि पनि रत भएको हुन्छ ।”

[ यी उपदेश सुनी महानाम शाक्य सन्तुष्ट भए । ]

x

x

x

मूल सूत्र :—

३—कसरी उपासक ‘शीलवान्’ हुन्छ ?

एक समय भगवान्, शाक्य जनपदको कपिलवस्तुस्थित न्यग्रो—

धाराममा बस्नु भएको थियो<sup>१</sup> ।

त्यस बछत महानाम शाक्य जहाँ भगवान् हुनुहुन्थ्यो त्याहाँ गई भगवान्‌लाई अभिवादनगरी एक देउमा बसे । एक छेउमा बसेका महानाम शाक्यले भगवान्‌सँग निम्न प्रश्न सोधे :—

(क) “मन्ते ! कसरी ‘उपासक’ हुन्छ ?”

“महानाम ! जब बुद्धको शरणमा गएको हुन्छ, धर्मको शरणमा गएको हुन्छ र सङ्खुको शरणमा गएको हुन्छ तब ‘उपासक’ हुन्छ ।”

(ख) “मन्ते ! कसरी उपासक ‘शीलसम्पन्न’ हुन्छ ?”

“महानाम ! जब उपासक प्राणीहिंसाबाट अलग रहन्छ, अदि-  
शादानबाट अलग रहन्छ, काममिथ्याचारबाट अलग रहन्छ, मृषाचारबाट अलग रहन्छ र मुरा, मेरय, मद्य प्रमादस्थानबाट अलग रहन्छ — तब उपासक ‘शीलसम्पन्न’ हुन्छ ।”<sup>2</sup>

(ग) “मन्ते ! कसरी उपासक ‘श्रद्धासम्पन्न’ हुन्छ ?”

“महानाम ! यहाँ उपासक श्रद्धासम्पन्न हुन्छ, तथागतको बोधित्वप्रति श्रद्धा राखदछ — ‘वहाँ भगवान् अर्हत् हुनुहुन्छ,<sup>३</sup>० देवमनुष्यहरूका शास्ता हुनुहुन्छ र बुद्ध भगवान् हुनुहुन्छ’ भनी श्रद्धाराख्छ ।’ महानाम ! यसरी उपासक ‘श्रद्धासम्पन्न’ हुन्छ ।”

(घ) “मन्ते ! कसरी उपासक ‘त्यागसम्पन्न’ हुन्छ ?”

१ सं. नि. IV. पृ. ३३७ महानामसुत्त ।

२. हेर तल पृ. २२५ बुद्धानुस्मृति ।

“महानाम ! यहाँ उपासक मात्सर्यमलरहितभई घरमा बस्छ—  
‘मुक्त-त्यागीभई, दान धर्मद्वारा हात शुद्धगरी, याचक पात्रभई दान कार्यमा  
अग्रसर भएर विविधप्रकारले दान दिनमा संलग्न भई घरमा बस्छ ।’  
महानाम ! यसरी उपासक ‘त्यागसम्पन्न’ अर्थात् त्यागी हुन्छ ।

(ड) “भन्ते ! कसरी उपासक ‘प्रज्ञासम्पन्न’ हुन्छ ?”

“महानाम ! यहाँ उपासक प्रज्ञासम्पन्न हुन्छ—‘उदयास्तगामिनी  
प्रज्ञाले युक्त, आर्यनिर्विद्यक ज्ञानद्वारा सकल दुःख क्षयगामिनी प्रज्ञा हुन्छ ।’  
महानाम ! यसरी उपासक ‘प्रज्ञासम्पन्न’ अर्थात् प्रज्ञावान् भएको  
हुन्छ ।”

[ यी उपदेश सुनी महानाम शाब्द सञ्चुष्ट भए । ]

[ X

X

X

मूल सूत्र :—

Dhamma.Digital

## ४-कुन विषयमा मनलगाई बस्ने ?

एक समय भगवान्, शाक्य जनपदको कपिलवस्तु नगरस्थित  
न्यग्रोधाराममा बस्नु भएको थियो १ ।

त्यस समय केही भिक्षुहरू, ‘चीवर सिद्धिएपछि, तीन महीना २

१. अ. नि-११ पृ. ३७१: पठममहानामसुत्तं ।

२. सिहरहेको चीवर सिद्धिएपछि वर्षावास तीन महीना पनि बिल्लेख र  
वर्षाकाल तीन महीना बितिसकेपछि भगवान् चारिकार्य जानु  
हुनेछ भन्ने अर्थ हो ।

पनि बितिसकेपछि भगवान् चारिकार्थं जानु हुनेछ' भन्दे भगवान्को चीवर सिउँदै थिए ।

महानाम शाक्यले, ‘‘चीवर सिद्धिएपछि, तीन महीना पनि बितिसकेपछि भगवान् चारिकार्थं जानुहुनेछ’’ र केही मिक्खुहरू भगवान्को चीवर सिउँदैछन्” भन्ने खबर सुने । अनि महानाम शाक्य जहाँ भगवान् हुनुहुन्थ्यो त्यहाँगए । त्यहाँ पुगेपछि भगवान्लाई अभिवादनगरी एक छेउमा बसे । एक छेउमा बसेका महानाम शाक्यले भगवान्सँग निम्न प्रश्न सोधे :—

“भन्ते ! मैले सुने कि ‘चीवर सिद्धिएपछि, तीन महीना पनि बितिसकेपछि भगवान् चारिकार्थं जानुहुनेछ’ भन्दे केही मिक्खुहरू भगवान्को चीवर सिउँदैछन् । भन्ते ! हामी विभिन्न विषयमा मनराखी बस्नेहरूले कुन विषयमा मन लगाउनु बढिया होला ?”

“साधु ! साधु !! महानाम, तिमीहरूका निम्ति यो प्रतिरूपहो, कुलपुत्रहरूका निम्ति यो प्रतिरूपहो जो कि तिमी तथागतकहाँ आई, ‘हामी विभिन्न विषयमा मनराखी बस्नेहरूले कुन विषयमा मन लगाउनु बढिया होला ?’ भनी सोध्ददृष्टौ ।

“हे महानाम ! (१) श्रद्धा हुनेले निर्वाण प्राप्तगर्न सक्नेछ, श्रद्धा नहुनेने सक्तन; (२) वीर्य गर्नेले निर्वाण प्राप्तगर्न सक्नेछ, वीर्य नगर्नेले सक्तन; (३) स्मृति राख्नेले निर्वाण प्राप्तगर्न सक्नेछ, स्मृति नराख्नेले सक्तन; (४) समाहित चित्त हुनेले निर्वाण प्राप्तगर्न

सक्नेछ, असमाहित चित्त हुनेले सत्तेन; (५) प्रज्ञावानले निर्बाण प्राप्त-  
गर्न सक्नेछ, अप्रज्ञावानले सक्तैन ।

### छ अनुस्मृति

“हे महानाम ! उक्त पांच कुशलधर्महरूमा प्रतिष्ठितमई अर्का  
द्य कुशलधर्महरूको भाविता गर :—

१-बुद्धानुस्मृति—“हे महानाम ! यसरी तिमीले तथागतको  
अनुस्मरण गर—‘वहाँ भगवान् अर्हत् हुनुहुन्छ, सम्यक् सम्बुद्ध हुनु-  
हुन्छ, विद्या चरण सुसम्पन्न हुनुहुन्छ, सुगत (असल मार्गमा पुग्नु भएको)  
हुनुहुन्छ, सोकविद् हुनुहुन्छ, अनुत्तर हुनुहुन्छ, पुरुषदम्य सारथी हुनुहुन्छ,  
देवमनुष्यहरूका शास्ता (गुरु) हुनुहुन्छ र वहाँ भगवान् बुद्ध हुनुहुन्छ।’

“हे महानाम ! जुनबेला आर्यशावकले तथागतको अनुस्मरण  
गर्द, त्यसबेला उसको चित्त रागयुक्त हुँदैन, द्वेषयुक्त हुँदैन, न मोहयुक्त नै  
हुन्छ । त्यस बखत उसको चित्त श्रव्जु भएको हुन्छ । जब तथागत-अनु-  
स्मरणको कारणले चित्त श्रव्जु भएको हुन्छ अर्थात् चित्त निर्मल भएको  
हुन्छ, तब आर्यशावकलाई अर्थावबोध, धर्मावबोध हुन्छ र धर्मसंयुक्त  
प्रामोद्य अनुभव हुन्छ । प्रमुदितद्वारा प्रीति उत्पन्न हुन्छ, प्रीतिद्वारा काय  
शान्त ( निश्चल ) हुन्छ, काय शान्त भएपछि सुखानुभव हुन्छ र सुखित-  
चित्त समाधिष्ठ हुन्छ ।

“हे महानाम ! यसैलाई भन्नुन्—‘विषमतामा बस्ने मनुष्य-  
हरूमध्येमा समतामावसी विहारगर्ने आर्यशावक, वैरसहितबस्ने मनुष्य-

हरूमध्येमा अवंरभई ( मैत्री ) विहारगनें आर्यश्रावक र धर्मस्रोतमापुरी  
बुद्धानुस्मृति भावितागनें आर्यश्रावक ।'

२-धर्मानुस्मृति — “पुनः हे महानाम ! यसरी तिमीले धर्मानु-  
स्मरण गर — ‘भगवान्‌को धर्म सु-आख्यातछ, सन्दृष्टिकछ, अकालिकछ,  
‘आऊ हेर’ भन्न लायककछ, निर्वाण नजिक पुन्याइदिन्छ, विज्ञनले आफै  
अवबोधगर्न सक्छ ।’

“हे महानाम ! जुनबेला आर्यश्रावकले धर्मको अनुस्मरण गर्दं,  
त्यसबेला उसको चित्त रागयुक्त हुँदैन, द्वेषयुक्त हुँदैन, न मोहयुक्तनै  
हुन्छ । त्यस बहुत उसको चित्त ऋजु भएको हुन्छ । जब धर्म-अनुस्म-  
रणको कारणले चित्त ऋजु भएको हुन्छ अर्थात्, चित्त निर्मल भएको  
हुन्छ, तब आर्यश्रावकलाई अर्थाविबोध, धर्माविबोध हुन्छ र धर्मसंयुक्त  
प्रामोद्य अनुभव हुन्छ । प्रमुदितद्वारा प्रीति उत्पन्न हुन्छ, प्रीतिद्वारा काय  
शान्त हुन्छ, काय शान्त भएपछि सुखानुभव हुन्छ र सुखितचित्त समा-  
धिष्ठ हुन्छ ।

“हे महानाम ! यसलाई भन्छन् — ‘विषमतामावस्ने मनुष्य-  
हरूमध्येमा समतामावसी विहारगनें आर्यश्रावक, वंरसहित बस्ने  
मनुष्यहरूमध्येमा अवंरभई विहारगनें आर्यश्रावक र धर्मस्रोतमापुरी  
धर्मानुस्मृति भावितागनें आर्यश्रावक ।’

३-सङ्कानुस्मृति — “पुनः हे महानाम ! यसरी तिमीले सङ्कानु-  
स्मरण गर — ‘भगवान्‌को शावकसङ्कु सु-प्रतिपश्च, भगवान्‌को शावकसङ्कु  
ऋजु मार्गमा गएको छ, भगवान्‌को शावकसङ्कु न्यायप्रतिपश्च, भगवा-

न् को आवकसङ्घ उपयुक्त मार्गमा लागेकोछ—जो चारजोडा र आठ पुरुष पुद्गलहरू छन्—यिने अगवान् का आवकसङ्घ हन्—यी सत्कारगर्व योग्यछन्, पाहुना बनाउन योग्यछन्, दक्षिणादिन योग्यछन्, हातजोरी नमस्कारगर्व योग्यछन् र लोकवासीकानिमित्त सर्वोत्तम पुण्यक्षेत्र पनि हुन्।'

“हे महानाम ! जुनबेला आर्यश्रावकले सङ्घको अनुस्मरणगर्व, त्यसबेला उसको चित्त रागयुक्त हुँदैन, द्वेषयुक्त हुँदैन, न मोहयुक्तनै हुन्छ । त्यस बहुत उसको चित्त ऋजु भएको हुन्छ । जब सङ्घानुस्मरणको कारणले चित्त ऋजु भएको हुन्छ अर्थात् चित्त निर्मल भएको हुन्छ, तब आर्यश्रावकलाई अर्थावबोध, धर्मावबोध हुन्छ र धर्मसंयुक्त प्रामोद्य अनुभव हुन्छ । प्रमुदितद्वारा प्रीति उत्पन्न हुन्छ, प्रीतिद्वारा काय शान्त हुन्छ, काय शान्त भएपछि सुखानुभव हुन्छ र सुखितचित्त समाधिष्ठ हुन्छ ।

“हे महानाम ! यसेलाई भन्छन्—‘विषमतामावस्ते मनुष्य-हरूमध्येमा समतामावसी विहारगर्वे आर्यश्रावक, वैरसहित बस्ते मनुष्यहरूमध्येमा अवैरभई ( मैत्री ) विहारगर्वे आर्यश्रावक र धर्म-स्रोतमापुर्गी सङ्घानुस्मृति भावितागर्वे आर्यश्रावक ।’

४-शीलानुस्मृति—“पुनः हे महानाम ! यसरी तिभीले आफ्नो शीललाई अनुस्मरण गर—‘मेरो शील अखण्डछ, अछिद्रछ, निर्बागीछ, कमसहितछ, स्वातन्त्र्यछ, विज्ञप्रशंसितछ, दृष्टिद्वारा परामर्शित छैन र समाधिसंबंधनिक पनि छ ।’

“हे महानाम ! जुनबेला आर्यश्रावकले शीलको अनुस्मरणगर्छ, त्यसबेला उसको चित्त रागयुक्त हुँदैन, द्वेषयुक्त हुँदैन, न मोहयुक्तजै हुन्छ । त्यस बखत उसको चित्त ऋजु भएको हुन्छ । जब शीलानुस्मरणको कारणले चित्त ऋजु भएको हुन्छ अर्थात् चित्त निर्मल भएको हुन्छ तब आर्यश्रावकलाई अर्थवबोध, धर्मवबोध हुन्छ र धर्मसंयुक्त प्रामोद्य अनुभव हुन्छ । प्रमुदितद्वारा प्रीति उत्पन्न हुन्छ, प्रीतिद्वारा काय शान्त हुन्छ, काय शान्त भएपछि सुखानुभव हुन्छ र सुखितचित्त समाधिष्ठ हुन्छ ।

“हे महानाम ! यसैलाई भन्छन्—‘विषमतामाबस्ने मनुष्य-हरूमध्येमा समतामाबसी विहारगर्ने आर्यश्रावक, वैरसहित बस्ने मनुष्यहरूमध्येमा अवैरभई विहारगर्ने आर्यश्रावक र धर्मस्रोतमापुगी शीलानुस्मृति भावितागर्ने आर्यश्रावक ।’

**५-त्यागानुस्मृति**—‘पुनः हे महानाम ! यसरी तिमीले आफ्नो त्यागलाई अनुस्मरण गर — ‘मेरो निम्ति लाभ हो, सुलाभ हो; जो कि भात्सर्य भलयुक्त भएर घरमाबस्ने मानिसहरूमध्ये म भात्सर्य भलरहित भई घरमा बस्दछु — त्यागीभई, शुद्ध हातगरी, याचक पात्रभई दानकार्यमा र दान विभाजन कार्यमा रत भई घरमा बस्दछु ।’

“हे महानाम ! जुनबेला आर्यश्रावकले त्यागको अनुस्मरणगर्छ, त्यसबेला उसको वित्त रागयुक्त हुँदैन, द्वेषयुक्त हुँदैन, न मोहयुक्तजै हुन्छ । त्यस बखत उसको चित्त ऋजु भएको हुन्छ । जब त्याग-अनुस्मरणको कारणले चित्त ऋजु भएको हुन्छ अर्थात् चित्त निर्मल भएको

हुन्छ, तब आर्यश्रावकसाई अर्थावदोष, धर्मावदोष हुन्छ र धर्मसंयुक्त श्रामोष अनुभव हुन्छ । प्रमुदितद्वारा प्रीति उत्पन्न हुन्छ, प्रोतिद्वारा काय शान्त हुन्छ, काय शान्त भएपछि सुखानुभव हुन्छ र सुखितचित्त समाधिष्ठ हुन्छ ।

“हे महानाम ! यसेत्ताई भन्दून्—‘विषमतामावस्ते भनुध्य-हरूमध्येमा समतामावसी विहारगर्ने आर्यश्रावक, बैरसहित बस्ते भनुध्यहरूमध्येमा अवैरभई विहारगर्ने आर्यश्रावक र धर्मस्रोतमापुगी त्यागानुस्मृति भावितागर्ने आर्यश्रावक ।’

६-देवतानुस्मृति—“पुनः हे महानाम ! तिमोले यसरी देवता-नुस्मरण गर—‘चातुर्महाराजिका देवता छन्, तार्वात्त्रिश देवता छन्, यामा देवता छन्, तुषित देवता छन्, निर्माणरति देवता छन्, परनिर्मित वशवर्ती देवता छन्, ब्रह्मकायिक देवता छन्, यो भन्दा उत्तरोत्तर पनि देवता छन् । जुन प्रकारको (१) श्रद्धाले युक्तभई ती देवताहरू यहाँबाट च्युतभई त्यहाँ उत्पन्न भए, त्यसप्रकारको श्रद्धा ममा पनि छ; जुन प्रकारको (२) श्रीलले युक्तभई ती देवताहरू यहाँबाट च्युतभई त्यहाँ उत्पन्न भए, त्यसप्रकारको श्रील ममा पनि छ; जुन प्रकारको (३) श्रुतिले युक्तभई ती देवताहरू यहाँबाट च्युतभई त्यहाँ उत्पन्न भए, त्यसप्रकारको श्रुति ममा पनि छ; जुन प्रकारको (४) त्यागले युक्तभई ती देवताहरू यहाँबाट च्युतभई त्यहाँ उत्पन्न भए, त्यसप्रकारको त्याग ममा पनि छ; जुन प्रकारको (५) प्रज्ञाले युक्तभई ती देवताहरू यहाँबाट च्युतभई त्यहाँ उत्पन्न भए, त्यसप्रकारको प्रज्ञा ममा पनि छ ।’

“हे महानाम ! जुनबेला आर्यश्रावकले देवताको अनुस्मरणगर्छ, त्यसबेला उसको चित्त रागयुक्त हुँदैन, द्वेषयुक्त हुँदैन, न मोहयुक्तनै हुन्छ । त्यस बख्त उसको चित्त अहजु मएको हुन्छ । जब देवतानुस्मरणको कारणले चित्त अहजु भएको हुन्छ अर्थात् चित्त निर्मल भएको हुन्छ, तब आर्यश्रावकलाई अर्थाविबोध, धर्माविबोध हुन्छ र धर्मसंयुक्त प्रामोद्य अनुभव हुन्छ । प्रमुदितद्वारा प्रीति उत्पन्न हुन्छ, प्रीतिद्वारा काय शान्त हुन्छ, काय शान्त भएपछि सुखानुभव हुन्छ र सुखित चित्त समाधिष्ठ हुन्छ ।

“हे महानाम ! यसलाई भन्दून—‘विषमतामबस्ते भनुष्य-हरूमध्येमा समतामावसी विहारगर्ने आर्यश्रावक, वैरसहित बस्ने भनुष्यहरूमध्येमा अवैरभई विहारगर्ने आर्यश्रावक र धर्मस्रोतभाषुणी देवतानुस्मृति भावितागर्ने आर्यश्रावक’ ।”

[ यति उपदेश सुनी महानाम शावय प्रसन्न भए । ]

x

x

x

मूल सूत्र :—

#### ५-आर्यश्रावकको चर्या

एक समय भगवान्, शाक्य जनपदको कपिलवस्तुस्थित न्यग्रो-धाराममा बस्नु भएको थियो ।

१. अ. नि-६. पृ. ७: महानामसुत्त ।

त्यसबखत महानाम शाक्य जहाँ भगवान् हुनुहुन्थ्यो त्यहाँगई अगवान्लाई अभिवादनगरी एक छेउमा बसे । एक छेउमा बसेका महानाम शाक्यले भगवान्सँग निम्नकुरा सोधे :—

“मन्ते ! जो आर्यशावक मार्ग-फल प्राप्तछ, जसले त्रिविध बुद्धोपदेश (शील, समाधि, प्रज्ञा) लाई जान्दछ—उसले कुनचाहिं ध्यान (चर्या) धेरै गर्दछ ?”

### छ अनुस्मृति

“महानाम ! जो आर्यशावकलाई मार्ग-फल प्राप्तछ, जसले त्रिविध बुद्धोपदेशलाई जानेकोछ उसले यी ध्यान (चर्या) धेरै गरेको हुन्छ ।

Dhamma.Digital

१ बुद्धानुस्मृति—“महानाम ! यहाँ आर्यशावकले तथागतको अनुस्मरण गर्छ—‘वहाँ भगवान् अहंत् हुनुहुन्थ्’० देवमनुष्ठ-हरूका शास्ता (गुरु) हुनुहुन्थ् र भगवान् बुद्ध हुनुहुन्थ्’ ।

“महानाम ! जुनबेला आर्यशावकले तथागतको अनुस्मरण गर्छ, त्यसबेला उसको चित्त रागयुक्त हुँदैन, द्वेषयुक्त हुँदैन, न मोहयुक्तनै हुन्थ् । त्यसबखत उसको चित्त श्रव्यु सएको हुन्थ् । जब तथागत-अनुस्मरणको कारणले चित्त०० निर्मल हुन्थ्, तब आर्यशावकलाई०

१. हेर. पृ. २२५ बुद्धानुस्मृति ।

२. हेर. पृ. २२५ ।

प्रामोद्य अनुभव हुन्छ । प्रमुदितद्वारा प्रीति उत्पन्न हुन्छ,<sup>१०</sup> समाधिष्ठ हुन्छ ।

“महानाम ! यसेलाई भन्दछन्—‘विषमतामावस्ने मनुष्यहरू-मध्येमा समतामावसी<sup>२०</sup> विहारगर्ने आर्यश्रावक र धर्मलोतमा पुगी बुद्धानुस्मृति भावितागर्ने आर्यश्रावक ।’

२—धर्मानुस्मृति—“महानाम ! केरि आर्यश्रावकले धर्मको अनुस्मरण गर्छ—‘भगवान्‌को धर्म सु-आख्यातछ,<sup>३०</sup> विज्ञजनले आफै अवबोध पनि गर्न सक्छ ।’

“महानाम ! जुनबेला आर्यश्रावकले धर्मको अनुस्मरण गर्छ,, स्पसबेला उसको चित्त<sup>४०</sup> निर्मलहुन्छ, तब आर्यश्रावकलाई<sup>५०</sup> प्रामोद्य अनुभव हुन्छ । प्रमुदितद्वारा प्रीति उत्पन्न हुन्छ,<sup>६०</sup> समाधिष्ठ हुन्छ ।

‘महानाम ! यसेलाई भन्दछन्—‘विषमतामावस्ने मनुष्य-हरूमध्येमा समतामावसी<sup>७०</sup> विहारगर्ने आर्यश्रावक र धर्मलोतमा पुगी धर्मानुस्मृति भावितागर्ने आर्यश्रावक ।’

३—सङ्कानुस्मृति—“महानाम ! केरि आर्यश्रावकले सङ्क्षको अनुस्मरण गर्छ—‘भगवान्‌को श्रावकसङ्क्ष सु-प्रतिपन्नछ,<sup>८०</sup> हातजोरी

१. हेर. पृ. २२५ ।

२. हेर. पृ. २२५ ।

३. हेर. पृ. २२६ ।


४. हेर. पृ. २२६ ।

नमस्कारगर्वं योग्यद्धन् र लोकवासीकानिमित्तं सर्वोत्तमं पुण्यक्षेत्रं पनि  
हुन् ।'

"महानाम ! जुनबेला आर्यश्रावकले सङ्घको अनुस्मरण गर्छ,  
त्यसबेला उसको चित्त<sup>१०</sup> निर्मल हुन्छ, तब आर्यश्रावकलाई प्रामोद्य  
अनुभव हुन्छ । प्रमुदितद्वारा प्रीति उत्पन्न हुन्छ<sup>१०</sup> समाधिष्ठ हुन्छ ।

"महानाम ! यसेलाई भन्दधन्—‘विषमतामावस्ने ननुष्यहरू—  
मध्येमा समतामावसी<sup>१०</sup> विहारगर्वं आर्यश्रावक र धर्मस्रोतमा पुगी  
सङ्घानुस्मृति भावितागर्वं आर्यश्रावक ।’

भ— शीलानुस्मृति—“महानाम ! केरि आर्यश्रावकले आपनो  
शीललाई अनुस्मरण गर्छ—‘मेरो शील अखण्डछ<sup>१०</sup> समाधि संवर्तनिक-  
छ ।’

“महानाम ! जुनबेला आर्यश्रावकले आपनो शीललाई अनुस्मरण  
गर्छ, त्यसबेला उसको चित्त<sup>१०</sup> निर्मल हुन्छ, तब आर्यश्रावकलाई प्रामोद्य  
अनुभव हुन्छ । प्रमुदितद्वारा प्रीति उत्पन्न हुन्छ<sup>१०</sup> समाधिष्ठ हुन्छ ।

“महानाम ! यसेलाई भन्दधन्—‘विषमतामावस्ने ननुष्य-  
हरूमध्येमा समतामावसी<sup>१०</sup> विहारगर्वं आर्यश्रावक र धर्मस्रोतमा  
पुगी शीलानुस्मृति भावितागर्वं आर्यश्रावक ।’

१. हेर. पृ. २२७ ।

२. हेर. पृ. २२७ ।

३. हेर. पृ. २२८ ।

५ - त्यागानुस्मृति — “महानाम ! केरि आर्यश्रावकले आपनो त्यागलाई अनुस्मरण गर्छ — ‘मेरो निर्मित लाभहो !’<sup>१०</sup> जो कि<sup>१०</sup> म<sup>१०</sup> दानविभाजन कार्यमा रतभई घरमा बस्दछु ।”

“महानाम ! जुनबेला आर्यश्रावकले आपनो त्यागलाई अनुस्मरण गर्छ, त्यसबेला उसको चित्त<sup>१०</sup> निर्मल भएको हुन्छ, तब आर्यश्रावकलाई प्रामोद्य अनुभव हुन्छ । प्रमुदितद्वारा प्रीति उत्पन्न हुन्छ<sup>१०</sup> समाधिष्ठ हुन्छ ।

“महानाम ! यसेलाई भन्दछन् — ‘विषमतामावरने भनुष्यहरू-मध्येमा समतामावसी<sup>१०</sup> विहारगर्ने आर्यश्रावक र धर्मस्रोतमा पुगी त्यागानुस्मृति भावितागर्ने आर्यश्रावक ।’

६ - देवतानुस्मृति — “महानाम ! केरि आर्यश्रावकले देवतानु-स्मरण गर्छ — ‘चातुर्महाराजिका देवता छन्,<sup>१०</sup> ब्रह्मायिक देवता छन् र योमन्दा उत्तरोत्तर देवतापनि छन् । जुन प्रकारको श्रद्धाले युक्तभई ती देवताहरू यहाँबाट च्युतभई त्यहाँ उत्पन्न भए, त्यसप्रकारको श्रद्धा० शील० श्रुति० त्याग<sup>१०</sup> प्रज्ञा ममा पनिछ ।’

“महानाम ! जुनबेला आर्यश्रावकले देवतानुस्मरण गर्छ, त्यसबेला उसको चित्त राग युक्त हुँदैन, द्वेष युक्त हुँदैन, न भोहयुक्तनै हुन्छ । त्यसबखत उसको चित्त श्रज्जु भएको हुन्छ । जब देवतानुस्मरणको

१. हेर. पृ. २२८ ।

२. हेर. पृ. २२९ ।

३. हेर. पृ. २२९ ।

कारणले चित्त ऋजु भएको हुन्छ अर्थात् चित्त निर्मल भएको हुन्छ, तब आर्यशावकलाई अर्थावबोध, धर्मावबोध हुन्छ र धर्मसंयुक्त प्रामोद्य अनुभव हुन्छ । प्रमुदितद्वारा प्रीति उत्पन्न हुन्छ, प्रीतिद्वारा काय शान्त हुन्छ, काय शान्त भएपछि सुखानुभव हुन्छ र सुखितचित्त समाधिष्ठ हुन्छ ।

“महानाम ! यसेलाई भन्छन्—‘विषमतामावस्ने मनुष्यहरू-मध्येमा समतामावसी विहारगर्ने आर्यशावक, वैरसहित बस्ने मनुष्यहरूमध्येमा अवैरभई विहारगर्ने आर्यशावक र धर्मत्रोतमा पुगी देवतानुस्मृति भाविता गर्ने आर्यशावक ।’

“महानाम ! जो आर्यशावक मार्ग-फल प्राप्तछ, जसले त्रिविद्य बुद्धोपदेशलाई जान्दछ उसले यिनै ध्यानहरू धेरेगर्न ।”

[ यति उपदेश सुनेपछि महानाम शाक्य प्रसन्न भए । ]

Dhamma.Digital

x

x

x

मूल सूत्र :—

## ६—शैक्षजीवन र तथागतजीवन

एकसमय आयुष्मान् लोमसकंभिय,<sup>१</sup> शाक्य जनपदको कपिल-वस्तुस्थित न्यग्रोधाराममा बस्नुभएको थियो<sup>२</sup> ।

- 
१. सिहल र रोमनमाः लोमसवज्ञीस छ ।
  २. सं. नि. IV २७८ः कहुः व्यसुत्तं ।

त्यसबखत महानाम शाक्य जहाँ आयुष्मान् लोमसकंभियः  
हुनुहुन्थ्यो त्यहैगई आयुष्मान् सोभसकंभियलाई अभिवादनगरी एक  
छेउमा बसे । एक छेउमा बसेका महानाम शाक्यले आयुष्मान् लोमसकं-  
भियसेंग निम्न प्रश्न सोधे :—

“भन्ते ! जो शैक्षजीवन (विहार) हो सोही तथागतजीवन  
(विहार) हो कि ? अथवा शैक्षजीवन भिन्न हो तथागतजीवन भिन्न  
हो ?”

“आवुसो महानाम ! जो शैक्षजीवन हो सोही तथागतजीवन  
होइन शैक्षजीवन भिन्न हो, तथागतजीवन भिन्न हो । महानाम !  
जो भिक्षुहरूले लक्षित उद्देश्य प्राप्त गरेका छैनन्, जो भिक्षुहरू अहिले  
शैक्षने छन् अनुत्तर योगक्षेम (निर्वाण) प्राप्तिका निमित्त प्रयत्नशील  
छन् तो भिक्षुहरूले निम्न पाँच नीवरण (आवरण) हटाउनका  
निमित्त प्रयत्न गर्नन् : ‘( १ ) कामच्छन्द नीवरण, ( २ ) व्यापाद  
नीवरण, ( ३ ) थोनमिठु (शारीरिक र मानसिक आलस्यपन )  
नीवरण, ( ४ ) उद्धच्चकुकुच्च (शारीरिक तथा मानसिक चञ्चलपन )  
नीवरण र ( ५ ) शंका-उपशंका नीवरण ।’

“आवुसो महानाम ! जो भिक्षुहरू अरहन्त हुन् जसले आत्म-  
बक्षय गरिसके, अहार्यवास पूरागरिसके, गर्नुपर्ने गरिसके, भारमुक्त  
भइसके, स्व-अर्थ प्राप्त गरिसके, भवसंयोजन नष्ट यारिसके, जो स्वयं  
ज्ञातगरो मुक्त भइसके— उनका पाँच नीवरणहरू प्रहीण भइसकेको-

हुन्छ, मूल जरो उखलिइसकेको हुन्छ, छेवन गरेको तालवृक्ष समान अभाव प्राप्त भई पुनः उत्पन्न नहुने भइसकेको हुन्छ ।

“आबुसो महानाम ! जो भिक्षुहरू अरहन्त भइसके, स्वयं ज्ञातगरी मुक्त भइसके— उनका पाँच नीवरणहरू प्रहीण भइसके... पुनः उत्पन्न नहुने भइसके— यसकारणले पनि जानुपर्छ कि शैक्षजीवन भिन्न हो तथागतजीवन भिन्न हो ।

### आना-पान (प्राण-अपान) स्मृति

“आबुसो महानाम ! एक समय भगवान्, इच्छानङ्गलस्थित इच्छानङ्गल बनस्खण्डमा बस्नु भएको थियो । त्यस बछत भगवान्ले भिक्षुहरूलाई आमन्त्रण गर्नुभयो— ‘भिक्षुहरू ! यी तीनमहीना म एकान्तवासमा बस्न चाहन्छु । भिक्षा भोजन ल्यःउने एकजना बाहेक अरू कुनै पनि मकहाँ न आउन् ।’ ‘हवस, भन्ते !’ भनी ती भिक्षुहरूले भगवान्लाई प्रत्युत्तर दिई त्यसपछि कोहीपनि भगवान्कहाँ गएनन्, सिवाय भिक्षा भोजन लैजाने एकजना बाहेक ।

“आबुसो महानाम ! अनि तीन महीना बिताइसकेपछि एकान्तवास (ध्यान) बाट उठी भगवान्ले भिक्षुहरूलाई आमन्त्रण गर्नुभयो— ‘भिक्षुहरू ! यदि अन्यतैर्थीय परिवाजकहरूले, ‘श्रमण गौतमले यी तीनमहीना कुनचाहि ध्यानमा धेरै समय बिताउनु भयो ?’ भनी सोधेमा तिमीहरूले ती अन्यतैर्थीय परिवाजकहरूलाई यसरी जवाफ दिनुपर्छ— ‘आबुसो ! भगवान्ले यी तीनमहीना वर्षावास आनापान (प्राण-

अपान) स्मृतिमा धेरे समय बिताउनु भयो ।'

(क) 'मिक्षुहरू ! त्यस समय मैले होसराखी शास लिन्यें, होसराखी शास केर्थे । लामो शास लिदा 'लामो शास लिन्ये' भनी जान्दथे, लामो शास केर्दा 'लामो शास केर्थे' भनी जान्दथे । छोटो शास लिदा 'छोटो शास लिन्ये' भनी जान्दथे, छोटो शास केर्दा 'छोटो शास केर्थे' भनी जान्दथे ।

(ख) 'सबै शरीरमा होसराखी शास लिदा 'सबै शरीरमा होस राखी शास लिन्ये' भनी जान्दथे, सबै शरीरमा होस राखी शास केर्दा 'सबै शरीरमा होस राखी शास केर्थे' भनी जान्दथे । कायसंस्कार' ? लाई शान्तगरी शासलिदा 'कायसंस्कारलाई शान्तगरी शास लिन्ये' भनी जान्दथे, कायसंस्कारलाई शान्तगरी शास केर्दा 'कायसंस्कारलाई शान्तगरी शास केर्थे' भनी जान्दथे ।

(ग) 'प्रीतिसंवेदी भई शास लिदा 'प्रीतिसंवेदी भई शास लिन्ये' भनी जान्दथे, प्रीतिसंवेदी भई शास केर्दा 'प्रीतिसंवेदी भई शास केर्थे' भनी जान्दथे । सुखप्रतिसंवेदी भई शासलिदा 'सुखप्रतिसंवेदी भई शास लिन्ये' भनी जान्दथे, सुखप्रतिसंवेदी भई शास केर्दा 'सुखप्रतिसंवेदी भई शास केर्थे' भनी जान्दथे ।

(घ) 'चित्तसंस्कार<sup>२</sup> प्रतिसंवेदी भई शास लिदा 'चित्त-

१. श्वासन्प्रश्वासलाई काय-संस्कार भन्दछन् ।

२. संज्ञा र वेदनालाई चित्तसंस्कार भन्दछ । हेर पृ. १६१. निरोध-समापत्ति ।

संस्कार प्रतिसंवेदी भई शास लिन्थे' भनी जान्दथें, चित्तसंस्कार प्रतिसंवेदी भई शास फेर्दा, 'चित्तसंस्कार प्रतिसंवेदीभई शास केर्थे' भनी जान्दथें। चित्तसंस्कारलाई शान्तगरी शासलिदा 'चित्तसंस्कारलाई शान्तगरी शास लिन्थे' भनी जान्दथें, चित्तसंस्कारलाई शान्तगरी शास फदा 'चित्तसंस्कारलाई शान्तगरी शास केर्थे' भनी जान्दथें। चित्त प्रतिसंवेदीभई शास लिदा 'चित्तप्रतिसंवेदी भई शास लिन्थे' भनी जान्दथें, चित्तप्रतिसंवेदी भई शास फेर्दा 'चित्तप्रतिसंवेदी भई शास केर्थे' भनी जान्दथें।

(ड) 'प्रमुदित-चित्तभई शास लिदा 'प्रमुदित चित्त भई शास लिन्थे' भनी जान्दथें, प्रमुदित चित्तभई शास फेर्दा 'प्रमुदित चित्तभई शास केर्थे' भनी जान्दथें। समाहित-चित्तभई शास लिदा 'समाहित चित्तभई शास लिन्थे' भनी जान्दथें, समाहित चित्त भई शास फेर्दा 'समाहित चित्तभई शास केर्थे' भनी जान्दथें। विमुक्त चित्तभई शास लिदा 'विमुक्त चित्तभई शास लिन्थे' भनी जान्दथें, विमुक्त चित्तभई शासफेर्दा 'विमुक्त चित्तभई शास केर्थे' भनी जान्दथें।

(च) 'अनित्यतालाई देख्नेभई शास लिदा 'अनित्यतालाई देख्नेभई शास लिन्थे' भनी जान्दथें, अनित्यतालाई देख्नेभई शासफेर्दा 'अनित्यतालाई देख्नेभई शास केर्थे' भनी जान्दथें। वैराग्यतालाई देख्नेभई शास लिदा 'वैराग्यतालाई देख्नेभई शास लिन्थे' भनी जान्दथें, वैराग्यतालाई देख्नेभई शास फेर्दा 'वैराग्यतालाई देख्नेभई शास केर्थे' भनी जान्दथें। निरोधतालाई देख्नेभई शास लिदा 'निरोधतालाई देख्नेभई'

‘शास लिन्ये’ भनी जान्दयें, निरोधलाई देख्ने राई शास फेर्दा ‘निरोधलाई देख्नेभई शास फेर्दे’ भनी जान्दयें । प्रतिनिसर्ग (छाडनु) लाई देख्नेभई शास लिदा ‘प्रतिनिसर्गलाई देख्नेभई शास लिन्ये’ भनी जान्दयें, प्रतिनिसर्गलाई देख्नेभई शासफेर्दा ‘प्रतिनिसर्गलाई देख्नेभई शास फेर्दे’ भनी जान्दयें ।

‘भिक्षुहरू यदि साँच्चंवने ‘आर्यजीवन ( विहार ) ब्रह्मजीवन अथवा तथागतजीवन’ भनी भन्ने हो भने आनापान-स्मृति-समाधिलाई नै भन्न योग्यछ ।

‘भिक्षुहरू जो भिक्षुहरूले लक्षित उद्देश्य प्राप्तगरेका छैनन्, जो अहिले शंक नै छन्, जो अनुत्तर-योग-झेम ( निवाण ) प्राप्तिको लागि प्रयत्नशील छन्, उनीहरूले आनापान-स्मृति-समाधि अभ्यस्तगरी भावितागरेमा आस्त्रवक्त्य प्राप्तगर्न सक्नेछन् ।

‘भिक्षुहरू! जो भिक्षुहरूले अरहन्त क्षीणास्त्रव भई ब्रह्मचर्यवास पूरागरिसके, गर्नुपर्ने गरिसके, भारमुक्त भइसके, स्व-अर्थ प्राप्तगरीसके, भवसंयोजन परिक्षीण गरिसके, स्वयंज्ञातगरी मुक्तभइसके — उनीहरूका निम्ति पनि—आनापान-स्मृति-समाधि अभ्यस्तगरी भावितागरेमा— यसै जीवनमा सुखपूर्वक जीवन बिताउनका निम्ति र स्मृति तथा सम्प्रज्ञान प्राप्तिका लागि समेत हितकर हुनेछ ।

‘भिक्षुहरू ! यदि साँच्चंवने ‘आर्यजीवन, ब्रह्मजीवन अथवा तथागतजीवन’ भनी भन्ने हो यही आनापान-स्मृति-समाधिलाई नै भन्न योग्यछ ।’

“आदुसो महानाम ! यस कारणले पनि ( भगवान्‌ले अन्तु भएको उक्त उपदेशको कारणले पनि ) जान्तुपछं कि— शैक्षजीवन भिन्न हो , तथागतजीवन भिन्न हो ।”

[ यी उपदेश सुनी महानाम शाक्य प्रसन्न भए । ]

x

x

x

मूल सूत्रः—

### ७—गोध शाक्यसँग

यस्तो मैले सुने ? ।

एक समय भगवान्, शाक्यजनपदको कपिलवस्तु नगरस्थित न्यप्रोधाराममा बस्तु भएको थियो ।

त्यस बछत महानाम शाक्य जहाँ गोध शाक्य थिए त्यहाँ गए । त्यहाँ पुरोपच्छि गोध शाक्यसँग महानाम शाक्यले निम्न प्रश्न सोधे :—

“हे गोध ! कति धर्मले युक्त भएको पुरुषलाई तिमीले स्रोता-पन्नमा पुरेको, विनिपातमा नजाने र अवश्यमेव सम्बोधिपरायण भएको पुरुष भनी जान्दछौ ?”

“हे महानाम ! तीन धर्मको युक्तभएको पुरुषलाई म स्रोता-पन्नमा पुरेको, विनिपातमा नजाने र अवश्यमेव सम्बोधिपरायण भएको

१. सं. नि IV पृ. ३१७ गोधसक्कमुत्तं ।

पुरुष भनी जान्दछु । कुन तीन धर्म भने ?— ‘हे महानाम ! ( १ ) यहाँ आर्यश्रावक बुद्धप्रति अटल श्रद्धाले युक्त भएको हुन्छ— ‘वहाँ भगवान् अरहत् हुनुहुन्छ, <sup>१०</sup> देवमनुष्यहरूका शास्ता ( गुरु ) हुनुहुन्छ र भगवान् बुद्ध हुनुहुन्छ ।’ ( २ ) धर्मप्रति अटल श्रद्धाले युक्त भएको हुन्छ— ‘भगवान्को धर्म सु-आख्यात छ, <sup>२०</sup> विज्ञजनले आकं अवबोध गर्न पनि सक्छ ।’ ( ३ ) सङ्घप्रति अटल श्रद्धाले युक्त भएको हुन्छ— ‘भगवान्को शावकसङ्घ सु-प्रतिपन्नछ, <sup>३०</sup> हातजोरी नमस्कारगर्न योग्य-छन् र लोकवासीका निम्नि सर्वोत्तम पुण्यक्षेत्र पनि हुन् ।’

“हे महानाम ! यिनै तीन धर्मले युक्त भएको पुरुषलाई म स्रोतापन्नमा पुगेको, विनिपातमा नजाने र अवश्यमेव सम्बोधिपरायण भएको पुरुष हो भनी जान्दछु । तिमीले कति धर्मले युक्त भएको पुरुषलाई स्रोतापन्नमा पुगेको पुरुष भनी जान्दछौं त ?”

“हे गोष ! चार धर्मले युक्त भएको पुरुषलाई म स्रोतापन्नमा पुगेको, विनिपातमा नजाने र अवश्यमेव सम्बोधिपरायण भएको पुरुष भनी जान्दछु । कुन चारधर्म भने ?— ‘हे गोष, ( १ ) यहाँ आर्यश्रावक बुद्धप्रति अटल ; श्रद्धाले युक्त हुन्छ— ‘उहाँ भगवान् अरहत् हुनुहुन्छ, <sup>१०</sup> भगवान् बुद्ध हुनुहुन्छ ।’ ( २ ) धर्मप्रति अटल

१. हेर पृ. २२५ बुद्धानुस्मृतिमा

२. हेर पृ. २२६ धर्मानुस्मृतिमा

३. हेर पृ. २२६ संघानुस्मृतिमा

अद्वाले युक्त भएको हुन्छ—‘भगवान्‌को धर्म सु-आल्यात छ,’<sup>१</sup>० विज्ञजनले आफ्के अवबोधगर्न पनि सक्छ।’ (३) सङ्घप्रति अटल अद्वाले युक्त भएको हुन्छ—‘भगवान्‌को शावकसङ्घ सु-प्रतिपन्न छ,<sup>२</sup>० लोकबासी-कानिमित्त सर्वोत्तम पुण्यक्षेत्र पनि हुन्।’<sup>३</sup>४ श्रेष्ठ तथा सुन्दर शीलले युक्त भएको हुन्छ—‘अखण्ड, अछिद्र, निर्दागी, क्रमसहित, स्वातन्त्र्य, विज्ञप्रशंसित,— दृष्टिद्वारा अपरामिशत र समाधिसंबर्तनिक शीलले युक्त भएको हुन्छ।’

‘हे महानाम ! पख ! हे महानाम ! पख !! भगवान्‌लाई नै यो कुराहरू थाहाछ कि कुन धर्मले युक्त भएको पुरुष स्रोतापन्न हुन्छ !’

‘हे गोध ! त्यसो भए हामी जहाँ भगवान् हुनुहुन्छ त्यहाँ आउं र भगवान्‌लाई यो कुराहरू सुनाओ।’

अनि महानाम शाक्य र गोध शाक्य जहाँ भगवान् हुनु-हुन्थ्यो त्यहाँगई भगवान्‌लाई अभिवादनगरी एक छेउमा बसे। एक छेउमा बसेका महानाम शाक्यले भगवान् समक्ष निम्न कुरा बिन्ति गरे :—

“भन्ते ! म जहाँ गोध शाक्य चिए त्यहाँ गएं र उनीसेंग मैले ‘हे गोध ! कति धर्मले युक्त भएको पुरुषलाई तिमीले स्रोतापन्नभाब युगेको पुरुष भनी जान्वछौ ?’ भनी सोधें। यसरी सोच्दा भन्ते !

१. हेर. पृ. २२६ धर्मानुस्मृतिभा

२. हेर पृ. २२६ संघानुस्मृतिभा ।

मलाई गोध शाकयले 'हे महानाम ! तीन धर्मले युक्त भएको पुरुषलाई म स्रोतापन्नमा पुगेको पुरुष भनी जान्दछु' भनो भने । यति भनी गोध शाकयले मसंग सोधे— 'महानाम ! कति धर्मले युक्त भएको पुरुषलाई तिमीले स्रोतापन्नमा पुगेको... पुरुष भनी जान्दछौ त ?' यसरी सोध्वा भन्ते ! मैले गोध शाकयलाई यस्तो जवाफ दिएँ— 'हे गोध ! चार धर्मले युक्त भएको पुरुषलाई म स्रोतापन्नमा पुगेको... पुरुष भनी जान्दछु ।' भन्ते ! यति कुरासुनी गोध शाकयले भने— 'हे महानाम ! पख ! हे महानाम, पख !! भगवान्‌लाई नै यी कुराहरू थाहाछ कि कुनधर्महरूले युक्त भएको पुरुष स्रोतापन्न हुन्छ ।'

१— "भन्ते ! यहाँ कुनै धर्मकोबारे चर्चा उठेको बेलामा— भगवान् एकापट्टि र भिक्षुसङ्घ अर्कापट्टि भएमा— मचाहि भगवान् पट्टिनै रहनेछु— यसरी म भगवान्‌प्रति अतिप्रसन्नछु भनी मलाई भगवान्‌ले स्वीकार गर्नुहोस् ।

२— "भन्ते ! यहाँ कुनै धर्मकोबारे चर्चा उठेको बेलामा— भगवान् एकापट्टि र भिक्षु तथा भिक्षुणीसङ्घ अर्कापट्टि भएमा— मचाहि भगवान् पट्टिनै रहनेछु— यसरी म भगवान्‌प्रति अति प्रसन्नछु भनी भगवान्‌ले मलाई स्वीकार गर्नुहोस् ।

३— "भन्ते ! यहाँ कुनै धर्मकोबारे चर्चा उठेको बेलामा— भगवान् एकापट्टि र भिक्षुसङ्घ, भिक्षुणीसङ्घ तथा उपासकहरू अर्कापट्टि भएमा— मचाहि भगवान् पट्टिनै रहनेछु— यसरी म भगवान्‌प्रति अति प्रसन्नछु भनी मलाई भगवान्‌ले स्वीकार गर्नुहोस् ।

४—“भन्ते ! यहाँ कुनै धर्मकोबारे चर्चा उठेको बेलामा—  
भगवान् एकापटि र मिभुसङ्घ, मिक्षुणीसङ्घ, उपासकहरू तथा उपासिका-  
हरू अकापटि भएमा— मचाहि भगवान् पटिनै रहनेछु— यसरी  
म भगवान्‌प्रति अति प्रसन्नछु भनी मलाई भगवन्‌ले स्वीकार गर्नुहोस् ।

५—“भन्ते ! यहाँ कुनै धर्मकोबारे चर्चा उठेको बेलामा—  
भगवान् एकापटि र मिभुसङ्घ, मिक्षुणीसङ्घ, उपासकहरू, उपासिकाहरू  
तथा देवसहित ब्रह्मा, मार, श्रमण-दाह्यणहरू अकापटि भएमा— मचाहि  
भगवान् पटिनै रहनेछु— यसरी म भगवान्‌प्रति अति प्रसन्नछु भनी  
मलाई भगवान्‌ले स्वीकार गर्नुहोस् ।”

“हे गोध ! यस्तो भन्ते महानाम शाक्यलाई तिमी के  
भन्दछौ ?”

“भन्ते ! यस्तो भन्ते महानाम शाक्यलाई म केही भन्दिन  
सिवाय कल्याण, सिवाय कुशल !”

[ यति कुरा सुनी दुवै शाक्यहरू प्रसन्न भए । ]

x

x

x

**मूल सूत्र :—**

### ८—भरण्डु कालामको आश्रममा

एक समय भगवान् कोशल जनपदमा चारिकागदे जहाँ  
कपिलवस्तु नगर हो त्यहाँ आइपुग्नु भयो ।

१. अं. नि. ३. पृ. २५७: भरण्डुकालामसुत्तं ।

त्यसबाहत महानाम शाक्यले “भगवान् कपिलवस्तुमा आइपुग्नु भयो” भन्ने खबर सुने । अनि महानाम शाक्य जहाँ भगवान् हुनुहुन्थ्यो त्यहाँ गएर भगवान्लाई अभिवादनगरी एक छेउमा बसे । एक छेउमा बसेका महानाम शाक्यलाई भगवान्ले निम्न कुरा भन्नु भयो :—

“हे महानाम ! तिमी जाऊ, कपिलवस्तुमा त्यस्तो वासस्थान खोज, जहाँ हामी एकरात बस्न सकौं ।”

“हवस्, भन्ते !” भनी भगवान्लाई प्रत्युत्तर दिई महानाम शाक्य कपिलवस्तु नगरमा गए । सारा कपिलवस्तु नगर पैदल घुमी भगवान्लाई एकरात बस्न लायक त्यस्तो कुनै अनुकूल वासस्थान देखेनन् । अनि महानाम शाक्यले जहाँ भगवान् हुनुहुन्थ्यो त्यहाँ गई भगवान्लाई निवेदन गरे :—

“भन्ते ! कपिलवस्तु नगरमा त्यस्तो कुनै अनुकूल वासस्थान देखिन, जहाँ भगवान्ले एकरात बिताउन सक्नुहुन्थ्य । भन्ते ! यी भरण्डु कालाम भगवान्का पुराना सब्बह्यचारी साथी<sup>१</sup> हुनुहुन्थ्य । आज एकरात उनको आश्रममा बस्नु होस् ।”

“हे महानाम ! त्यसो भए जाऊ त्यहाँ बछथान बिच्छिचाऊ ।”

“हवस्” भनी भगवान्लाई प्रत्युत्तर दिई महानाम शाक्य जहाँ भरण्डु कालामको आश्रमहो त्यहाँ गई बछथान बिच्छियाई, पाउधुने

१. भगवान् आलार कालाम तपस्वीकहाँ छेउ भरण्डु कालाम पनि एक साथमा थिए ।

वानी राखी जहाँ भगवान् हुनुहुन्थ्यो त्यहाँगई, भन्ते ! विद्ययान बिच्छयाई पाउधुने पानी राखिसकें । अब भगवान्‌ले जे उचित ठानुहुन्थ्क सोही गर्नुहोस् !” भनी निवेदन गरे ।

अनि भगवान् जहाँ भरण्डु कालामको आश्रमहो त्यहाँ जानु-भई पाउधोई बिच्छयाई राखेको आसनमा बस्नु भयो । त्यसबाहत महानामको मनमा यस्तो लाग्यो :—

“आज भगवान्‌सँग सत्संगत गर्ने समय अनुकूल छैन । भगवान् थाक्नु भएको छ । भोलि भगवान्‌सँग सत्संगत गर्नेछु” भनी भगवान्‌लाई अभिवादन र प्रदक्षिणागरी फक्केर गए ।

महानाम शाक्य त्यसरात बितिसकेपछि भोलिपल्ट जहाँ भग-वान् हुनुहुन्थ्यो त्यहाँगई भगवान्‌लाई अभिवादनगरी एक छेउमा बसे । एक छेउमा बसेका महानाम शाक्यलाई भगवान्‌ले निम्नकुरा सुनाउनु अयो :—

“हे महानाम ! यो लोकमा तीन प्रकारका शास्ताहरू विद्यमान छन् । कुन तीन भने ?”—

‘( १ ) हे महानाम ! यहाँ एकथरी शास्ताले कामनालाई अतिक्रमगरी प्रथमध्यानको प्रज्ञापन गर्दै, तर रूपलाई ( रूपावचर ध्यानलाई ) अतिक्रमगरी अरूपावचर ( ध्यान ) को प्रज्ञापन गर्दैन, अन वेदनालाई अतिक्रमगरी निर्वाणिको प्रज्ञापन गर्दै ।’

‘( २ ) हे महानाम ! यहाँ अर्को एकथरी शास्ताले कामना-लाई पनि अतिक्रमगरी प्रथमध्यानको प्रज्ञापनगर्दै, रूपलाई पनि

अतिक्रमगरी अरूपावचरको प्रज्ञापनगर्ठं तर वेदनालाई अतिक्रमगरीते निर्बाणको प्रज्ञापन गर्दैन ।'

'(३) हे महानाम ! यहाँ अर्को एकथरी शास्ताले कामनालाई पनि अतिक्रमगरी प्रथमध्यानको प्रज्ञापन गर्ठ, रूपलाई पनि अतिक्रमगरी अरूपावचरको प्रज्ञापनगर्ठं तथा वेदनालाई पनि अतिक्रमगरी निर्बाणको पनि प्रज्ञापन गर्ठ ।'

"हे महानाम ! यिनै तीन प्रकारका शास्ताहरू यो लोकमा विद्यमान छन् । यी तीन प्रकारका शास्ताहरूका एकै निष्ठा छ कि भिक्षा-भिन्ने निष्ठा छ ?"

यसो भन्दा, भरण्डु कालामले महानाम शाक्यलाई भने :—

"हे महानाम ! एकै हो भनी भन ।"

यसो भन्दा, भगवान्त्वे महानाम शाक्यलाई भन्नु भयो :—

"हे महानाम ! भिक्षा-भिन्ने हो भनी भन ।"

दोश्रो पटक पनि भरण्डु कालामले महानाम शाक्यलाई "एकै हो भनी भन" भनी भने ।

दोश्रो पटक पनि भगवान्त्वे महानाम शाक्यलाई "भिक्षा-भिन्ने हो भन" भनी भन्नु भयो ।

तेश्रो पटक पनि भरण्डु कालामले महानाम शाक्यलाई "एकै हो भनी भन" भनी भने ।

तेश्रो पटक पनि भगवान्त्वे महानाम शाक्यलाई "भिक्षा-भिन्ने हो भनी भन" भनी भन्नुभयो ।

अनि भरण्डु कालामको मनमा यस्तो लाय्यो :—

“प्रतापि महानाम शाक्यको अगाडि श्रमण गौतमले तीनः  
बारसम्म मेरोकुरा काट्नु भयो, किन म कपिलवस्तु छाडेर नजाउं ! ”

त्यसपछि भरण्डु कालाम कपिलवस्तुबाट निस्केर गए ।  
त्यहाँबाट निस्केर गएपछि फेरि कपिलवस्तु नगरमा कहिले पनि फर्को  
आएनन् ।

X

X

X

**मूल सूत्र :—**

## ६—कपिलवस्तुमा नवसंस्थागार

यस्तो मैले सुने<sup>१</sup> ।

एक समय भगवान्, शाक्यजनपदको कपिलवस्तुस्थित न्ययो—  
चाराममा बस्नु भएको थियो ।

त्यसब्बहत कपिलवस्तुबासी शाक्यहरूको एक नयाँ संस्थागार  
( पालियामेन्ट भवन ) भरखरे तयार भएको थियो । त्यसमा कुनै पनि  
श्रमण, बाह्यण अथवा मनुष्यहरू बास बसेका थिएनन् । अनि कपिलवस्तु-  
बासी शाक्यहरू जहाँ भगवान् हुनुहुन्यो त्यहाँ गए । त्यहाँ पुगिसकेपछि  
भगवान्लाई अभिवादनगरी एक छेउमा बसे । एक छेउमः बसेका  
कपिलवस्तुबासी शाक्यहरूले भगवान्त्सङ्ग यस्तो प्रार्थना गरे :—

---

१. म. नि. २. पृ. २० सेखसुत्ता ।

“भन्ते ! यहाँ कपिलवस्तुवासी शाक्यहरूको एक नयाँ संस्थागार भवन भरखरै तयार भएको छ । अहिलेसम्म त्यस भवनको कुनै श्रमण, आह्याण अथवा मनुष्यहरूले परिभोग गरेका छन् । अतएव सर्वप्रथम भगवान्‌ले त्यस भवनको परिभोग गरिदिनु भए बेश हुनेथियो । भगवान्‌ले पहिले परिभोग गरिसक्नु भएपछि कपिलवस्तुवासी शाक्यहरूले परिभोग गर्नेछन् । यसबाट कपिलवस्तुवासी शाक्यहरूका निम्निदीर्घकालसम्म हित र सुख हुनेछ ।”

भगवान्‌ले तूष्णिभावले स्वीकार गर्नुभयो ।

त्यसपछि कपिलवस्तुवासी शाक्यहरू भगवान्‌ले स्वीकार गर्नुभएको बुझी आसनबाट उठी, भगवान्लाई अभिवादन तथा प्रदक्षिणागरी जहाँ त्यो नयाँ संस्थागार भवन हो त्यहाँ गए । त्यहाँ पुगिसकेपछि संस्थागारमा बिछुधाउनाहरू बिच्छुधाई, आसनहरूराखी, पानीको घडा राखी, तेलको बत्ती राखी, पुनः जहाँ भगवान्‌हुनुहुन्थ्यो त्यहाँ गए । त्यहाँ पुगेपछि भगवान्लाई अभिवादनगरी एक छेउमा उभिइएर बसे । एक छेउमा उभिइएर बसेका ती कपिलवस्तुवासी शाक्यहरूले भगवान्‌सँग यसरी प्रार्थना गरे :—

“भन्ते ! संस्थागार भवनमा बिछुधाउनाहरू बिच्छाइसक्यो, आसनहरू राखिसक्यो, अब भगवान्‌ले जे उचित सम्झनु हुन्थ्य सोही गर्नुहोस् ！”

त्यसपछि भगवान्‌चौबर पहिरी, गात्र-चौबर ग्रहणगरी, मिकु-सङ्घहरू सहित जहाँ संस्थागार भवन हो त्यहाँ जानुभयो । त्यहाँ

पुरोपछि खुट्टा धोई संस्थागार भवन भित्र पसी माझको स्तम्भमा अडेस-लागी पूर्वाभिमुखगरी बस्नुभयो । भिक्षुसङ्घहरू पनि खुट्टा धोई संस्थागार भवन भित्र पसी पश्चिमी भित्तामा आडलिई पूर्वाभिमुखगरी भगवान्‌लाई ने अधिलितर पारी बसे । कपिलवस्तुवासी शाक्यहरू पनि खुट्टा धोई संस्थागार भवन भित्र पसी पूर्वाभिमुखगरी आडलिई पश्चिमा-भिमुखगरी, भगवान्‌लाई ने अधिलितर पारी बसे ।

भगवान्‌ले कपिलवस्तुवासी शाक्यहरूलाई रातको धेरेबेरसम्म धर्मोपदेशद्वारा सन्दर्शित, सम्प्रतिष्ठित, समुत्साहित र सम्प्रहृष्ट गराई आयुष्मान् आनन्दलाई आमन्त्रण गर्नुभयो :—

“आनन्द ! तिमीले कपिलवस्तुवासी शाक्यहरूलाई शैच्छ प्रतिपदा सम्बन्धी उपदेश गर, मेरो पीठिँडै दुःखन्ताग्यो, म आराम गर्नु ।”

“हवस भन्ने !” भनी आयुष्मान् आनन्दले भगवान्‌लाई प्रत्युत्तर दिनुभयो ।

अनि भगवान् चारबोबर पटथाइराखेको सङ्घाटि<sup>१</sup> चौबर बिच्छधाई, दाहिने तरफबाट सिंहशय्यागरी, खुट्टामाथि खुट्टाराखी, स्मृति थातमा राखी, ‘यतिबेलामा’ उठनेछु भन्ने संज्ञा मनमा राखी आराम गर्नुभयो ।

१ दोबरी चौबर ।

## शैक्ष-प्रतिपदा

अनि आयुष्मान् आनन्दले महानाम शाक्यस्ताई आमन्त्रणः  
गर्वुभयोः —

“हे महानाम ! यहाँ आर्यश्रावक शीलसम्पद हुन्छ, इन्द्रिय संयमी हुन्छ, भोजनमा मात्राज्ञ हुन्छ, जाग्रत भई बस्थ, सप्त-सद्बुद्धले सम्पद हुन्छ र चार ध्यानलेयुक्त श्रेष्ठ-चित्तलाई यसै जीवनमा इच्छानुसार, विना प्रयास तथा विपुलरूपले प्राप्तगरी बस्थ ।

## शील-सम्पन्नता

“हे महानाम ! कसरी आर्यश्रावकले इन्द्रियलाई संयममा राख्छ भने —

*Dhamma.Digital*

( १ ) ‘महानाम ! यहाँ आर्यश्रावक चक्षुले रूप हेदा निमित्त-ग्राही ( आसक्तभई रास्रो नरास्रो आकार प्रकार हेनै ) हुँदैन, न व्यञ्जनग्राही ( आसक्त भई अङ्ग प्रत्यङ्ग, हाउ-भाउ हेनै ) हुन्छ । चक्षुरिन्द्रिय असंयमी हुँदा मनमा जुन अभिध्या दौर्मनस्य पापक अकुशल घर्महरू उत्पन्न हुनेहुन् तिनीहरूको निवारणार्थ चक्षुरिन्द्रिय संयमगरी बस्थ, चक्षुरिन्द्रिय रक्षागर्थ, चक्षुरिन्द्रिय बशमा राख्छ ।

( २ ) ‘श्रोतले शब्द सुन्दा निमित्तग्राही हुँदैन, न व्यञ्जनग्राही हुन्छ । श्रोतेन्द्रिय असंयमी हुँदा मनमा जुन अभिध्या दौर्मनस्य उत्पन्न... हुनेहुन् तिनीहरूको निवारणार्थ चक्षुरिन्द्रिय... बशमा राख्छ ।

( ३ ) ‘घ्राणले गन्ध सुँघदा निमित्तप्राही हुँदैन, न व्यञ्जन-  
प्राही हुन्छ । घ्राणेन्द्रिय असंयमी हुँदा मनमा जुन अभिध्या दौर्मनस्य...  
उत्पन्न हुनेहुन् तिनीहरूको निवारणार्थ घ्राणेन्द्रिय... बशमा राख्छ ।

( ४ ) ‘जिह्वाले रसास्वाद लिंदा निमित्तप्राही हुँदैन,  
न व्यजनप्राही हुन्छ । जिह्वेन्द्रिय असंयमी हुँदा मनमा जुन अभिध्या  
दौर्मनस्य... उत्पन्न हुनेहुन् तिनीहरूको निवारणार्थ जिह्वेन्द्रिय...  
बशमा राख्छ ।

( ५ ) ‘कायले स्पर्श गर्दा निमित्तप्राही हुँदैन, न व्यञ्जनप्राही  
हुन्छ । कायेन्द्रिय असंयमी हुँदा मनमा जुन अभिध्या दौर्मनस्य...  
उत्पन्न हुनेहुन् तिनीहरूको निवारणार्थ कायेन्द्रिय... बशमा राख्छ ।

( ६ ) ‘मनले मनको विषय ( धर्म ) जान्दा निमित्तप्राही  
हुँदैन, न व्यञ्जनप्राही हुन्छ । मनेन्द्रिय असंयमी हुँदा मनमा जुन  
अभिध्या दौर्मनस्य... उत्पन्न हुनेहुन् तिनीहरूको निवारणार्थ मनेन्द्रिय...  
बशमा राख्छ ।’

“पसरी महानाम ! आर्यश्रावकले इन्द्रियहरूलाई संयममा  
राख्छ ।

### भोजनमा मात्राङ्गता

“हे महानाम ! कसरी आर्यश्रावक भोजनमा मात्राङ्ग हुन्छ  
मने —

‘महानाम ! यहाँ आर्यश्रावक प्रतिसंख्यानगरी ( विचार मुन्धाई ) ज्ञानपूर्वक आहार ग्रहण गर्छ — ‘न कृडाको लागि, न बलवान् हुनको लागि, न सुन्दर बशको लागि आहार ग्रहण गर्छ किन्तु यो शरीर पालन गर्नकोलागि मात्र, जिघच्छा ( भोक ) मेटाउनको लागि र शुद्ध-ब्रह्मचर्य रक्षागर्नको लागिमात्र आहार ग्रहणगर्छ । यसप्रकार पुरानो क्षुधा ( वेदना ) दूरभई नयाँ वेदना उत्पन्न हुने छैन, निरवद्यपूर्वक जीवन यापन पनि हुनेछ र आरामदायी पनि ।’

“यसरी महानाम ! आर्यश्रावक भोजनमा मात्राङ्ग हुन्छ ।

### जाग्रतता

“हे महानाम ! कसरी आर्यश्रावक जाग्रत भई बस्छ भने—

Dhamma.Digital

‘हे महानाम ! यहाँ आर्यश्रावक दिनभरी आवरणीय धर्महरूबाट चित्त परिशोधनगरी, चंक्रमणगरी अथवा आसनमा बसी समय बिताउँछ । रातको प्रथम याममा पनि आवरणीय धर्महरूबाट चित्त परिशोधनगरी, चंक्रमणगरी अथवा आसनमाबसी समय बिताउँछ । रातको मध्यम याममा दाहिने तरफबाट सिहशय्यागरी बस्छ, खुट्टामाथि, खुट्टाराखी, स्मृति थातमा राखी, उठने संज्ञालाई मनमा राखी समय बिताउँछ । रातको अन्तिम याममा शैय्याबाट उठी आवरणीय धर्महरूबाट चित्त परिशोधनपारी चंक्रमण गर्छ अथवा आसनमा बस्छ ।

“यसरी महानाम ! आर्यश्रावक जाग्रत भई बस्छ ।

## सप्त सद्धर्ममा सम्पन्नता

‘हे महानाम ! कसरी आर्यश्रावक सप्त सद्धर्ममा सम्पन्न हुन्छ  
अने —

‘महानाम ! यहाँ आर्यश्रावक (१) श्रद्धालु हुन्छ, तथागतको  
बोधिज्ञानमाथि विश्वास राख्छ — ‘वहाँ भगवान् अरहत् हुनुहुन्छ, १० र  
बुद्ध भगवान् हुनुहुन्छ ।’ (२) लज्जालु हुन्छ— कायिक दुश्च-  
रित्रमा लज्जामान्छ, वाचिक दुश्चरित्रमा लज्जामान्छ र मानसिक  
दुश्चरित्रमा लज्जामान्छ, त्यस्तेंगरी पापक अकुशलादि कर्म गर्नेमा  
लज्जामान्छ । (३) पापकर्ममा भयदर्शी हुन्छ— कायिक दुश्चरित्रमा  
भयमान्छ, वाचिक दुश्चरित्रमा भयमान्छ र मानसिक दुश्चरित्रमा भय-  
मान्छ, त्यस्तेंगरी पापक अकुशलादि कर्म गर्नेमा भयमान्छ, डराउन्छ ।  
(४) बहुश्रुत हुन्छ— श्रुतधर, श्रुतसञ्चित्य (धेरै प्रकारका कुराहरू  
सुनेर राख्ने) हुन्छ । जुन धर्म आदिकल्याण, मध्यकल्याण र पर्यंव-  
शान कल्याण हुन्; जुन धर्म अर्थसहित, व्यञ्जनसहित, केवल परिपूर्ण,  
परिशुद्ध-व्यवर्चय हुन् ती धर्महरू भन्दछ, त्यस्ता धर्महरू धेरै सुनेको  
हुन्छ, मनमा धारण गरेको हुन्छ, वचनले परिचित हुन्छ, मनले राम्ररी  
परीक्षण गरेको हुन्छ र प्रज्ञाले प्रतिवेध पनि गरेको हुन्छ । (५)  
आरब्धबीर्य भई बस्त्वा— अकुशल-धर्म हटाउन, कुशल-धर्म बढाउन—  
बलवान् तथा दृढपराक्रमीभई, लगनताका साथ कुशलधर्ममा बस्त्वा । (६)  
स्मृतिवान् हुन्छ— उत्तम स्मृति-प्रज्ञाले सम्पन्न हुन्छ, धेरै समयदेखि  
गरेको बोलेको पनि स्मरणगर्ठ, अनुस्मरण गर्छ । (७) प्रज्ञावान्

“हन्त्र— उवयास्तगामिनी प्रज्ञाले सम्पन्न हुन्छ, श्रेष्ठ निर्वैदिक सम्यक् दुःखभयगामिनी प्रज्ञाले सम्पन्न हुन्छ ।

“यसरी महानाम ! आर्यश्रावक सप्त सद्वर्मले सम्पन्न हुन्छ ।

### ध्यानलाभी

“हे महानाम ! कसरी आर्यश्रावक चार ध्यानले युक्त श्रेष्ठचित्त-लाई यसे जीवनमा इच्छानुसार, विनाप्रयास तथा विपुल ( अक्सर ) रूपले प्राप्त गर्नेहुन्छ भने—

‘महानाम ! यहाँ आर्यश्रावक ( १ ) कामबाट अलगभई, अकुशलबाट अलगभई, वितर्क र विचार भएको, एकान्तवास ( ध्यान ) बाट उत्पन्न प्रीति र मुखले युक्त प्रथमध्यान प्राप्तगरी बस्द; ( २ ) वितंक र विचारलाई उपशान्तगरी, वितर्क र विचार रहित, अस्पन्नतर सम्प्रसाद र एकाग्रचित्तले युक्त, समाधिज प्रीति र मुखले युक्त द्वितीय-ध्यान प्राप्तगरी बस्द; ( ३ ) प्रीति पनि त्यागी, उपेक्षीभई, स्मृतिवान्, ज्ञानवान् भई, शारीरिक सुखानुभवगर्द— जसलाई ज्ञानीहरु ( आर्यहरु ) ‘उपेक्षावान्, स्मृतिवान् तथा सुखपूर्वक बस्ने’ भनी भन्दछन्, ती तृतीय-ध्यान प्राप्तगरी बस्द; ( ४ ) सौमनस्य ( मानसिक सुख ), दौर्मनस्य ( मानसिक दुःख ) लाई पहिलेनै अन्तगरी, सुख-दुःख त्यागी, दुःख र सुख नभएको, स्मृति परिशुद्ध भई उपेक्षा भएको चतुर्थध्यान प्राप्त-गरी बस्द ।

“यसरी महानाम ! आर्यश्रावक चार ध्यानले युक्त श्रेष्ठचित्त-

ज्ञाई यसे जीवनमा इच्छानुसार, विनाप्रयास, विपुलरूपले प्राप्तगर्व हुन्छ ।

‘हे महानाम ! जब आर्यशावक उक्त प्रकारले शील सम्पद हुन्छ, इन्द्रिय संयमी हुन्छ, भोजनमा मात्राज्ञ हुन्छ, जाग्रत मई बस्त्व, सप्त सद्बुद्धिमत्ते सम्पद हुन्छ र चार-ध्यानले युक्त श्रेष्ठ-चित्तलाई यसे जीवनमा इच्छानुसार, विना प्रयास तथा विपुलरूपले प्राप्तगर्व हुन्छ, तब सो आर्यशावक शैक्ष-प्रतिपदामा सुसम्पद भएको हुन्छ । कोरल्ले-बेलाको फुल ( अण्डा ) जस्तै ज्ञानको प्रभेद बुद्धन समर्थ हुन्छ, सम्बोधिज्ञान लाभगर्व समर्थ हुन्छ, अनुपम ( अनुत्तर ) योगभ्रेम ( निर्वाण ) पनि प्राप्तगर्व समर्थ हुन्छ ।

### कुखुराका चल्ला

Dhamma.Digital

“हे महानाम जस्तो कि— आठ, दश अथवा बाहुगोटा कुखुराका शुलहरू राङ्गोसँग कुखुराले आफ्नो पलेटाले छोपीसकेको, राङ्गोसँग तातो पारीसकेको, राङ्गोसँग तथार पारिसकेकोष ; यद्यपि कुखुराले यस्तो इच्छा गर्दैन — ‘अहो, मेरो कुखुराका चल्लाहरूले खुट्टाका नड्ग्राका टुप्पाले अथवा चुच्चोले अण्डकोष फोरी कुशलपूर्वक बाहिर आउन् ।’— तैपनि ती चल्लाहरू खुट्टाका नड्ग्राका टुप्पाले अथवा चुच्चोले अण्डकोष फोरी कुशलपूर्वक बाहिर निस्कन समर्थ हुन्दैन, त्यस्तैगरी— हे महानाम ! जब आर्यशावक यसरी (उक्त प्रकार) शीलसम्पद हुन्छ, इन्द्रिय संयमी हुन्छ र चार-ध्यानले युक्त श्रेष्ठ-चित्त-

लाई यसं जीवनमा इच्छानुसार, विना प्रयास तथा विपुलरूपले प्राप्तगर्न समर्थ हुन्दै—

“महानाम ! यसेलाई शैक्ष-प्रतिपदामा लाने, कोरल्ने बेलाको फुल जस्तै— ज्ञानको प्रभेद बुझन सक्ने, सम्बोधिज्ञान लाभगर्न समर्थ, अनुपम योगक्षेम प्राप्तगर्न समर्थ आर्यश्रावक भन्दछन् ।

### पूर्वानुस्मृति

“हे महानाम ! सो आर्यश्रावकले सोही अनुपम उपेक्षा-स्मृति-परिशुद्धतामा पुणिसकेपछि अनेकप्रकारले पूर्वजन्मको कुराहरू अनुस्मरण गर्छ— जस्तै— ‘एकजन्म, दुइजन्म, तीनजन्म, चारजन्म, पाँचजन्म, दशजन्म, बीसजन्म; यस्तंगरी शयजन्म, सहश्रजन्म, शतसहश्रजन्म; अनेक संवर्तकल्प (प्रलय कल्प), विवर्तकल्प (सृष्टिकल्प) को अनुस्मरण गर्छ— अमुकस्थानमा थिए, यस्तो नाउँ, यस्तो गोत्र, यस्तो वर्ण, यस्तो आहारपान, यस्तो भुख-दुःख भोगगर्ने, यति आयु थियो । त्यहाँबाट च्युतभई यहाँ जन्मै ।’ यसरी आकार सहित अनेकप्रकार पूर्वजन्मको कुराहरू अनुस्मरण गर्छ— यही नै उसको पहिलो अभिज्ञान हुन्दै— कुखुराको चल्लाले अण्डकोष फोरी निस्क्ने छै ।

### दिव्यचक्षु

“हे महानाम ! सो आर्यश्रावकले सोही अनुपम उपेक्षा-स्मृति-परिशुद्धतामा पुणिसकेदछि दिव्य-विशुद्ध, अमानुषीय चक्षुले प्राणीहरू

च्युत भएका, उत्पन्न भएका— नीच-उच्च, सुवर्ण-दुर्वर्ण, सुगांते-दुर्गतिभा आ-आपना कर्मानुसार जन्मेका प्राणीहरूलाई जान्दछ— यही नै उसको दोश्री अभिज्ञान हुन्छ— कुखुराको चल्लाले अण्डकोष फोरी निस्कने क्यैं ।

### आस्त्रवक्षय

“हे महानाम ! सो आर्यथ्रावकले सोही अनुपम उपेक्षा-स्मृति-परिशुद्धतामा पुगिसकेपछि आस्त्रवक्षयारी अनास्त्रबर्द्ध, चित्तविमुक्ति, प्रज्ञाविमुक्तिबर्द्ध यसै जीवनमा स्वयं अभिज्ञानलाई साक्षात्गरी उपशान्त-बर्द्ध— यही नै उसको तेश्रो अभिज्ञान हुन्छ— कुखुराको चल्लाले अण्डकोष फोरी निस्कने क्यैं ।

### विद्या-चरण सम्पन्नता

“हे महानाम ! जो आर्यथ्रावक शीलसम्पन्न हुन्छ, यो ‘चरण’ हो; जो आर्यथ्रावक इन्द्रिय संयमी हुन्छ, यो पनि ‘चरण’ हो; जो आर्यथ्रावक भोजनमा मात्राज्ञ हुन्छ, यो पनि ‘चरण’ हो; जो आर्यथ्रावकले सप्त सद्बर्मले सम्पन्न हुन्छ, यो पनि ‘चरण’ हो; जो आर्यथ्रावकले चार ध्यानले युक्त श्रेष्ठ-चित्तलाई यसै जीवनमा इच्छानुसार, विनाप्रयास, विपुलरूपले प्राप्तगरेको हुन्छ, यो पनि ‘चरण’ नै हो ।

“हे महानाम ! आर्यथ्रावकले जुन अनेकप्रकारका पूर्वजन्मका कुराहरू अनुस्मरण गर्छ— जस्तै— एकजन्म… साकार सउदैश्य

अनेकप्रकार पूर्वजन्मका कुराहरू अनुस्मरण गर्छं यो 'विद्या' हो; जो आर्यश्रावकले अमानुषीय विशुद्ध-दिव्यचक्षुले प्राणीहरू च्युत भएका, उत्पन्न भएका, ... आ-आफ्ना कर्मानुसार जन्मेका प्राणीहरूको अनुस्मरण-गर्छं, यो पनि 'विद्या' हो; जो आर्यश्रावक आत्मवक्षयगरी अनात्मवभई चित्तविमुक्ति, प्रज्ञाविमुक्ति भई यसे जीवनमा स्वयं अभिज्ञानलाई साक्षात्गरी बस्थे, यो पनि 'विद्या' नै हो ।

'हे महानाम ! यसेलाई 'विद्यासम्पन्न आर्यश्रावक' भन्दछन्, यसेलाई 'चरणसम्पन्न आर्यश्रावक' पनि ।

'महानाम ! ब्रह्मा सनत्कुमारले पनि यस्तो गाथा भनेका छन्—

'खत्तियो सेट्टो जनेतर्स्मि, ये गोत्तपटिसारिनो ।

विज्ञाचरण सम्पन्नो, सो सेट्टो देवमानुसेति ॥

**अर्थ :—**

'गोत्र खोजीगर्ने मनुष्यहरूमा क्षत्री श्रेष्ठ छ र विद्याचरणले सम्पन्न भएको पुरुष देव मनुष्यमा श्रेष्ठ छ ।'

'हे महानाम ! यो गाथा (श्लोक) ब्रह्मा सनत्कुमारले रास्त गाएका छन्, नराओ गाएका छन्; सुभाषित नै छ, दुर्भाषित छन्; अर्थयुक्त नै छ, अनर्थयुक्त छन् । भगवान्‌ले पनि यसेलाई अनुमोदन गर्नुभएकैछ ।"

**भगवान् शेष्याबाट उठी आयुष्मान् आनन्दलाई आमन्त्रण गर्नुभयो :—**

“धन्य ! धन्य !! आनन्द, धन्यहो आनन्द ! तिमीले कपिलवस्तुवासी शाक्यहरूलाई शैक्ष-प्रतिपदाकोबारेमा उपदेश गच्छौ !”

आयुष्मान् आनन्दको भगवान्लाई भगवान्‌ले पनि स्वीकृति दिनुभयो । अनि कपिलवस्तुवासी शाक्यहरू प्रसन्नभई आयुष्मान् आनन्दको भायगलाई अभिनन्दन गरे ।

X

X

X

**मूल सूत्र :—**

## १०—तिग्रो मरण राम्रै हुनेछ

यस्तो मैले सुने<sup>१</sup> ।

Dhamma.Digital

एक समय भगवान्, शाक्य जनपदको कपिलवस्तुस्थित न्यग्रो-घाराममा बस्नु भएको थियो ।

त्यस बछत महानाम शाक्य जहाँ भगवान् हुनुहुन्थ्यो त्यहाँगई भगवान्लाई अभिवादनगरी एक छेउमा बसे । एक छेउमा बसेका महानाम शाक्यले भगवान्संग यस्तो निवेदन गरे :—

“मन्ते ! यो कपिलवस्तु नगर समृद्धिः, उज्ज्ञतशील छ यो नगरमा धेरै भीडभै, जनाकोर्ण छ, यातायातको भीडले बाटामा कठिनाइ छ । मन्ते ! म भगवान्संग अथवा मनोभावनीय भिक्षुहरूसंग सतसंगत-

१. सं. नि. IV पृ. ३१४: पठममहानामसुत्तं ।

गरी साँझतिर कपिलवस्तु नगरमा फर्किंदा हात्ती भएको ठाउंमा पनि जान्न, घोडा भएको ठाउंमा पनि जान्न, रथ भएको ठाउंमा पनि जान्न, न मानिसहरू भएको ठाउंमा नै जान्छु । तैपनि त्यस बछत मेरो मनले अगवान्प्रति भएको स्मरण भुल्दछ, धर्मप्रति भएको स्मरण भुल्दछ र सङ्घप्रति भएको स्मरण पनि भुल्दछ । त्यस बछत मेरो मनमा यस्तो भावना पैदा हुन्छ—‘यदि यस बछत मृत्यु भएको खण्डमा मेरो गति कस्तो हुने होला ? के अभिसम्पराय हुने होला ?’

“महानाम ! डराउनु पर्दैन, डराउनु पर्दैन !! तिग्रोगति राम्रै हुनेछ । तिग्रो मरण नराम्रो हुनेछैन । महानाम ! जसको चित्त दीर्घकालदेखि श्रद्धामा परिभावित भएको छ, शीलमा परिभावित भएको छ, श्रुतिमा परिभावित भएको छ, त्यागमा परिभावित भएको छ र प्रज्ञामा पनि परिभावित भएको छ, उसको यो चातुर्महाभौतिक काय आमा बाढुको कारणले उत्पन्न, भात-दाल आदि खाद्यपदार्थद्वारा बढेको, अनित्यादि स्वभाव भएको भारीरलाई यहोनै कौवाले खानेछ, गिद्धले खानेछ, बाजले खानेछ, कुकुरले खानेछ, स्यालले खानेछ अथवा विभिन्न प्रकारका प्राणीहरूले खानेछन् । तर जसको चित्त दीर्घकालदेखि श्रद्धा, शील, श्रुति, त्याग र प्रज्ञाले भावित ( अभिवृद्धि ) भएको छ उ उर्ध्वगामी नै हुनेछ, विशेषभागी पाने ।

“महानाम ! जस्तै—कुनै पुरुषले घूँको घैंटो अथवा तेलको घैंटो पानीभित्र डुबाई फोरिंदिश घूँ बा तेलका जुन दिलौनी र कसर हुन् तो जस्तै पानीमा डुड्छन् र जुन घूँ बा तेलहो त्यो पानीमाथि नै

उत्तरन्धि । त्यस्तैगरी—दीर्घकालदेखि श्रद्धा, शील, श्रुति, त्याग र प्रज्ञामा भावित भएको उसको चातुर्महाभौतिक काण, ... अनित्यादिस्वभाव भएको शरीरत्वाई यहींने ... प्राणीहरूले खानेछन् । तर दीर्घकालदेखि श्रद्धा ... प्रज्ञामा भावित भएको उसको गति चाहिँ उर्ध्वगामी नै हुनेछ, विशेषमागी पनि ।


“हे महानाम ! तिम्रो चित्त दीर्घकालदेखि श्रद्धा, शील, श्रुति, त्याग र प्रज्ञामा परिभावित (अभिवृद्धि) भएको छ । न डराउ, डराउनु वर्दन ! तिम्रोगति राम्रै हुनेछ, तिम्रो मरण नराम्रो हुने छैन ।”

[ यति उपदेश सुनी महानाम शाक्य प्रसन्न भए । ]

X

X

X



मूल सूत्र :—

## ११—विरामीलाई आश्वासन

एक समय भगवान्, शाक्य जनपदको कपिलवस्तुस्थित न्यग्रो-आराममा बस्नु भएको थियो ।

त्यस बछत केही भिक्षुहरू “चीबर सिद्धिएर तीन महीना पनि वित्तिसकेपछि भगवान् चारिकार्य पाल्नु हुनेछ” भन्दै भगवान्को चीबर सिउँदै थिए ।

१. सं. नि. IV पृ. ३४९: गिलानसुत्त ।

महानाम शाक्यले “चौवर सिद्धिएर तीन महीना पनि वित्तिसकेपछि भगवान् चारिकार्थं पाल्नु हुनेछ” भन्दै केही भिक्षुहरूले भगवान्को चौवर सिउँदैष्ठन्” भन्ने खबर सुने । अनि महानाम शाक्य जहाँ भगवान् हुनुहुन्थ्यो त्यहाँ गए । त्यहाँ पुगिसकेपछि भगवान्लाई अभिवादनगरी एक छेउमा बसे । एक छेउमा बसेका महानाम शाक्यले भगवान्लाई यस्तो विनिंगरे :—

“भन्ते ! केही भिक्षुहरू भगवान्को चौवर सिउँदैष्ठन्—‘चौवर सिद्धिएर तीन महीना पनि वित्तिसकेपछि भगवान् चारिकार्थं पाल्नु हुनेछ’ ।”

“भन्ते ! मैले भगवान्को श्रीमुखबाट ‘प्रज्ञावान् उपासकले प्रज्ञावान् उपासकलाई, विरामीभई दुःखित तथा पीडित भएको बेलामा उपदेश सुनाउनुपर्छ’ भनी भन्नुभएको कुरा सुनेको छैन ।”

१—“हे महानाम ! प्रज्ञावान् उपासकले प्रज्ञावान् उपासकलाई, विरामीभई दुःखित तथा पीडित भएको बेलामा चार आश्वासनीय धर्महरूद्वारा आश्वासन दिनुपर्छ—‘हे आयुष्मान् धैर्यं राख ! तिमीमा बुझप्रति गम्भीर श्रद्धा र भक्ति छ—‘वहाँ भगवान् अरहत् हुनुहुन्छ, १० र वहाँ भगवान् बुद्ध हुनुहुन्छ’ । हे आयुष्मान् ! धैर्यं राख ! तिमीमा धर्मप्रति गम्भीर श्रद्धा र भक्ति छ—‘भगवान्को धर्मसु-आल्यातछ, २० विजज्ञन ले आफै अवबोधगर्न पनि सक्छ ।’ हे आयुष्मान् ! धैर्यं राख, तिमीमा

१. हेर. पृ. २२५: बुद्धानुस्मृति ।

२. " " २२६ धर्मानुस्मृति ।

सङ्घप्रति पनि श्रद्धा र भक्ति छ—‘भगवान्‌को धावकसङ्घ सु-प्रतिपक्ष’ छ,’० र सोकवासीकानिमित्त सर्वोत्तम पुण्यक्षेत्र पनि हुन्। यस्तंगरौ तिमीमा श्रेष्ठ तथा सुन्दर शील पनि छ जो अखण्डित छ, अछिक्षित छ, निर्दागी छ, कमसहित छ, स्वातन्त्र्य छ, विज्ञप्रशंसित छ, दृष्टिद्वारा परामर्शित छैन र समाधिसंवर्तनिक पनि छ ।

२—‘हे महानाम ! प्रज्ञावान् उपासकले प्रज्ञावान् उपासकलाई बिरामीभई दुःखित तथा पीडित भएको बेलामा उपरोक्त चार आश्वासनीय धर्मद्वारा धर्यदिई यस्तो सोध्नुपर्छ—‘हे आयुष्मान् ! तिझो मनमा आमा बाबुमाथि आशा छ कि ?’ यस्तो सोध्वा यदि उसले—‘मेरो मनमा आमा-बाबुमाथि आशा छ’ भनी भन्छ भने उसलाई यस्तो भन्नुपर्छ—‘हे आयुष्मान् । तिमी मरणस्वभावकाह्वौ, मरणवाट बच्न सकदैनो । आमा-बाबुमाथि आशा राखेता पनि मर्नेछौ, न राखेता पनि मर्नेछौ । अतएव आमा-बाबुमाथिको आशालाई छाडनु नै बेश हुनेछ ।’

३—‘यदि उसले ‘जो मेरो आमा-बाबुमाथि आशा यियो सो अब हटिसक्यो’ भनी भन्छ भने उसेग यस्तो सोध्नुपर्छ—‘तिझो मनमा पुत्र भार्यामाथि आशा छ कि ?’, यदि उसले ‘मेरो मनमा पुत्र-भार्यामाथि आशा छ’ भन्छ भने उसलाई यस्तो भन्नुपर्छ—‘हे आयुष्मान् ! तिमी मरण स्वभावकाह्वौ, मरणवाट बच्न सकदैनो । पुत्र-भार्यामाथि आशा राखेता पनि मर्नेछौ, न राखेता पनि मर्नेछौ । अतएव पुत्र-भार्यामाथिको आशालाई छाडनु नै बेश हुनेछ ।’

१. हेर पृ. २२६ संघानुस्मृति ।

४—‘यदि उसले ‘जो मेरो पुत्र-मार्यामायि आशा थियो सो अब हटिसक्यो’ भन्द्र भने उसंग यस्तो सोधनुपर्छ—‘तिन्हो मनमा मनुष्यहरूका पञ्चकामविषयभोगबारे आशा छ कि ?’, यदि उसले ‘मेरो मनमा मनुष्यहरूका पञ्चकामविषयभोगबारे आशा छ’ भन्द्र भने उसलाई यस्तो भन्नुपर्छ—‘हे आयुष्मान् मनुष्यहरूका पञ्चकामविषय-भोगभन्दा दिव्य-काम-सुख अधिक सुन्दर तथा अधिक उत्तम छ । अतएव मनुष्यहरूका पञ्चकामविषयभोगबाट चित्त हटाई चातुर्महाराजिक देवतामाथि चित्त लगाऊ ।’

५—“यदि उसले ‘मनुष्यहरूका पञ्चकामविषयभोगबाट चित्त हटाई चातुर्महाराजिक देवतामाथि चित्त लगाएकोछु’ भन्द्र भने उसलाई यस्तो भन्नुपर्छ—‘चातुर्महाराजिक देवताभन्दा तावत्तिंश देवता अधिक सुन्दर तथा अधिक उत्तम छन् । अतएव चातुर्महाराजिक देवताबाट चित्त हटाई तावत्तिंश देवतामाथि चित्त लगाऊ ।

६—“यदि उसले ‘चातुर्महाराजिक देवताबाट चित्त हटाई तावत्तिंश देवतामाथि चित्त लगाएकोछु’ भन्द्र भने उसलाई यस्तो भन्नुपर्छ—‘तावत्तिंश देवताभन्दा यामा देवता … यामा देवताभन्दा तुषित देवता … तुषित देवताभन्दा निर्माणरति देवता … निर्माणरति देवताभन्दा परनिर्मित वशवर्ती देवता … परनिर्मित वशवर्ती देवताभन्दा ब्रह्मलोक अधिक सुन्दर तथा अधिक उत्तम छ । अतएव परनिर्मित वशवर्ती देवताबाट चित्त हटाई ब्रह्मलोकमाथि चित्त लगाऊ ।’

७—“यदि उसले ‘परनिर्मित वशवर्ती देवताबाट चित्त हटाई

ब्रह्मलोकमाथि चित्त लगाएको छु' भन्द्य भने उसलाई यस्तो भन्नुपर्छ 'हे आयुष्मान् ! ब्रह्मलोक पनि अनित्यहो, अघ्रुवन्न हो, स्व-काय-दृष्टि अन्तरगतहो अर्थात् आत्मभाव दृष्टिको भित्रपर्छ । अतएव ब्रह्मलोकबाट पनि चित्त हटाई स्व-कायदृष्टि निरोध गर्नेमा अर्थात् आत्मदृष्टिभाव-लाई हटाउनमा चित्त लगाऊ ।'

द—‘यदि उपले 'ब्रह्मलोकबाट पनि चित्त हटाई स्व-कायदृष्टि-भाव हटाउनमा चित्त लगाएको छु' भन्द्य भने हे महानाम ! यसप्रकार विमुक्तचित्त भएको उपासकसँग, आल्पवबाट विमुक्तचित्त भएको भिक्षुबाट कुनै भिन्नता छैन भनी भन्दछु । जडाँपन्म विमुक्तिको सवालछ ~ बुवै विमुक्ति नै हुन् ।’

[ उपरोक्त उपदेश सुनी महानाम शाक्य प्रसन्न भए । ]

X                    X                    X

*Dhamma.Digital*

मूल सूत्र :—

## १२—शरणानि शाक्यबारे (क)

कपिलबस्तुमा<sup>१</sup> ।

त्यस बहुत शरणानि<sup>२</sup> शाक्यको मृत्यु भइसकेको थियो ।  
उनकोबारेमा भगवान्‌ले यस्तो भन्नु भएको छ —

१. सं. नि. IV पृ. ३१९: पठमसरणानिसक्कमुत्तं ।

२. स्थाम र रोमनमाः 'सरकानि' छ, अर्थकथामा पनि ।

“शरणानि शाक्य स्रोतापन्न हुन्, अविनिपाती, निश्चितसम्बोधि—  
परायण हुन्।”

त्यस बछत केही शाक्यहरू एकत्रितभई, एक ठाउंमा भेलाभई कराउंदैथिए, खिसिगर्दैथिए र हँस्स उडाउंदै थिए—“आश्रय हो ! अद्भुत हो ! अब यहाँ ( बुद्ध धर्ममा ) को स्रोतापन्न हुन न सकला !” शरणानि शाक्यको मृत्यु भइसक्यो उसकोबारेमा भगवान् भन्नु हुन्थ—“शरणानि शाक्य स्रोतापन्न हुन्, अविनिपाती, निश्चित सम्बोधिपरायण हुन्।” जबकि शरणानि शाक्य शिक्षापालन गर्नंमा पनि बुर्बल थियो र उसले मद्यपान पनि गर्दथ्यो ।”

अनि महानाम शाक्य जहाँ भगवान् हुनुहुन्थ्यो त्यहाँ गए । त्यहाँ पुगिसकेपछि भगवान्लाई अभिवादनगरी एक छेउमा बसे । एक छेउमा बसेका महानाम शाक्यले भगवान्सँग यस्तो बिन्तिगरे :—

“भन्ते ! शरणानि शाक्यको मृत्यु भइसक्यो । उनकोबारेमा भगवान्ले यस्तो भन्नु भएको छ—‘शरणानि शाक्य स्रोतापन्न हुन्, अविनिपाती, निश्चित सम्बोधिपरायण हुन्।’ यहाँ केही शाक्यहरू एकत्रितभई, एक ठाउंमा भेलाभई कराउंदैछन्, खिसिगर्दैछन् र हँस्स उडाउंदैछन्—‘आश्रय हो ! अद्भुत हो ! अब यहाँ को स्रोतापन्न हुन न सकला !’ शरणानि शाक्यको मृत्यु भइसक्यो उसकोबारेमा भगवान् भन्नुहुन्थ कि ‘शरणानि श क्य स्रोतापन्न हुन्...’ जबकि शरणानि शाक्य शिक्षापालन गर्नंमा पनि बुर्बल थियो र उसले मद्यपान पनि गर्दथ्यो ।”

“हे महानाम ! जो उपासक दीर्घकालदेखि बुद्धको शरणमा गएको छ, धर्मको शरणमा गएको छ तथा सङ्ख्यको शरणमा गएको छ अने उ कसरी विनिपात ( खराबगति ) मा जाला ! महानाम ! सांच्चं भन्नेहो भने शरणानि शाक्यलाई नै दीर्घकालदेखि बुद्ध, धर्म तथा सङ्ख्यको शरणमा गएको उपासक भन्न सर्कान्धि । शरणानि शाक्य दीर्घकालदेखि बुद्ध, धर्म तथा सङ्ख्यको शरणमा गएका उपासक हुन् । उनी कसरी विनिपात ( खराबगति ) मा जान सक्लान् ।

### शैक्षाशैक्ष लक्षण

१-अर्हत्-लक्षण—‘हे महानाम ! यहाँ कुनै पुरुष बुद्धप्रति अटल भद्राले युक्त भएको हुन्छ—‘वहाँ भगवान् अर्हत् हुनुहुन्छ,<sup>१०</sup> र वहाँ भगवान् बुद्ध हुनुहुन्छ ।’ धर्मप्रति अटल भद्राले युक्त भएको हुन्छ—‘भगवान्को धर्म सु-आख्यातछ,<sup>२०</sup> विज्जनले आफै अवबोध गर्न पनि सक्छ ।’ सङ्ख्यप्रति अटल भद्राले युक्त भएको हुन्छ—‘भगवान्को शावकसङ्ख्य सु-प्रतिपन्थ छ,<sup>३०</sup> र लेकवासीकानिमित्त सर्वोत्तम पुष्पक्षेत्र पनि हुन् ।’ उ हसन-प्रज्ञाले, जवन-प्रज्ञाले र विमुक्ति-प्रज्ञाले युक्त भएको हुन्छ तथा आल्वक्षयगरी अनास्त्रव भई, चित्त विमुक्ति र प्रज्ञाविनुक्तिले सुसम्पन्न भई यसे जीवनमा स्वयं अभिज्ञान साक्षात्कारगरी उपशान्तभई

१. हेर पृ. २२५ बुद्धानुस्मृति ।

२. ” ” २२६ धर्मानुस्मृति ।

३. ” ” २२६ संघानुस्मृति ।

बस्त्र । सो पुरुष नर्कगतिबाट मुक्तछ, तिर्यकगतिबाट मुक्तछ, प्रेतगतिबाट पनि मुक्तछ तथा अपाय, दुर्गति, विनिपातबाट पनि मुक्तने छ ।

**२-अनागामी-लक्षण—**“हे महानाम ! यहाँ कुनै पुरुष बुद्ध-प्रति अटल श्रद्धाले युक्त भएको हुन्छ … धर्मप्रति अटल श्रद्धाले युक्त भएको हुन्छ … सङ्घप्रति अटल श्रद्धाले युक्त भएको हुन्छ … । हसन-प्रज्ञा र जवन-प्रज्ञाले युक्त भएको हुन्छ किन्तु विमुक्ति-प्रज्ञाले युक्त भएको हुँदैन । उ पाँच अधोभागीय-संयोजन<sup>१</sup> क्षयगरी औपपातिक ( ब्रह्मलोक गामी ) हुन्छ; त्यहीनै परिनिर्वाण हुन्छ, केरि त्यसलोकबाट यहाँ आउँदैन । सो पुरुष पनि नर्कगतिबाट, तिर्यकगतिबाट, प्रेतगतिबाट मुक्त छ तथा अपाय, दुर्गति, विनिपातबाट पनि ।

**३-सकृदागामी-लक्षण—**“हे महानाम ! यहाँ कुनै पुरुष बुद्धप्रति … धर्मप्रति … तथा सङ्घप्रति अटल श्रद्धाले युक्त भएको हुन्छ; किन्तु हसन प्रज्ञा, जवन-प्रज्ञा र विमुक्ति प्रज्ञाले युक्त भएको हुँदैन । उ तीन-संयोजनहरूलाई<sup>२</sup> क्षयगरी राग, द्वेष र मोहलाई दुर्बलपारी सकृदागामी भएको हुन्छ—एकपटकमात्र यस लोकमा आई दुःखको अन्त गर्छ । सो पुरुष पनि नर्कगति, तिर्यकगति प्रेतगतिबाट मुक्तछ तथा अपाय, दुर्गति, विनिपातबाट पनि ।

**४-स्रोतापन्न-लक्षण—**“हे महानाम ! यहाँ कुनै पुरुष बुद्ध-

१. स्व-कायदृष्टि, विचिकित्सा, शीलन्रतपरामर्श, कामच्छन्द र व्यापाद-संयोजन ।

२. स्व-कायदृष्टि, विचिकित्सा र शीलन्रतपरामर्श-संयोजन ।

प्रति ... धर्मप्रति ... सङ्घप्रति अटल शद्वाले युक्त भएको हुन्छ; किन्तु हसन-प्रज्ञा, जवन-प्रज्ञा र विमुक्ति प्रज्ञाले युक्त भएको हुँदैन। उतीनै-संयोजन<sup>१</sup>लाई क्षयगरी स्रोतापन्न भएको हुन्छ—अविनिपाती, निश्चित सम्बोधिपरायण। तो पुरुष पनि नर्कगति, तिर्यकगति, प्रेतगतिबाट मुक्तछ तथा अपाय, दुर्गति, विनिपातबाट पनि।

**५-धर्मानुसारी-लक्षण**—“हे महानाम ! यहाँ कुनै पुरुष बुद्धप्रति, धर्मप्रति तथा सङ्घप्रति अटल शद्वाले युक्त भएको हुँदैन, न त हसन-प्रज्ञा, जवन-प्रज्ञा र विमुक्ति-प्रज्ञाले नै युक्त भएको हुन्छ; तर उसमा यी धर्महरू हुन्थन्—(१) श्रद्धेन्द्रिय, (२) वीर्येन्द्रिय (३) स्मृतेन्द्रिय, (४) समाध्येन्द्रिय र (५) प्रज्ञेन्द्रिय। तथागत देशित धर्मलाई प्रज्ञाद्वारा मात्रानुसार बोधगर्छ। सो पुरुष नर्क, तिर्यक, प्रेत-विषयमा जाँदैन तथा अपाय, दुर्गति, विनिपातमा पनि।

**६-श्रद्धानुसारी-लक्षण**—“हे महानाम ! यहाँ कुनै पुरुष बुद्धप्रति, धर्मप्रति तथा सङ्घप्रति अटल शद्वाले युक्त भएको हुँदैन, न त हसन-प्रज्ञा, जवन-प्रज्ञा र विमुक्ति-प्रज्ञाले नै युक्त भएको हुन्छ; तर उसमा यी धर्महरू हुन्थन्—(१) श्रद्धेन्द्रिय, (२) वीर्येन्द्रिय, (३) स्मृतेन्द्रिय, (४) समाध्येन्द्रिय र (५) प्रज्ञेन्द्रिय। उसको तथागत-

१. स्व-कायदृष्टि, विचिकित्सा र शीलव्रतपरामर्श-संयोजन। स्रोतापन्न हुनेमा राग-ह्रेष-मोह दुर्बल भएको हुन्न, जो सङ्खदागामी हुनेमा हुन्छ।

प्रति श्रद्धामात्र, प्रेममात्र हुन्छ । यो पुरुष पनि नर्क, तिर्यक, प्रेतविषयमा जाँदैन तथा अपाय, दुर्गंति, विनिपातमा पनि ।

‘हे महानाम ! यदि यी ठुल-ठूला रुखहरूले<sup>१</sup> सुभाषित र दुर्भाषितको अर्थ बुझ्न सक्ने भएका भए यी महाशाल रुखहरूलाई पनि ‘स्वोतापन्नमा पुरेका, अविनिपातस्वभावका, निश्चित सम्बोधिपरायण’ भनी भन्ने थिए, शरणानि शाक्यकोबारे त कुरै छाडिदेउ । महानाम ! शरणानि शाक्यले मरणासन्न समयमा शिक्षापूर्ण गरे ।”

[ यी उपदेश सुनिसकेपछि महानाम शाक्य प्रसन्न भए । ]

x                    x                    x

मूल सूत्र :—



### १३—शरणानि शाक्यबारे (ख)

कपिलवस्तुमा<sup>२</sup> ।

त्यस बखतमा शरणानि<sup>३</sup> शाक्यको मृत्यु भइसकेको थियो । उनकोबारेमा भगवान्‌ले यस्तो भन्नु भएको छ —“शरणानि शाक्य

१. जुन ठाउंमा बस्नुभई भगवान् बुद्धले उपदेश गर्दै हुनुहुन्थ्यो त्यस ठाउंमा भएका शाल रुखहरूलाई औल्याउँदै यसो भन्नु भएको हो ।  
सं. अ. III पृ. २२२

२. सं. नि. IV पृ. ३२१: दुतियसरणानिसक्कसुत्तं ।

३. स्थाम र रोमनमा ‘सरकानि’ छ, अर्थकथामा पनि ।

स्वोतापन्न हुन्—अविनिपाती, निश्चित सम्बोधिपरायण ।”

त्यस बखत केही शाक्यहरू एकत्रितभई<sup>१०</sup> हँसिस उडाउँदेखिए<sup>१०</sup> अब यहाँ को स्वोतापन्न हुन नसकला !<sup>१०</sup> जब कि शरणानि शाक्यले शिक्षानै राज्ञरी पालन गरेको थिएन ।

अनि महानाम शाक्य जहाँ भगवान् हुनुहुन्छ्यो त्यहाँ गए । त्यहाँ पुगेपछि … भगवान्-संग यस्तो बिन्ति गरे :—

“मन्ते ! शरणानि शाक्यको मृत्यु भइसकयो । …२ । यहाँ केही शाक्यहरू एकत्रितभई … हँसिस उडाउँदै छन्…… अब यहाँ को स्वोतापन्न हुन् नसकला ! … जब कि शरणानि शाक्यले शिक्षानै राज्ञरी पालन गरेको थिएन ।”

“महानाम ! जो उपासक दीर्घकालदेखि बुद्धको<sup>१०</sup> धर्मको…तथा सङ्घको…शरणमा गएको छ भने…उ कसरी विनिपातमा जान सकला !

Dhamma.Digital

### शैक्षाशैक्ष लक्षण

१-आर्हत् लक्षण—“महानाम ! यहाँ कुनै पुरुष बुद्धप्रति धर्मप्रति तथा सङ्घप्रति अटल श्रद्धाले युक्त भएको हुन्छ<sup>१०</sup> । हसन-प्रज्ञाले, जबन-प्रज्ञाले र विमुक्ति-प्रज्ञाले युक्त भएको हुन्छ तथा

१. हेर. पृ. २६८ ।

२. हेर पृ. २६८ ।

३. हेर पृ. २६९ ।

४. हेर पृ. २२५ ।

आस्रवक्षयगरी०<sup>१</sup> उपशान्तभई बस्छ । सो पुरुष नक्ं०<sup>२</sup> प्रेतगतिबाट  
पनि मुक्तछ तथा अपाय, कुर्गति, विनिपातबाट पनि मुक्तने छ ।

२-अनागामी-लक्षण — “महानाम ! यहाँ कुनै पुरुष बुद्धप्रति,  
धर्मप्रति ... तथा सङ्घप्रति अटल श्रद्धाले युक्त भएको हुन्छ<sup>३</sup> । हसन-  
प्रज्ञा र जवन-प्रज्ञाले युक्त भएको हुन्छ किन्तु विमुक्ति-प्रज्ञाले युक्त  
भएको हुँदैन । उ पाँच अधोगामी-संयोजन क्षयगरी अन्तरपरि-  
निर्वाणगामी<sup>४</sup> हुन्छ, उपहृच्च<sup>५</sup> परिनिर्वाणगामी हुन्छ असंस्कार-  
परिनिर्वाणगामी<sup>६</sup> हुन्छ, ससंस्कारपरिनिर्वाणगामी<sup>७</sup> हुन्छ तथा

१. हेर पृ. २६९ ।
२. हेर पृ. २७० ।
३. अनागामीभई शुद्धावास ब्रह्मलोकमा उत्पन्नभई आयुको बीचैमा  
परिनिर्वाण प्राप्त हुनेलाई ‘अन्तरपरिनिर्वाणगामी’ भन्दछन् ।
४. अनागामीभई शुद्धावास ब्रह्मलोकमा उत्पन्नभई आयुको अवशानमा  
बाँकी संयोजन क्षयगरी परिनिर्वाण हुनेलाई ‘उपहृच्चपरिनिर्वाण-  
गामी’ भन्दछन् अर्थात् आयुको साथ साथै संयोजन पनि क्षय हुन्छ ।
५. अनागामीभई शुद्धावास ब्रह्मलोकमा जन्मी थोरै प्रयत्नद्वारा बाँकी  
संयोजन क्षयगरी परिनिर्वाण हुनेलाई ‘असंस्कारपरिनिर्वाणगामी’  
भन्दछन् ।
६. अनागामीभई शुद्धावास ब्रह्मलोकमा उत्पन्नभई धेरै प्रयत्नद्वारा बाँकी  
संयोजन क्षयगरी परिनिर्वाण हुनेलाई ‘ससंस्कारपरिनिर्वाणगामी’  
भन्दछन् ।

उर्ध्वस्रोत अकनिष्ठगामी<sup>१</sup> हुन्छ । यो पुरुष पनि नक्ष, तिर्यक, प्रेतगति-बाट मुक्तछ तथा अपाय, दुर्गति, विनिपातबाट पनि ।

३-सकृदागामी-लक्षण—“महानाम ! यहाँ कुनै पुरुष बुद्ध... धर्म... तथा सङ्घप्रति अटल शब्दाले युक्त भएको हुन्छ<sup>२०</sup>, किन्तु हसन-प्रज्ञा, जवन-प्रज्ञा तथा विमुक्ति प्रज्ञाले युक्त भएको हुँदैन । उतीन-संयोजनहरूलाई क्षयगरी राग, द्वेष र मोहलाई बुर्बल पारी सकृदागामी भएको हुन्छ । एकपटकमात्र यसलोकमा आई दुःखको अन्त गर्छ । यो पुरुष पनि नक्ष, तिर्यक, प्रेतगतिबाट मुक्तछ तथा अपाय, दुर्गति, विनिपातबाट पनि ।

४-स्रोतापन्न-लक्षण—“महानाम ! यहाँ कुनै पुरुष बुद्धप्रति, धर्मप्रति ... तथा सङ्घप्रति अटल शब्दाले युक्त भएको हुन्छ<sup>२०</sup>, किन्तु हसन-प्रज्ञा, जवन प्रज्ञा र विमुक्ति-प्रज्ञाले युक्त भएको हुँदैन । उतीनै-संयोजनलाई क्षयगरी स्रोतापन्न भएको हुन्छ—अविनिपाती,

१. अनागामीभई शुद्धावास ब्रह्मलोकमा उत्पन्नभई त्यहाँबाट पुनः माथिल्लो ब्रह्मलोकमागई अर्थात् अविहा, अतप्पा, सुदर्शो र अकनिष्ठ ब्रह्मलोकसम्म पुगी त्यहाँ बाँकीभएको संयोजन क्षयगरी परिनिर्वाण हुनेलाई ‘उद्ध’ स्रोतो होति अकनिष्ठगामी<sup>१</sup> अर्थात् उधर्व स्रोतमापुगी अकनिष्ठ ब्रह्मलोकसम्मपुने भनी भनिन्छ । अथवा अनागामीहरूमध्ये सबभन्दा पछि परिनिर्वाण हुने भएको हुँदा यिनलाई अकनिष्ठ भनि-एको हो । सं. अ. III पृ. १२५ ।

२. हेर पृ. २२५ ।

निश्चित सम्बोधिपरायण । यो पुरुष पनि नर्क, तिर्यक, प्रेतगतिवाट मुक्तछ तथा अपाय, दुर्गति, विनिपातवाट पनि ।

५-धर्मानुसारी-लक्षण - “महानाम ! यहाँ कुनै पुरुष बुद्ध धर्म, सङ्घप्रति अटल श्रद्धाले युक्त भएको हुँदैन …, न त हसन-प्रज्ञा, जवन-प्रज्ञा र विमुक्ति-प्रज्ञाले नै युक्त भएको हुन्छ; तर उसमा यी धर्म-हरू हुन्छन्—(१) श्रद्धेन्द्रिय<sup>१</sup> … र (५) प्रज्ञेन्द्रिय । तथागतवेशित धर्मलाई प्रज्ञाद्वारा मात्रानुसार बोधगर्छ । यो पुरुष नर्क, तिर्यक, प्रेतविषयमा जाँदैन तथा अपाय, दुर्गति, विनिपातमा पनि ।

६-श्रद्धानुसारी-लक्षण - “महानाम ! यहाँ कुनै पुरुष बुद्ध, धर्म, तथा सङ्घप्रति अटल श्रद्धाले युक्त भएको हुँदैन, न त हसन-प्रज्ञा, जवन-प्रज्ञा र विमुक्ति-प्रज्ञाले नै युक्त भएको हुन्छ; तर उसमा यी धर्म-हरू हुन्छन्—(१) श्रद्धेन्द्रिय,<sup>१</sup> … र (५) प्रज्ञेन्द्रिय । उसको तथागतप्रति श्रद्धामात्र, प्रेममात्र भएको हुन्छ । यो पुरुष पनि नर्क, तिर्यक, प्रेतविष्यमा जाँदैन तथा अपाय, दुर्गति, विनिपातमा पनि ।

### कमसल-असल खेत

“महानाम ! जस्तो कि—विषम, असार भूमिमा, रुखको ठुटो नकाटेको, बिउ खण्डतगरी रोपेको, घाम-पानीले बिगारेको, मल नभएको, सरलपूर्वक बिउ रोप्न नसकिने, पानी पनि समयमा नपर्ने । त्यस्तो खेतमा रोपेको बिउको फल राम्ररी सप्री फल्न सक्लाके ?”

“सक्दैन, भन्ते !”

“यस्तैगरी—हे महानाम ! यहाँ दुराख्यात धर्म हुन्छ, राघ्ररी प्रकाशित नगरेको, निर्वाणतिर लैजाने, शान्ति ल्याउने, अ-सम्यक् सम्बुद्धले देशना गरेको—यस्तो धर्मलाई कमसल खेत जस्तै भन्दछु । त्यस धर्ममा धर्मानुधर्म प्रतिपन्नगरी, यथोचितरूपले धर्मानुसार आचरण-गरी बस्ने धावकलाई—कमसल बिउ जस्तै भन्दछु ।

“महानाम ! जस्तो कि—राघ्रो समतल परेको खेतमा, सार-भूमिमा, खुखको ढुटो काटेको, राघ्रो बिउ रोपेको, घाम-पानीले नबिगारेको, मल भएको, सरलपूर्वक बिउ रोप्न सकिने, पानी पनि समय समयमा पर्ने । त्यस्तो खेतमा रोपेको बिउको फल राघ्ररी सप्री फलन सबलाके ?”

“सबछ, भन्ते !”

“यस्तैगरी—हे महानाम ! यहाँ सु-आख्यात धर्म हुन्छ, राघ्ररी प्रकाशित गरेको, निर्वाणतिर लैजान सबने, शान्ति ल्याउन सबने, सम्यक् सम्बुद्धले देशनागरेको— यस्तो धर्मलाई असल खेत जस्तै भन्दछु । त्यस धर्ममा धर्मानुधर्म प्रतिपन्नगरी, यथोचितरूपले धर्मानुसार आचरणगरी बस्ने धावकलाई— असल बिउ जस्तै भन्दछु । शरणानि शाक्यकोबाटे के भनुपर्छ र ! शरणानि शाक्यले मरण समयमा राघ्ररी शिक्षा परिपूर्ण गरे ।”

[ यति कुरा सुनी महानाम शाक्य प्रसन्न भए । ]

मूल पात्रिः—

### १४—भैषज्यदान

त्यस बखतमा बुद्ध भगवान् शाक्य जनपदको कपिलवस्तुस्थित न्यग्रोधाराममा बस्तु भएको थियो ।

त्यस बखत महानाम शाक्यको घरमा भैषज्य ( घू०, तेल, मह र नौनो ) धेरे थियो । अनि महानाम शाक्य जहाँ भगवान् हुनुहुन्म्यो त्यहाँगई भगवान्‌लाई अभिवादनगरी एक छेउमा बसे । एक छेउमा बसेका महानाम शाक्यले भगवान्‌संग प्रार्थनागरे :—

“भन्ते ! म सङ्ख्यलाई चतुर्मासभरी भैषज्य प्रवारणा<sup>१</sup> ( प्रदान ) गर्न चाहन्छु ।”

“महानाम ! असल हो । त्यसोभए तिमीले सङ्ख्यलाई चतुर्मास-भरी भैषज्य प्रदान गर ।”

प्रवारणा गरिराखेता पनि संकोचमानी भिक्षुहरूले ( भैषज्य ) स्वीकार गर्दैनथे । भिक्षुहरूले यस कुराको जानकारी भगवान्‌लाई दिए । भगवान्‌ले यस सन्दर्भमा धार्मिक कुरा सुनाई भिक्षुहरूलाई आमन्त्रण

१. पात्रि. पृ १४०: महानामभैषज्जपवारणवत्यु ।

२. भिक्षुमङ्खलाई म यस्तो यस्तो बस्तु चाहिने बेलामा दानगर्दु भनी पहिलैनै वचन प्रदान गरिराख्ने ।

चार्दे — “भिक्षुहरू ! चतुर्मासभरी भैषज्यप्रत्यय स्वीकारणर्न म अनुमति दिन्छु” भनी आज्ञा दिनु भयो ।

त्यस बखत भिक्षुहरूले महानाम शाक्यसँग थोरे मात्रामा भैषज्य मागदये । तैपनि महानाम शाक्यको घरमा धेरे भैषज्य थियो । दोश्रो पटकपनि महानाम शाक्य जहाँ भगवान् हुनुहुन्थ्यो त्यहाँगई भगवान्लाई अभिवादनगरी एक छेउमा बसे । एक छेउमा बसेका महानाम शाक्यले भगवान्सँग प्रार्थना गरे :—

“मन्त्रे ! म भिक्षुसङ्खलाई अरु चारमहीना पनि भैषज्य प्रदान गर्न चाहन्छु ।”

“महानाम ! असल हो । त्यसो भए तिमीले सङ्खलाई अरु चारमहीना पनि भैषज्य प्रदान गर ।”

प्रवारणागरी राखेता पनि संकोचमानी भिक्षुहरूले ( भैषज्यं ) स्वीकार गर्दैन्थे । भिक्षुहरूले यस कुराको जानकारी फेरि भगवान्लाई दिए । भगवान्ले यस सन्दर्भमा धार्मिक उपदेशगरी भिक्षुहरूलाई आमन्त्रणगर्दे — “भिक्षुहरू ! फेरि अरु चारमहीना भैषज्य-प्रत्यय स्वीकार गर्न म अनुमति दिन्छु” भनी भन्नुभयो ।

त्यस बखत भिक्षुहरूले महानाम शाक्यसँग थोरे मात्रामा भैषज्य मागदये । तैपनि महानाम शाक्यको घरमा धेरे भैषज्य थियो । तेश्रो पटकपनि महानाम शाक्य जहाँ भगवान् हुनुहुन्थ्यो त्यहाँ गई भगवा-

न्‌लाई अभिवादनगरो एक छेउमा बसे । एक छेउमा बसेका महानामक  
शाकयले भगवान्‌संग प्रार्थना गरे :—

“भन्ते ! म भिक्षुसङ्ख्यालाई जीवनभर भैषज्यं प्रदानगर्न  
चाहन्छु ।”

“महानाम ! असल हो । त्यसोभए तिमोले सङ्ख्यालाई जीवनभर  
भैषज्यं प्रदान गर ।”

संकोचमानी भिक्षुहरूले स्वीकार गर्दैनथे । भगवान्‌लाई यस  
कुराको जानकारी दिए । भगवान्‌ले यस सन्वर्धमा धार्मिक उपदेशगरी  
भिक्षुहरूलाई आमन्त्रण गर्द—“भिक्षुहरू ! नित्य प्रदान गरेको भैषज्यं  
स्वीकार गर्न म अनुमति दिन्छु” भनी आज्ञा दिनुभयो ।

X

X

X

Dhamma.Digital

**मूल पत्रिः—**

### १५—छवर्गीय भिक्षुहरू<sup>१</sup>

त्यस बहुत छवर्गीय भिक्षुहरूले चीवर-वस्त्र राम्ररी लगाएका  
थिएनन्, चित्त प्रसन्न हुनेगरी चीवर पहिरिएका थिएनन्<sup>२</sup> ।

१. पञ्चक, लोहितक, मैत्रीय, भुम्भजक, अस्सजि र पुनर्बंसु—यी  
छजनालाई छवर्गीय भन्दछन् । म.अ.क. III पृ. १२८.

२. पाचि.पृ. १४१: छब्बिग्रीय-महानामवत्यु ।

छवर्गीय भिक्षुहरूले चीवर-वस्त्र रास्रोसेंग न पहिरिएको  
सम्बन्धमा ( उनीहरूलाई भक्तिपूर्वक ) महानाम शाक्यले यस्तो  
भने :—

“भन्ते ! तपाइहरू किन चीवर-वस्त्र रास्रोसेंग नलगाई, चित्त  
( देखेको चित्त ) प्रसन्न हुनेगरी चीवर नपहिरी हिडनु भएको ? प्रदजि—  
तहुनेहरूले चीवर-वस्त्र रास्ररी लगाई, चित्त ( देखेको चित्त ) प्रसन्न  
हुनेगरी चीवर पहिरनु योग्य हुन्छ होइन ! ” यो कुरा सुनेर छवर्गीय  
भिक्षुहरूले महानाम शाक्यमाथि रिसगरे । अनि छवर्गीय भिक्षुहरूले  
मनमा यस्तो सोचे— “कसरी महानाम शाक्यको मुख टालनसकौं ! ”  
यसपछि उनीहरूका मनमा यस्तो लाग्यो— “महानाम शाक्यले भिक्षु—  
सङ्घलाई भेषज्य प्रदान गरेका छन् । अवश्य नै हामीले महानाम  
शाक्यसेंग घ्यू मार्गो । ” अनि छवर्गीय भिक्षुहरू जहाँ महानाम शाक्य  
थिए त्यहाँ गए । त्यहाँ पुगेपछि महानाम शाक्यलाई यस्तो भने :—

“आवुसो ! हामीलाई एक द्रोणीजति घ्यू चाहिएको छ । ”

“भन्ते ! आज जुनेली रातछ, पर्वनुहोस ! मानिसहरू घ्यू  
ल्पाउन गोठमा गएका छन् । समयमै तपाइहरूले घ्यू लंजान सक्नु  
हुनेछ । ”

दोश्रोपटक पनि, तेश्रोपटक पनि छवर्गीय भिक्षुहरूले महानाम  
शाक्यलाई भने— “आवुसो ! हामीलाई एक द्रोणीजति घ्यू  
चाहिएको छ । ”

महानाम शाक्यले पनि फेरि— “भन्ते ! आज जुनेली रातछ...”

पर्खनुहोस् । मानिसहरू घूँ त्याउन गोठमा गएकाङ्क्षन् । समयमे  
तपाइहरूले घूँ लैजान सक्नु हुनेछ ।”

“आवुसो ! नदिने विचारले प्रदानगरेको के गर्ने । जो कि  
तिमीले दिनछु भनी जनाइकन पनि दिवंनौ !”

अनि महानाम शाक्य कराए, खिञ्चभए, धिक्कारे— “किन  
यी भवन्तहरू, आज जुनेली रातछ, केही समय पर्खनुहोस् भन्दा पनि  
पर्खिदंनन् !”

महानाम कराएको, खिञ्चभएको र धिक्कारेको कुरा भिक्षुहरूले  
सुने । जो भिक्षुहरू अल्पेच्छी सन्तुष्ट स्वभावका, लज्जालु, संकोची  
र शिक्षाकामी थिए उनीहरू कराउन थाले, खिञ्चहुन थाले र धिक्कारने  
थाले— किन यी छवर्गीय भिक्षुहरू महानाम शाक्यले— “आज  
जुनेली रातछ, केही समय पर्खनुहोस् भन्दा पनि नपर्खने !” भन्दै यो  
प्रवृत्ति भगवान्लाई सुनाए । अनि भगवान्ले यस सन्दर्भमा भिक्षुहरू  
जम्मागराई छवर्गीय भिक्षुहरूसँग सोधनु भयो— “हे भिक्षुहरू !  
साँच्चै हो कि, तिमीहरूले महानाम शाक्यले ‘आज जुनेली रातछ,  
पर्खनुहोस् ! भन्दा पनि नपर्ख्येको ?’

“साँच्चै हो, भगवान् !” भनी उनीहरूले प्रत्युत्तर दिए ।  
त्यसपछि भगवान्ले निन्दागर्नु हुँदै— “मोघपुरुष ! तिमीहरूले  
प्रतिकूल गन्यौ, प्रतिलोम गन्यौ, नरास्रो गन्यौ, अश्रामण्य काम गन्यौ,  
गर्ननहुने काम गन्यौ; महानाम शाक्यले— ‘आज जुनेली रातछ, केही  
समय पर्खनुहोस् !’ भन्दा पनि किन तिमीहरूले नपर्ख्येको ! हे मेघपुरुष !

तिमीहरूको यस्तो कार्यद्वारा न अप्रसन्न भएकलाई प्रसन्न पार्नसक्षम, न प्रसन्न भएकालाई उसको प्रसन्नता बढाउनसक्षम, बल्कि यस्तो कार्य-  
द्वारा अप्रसन्न भएकालाई पनि क्न् अप्रसन्न गराउनका साथं कुनै कुनै  
प्रसन्न भएकालाई पनि अन्यथा पार्नसक्षम ।”

यसरी भगवान्‌ले ती भिक्षुहरूलाई अनेकप्रकारले निन्दागरी—  
“दुर्भरता, दुःखोष्यता, महत्तद्विच्छाप्ता, असन्तुष्टिता, सञ्ज्ञणिकता,  
आलस्यताको अवर्णना गर्नुभई, अनेकप्रकारले— सुभरता, सुपोष्यता,  
अल्पेच्छता, सन्तुष्टिता, शिक्षाकामीता, तपस्वीभाव, प्रासादिकता,  
असंग्रहीता र वीर्यवानको वर्णना गर्नुपुर्दे— भिक्षुहरूलाई तदनुरूप  
तदनुकूल, तदनुलोभिक धार्मिक कुरा सुनाई आमन्त्रण गर्नुभयो :—

‘त्यसोभए, हे भिक्षुहरू ! निम्न दराकारण ( गुण ) लाई  
ध्यानमाराखी भिक्षुहरूका निम्नि शिक्षापद ( नियम ) प्रज्ञापन  
गर्नु ।

‘( १ ) सञ्ज्ञलाई ( संगठनलाई ) स्वस्थ राखनकालागि,  
( २ ) सञ्ज्ञसवस्यलाई सुखपूर्वक बस्नकालागि, ( ३ ) दुःशीलहरूका  
निन्दकालागि, ( ४ ) शिक्षाकामीहरूका अनुकूल विहारकालागि,  
( ५ ) यसं जीवनमा आलबहरूलाई संयम गर्नकालागि, ( ६ ) सम्परा-  
यिक आलबहरूजाई हनतगर्नकालागि, ( ७ ) अप्रसन्नहुनेलाई प्रतापगर्ने,  
( ८ ) प्रसन्नहुनेलाई अधिक प्रसन्नपार्न, ( ९ ) सद्धर्म स्थिरताकालागि

१. दुइ तीन जनाङ्क कुण्डबनाई कुराकानी गरिरहने बानीलाई  
‘सञ्ज्ञणिकता’ भन्दछन् ।

८ ( १० ) विनय-शिक्षा सुरक्षित पारंका लागि ।'

"मिक्षुहरू ! निम्न शिक्षापद ( नियम ) निम्नप्रकारले पालन कर्न सिक्खुपर्छ :-- 'निरोगी मिक्षुने, चतुर्माससम्बन्धका निम्न पवारणा<sup>१</sup> गरेको प्रत्यय<sup>२</sup> स्वीकार गर्नुपर्छ; यदि फेरि ( बढता दिनकोलागि ) पवारणा गरेमा अथवा नित्यपवारणा गरेमा बाहेक त्यसम्बन्धा ( चार महीनाभन्दा ) बढता दिन स्वीकार गरेमा पाचित्तिय<sup>३</sup> भन्ने अपराध लाग्नेछ ।'"

X

X

X

**मूल सूत्र :—**



### १६-विरामी बुद्धकहाँ

एक समय भगवान् शाक्यजनपदको कपिलवस्तुस्थित न्यग्रो-धाराममा बस्तु भएको थियो<sup>४</sup> ।

त्यस समय भगवान् रोगबाट मुक्तभई रोगासनबाट उठ्नु

१. दिनछुभनी बचन दिइराखेको ।
२. औषधिमा गनिने पदार्थहरू ।
३. शिक्षापद ( नियम ) बिगारेमा भिन्न भिन्न प्रकारका दोषलाघ्न ।  
त्यसमध्येका एकलाई 'पाचित्तिय' भन्दछन् ।
४. अं. नि- ३ पृ. २०३ महानामसक्कसुर्ता ।

भएको केही समयमात्र भएको थियो । अनि महानाम शाक्य जहाँ भगवान् हुनुहुन्थ्यो त्यहाँगई भगवान्‌लाई अभिवादनगरी एक छेउमा बसे । एक छेउमा बसेका महानाम शाक्यले भगवान्‌सँग निम्नकुरा सोधे :—

### ध्यान पहिले कि ज्ञान पहिले ?

“भन्ते ! धेरै समयदेखि भगवान्‌ले यस्तो धर्मोपदेश गर्नुभएको मलाई थाहाँछ कि — ‘समाहितचित्त ( एकाग्र चित्त ) हुनेलाई ज्ञान हुन्थ्य, समाहितचित्त नहुनेलाई हुँदैन ।’ भन्ते ! के, समाधि पहिले हुन्थ्य अनि ज्ञान हुन्थ्य कि अथवा ज्ञान पहिले हुन्थ्य अनि मात्र समाधि ?”

त्यस समय आयुष्मान् आनन्दको मनमा यस्तो लाग्यो :—

“भगवान् रोगबाट मुक्तभई रोगसनबाट उठनु भएको केही समय मात्र भएको छ । यी महानाम शाक्यले भगवान्‌सँग अति गम्भीर प्रश्न सोधेछन् । किन म महानाम शाक्यलाई एक ठाउँभालगी उपदेश नारौ !”

### आयुष्मान् आनन्दको उपदेश

अनि आयुष्मान् आनन्दले महानाम शाक्यलाई बाहुमा समाती शृङ्ख ठाउँभालगी महानाम शाक्यलाई भन्नुभयो :—

“हे महानाम ! भगवान्‌ले ( क ) शैक्ष-शीलकोबारेमा पनि

उपदेश दिनु भएको छ, अशैक्ष-शीलकोबारेमा पनि उपदेश विनु भएकोछ, (ख) शैक्ष-समाधिकोबारेमा पनि उपदेश दिनु भएको छ, अशैक्ष-समाधिकोबारेना पनि उपदेश विनुभएको छ, (ग) शैक्ष-प्रज्ञाकोबारेमा पनि उपदेश दिनुभएको छ, अशैक्ष-प्रज्ञाको-बारेमा पनि उपदेश दिनुभएको छ ।”

### शैक्ष शील

“शैक्ष-शील भनेको के हो भने— यहाँ भिक्षु शीलवान् हुन्छ, प्रातिमोक्षसंवर्ती शीलले संयमी हुन्छ, आचार-गोचर सम्पन्न हुन्छ, अणुमात्र दोष वेसेर पनि डराउन्छ, राग्ररी शिक्षा-पवहरू प्रहणगरी पालनगर्छ । महानाम ! यसेलाई ‘शैक्ष-शील’ भन्दछन् ।”

Dhamma.Digital

### शैक्ष-समाधि

“शैक्ष-समाधि भनेको के हो भने— यहाँ भिक्षु ( १ ) कामविषयबाट अलगभई, वितर्क विचार सहित, एकान्तवास ( ध्यान ) बाट प्राप्त प्रीति र सुखले युक्त प्रथमध्यान प्राप्तगरी बस्दछ, ( २ ) वितर्क-विचारलाई उपशान्तगरी, वितर्क-विचार रहित, अभ्यन्तर सम्प्रसाद र एकाग्रचित्तले युक्त समाधिज प्रीति र सुखले युक्त द्वितीय-ध्यान प्राप्तगरी बस्दछ, ( ३ ) प्रीति पनि त्यागी, स्मृति सम्प्रजन्य शारीरिक सुखानुभवगरी, उपेक्षी भई, आर्यहरूद्वारा — ‘उपेक्षी स्मृति

१. २२७ भिक्षु नियमका एक समूहलाई प्रातिमोक्ष-शील भनिन्छ ।

‘सुखविहारी’ भनिने तृतीयध्यान प्राप्तगरी बस्दछ, ( ४ ) सुखलाई पनि त्यागी, दुःखलाई पनि त्यागी, पहिले नै सौमनस्य-दौर्मनस्यको अन्तगरी, सुख-दुःख नभएको उपेक्षा-स्मृति-परिशुद्धगरी चतुर्थध्यान प्राप्तगरी बस्दछ । महानाम ! यसैलाई ‘शैक्ष-समाधि’ भन्दछन् ।”

### शैक्ष-प्रज्ञा

“शैक्ष-प्रज्ञा भनेको के हो भने— यहाँ भिक्षुले ‘यो दुःख हो’ भनी यथार्थतः जान्दछ, ‘यो दुःख समुदय हो’ भनी यथार्थतः जान्दछ, ‘यो दुःख निरोध हो’ भनी यथार्थतः जान्दछ र ‘यो दुःख निरोधको मार्ग हो’ भनी यथार्थतः जान्दछ । महानाम ! यसैलाई ‘शैक्ष प्रज्ञा’ भन्दछन् ।”

“हे महानाम ! उपरोक्ताकारले सो आर्यश्रावक शीलसम्पन्नभई, समाधि सम्पन्नभई, प्रज्ञा सम्पन्नभई आस्तवक्षयगरी अनास्तवभई, चित्त-विमुक्ति र प्रज्ञा विमुक्तिलाई यसै जीवनमा स्वयं अभिज्ञान साक्षात्कारगरी बस्दछ ।

“हे महानाम ! यसरी भगवान्त्ले शैक्ष-शीलकोबारेमा र अशैक्ष-शीलकोबारेमा पनि उपदेश दिनुभएको छ; शैक्ष-समाधिकोबारेमा र अशैक्षसमाधिकोबारेमा पनि उपदेश दिनुभएको छ, तथा शैक्ष-प्रज्ञाको-बारेमा र अशैक्ष-प्रज्ञाकोबारेमा पनि उपदेश दिनुभएको छ ।”

[ यति उपदेश सुनी महानाम शास्त्र सन्तुष्ट भए । ]

X

X

X

मूल सूत्रः—

### १७—संधि भावितागर

एक समय भगवान्, शाकजनपदको कपिलवस्तुस्थित न्यग्रो-  
धाराममा बस्नु भएको थियो ।

त्यस बछतमा महानाम शाक्य रोग निकोभई भरखरै विरामी-  
को आसनबाट उठेका थिए । त्यस बछत केही भिक्षुहरू “चौबर सिद्धिएर  
तीनमहीना पनि सिद्धिएपछि भगवान् चारिकार्थ जानुहुनेछ” भन्दै  
भगवान्‌को चौबर सिउँदै थिए ।

महानाम शाक्यले “चौबर सिद्धिएर तीनमहीना पनि सिद्धिएपछि  
भगवान् चारिकार्थ जानुहुनेछ” भन्दै केही भिक्षुहरूले भगवान्‌को  
“चौबर सिउँदै छन्” भन्ने खबर सुने । अनि महानाम शाक्य जहाँ  
भगवान् हुनुहुन्थ्यो त्यहाँ गए । त्यहाँ पुगेपछि भगवान्लाई अभि-  
वादनगरी एकछेउमा बसे । एक छेउमा बसेका महानाम शाक्यले  
भगवान्‌सँग निम्न प्रश्न सोधे :—

“भन्ते भगवान् ! मैले सुने कि ‘चौबर सिद्धिएर तीनमहीना  
पनि सिद्धिएपछि भगवान् चारिकार्थ जानुहुनेछ’ भन्दै केही भिक्षुहरूले  
भगवान्‌को चौबर सिउँदैछन् ।” भन्ते ! हामी विभिन्न प्रकारका विषयमा  
मनलगाई बस्नेहरूले कुन विषयमा मनलगाई बसे बढिया होला ?”

१. अं. नि- ११ पृ. ३७५: द्वितीयमहानामसुत्तं ।

“साधु ! साधु !! महानाम् ! तिमीहरूका निम्ति यो प्रतिरूप छ, कुलपुत्रहरूका निम्ति यो प्रतिरूप छ, जो तिमी तथागतकहाँ आई हामी विभिन्न प्रकारका विषयमा मनलगाई बस्नेहरूले कुन विषयमा मनलगाई बसे बढिया होला’ भनी सोधदछाँ ।

“हे महानाम ! ( १ ) श्रद्धाहुने आराधक ( निर्वाणको ) बन्नसक्छ, श्रद्धा नहुने सक्तन, ( २ ) वीर्यहुने आराधक बन्नसक्छ, वीर्य नहुने सक्तन, ( ३ ) स्मृतिहुने आराधक बन्नसक्छ, स्मृति नहुने सक्तन, ( ४ ) समाहितचित्तहुने आराधक बन्नसक्छ, समाहितचित्त नहुने सक्तन, ( ५ ) प्रज्ञाहुने आराधक बन्नसक्छ, प्रज्ञा नहुने सक्तन ।

“हे महानाम ! यी ( उक्त ) पाँच कुशल धर्महरूमा प्रतिष्ठित-भई अरु छ कुशलधर्महरू भावितागर ।”

Dhamma.Digital

### छ अनुस्मृति

१- बुद्धानुस्मृति— “हे महानाम ! यसरी तथागतको अनुस्मरण गर— ‘वहाँ भगवान् अरहत् हुनुहुन्छ’<sup>१</sup>,० र वहाँ भगवान् बुद्ध हुनुहुन्छ ।”

“हे महानाम ! जुन बेला आर्यशावकले तथागतको अनुस्मरण गर्छ, त्यसबेला उसको चित्त रागयुक्त, द्वेषयुक्त तथा पोहुङ्कृत हुँदेन । त्यसबाहत उसको चित्त क्रञ्जुमार्गमा लागेको हुन्छ । जब तथागत

१. हेर पृ. २२५ बुद्धानुस्मृतिमा ।

अनुस्मरणको कारणले चित्त ऋजु भएको हुन्छ अर्थात् चित्त निर्मल भएको हुन्छ, तब आर्यश्रावकलाई अर्थावबोध' धर्माद्वेष हुन्छ र धर्मसंयुक्त प्रामोद्य अनुभव हुन्छ । प्रमुदितद्वारा प्रीति उत्पन्न हुन्छ, प्रीतिद्वारा कायशान्त ( निश्चल ) हुन्छ, कायशान्त भएपछि सुखानुभव हुन्छ, सुखितचित्त समाधिष्ठ हुन्छ ।

"हे महानाम ! यो बुद्धानुस्मृतिलाई तिमीले हिँडिरहँदा, उभिइरहँदा, बसीरहँदा, लेटिरहँदा, कामकाज हेरीरहँदा तथा पुत्र-सम्बाधसहित घरमा बसीरहँदा पनि भावितागर ।

२- धर्मानुस्मृति— "पुनः महानाम ! तिमीले यसरी धर्मानुस्मरण गर— 'भगवान्‌को धर्म सु-आख्यातछ,<sup>१०</sup> विज्जनले आफै अबबोधगर्न सक्छ ।'

"हे महानाम ! जुनबेला आर्यश्रावकले धर्मको अनुस्मरण गर्छ, त्यसबेला उसको चित्त रागयुक्त, द्वेषयुक्त तथा मोहयुक्त हुँदैन । त्यसबखत उसको चित्त ऋजुमार्गमा लागेको हुन्छ । जब धर्मानुस्मरणको कारणले चित्त ऋजु भएको हुन्छ अर्थात् चित्त निर्मल भएको हुन्छ, तब आर्यश्रावकलाई अर्थावबोध, धर्मावबोध हुन्छ र धर्मसंयुक्त प्रामोद्य अनुभव हुन्छ । प्रमुदितद्वारा प्रीति उत्पन्न हुन्छ, प्रीतिद्वारा कायशान्त हुन्छ, कायशान्त भएपछि सुखानुभव हुन्छ, सुखितचित्त समाधिष्ठ हुन्छ ।

"हे महानाम यो धर्मानुस्मृतिलाई तिमीले हिँडिरहँदा,

१०. हेर पृ. २२६ धर्मानुस्मृतिमा ।

उभिइरहँदा, बसीरहँदा, लेटिरहँदा, कामकाज हेरोरहँदा तथा पुत्र-सम्बाधसहित घरमा बसीरहँदा पनि भवितागर ।

३- सङ्घानुस्मृति—“हे महानाम पुनः तिमीले यसरी सङ्घको अनुस्मरण गर— ‘भगवान्‌को आवकसङ्घ सु-प्रतिपन्थ छ,<sup>१०</sup> र लोक-वासीकानिन्मि तर्वात्तम पुष्टक्षेत्र पनि हुन् ।’

“हे महानाम ! जुनबेला आर्यशावकले सङ्घको अनुस्मरण गर्छ, त्यसबेल उसको चित्त ऋजुमार्गमा लागेको हुन्छ । जब सङ्घानु-स्मरणको कारणले… चित्त निर्मल भएको हुन्छ, तब आर्यशावकलाई अर्थावबोध, धर्मावबोध हुन्छ र धर्मसंयुक्त प्रामोद्य अनुभव हुन्छ । प्रमुदितद्वारा… सुखानुभव हुन्छ, सुखितचित समाधिष्ठ हुन्छ ।

“हे महानाम ! यो सङ्घानुस्मृतिलाई तिमीले हिँडिरहँदा, उभिइरहँदा… तथा पुत्रसम्बाधसहित घरमा बसीरहँदा पनि भवितागर ।

४- शीलानुस्मृति—“पुनः हे महानाम ! तिमीले यसरी आफ्नो शीलानुस्मरण गर— ‘मेरो शील अखण्ड, अछिद्र, निर्दागी; क्रमसहित, स्वातन्त्र्य, विज्ञप्रशंसित छ, दृष्टिद्वारा परामर्शित छैन, समाधिसंवर्तनिक नै छ ।’

“हे महानाम ! जुनबेला आर्यशावकले आपनो शीलानुस्मरण गर्छ, त्यसबेला उसको चित्त… ऋजुमार्गमा लागेको हुन्छ । जब

१०. हेर. पृ. २२६ सङ्घानुस्मृतिमा ।

शीलानुस्मरणको कारणले... चित निर्मल भएको हुन्छ, तब आर्य-आवकलाई अर्थाविबोध, धर्मविबोध र धर्मसंयुक्त प्रामोद्य अनुभव हुन्छ । प्रमुदितद्वारा... सुखानुभव हुन्छ, सुखितचित्त समाधिष्ठ हुन्छ ।

“हे महानाम ! यो शीलानुस्मृतिलाई तिमीले हि॑डिरहँदा, उभिइरहेदा,... तथा पुत्रसम्बाधसहित घरमा बसीरहँदा पनि भावितागर ।

५- त्यागानुस्मृति— “हे महानाम ! पुनः तिमीले यसरी आफ्नो त्यागानुस्मरण गर— “मेरो निम्नित लाभ हो, मेरो निम्नित सुलाभ हो, जो कि मात्सर्यमलयुक्त भई घरमा बस्ने मानिसहरू मध्ये म मात्सर्यमल रहितभई घरमा बस्छु— त्यागीभई, शुद्धहातगरी, याचक-पात्रभई दानकार्यमा र दानविभाजन कार्यमा रतभई घरमा बस्दछु ।”

Dhamma.Digital

“हे महानाम ! जुनबेला आर्यश्रावकले आफ्नो त्यागानुस्मरण गर्द, त्यसबेला उसको चित्त... ऋजुमार्गमा लागेको हुन्छ । जब त्यागानुस्मरणको कारणले... चित निर्मल भएको हुन्छ, तब आर्यश्राव-कलाई अर्थाविबोध, धर्मविबोध हुन्छ र धर्मसंयुक्त प्रामोद्य अनुभव हुन्छ । प्रमुदितद्वारा... सुखानुभव हुन्छ, सुखितचित्त समाधिष्ठ हुन्छ ।

“हे महानाम ! यो त्यागानुस्मृतिलाई तिमीले हि॑डिरहँदा, उभिइरहेदा,... तथा पुत्रसम्बाधसहित घरमा बसीरहँदा पनि भवितागर ।

६- दैवतानुस्मृति— “पुनः हे महानाम ! तिमीले यसरी

देवतानुस्मरण गर— ‘चातुर्महाराजिका देवता छन्,<sup>१०</sup> ब्रह्मकायिक  
देवताछन्, यी भन्दा उत्तरोत्तर पनि देवता छन्। जुनप्रकारको अद्वाले  
युक्तभई ती देवताहरू यहाँबाट च्युतभई त्यहाँ उत्पन्न भए, त्यसप्रकारको  
अद्वा ममा पनि छ; जुनप्रकारको शीलने०... श्रुतिले० त्यागले३०  
तथा प्रज्ञाले कुलभई ती देवताहरू यहाँबाट च्युतभई त्यहाँ उत्पन्न भए,  
त्यसप्रकारको शील० श्रुतिं० त्याग० तथा प्रज्ञा ममा पनि छ ।’

‘हे महानाम ! जुनबेला आर्यशावकले देवतानुस्मरणगर्थं,  
त्यसबेला उसको चित्त रागयुक्त, द्वेषयुक्त तथा मोहयुक्त हुँदैन ।  
त्यसबखत उसको चित्त ऋजुमार्गमा लागेको हुन्छ । अब देवतानुस्मरण-  
को कारणले चित्त ऋजुभएको हुन्छ अर्थात् चित् निर्मल भएको हुन्छ,  
तब आर्यशावकलाई अर्थांबोध, धर्मांबोध हुन्छ र धर्मसंयुक्त... प्रामोद्य  
अनुभव हुन्छ । प्रमुदितद्वारा प्रीति उत्पन्न हुन्छ, प्रीतिद्वारा कायशान्त  
( निश्चल ) हुन्छ, कायशान्त भएपछि सुखानुभव हुन्छ, सुखितचित्त  
समाधिष्ठ हुन्छ ।

“हे महानाम ! यो देवतानुस्मृतिलाई तिमीले हि० डरहँदा  
उभिइरहँदा, बसीरहँदा, लेटिरहँदा, कामकाज हेरीरहँदा तथा पुञ्च-  
सम्बाधसहित घरमा बसीरहँदा पनि भावितागर ।”

[ यति उपवेश सुनी महानाम शाक्य प्रसन्न भए । ]

X

X

X

१. हेर. पृ. २२९ देवतानुस्मृतिमा ।

२. हेर पृ. २२९ देवतानुस्मृतिमा ।

मूल सूत्र :—

### १८-बुद्धद्वारा प्रशंसा

[ एक दिन श्रावस्तीमा भगवान्‌ने महानाम शाक्यको प्रशंसा गर्नुहुँदै यस्तो भन्नुभयो— ]

‘हे भिक्षुहरू ! महानाम शाक्य छ गुण-धर्मले सुसम्पन्नभई तथागतमा निष्ठाराखी अमृतदर्शी र अमृतसाक्षात्कारगरी बसेका छन् । कुन छ गुणहरूले भने—

‘(१) बुद्ध-प्रति अटल श्रद्धा, (२) धर्मप्रति अटल श्रद्धा, (३) सङ्घ-प्रति अटल श्रद्धा, (४) आर्य-शील, (५) आर्य-ज्ञान र (६) आर्य-विमुक्ति ।’

‘भिक्षुहरू ! यिने छ गुण-धर्महरूले महानाम शाक्य तथागतमा निष्ठाराखी, अमृतदर्शी तथा अमृतसाक्षात्कारगरी बसेका छन् ।’

X

X

X

मूल सूत्र :—

### १९-अग्रस्थान घोषणा

[ एक दिन श्रावस्तीस्थित जेतवन विहारमा भिक्षुहरू तथा उपासकहरूका एक सभामा प्रणीत दानदिनेहरूमा महानाम शाक्य श्रेष्ठ

१. अं. नि-६. पृ. १४९: अल्लुकादिसुत्तं ।

च्छन् भनी भनुहुँदै भगवान्‌ले निम्न कुरा प्रकाश गर्नु भयो । ]

“एतदग्मं, भिक्खुवे ! मम सावकानं उपासकानं पणीत-  
दायकानं यदिदं महानाम सक्को’ति १ ।”

आर्थ :—

“हे भिक्षुहरू ! मेरा श्रावक उपासकहरूमा प्रणीताकारले दान  
दिनेहरूमध्येमा महानाम शाक्य अप्रछन् ।”

मूल सूत्र :—



## २० - निर्वाणकै स्रोतमा पुग्नेछौ

Dhamma.Digital

यस्तो मैले सुनेः २ ।

एक समय भगवान्, शाक्यजनपदको कपिलबस्तु नारस्थित  
न्यग्रोधाराममा बस्नु भएको थियो ।

त्यस बहुत महानाम शाक्य जहाँ भगवान् हुनुहुन्थ्यो त्यहाँ  
गई भगवान्‌लाई अभिवादनगरी एक छेउमा बसे । एक छेउमा बसेका  
महानाम शाक्यले भगवान्‌संग यस्तो निवेदन गरे :—

१. अं. नि-१. पृ. २६: एतदगग्वग्गो ।

२. सं. नि-IV पृ. ३१६: दुतियमहानामसुत्तं ।

“भन्ते ! यो कपिलवस्तु नगर समृद्धशाली, उन्नतशील छ; यो हे नगरमा धेरै भीडौँ, जनाकीर्ण छ, यातायातको भीडले बाटामा कठिनाइ छ । भन्ते म भगवान्‌सँग अथवा मनोभावनीय भिक्षुहरूसँग सत्संगतगरीब संध्यासमयमा कपिलवस्तु नगरमा फकिंदा हात्ती भएको ठाउँमा, घोडा भएको ठाउँमा, रथ भएको ठाउँमा तथा मानिस भएको ठाउँमा पनि जान । तैपनि त्यस बखत मेरो मनले भगवान्‌प्रति भएको स्मरण भुल्दछ, धर्मप्रति तथा सङ्घप्रति भएको स्मरण पनि भुल्दछ । त्यस बखत मेरो मनमा यस्तो भावना उत्पन्न हुन्छ कि—‘यदि यस बखत मृत्यु भएमा मेरो कस्तोगति हुँदो होला ! के अभिसम्पराय हुँदो होला’ ?”

“महानाम ! डराउन पद्देन, डराउन पद्देन ! तिच्छोगति राम्रै हुनेछ । तिच्छो मरण नराच्छो हुने छैन ।

### Dharma Chāraṇa Guṇa-Dharma

“हे महानाम ! निम्न चार गुण-धर्महरूले सुसम्पन्न हुने आर्यशावकः निर्बाणके स्तोतधारमः पुणेको हुन्छ, निर्बाणतिर ने पुणेको हुन्छ र निर्बाणके नजिक गएको हुन्छ । ती चार गुण-धर्महरू कुन हुन् भने—

(१) ‘महानाम ! यहाँ आर्यशावक बुद्धप्रति अटल शब्दाले युक्त भएको हुन्छ—‘वहाँ भगवान् अरहत् हुनुहुन्छ,’० र वहाँ भगवान् बुद्ध हुनुहुन्छ ।’

(२) ‘धर्मप्रति अटल शब्दाले युक्त भएको हुन्छ—‘भगवान्‌को

धर्म सु-आख्यात छ,<sup>१०</sup> विज्ञनले आफै अवबोधगर्न सक्छ ।'

(३) 'सङ्घप्रति अटल शब्दाले युक्त भएको हुन्छ—'भगवान् को श्रावकसङ्घ सु-प्रतिपन्थ छ,<sup>२०</sup> र लोकवासीका निमित्त सर्वोत्तम पुण्यक्षेत्र पनि हुन् ।'

(४) 'आर्यकान्त शीलले युक्त भएको हुन्छ—'अखण्ड-शीलले, अछिद्र-शीलले, निर्बागी-शीलले, क्रमसहित-शीलले, स्वातन्त्र्य-शीलले, विज्ञप्रशंसित-शीलले, दृष्टिले अपरामर्शित-शीलले र समाधिरवर्तनिक-शीलले युक्त भएको हुन्छ ।'

"महामान ! जस्तो कि—पूर्वतिर युकोरहेको, पूर्वतिर ढलिक-रहेको तथा पूर्वतिरकं बोक्ले तानिराखेको कुनै रुखको जरो काठिदिएको खण्डमा सो रुख कतातिर ढलेर जाला ?"

"भन्ते ! जता युकाउछ, जता ढलिकएको छ तथा जतातिर बोक्लिलो छ त्यतैतिर ढलेर जानेछ ।"

"हे महानाम ! यस्तैगरी—यी चार गुण-धर्महरूले युक्त भएको आर्यश्रावक निवाणिकं स्रोतमा पुरनेछ, निर्वाणिकं नजिक पुरनेछ र निवाणितिरे पुरनेछ ।"

[ यति उपदेश सुनी महानाम शाक्य सन्तुष्ट भए । ]

X

X

X

१. हेर पृ. २२६ धर्मानुस्मृति ।

२. हेर पृ. २२६ संघानुस्मृति ।

मूल सूत्र :—

## २१—अल्पसुख बहुदुःख

यस्तो मैले सुनेः ।

एक समय भगवान्, शाक्यजनपदको कपिलवस्तुस्थित न्यग्रो-धाराममा बस्नु भएको थियो ।

अनि महानाम शाक्य जहाँ भगवान् हुनुहुन्थ्यो त्यहाँ गए । त्यहाँ पुगिसकेपछि भगवान्लाई अभिवादनगरी एक छेउमा बसे । एक छेउमा बसेका महानाम शाक्यले भगवान्सँग यस्तो विन्ति गरे :—

“भन्ते ! मैले धेरै समयदेखि भगवान्ले धर्मोपदेश गर्नु भएको जान्दछु कि—लोभ चित्तको उपक्लेशहो, द्वेष चित्तको उपक्लेशहो र मोह चित्तको उपक्लेशहो । भन्ते ! कहिले-कहिले मेरो चित्त लोभयुक्त पनि हुन्छ, द्वेष युक्त पनि हुन्छ र मोह युक्त पनि हुन्छ । अनि मेरो चित्तमा त्यस बछत यस्तो लाग्छ :— के कुरा नहटेकोले मेरो चित्त लोभयुक्त भएको होला, द्वेषयुक्त भएको होला, तथा मोहयुक्त भएको होला ?”

“हे महानाम ! सोही लोभादि अकुशल धर्महरू अभ्यन्तरबाट नहटेकाले कहिले-कहि चित्त, लोभयुक्त भएको हो, द्वेषयुक्त भएको हो र मोहयुक्त पनि भएको हो । यदि, महानाम ! सो लोभादि अकुशल धर्महरू तिन्हो अभ्यन्तरबाट हटेका भए तिमी घरमा बस्ने थिएनौ, न कामविष-

१. म. नि-१. पृ. १२६: चूलबुद्धखब्दन्धसुत्तं ।

यभोग ने गर्ने थियो । महानाम ! तिस्रो अभ्यन्तरबाट सो लोभादि अकुशल धर्महरू नहटेका हुनाले ने तिमी कामविषयभोगगरी धरमा बसिरहेकाहौ ।

“हे महानाम ! आर्यशावकले कामविषयमा ‘अल्पसुख, बहुदुःख, बहुक्लेश र बहुदोषहरू छन्’ भन्ने यथार्थतः सम्यक् प्रज्ञाद्वारा राम्ररी बुझेको त हुन्छ, किन्तु उसले कामविषयान्तर, अकुशलविषयान्तर बाहेक अरू प्रीति-सुख स्वानुभूति गर्दैन, न सोभन्वा बढी अरू शान्ततर प्रीति-सुखनै स्वानुभव गर्दै; त्यसो हुनाले उ यत्तिकैले । कामविषयबाट अनावर्ति हुन सक्तन ।

‘जब महानाम ! आर्यशावकले कामविषयमा ‘अल्पसुख, बहुदुःख, बहुक्लेश र बहुदोषहरू छन्’ भन्ने यथार्थतः सम्यक् प्रज्ञाद्वारा राम्ररी बुझेको हुन्छ र उसले कामविषयान्तर, अकुशलविषय न्तर बाहेक अरू प्रीति-सुख पनि स्वानुभूति गर्दै, सोभन्वा बढी अरू शान्ततर प्रीति-सुख पनि स्वानुभवगर्दै, तब उ कामविषयबाट अनावर्ति हुन सक्तछ ।

“हे महानाम ! मैले पनि सम्बोधि प्राप्तहुनु अगाडि, अभिसम्बुद्ध नहुँदै, बोधिसत्त्वछौंदै कामविषयमा ‘अल्पसुख, बहुदुःख, बहुक्लेश र बहुदोषहरू छन्’ भन्ने यथार्थतः सम्यक् प्रज्ञाद्वारा राम्ररी बुझेको त थिए, किन्तु कामविषयान्तर र अकुशलविषयान्तर बाहेक अरू प्रीति-सुख स्वानुभूति गर्न सकेको थिइन, सोभन्वा अरू शान्ततर प्रीति-सुख पनि

१. यहाँ ‘यत्तिकैले’ भनेको अर्थ ‘कामविषयमा अल्पसुखादि छ’ भनी हेन सक्ने, देखन सक्ने मात्र ।

स्वानुभव गर्न सकेको थिइन; त्यसेहुनाले मैले कामविषयबाट अनावर्ति-धर्मको अनुबोध गरिसके भनी ज्ञापन गरिन ।

“हे महानाम ! जब मैले कामविषयमा ‘आलपसुख, बहुदुःख, बहुक्लेश र बहुदोषहरू छन्’ भन्ने यथार्थतः सम्यक् प्रज्ञाद्वारा राम्ररो बुझे तथा कामविषयान्तर र अकुशलविषयान्तर बाहेक अरु प्रीति-सुख पनि स्वानुभव गरे, तब मैले कामविषयबाट अनावर्तिधर्मको पनि अनुबोधगरिसके भनी ज्ञापनगरे ।

### कामको आस्थाद केहो ?

“हे महानाम ! कामविषयको आस्थाद भनेको केहो भने ? —

“हे महानाम ! यी कामविषयका पाँच आस्थाद हुन् । कुनै पाँच भने (१) चक्र-विज्ञेय रूप इष्ट, कान्त, मनाप (मन लाने), प्रियरूप, कामूपसंहित (राग उत्पन्न गर्ने) र रजनीय (चित्तलाई रञ्जितपार्ने); (२) श्रोत-विज्ञेय रब्द—इष्ट, कान्त, मनाप, प्रियरूप, कामूपसंहित र रजनीय; (३) द्वाण-विज्ञेय गन्ध—इष्ट, कान्त … र रजनीय; (४) जिह्वा-विज्ञेय रस—इष्ट, कान्त … र रजनीय तथा (५) काय-विज्ञेय स्पर्श इष्ट, कान्त … र रजनीय । यिनै पाँच कामविषयका आस्थादहुन्, गुणहुन्, बन्धन् पनि हुन् ।

“हे महानाम ! उक्त पाँच कामगुणका कारणबाट जो सुख र सौमनस्य (मानसिक सुख) उत्पन्न हुन्छन्, त्यसेलाई कामको आस्थाद अनिष्ट ।

## कामको दोष केहो ?

(क) ‘हे महानाम ! कामविषयको दोष केहो भने—यहाँ कुलपुत्रले विभिन्न शिल्पद्वारा जीविका गर्छ—भुद्वागिनिद्वारा, गणित-द्वारा, खेत नाप्ने शिल्पद्वारा, कृषिकर्मद्वारा, वाणिज्यद्वारा, गौपालनद्वारा, राजाको चाकरीद्वारा, सर्कारी नोकरीद्वारा अथवा अरु कुनै शिल्पद्वारा । उसले सर्वो-गर्भों सहनगर्छ । कोट-पतंगादिबाट हुने पोडा सहनगर्छ, मेहन-तगर्छ, क्षुधापिपासा सही मरीमेटी कामगर्छ । यो पनि महानाम ! कामविषयको दोषहो जो यसै जन्ममा देखिन्छ । यही दुखस्कन्ध हो जो कि कामहेतु, कामनिदान र कामसम्बन्धले उत्पन्न हुन्छ ।

(ख) ‘हे महानाम ! यसरी ( उत्क्रकार ) उत्साह, प्रयत्न र मेहनतगर्दा पनि उसले भोगसम्पत्ति प्राप्तगर्न सकेन भने उ ‘मेरो उत्साह निष्फलभयो, मेरो मेहनत खेरायो’ भनी शोकगर्छ, सन्तापगर्छ, रुच पनि टाउकोमा हातराखी विलाप पनि गर्छ । यो पनि, महानाम ! कामविषयको दोषहो जो यसै जन्ममा देखिन्छ । यहो दुःखस्कन्ध हो जो कि कामहेतु, कामनिदान र कामसम्बन्धले उत्पन्न हुन्छ ।

(ग) “हे महानाम ! यसरी उत्साह, प्रयत्न र मेहनतगर्दा उसलाई भोगसम्पत्ति लाभ भयोभने उ त्यो भोगसम्पत्ति रक्षाको लागि दुःख दौर्मनस्य अनुभव तथा चिन्तागर्छ—‘के यो मेरोधन राजाले हरण-गर्ने त होइन ? चोरले लैजाने त होइन ? आगोले भष्महुने त होइन ? यानीले बगाएर लैजाने त होइन ? अप्रिय अनधिकारी पुरुषको हातमा पन्ने त होइन ?’ यसरी चिन्ता गर्दागर्दै, यसरी स्याहार गर्दागर्दै—त्यो

सम्पत्ति राजाले हरणगर्छ वा चोरले चोरीगर्छ वा आगोले खान्छ अथवा पानीले बगाई लेजान्छ वा अप्रिय अनधिकारी पुरुषको हातमापर्छ । अनि यसको कारणले उ ‘जो मेरो थियो, त्यो पनि छैन’ भनी शोक-सन्ताप लिन्छ, रन्छ पनि टाउकोमा हातराखो विलाप पनि गर्छ—‘हे, अब के गर्ने होला !’ भर्दै सम्मोहित पनि हुन्छ । यो पनि महानाम ! कामविषयको दोषहो जो यसे जन्ममा देखिन्छ । यही दुःखस्कन्ध हो जो कामहेतु, कामनिदान र कामसम्बन्धले उत्पन्न हुन्छ ।

(घ) “हे महानाम ! फेरि कामहेतु, कामनिदान र कामैको सम्बन्धले राजा पनि राजासँग क्षगडागर्छ, क्षत्री पनि क्षत्रीसँग क्षगडागर्छ; ब्राह्मण पनि ब्राह्मणसँग क्षगडागर्छ, गृहपति पनि गृहपतिसँग क्षगडागर्छ; आमा पनि पुत्रसँग र पुत्र पनि आमासँग क्षगडागर्छ; पिता पनि पुत्रसँग र पुत्र पनि पितासँग क्षगडागर्छ; दाजु-भाइ पनि विदी-बहिनीसँग र दिदी-बहिनी पनि दाजु-भाइसँग क्षगडागर्छ तथा साथी पनि साथीसँग क्षगडागर्छ । उनीहरू कलह, विग्रह, विवादगरी परस्पर हात पनि क्षाडन थाल्छन्, लट्टौले पनि पिटन थाल्छन्, लाठाले पनि पिटन थाल्छन्, शस्त्र पनि चलाउन थाल्छन् । उनीहरूको त्यहाँ मरण पनि हुन्छ अथवा उनिहरू मरणतुल्य दुःख पनि भोग्छन् । यो पनि, महानाम ! कामविषयकै दोषहो जो यसे जन्ममा देखिन्छ । यही दुःख-स्कन्ध हो जो कामहेतु उत्पन्न … हुन्छ ।

(ङ) “हे महानाम ! फेरि कामहेतु, कामनिदान र कामैको सम्बन्धले छाल-तरवारले सज्जितभई, धनुष-बाँणले सज्जितभई—दुवै पक्ष ब्यूहमार्ग संग्राम पनि गर्न थाल्छन् । भालाले पनि रोप्छन्, बाँणले

पनि हान्धन्, तरवारले पनि प्रहारगर्ठन् । उनीहरूलाई त्यहाँ भालाले पनि लाग्छ, वाँणले पनि लाग्छ र उनीहरूका शोरहरू पनि तरवारद्वारा काटिन्छन् । उनीहरूको त्यहाँ मरण पनि हुन्छ, अथवा उनिहरू मरणतुल्य दुःख पनि भोग्छन् । यो पनि, महानाम ! कामविषयकै दोषहो जो यसे जन्ममा देखिन्छ । यही दुःखस्कन्ध हो जो कामहेतु...उत्पन्न हुन्छ ।

(च) “हे महानाम ! फेरि कामहेतु, कामनिवान र कामैको सम्बन्धले ढाल तरवारले सज्जितभई, धनुष-वाँणले सज्जितभई, किल्लाबानाइ राखेको ठाउंमा यता-उता दगुर्ठन्—भालाले रोपेर पनि, वाँणले हानेर पनि, तरवारले प्रहार गरेर पनि । उनीहरूलाई त्यहाँ भालाले पनि शोपिन्छ, वाँणले पनि लाग्छ, गोबरहिलोले पनि छचाप्छन्, जनसमूहले पनि कुलचम्छन् र उनीहरूको शोरहरू पनि तरवारद्वारा काटिन्छन् । उनीहरूको त्यहाँ मरण पनि हुन्छ, अथवा उनिहरू मरणतुल्य दुःख पनि भोग्छन् । यो पनि महानाम ! कामविषयकै दोषहो जो यसे जन्ममा देखिन्छ । यही दुःखस्कन्ध हो जो कामहेतु ... उत्पन्न हुन्छ ।

(छ) “फेरि, महानाम ! कामहेतु, कामनिवान र कामैको सम्बन्धले घर पनि फोर्ठन्, लूटपाट पनि गर्ठन्, गाउँका गाउँ पनि लुट्छन्, आरदोबाटामा बसी डाका पनि मार्ठन्, परस्त्रीगमन पनि गर्ठन् । अनि उनीहरूलाई समाती राजाले विभिन्नकारका सजाय, दण्ड पनि विन्छन्—कोरले पनि पिट्छन, बेतको छडीले पनि पिट्छन, आधा फलाम भएको छडीले पनि पिट्छन; हात पनि काट्छन, खुट्टापनि काट्छन, हात-खुट्टा पनि काट्छन; कान पनि काट्छन, नाक पनि काट्छन, नाक-कान ऐनि काट्छन; खोपडी पनि निकाल्छन, टाउकोको छाला पनि

निकाल्छन्; बलेको पाला मुखभित्र पनि राखिदिनछन्; तेलको कपाडा सपेटी शरीर पनि बालिदिनछन्, हात पनि बालिदिनछन्; गरधनदेखि गोली-गाँठासम्म छाला काढ्छन्, आँड़को छालालाई जहाँपायो त्यहींबाट काढ्छन्; जोनीं जोनींमा किला ठोकिदिनछन्, बलछीले तानि तानि मासु छिकछन्, कम्पनी जत्रो टुक्रा टुक्रा पारी मासुको चोकटा छिकछन्, काँइयोले कोरेकोऊँ शरीर चिरी क्षार (नुन) पनि राखिदिनछन्; भईंमा मुताई कानबाट किला ठोकिदिनछन्, हाडहरूलाई धुस्तुजस्तै पारिदिनछन्; तातो तेल खन्याइ दिनछन्; कुकुरलाई खवाइ दिनछन्, जिउंदे शूलीमा चढाउंछन्, तरवारले शीर पनि काटिदिनछन्। उनीहरूको त्यहाँ भरण पनि हुन्छ, अथवा उनिहरू भरणतुल्य दुःख पनि भोगगर्ठन्। यो पनि महानाम ! कामविषयकै दोषहो जो यसें जन्ममा देखिन्छ। यही दुःखस्कन्ध हो जो काम हेतु...उत्पन्न हुन्छ।

*Dhamma.Digital*

(ज) ‘फेरि, हे महानाम ! कामहेतु, कामनिदान र कामैको-सम्बन्धले कायद्वारा दुराचार गर्नन्, वचनद्वारा दुराचार गर्नन्, तथा मनद्वारा दुराचार गर्नन्। उनीहरू कायद्वारा, वचनद्वारा तथा मनद्वारा दुराचारगरी शरीरछाडी मृत्युपछि अपाय, दुर्गति, विनिपात र नर्कमा पनि उत्पन्न हुन्छन्। यो पनि महानाम ! कामविषयकै सम्परायिक दोषहो। यही दुःखस्कन्ध हो जो कामहेतु ... उत्पन्न हुन्छ।

## निगण्ठ सर्वदर्शीङ्क

‘हे महानाम ! एक समय म राजगृह नगरको गृघकूट पर्व-

तमा बसेको थिए । त्यस बखत केही निगण्ठहरू<sup>१</sup> श्रृंखिगिरी ( इसिगिलि ) पर्वतको एकापट्टि कालोढुँगाको एक चट्टानमा कष्टभोगी, तिक्र, खरो तथा कटुवेदना सही आसनमा नबसी उभिइएर नै बसेका थिए । अनि म सन्ध्यासमयमा ध्यानबाट उठी श्रृंखिगिरी पर्वतको एकापट्टि कालोढुँगाको चट्टानमा जहाँ ती निगण्ठहरू थिए त्यहाँगए । त्यहाँ पुरोपछि मैले ती निगण्ठहरूसँग सोधेँ :—

‘आवुसो निगण्ठहरू ! किन तिमीहरू सधं कष्टभोगी तीक्र, खरो, तथा कटुवेदना। सही आसनमा नबसी उभिइएर बसेकाहौ ?’

यस्तो सोध्दा ती निगण्ठहरूले मलाई यस्तो जवाफ दिए :—

‘आवुसो ! निगण्ठनाथपुत्र सर्वज्ञ हुनुहुन्छ, सर्वदर्शी ( त्रिकालदर्शी ), अप्सरशेष ज्ञानदर्शी हुनुहुन्छ वहाँ हिङ्गिरहेको बेलामा पनि, उभिइरहेको बेलामा पनि, सुतिरहेको बेलामा पनि, जागरणभई बसेको बेलामा पनि—निरन्तर ज्ञानदर्शी हुनुहुन्छ । वहाँ मनुहुन्छ —‘हे निगण्ठहरू तिमीहरूले अघि पापकर्म गरेका थियौ, सो पापकर्मलाई यो कटु तथा दुष्करकारिताद्वारा मासिद्यौ; जो अहिले तिमीहरू कायसंयम, वाक्संयम र मनसंयम गर्दैछौ यसबाट अनागतमा पापकर्म हुनेछैन— यसरी पुरानो पापकर्म तपस्याद्वारा निस्तारण हुनेछ, नयाँ कर्म नग-नलि भविष्यमा आव्रब दुनेछैन, भविष्यमा आव्रब नहुनु कर्मक्षयहो, कर्मक्षयबाट दुःखक्षय, दुःखक्षयबाट वेदनाक्षय, वेदनाक्षयबाट सबै दुःख

१. जैनसम्प्रवायका दिग्भवर साधुहरू ।

मासिएर जानेछ ।’ यी कुराहरू हामी रुचाउंछौं, स्वीकार पनि गछौं  
त्यसमा खुशी पनि छौं ।

‘हे महानाम ! यस्तोभन्वा मैले तिनीहरूलाई यस्तो भने :—

‘हे आवुसो, निगण्ठहरू ! के तिमीहरूलाई ‘हामीहरू अधि-  
थियों बा थिएन्हों’ भनी थाहाछ ?’

‘थाहा छैन, आवुसो !’

‘हे आवुसो, निगण्ठहरू ! के तिमीहरूलाई ‘हामीहरूले अधि-  
पापकर्म गरेका थियों बा थिएन्हों’ भनी थाहा छ ?’

‘थाहा छैन, आवुसो !’

‘हे आवुसो, निगण्ठहरू ! के तिमीहरूलाई ‘यस्तो यस्तो पाप-  
कर्म गरेका थियों’ भनी थाहा छ ?’

‘थाहा छैन, आवुसो !’

‘हे आवुसो, निगण्ठहरू ! के तिमीहरूलाई ‘यति दुःख मासि-  
सक्यों, यति दुःख मास्न बाकीछन्, यति दुःख मास्वा सबै दुःखहरू मासिने  
छन्’ भनी थाहा छ ?’

‘थाहा छैन, आवुसो !’

‘हे आवुसो, निगण्ठहरू ! के तिमीहरूलाई ‘यसै जन्ममा  
अकुशल धर्मलाई छाडनु र कुशल धर्मलाई संग्रहगर्नुपर्छ’ भनी थाहाछ ?’

‘थाहा छैन, आवुसो !’

‘हे आवुसो, निगण्ठहरू ! तिमीहरूलाई ‘अधि हामीहरू थियों  
बा थिएन्हों’ भन्ने पनि थाहा छैन, ‘अधि हामीहरूले पापकर्म गरेका

यियों वा यिएन्हों मन्ते पनि थाहा छेन, ‘यस्तो यस्तो पापकर्म गरेका यियों’ मन्ते पनि थाहा छेन, ‘यति दुःख मासिसक्यों र यति दुःखहरू मास्न बाँकी छन्; यति दुःख मास्दा सबै दुःख मासिने छन्’ मन्ते पनि थाहा छेन, ‘यसै जन्ममा अकुशल धर्मलाई त्यागी कुशलधर्म संग्रह गर्नु पछं’ मन्ते पनि थाहा छैन। त्यसोभए आवुसो, निगण्ठहरू ! जो लोकमा रौद्र, लोहितपाणि, क्रूरकर्म गर्नेहुन् ती मानिसहरू निगण्ठ सम्प्रदायमा प्रव्रजित हुने छन् ( पाप मास्नका लागि ) ।

### बिम्बिसार र बुद्धमा को सुखी छन् ?

‘हे आवुसो, गौतम ! न सुखले सुख प्राप्तगर्न सकिन्छ, बल्कि दुःखले नै सुख प्राप्तगर्न सकिन्छ । यदि आवुसो गौतम ! सुखले सुख प्राप्तगर्न सकिने भए, मगधराजा सेनीय बिम्बिसारले सुख प्राप्तगरेको छहरिने छ । मगधराजा सेनीय बिम्बिसार तपाइ आयुष्मान् गौतम भन्दा धेरै सुखपूर्वक बस्दछन् ।’

‘साँच्चै नै आयुष्मान् निगण्ठहरूले ‘आवुसो गौतम ! न सुखले सुख प्राप्तगर्न सकिन्छ, बल्कि दुःखले नै सुख प्राप्तगर्न सकिन्छ । … मगधराजा सेनीय बिम्बिसार तपाइ आयुष्मान् गौतमभन्दा धेरै सुखपूर्वक बस्दछन्’ भनी विनाविचारले भवाटू भन्नु भयो । यस सन्दर्भमा आयुष्मान् निगण्ठहरूले ‘आयुष्मान्हरू मध्ये को सुखपूर्वक बस्दछन् ? — मगधराजा सेनीय बिम्बिसार कि आयुष्मान् गौतम ?’ भनी भसंग सोधनु पर्दथ्यो ।’

‘आवुसो, गौतम ! साँच्चे नै हामीले विनाविचारगरी भवाहृ यस्तो कुरा भन्यौ—‘आवुसो, गौतम ! न मुखले सुख प्राप्तगर्न सकिन्छ ...’ यी कुरा त्यसै रहन्; अहिले पनि हामी तपाइ गौतमसँग सोधन सक्छौं भन्दै सोधे—‘आयुष्मानहरूमध्ये को अधिक सुखपूर्वक बस्थन् ?—मगधराजा सेनीय बिम्बिसार कि आयुष्मान् गौतम ?’

‘त्यसोभए आवुसो निगण्ठहरू ! म तपाइहरूसँगै निम्न कुरा सोधने छु, तपाइहरूलाई जस्तो लाग्छ त्यस्तो उत्तर दिनु होस्।

‘मगधराजा सेनीय बिम्बिसारले शरीर न चलाई, मुखले कुरा नगरी, सात दिन-रात बिताई एकान्तसुख अनुभवगरी बस्न सक्छन् ? यसबारे तपाइहरू के भन्नु हुन्छ ?’

‘आवुसो ! सक्दैनन्।’

‘आवुसो, निगण्ठहरू !’ के मगधराजा सेनीय बिम्बिसारले शरीर न चलाई, मुखले कुरा नगरी छ दिन-रात, ... पाँच दिन-रात, ... चार दिन-रात, ... तीन दिन-रात, ... दुइ दिन-रात, ... एक दिन-रात बिताई एकान्त सुख अनुभवगरी बस्न सक्छन् त ? यसबारे तपाइहरू के भन्नु हुन्छ ?’

‘आवुसो, सक्दैनन्।’

‘आवुसो, निगण्ठहरू ! म शरीर न चलाई, मुखले कुरा नगरी एक दिन-रात, ... दुइ दिन-रात, ... तीन दिन-रात, ... चार दिन-रात, ... पाँच दिन-रात, ... छ दिन-रात, ... सात दिन-रातसम्म पनि एकान्त सुखानुभवगरी बस्न सक्छु। यसोभए, आवुसो निगण्ठहरू !’ को अधिक-

तर सुखपूर्वक बस्ने ठहरछ त ? मगधराजा सेनीय बिम्बिसार कि म ?  
यसमा तपाइहरू के मनु हुन्थ ?'

‘यसोभए, आयुष्मान् गौतम नै मगधराजा सेनीय बिम्बिसार  
भन्दा अधिकतर सुखपूर्वक बस्ने ठहरिनु हुन्थ’।”

मगदाल्लने यति कुरा सुनाउनु भएऽद्धि अतिप्रसन्नमई महानाम  
शाक्यले भगवान्‌को भाषणलाई अभिनन्दन गरे ।



# ६. वैशालीवासी उद्गत गृहपति

## परिचय

लिङ्छब्रो राज्यको राजधानी वैशाली नगरमा एक नामी सेठ थिए । यिनको शरीर पुष्ट, अग्लो र रूपसम्पन्न तथा यशकीर्तिले उदीयमान भएकोले यिनलाई उद्गत ( उगतो ) भनिएको हो<sup>१</sup> ।

उद्गत गृहपति एक समृद्धशाली कुलका थिए । सर्वप्रथम बुद्धको दर्शन पाउना साथै यिनको मनमा अपार धन्दा र प्रसन्नता भएको थियो । भगवान् बुद्धलाई देखदा यिनको मनमा कुनै शंकाले स्थान निएको

- 
१. अड्गुत्तर अर्थकथा पृ. २१३ मा उगतो ( उद्गत ) शब्दको अर्थ बताउँदै “अत्तमावोपिस्स उगतो अहोसि समिद्धो, अलङ्कृत तोरणं-विष उस्सित चित्तपटो विष च अतिविरोचित्थ, गुणापि उगता अहेसुं; सो इमेसं द्विन्नर्म्मिय उगतत्ता उगतसेहित्वेव सह्वंगतो” अर्थात् शरीर पनि उदीयमान थियो र समृद्धि पनि, अलंकृत चित्तपट तोरण जस्तै उत्सन्नभई चम्किल्यो, गुणले पनि त्यस्तै थियो अतः यो दुवै कारणले उत्सन्नता भएकोले उद्गत नै भनिएको हो भनी उल्लेख भएको हुँदा मैले यहाँ ‘उग’ शब्दको संकृत रूपान्तर ‘उग्र’ शब्दलाई हिन्दी अनुवादले अनुकरणगरेता पनि ‘उग’ शब्दको अर्थलाई विशेष ध्यानमा राखी ‘उद्गत’ भनी प्रयोग गरेको छु ।

थिएन् । बुद्धको दर्शन पाउना साथै यिनको मनमा अटल भक्तिले जग खसाउयो । प्रबंधबार बुद्ध दर्शनका साथ साथै बुद्धको अमृतोपदेश श्रवण-गरी स्त्रीतापन्न-फल साक्षात्कारगरी केही दिनपछि पुनः तीने मार्ग-फल साक्षात्कारगरी अनागामी भएका थिए<sup>१</sup> ।

यिनको घरमा ५०० भिक्षुहरूका निर्वित नित्य आसन विच्छिन्नाइ राखेको हुन्थ्यो । बुद्धासन पनि विच्छिन्नाइ राखेको हुन्थ्यो । यिनका धेरै आर्यश्रावक उपासक साथीहरू थिए ।

भगवान् बुद्धले उद्गत गृहपतिकोबारेमा उनमा छ थोळ शील-सदाचारको अलावा आठ अश्रव्यजनक गुणहरूले सुसम्पन्न रहेको कुरा बताउनु भएको छ । यो कुरा तल लेखिएको मूल सूत्र “अष्ट आश्रव्यगुण” बाट प्रष्ट हुनेछ । यस सूत्रमा उल्लेख भएका कुराहरूमध्ये उद्गत गृहपतिले जुन आफ्ना चार पत्नीहरूलाई ‘चाहे तिमीहरू घरमै बस, चाहे आमा-बाबुका घरमा जाऊ, चाहे अरु पुरुषसँग पनि जानसक्छौ’ भनी भनेका कुरा हेर्दा साधारण पृथग्जन ( सांसारिक ) मानिसलाई आश्रव्य जस्तो लागेता पनि बुद्धोपदेशानुसार गहिरिएर हेर्दा कुनै आश्रव्य मान्नुपर्ने कारण देखिदैन । किन भने अनागामी हुनेको संयोजनहरू मध्ये कामराग-संयोजन निर्मल भइसकेको हुन्थ्य । त्यससँले उद्गत गृहपतिले “अहूचर्य-पञ्चशील यहणगरिसकेको छु” भनी भनेको हो ।

उद्गत गृहपति बृद्ध अवस्थामा पुगेपछि एक दिन उनले अनेक

१. अै. अ. क. पृ. २१४ ।

किशिमले दानदिने विचारगरे र यस्तो पनि कल्पनागरे कि ‘यस बखतमाः भगवान् बुद्ध मेरो घरमा पाल्नुभए बेश हुने थियो ।’ यसेबेला भगवान् बुद्ध पनि उनको मनको कुरा थाहापाई उनके घरमा पाल्नु भयो । अनि उद्गत गृहपति सारं हषितभई भगवान् बुद्धले दिनु भएको उपदेश स्मरणगर्दै भगवान्त्लाई इच्छानुसार भोजनसहित दानदिए । यो कुरा तल लेखिएको “प्रियंकर वस्तु दान” भन्ने मूल सूत्रबाट प्रष्ट बुझिने छ । यसे प्रसंगमा एक दिन भगवान्ले उद्गत गृहपतिलाई प्रियंकर दान दिने-हरूमध्येमा अग्रगाम्य छन् भनी घोषणा गर्नु भएको हो ।

उद्गत गृहपतिको निर्मल शीलको प्रभावले गर्दा उनकहाँ देवताहरू समेत आई कुरा गर्थे । ‘देवतासेंग कुरागर्न सबछु’ भन्ने भावनाले उनले कहिले पनि कसेसेंग घमण्ड वा अहंकार गरेको देखिदेन । उनी यसे जन्ममा अर्हत् हुन कोशिस गर्दथे । किन्तु यसोहनुप्रभावदेवावशानभई मनोमथ ब्रह्मलोकमा उत्पन्न भए । एक दिन बुद्धको दर्शनार्थ ब्रह्मलोकबाट आउँदा उनीसेंग भगवान् बुद्धले ‘तिष्ठो मनोकामना पूरा भयो कि भएन’ भनी सोधनी गर्नु भएको बेलामा उनले अर्हत् मार्गमा प्रतिष्ठितभई पुनः यस मनुष्यलोकमा आउन न पन्नेगरी त्यहींबाटे परिनिर्बाण हुने भएको हुँदा ‘मनोकामना पूरा भयो’ भनी बताएको हो । यसबाटे तल लेखिएको “उद्गत गृहपतिको स्वर्गवास” बाट स्पष्ट हुनेछ । अहु कुराहरू पाठकहरूले स्वयं सूत्रहरू अध्ययनगरी अवबोध गर्न सक्नु हुनेछ ॥

मूल सूत्र :—

### १-अष्ट आश्चर्यगुण

एक समय भगवान्, वैशालीको महावनस्थित कूटागारशाला-मा बस्नुभएको थियो<sup>१</sup> त्यसबखत भगवान्ले भिक्षुहूलाई “भिक्षुहू !” भनो आमन्त्रण गर्नुभयो । “भद्रत्त” भनी भिक्षुहूले भद्रान्लाई प्रत्युत्तर दिए । अनि भगवान्ले यस्तो भन्नुभयो :—

“हे भिक्षु हो ! आठ आश्चर्यजनक अद्भुत गुणले वैशालीवासी उद्गत ( उग्गो ) गृहपति सम्पन्नचन् भनी धारणागर ।”

यति भन्नुभई भगवान् आसनबाट उठी बिहारमा ( आफु बस्ने घरमा ) पस्नुभयो ।

अनि एक भिक्षु पूर्वाणि समयमा चौबर पहिती, पात्र-चौबर ग्रहणगरी जहाँ वैशालीवासी उद्गत गृहपतिको घरहो त्यर्हाँ गए । त्यहाँ पुगेपछि बिच्छधाई राखेको आसनमा बसे । अनि वैशालीवासी उद्गत गृहपति जहाँ सो भिक्षु थिए त्यहाँगई अभिवादन्तारी एक छेउमा बसे । एक छेउमा बसेका वैशालीवासी उद्गत गृहपतिलाई सो भिक्षुले निम्नकुरा सोधे :—

“हे गृहपति ! भगवान्ले ‘तिमी आठ आश्चर्यजनक अद्भुत गुणले युक्तछौ’ भनी भन्नु भएको छ । ती कुन आठगुणहरू हु । जसले तिमी सम्पन्न छौ ?”,

१. अं. नि-द. पृ. ३१५ पठमउग्गसुत्तं ।

“भन्ते ! कुन आठ आश्र्वर्यजनक अद्भुत गुणहरूले युक्त छ भनो मलाई भगवान्‌ले भन्नु भएको हो सो कुरा मलाई थाहाछैन ; किन्तु जुन आठ आश्र्वर्यजनक अद्भुत गुणहरू ममा विद्यमानछन् ती सुन्नुहोस्, राघ्ररो मनमा राख्नुहोस्, म भन्दछु ।”

“हे गृहपति ! हुन्छ” भनी सो भिक्षुले वैशालीवासी गृहपतिलाई प्रत्युत्तर दिए । अनि वैशालीवासी उद्गत गृहपतिले निम्न कुरा सुनाए :—

१—“भन्ते ! जब मैले भगवान्‌को सर्वप्रथम टाढेबाट दर्शन-पाएँ, दर्शन पाउनासाथै मेरो चित्त भगवान्‌प्रति प्रसन्न भएको थियो । यही पहिलो आश्र्वर्यजनक अद्भुत गुण हो जो ममा विद्यमान छ ।

### आनुपूर्वी-कथा

२—“भन्ते ! त्यसपछि प्रसन्नचित्तभई भगवान्‌को सतसंगत गरे । भगवान्‌ले मलाई आनुपूर्वीकथा सुनाउनु भयो— दान-कथा, शील-कथा, स्वर्ग-कथा, कामविषयको दोष-कथा, कामविषयको तुच्छ-कथा, कामविषयको संक्लिष्ट-कथा र नैष्कर्यको गुण-कथा । जब भगवान्‌ले मेरो चित्त, ‘उपयुक्तछ, मृदुछ, नीवरण रहितछ, उत्साहयुक्त छ र प्रसन्न छ’ भनी जान्नुभयो, तब भगवान्‌ले मलाई आफै खोजोगरी पाउनु भएको ( सामुकंसिका ) धर्मोपदेश गर्नुभयो— ‘यो दुःख हो, यो दुःखको हेतु हो, यो दुःख निरोध हो र यो दुःख निरोध हुने मार्ग हो ।’ जसरी, मैलो नभएको सफा र सुकिलो बस्त्रमा रेंग रेंगाउंदा राघ्ररी रेंगले

समाले हो त्यस्तैगरी मलाई त्यसे आसनभा विरज, वीतमल धर्मचक्रमु प्राप्त भयो— ‘जे जति समुदय धर्मका हुन् तो जम्मे निरोधधर्म हुन् ।’ अनि धर्म देखिसकेपछि, धर्मप्राप्त गरिसकेपछि, धर्मावबोध भइसकेपछि, धर्मको गम्भीरतामा पुगिसकेपछि— सन्वेह रहितमई, निश्चित भई, विशारदतामा प्रतिष्ठित भइसकेपछि र शास्ताको धर्मावबोध गर्नका निम्निकसैको सहायता नचाहिने भइसकेपछि म त्यहीं ने बुझ, धर्म तथा सङ्घका शरणमा गएँ । ब्रह्मचर्य-पञ्चशीलको<sup>१</sup> शिक्षापदहरू पनि ग्रहणगरेँ । यही दोश्रो भाश्चर्यजनक अद्भुत गुण हो जो ममा विद्यमान छ ।

३—“भन्ते ! मेरा चारजना कुमारी प्रजापतिहरू थिए । अनि म जहाँ ती कुमारी प्रजापतिहरू थिए त्यहाँगई उनीहरूलाई यस्तो सुनाएँ :— ‘हे बहिनी हो ! मैले ब्रह्मचर्य-पञ्चशीलको शिक्षापदहरू ग्रहण गरिसकोछु । अतः जसलाई मनपछं उ यहीं बसी भोगसम्पत्ति परिभोगगरी पुण्यकर्मगर, आफ्नो ज्ञातिकुल (आमा-बाबुको घर) मा जान मनलाग्द्यभने वहाँ जाऊ, यदि कुनै पुरुषसँग जान मनलाग्द्यभने म उसलाई दिइद्यौला । यसो भन्दा मेरो जेठी प्रजापतिले मलाई भनिन्— ‘मलाई अमुक आर्यपुत्रको हातमा सुम्पिदिनुहोस् । अनि मैले सो पुरुषलाई बोलाउन पठाई बाँया हातले प्रजापतिलाई समाती दायाँहातले कलस समाती त्यो पुरुषलाई (आफ्नी प्रजापति) सुम्पिदिएँ । मेरी कुमारी

१. प्राणी हिसानगर्ने, अदिश्चादान नलिने, ब्रह्मचर्य पालन गर्ने, मृषावाहन नगर्ने र सुरापान नगर्ने । यतो पाँचलाई ब्रह्मचर्य-पञ्चशीलको शिक्षापदहरू भन्दछन् । ब्रह्मचर्य-पञ्चशील नभनो पञ्चशील भन्नाले ब्रह्मचर्यपालन गर्ने भन्ने ठाउंमा काममिथ्याचार नगर्ने भन्नेहुन्छ ।

प्रजापतिलाई परित्याग गरिदिवा मेरो मनमा अलिकता पनि अन्यथा  
भएको मलाई थाहाछैन । यही तेश्रो आश्र्वयजनक अद्भुत गुणहो जो  
ममा विद्यमान छ ।

४—“भन्ते ! मेरो घरमा भोगसम्पत्ति छन् ती जस्मै धन-  
सम्पत्ति शीलवान् कल्याणधर्मोहरूलाई समानरूपले परिभोगगर्ने अधिकार  
दिइएको छ । यही चौथो आश्र्वयजनक अद्भुत गुणहो जो ममा  
विद्यमान छ ।

५—“भन्ते ! जब म कुनै भिक्षुको सत्संगत तथा सेवाटहल  
गर्दू तब म उनमाथि राम्ररी मनलगाई गौरवपूर्वक नै सत्संगत तथा  
सेवाटहल गर्दू, आगौरवपूर्वक होइन । यहि पाँचौ आश्र्वयजनक  
अद्भुत गुणहो जो ममा विद्यमान छ ।

६—“भन्ते ! जब कुनै आयुष्मान्‌ले मलाई धर्मोपदेश गर्दू भने  
म त्यो उपदेश गौरवपूर्वक नै सुन्दछु, आगौरवपूर्वक होइन । यदि सो  
आयुष्मान्‌ले मलाई धर्मोपदेश गर्दैनन् भने म उनलाई धर्मोपदेश गर्दू ।  
यहो छैटौ आश्र्वयजनक अद्भुत गुणहो जो ममा विद्यमान छ ।

७—“भन्ते ! यसमा कुनै आश्र्वय मान्युपनै कारण छैन कि  
मकहाँ देवगणहरू आई ‘हे गृहपति ! भगवान्‌को धर्म सु-आख्यातछ’ भनी  
भनेमा । ती देवगणहरूलाई म यस्तो भन्दछु—‘हे देवगणहो !  
तपाइ देवगणहरूले मलाई यस्तो भन्नुभए पनि नभएपनि भगवान्‌को  
धर्म सु-आख्यातनै छ ।’ ‘मकहाँ देवगणहरूआई कुरा गर्दैन् अथवा म  
देवगणहरूसँग कुरागर्दू’ भन्ने कारणले मेरो मनमा कुनै प्रकारको गर्व

( उन्नत ) वा अहंकार उत्पन्न भएको मलाई थाहाउने । यही सातौं आश्र्वयजनक अद्भुत गुणहो जो ममा विद्यमान छ ।

द- “भन्ते ! भगवान्‌ले जुन् पाँच अधोगामिनी संयोजन । बारे बताउनु भएकोछ, त्यसमध्ये ममा प्रहीण न भएको कुनैपनि संयोजन देखिन । यही आठौं आश्र्वयजनक अद्भुत गुणहो जो ममा विद्यमान छ ।

“भन्ते ! यहीने आठ आश्र्वयजनक अद्भुत गुणहरू हुन् जो ममा विद्यमानछन् । किन्तु मलाई थाहाउने कि कुन ‘आठ आश्र्वयजनक अद्भुत गुणहरू ममा छन्’ भनी भगवान्‌ले भन्नुभएको हो ।”

त्यसपछि सो भिक्षु वैशालीवासी उद्गत गृहपतिको घरमा भिक्षाभोजन ग्रहणगरी आसनबाट उठी फर्केर गए । भोजन सिद्धिएपछि सो भिक्षु जहाँ भगवान् हनुहन्थ्यो त्यहाँगई भगवान्‌लाई अभिवादनगरी एक छेउमा बसे । एक छेउमा बसेका सो भिक्षुले जे जति कुराकानी वैशालीवासी उद्गत गृहपतिसँग भएका थिए ती जस्तै कुरा भगवान्‌लाई सुनाए ।

“साधु ! साधु !! भिक्षु, जुन आठ कुराहरू वैशालीवासी उद्गत गृहपतिले डोकसँग सुनाए, सोही आठ आश्र्वयजनक अद्भुत गुणहरूले युक्तछन् भनी मैले प्रकाश गरेको हुँ । यीने आठ आश्र्वयजनक

१. स्व-कायदृष्टि, विचिकित्सा, शीलव्रतपरामर्श, कामच्छन्द र व्यापाद-  
संयोजन । यी पाँच अधोगामिनी संयोजनहुन् ।

अद्भुत गुणहरूने वैशालीवासी उद्गत गृहपति सुसपन्नछन् भनी धारणा  
गर ।”

x

x

x

**मूल सूत्र :—**

## २-किन यसैजन्ममा परिनिर्वाण हुन ?

एक समय भगवान्, वैशालीको महावनस्थित कूटागार-  
शालामा बस्नु भएको थियो ।

त्यसब्दत वैशालीवासी उद्गत गृहपति जहाँ भगवान् हुनु-  
हुन्थ्यो त्यहाँ गए । त्यहाँ पुरोपछि भगवान्लाई अभिवादनगरी एक छेउमा  
बसे । एक छेउमा बसेका वैशालीवासी उद्गत गृहपतिले भगवान्सँग  
निम्न प्रश्न सोधे :—

“भन्ते ! के हेतु, के प्रत्यय होला जो कि यहाँ केही सत्वहरू  
यसै जन्ममा परिनिर्वाण हुँदैनन् ? के हेतु, के प्रत्यय होला जो कि यहाँ  
केही सत्वहरू यसै जन्ममा परिनिर्वाण हुन्थ्यन् ?”

▲ १- “हे गृहपति ! यहाँ चक्षु विश्वेय रूपहरू छन् जो  
झष्ट, कान्त, मनाप, प्रियरूप, कामूपसंहित र रजनीय हुन्थ्यन् । जो भिक्षु  
ती रूपहरूको अभिनन्दनगर्छ, बयानगर्छ र त्यसैमा डुखिरहन्थ सो, भिक्षु

१, सं नि-III पृ. १०० वैसालीसुत्तं ।

तो रूपहरूको अभिनन्दन, बयान र त्यसैमा डुबिरहँदा उसमा त्यसैको कारणले रूप-विज्ञानद्वारा उपादान उत्पन्न हुन्छ । उपादान संयुक्त भिक्षु परिनिर्वाण हुन सक्तेन । गृहपति ! यही हेतु, यही प्रत्ययहो जो कि यहाँ केही सत्त्वहरू यसै जन्ममा परिनिर्वाण हुँदैनन् ।

▲ २- “हे गृहपति ! यहाँ श्रोत-विज्ञेय शब्दहरू छन् जो इष्ट, … र रजनीय हुन्छन् । जो भिक्षु तो शब्दहरूको अभिनन्दनगर्ठ, … र त्यसैमा डुबिरहन्थ, सो भिक्षु तो शब्दहरूको अभिनन्दन, … र त्यसैमा डुबिरहँदा उसमा त्यसैको कारणले शब्द-विज्ञानद्वारा उपादान उत्पन्न हुन्छ । उपादान संयुक्त भिक्षु परिनिर्वाण हुन सक्तेन । गृहपति ! यही हेतु, यही प्रत्यय हो जो कि यहाँ केही सत्त्वहरू यसै जन्ममा परिनिर्वाण हुँदैनन् ।

▲ ३- “हे गृहपति ! यहाँ ध्याण-विज्ञेय गन्धहरू छन् जो इष्ट, … र रजनीय हुन्छन् । जो भिक्षु तो गन्धहरूको अभिनन्दन गर्ठ, … र त्यसैमा डुबिरहन्थ, सो भिक्षु तो गन्धहरूको अभिनन्दन, … र त्यसैमा डुबिरहँदा उसमा त्यसैको गन्ध-विज्ञानद्वारा उपादान उत्पन्न हुन्छ । उपादान संयुक्त भिक्षु परिनिर्वाण हुन सक्तेन । गृहपति ! यही हेतु, यही प्रत्ययहो जो कि यहाँ केही सत्त्वहरू यसै जन्ममा परिनिर्वाण हुँदैनन् ।

▲ ४- “हे गृहपति ! यहाँ जिह्वा-विज्ञेय रसहरू छन् जो इष्ट, … र रजनीय हुन्छन् । जो भिक्षु तो रसहरूको अभिनन्दनगर्ठ, … र त्यसैमा डुबिरहन्थ, सो भिक्षु तो रसहरूको अभिनन्दन, … र त्यसैमा डुबिरहँदा उसमा त्यसैको रस-विज्ञानद्वारा उपादान उत्पन्न हुन्छ ।

उपादान संयुक्त भिक्षु परिनिर्वाण हुन सकतेन । गृहपति ! यही हेतु, यही प्रत्ययहो जो कि यहाँ केही सत्वहरू यसे जन्ममा परिनिर्वाण हुँदैनन् ।

A ५— “हे गृहपति ! यहाँ काय-विज्ञेय स्पर्शहरू छन् जो इष्ट, ... र रजनीय हुन्छन् । जो भिक्षु तो स्पर्शहरूको अभिनन्दनगर्छ, ... र त्यसेमा डुबिरहन्छ, सो भिक्षु तो स्पर्शहरूको अभिनन्दन, ... र त्यसेमा डुबिरहेदा उसमा त्यसेको कारणले स्पर्श-विज्ञानद्वारा उपादान उत्पन्न हुन्छ । उपादान संयुक्त भिक्षु परिनिर्वाण हुन सकतेन । गृहपति ! यही हेतु, यही प्रत्ययहो जो यहाँ केही सत्वहरू यसे जन्ममा परिनिर्वाण हुँदैनन् ।

A ६— “हे गृहपति ! यहाँ मनो-विज्ञेय धर्महरू ( मन-विषयहरू ) छन् जो इष्ट, कान्त, मनाप, प्रियरूप, कामूपसंहित र रजनीय हुन्छन् । जो भिक्षु तो धर्महरूको अभिनन्दनगर्छ, बयानगर्छ र त्यसेमा डुबिरहन्छ, सो भिक्षु तो धर्महरूको अभिनन्दन, बयान र त्यसेमा डुबिरहेदा उसमा त्यसेको कारणले धर्म-विज्ञानद्वारा उपादान उत्पन्न हुन्छ । उपादान संयुक्त भिक्षु परिनिर्वाण हुन सकतेन । गृहपति ! यही हेतु, यही प्रत्ययहो जो कि यहाँ केही सत्वहरू यसे जन्ममा परिनिर्वाण हुँदैनन् ।

B १— “हे गृहपति ! यहाँ चक्षु-विज्ञेय रूपहरू छन् जो इष्ट, कान्त, मनाप, प्रियरूप, कामूपसंहित र रजनीय हुन्छन् । जो भिक्षु तो रूपहरूको अभिनन्दन गर्दैन, बयान गर्दैन र त्यसेमा डुबिरहेदैन, सो भिक्षु तो रूपहरूको अभिनन्दन, बयान र त्यसेमा डुबि नरहेदा उसमा

त्यसंको कारणले रूप-विज्ञानद्वारा उपादान उत्पन्न हुँदैन । उपादान विसंयुक्त भिक्षु परिनिर्वाण हुन्छ । गृहपति ! यही हेतु, यही प्रत्ययहो जो यहाँ केही सत्त्वहरू यसेजन्ममा परिनिर्वाण हुन्छन् ।

B २- “हे गृहपति ! यहाँ श्रोत-विज्ञेय शब्दहरू छन् जो इष्ट, … र रजनीय हुन्छन् । जो भिक्षु ती शब्दहरूको अभिनन्दन… र त्यसंमा डुबिरहेदैन, सो भिक्षु ती शब्दहरूको अभिनन्दन… र त्यसंमा डुबि नरहेदा उसमा त्यसंको कारणले शब्द-विज्ञानद्वारा उपादान उत्पन्न हुँदैन । उपादान विसंयुक्त भिक्षु परिनिर्वाण हुन्छ । गृहपति ! यही हेतु, यही प्रत्ययहो जो यहाँ केही सत्त्वहरू यसेजन्ममा परिनिर्वाण हुन्छन् ।

B ३- “हे गृहपति ! यहाँ ग्राण-विज्ञेय गन्धहरू छन् जो इष्ट, … र रजनीय हुन्छन् । जो भिक्षु ती गन्धहरूको अभिनन्दन… र त्यसंमा डुबिरहेदैन, सो भिक्षु ती गन्धहरूको अभिनन्दन… र त्यसंमा डुबि नरहेदा उसमा त्यसंको कारणले गन्ध-विज्ञानद्वारा उपादान उत्पन्न हुँदैन । उपादान विसंयुक्त भिक्षु परिनिर्वाण हुन्छ । गृहपति ! यही हेतु, यही प्रत्ययहो जो यहाँ केही सत्त्वहरू यसेजन्ममा परिनिर्वाण हुन्छन् ।

B ४- “हे गृहपति ! यहाँ जिह्वा-विज्ञेय रसहरू छन् जो इष्ट, … र रजनीय हुन्छन् । जो भिक्षु ती रसहरूको अभिनन्दन… र त्यसंमा डुबिरहेदैन, सो भिक्षु ती रसहरूको अभिनन्दन… र त्यसंमा डुबि नरहेदा उसमा त्यसंको कारणले रसविज्ञानद्वारा उपादान उत्पन्न

हुँदैन । उपादान विसंयुक्त भिक्षु परिनिर्वाण हुन्छ । गृहपति ! यही हेतु, यही प्रत्ययहो जो यहाँ केही सत्वहरू यसे जन्ममा परिनिर्वाण हुन्छन् ।

B ५- “हे गृहपति ! यहाँ काय-विज्ञेय स्पर्शहरू छन् जो इष्ट, … र रजनीय हुन्छन् । जो भिक्षु ती स्पर्शहरूको अभिनन्दन… र त्यसेमा डुबिरहँदैन, सो भिक्षु ती स्पर्शहरूको अभिनन्दन… र त्यसेमा डुबि नरहँदा उसमा त्यसेको कारणले स्पर्श-विज्ञानद्वारा उपादान उत्पन्न हुँदैन । उपादान विसंयुक्त भिक्षु परिनिर्वाण हुन्छ । गृहपति ! यही हेतु, यही प्रत्ययहो जो यहाँ केही सत्वहरू यसे जन्ममा परिनिर्वाण हुन्छन् ।”

B ६- “हे गृहपति ! यहाँ मनो-विज्ञेय धर्महरू छन् जो इष्ट, … र रजनीय हुन्छन् । जो भिक्षु ती धर्महरूको अभिनन्दन… र त्यसेमा डुबिरहँदैन, सो भिक्षु ती धर्महरूको अभिनन्दन… र त्यसेमा डुबि नरहँदा उसमा त्यसेको कारणले धर्म-विज्ञानद्वारा उपादान उत्पन्न हुँदैन । उपादान विसंयुक्त भिक्षु परिनिर्वाण हुन्छ । गृहपति ! यही हेतु, यही प्रत्यय हो जो यहाँ केही सत्वहरू यसे जन्ममा परिनिर्वाण हुन्छन् ।”

[ यी उपदेश सुनो वैशालीवासी उद्गत गृहपति प्रसन्नभए । ]

X

X

X

**मूल सूत्र :—!**

### ३—बुद्धद्वारा प्रशंसा

[ एक दिन श्रावस्तीमा वैशालीवासी उद्गत गृहपतिको प्रशंसा गर्नुहोदै भगवान् बुद्धले निम्न कुरा भन्नु भयो । ]

‘हे मिक्षुहरू ! बैशालीवासी उद्गत गृहपति छ गुणधर्मले सुसम्पन्नभई तथागतमा निष्ठाराखी, अमृतदर्शी र अमृतसाक्षात्कारगरी बसेका छन् । कुन छ गुण-धर्म भने ?—

‘( १ ) बुद्धप्रति अटल श्रद्धा, ( २ ) धर्मप्रति अटल श्रद्धा, ( ३ ) सङ्घप्रति अटल श्रद्धा, ( ४ ) आर्यशील, ( ५ ) आर्यज्ञान र ( ६ ) आर्य-विमुक्ति ।’

“यिनै छ गुण-धर्मले सुसम्पन्नभई बैशालीवासी उद्गत गृहपति तथागतमा निष्ठाराखी, अमृतदर्शी र अमृतसाक्षात्कारगरी बसेका छन् ।”

**मूल सूत्र :—**



Dhamma.Digital

## ४—अग्रस्थान घोषणा

[ एक दिन श्रावस्तीस्थित जेतवन विहारमा मिक्षु तथा उपासकहरूका एक सभामा प्रियंकर दायकहरूमध्ये बैशालीवासी उद्गत गृहपति अग्रस्थान भनी भन्नुहोदै भागवान्ले तलको सूत्र बताउनु भयो । ]

“एतदग्मां भिक्खवे ! मम सावकानं उपासकानं मनाप-दायकानं यदिदं उग्गो गहपति वेसालिको<sup>१</sup> ।”

१. अं. नि-६ पृ. १४९ भल्लुकादिसुत्तं ।

२. अं नि- १ पृ. २६ एतदग्गवग्गो ।

**अर्थ :—**

‘हे भिक्षुहरू ! मेरा प्रियंकरवायक शावक उपासकहरू मध्येमा वैशालीवासी अद्गत गृहपति उप्रचलन् ।’

x

x

x

**मूल सूत्र :—**

#### ५—प्रियंकर वस्तु-दान

एक समय भगवन्, वैशालीस्थित महावनको कूटागारशाला-मा बस्तु भएको थियो ।

एक दिन भगवान् पूर्वाञ्छसमयमा चीवर पहिरी, पात्र-चीवर ग्रहणगरी जहाँ वैशालीवासी उद्गत गृहपतिको घरहो त्यहाँ जानुभयो । अनि वैशालीवासी उद्गत गृहपति भगवान्‌कहाँ गई अभिवादनगरी एक छेउमा बसे । एक छेउमा बसेका वैशालीवासी उद्गत गृहपतिले भगवान्‌सँग यस्तो प्रार्थनागरे :—

“भन्ते ! मैले भगवान्‌को सन्मुखबाट सुनेको छु, ग्रहणगरेको छु कि— जसले आफुसाई मनपनै वस्तु वानदिन्दि उसले उस्तै पाउनेछौं ।”

१. अं. नि- ५ पृ. ३१४ मनापदायीसुत्तं ।

२. मनापदायी लभते मनापं ।

( १ ) “भन्ते ! मलाई शाल-पुष्पक<sup>१</sup> खाद्यपदार्थ मनपर्छ,  
अतः भगवान्‌ले अनुकम्पाराखी शाल-पुष्पक खाद्यपदार्थ स्वीकार  
गर्नुहोस् । भगवान्‌ले अनुकम्पापूर्वक स्वीकार गर्नुभयो । भन्ते ! मैले  
भगवान्‌को सन्मुखबाट सुनेकोछु, ग्रहण गरेकोछु कि— जसले आफुलाई  
मनपर्न बस्तु दानविन्ध उसले त्यस्तै पाउनेछ ।

( २ ) “भन्ते ! मलाई पाकेको बयर जस्तैगरी पकाएको  
सुँगुरको मासु मनपर्छः अतः भगवान्‌ले अनुकम्पाराखी पाकेको कोल-  
फल<sup>२</sup> जस्तैगरी पकाएको सुँगुरको मासु स्वीकार गर्नुहोस् । भगवान्‌ले  
अनुकम्पापूर्वक स्वीकार गर्नुभयो । भन्ते ! मैले भगवान्‌को सन्मुखबाट  
सुनेकोछु, ग्रहणगरेको छु कि— जसले आफुलाई मनपर्न बस्तु दानविन्ध  
उसले त्यस्तै पाउनेछ ।

( ३ ) “भन्ते ! मलाई घ्यू-तेलमा मात्र तयार पारिएको  
नालियशाक<sup>३</sup> मनपर्छ, अतः भगवान्‌ले अनुकम्पाराखी घ्यू-तेलमा मात्र  
तयारपारिएको नालियशाक स्वीकार गर्नुहोस् । भगवान्‌ले अनुकम्पापूर्वक  
स्वीकार गर्नुभयो । भन्ते ! मैले भगवान्‌को सन्मुखबाट सुनेको छु,  
ग्रहणगरेको छु कि— जसले आफुलाई मनपर्न बस्तु दानविन्ध उसले  
त्यस्तै पाउनेछ ।

१. शालपुष्पक<sup>१</sup> सेतो चामलको पीठोले तयार पारिएको खाद्यपदार्थ ।

अं अ. पृ. ६०१

२. बयरको विभिन्न नामहरूमध्येको नाम ‘कोलफल’ पनि हो ।

३. एकप्रकारको टुसाजस्तै तरकारी विशेष ।

( ४ ) “भन्ते ! मलाई मार्शी चामलको भातका साथ अनेक सूप, व्यञ्जनहरू मनपर्छ, अतः भगवान्‌ले अनुकम्पाराखी मार्शीचामल को भातका साथ अनेक सूप व्यञ्जनहरू स्वीकार गर्नुहोस् । भगवान्‌ले अनुकम्पापूर्वक स्वीकार गर्नुभयो । भन्ते ! मैले भगवान्‌को सन्मुखबाट सुनेकोछु, ग्रहणगरेको छु कि— जसले आफुलाई मनपर्ने वस्तुदान दिन्छ उसले त्यस्तै पाउनेछ ।

( ५ ) “भन्ते ! मलाई काशीको वस्त्र (रेशम) मनपर्छ, अतः भगवान्‌ले अनुकम्पाराखी काशीको वस्त्र स्वीकार गर्नुहोस् । भगवान्‌ले अनुकम्पापूर्वक स्वीकार गर्नुभयो । भन्ते ! मैले भगवान्‌को सन्मुखबाट सुनेकोछु, ग्रहणगरेको छु कि— जसले आफुलाई मनपर्ने वस्तुदान दिन्छ उसले त्यस्तै पाउनेछ ।

( ६ ) “भन्ते ! मलाई क्लिलर भएको, अस्तर बिच्छथाइ-राखेको, ऊनको अस्तर बछथाइराखेको, बाकला-बाकला ऊनका बिच्छथाइना बिच्छथाइराखेका र उत्तम कदलीमृगको छाला बछथाइ राखेको पलङ्गमाथि भीत टाँगिराखेको तथा पलङ्गको सिरान र गोडामनी दुर्बंतिर रक्तवर्ण तकिया भएको पलङ्ग मनपर्छ । किन्तु हामीलाई पनि थाहाछ कि यस्तो पलङ्ग भगवान्‌लाई उचित छैन । भन्ते ! भगवान्‌ले अनुकम्पाराखी सहशाधिक मूल्यजाने यो चन्दनको पीरा स्वीकार गर्नुहोस् ।” भगवान्‌ले अनुकम्पापूर्वक स्वीकार गर्नुभयो । त्यसपछि भगवान्‌ले बैशालीवासी उद्गत गृहपतिलाई निम्न गाथाद्वारा अनुमोदन गर्नुभयो :—

१- “मनापदायी लभते मनापं, यो उज्जुभूतेसु ददाति छन्दा ।  
अच्छादनं सयनमथञ्चपानं, नानप्पकारानि च पञ्चयानी ॥  
२- “चत्तचमुच्चच अनागहीतं, खेत्रुपमे अरहन्ते विदित्वा ।  
यो दुच्छजे सप्पुरिसो चजित्वा, मनापदायी लभते मनापन्ति ॥”

अर्थ :—

१- “जसले प्रेमपूर्वक, सोजो-राम्बो जीवन विताउनेलाई आफु-  
लाई मनपर्ने वस्त्र, शयनासन र अञ्चपानादि नानाप्रकारका प्रत्ययवस्तु-  
हरू दानदिन्छ, उसले मनपर्ने वस्तुनै पाउनेछ ।

२- “अरहन्तहरूलाई पुण्यक्षेत्र संझी जो सत्पुरुषले त्यागगन-  
गाहो— आफुलाई मनपर्ने वस्तु— त्यक्तगरी, मुक्तगरी, आशा नस्ति  
दानदिन्छ, उसले आफुलाई मनपर्ने वस्तु पाउनेछ ।”

[ यति उपदेश सुनो बैशालीवासी उद्गत गृहपति प्रसन्न भए । ]

X

X

X

मूल सूत्र :—

### ६-उद्गत गृहपतिको स्वर्गवास

अनि भगवान् बैशालीवासी उद्गत गृहपतिलाई उक्त<sup>१</sup> अनु-  
मोदन धर्मोपदेश गर्नुभई आसनबाट उठी फक्केर जानुमयो<sup>२</sup> ।

१. माथिको सूत्रोपदेश सिद्धिएपछि ।

२. अं. नि-५ पृ. ३१४ मनापदायीमुत्तं ।

केही समयपछि वैशालीवासी उद्गत गृहपति परलोक भए । परलोकभई वैशालीवाशी उद्गत गृहपतिले एक मनोमय शरीर धारण गरे । त्यसबखतमा भगवान् श्रावस्तीस्थित अनाथपिण्डिक गृहपतिको जेतवन विहारमा बस्नु हुन्थ्यो । अनि एकदिन उद्गत गृहपति देवपुत्र प्रभापूर्ण रात्रीमा, प्रभापूर्ण वर्णलेयुक्तभई, जेतवन विहारजम्मे प्रकाशितपारी जहाँ भगवान् हुनुहुन्थ्यो त्यहाँगई भगवान्लाई अभिवादन-गरी एक छेउमा बसे । एक छेउमा बसेका उद्गत देवपुत्रसँग भगवान्ले सोष्ठुभयो :—

“हे उद्गत ! के त, जस्तो इच्छागरेको थियो त्यस्तो भयो कि आएन ?”

“भन्ते ! जस्तो इच्छागरेको थिएं त्यस्तै भयो ।”

अनि भगवान्ले उद्गत-देवपुत्रलाई निम्नगाया सुनाउनु भयो :—

१- “मनापदायी लभते मनापं, अग्रस्सदाता लभते पुनगं ।

वरस्सदाता वरलाभी होति, सेष्ठु ददो सेष्ठुमुपेति ठानं ॥

२- “यो अगदायी वरदायी, सेष्ठुबायी च यो नरो ।

दीघायु यसवा होति, यत्थ यत्थूपपञ्जती’ ति ॥”

कथ्य :—

१- “मनपन्ने दान दिनेलाई मनपन्नेवस्तु प्रतिलाभ हुन्छ, अग्रवान् दिनेलाई अग्रफल प्रतिलाभ हुन्छ । उसम दानदिनेलाई उत्तमफल प्रति-

लाभ हुन्छ, श्रेष्ठदान दिनेलाई श्रेष्ठस्थान नै प्राप्त हुन्छ ।

२—“जो अग्रदायी, वरदायी, तथा श्रेष्ठदायी हुन्छ, उ जहाँ<sup>१</sup>  
जहाँ जन्मन्थ त्यहाँ त्यहाँ दीर्घायु तथा यशवान् भएर रहन्छ ।”

— o —



# ७. हस्तिग्रामक उद्गत गृहपति

## परिचय

वैशालीनगर र भोगनगरको बीचमा हस्तिग्राम, आम्रप्राम र जम्बुप्रामहरू थिए<sup>१</sup> । यी मध्ये हस्तिग्राम वृजिज्ञनपदमा पदंछ ।

हस्तिग्राममा एक ठूलो सेठको परिवार थियो । यो परिवारमा एक पुत्रको जन्म भएको थियो । जसको उद्गत भनी नामकरण गरिएको थियो । पछि यिनको पिता स्वर्गवास भएपछि यिनैले सेठपद प्राप्त-गरेका थिए र हस्तिग्रामका सेठ भएकोले यिनी 'हस्तिग्रामक उद्गत गृहपति' ले प्रख्यात भए<sup>२</sup> । हस्तिग्रामक उद्गत गृहपति भन्नाले वैशालीवासी उद्गत गृहपति भिन्ने हुन् भन्ने कुराको पनि जानकारी दिन्छ ।

हस्तिग्रामक उद्गत गृहपतिको एक सुन्दर तथा रमणीय नागबन भन्ने उद्यान पनि थियो । एक दिन यिनी धेरै सहेली, नोकर चाकरनीहरूका साथ नागबन उद्यानमा एक हृत्सासम्म बस्ने कार्यक्रम अनुसार सहेलीहरूसँग रसरंग तथा मदिरापानगरी प्रसर्तभई दिन बिताउँदै थिए । भगवान् बुद्ध पनि एकदिन यसे उद्यानमा हुनुहुन्थ्यो ।

---

१. दो. नि- II ९६

२. अ. अ. क. पृ. २१४

हस्तिग्रामक उद्गत गृहपति मदिरापानले लटुभई सहेलीहरू-संग उद्यानमा डुलिरहँदा टाङ्बाट भगवान् बुद्धलाई देखनासाथ दशआँला जोरी नमस्कारगरी भगवान्का छेउमा गए । भगवान्का छेउमा जाँदा जाँदै मदिराको नसा हट्दैगयो । बुद्धलाई देखो उनी अत्यन्त प्रसन्न पनि भए । भगवान्को नजिक पुणिसकेपछि उनलाई वहाँले उपदेश गर्नुभयो । उपदेश सुनिसकेपछि हस्तिग्रामक उद्गत गृहपति तीन मार्गफल<sup>१</sup> साक्षात्कारीगरी अनागामीफलमा प्रतिष्ठित भए<sup>२</sup> । त्यहाँदेखि उनी बुद्धको अनन्त भक्त आर्यश्रावक उपासक भई बुद्धप्रमुख भिक्षुसङ्घको सेवा र उपस्थान गर्नथाले ।

यिनमा पनि आर्यश्रावक उपासकहरूमा हुने छशीलसदाचारको विशेष ज्ञान थियो । जुनकुरा तल लेखिएको “बुद्धद्वारा प्रशंसा” भन्नेबाट थाहा हुन्छ ।

भगवान्ले हस्तिग्रामक उद्गत गृहपतिमा आठ आश्र्यजनक अद्भुत गुणहरू निहीतछन् भनी भिक्षुहरूलाई बताउनु भएको कुरा सुनी एक भिक्षु उद्गत गृहपतिकहाँ गई सो गुणहरू कुन् कुन् हुन् भनी सोध्दा उद्गत गृहपतिले बताएको कुरा तल लेखिएको “अष्ट आश्र्यगुण” भन्नेबाट प्रष्ट हुनेथ । अनागामी मार्गफलमा प्रतिष्ठित भएका व्यक्ति-हरूमा पाइने गुणहरूमध्ये ब्रह्मचर्य-पञ्च-शील र अरु संयोजनहरू निर्मूल भएको पनि उद्गत गृहपतिमा पाइन्छ ।

१. स्रोतापन्न, सकृदागामी र अनागामी मार्गफल ।

२. अं. अ. क. पृ. २१४

देवताहरू आई “फलाना भिक्षु बलेशयुक्त छन्, फलाना भिक्षु बलेश रहितछन्” भन्ने इत्यादि कुरा सुनाएता पनि उनको मनमा यस कुराले कुनै असर परेको देखिएन। सबै भिक्षुहरूलाई समानरूपले नै समश्रद्धा र अक्तिले उपस्थानगाँड भोजन पनि गराउयेथे। उनको मनमा ‘अमुकभिक्षुलाई योरं र अमुक भिक्षुलाई धेरै दिउँ’ भन्ने विचार पनि कहिले हुनथ्यो। इत्यादि गुणले गर्दानि उनलाई भगवान्ले सङ्घोपस्थान गर्नेहरू मध्येमा सर्वोत्तम घोषित गर्नुभएको हो। जुन कुरा तल लेखिएको “अप्रस्थान घोषणा” भन्नेबाट पुष्टि हुन्दै।

x



x

x

**मूल सूत्र :—**

### Dhamma Digital १—अष्ट आश्र्यगुण

एक समय भगवान्, वज्जी ( वृजि ) जनपदको हस्तिप्राममा बस्नु भएको थियो।

त्यहाँ भगवान्ले भिक्षुहरूलाई “भिक्षुहो !” भनी आमन्त्रण गर्नुभयो। “मदन्त” भनी भिक्षुहरूले भगवान्लाई प्रत्युत्तर दिए। अनि भगवान्ले उनीहरूलाई यस्तो भन्नुभयो :—

“हे भिक्षुहो ! हस्तिप्रामवासी उद्गत गृहपति आठ आश्र्य-जनक अद्भुत गुणहरूले भुसम्पन्नछन् भनी धारणागर।”

१. अं. नि- द पृ. ३१८ दुतियउगगम्बुत्तं ।

यति भन्नुभई भगवान् आसनबाट उठी विहार ( आफु बस्नेघर )  
भित्र पस्नुभयो ।

त्यसपछि एक भिक्षु पूर्वाण्हसमयमा चौबर पहिरी, पात्र-चौबर  
ग्रहणगरी जहाँ हस्तिग्रामक उद्गत गृहपतिको घरहो त्यहाँ गए । त्यहाँ  
पुरोपछि बिच्छथाई राखेको आसनमा बसे । अनि हस्तिग्रामक उद्गत  
गृहपति जहाँ सो भिक्षु थिए त्यहाँगई अभिवादनगरी एक छेउमा बसे ।  
एक छेउमा बसेका हस्तिग्रामक उद्गत गृहपतिसँग सो भिक्षुले निम्नकुरा  
सोधे :—

“हे गृहपति ! भगवान्ले तिमीलाई आठ आश्र्वर्यजनक अद्भुत  
गुणहरूले युक्तछ भनी भन्नुभएको छ । ती कुन आठगुणहरू हुन् जी  
तिमी सम्पन्नछौ ?”

“भन्ते ! कुन आठ आश्र्वर्यजनक अद्भुत गुणहरूले युक्तछ भनी  
भगवान्ले भन्नु भएको हो सो कुरात मलाई थाहाठैन, किन्तु जुन आठ  
आश्र्वर्यजनक अद्भुत गुणहरू ममा विद्यमानघन् ती कुरा सुन्नुहोस्,  
राम्ररी भनमा राख्नुहोस् ! म भन्दछु ।”

“हुन्छ, गृहपति” भनी सो भिक्षुले हस्तिग्रामक उद्गत गृहपति-  
लाई प्रत्युत्तर दिए । अनि हस्तिग्रामक उद्गत गृहपतिले निम्न कुरा  
भने :—

१— “भन्ते ! जब नागवनमा आफ्नो परिचारिकाहरूसँग  
घुमिरहँदा सर्वप्रथम मैले टाडेबाट भगवान् को दर्शनपाएँ र दर्शनगर्नासाथै  
मेरो चित्त भगवान् प्रति प्रसन्न भएको थियो; मादेशाको नसा पनि हटेउ

यथो— भन्ते ! यही पहिलो आश्र्वर्यजनक अद्भुत गुण हो जो ममा विद्यमान छ ।

२— “भन्ते ! अनि मैले प्रसन्नचित्तभई भगवान्‌को सत्संगत गरें । भगवान्‌ले मलाई आनुपूर्विकथा सुनाउनु भयो :— दान-कथा,<sup>१०</sup> र नेष्टकम्यको गुण-कथा । जब भगवान्‌ले मेरो चित्त ‘उपयुक्तछ’<sup>२०</sup> र ‘प्रसन्नछ’ भनी जान्नुमयो, तब भगवान्‌ले मलाई आफै खोजिगरी पाउनु भएको धर्मोपदेश गर्नुभयो<sup>३०</sup> । जसरी मैलो नभएको, सका र सुकिलो बस्त्रमा रङ्ग रगाउँदा राम्ररी रँगले समाल्नेहो त्यस्तैगरी मलाई त्यसे आसनमा विरज बीतमल धर्मचक्र प्राप्तभयो<sup>४०</sup> र शास्त्राको धर्मविद्वध गर्नका निस्ति कसंको सहायता नचाहिने भइसकेपछि म त्यहीं नै बुढ, धर्म तथा सङ्गको शरणमा गएँ । ब्रह्मचर्य-पञ्चशीलको शिक्षापदहरू<sup>५०</sup> पनि ग्रहणगरें । यही दोश्रो आश्र्वर्यजनक अद्भुत गुणहो जो ममा विद्यमान छ ।

३—“भन्ते ! मेरा चार कुमारी प्रजापतिहरू थिए । अनि जहाँ ती कुमारी प्रजापतिहरू थिए त्यहाँगई मैले उनीहरूलाई यस्तो भनें— ‘हे बहिनी हो ! मैले ब्रह्मचर्य-पञ्चशीलको शिक्षापदहरू ग्रहण गरिसकेकोछु । जो मनलाग्छ उ यहीं बसी भोगसम्पत्ति परिभ्रोगगरी पुष्पकार्यगरी बस; आपनो ज्ञातिकुलमा जान मनलागे वहाँ जाऊ, यदि कुनै पुरुषसँग जान मनलाग्छ भने म उसलाई विद्यौल्ता । यसो भन्दा

१. हेर पृ. ३१४ आनुपूर्विकथा

२. हेर पृ. ३१५

३. हेर पृ. ३१५ को पाद टिप्पणि ।

मेरी जेठी पत्नीले मलाई भनी— ‘मलाई अमुक आर्यपुरुषको हातमा सुम्पिदिनुहोस् ।’ अनि मैले सो पुरुषलाई बोलाउन पठाई वाँया हातले पत्नीलाई समाती, दाँया हातले कलस समाती त्यो पुरुषलाई मेरी पत्नी सुम्पिदिएँ । मेरी कुमारी पत्नीलाई परित्याग गरिंदिंदा मेरो मनमा अलिकता पनि अन्यथा भएको मलाई थाहाछैन । भन्ते ! यही तेश्रो आश्रव्यजनक अद्भुत गुण हो जो ममा विद्यमान छ ।

४—“भन्ते ! मेरो घरमा भोगसम्पर्ति छ । ती जम्मै धनसम्पत्ति शीलवान् कल्याणधर्महूल्लाई पनि समानरूपले परिभोग गर्ने अधिकार दिइएको छ । भन्ते ! यही चौथो आश्रव्यजनक अद्भुत गुणहो जो ममा विद्यमान छ ।

५—“भन्ते ! जब म कुनै भिक्षुको सत्संगतगर्दु त म उसको सत्कारपूर्वक नै सत्संगत गर्दु, असत्कारपूर्वक होइन । यदि सो भिक्षुले मलाई धर्मोपदेश गर्दछ भने म उनको धर्मोपदेश सत्कारपूर्वक नै सुन्दछु, असत्कारपूर्वक होइन । यदि मलाई सो आयुष्मान्‌ले धर्मोपदेश गर्दैनन् भने म उनलाई धर्मोपदेश गर्दु । भन्ते यही पाँचौ आश्रव्यजनक अद्भुत गुणहो जो ममा विद्यमान छ ।

६—“भन्ते ! यसमा कुनै आश्रव्य मान्युपनें छैन कि जब मैले सञ्चलाई निम्तोगर्दा देवताहरू आई यसो भन्दछन्— ‘हे गृहपति ! अमुक भिक्षु दुवैतिरबाट<sup>१</sup> विमुक्त छन्, अमुक भिक्षु प्रज्ञा-विमुक्तछन्,<sup>२</sup>

१. रूपकाय र नामकायबाट मुक्तछ अर्थात् अहंत् हुन् । म. नि. अ.क.

III पृ. १२८

२. प्रज्ञाद्वारा विमुक्ति प्राप्त भएका अर्थात् विपश्यना-प्रज्ञा प्रधानगरी विमुक्ति भएका । अ. अ. क. पृ. ६९८, म. अ. क. III पृ. १२९

अमुक भिक्षु काय-साक्षीङ्गन्,<sup>१</sup> अमुक भिक्षु दृष्टि(सम्यक)प्राप्तिङ्गन्,<sup>२</sup> अमुक भिक्षु श्रद्धा-विमुक्तिङ्गन्,<sup>३</sup> अमुक भिक्षु श्रद्धानुसारीङ्गन्,<sup>४</sup> अमुक भिक्षु धर्मानुसारीङ्गन्,<sup>५</sup> अमुक भिक्षु शीलवान् कल्याणधर्मीङ्गन्, अमुक भिक्षु दुःशील दुराचारीङ्गन्।<sup>६</sup> सङ्घलाई भोजन गराई रहेदा मेरो मनमा यस्तो विचार आएको मलाई याहा छैन कि— ‘यसलाई कम दिउँ, यसलाई धेरै दिउँ, किन्तु समानचित्तते ( बराबरगरी ) नै दानदिन्छु, भोजन खाउंछु । भन्ते !’ यही छैटौं आश्र्यजनक अद्भुत गुणहो जो ममा विद्यमान छ ।

७— “भन्ते ! यसमा कुनै आश्र्य मान्युगर्ने कारण छैन कि भकहाँ देवगणहरू आई हे गृहपति ! भगवान्को धर्म सु-आख्यात छ’ भनेमा । यस्तो भन्दा तो देवगणहरूलाई म यस्तो भन्दछु — ‘हे देवगण-

१. स्रोतापन्नफल प्राप्तगरेका देखिलिएर अरहतफल प्राप्तगर्ने सम्मकालाई कायसाक्षी भन्दछन् ।

२. ‘यो दुःखहो, यो निरोध हो’ भन्ते इत्यादि धारणा प्राप्त भइसकेका । यो पनि स्रोतापन्नबाट शुरू हुन्छ ।

३. श्रद्धाप्रधानगरी विमुक्ति प्राप्त व्यक्ति । अं अ. क. पृ. ६९८, म. अ. क. III पृ. १२९

४. श्रद्धाको अनुसार जाने व्यक्ति । हेर पृ. २७१ श्रद्धानुसारी ।

५. धर्मानुसार चित्त पठाउने पुरुष । हेर. पृ. २७१ धर्मानुसारी । उपरोक्त सात पुरुषहरूका बारे विस्तृत जान्न चाहेमा म. नि. II कीटागिरिसुत्त हेर्नुहोस् ।

हरु ! तपाइहरूले मलाई यसो भन्नुभए पनि भन्नु नभएपनि भगवान्‌को धर्म सु-आख्यात नै छ ।’ मकहाँ देवगण आई कुरागठंन् अथवा भ देवगणसँग कुरागर्दु भनी मेरो मनमा कुनै प्रकारको गर्व वा अहंकार उत्पन्न भएको मलाई थाहाठेन । भन्ते ! यही सातौं आश्र्यजनक अद्भुत गुणहो जो ममा विद्यमान छ ।

— “भन्ते ! यदि म भगवान्‌भन्दा अगाडि मृत्यु भएमा, भगवान्‌ले मेरोबारे यस्तो भन्नु भएमा कुनै आश्र्य हुने छैन कि— ‘उसेंग त्यो संयोजन छैन जुन संयोजनले युक्त भएको भए उ पुनः यसलोकमा जन्मिने थियो ।’ यहीहो भन्ते ! ममा विद्यमान भएको आठौं आश्र्य अद्भुत गुण ।

“भन्ते ! यिनै आठ आश्र्यजनक अद्भुत गुणहरू हुन् जुन् ममा विद्यमान छन् । किन्तु मलाई थाहा छैन कि कुन आठ आश्र्य-जनक अद्भुत गुणहरू ममा छन् भनी भगवान्‌ले भन्नु भएको हो ।”

अनि सो भिक्षु हस्तिग्रामक उद्गत गृहपतिको घरमा भिक्षा-भोजन ग्रहणगरी आसनबाट उठी फक्केर गए । भोजन सिद्धिएपछि सो भिक्षु जहाँ भगवान् हुनुहुन्थ्यो त्यहाँगई भगवान्‌लाई अभिवादनगरी एक छेउमा बसे । एक छेउमा बसेका सो भिक्षुले जे जति कुराकानी हस्तिग्रामक उद्गत गृहपतिसँग भएका थिए ती जम्मै भगवान्‌लाई सुनाए ।

“साधु ! साधु !! भिक्षु, जुन आठकुरा हस्तिग्रामक उद्गत गृहपतिले ठीकसँग भने, सोही आठ आश्र्यजनक अद्भुत गुणहरूले उनी

युक्तछन् भनी मैले प्रकाश गरेको हुँ । यही नै आठ आश्रव्यजनक अद्भुत गुण-धर्मले हस्तिग्रामक उद्गत गृहपति सु-सम्पन्न छन् भनी धारणा गर ! ”

X

X

X

**मूल सूत्र :—**

## २—किन यसै जन्ममा परिनिर्वाण हुन्न ?

एक समय भगवान्, बज्जो ( वृजी ) जनपदको हस्तिग्राममा बस्नु भएको थियो ।

त्यस बखत हस्तिग्रामक उद्गत गृहपति जहाँ भगवान् हुनु-हुन्थ्यो त्यहाँ गए । त्यहाँ पुगेपछि भगवान्लाई अभिवादनगरी एक छेउमा बसे । एक छेउमा बसेका हस्तिग्रामक उद्गत गृहपतिले भगवान्-संग निम्न प्रश्न सोधे :—

“मन्ते ! के हेतु, के प्रत्यय होला जो कि यहाँ केही सत्वहरू यसै जन्ममा परिनिर्वाण हुँदैनन् ? के हेतु, के प्रत्यय होला जो कि यहाँ केही सत्वहरू यसै जन्ममा परिनिर्वाण हुन्छन् ! ”

( १ )— “हे गृहपति ! यहाँ चक्षु-विश्वेय रूपहरू छन् जो इष्ट, कान्त, मनाप, प्रियरूप, कामूपसंहित र रजनीय हुन्छन् । जो

---

१. सं नि- III पृ. १०१ बज्जोसुतां ।

मिक्षु ती रूपहरूको अभिनन्दनगर्छ, बयानगर्छ र त्यसेमा डुबिरहन्छ, सो मिक्षु ती रूपहरूको अभिनन्दन, बयान र त्यसेमा डुबिरहेदा उसमा त्यसेको कारणले रूप-विज्ञानद्वारा उपादान उत्पन्न हुन्छ । उपादान संयुक्त मिक्षु परिनिर्वाण हुन सकतैन । गृहपति ! यही हेतु, यही प्रत्ययहो जो कि यहाँ केही सत्त्वहरू यसे जन्ममा परिनिर्वाण हुँदैनन् ।

( २ )— “हे गृहपति ! यहाँ श्रोत-विज्ञेय शब्दहरू छन्... ( ३ ) ग्राण-विज्ञेय गन्धहरू छन्... ( ४ ) जिह्वा-विज्ञेय रसहरू छन्... ( ५ ) काय-विज्ञेय स्पर्शहरू छन्... र ( ६ ) मनो-विज्ञेय धर्महरू छन् जो इष्ट... र रजनीय हुन्छन् । जो मिक्षु ती धर्महरूको अभिनन्दनगर्छ... र त्यसेमा डुबि रहन्छ, सो मिक्षु ती धर्महरूको अभिनन्दन, बयान र त्यसेमा डुबिरहेदा उसमा त्यसेको कारणले धर्म-विज्ञानद्वारा उपादान उत्पन्न हुन्छ । उपादान संयुक्त मिक्षु परिनिर्वाण हुनसकतैन । गृहपति ! यही हेतु, यही प्रत्यय हो जो कि यहाँ केही सत्त्वहरू यसे जन्ममा परिनिर्वाण हुँदैनन् ।

१— ‘हे गृहपति ! यहाँ चक्षु-विज्ञेय रूपहरूछन् जो इष्ट... र रजनीय हुन्छन् । जो मिक्षु ती रूपहरूको अभिनन्दन गर्दैन, बयान गर्दैन र त्यसेमा डुबि रहेदैन, सो मिक्षु ती रूपहरूको अभिनन्दन, बयान र त्यसेमा डुबि नरहेदा उसमा त्यसेको कारणले रूप-विज्ञानद्वारा उपादान उत्पन्न हुँदैन । उपादान विसंयुक्त मिक्षु परिनिर्वाण हुन्छ । गृहपति ! यही हेतु, यही प्रत्ययहो जो यहाँ केही सत्त्वहरू यसे जन्ममा परिनिर्वाण हुन्छन् ।

२— “हे गृहपति यहाँ श्रोत-विज्ञेय शब्दहरू छन्... ३—  
ग्राण-विज्ञेय गन्धहरू छन्... ४— जिह्वा-विज्ञेय रसहरू छन्...  
५— काय-विज्ञेय स्पर्शहरू छन्... ६— मनो-विज्ञेय धर्महरूछन्  
जो इष्ट... र रजनीय हुन्छन्। जो भिक्षु ती धर्महरूको अभिनन्दन  
गर्दैन, बयान गर्दैन र त्यसैमा डुबि रहेदैन, सो भिक्षु ती धर्महरूको  
अभिनन्दन, बयान र त्यसैमा डुबि नरहेदा उसमा त्यसको कारणले  
धर्म-विज्ञानद्वारा उपादान उत्पन्न हुँदैन। उपादान विसंयुक्त भिक्षु  
परिनिर्वाण हुन्छ। गृहपति ! यही हेतु, यही प्रत्ययहो जो यहाँ केही  
सत्त्वहरू यसै जन्ममा परिनिर्वाण हुन्छन्।”

[ यी उपदेश मुनी हस्तिग्रामक उद्गत गृहपति प्रसन्न भए । ]

X

X

X

Dhamma.Digital

मूल सूत्र :—

### ३—बुद्धद्वारा प्रशंसा

[ एक दिन श्रावस्तीमा हस्तिग्रामक उद्गत गृहपतिको प्रशंसा  
गर्नुहुँदै भगवान्ले निम्न सूत्र भनुभयो । ]

‘हे भिक्षुहरू ! हस्तिग्रामक उद्गत गृहपति छ गुण धर्महरूले  
सुसम्पन्नमई तथागतमा निष्ठाराखी, अमृतदर्शी र अमृतसाक्षात्कारगरी  
बसेका छन् । कुनै छ गुण-धर्म भने ? —

---

१. अं. नि-६ पृ. १४९ भल्लुकादिसुत्तं ।

‘( १ ) बुद्धप्रति अटल श्रद्धा, ( २ ) धर्मप्रति अटल श्रद्धा,  
 ( ३ ) सङ्घप्रति अटल श्रद्धा, ( ४ ) आर्य-शील, ( ५ ) आर्य-ज्ञान र  
 ( ६ ) आर्य-विमुक्ति ।’

“यिने छ गुण-धर्महरूले सुसम्पन्नभई हस्तिग्रामक उद्गत गृहपति  
 तथागतमा निष्ठाराखी, अमृतदर्शी र अमृतसाक्षात्कारगरी बसेकाछन् ।”

x

x

x

मूल सूत्र :—

### ४—अग्रस्थान घोषणा

[ एक दिन शावस्तीस्थित जेतवन विहारमा भिक्षु तथा उपासकहरूका एक सभामा सङ्घ उपस्थान गर्नेहरू मध्येमा हस्तिग्रामक उद्गत गृहपति अग्रछन् भन्नुहुँदै भगवान्‌ले निम्न सूत्र भन्नु भयो । ]

“एतदग्गं, भिक्खवे ! मम सावकानं उपासकानं सङ्घघु-  
 पट्टाकानं यदिदं हस्तिग्रामको उग्रतो गृहपती ति ? ।”

अर्थ :—

“हे भिक्षुहरू ! मेरा सङ्घोपस्थाक शावक उपासकहरू मध्येमा  
 हस्तिग्रामक उद्गत गृहपति अग्रछन् ।”

— o —

## द. शूर अम्बष्ठ उपासक

### परिचय

कोशल राज्यको श्रावस्ती नगरको एक सेठ-कुलमा शूर अम्बष्ठ उपासकको जन्म भएको थियो । उनी विवाहित भएपछि त्यस बहुतका तैर्थीय सम्प्रदायका साधुहूङ्का सेवक भएका थिए ।

एक दिन दशबल शास्ता बिहानपञ्च “आज कसलाई उद्धार गर्न सकौला” भनी करुणासमापत्तिमा ( ध्यानमा ) बसी ध्यानचक्षुले लोकमा हेतुहुँदा शूर अम्बष्ठ उपासक आफ्नो ध्यानरूपी जालमा पर्न आए र शूर अम्बष्ठ उपासक स्रोतापन्न हुने प्रत्यय समेत देखुन्नई भिक्षाको समयमा क्रमशः शूर अम्बष्ठ उपासकको घरद्वारमा जानु भयो ।

शूर अम्बष्ठ उपासकले दशबल शास्ता आफ्नो घरको देलोमा उभिइरहनु भएको देखेर “दशबल शास्ता महान कुलबाट प्रवर्जित हुनु भएको छ । वहाँको यशकीर्ति पनि लोकमा अद्वितीय छ । मेरो घरमा अघि कहिले पनि पाल्नु भएको छैन । त्यस्ता महापुरुष तपस्थी आफ्नो घरद्वारमा आउंदा स्वागत नगर्नु उपयुक्त हुनेछैन” भनी बुद्धिमानितापूर्वक विचारगरी भगवान् छेउगाई वहाँको चरणकमलमा शीरले अभिवादनगरी घरभित्र प्रवेश गर्नहुन प्रार्थनागरे । भगवान् पनि घरभित्र पाल्नुभयो । अनि शूर अम्बष्ठले अत्यन्त भक्तिपूर्वक उत्तम आसनमा बसाई उत्तम भिक्षा-भोजन अपितगरे ।

भोजनपछि भगवान्‌ले उनलाई यथायोग्य तथा चरित्रानुकूल धर्मोपदेश गर्नु भयो । धर्मोपदेशको अन्तमा शूर अम्बष्ठ उपासक स्रोतापन्न फलमा प्रतिष्ठित भए ।

भगवान् शास्ता पनि आफ्नो उद्देश्य पूरागरी, उनलाई धर्म-फलमा प्रतिष्ठित गराई, निर्वाणको स्रोतमा राखी, अटल थाँडाले सुसपन्न गराई फक्केर जानुभयो ।

अङ्गुत्तर अर्थकथानुसार<sup>१</sup> यस बेला पापी मारदेवपुत्र शूर अम्बष्ठ उपासक बुद्धको शरणमा गएको देखेर उनको शरणशील तथा श्रद्धा कत्तिको अटल रहेछ भन्ने कुराको साथै उनी कुनै मार्गफलमा प्रतिष्ठित भए कि<sup>२</sup> प्राप्त रहेनछन् भनी जाँचगर्न आफ्नो दिव्यानुभावद्वारा सम्पूर्ण बत्तीसलक्षणले युक्त बुद्धरूप निर्वाणगरी क्षणभरमै शूर अम्बष्ठको घरद्वारमा पुगे<sup>३</sup> । “दशबल शास्ता केरि आफ्नो घरद्वारमा पाल्नु भयो” भन्ने सुनेर “कुनै खास कारण नभई भगवान् पुनः फर्कनुपर्ने होइन, अवश्य पनि कुनै विशेष कारण होला” भनी विचारणी शूर अम्बष्ठ उपासक घरबाट फट्ट बाहिर आई भगवान् ठानी अभिवादनगरी “भन्ते ! भरखरै तपाइ यहाँबाट पाल्नु भएको थियो, तुरन्त यहाँ फर्कनु भयो; किन होला ?” भनी सोधेपछि पापीमार देवपुत्रले भने :—

- 
१. पृ. २१५ ।
  २. शूर अम्बष्ठलाई छं सुप्पधुद्ध कुछीलाई पनि इन्द्रले यस्तै प्रकारले परीक्षण गरेका कुरा धम्म. अ.क.पृ. २३६: बालवग्गमा र उदानमा पनि समुल्लेख छ ।

“हो, हे अम्बष्ठ ! मैले तिमीलाई अधि पञ्चस्कन्धवारे उपदेश—  
दिवा ‘सबै पञ्चस्कन्ध अनित्य, दुःख तथा अनात्महो’ भनी भनेको थिए”,  
तर त्यो त्यसो होइन ; ‘केही अनित्यहो, केही होइन’ भनी भन्न बिसेकोले  
फेरि भन्नकोनिम्ति फक्केर आएको हु” ।”

यति कुरा सुन्नासाथ शूर अम्बष्ठको मनमा क्वास्त सापिमार  
देवपुत्रको सम्झना भयो । बुद्ध भगवान्‌ले कहिले पनि होस नराखी कुरा  
गर्नुहुन्न । यी अवश्यने पापी मार देवपुत्र हुन् भनी जानी “तिमी मार  
देवपुत्र होइनौ ?” भनी सोष्टा मार देवपुत्रले आर्यश्रावकको गुणानुभावको  
प्रभावलेगर्दा सत्य कुरा छिपाएर राज्ञ सकेनन् र “हो, म मार देवपुत्र  
हु” भनी बके ।

“तिमीजस्ता मार, उटात के हजारौं आएर अनेक तरहले  
परीक्षा गरेता पनि मेरो श्रद्धा डगमगाउन सक्ने छैनौ । दशबल बुद्धले  
भलाई “सबै संस्कार अनित्य हुन्” भनी राम्ररी संझाई अवबोध  
गराइसक्नु भएको छ । मेरो श्रद्धा अटल छ । जाऊ, तिमी मेरो घरद्वा-  
रमा नबस !” भनी तर्जनात्मकरूपले हप्काउदा पापीमार देवपुत्र क्षणभर  
पनि टिक्न नसकी त्यहीनै अन्तरधान भए ।

सन्ध्यासमयमा शूर अम्बष्ठ उपासक जेतवन विहारमागई दिउसो  
भएको घटना सम्बन्धी सबै कुरा भगवान्‌लाई सुनाई “भन्ते ! यसरी  
पापीमार देवपुत्रले मेरो श्रद्धा डगमगाउन खोजेका थिए” भनी बिन्तिगरे ।  
यसे सिलसिलामा भगवान्‌ले त्यहीं भेला भएका परिषद् अगाडि “शूर  
अम्बष्ठ उपासक अत्यन्त प्रसन्न हुने श्रावक उपासकहरूमा अग्रधन्” भन्नु

हुँदे अग्रस्थान घोषणा गर्नु भयो । यस्तंगरी पछि एकदिन स्रोतापन्न आर्यश्रावकमा हुने छ गुण-धर्मले पनि सुसम्पन्न छन् भनी शूर अम्बष्ठ उपासकको प्रशंसा गर्नु भयो ।

X

X

X

**मूल सूत्र :—**

### १—अग्रस्थान घोषणा

[ एक दिन श्रावस्तीस्थित जेतवन विहारमा भिक्षु तथा उपासकहरूलाई सम्बोधन गर्नु हुँदे भगवान् बुद्धले “अत्यन्त प्रसन्न हुनेहरू मध्येमा शूर अम्बष्ठ उपासक श्रेष्ठत्वन्” भनी घोषणा गर्नु भयो ]

*Dhamma.Digital*

“एतदग्मं, भिक्खुवे ! मम सावकानं उपासकानं अवेच्छ-  
प्रसन्नानं यदिदं सूर अम्बटो’ति ।”

**आर्थ :—**

“हे भिक्षु हो ! अत्यन्त प्रसन्न हुने मेरा श्रावक उपासकहरू मध्येमा शूर अम्बष्ठ अग्रछन् ।”

X

X

X

१. अं. नि-१. पृ. २६. एतदग्मवग्मो ।

मूल सूत्रः—

## २—बुद्धद्वारा प्रशंसा

[ एक दिन शावस्तीस्थित जेतवन विहारमा शूर अम्बष्ठ उपासको प्रशंसा गर्नु हुँदै भगवान्‌ले निम्न कुरा भन्नुभयो । ]

“हे भिक्षु हो ! शूर अम्बष्ठ उपासक छ गुण-धर्मले सुसम्पन्न भई तथागतमा निष्ठाराखो, अमृतदर्शी र अमृतसाक्षात्कारगरी बसेका छन् । कुन छ गुण भने ? —

(१) ‘बुद्धप्रति अटल अद्भा, (२) धर्मप्रति अटल अद्भा, (३) सङ्कल्पप्रति अटल अद्भा, (४) आर्य-शील, (५) आर्य-ज्ञान र (६) आर्य-विमुक्ति ।’

Dhamma.Digital

“यिने छ गुण-धर्महरूले सुसम्पन्नभई शूर अम्बष्ठ उपासक तथागतमा निष्ठाराखो, अमृतदर्शी र अमृतसाक्षात्कारगरी बसेका छन् ।”

—★—

## ६. जीवक वैद्य

### परिचय

मगधराज्यको राजधानी राजगृहमा रातको एकशय कार्षपिण्डलिने सुन्दरी शालवती नामक गणिका थिइन् ।

राजा बिम्बिसारसँगको संयोगद्वारा उज्जैन निवासी पद्मावती नामक गणिकाबाट जन्मेको पुत्रने अभय राजकुमार हुन्<sup>१</sup> । अभय राजकुमार निगणठनाथपुत्रका प्रमुख भक्तहरू मध्ये एक हुन्<sup>२</sup> ।

एक दिन शालवती गणिकाले एकपुत्र जन्माइन् । भनिन्द्र कि गणिकाहरूले छोरी जन्मेमासात्र पालन-पोषण गर्छन् र छोरा जन्मेमा उसलाई फ्याकिदिन्द्रिन् । यही उत्किंको प्रमाणस्वरूप शालवती गणिकाले पनि आफ्नो छोरा दुधे-बालकलाई नाड़्लोमा राखी कर्सिगर फ्याक्ने ठाउमा काल्न लगाएको थिइन् । यो कुरा महावग्गपालिको जीवककथाद्वारा स्पष्ट हुनेछ जो तल लेखिएको छ । संयोगबश यसै बहत अभयराजकुमार दिनहुँके राजाको चाकडीमा गइरहेको बेला बाटोको क्षेत्रमा दुधे-बालकलाई कौवाहरूले छोपिरहेका देखी मानिसहरूसँग सोध्दा ‘दुधे-बालक’ भन्ने कुरा धाहापाई ‘जीवित छ कि छैन’ भनी सोध्दा ‘जीवित नै छ’

१. थेरीगा. अ. क. पृ. ३१: अभयमाता थेरीगाथा ।

२. म. नि. II पृ. ६७: अभयराजसुत्तं ।


भन्ने सुनो अभय राजकुमारले सो दुधे-बालकलाई आफ्नो अन्तःपुरमा  
लंजाने आदेश दिए ।

अन्तःपुरमा दुधे-बालकको पालन-पोषण राजकीय ढंगबाट भयो ।  
‘जीवित छ’ भन्ने अर्थले ‘जीवक’ र कुमारद्वारा भरण-पोषणगरी हुक्याँ—  
इएको भन्ने अर्थले ‘कौमारभृत्य’ भनी नामकरण भएको हो । अर्को  
अर्थ गर्नेहरू बाल-चिकित्सक भएको हुनाले पनि ‘कौमारभृत्य’ भनिएको  
हो भनी भन्दछन्<sup>१</sup> ।

X

X

X



अभय राजकुमारको रेखदेखमा भएको भरण-पोषणबाट क्रमशः  
जीभक बाल्यकाललाई व्यतिक्रम गर्नलागे । एक दिन राजदरबारका केटा-  
केटीहरूले उनलाई ‘बिना आमाका छोरा’ भनी भनेको सुनी तथा कुनै  
च्छाड वा पर्वदिनमा, राजदरबारका अरू केटा-केटीहरूले आ-आफ्ना  
ज्ञातिबन्धु, नातादार, मामा, बाजे, बजेहरूबाट आफुसुहाउंदा विभिन्न  
बस्तुहरू, कोसेली आदि पाएँहँ आफुले केही पनि नपाएका जस्ता  
कारणहरूले गर्दा जीवकको कलिलो बाल चेतनामा चोट पन्यो र मनमा  
अनेक कुरा उठन थाल्यो । एक दिन निर्भोक्तृहरूले अभय राजकुमार-  
कहाँगई आफ्नो आमा-बाबु ‘को हुन् ?’ तथा उनीहरू ‘कहाँछन् ?’ भनी  
प्रश्नगरे<sup>२</sup> ।

१. D. P. P. I. पृ. १५७

२. समन्तपासादिका पृ. ८२६

यो प्रश्न अभय राजकुमारको निम्ति हृदयस्पर्शी र मार्मिक विधो । राजकुमार अभयले बालमनोविज्ञानलाई व्यानमाराखी, तत्काल परिस्थिति र वालकको भविष्य कुण्ठित हुन नदिन समेत विचारगरी केही सत्य कुरा प्रकटगरे :—

‘हे पुत्र ! मलाई तिम्रो आमा थाहाछैन, किन्तु म तिम्रो पिता हुं । म तिमीलाई पालन-पोषण गर्दैछु ।’

उक्त कुराबाट यो स्पष्ट हुन्छ कि जीवक कौमारभृत्य अभय राजकुमारसंग संभोगद्वारा शालवती गणिकाले जन्माएको हो । त्यस बछतसम्म जीवकले आफ्नी आमा को हुन् भन्ने कुरा पहिला थाहा न पाएता पनि पछिगएर उनले शालवती गणिकाबाट आफू जन्मेको कुरा थाहापाए । शालवती गणिकाको कोखबाट जन्मेको<sup>१</sup> जीवकको काँधी बहिनी ‘सिरिमा’ भन्ने पनि गणिकावृत्तिमा नै थिई भन्ने कुरा धम्मपदट्टकथा<sup>२</sup> र विमानवत्थु अर्थकथामा<sup>३</sup> स्पष्ट बुझिन्छ । पछि सिरिमा गणिका उत्तरा उपासिकाको सतसंगतको कारणले बुद्धका आर्यश्राविका

१. हेर तल ‘जीवकक्षा’ । अं. अ. क. पृ. २१६ मा अभयराजकुमारद्वारा शालवती गणिकाको कोखबाट जन्मेको हो भनी स्पष्टरूपमा उल्लेख भएको छ ।

२. D. P. P. II पृ. ११४४

३. पृ. ३८८: सिरिमावत्थु ।

४. पृ. ६१: सिरिमाविमान ।

मर्द स्रोतापन्न-फल समेत प्राप्तगरी चाँडेन परलोक भएको कुरा पनि उक्त ग्रन्थमै समुल्लेख भएको छ ।

समय बित्दैगएपछि जीवको चिन्तनशक्तिमा उभत हुँदै गयो । १६ वर्षको उमेर पुगदा<sup>१</sup> उनले विचारगरे कि यो राजदरबारमा कुनै शिल्पविद्या विना त्यसे जीवन बिताउन सजिलो हुने छैन । शस्त्र-अस्त्र वा अरू कुनै हस्ती-अश्व-शिल्पले कुनै मानवकल्पाणकारी काम गर्न सकिने छैन । अतः मैले कुनै मानवकल्पाणहुने शिल्प सिक्नु जरूरी छ । यस्तो सोची उनले ‘वैद्य-शास्त्र सिकेमा मानव-कल्पाण गर्न सकिने छ’ भन्ने निश्चयगरे । वैद्य-शास्त्रद्वारा केवल मानिसको शारीरिकस्वास्थ्य मात्र होइन बल्कि मानसिक सुखशान्ति पनि प्रदान गर्न सकिने छ ।

त्यस बहुत राजदरबारमा विभिन्न व्यापारीहरू आवत-जावत गर्दथे । जीवकले यिनीहरूसंग सम्पर्क राखे । एक दिन यिनले एक व्यापारीसंग तक्षशिलामा कुनै वैद्यशास्त्र जान्ने विद्वान् छ कि भनी सोधे । व्यापारीले सकारात्मक जवाफ दिएको सुनो, जीवकले उनीहरूसंग तक्षशिला<sup>२</sup> जाने अठोटागरे । अनि एक दिन उनीहरू तक्षशिला जान-साग्दा आफ्ना पिता अभय राजकुमारसँग न सोधी जीवक उनीहरूसंग गए<sup>३</sup> ।

१. अं. अ. क. पृ. ११६

२. बर्तमान शाहजिडी ढेरी, जि. रावलपिण्डी पश्चिम पाकिस्तान ।

३. समन्तपा. पृ. ८२७

तक्षशिला पुरोपछि त्यहाँका नामी वैद्यकहाँगई धर्मान्तेवासी<sup>१</sup> को रूपमा रही वैद्यशास्त्र अध्ययन गर्ने आफ्नो दृढतालाई व्यक्तगरे पछि आचार्य हुने वैद्यले पनि स्वीकृति दिए । यस पछि त्यत आश्रममा ती दुइ गुरुशिष्यहरू अत्यन्त सौहार्दपूर्ण मात्र नभई पिता-पुत्रको जस्तै सम्बन्ध राखी बसे । जीवक पढन र धारणशक्तिमा अति उत्कृष्ट विद्यार्थी थिए । उनले १६ वर्षमा पुरागरिने कोर्षहरू सातै वर्षमा पुरागरे<sup>२</sup> । जुन कुरा मूल सूत्रबाट पनि स्टप्ट हुन्छ ।

सातवर्षसम्म लगातार घोरपिटगरी पढेर पनि गुरुको मुखबाट पढन सिद्धियो भन्ने कुरा सुन्न नपाउँदा उनको मनले केही खिन्नताको महसुस गरेको बुझिन्छ । त्यसंले उनले एक दिन गुरुकहाँ गई “कहिले यो शिल्पको अन्त आउने होला” भनी सोधे । गुरुले मनोभाव बुझी क्रियात्मक परीक्षाको रूपमा — “त्यसोभए हे जीवक ! खन्तीलिई तिमी तक्षशिलाको आसपासको एक एक योजन धुमी कुनै काममा न लाग्ने जडी-बुटी खोजेर ल्याऊ !” भनी अहाए । जीवक चारेदिशामा धुमी कुनै काममा नलाग्ने पदार्थ भेट्टाउन नसकी गन्हुँगो भनगरी डराइ डराइ गुरुकहाँ गएपछि आचार्यले सारै खुशीभई “यत्तिले तिन्हो जीविका सफल हुनेछ” भनी

१. आचार्यहरूका घरायसी कामकाज समेतगरी आश्रममावसी विद्याध्ययनगर्ने शिष्यहरूलाई ‘धर्मान्तेवासी’ भन्दछन् र पैसातिरी आचार्यको घरायसी कामकाजबाट मुक्तभई विद्या सिक्नेलाई ‘अन्तेवासी’ भन्दछन् । समन्तपा पृ. द२७ ।

२. समन्तपा. पृ. द२७ ।

आशिर्वाद दिई भविष्यको विचारगरी थोरेमात्र बाटोखर्च दिई जीवकलाई बिदादिएर पठाए ।

उत्त परीक्षा साँच्चैके—शिल्प, शास्त्र र विद्याको परीक्षा यियो । के आजकलका शिक्षापद्धतिमा पनि यति खंडिलो परीक्षा प्रणाली छ होला ? यस किशिमको परीक्षा प्रणालीले प्रोत्साहन पाउँछ होला ? क्रियात्मक रहित केवल कोरा कागजी परीक्षाको प्रथा तथा शिक्षण केन्द्रहरूमा गुरुशिष्यप्रतिको अघनिष्ठ प्रेम, अमधुर सम्बन्ध, दुर्ब पक्षबाट शिक्षा, शिल्प तथा शास्त्रहरू धनले मात्र लिने-दिने मनोवृत्ति — आदिले गर्दा न गुरुजनहरूमा आफुले सिकाउने शास्त्र विद्याबारे कुनै गहकिलोपन, न त शिक्ने शिष्यमा यस्तो गुण ! जीवन उज्यालो पानै जस्ता विद्या-शास्त्रको क्षेत्रमा पनि छल-कपट, चोरी ! मेहनत विना चोरीको विद्या र चोरीको ज्ञानद्वारा कहिले समाज उँभोलाग्न सबलान् ? ... यसैले त्यस ताकाका विद्वज्जन्मे “विद्यार्थ-जीवनमा सुख र चैन कहाँ, कहाँ सुख र चैनमा बस्नेलाई विद्या !” भनी भनेको होला । क्षत्रीय परीक्षाको अभावले गर्दा, सरकार र जनताको सोचाइको स्तरमा चाहिने मात्रमा दूरदर्शिताको कमी तथा खंडिलोपनको भावनाले बढता स्थान लिन नसकेको आदिकारणले गर्दा आपना देशका पदार्थ आफने हातमा भइक्न पनि लेबल नटाँसिएको हुँदा पहिचानगर्न नसकी अर्काको शरणमा परिरहेकाथ्न् । हराभरा जड्डलमा उम्री रहेका कईं जडी-बुटीमा त्यस्ता लेबल नटाँसिएको हुदा विदेशमा पठाई लेबल टाँस्न लगाउँछन् । प्राचीन सिद्धान्त र साधनमा आधुनिक उपकरणको समुचित सामञ्जस्यता ल्याउनसकेमा जीवक जस्ता बैद्य अझ पनि दुर्लभ हुनेछैन होलान् ।

१६ वर्षको उमेरमा आफ्ने आत्मीय विचारले तक्षशिलाभागाई  
१७ वर्षसम्म त्यहाँ वैद्य-शास्त्र अध्ययनगरी २४ वर्षको उमेरमा पुग्दा गुरुको  
असिम स्नेह प्राप्तगरी जीवक वैद्य घर फर्के ।

x

x

x

क्रमशः जीवक कौमारभूत्य साकेत<sup>१</sup> नगरमा पुग्दा उनको बाटो  
खर्च सिद्धिएपछि कुनै रोगीलाई औषधीगरी बाटो खर्चको व्यवस्था गर्ने  
विचारगरी नगरमा पसी सोधपूछ्नगरे । त्यस नगरको एक सेठको भार्या-  
लाई ७ वर्षदेखि टाउको दुख्ने रोग भएको मुनी जीवक उनको घरमा  
गए । किन्तु जीवक केवल २४ वर्षका तन्नेरी भन्ने मुनी सेठनीले, “कत्रा  
कत्रा बुढापाका वैद्यहरूले त निकोपार्न सकेनन् भने यस्ता तन्नेरी वैद्यले  
के गर्न सक्लान् !” भन्ने कुरा उनकै नोकरद्वारा मुनी जीवकले “निको  
नभएसम्म केही दिनु पर्दैन” भनी उही नोकरद्वारा नै मुनाएपछि सेठनीले  
औषधी गर्न लगाइन् ।

सर्वप्रथम जीवकले आफुले सिकेको शिक्षाको प्रतिफल यहाँबाट  
पाएको देखिन्छ । उनले रोगीको अनुहार हेरी, उनीमा भएको विकृति  
लक्षण विचारगरी, घूमा अनेक औषधी मिलाई, सातवर्षको रोगलाई  
एक मात्रा घूम्को नसले निकोपारि दिए । फलस्वरूप जीवकले सोरह

१. बुद्ध कालका छ प्रमुख नगरहरूमध्ये एक नगर । हाल अयोध्या ।

छ प्रमुख नगरहरू यी हुन् :— चम्पा, राजगृह, धावस्ती, साकेत,  
कौशम्बी र बाराणसी । दो. नि II पृ. ११३ः महापरिनिब्बाणसुत् ।

हज्जार ( रुपयाँ ) का साथ वाश, दाशी तथा अभरण समेत पाए । यसे परीक्षाको लागि उनलाई उनको गुरुले थोरे मात्र बाटोखर्च विएका थिए । अरु कुराहरु तल सूत्रमा आउने नं छन् । राजगृह पुगेपछि जीवकले आफ्ना पिता अभय राजकुमारलाई कृतज्ञतापूर्वक प्राप्त भएको धन जम्मे चढाउदा राजकुमारले जीवकलाई आफ्ने दरबारको क्याम्पमित्र घर बनाउन दिए । जीवक बैद्यको तन्नेरी जीवनमा यो पहिलो सफलता थियो । जीवकमा त्यस्तो शास्त्रसिद्धि थियो कि कर्मरोग बाहेक अरु कुनै पनि रोगलाई एक मात्रा औषधीले निकोपारि दिन्थे<sup>१</sup> ।



जीवक वैद्यले आफ्नो जीवनमा दोश्रो सफलता राजा बिम्बसारको पुरानो अलकाई रोग निकोपारि दिवा पाएका थिए भन्ने कुरा वनि तल मूल सूत्रलेन स्पष्ट गरेको छ ।

राजा बिम्बसारले धेरे दिनबेखि शरमिन्दाका साथ दुःख भोगिरहेको रोग निको भएपछि, जीवक वैद्यलाई पाँचशयस्त्रीहरूका आभरण विएका थिए । यस बेला राजाले सोचेका थिए कि—“यदि जीवकले यी आभरणको पोको नलिएमा उनलाई राजदरबारको प्रमुख राजवैद्य घोषणा भनेंछु ।” जीवकले पनि बुद्धिपुन्याई धनको लोभमा नलागी आभरणको पोको ग्रहणगरेनन् । जीवकको यस त्यागशीलबारे बडो प्रश्नावित तथा खुशीभई राजाले उनलाई सबैप्रकारले भरिपूर्ण भएको घर,

१. समन्तपा. पृ. ८२७ ।

आग्रहनको उद्धान र वर्षमा एकलाख आमदानी हुने गाउँसहित ठूलो सम्मान र सत्कारगरी राजदर्बारका महिलाहरूलाई र तथागत सम्प्रकृति सम्बुद्ध प्रमुख आफुलाई समेत चिकित्सागर्नेगरी राजदर्बारका प्रमुख राज वैद्यको स्थानमा राखे<sup>१</sup> ।

यस्तै प्रकारको लाभ-सत्कार उच्चजनका राजा चन्द्रप्रद्योतको पात्थुरोग निकोपारिविंदा पाएका थिए । निरोगीभई राजा चन्द्रप्रद्योतले उच्चजनकाट राजगृहमा, जीवकताई ५०० गाड्हा अझ, १६,००० रुपैयाँ, १,००० कपडाहरू र शिक्कीदेशमा बनेको अस्यन्त अनर्घ दोसल्ला एकजोर पनि पठाएका थिए । दोसल्ला पाउने बित्तिकै जीवकले, ‘‘यो दोसल्ला ओढन लायक पुरुष महापुरुष भगवान् बुद्ध बाहेक अरु कुनै छैन’’ भनी स्थाने दिन भगवान् कहाँ गई दोसल्ला अर्पणगरे । एक हजार कपडाहरू पनि भिक्षुसङ्घमा नै चढाए<sup>२</sup> । यो कुरा पनि तल मूल सूचमा नै आउने छ ।

यस बेलासम्म भगवान् बुद्ध प्रमुख कुनै भिक्षुले पनि गृहपति-द्वारा सिएर दिएको चीवर-वस्त्र ग्रहण गरेका थिएनन् । भगवान् बुद्ध सहित सबै भिक्षुहरू पंसुकूलिक<sup>३</sup> थिए । २० वर्षबाट भिक्षुहरूलाई

१. समन्तपा. पृ. ८२८

२. बं. अ. क. पृ. २१६

३. क्याक्षी राखेको कपडाहरू बटुसी वस्त्र बाहाई लोड्जेलाई कांसुकूलिक भन्नाउन् । यिनीहरू कसैले पनि सिएर दिएको वस्त्र ग्रहण मर्हेनन् ।

गृहपति चीवर प्रहणगर्ने अनुमति दिनु भएको यो पहिलोबाट चियो<sup>१</sup> । दोसल्ला दान गरितकेपछि अनुमोदन धर्मोपदेश सुनेर जीवक कौमार-भत्य निर्वाणिको स्रोतमापुगी स्रोतापञ्च भए<sup>२</sup> ।

X

X

X

राजगृहवासी सेठको टाउकोको शल्य चिकित्सा र बनारस-वासी सेठको छोरालाई पेटको शल्य चिकित्सा गरेको कुरा पनि तलका सूत्रहरूमा उल्लेख भएके छन् यसप्रकार जीवक वैद्य आफ्नो वैद्यविद्यामा सुप्रसिद्ध भएपछि जीवक कौमारभूत्यको जीवन सारे व्यस्त भयो । जुन कुरा तलका “भिज्ञु बनाउन अयोग्य व्यक्ति” बाट स्पष्ट छ । भिक्षुहरूका स्वास्थ्यको ल्याल राखो जीवकले भगवान्सँग भिक्षुहरूकानिम्ति सुविधाहरू मागिएको कुरा पनि मूल सूत्रबाट नै थाहा हुनेछ<sup>३</sup> । दिनको बुझ तीन पटक पनि बुझ्न तथा भिक्षुहरूका हेरचाहगर्न जानुपर्ने हुँदा, राजगृहबाट गृधकूट पर्वत तथा वेगुवन टाढापर्ने हुँदा र आफ्नो आम्रवन यो भन्दा नजिकपर्ने हुँदा, जीवकले आफ्नै आम्रबनमा रात्री-स्थान, दिवास्थान, कुटी, मण्डपादि विभिन्न घरहरूका साथ भगवान् बस्न मुहाँउदो गन्धकुटी<sup>४</sup> पनि बनाई १८ हात अग्लो ताम्रबर्ण परखा-

१. समन्तपा. पृ. ८३०

२. म. नि. अ. क. III पृ. ३०

३. हेर यसै पुस्तकमा ‘जीवकको प्रार्थना’ ।

४. भगवान् बस्ने जुनसुकै कोठा, कुटी अथवा घरलाई ‘गन्धकुटी’ भन्ने अल्लन छ ।

लले जम्मे आच्रबन धेरी, बुद्ध प्रमुख मिथुसङ्ख्याई स-चौवर भोजन प्रवानगरी, कलशबाट पानी तर्पणगरी आच्रबन जम्मे भगवान् समझ तम्पित गरे<sup>१</sup> ।

X

X

X

भगवान् गृधकूट पर्वतको आश्रयलिई बस्तु भएको बेला<sup>२</sup> एक दिन भगवान्को स्वास्थ्य ठीक नभई भगवान्ले आयुष्मान् आनन्दलाई “जुलाफ खानपाए हुन्थ्यो” भनी भन्नु हुँदा आयुष्मान् आनन्दले जीवक वंश कहाँगई सो हाल भनेपछि जीवकले भगवान्प्रतिको महत् भक्तिको कारणले पिउन नपर्ने केवल सुंघदामात्रै जुलाफ हुनेगरी तीन ओटा कमलको फूलमा औवधी मिलाई कमशः भगवान्लाई सुंधाए । पहिलो फूलको सुंधाइले सारै कडा भएको कसर फाल्ने, दोश्रो फूलको सुंधाइले मङ्घयौलाखालको कसर काल्ने र तेशो फूलको सुंधाइले मिहीन कसर काल्नेगरी जम्मा तीसधार विरेचन हुनेछ भनी निवेदनगरे<sup>३</sup> । जुलाफ भएपछि भगवान्को निमित्त रस भोजनको प्रबन्ध पनि आफैले तर्जुमा गरिदिएका थिए<sup>४</sup> । जुलाफबाट भएको ग्लानी दूरभई तन्तुरस्ती भएको केही दिनपछि सर्वप्रथम बाहिरको भोजन ग्रहणगर्ने दिनमा आयुष्मान्

१. म. नि. अ. क. III पृ. ३०, दी. नि. अ. क. I पृ. ९४ ।

२. अं. अ. क. पृ. २१६ ।

३. समन्तपा. पृ. ८२९ ।

४. अं. अ. क. पृ. २१६ ।

महामौद्गल्यायनले सोण सेठको पुत्रकहाँबाट भिक्षाल्पाई भगवान्-  
स्ताई चढाएका थिए ।

जुलाफको औषधी सुंघाएर जीवक उडेरगई नगरद्वारबाट  
निस्किसकेपछि उनको मनमा इसकभई, भगवान्‌लाई ३० बार जुलाफ  
नभई केवल २९ बारमात्र हुने कारणसम्झी, जुलाफ भइसकेपछि मन्तातो  
पानीले नुहाउनु भएमा फेरि अर्को एकपलट हुने कुरा भन्न बिर्सी सारे  
चिन्तित भए । नगरद्वार बन्द भइसकेको हुँदा भित्रपस्न पनि सकेन् ।  
तर भगवान्‌ले उनको मनको कुरा चालपाई जीवकले चिताएँ भगवान्‌ले  
गर्नु भयो । यस्तै घटना अर्को एक पटक-गृधकूटबाट देवदत्त भिक्षुले  
बुद्धलाई हत्यागर्ने नियतले हुँगा खसाल्दा, खसेको हुँगा अर्कोहुँगामा । लागी  
त्यसबाट उछिट्टिएर आएको हुँगाको टुकाले भगवान्‌को खुट्टाको औलामा  
लानेर घाउहुँदा रगत बग्यो । अनि भिक्षुहरूले भगवान्‌लाई खाटमाराखो  
बोकी, महकुच्छि गाउँमा पुन्याएपछि भगवान्‌ले जीवक आम्रवनमा  
जाने रुचि प्रकट गर्नु भएपछि जीवक आम्रवनमा पुन्याएका थिए ।  
त्यस बखत जीवक बैद्यले घाउको रगत रोकनका लागि औषधी  
हाली पट्टी बाँधी “भन्ते ! म अन्त एक मानिसको औषधीगरी नआउ-  
उज्जेलसम्म पट्टी नखोल्नु होला” भनी गएर ढोका बन्दगर्ने समयसम्म  
पनि फक्केर आइपुग्न नसकदा—“अहो ठूलो अपराध भयो, बाँधेको पट्टी-  
खोल्न पाइन, अब कडा औषधी हालेको कारणले भगवान्‌लाई रातभरी  
सारे नै जलन हुनेछ” भनी चिन्ता गर्दा भगवान्‌ले जीवकको मनसाथ

अनुरूप पट्टी खोलनु भएको थियो ।

X

X

X

जीवक त्यस बखतका एक ठूला सिद्ध वैद्य थिए । उनमा औषधोपचारको साथसाथै पथ्यको प्रबन्धगर्ने आदि गुण पनि निहीत थियो । मगवान् तथा सङ्घको उनी विशेष सेवागर्थै । बुद्ध भक्त भएकोहुँदा बुद्धको कुनै अफवाह मुन्नपर्दा उनलाई स्वभावतः दुःखलागर्थो र यस्ता अफवाहको सत्यासत्प्र कुरा पत्तालगाउन उनी बुद्धकहाँगई प्रश्न सोष्ठव्ये । जस्तो कि मञ्जिमनिकायको जीवकसुन्तमा<sup>१</sup> जब जीवकले “बुद्धले जानि जानि आफ्नो निन्ति मारेको प्राणीको मासु खान्छन्” भन्ने कुरा सुने तब उनी सीधा बुद्ध कहाँगई यस सम्बन्धमा प्रश्न सोष्ठेका थिए ।

भिक्षुहरूका निमित्त तीन दोषले मुक्त भएको मासु खाने अनुमति छ । किन्तु त्यस बखतका मानिसहरूमा “मानेलाई र खानेलाई उत्तिकै अपराध लाएछ” भन्ने गलत धारणा थियो । जसबारे बुद्धले स्पष्टरूपले अस्वीकार गर्नु भएको देखिन्थ्ये । वहाँले यो स्पष्टगरिदिनु भएको छ कि बुद्ध वा वहाँका श्रावकहरूका निमित्त प्राणी हिसागर्नेहरूले पाँच प्रकार-बाट अपुर्य कमाउँछन् । यसबाट प्राणीप्रति दयाभाव र दानमय पुर्य गर्नको लागि प्राणी मारे पनि पाप लाग्दैन भन्ने र दानद्वारा प्राणीहिंसाको पाप कटन हुन्छ भन्ने—यी तुवै गलत धारणालाई कतैपनि स्थान ।

१. धस्म. अ. क. पृ. २९८: अरहतवर्ग ।

२. हेर तत्त “त्रिकोटि परिशुद्ध मास” शोषकमा ।

दिनु भएको छैन<sup>१</sup> ।

जुन त्रिकोटि परिशुद्ध मांसको अनुमति भगवान्‌ले भिक्षुहरूलाई दिनु भएको छ यसबारे गहिरो तथा तटस्थतापूर्वक विचारणार्थ आवश्यक छ । “खानेलाई र मानेलाई उत्तिकै पाप, दानको निमित्त प्राणी मानेलाई पाप लाग्दैन तथा पुष्पद्वारा पाप कटन हुन्छ” भन्ने दुवै आन्तिक गलत धारणालाई निषिद्धगर्नु भई “मनोपुब्बङ्गमा धम्मा<sup>२</sup>” अर्थात् कुशलाकुशल कार्यमा मन र चेतना नै प्रधान छ भन्ने सिद्धान्त अनुरूप मध्यम मार्गको उपदेश दिनु भएको देखिन्छ । यसबारे अरु विस्तृतरूपले जान्न चाहनेले मजिममनिकाय अर्थकथा<sup>३</sup> हेनु आवश्यक छ ।

जीवकले बुद्धसंग “जानि जानि आफ्नो निमित्त मारेको प्राणीको मासु खान्छन्” भन्ने कुरा सांचो हो कि भनी सोध्दा भगवान् बुद्धले सो कुरा “असत्य हो” र “भिक्षुहरूले आफ्नो निमित्त प्राणी मारीरहेको नदेखेको, आफ्नो निमित्त मानेलागेको छ भन्ने वा मानेलागेको बेलामा हुने कुनै आवाज नसुनेको तथा ‘मेरो निमित्त मारेको हो कि क्याहो?’ भन्ने मनमा शंका सन्देह समेत नभएको, मिकामा प्राप्त मासु भोज्यछ” भनी भन्नु भयो । यसबारे तल लेखिएको मूल सूत्रबाटे कारण स्पष्ट भएको छ ।

x

x

x

१. म. नि. अ. क. III पृ. ३४ ।

२. धम्मपद ।

३. म. नि. अ. क. III पृ. ३० देखि ३४ सम्म ।

जीवक कौमारभूत्यकोबारे एक दिन आफ्नो मन्तव्य व्यक्तगर्नु हुँदै भगवान्‌ले जीवक वैद्य व्यक्तिगतरूपले प्रसन्न हुनेहरूमध्येमा प्रमुखः छन् तथा जीवकमा आर्यशाश्वकहरूमा हुने छ गुणहरू पनि विद्यमान् छन् अनी अन्तु भयो ।

जीवकको आन्नवनमा धेरै घटनाहरू घटेकाथिए । धेरै विद्वान् भिक्षुहरूले त्यहाँ बास गरेका थिए । यसै आन्नवनमा भगवान् बस्नु भएको बेला एक दिन पितृथात कर्मद्वारा चित्त सन्तप्त भई अशान्ति भइरहेका अजातशत्रु राजालाई जीवकले भगवान्कहाँ लगी चित्त शान्त गराइदिएका थिए<sup>१</sup> । यसै आन्नवनमा भगवान् बसिरहनु भएको बेला एक दिन जीवक कौमारभूत्यले महापन्थ भिक्षुसंग आन्नवन विहारमा कति भिक्षुहरू छन् भनी सोधा ५०० भिक्षुहरू छन् भन्नु भएको सुनी ओलिपल्टको लागि पाँचशय भिक्षुहरूलाई निस्त्याई, ओलिपल्ट आफ्नो घरमा आएका भिक्षुहरूमा चूलपन्थ भिक्षुलाई नदेखी भगवान्‌ले जीवकलाई बोलाउनु भई चूलपन्थ भिक्षुलाई बोलाउन पठाउंदा चूलपन्थक भिक्षुले असौकिक प्रातिहार्य देखाएको पनि यहाँनै हो<sup>२</sup> । यस्तैरी जीवक आन्नवनमा अरु अरु पनि धेरै घटनाहरू घटेका थिए ।

X

X

X

१. दी. नि. I पृ. ४१: सामञ्जफलसुत्तं ।

२. धम्मप. अ. क. पृ. १२०: अप्रमादवर्गं ।

मूल पालि :—

### १—जीवक कथा

त्यस बछतमा बुद्ध भगवान् राजगृहको वैशालीनस्थित कलन्दक निवापमा बस्नु भएको थियो ।

त्यस समयमा वैशालीनगर सुसमृद्ध, उन्नत, बहुजनाकीर्ण तथा सुभिक्ष थियो । ७७०७ प्रासादहरू, ७७०७ कूटागारहरू ( पगोदा ढाँचाका घरहरू ), ७७०७ आराम ( बगेचा ) हरू र ७७०७ पोखरीहरू थिए । आम्रपालि गणिका अभिरूप, दर्शनीय, प्रासादिक तथा परमरूपवती थिई । उ नाच, गान र बाजा बजाउनमा सिपालु थिई । रातको पचास कार्षपण ( त्यस बछतका रूपीयाँ ) लिई आफुलाई चाहने मानिससँग जाने गर्थी । यसले गर्दा वैशालीनगर प्रसन्न तथा चहकिलो देखिन्थ्यो ।

राजगृह निगमवासीहरू केही कामले वैशाली नगरमा गए । राजगृह निगमवासीहरूले वैशालीनगर सुसमृद्ध, उन्नत, बहुजनाकीर्ण तथा सुभिक्ष भएको देखे । ७७०७ प्रासादहरू... र ७७०७ पोखरीहरू पनि देखे । अभिरूप, दर्शनीय, प्रासादिक तथा परमरूपवती आम्रपाली गणिकालाई पनि देखे । उ नाच, गान, तथा बाजाबजाउनमा निपुणरहिछ भन्ने कुरा पनि थाहापाए । एकरातको पचास कार्षपणलिई आफुले चाहेको मानिससँग जाने कुरा पनि थाहापाए । यसले वैशालीनगर

१. महाव. पृ. २८६ चीवरखन्दक, जीवकवस्तु ।

प्रसन्न तथा चहकिलो रहेको पनि दुखे ।

वैशालीमा आएको काम सिद्ध्याई राजगृह निगमवासीहरू पुनः राजगृहमै फर्केर गए । उनीहरू जहाँ मगधराजा सेनीय बिम्बिसार थिए त्यहाँ गई मगधराजा सेनीय बिम्बिसारलाई यस्तो बिन्ति गरे :—

“हे देव ! वैशाली नगर सुसम्भृद्ध, उन्नत, बहुजनाकीर्ण तथा सुभिक्ष छ । त्यहाँ ७७०७ प्राप्तादहरू... र ७७०७ पोखरीहरू पनि छन् । अभिरूप, दर्शनीय, प्राप्तादिक तथा परमरूपवती आम्रपाली गणिका पनि छ । उ नाच, गान, तथा बाजा बजाउनमा सिपालु छ । एक रातको पचास कार्षपिण लिई उसलाई चाहने मानिससँग जान्छे । यसेले वैशाली नगर प्रसन्न तथा चहकिलो छ । हे देव ! हामीले पनि गणिका खडागरौं ।”

“हे भणे ! त्यसो भए त्यस्ता कुमारी खोज जसलाई तिमीहरू-ले गणिका बनाउन सक्ने छौ ।”

त्यस बछत राजगृह नगरमा शालबती नामक कुमारी अभिरूप, दर्शनीय, प्राप्तादिक तथा अत्यन्त रूपवती थिई । अनि राजगृह निगमवासीहरूले शालबती कुमारीलाई गणिकाको रूपमा खडागरे । केही समयमै शालबती गणिका नाच, गान तथा बाजा बजाउन गरा चतुरभई । उसलाई चाहने मानिसहरूसँग रातको एकशय कार्षपिण लिई जानथाली । तर केही दिन पछिने शालबती गणिका गर्भिणी भई । अनि उसले विचार गरी— “गर्भिणी स्त्रीलाई पुरुषहरू मन-पराउदैनन् । यदि मलाई कसेले ‘शालबती गणिका गर्भिणी छ’ भनी

---

१. आफुभन्दा मुनिका लागि आमन्त्रण गरिने शब्द ।

थाहापाएको खण्डमा मेरो सबै मान सत्कार हराएर जानेछ । अतः किन्तु म रोगी भएकीछु भनी नजनाउं ।” यति सोची द्वारपाललाई आज्ञा दिई :—

“हे भगे ! द्वारपाल ! यदि कसैले मलाई सोध्योभने म ‘विरामी’ छ भनी भनि देऊ ।”

“हवस, आये !” भनी त्यो द्वारपालले शालवती गणिकाको कुरा मान्यो ।

शालवती गणिकाको गर्भ पूर्णभएपछि उसले छोरा जन्माई । शालवती गणिकाले दासीलाई आज्ञा दिई :—

“हन्दजे ! यो दुधे-वालकलाई पुरानो नाड्लोमा राखी बाहिरलगी कसिगर प्याँक्ने ठाउँमा प्याँकिदेऊ !”

“हवस, आये !” भनी सो दासीले शालवती गणिकाको कुरासुनी त्यो वालकलाई पुरानो नाड्लोमा राखी बाहिरलगी कसिगर प्याँक्ने ठाउँमा प्याँकिदिई ।

त्यस बछतमा अभय राजकुमार समयमै राजाको चाकरीमा जाँदैथिए र उनले सो वालकलाई कौवाहरूले घेरीराखेको देखेर मानिसहरूसँग सोधे :—

“हे भणे ! कौवाहरूले घेरीराखेको यो के हो ?”

“हे देव ! दुधे-वालक हो !”

“हे भणे ! जिउँदै छ ?”

“हे देव ! जिउँदै छ ।”

“हे भणे ! यो वालकको पोषणगर्नको लागि हात्रो अन्तःपुरमा लगी धाइहरूलाई देउ !”

“हवस्, देव !” भनी ती मानिसहरूले अभय राजकुमारको कुरासुनी त्यो वालकलाई अभय राजकुमारको अन्तःपुरमा लगी ‘यसलाई पोषणगर’ भनी धाइहरूलाई सुम्पिदिए ।

‘त्यो वालक ‘जिउंदेष्ट’ भन्ने अर्थले ‘जीवक’ र राजकुमारद्वारा पोषण गराइएको हुनाले ‘कौमारभृत्य’ भन्ने नामराखे । चिरकाल नहोंदेमा जीवक कौमारभृत्य जान्ने बुझ्ने भए । एकदिन जीवक कौमारभृत्य जहाँ अभय राजकुमार थिए । त्यहाँगई राजकुमारसँग निम्नकुरा सोधे :—

“हे देव ! मेरी आमा को हुन् र मेरा पिता को हुन् ?”

“हे भणे ! मलाई पनि तिक्रो आमा थाहा छैन । किन्तु म तिक्रो पिताहूँ । मैले तिमीलाई पोषण गराएको छु ।”

यो कुरा सुनी जीवकको मनमा यस्तो लाभ्यो :— “यो राज-कुलमा कुनै शिल्प विना जीविकागर्नु सजिको हुने छैन किन म सीप नसिकौ ।”

त्यस बछत तक्ष शिलामा एक दिशाप्रमुख वैद्य बसेका थिए । एक दिन जीवक कौमारभृत्य अभय राजकुमारसँग नसोधी जहाँ तक्षशिला हो त्यहाँ गई त्यो वैद्यकहाँ पुगे । वैद्यकहाँ पुगेपछि निवेदन गरे :—

“हे आचार्य ! म सीप सिक्न चाहन्तु ।”

“हे भणे ! त्यसोभए सिक ।”

जीवक कौमारभृत्यले त्यहाँ धेरे पढे, चाँड़ पढे, राम्ररी धारण—गरेर पढेका कुराहरू पनि बिसिन्नथे । सातवर्ष बितिसकेपछि एकदिन जीवक कौमारभृत्यको मनमा यस्तो लाग्यो :—

“म धेरे पढदछु, चाँड़ पढदछु, राम्ररी मनमा धारण पनि गर्दछु र पढेको कुरा पनि बिसिन्न । सातवर्षसम्मले पनि यो सीपको अन्त भएको देखिदन । कहिले यो सीपको अन्त देखन सक्नेहोला !”

यति मनमा सोची जीवक कौमारभृत्य जहाँ बैद्याचार्य थिए त्यहाँगई सोधे :—

“हे आचार्य ! म धेरे पढदछु, चाँड़ पढदछु, राम्ररी मनमा राखदछु र पढेको कुरा पनि बिसिन्न । कहिले यो सीपको अन्त देखन सक्नेहोला ?”

‘‘हे भण ! जीवक ! त्यसोभए तिमी खन्तीलिई तक्षशिलाको चारेतिर योजन योजनसम्म घुमी जे जति औषधीमा काम नलाग्ने पदार्थ देख्नेछौं ती सबै लिएर आऊ ।’’

“हवस्, आचार्य !” भनी जीवक कौमारभृत्य ती बैद्यका कुरा सुनी, खन्तीलिई तक्षशिलाको चारेतिर योजन योजनसम्म घुम्दा पनि कुनै पदार्थ औषधीमा काम नलाग्ने देखेनन् । अति जीवक कौमारभृत्य जहाँ ती बैद्य थिए त्यहाँगई बैद्यलाई यस्तो भने :—

“हे आचार्य ! तक्षशिलाको चारेतिर योजन योजनसम्म भुमे, तर कुनै पनि पदार्थ औषधीमा काम नलाग्ने मैले देखिन ।”

“हे भणे, जीवक ! राम्ररी जान्यौ । तिन्हो जीविकाका लागि यत्तिले पर्याप्तछु” भनी जीवक कौमारभृत्यलाई अलिकति बाटोखर्च दिए ।

जीवक कौमारभृत्य दिएको अलिकति बाटोखर्चलिई राजाहृतिर लागे । जीवक कौमारभृत्यको सें बाटोखर्च ( यात्राको ) बीचमा साकेत नगर पुग्दा सिद्धिहाल्यो । अनि जीवक कौमारभृत्यको मनमा अस्तो लाग्यौ :—

“यो बाटो ( जानबाँकी बाटो ) कान्तारमय छ, यहाँ पानीको दुर्लभ छ, खानेकुराको पनि अभाव छ । बाटोखर्च नभइकन यात्रागर्नु मुश्किल हुनेछ । अतः किन मैले बाटोखर्च नखोजौं ।”

X                    Dhamma Digital                    X

मूल पाठिः—

## २-सेठनीको चिकित्सा

त्यसबाट साकेत नगरमा सेठकी भार्यालाई सात वर्षदेखि दाउको दुखेको थियो । धेरै शूल-ठूला दिशाप्रमुख बैद्यहरूले पनि रोग निकालेपान सकेनन् । धेरै हिरण्य लिएर गए । अनि जीवक कौमारभृत्यसाकेत नगर प्रियार्थी आनिसहरूसँग सोधे :—

१. महाव. पृ. २८८ सेठिमरियावत्यु ।

“हे भणे ! यहाँ कुनै विरासी छ कि जसलाई म औषधी गर्न सको !”

‘हे आचार्य ! यहाँ सेठकी भार्यालाई सातवर्षदेखि टाउको बुखेको छ । तपाईं त्यहाँगई सेठनीलाई औषधी गर्नुहोस् ।’

अनि जीवक कौमारभूत्य जहाँ सेठको घरहो त्यहाँगई द्वारपाललाई भने :—

“हे भणे ! तिमी जाऊ ! सेठनीलाई निवेदन गर कि बैद्य आएकोछ र उ तपाइलाई हेर्न चाहन्छ ।”

“आचार्य ! हुन्छ” भनी त्यो द्वारपाल, जीवक कौमारभूत्यको कुरासुनी जहाँ सेठनी थिहन् त्यहाँगई उनलाई निवेदन गन्यो :—

“हे आये ! बैद्य आएको छ र उनी तपाइलाई हेर्न चाहन्छन् ।”

“हे द्वारपाल ! कस्तो बैद्य हो ?”

“हे आये ! तरुणनै छ ।”

‘हे द्वारपाल ! भइहाल्यो, त्यो तरुण बैद्यले के गर्न सकला ! कत्रा कत्रा ठुल-ठूला दिशाप्रमुख बैद्यहरू आएर त भलाई निकोपानं सकेनन्, धेरै हिरण्य लिएर गए ।’

अनि सो द्वारपालले जीवक कौमारभूत्यलाई भन्यो :—

“हे आचार्य ! सेठनी यस्तो भर्दिङ्गन् :— हे भणे ! द्वारपाल भइहाल्यो, त्यो तरुण बैद्यले के गर्न सकला ! कत्रा कत्रा ठुल-ठूला दिशाप्रमुख बैद्यहरू आएर त भलाई निकोपानं सकेनन्, धेरै हिरण्य लिएर गए ।”

“हे भणे ! द्वारपाल, त्यसोभए तिमी गएर सेठकी भार्यालाई यस्तो भनी देऊ— ‘आयें ! पहिले नै केही विनुपदेन । जब रोग निकोहुन्छ अनिमात्र जे चाहन्छ सो देऊ !’

“आचार्य ! हुन्छ” भनी सो द्वारपाल जीवक कौमारभृत्यको कुरा सुनी पुन सेठनीसेंग भन्दछ :—

“हे आयें ! वैद्य यसो भन्दछन् :— ‘आयें ! पहिले नै केही दिनु पदेन । जब रोग निको हुन्छ अनिमात्र जे चाहन्छ सो देऊ ।’

“त्यसो भए, द्वारपाल ! वैद्यलाई बोलाऊ !”

“हृषस्” आयें ! भनी सो द्वारपालले सेठनीको कुरा सुनी जीवक कौमारभृत्य कहाँगई भन्यो— “आचार्य ! तपाईङ्गलाई सेठनीले बोलाउनु भएको छ !”

जीवक कौमारभृत्य सेठनीकहाँ गई उनको विकृति विचारगरी सेठनीलाई भने— “हे आयें ! मलाई एक पसर घ्यू चाहिन्छ ।”

सेठनीले जीवक कौमारभृत्यलाई एक पसर घ्यू दिलाइ दिइन् । त्यो घ्यूमा जीवक कौमारभृत्यले नानाप्रकारका औषधीहरू हाली खूबसेंग पकाएर सेठनीलाई खाटमा उत्तानोपारी सुताई नाकभित्र हालिदिए । सो घ्यू नाकबाट पसेर मुखबाट निस्कयो । सेठनीले घ्यू फ्यूदानमा थुकी दासीलाई आज्ञा दिइन्— “हन्च, जे ! यो घ्यू कपासमा थापिल्यौ ।”

यो देखेर जीवक कौमारभृत्यको मनमा यस्तो लाग्यो :—

“अहो आश्रव्य ! कति कठोर कृपणी रहिछन् यी गृहिणी ! यथाँक्नुपर्ने घ्यू पनि कपासमा थाप्न लगाउँछिन् । यसमा मेरो धेरै मूल्य-

वान् औषधीहरु परेकाछन् । यस्तीले मलाई के दिन्धन् होलिन् ।

सेठनीले जीवक कौमारभूत्यको मुख-विकार देखी जीवक कौमार-भूत्यसेंग सोधिन् :—

“हे आचार्य ! किन तपाइले मुख अँधारो पार्नु भएको ?”

मलाई यस्तो लाग्यो कि— “अहो आश्रय ! कति कठोर कृपणी भएको होलिन् यी गृहिणी ! जहाँ कि पर्यावनु पर्ने घूरु पनि कपासमा थप्न लगाउँछिन् । यसमा मेरा धेरै मूल्यवान् औषधीहरु परेकाछन् । यस्तीले मलाई के दिन्धन् होलिन् ।” “हे आचार्य ! हामी गृहस्थीहरु यस्तो स्याहार वा संचय गर्नुको अथं जान्दछौं । यो घूरु बासहरूलाई, कामदारहरूलाई, खुट्टामा घस्त अथवा बत्तीमा राख्नको निम्नि असलछ । आचार्य ! तपाईं बेखुश हुनुपर्दैन । यसले तपाइले पाउनेमा कुनै कमी हुनेछैन ।”

जीवक कौमारभूत्यले सेठनीको सातबर्षदेखि टाउको दुखेको रोगलाई एक नसदिने कार्यले निकोपारि दिए । अनि रोगनिकोभएपछि सेठनीले जीवक कौमारभूत्यलाई चारहजार ( रुपियाँ ) दिन् । छोराले— “मेरी आमा निरोगी भइन्” भनी चारहजार दियो । बुहारीले— “मेरी शासु निरोगी भइन्” भनी चारहजार दिई । पुरुष गृहपतिले पनि— “मेरी भार्यालाई निकोपारि दिए” भनी चार-हजार दिए, दास, दासी र अश्वरथ पनि दिए ।

अनि जीवक कौमारभूत्य ती सोहङ्कर हजार, दास, दासी तथा अश्वरथ समेत लिएर राजगृह तर्फ गए । ऋमशः राजगृहमा पुगी जहाँ

अभय राजकुमार थिए त्यहाँगई अभय राजकुमारलाई निवेदन गरे :—

“हे देव ! यो मेरो पहिलो काम हो, सोरह इजार (रुपियाँ), बास, दासी तथा अश्वरथ । देव ! मलाई पोषण गर्नुभएको बापत स्वीकार गर्नुहोस् ।”

“हे भणे ! जीवक ! भद्रहाल्यो, तिमीलाइने होस् ! हात्रे अन्तःपुरमा घर बनाऊ !”

“हवस्, देव !” भनी जीवक कौमारभूत्यले अभयराजकुमारको कुरासुनी अभय राजकुमारके अन्तःपुरमा घर बनाए ।

X                    X                    X

*Dhamma.Digital*

मूल पालि :—

### ३- बिम्बिसार राजाको चिकित्सा

त्यस समय मगधराजा सेनीय बिम्बिसारलाई अलकाई रोग थियो<sup>१</sup> । कपडामा रगत लाग्यो । देवीहरूले देखेर हँस्सी उडाउँथे— “देव ! अब तपाइ श्रुतुमती हुनुभयो । देवको फूल फूलेको छ<sup>२</sup> । अब देवले चाँडैनै जन्माउनु हुनेछ ।” यस कुराले राजा चुप हुन्थे ।

१. महाव. पृ. २९० बिम्बिसारराजवत्सु ।

२. पालिसाहित्यमा मासिकधर्मलाई फूल फूलेको भन्दछन् ।

एक दिन मगधराजा सेनीय बिम्बिसारले राजकुमार अभय लाई भने :—

“हे भणे, अभय ! मलाई त्यस्तो रोग मएकोछ जसले गर्दा कपडामा रगत लाग्छ । देवीहरूले मलाई देखेर हँस्ती उडाउँछन्—‘देव ! अब तपाइ ऋतुमती हुनुभयो । देवको फूल फूलेकोछ । अब देवले चाँडेनं जन्माउनु हुनेछ ।’ हे भणे, अभय ! त्यसोहुनाले तिमीले त्यस्तो वैद्य खोज जसले मलाई औषधी गर्न सकोस् ।”

“हे देव ! यो हाम्रो तरुण जीवक वैद्य राम्रो छ । देवलाई उसले औषधी गर्नेछ ।”

अनि अभय राजकुमारले जीवक कौमारभृत्यलाई आज्ञा दिएः—

“हे भणे, जीवक ! जाऊ, राजालाई औषधीगर ।”

“हवस्, देव !” भनी जीवक कौमारभृत्य अभय राजकुमारको आज्ञासुनी नड्दा औषधीलिई जहाँ मगधराजा सेनीय बिम्बिसार हुनुहुन्थ्यो त्यहाँगई मगधराजा सेनीय बिम्बिसारलाई बिन्तिगरे :—

“हे देव ! म तपाइको रोग हेर्न चाहन्नु ।”

अनि जीवक कौमारभृत्यले मगधराजा सेनीय बिम्बिसारको अलकाई रोगलाई एकै लेपले निकोपारिदिए । मगधराजा सेनीय बिम्बिसार निरोगीभई पाँचशय स्त्रीहरूलाई सबै अलंकारले विभूषित-गरी, ती सबै अलंकार आभूषणहरू शिक्कमलगाई एक पोकोपार्नलगाई जीवक कौमारभृत्यलाई भने :—

“हे भणे, जीवक ! यी पाँचशय स्त्रीहरूका आभूषणहरू जस्मै तिमीलाई भयो ।”

“त्यसैं रहोस्, देव ! देवले मैले गरेको काममात्र सम्फनुहोस् ॥”

“हे भणे, जीवक ! त्यसोभए मलाई स्त्रीहरू बस्ने अन्तःपुरमा  
र बुद्ध प्रमुख भिक्षुसङ्खलाई पनि उपस्थानगर ।”

“हबस्, देव !” भनी जीवक कौमारभृत्यले ममधराजा सेनोय  
बिम्बिसारलाई प्रत्युत्तर विए ।

x

x

x

**मूल पालि :—**

#### ४—शान्त्य चिकित्सा

त्यस समय राजगृहवासी सेठलाई सातवर्षदेखि टाउको दुख्ले  
रोग लागेको थियो । धेरे ठुल-ठूला दिशाप्रमुख वैद्यहरूले पनि निको-  
पार्न सकेका थिएनन् । धेरे हिरण्य लिएर गए । वैद्यहरूले त्यागिसकेका  
स्थिर । केही वैद्यहरूले ‘पाँचौं दिनमा सेठ गृहपति मनेछन्’ भनी  
भने, केहीले “सातौं दिनमा सेठ गृहपति मनेछन्” भनेका थिए ।

अनि राजगृह निगमवासीहरूका मनमा यस्तो लाग्यो :— “यी  
सेठ गृहपति राजाको पनि निगमवासीहरूका पनि बहूपकारी हुन् ।  
किन्तु यिनलाई वैद्यहरूले त्यागिसके । केही वैद्यहरूले— पाँच दिनमा  
सेठ गृहपतिको मृत्यु हुनेछ,’ केहीले ‘सातौं दिनमा सेठ गृहपतिको  
मृत्यु हुनेछ’ भनेकाछन् । राजाको तरुण जीवक वैद्य असल छन् ।  
सेठ गृहपतिलाई चिकित्सा गराउन किन राजासेंग जीवक वैद्य नमागाँ ।”

यति विचारगरी राजगृह निगमवासीहरु जहाँ मगधराजा सेनीय बिम्बसार हुनुहुन्थ्यो त्यहाँगई मगधराजा सेनीय बिम्बसारसेंग विन्तिगरे :—

“देव ! यी सेठ गृहपति राजाको पनि निगमवासीहरुको पनि बहूपकारीहुन् । उनलाई बैद्यहरूले त्यागिसके । केही बैद्यहरूले पाँचौं दिनमा सेठ गृहपतिको मृत्यु हुनेछ भने र केहीले खाताँ दिनमा सेठ गृहपतिको मृत्यु हुनेछ भनी भनेकाछन् । सेठ गृहपतिको चिकित्सा गर्न देवले जीवक बैद्यलाई आज्ञा दिनुभए कल्याण हुनेथियो ।”

अनि मगधराजा सेनीय बिम्बसारले जीवक कौमारभृत्यलाई आज्ञादिए—“जाऊ, भने जीवक ! सेठ गृहपतिलाई चिकित्सागर ।”

“हवस्, देव !” भनी जीवक कौमारभृत्य मगधराजा सेनीय बिम्बसारको आज्ञासुनी जहाँ सेठ गृहपति थिए त्यहाँगई सेठ गृहपति-को विकृति विचारगरी सेठ गृहपतिसेंग सोधे :—

“हे गृहपति ! यदि तिमी निरोगी भएमा मलाई के दिनेछौ ?”

“हे आचार्य ! सबै सम्पत्ति तपाइङ्को होस् र म पनि तपाइङ्को दास हुनेछु ।”

“के तिमी सात महीनासम्म बाँयाकोल्टो परी सुलन सक्छौ ?”

“हे आचार्य ! सक्छु ।”

“के तिमी सात महीनासम्म बाँया कोलटोपरी सुलन सक्छौ ?”

“हे आचार्य सक्छु ।”

“के तिमी सात महीनासम्म उत्तानोपरेर सुलन सक्छौ ?”

“हे आचार्य सक्छु ।”

त्यसपछि जीवक वैद्यले सेठ गृहपतिलाई खाटमा सुताई त्यसैमा चाँधी टाउकोको छाला फर्काई ( काटेर ), खप्परको जोडनी छुटधाई दुइवटा प्राणक ( अनुप्राणी ) कीरा निकाली महाजनहरूलाई देखाए— “हेर यो दुइ कीराहरू, एउटा स्यानो, एउटा ठूलो । जुन आचार्यले पाँचौं दिनमा सेठ गृहपतिको मृत्यु हुनेछ भने तिनीहरूले यो ठूलो कीरा देखे । पाँचौं दिनमा सेठ गृहपतिको गिदी खानेथियो । त्यसपछि सेठ गृहपतिको मृत्यु हुनेथियो । तो आचार्यहरूले रात्रि देखेका हुन् । जुन आचार्यहरूले सातौं दिनमा सेठ गृहपतिको मृत्यु हुनेछ भने तिनीहरूले यो स्यानो कीरा देखे । सातौं दिनमा सेठ गृहपतिको गिदी खानेथियो । ती आचार्यहरूले रात्रि देखेका हुन् ।” अनि खप्परको जोडनी मिलाई टाउकोको छाला सिई लेप लगाइदिए । सेठ गृहपतिले एक साता बितिसके पछि जीवक कौमारभृत्यलाई यसो भने :—

“हे आचार्य ! म दाहिनेतिर कोल्टोपरी सात महीनासम्म सुत्त सकिदन ।”

“तिमीले भलाई ‘हे आचार्य सात महीनासम्म दाहिनेतिर कोल्टोपरी सुत्त सक्छु’ भनेको होइन ?”

“भाँच्चै मैले त्यसो भनेको हुँ । तर अबत मरेर गएपनि म सात महीनासम्म दाहिने कोल्टोपरी सुत्त सकिदन ।”

“गृहपति ! त्यसो भए तिमी बाँया कोल्टोपरी सात महीनासम्म सुत ।”

एक सातापछि फेरि सेठ गृहपतिले जीवक कौमारभृत्यलाई यसो भने :—

“हे आचार्य ! म बाँया कोलटो परेर पनि सात महीनासम्म सुत्न सविदन ।”

“तिमीले मलाई, ‘हे आचार्य ! सात महीनासम्म बाँया कोलटोपरेर सुत्न सबछु, भनेको होइन ?’”

“साँच्चैनं मैले त्यसो भनेको हुँ । तर अबत मरेर गए पनि म सात महीनासम्म बाँया कोलटोपरेर सुत्न सविदन ।”

“गृहपति ! त्यसोभए तिमी उत्तानोपरी सात महीनासम्म सुत ।”

फेरि एकसाता बितेपछि सेठ गृहपतिले जोवक कौमारभूत्यलाई यसो भने :—

“हे आचार्य ! म उत्तानो परेर पनि सात महीनासम्म सुत्न सविदन ।”

“तिमीले मलाई, ‘हे आचार्य ! सात महीनासम्म उत्तानोपरी सुत्न सबदछु’ भनेको होइन ?’”

“साँच्चैनं मैले त्यसो भनेको हुँ । तर अबत मरे पनि म सात महीनासम्म उत्तानोपरेर सुत्न सविदन ।”

“हे गृहपति ! यदि मैले त्यति नभनेको भए तिमी यत्तिपनि सुत्ने थिएनो होला । मलाई पहिले नै थाहा थियो कि तीन सातासम्ममा तिमी निको हुनेछ्हो । गृहपति उठ ! निरोगी भयो । तिमीलाई थाहा-छकि तिमीले मलाई के दिन्छु भनेका थियो ?”

“आचार्य ! सबै सम्पत्ति तपाइको होस्, म पनि तपाइको वास्तु हुनेछु ।”

“हे गृहपति तिमीले मलाई सबं सम्पत्ति दिन पर्देन, भइहात्थो, तिमी मेरो दास पनि हुनुपर्देन। राजालाई एकलाख, मलाई एकलाख ( रुपियाँ ) देऊ ।”

अनि निरोगी सेठ गृहपतिले राजालाई एकलाख र जीवक कौमारभूत्यलाई एकलाख दिए ।

X

X

X

**मूल पालि :-**

#### ५—बनारसी सेठपुत्रको शल्य-चिकित्सा

त्यस समय बनारसी सेठको छोराको घुमाउरे खेल खेलेको कारणबाट आन्द्रो गाँठोपर्ने रोग भएको हुनाले यिनले पिएको यागु पनि, खाएको भात पनि राम्ररी पच्चदेनथ्यो, काडा पिसाब पनि राम्ररी हुँदैनथ्यो । यसले गर्दा उ सारै बुब्लो र दुर्बलभई शरीर जम्मै यहेलोभई हाडछालामात्र बाँकी भएको थियो । अनि एकदिन बनारसी सेठको मनमा यस्तो लाग्यो :—

“मेरो छोरालाई त्यस्तो रोग भएकोछ, जस्तेगर्दा उसले पिएको यागु पनि, खाएको भात पनि राम्रोसँग पच्चदेन, काडा पिसाब पनि राम्ररी हुँदैन । यसलेगर्दा उ सारै बुब्लो, सारै दुर्बल र शरीरजम्मै

१. महाव. पृ. २९२ सेत्पुत्रवत्यु ।

पहेलोभई हाड्छालामात्र बाँकी भइसकयो । मेरो छोरोलाई औषधी गराउन किन म राजगृहगई राजासँग जीवक वैद्य नमागाँ ।”

यति विचारगरो बनारसी सेठ राजगृहगई जहाँ मगधराजा सेनीय बिम्बिसार हुनुहुन्थ्यो त्यहाँगई मगधराजा सेनीय बिम्बिसार-सँग बिन्तिगरे :—

“देव ! मेरो छोरोलाई त्यस्तो रोग भएको छ जसलेगर्दा यिएको यागु पनि, खाएको भात पनि रास्त्रोसँग पच्दैन र झाडा पिसाब पनि राम्ररी हुँदैन । यसले उ सारै दुब्लो, सारै दुर्बल र शरीरजम्मै पहेलोभई हाड्छालामात्र बाँकी भइसकयो । मेरो छोरोलाई औषधी गराउन देवले जीदक वैद्यलाई आज्ञा दिनुभए कल्याणहुने थियो ।”

अनि मगधराजा सेनीय बिम्बिसारले जीवक कौमारभृत्यलाई आज्ञा दिनुभयो :— *Dhamma.Digital*

“जाऊ, भणे, जीदक ! बनारसमागई बनारसी सेठको छोरोलाई औषधीगर ।”

“हवस्, देव !” भनी जीवक कौमारभृत्य मगध राजासेनीय बिम्बिसारको आज्ञासुनी बनारसगई जहाँ बनारसी सेठको छोरो थियो त्यहाँगए । त्यहाँ पुगिसकेपछि बनारसी सेठको छोरोको विकृति परीक्षा-गरी मानिसहरूलाई हटाउनलगाई, पर्दा राख्नलगाई, थाममा बाँधी उसको भार्यालाई अगाडि राखी, पेट चिरी, आन्दोको गाँठो छिकी उसकी भार्यालाई देखाइविएः— “हेर, यही रोगलेगर्दा तिन्हो लोग्नेलाई पिएको यागु पनि, खाएको भात पनि रास्त्रोसँग नपचेको, झाडा पिसाब पनि

राम्रोसंग नभएको । यसेलेगार्दा उ सारे दुब्लो, सारे दुबंल, शरीरजम्मे पहेलोभई हाडछालामात्र बाँको भएको हो ।” यति भनी आन्द्रोको गाँठो फुकाइ, फेरि आन्द्रो भित्र पसाली, पेटको छाला सिएर लेप लगाइ दिए । केही दिन पछिनै बनारसी सेठको छोरोलाई संचो भयो । अनि बनारसी सेठले “मेरो छोरोलाई संचो पारिदिए” भनी जीवक कौमार-भृत्यलाई सौरह हजार रुपैयाँ दिए । जीवक कौमारभृत्य त्यो सोरह हजार लिएर पुनः राजगृह फक्कर गए ।

X                    X                    X

मूल पालि :—



## ६—राजा प्रद्योतको चिकित्सा

*Dhamma.Digital*

त्यस समयमा उज्जैन<sup>१</sup> नगरमा राजा प्रद्योत<sup>२</sup> पाण्डुरोगले थीडित थिए<sup>३</sup> । धेरै ठुल-ठूला दिशाप्रसुख वैद्यहरू आएर पनि निकोपानं सकेका थिएनन् । धेरै हिरण्य लिएर गए । एक दिन राजा प्रद्योतले मगधराजा सेनीय बिम्बिसारकहाँ दूत पठाए— “मलाई त्यस्तो रोगछ, जुन रोगको चिकित्साको लागि देवले जीवक वैद्यलाई

१. यो शब्द सिं. रोमन. स्याममा छैन । केवल नालन्दा पालिमा मात्र छ । अवन्तिदेशको राजधानी उज्जैन हो ।

२. पूरानामः चन्द्रप्रद्योत ।

३. महाव. पृ. २९३: पञ्जोतराजवत्यु ।

आज्ञा दिनुभए कल्याण हुनेथियो ताकि उनले मलाई औषधी गर्ने सकुन् ।”

अनि मगधराजा सेनीय बिस्मिलसारले जीवक कौमारभृत्यलाई आज्ञा दिए :—

“जाऊ, हे भणे, जीवक ! उज्जैन नगरमा गएर राजा प्रद्योतलाई चिकित्सा गर ।”

“हवस्, देव !” भनी जीवक कौमारभृत्य मगधराजा सेनीय बिस्मिलसारको आज्ञासुनी उज्जैन नगरमा गई जहाँ प्रद्योत राजा हुनुहुन्थ्यो त्यहाँगई राजा प्रद्योतको विकृति विचारगरी राजा प्रद्योतसँग बिन्ति गरे :—

“हे देव ! छ्यू पकाउने छु, त्यसलाई पिउनुहोस् ।”

“भणे, जीवक ! भो भयो; यदि तिमीले छ्यू विना मलाई औषधीगरी निकोपार्न सक्षमैभने त्यसोगर । मलाई छ्यू सारै घीनलाग्छ, म छ्यू मनपराउँदिन ।”

यो कुरासुनी जीवक कौमारभृत्यको मनमा यस्तो लाग्यो—

“यो राजालाई त्यस्तो रोगङ्ग, छ्यूविना रोग निकोपार्न सर्किं-दैन । किन मैले छ्यू पकाई त्यसलाई कषायवर्ण, कषायगन्ध र कषायरस नवनाउँ ।”

यस्ति मनमा सोची जीवक कौमारभृत्यले नाना औषधी हाली छ्यू पकाई कषायवर्ण, कषायगन्ध र कषायरस तयारगरी जीवक कौमारभृत्यले यस्तो विचार गरे :—

“राजालाई घू पिलाई सकेपछि, पञ्च लाग्नेबेलामा वाक्‌वाकी  
लाग्नेछ । यी राजा भने चण्ड ( रिसालु ) छन् । मलाई मार्न लगाउन  
पनि सक्छन् । किन मैले अगाडिनै राजाको आज्ञा लिई नराखौं ।”

यति सोचेर जीवक कौमारभृत्य जहाँ राजा प्रद्योत हुनुहुन्थ्यो  
त्यहाँगई राजा प्रद्योतसँग यस्तो बिन्तिगरे—

“देव ! हामी वैद्यहरू त्यस्तो मुहूर्तमा जडीबुटीहरू लिन्छौं,  
औषधी बनाउँछौं । त्यसो हुनाले देव ! वाहनागारमा र ढोकाहरूमा  
आज्ञा दिइराख्नु भए बेश हुनेथियो कि— ‘जुन वाहनमा जीवक जान  
चाहन्छ सोही वाहनमा जान दिनू, जुन ढोकाबाट निस्कन चाहन्छ सोही  
ढोकाबाट निस्कन दिनू, जुनबेला जानचाहन्छ सोहीबेलामा जानदिनू र  
जुनबेला आउन चाहन्छ उहीबेलामा आउन दिनू’ ।”

अनि राजा प्रद्योतले वाहनागारमा र ढोकाहरूमा आज्ञादिए—  
“जुन वाहनमा जीवक जानचाहन्छ उही वाहनमा जानदिनू, जुनढोका-  
बाट निस्कन चाहन्छ उही ढोकाबाट निस्कनदिनू, जुनबेला जानचाहन्छ  
र जुनबेला आउनचाहन्छ सोहीबेलामा आउन र जानदिनू ।”

त्यसबखत राजा प्रद्योतको भद्रवतिका नामक हस्तिनी दिनको  
पचास योजन हिँडन सक्थ्यो । अनि जीवक कौमारभृत्यले राजा प्रद्योत-  
लाई घू हातमादिई— ‘देव ! कथाय पिउनुहोस् !’ भनी घू पिलाई  
हात्तीसारमागई भद्रवतिका हस्तिनी चढी नगरबाट भागेरगए ।

राजा प्रद्योतले घू पिइसकेपछि पञ्च लाग्ने बेलामा उनलाई  
वाक्‌वाकी लाग्यो । अनि राजा प्रद्योतले मानिसहरूलाई आज्ञादिए :—

“हे भणे ! दुष्ट जीवकले मलाई घू पिलाएछ, त्यसोहनाले भणे ! जीवकलाई खोज !”

“हे देव ! भद्रवतिका हस्तीनि चढी जीवक वैद्य नगरबाट आगेर गइसक्यो ।”

त्यसबेला राजा प्रधोतकहाँ अमनुष्य ( यक्ष ) बाट जन्मेको दिनको साठी योजन हिंडनसक्ने काक नामक दाश थियो । राजा प्रधोतले काक दाशलाई आज्ञादिए :—

“हे भणे, काक ! जाऊ, वैद्यलाई ‘राजाले तिमीलाई फर्काउँदै-छन् ( बोलाउँदैछन् )’ भनी फर्काएर ल्याऊ । हे भणे ! यो मनमा राख कि वैद्यहरू मायावी हुन्छन् । उनीहरूका हातबाट कुनै पनि चीज नलेऊ ( नखाऊ ) ।”

अनि काक दाशले जीवक कौमारभृत्यलाई कौशम्बीको बीच बाटोमा विहानको खाना खाइरहेको बेलामा भेटायो । काक दाशले जीवक कौमारभृत्यलाई भन्यो :—

“आचार्य ! राजा प्रधोत तिमीलाई फर्काउँछन् ।”

“भणे ! काक ! खाना खानुञ्जेलसम्म पर्ख । भणे ! काक ! तिमीले पनि खाना खाऊ ।”

“आर्य ! भयो भो, राजाबाट ‘भणे ! काक ! यी वैद्यहरू मायावी हुन्छन्, यिनीहरूका हातबाट केही पनि नलेऊ’ भनी आज्ञा आएकोछ ।”

त्यसबाहत जीवक कौमारभृत्यले नडमा औषधीलिई आमलक आएर पानी पिउँदै थिए । जीवक कौमारभृत्यले काकदाशलाई यस्तो

मने— “भणे ! काक ! आमलक खाऊ, पानी पिऊ !”

काक दाशले मनमा विचार गन्धो— “यो वैद्यले आमलक खाएर पानी पिउदैछ, यसमा कुनै खराबी हुनसक्दैन ।” यति मनमा सोचो आधा आमलक खाएर पानी पियो । त्यो आधा आमलक खाएपछि उसलाई त्यहीं पखाला लाग्यो । अनि काक दाशले जीवक कौमारभृत्य-सँग सोध्यो :— “हे आचार्य ! के मेरो ज्यान बच्ने छ ?”

“हे भणे, काक ! डराउनु पर्दैन, तिमीलाई पनि सोचो हुनेछ, राजालाई पनि । राजा सारे रिसालुछन् मलाई मार्न लगाउन पनि सक्छन्, अतः म फर्कन्न” अनी भद्रवतिका हस्तिनी काकलाई जिम्मा-दिई आफु जहाँ राजगृह हो त्यहाँ गए । ऋमशः जहाँ मगधराजा सेनीय बिम्बिसार हुनुहुन्थ्यो त्यहाँगई मगधराजा सेनीय बिम्बिसारलाई जम्मै प्रवृत्ति बिन्तिगरे ।

Dhamma.Digital

“ठीक गन्धो भणे, जीवक ! यदि तिमी नफर्केको भए रिसालु त्यो राजाले तिमीलाई मार्न पनि देर लगाउन्नथ्यो होला ।”

राजा प्रधोत स्वस्थ भएपछि जीवक कौमारभृत्यकहाँ दूत पठाए— “जीवक आऊ ! तिमीलाई म वर प्रदान गर्नेछु ।”

जीवकले जवाफ दिए— “देव ! भो, भइहाल्यो; मैले गरेको कामलाई समझना राख्नुहोस् ।”

त्यसब्यत राजा प्रधोतलाई शिवीदेशमा बनेका दोसङ्गा एकजोर प्राप्त भएको थियो जो धेरै कपडाहरूमध्ये, धेरै दोसल्लाहरू-मध्ये, शयकडौं दोसल्लाहरूमध्ये, हजारौं दोसल्लाहरूमध्ये, लाखौं

दोसल्लाहरूमध्ये श्रेष्ठोत्तम, बढियाथियो । अनि राजा प्रद्योतले त्यो  
शिवीदेशमा बनेका दोसल्ला जीवक कौमारभृत्यलाई पठाए । जीवक  
कौमारभृत्यको मनमा यस्तो लाग्यो :—

“शिवीदेशमा बनेको, राजा प्रद्योतले पठाएको यो दोसल्ला  
थेरे कपडाहरूमध्ये... लाखों दोसल्लाहरूमध्ये श्रेष्ठोत्तम तथा बढिया  
छ । यो दोसल्ला परिभोगगर्न भगवान् अरहत् सम्यक् सम्बुद्ध अथवा  
मगधराजा सेनीय बिम्बिसार बाहेक अरु कुनैपनि व्यक्ति योग्यछैनन् ।”



मूल पालि :—

### ७—तीसपटक विरेचन

त्यस समयमा<sup>१</sup> भगवान्को शरीर दोषप्रस्त ( अस्वस्थ )  
ईयो<sup>२</sup> । भगवान्ले आयुष्मान् आनन्दलाई आमन्त्रण गर्नुपर्यो :—

“आनन्द ! तथागतको शरीर दोषप्रस्त छ । तथागत विरेचन  
पिउन चाहन्छ ।”

अनि आयुष्मान् आनन्द जहाँ जीवक कौमारभृत्य थिए  
त्यहाँगई जीवक कौमारभृत्यलाई यसो भन्नुपर्यो :—

- 
- १. राजगृहस्थित गृधकूट पर्वतमा हुनुहुन्थ्यो । अं. अ. क. पृ. २१६.
  - २. महाब. पृ. २१६ः समर्तिसविरेचनकथा ।

“आवुसो, जीवक ! तथागतको शरीर दोषप्रस्त छ । तथागत विरेचन पिउन चाहुहुन्थ ।”

‘भन्ते आनन्द ! त्यसोभए भगवान्‌को शरीरलाई केही दिन स्त्नग्ध॑ ( चिल्लो, नरम ) पार्नुहोस् ।’

आयुष्मान् आनन्दले भगवान्‌को शरीरलाई केही दिन स्त्नग्ध पारी जहाँ जीवक कौमारभृत्य थिए त्यहाँगई जीवक कौमारभृत्यलाई भन्तुभयो :—

“आवुसो जीवक ! तथागतको शरीर स्त्नग्ध भईसक्यो । अब जे उचितऽठान्छो, गर ।”

त्यस बख्तमा जीवक कौमारभृत्यको मनमा यस्तो लाग्यो :—

“मेरो लागि यो प्रतिरूप छैन कि म भगवान्‌लाई पिउनपनै विरेचन ( धौवधी ) दिउँ ।”

यसि विचारगरी तीनबटा कमलको फूलमा अनेक औषधीद्वारा भावितागरी ( पूटगरी ) जहाँ भगवान् हुनुहुन्थ्यो त्यहाँ गए । त्यहाँ पुणेपछि भगवान्‌लाई पहिलो कमलको फूल चढाए—“भन्ते ! यो पहिलो कमलको फूल भगवान्‌ले सुँच्नुहोस् । यसबाट भगवान्‌लाई दशबार विरेचन हुनेछ ।” अनि दोश्रो कमलको फूल चढाउँदै बिन्तिगरे—“भन्ते ! दोश्रो कमलको फूल सुँच्नुहोस् । यसबाट भगवान्‌लाई दशबार विरेचन हुनेछ ।” केरि तेश्रो कमलको फूल चढाउँदै बिन्तिगरे—“भन्ते ! यो तेश्रो कमलको फूल सुँच्नुहोस् ।

१. तेल लगाउने ।

यसबाट भगवान्‌लाई अर्को दशबार विरेचन हुनेछ । यसरी तीसपटक विरेचन हुनेछ ।”

यसरी जीवक कौमारभृत्य, भगवान्‌लाई जम्मा तीसपटक विरेचन हुनेगरी ( कमलको फूल सूँधाई ) फक्त गए । नगरद्वारबाट बाहिर निस्किसकेपछि जीवक कौमारभृत्यको मनमा छवास्म यस्तो लाग्यो :—

“मैले भगवान्‌लाई तीसपटक विरेचन हुने ( औषधी ) दिएको हुँ । तर तथागतको शरीर दोषग्रस्त छ । भगवान्‌लाई तीसपटक विरेचन हुनेछैन । एककम तीसपटक मात्र हुनेछ । यदि भगवान्‌ले विरेचन भएपछि नुहाउनु भएमा नुहाइसकेपछि भगवान्‌लाई अर्को एकपटक विरेचन हुनेछ । यसरी भगवान्‌लाई जम्मा तीसपटक विरेचन हुनेछ ।”

भगवान्‌ले जीवक कौमारभृत्यको मनको कुरा थाहापाई आयु-  
ष्मान् आनन्दलाई भन्नु भयो :—

“आनन्द ! यहाँ जीवक कौमारभृत्य नगरद्वारबाट बाहिर निस्किसकेपछि उसको मनमा यस्तो लाग्यो— ‘मैले भगवान्‌लाई जम्मा तीसपटक दिरेचन हुने ( औषधी ) दिएको हुँ । किन्तु तथागतको शरीर दोषग्रस्त छ । भगवान्‌लाई तीसपटक विरेचन हुनेछैन । एककम तीस पटकमात्र हुनेछ । यदि भगवान्‌ले विरेचन भएपछि नुहाउनु भएमा, नुहाइसकेपछि अर्को एकपटक विरेचन हुनेछ । यसरी जम्मा तीसपटक विरेचन हुनेछ ।’ आनन्द त्यसो हुनाले तातो पानी तयारगर ।”

“हवस् भन्ते !” भनी भगवान्‌को कुरासुनी आयुष्मान्‌ आनन्दले तातोपानी तयार गर्नुभयो ।

अनि जीवक कौमारभृत्य जहाँ भगवान्‌ हुनुहुन्थ्यो त्यहाँ गए । त्यहाँ पुगेपछि भगवान्‌लाई अभिवादनगरी एक छेउमा बसे । एक छेउमा बसेका जीवक कौमारभृत्यले भगवान्‌संग सोधे :—

“भन्ते ! भगवान्‌लाई विरेचन भयो कि ?”

“जीवक ! विरेचन भयो ।”

“भन्ते ! नगरद्वार बाहिर पुगेपछि मेरोमनमा यस्तो लागेको थियो— ‘मैले भगवान्‌लाई जस्मा तीसपटक विरेचन ( औषधी ) दिएको हुँ किन्तु तथागतको शरीर दोषग्रस्त छ । भगवान्‌लाई तीसपटक विरेचन हुनेछैन । एककम तीसपटकमात्र विरेचन हुनेछ । यदि भगवान्‌ले विरेचन भएपछि नुहाउनु भएमा, नुहाइसकेपछि पुनः एकपटक विरेचन हुमेछ । यसरी जस्मा तीसपटक विरेचन हुनेछ ।’ भन्ते ! भगवान्‌ नुहाउनुहोस् ! सुगत नुहाउनुहोस् !”

भगवान्‌ले तातो पानीले नुहाइसक्यो । नुहाइसकेपछि भगवान्‌लाई अर्को एकपटक विरेचन पनि भइसक्यो । यसरी भगवान्‌लाई जस्मा तीसपटक विरेचन भइसक्यो । त्यसपछि जीवक कौमारभृत्यले भगवान्‌संग यस्तो प्रार्थनागरे :—

“भन्ते ! भगवान्‌को शरीर प्रकृतिरूपले स्वस्य नहुञ्जेलसम्म भगवान्‌ले यूसयुक्त भोजनमात्र ग्रहण गर्नुहोस् ।”

X

X

X

१. भगवान्‌को स्वास्थ्य ठीक नहुञ्जेलसम्म जीवकले नै यूसयुक्त पथ्य भोजनको प्रतिपादन गरेका थिए । अं. अ. क. पृ. २१६ ।

**मूल पालि :--**

### ८-दोसङ्घा-दान

चाँडैने भगवान्‌को शरीर यथावत् स्वस्थ भयो<sup>१</sup> अनि जीवक कौमारभृत्य त्यो ( प्रद्योत राजाबाट पाएको<sup>२</sup> ) दोसङ्घा लिएर जहाँ भगवान् हुनुहुन्थ्यो त्यहाँ गए । त्यहाँ पुगेपछि भगवान्‌लाई अभिवादनगरी एक छेउमा बसे । एक छेउमा बसेका जीवक कौमार-भृत्यले भगवान्‌सँग यस्तो प्रार्थनागरे ।

“मन्ते ? भगवान्‌सँग एक वर माग्न चाहन्छु ।”

“जीवक ! तथागत वरबाट मुक्त छ ।”

“मन्ते ! जो उच्चित र निर्दोषछ सोहीमात्र माग्न चाहन्छु, अहू होइन ।”

“मन, जीवक !”

“मन्ते ! भगवान् पंसुकूलिक<sup>३</sup> हुनुहुन्थ्य तथा मिक्षुसङ्घ पनि । मन्ते ! मलाई प्रद्योत राजाले शिवीदेशमा बनेका, धेरै कपडाहरूमध्ये,

१. महाव. पृ. २९७: वरयाचनकथा ।

२. हेर पृ. ३८४

३. कुनै पनि गृहस्थीहरूले बनाइदिएको चीवर नलगाई केवल यताउता फ्याँकिराखेका अथवा मसानमा फालिराखेका कपडाहरू जुटाई त्यसबाट चीवर सिएर लगाउनैलाई ‘पंसुकूलिक’ भन्दछन् ।

धेरे दोसल्लाहरूमध्ये, शयकडौ दोसल्लाहरूमध्ये, हजारों दोसल्लाहरूमध्ये, लाखों दोसल्लाहरूमध्ये शेषोत्तम बढिया दोसल्ला एकजोर पठाउनु भएकोछ । अतःसो शिवोदेशमा बनेको दोसल्ला एकजोर भगवान्‌ले स्वीकारगरि दिनुहोस् र भिक्षुसङ्गलाई पनि गृहपतिहरूले सिइ दिएको चीवर ग्रहणगर्न अनुभाति दिइदिनुहोस् ! ”

भगवान्‌ले शिवोदेशमा बनेको दोसल्ला स्वीकार गर्नुभयो । त्यसपछि भगवान्‌ले जीवक कौमारभृत्यलाई धार्मिक कथाद्वारा सन्दर्शित, सम्प्रतिष्ठित, समुत्साहित र प्रफुल्लित गराउनु भयो । जीवक कौमार-भृत्य भगवान्‌को धार्मिककथाद्वारा सन्दर्शित, सम्प्रतिष्ठित, समुत्साहित तथा प्रफुल्लितभई आसनबाट उठी भगवान्लाई अभिवादन तथा प्रदक्षिणागरी फर्केर गए । अनि भगवान्‌ले यसे निदानमा, यसे प्रसंगमा धार्मिक कथामनी भिक्षुहरूलाई आमन्त्रण गर्नुभयो :—

“भिक्षुहो ! गृहपति चीवर<sup>१</sup> ( ग्रहणगर्न ) अनुजा दिन्छु । जो चाहन्छ सो पांसुकूलिक ह्वौ, जो चाहन्छ उसले गृहपति-चीवर ग्रहणगर । यी मध्ये कुनैलाई पनि म सन्तुष्टि नै भन्दछु अर्थात् उपर्युक्त दुइ प्रकारमध्ये—चाहे पांसुकूलिक चाहे गृहपति चीवरिक— कुनैरूपले असेता पनि म प्रसन्न छु ।”

X

X

X

१. गृहस्थीहरूले सिएर दिएको चीवर गृहपति चीवर ।

मूल सूत्र :—

### ६—कसरी उपासक हुन्छ ?

एक समय भगवान् राजगृहस्थित जीवकको आम्रवनमा बस्नु-  
माएको विषयो<sup>१</sup> ।

एक दिन जीवक कौमारभृत्य जहाँ भगवान् दुनुहुन्यो त्यहाँ  
गए । त्यहाँ पुगेपछि भगवान्लाई अभिवादनगरी एक छेउमा बसे ।  
एक छेउमा बसेका जीवक कौमारभृत्यले भगवान्-संग निम्न कुरा  
सोधे :—

( क ) “भन्ते ! कसरी ‘उपासक’ हुन्छ ?”

“हे जीवक ! जब मानिस बुद्धको शरणमा जान्छ, धर्मको  
शरणमा जान्छ तथा सङ्को शरणमा जान्छ, जीवक ! तब उ  
‘उपासक’ हुन्छ ।”

( ख ) “भन्ते ! कसरी उपासक ‘शीलवान्’ हुन्छ ?”

“हे जीवक ! जब उपासक प्राणीहिंसाबाट अलग रहन्छ,  
अदिश्चादानबाट अलग रहन्छ, काम-मिथ्याचारबाट अलग रहन्छ,  
मृषादादबाट अलग रहन्छ र सुरा, मेरय, मद्यप्रसादस्थानबाट अलग  
रहन्छ, हे जीवक ! तब उपासक ‘शीलवान्’ हुन्छ ।”

१. अं. नि-८ पृ. ३२५ जीवकसुत्तं ।

( ग ) “भन्ते ! कसरी उपासक ‘आत्महितको लागि रत-हुन्छ किन्तु परहितको लागि रत हुँदैन ?”

“हे जीवक ! जब उपासक ( १ ) स्वयं श्रद्धालु हुन्छ तर अर्कालाई श्रद्धालु हुनमा प्रेरणा दिदैन, ( २ ) स्वयं शीलवान् हुन्छ तर अर्कालाई शीलवान् हुनमा प्रेरणा दिदैन, ( ३ ) स्वयं त्यागी हुन्छ तर अर्कालाई त्यागीबन्नमा प्रेरणा दिदैन, ( ४ ) स्वयं भिक्षुहरूको दर्शनाभिलाषी हुन्छ तर अर्कालाई भिक्षुहरूको दर्शन गर्नमा प्रेरणा दिदैन, ( ५ ) स्वयं सद्बुर्मश्रवण गर्नमा मनलगाउँछ तर अर्कालाई सद्बुर्मश्रवणगर्नमा प्रेरणा दिदैन, ( ६ ) स्वयं भुनेको धर्मलाई धारणागर्द्ध तर अर्कालाई सुनेको धर्मलाई धारणागर्नमा प्रेरणा दिदैन, ( ७ ) स्वयं धारणागरेको धर्मको अर्थोपपरीक्षणगर्द्ध तर अर्कालाई धारणागरेको धर्मको अर्थोपपरीक्षण गर्नमा प्रेरणा दिदैन, ( ८ ) स्वयं अर्थ बुझी, धर्मबुझी धर्मानुसार जीवन बिताउँछ तर अर्कालाई अर्थबुझी, धर्म-बुझी धर्मानुसार जीवन बिताउनमा प्रेरणा दिदैन ।

“हे जीवक ! यसरी उपासक आत्महितको लागि रत हुन्छ किन्तु परहितको लागि रत हुँदैन ।”

( घ ) “भन्ते ! कसरी उपासक आत्महितको लागि पनि परहितको लागि पनि रत हुन्छ ?”

“हे जीवक ! जब उपासक ( १ ) आफु स्वयं पनि श्रद्धालु हुन्छ, अर्कालाई पनि श्रद्धालु हुनमा प्रेरणादिन्छ, ( २ ) आफु स्वयं

पनि शीलवान् हुन्छ, अर्कालाई पनि शीलवान् हुनमा प्रेरणा दिन्छ,--  
 ( ३ ) आफु स्वयं पनि त्यागी हुन्छ, अर्कालाई पनि त्यागी बग्रमा-  
 प्रेरणा दिन्छ, ( ४ ) आफु स्वयं पनि भिक्षुको दर्शनाभिलाषी हुन्छ,  
 अर्कालाई पनि भिक्षुको दर्शनगर्नमा प्रेरणादिन्छ, ( ५ ) आफु स्वयं  
 पनि सद्धर्मश्रवणगर्नमा मन लगाउँछ, अर्कालाई पनि सद्धर्मश्रवण-  
 गर्नको निम्नि मनलगाउनमा प्रेरणादिन्छ, ( ६ ) आफुस्वयं पनि  
 सुनेको धर्मलाई धारणागर्दै, अर्कालाई पनि सुनेको धर्मलाई धारणा-  
 गर्नमा प्रेरणादिन्छ, ( ७ ) आफु स्वयं पनि धारणागरेको धर्मको  
 अर्थोपरीक्षणगर्दै, अर्कालाई पनि धारणागरेको धर्मको अर्थोपरीक्षण-  
 गर्नमा प्रेरणा दिन्छ, ( ८ ) आफु स्वयं पनि अर्थ बुझी, धर्मबुझी  
 धर्मानुसार जीवन बिताउँछ, अर्कालाई पनी अर्थबुझी, धर्मबुझी धर्मानु-  
 सार जीवन बिताउनमा प्रेरणा विन्छ ।

“हे जीवक ! यसरी उपासक आत्महितको लागि पनि परहित-  
 को लागि पनि रत मएको हुन्छ ।”

[ यी उपदेश सुनी जीवक उपासक सन्तुष्ट भए । ]

**मूल सूत्र :—**

### १०—कम्बल-दान

त्यस समय काशीराजाले<sup>१</sup> जीवक कौमारभृत्यलाई आधा<sup>२</sup> काशिक क्षौम ( रेशम ) मिसिएको ५०० जाने कम्बल ( धुस्सा ) पठाएका थिए<sup>३</sup> । जीवक कौमारभृत्य सो आधा काशिक क्षौम ( रेशम ) मिसिएको कम्बल लिएर जहाँ भगवान् हुनुहुन्थ्यो त्यहाँ गए । त्यहाँ पुणपथि भगवान्लाई अभिवादनगरी एक छेउमा बसे । एक छेउमा बसेका जीवक कौमारभृत्यले भगवान् सँग यस्तो प्रार्थनागरे :—

“मन्ते ! मलाई काशीराजाले पठाएको आधा काशीको रेशम मिसिएको ५०० जाने कम्बल भगवान्ले प्रहण गर्नुहोस् । जो मेरो लागि दीर्घकालसम्म हिताय सुखाय हुनेछ ।”

भगवान्ले कम्बल स्वीकार गर्नु भयो । त्यसपछि जीवक कौमारभृत्यलाई धार्मिक कथाद्वारा सन्दर्शित, सम्प्रतिष्ठित सम्प्रहर्सित तथा प्रफुल्लित गराउनु भयो । जीवक कौमारभृत्य पनि भगवान्को धार्मिक कथाद्वारा सन्दर्शित तथा प्रफुल्लितभई आसनबाट उठी भगवान्-साई अभिवादन तथा प्रदक्षिणागरी फक्केर गए । अनि भगवान्ले यसै

१. प्रसेनजित कोशलराजाका भाई ( एउटे पिताका ) । अ. क. पृ. ८३०
२. महाव. पृ. २९८: कम्बलानुज्ञाननाविकथा ।

निदानमा, यसै सन्दर्भमा धार्मिक कथा सुनाई भिक्षुहूल्लाई आमन्त्रण  
गर्नु भयो :—

‘भिक्षु हो ! कम्बल स्वीकार गर्ने अनुज्ञा दिन्छु ।’

X

X

X

मूल पालि :—

### ११—भिक्षु बनाउन अयोग्य पुरुष

त्यस समय मगधराज्यमा कुष्ठ<sup>१</sup>, गण्ड<sup>२</sup>, किलास<sup>३</sup>, सोस<sup>४</sup>  
र अपमार<sup>५</sup> ( मृगी ) जस्ता पाँचरोगहरू निकं फेलिएका थिए<sup>६</sup> ।  
रोगले पीडित भएका मानिसहरू जीवक कौमारभृत्यकहाँ गई निवेदन  
गरे :—

Dhamma.Digital

१. रातोकुष्ट र कालोकुष्ट ।
२. आङ्गभरी फेलिएर जाने एक प्रकारको खटीरे रोग । गाईको थुनको  
टुप्पो जस्तो ज्यूभरी देखिने रोग ।
३. कमलको फूल जस्तो गुलाबीरंग भएको ज्यूभरी पवाकक पवाककगरी  
फोकाउठेर आउने, फोका कुटदा पानी नबग्ने रोग । यी तिने कुष्ट  
रोग विशेष हुन् ।
४. ज्यू सुकेर जाने रोग ।
५. मृगी रोगमा देवमृगी तथा पित्तमृगी छन् । समन्तपा. पृ. ७४३ ।
६. महाब. पृ. ७६: पञ्चाबाधवत्यु, महाखन्धक ।

‘हे आचार्य ! हामीलाई औषधी गरिदिनु भए कल्याण हुने थियो ।’

जीवक भन्दछन् — “हे आर्य ! म सारै व्यस्तछु, धेरै कामछु, धेरै गर्नु पर्नेछ, मगधराजा सेनीय बिम्बिसारलाई उपस्थान गर्नुपर्छ, अन्तःपुरमा नारी-गृह पनि हेनुपर्छ तथा बुद्ध प्रमुख भिक्षुसङ्घलाई पनि उपस्थान गर्नुपर्छ । म औषधीगर्न सविदन ।”

“हे आचार्य ! सबै सम्पत्ती तपाइलाई होस्, हामी पनि तपाइकै दाश हुनेछौं । हामीलाई औषधी गरिदिनुभए कल्याण हुने थियो ।”

जीवक भन्दछन् : — “हे आर्य ! म सारै व्यस्तछु, ... मगधराजा, सेनीय बिम्बिसारलाई उपस्थान गर्नुपर्छ, ... म औषधी गर्न सविदन ।”

अनि ती मानिसहरूका मनमा यस्तो लाय्यो :—

Dhamma.Digital

“यी श्रमण शाक्यपुत्रीय ( बौद्ध भिक्षुहरू ) सुखजीवी, आराम साथ बस्ने, बढिया भोजनगरी निवासमावसी शश्यामा सुत्खन् । किन हामी पनि श्रमण शाक्यपुत्रीयहरूकहाँ गई प्रवर्जित ( सन्ध्यास ) नहाँ । त्यहाँ ( हामीहरूलाई ) भिक्षुहरूले पनि सेवा गर्नेछन्, जीवक कौमार-भूत्यले पनि औषधी गर्नेछन् ।”

यति सोची ती मानिसहरू भिक्षुहरूकहाँ गई प्रवर्ज्या मागे । भिक्षुहरूले प्रवर्ज्याबिए, उपसम्पदा ? पनि गरे । उनीहरूलाई भिक्षुहरूले पनि उपस्थानगरे, जीवक कौमारभूत्यले पनि औषधीगरे ।

१. पूर्ण भिक्षुत्व ।

त्यस बाहत भिक्षुहरू, धेरे रोगी भिक्षुहरूका सेवाटहल गर्दै धेरे मान्ने र विज्ञप्ति॑ बहुलभई बस्दथे—“गिलान ( रोगीको निम्नि॒ ) भोजन देउ, गिलानोपस्थान ( रोगीको सेवाटहल ) गर, गिलान-भैषज्य देउ !” जीवक कौमारभूत्यले पनि धेरे रोगो भिक्षुहरूको चिकित्सा गर्नुपर्ने भएकोले उनी राजकार्यमा पनि जान सकेनन् ।

एक दिन पाँच रोगले पीडित कुनै एक पुरुषले जीवक कौमारभूत्यकहाँ गई निवेदन गच्छो :—“आचार्य ! मलाई चिकित्सा गरिदिनुभए कल्याण हुने थियो ।”

“हे आर्य ! म सारे व्यस्तछु, धेरे कामछ, धेरे गर्नुपर्नछ, मगध-राजा सेनीय विभिन्नसारको उपस्थान गर्नुपर्छ, अन्तःपुरमा नारी-गृह पनि हेर्नुपर्छ तथा बुद्ध प्रमुख भिक्षुतङ्गको पनि उपस्थान गर्नुपर्छ । म चिकित्सागर्न सकिन ।”

“आचार्य ! सबै सम्पत्ती तपाइलाई होस् । स पनि तपाइकै दाश हुनेछु । मलाई चिकित्सा गरिदिनुभए कल्याण हुने थियो ।”

जीवक भन्दछन् ।—“हे आर्य ! म सारे व्यस्तछु, ... चिकित्सा-गर्न सकिन ।”

“हे आचार्य ! सबै सम्पत्ती तपाइलाई होस्, म पनि तपाइकै दाश हुनेछु । मलाई चिकित्सा गरिदिनुभए कल्याण हुने थियो ।”

१. भिक्षुहरूका विनय ( नियम ) अनुसार बचन प्रकटगरी कुनै चीज मानेलाई ‘विज्ञप्ति’ भन्दछन् । रोगीले भाहेक निरोगी भिक्षुले बचन प्रकटगरी मान्नु आपत्तिजनक हुन्छ ।

“म सारे व्यस्तंछु, धेरै कामङ्क, धेरै गर्नुपर्ने छ, मगधराजा सेनीय बिञ्चिसारको उपस्थान गर्नुपर्छ,... भिक्षुहरूको पनि उपस्थान गर्नुपर्छ, म चिकित्सा गर्न सकिदन” भनी जीवकले फेरि पनि भने ।

अनि सो पुरुषको मनमा यस्तो लाग्यो :—

“यो अमण शाक्यपुत्रीय सुखजीवी, आराम साथ बस्ने, बढिया भोजनगरी निवासमा बसी शश्यामा सुत्छन् । किन म अमण शाक्यपुत्रीय-हरूकहाँ गई प्रवर्जित न हुँ ! त्यहाँ मलाई भिक्षुहरूले पनि सेवाटहल गर्नेछन्, जीवक कौमारभूत्यले पनि चिकित्सा गर्नेछन् । निरोगी भएपछि म चौबर छाड्नेछु ।”

यति विचारगरी सो पुरुषले भिक्षुहरूकहाँ गई प्रवर्ज्या माग्यो । त्यसलाई प्रवर्ज्यागरे र उपसम्पदा पनि दिए । त्यसलाई भिक्षुहरूले पनि सेवाटहल गरे । जीवक कौमारभूत्यले पनि चिकित्सा गरे । निरोगी भएपछि उसले चौबर छाडीदियो । सो पुरुषलाई चौबर छाडेर गएको जीवक कौमारभूत्यले देखेर उसंग सोधे :—

“हे आर्य ! तिमी भिक्षुहरूकहाँ गएर प्रवर्जित भएर बसेका थियो होइन ?”

“हो, आचार्य !”

“तिमीले किन यस्तो गरेको नि ?”

सो पुरुषले जीवक कौमारभूत्यलाई यसको कारण बताइ दियो । जीवक कौमारभूत्य यो कुरा सुनी खिन्न भए, धिक्कारे र बुःखी भए—  
—“हे ! यी भिक्षुहरूले पाँच रोगले पीडित पुरुषलाई कसरी प्रवर्जित

गरे !” यति मनमा सोचो जीवक कौमारभूत्य जहाँ भगवान् हुनु-  
हुन्ध्यो त्यहाँगई भगवान्‌लाई अभिवादनगरी एक छेउमा बसे । एक छेउमा-  
बसेका जीवक कौमारभूत्यले भगवान्‌संग प्रार्थना गरे :—

“मन्ते ! यदि आर्यहरूले पाँचरोग हुनेलाई प्रव्रजित नगर्नु भए  
बढिया हुने थियो ।”

भगवान्‌ले जीवक कौमारभूत्यलाई धार्मिक कथाद्वारा सन्दर्शित,  
सम्प्रतिष्ठित, समुत्साहित तथा प्रफुल्लित गराउनु भयो । जीवक कौमार-  
भूत्य भगवान्‌को धार्मिक कथाद्वारा सन्दर्शित, सम्प्रतिष्ठित, समुत्साहित  
तथा प्रफुल्लितभई आसनबाट उठी भगवान्‌लाई अभिवादन तथा प्रदक्षि-  
णागरी फक्केर गए ।

त्यसपछि भगवान्‌ले यसै कुराको निदानमा, यसै कुराको शिल-  
शिलामा धार्मिक कथा सुनाउनुभई भिक्षुहरूलाई आमन्त्रण गर्नु भयो :—

“भिक्षुहो ! पाँच प्रकारका रोग हुनेलाई प्रवज्या नगर्नु । जसले-  
गर्छ उसलाई बुझत्य आपत्ति ( अपराध ) लाग्ने छ ।”

x

x

x

**मूल पालि :—**

### १२—जीवकको प्रार्थना

एक समय भगवान् चारिकागर्दे क्रमशः वैशाली नगरमा पुण्डु-  
भई वैशालीस्थित महाबनको कूटागारशालामा बस्नु भएको थियो ।

१. खुल्लब. पृ. २०८: नवकम्मिक ।

त्यस समय वैशाली नगरमा उत्तम भोजनहरू दिने परिपाठि थियो । भिक्षुहरू ती उत्तम भोजनहरू खाएर अभिसन्ध शरीरमई बहुरोगी हुन्थे ।

एकदिन केहिकामले जीवक कौमारभूत्य वैशाली नगरमा गए । त्यहाँ जीवक कौमारभूत्यले भिक्षुहरू अभिसन्ध शरीरमई बहुरोगी भइरहेका देखे । अनि जीवक जहाँ भगवान् हुनुहुन्थ्यो त्यहाँगए । त्यहाँ पुणेपछि भगवान्‌लाई अभिवादनगरी एक छेउमा बसे । एक छेउमा बसेका जीवक कौमारभूत्यले भगवान्‌सँग यस्तो प्रार्थना गरे :—

“मन्ते ! यहाँ आजकल भिक्षुहरू अभिसन्ध शरीरमई बहुरोगी भएका छन् । यदि भगवान्‌ले भिक्षुहरूका निम्नि चड्क्रमणस्थल र जनताघर अर्थात् गरम बाफले नुहाउनेस्थान ( Steem bath room ) को अनुभति दिनुभए बेश हुने थियो । जसले गर्वा भिक्षुहरू निरोगी हुन सक्ने छन् ।”

अनि भगवान्‌ले जीवक कौमारभूत्यलाई धार्मिक कथाद्वारा सन्दर्शित, सम्प्रतिष्ठित, समुत्साहित तथा प्रफुल्लित गराउनु भयो । त्यसपछि जीवक कौमारभूत्य भगवान्‌को धार्मिक कथाद्वारा सन्दर्शित, ... र प्रफुल्लितमई आसनबाट उठी भगवान्‌लाई अभिवादन तथा प्रदक्षिणा-गरी फक्केर गए ।

त्यसपछि भगवान्‌ले यसै सन्दर्भमा धार्मिक कथा सुनाई भिक्षुहरू-हाई आमन्त्रण गर्नु भयो :—

“मिक्षु हो ! चह्क्रमण-स्थल र जनताघर नुहाउने स्थानको  
अनुज्ञा दिन्छु ।”

X

X

X

मूल सूत्र :—

### १३—बुद्धद्वारा प्रशंसा

[ एक दिन श्रावस्तीस्थित जेतवन विहारमा जीवक कौमार-भूत्यको प्रशंसा गर्नुहुँदै भगवान्‌ले निम्न कुरा प्रकाश गर्नु भयो । ]

‘हे मिक्षुहरू ! जीवक कौमारभूत्य छ गुण-धर्महरूले सुसम्पन्न भई तथागतमा निष्ठाराखी, अमृतदर्शी र अमृतसाक्षात्कारगरी बसेका छन् । कुनै छ गुण-धर्म भने ? —

(१) ‘बुद्धप्रति अटल-श्रद्धा, (२) धर्मप्रति अटल-श्रद्धा,  
(३) सङ्घप्रति अटल-श्रद्धा, (४) आर्य-शील, (५) आर्य-ज्ञान र  
(६) आर्य-विमुक्ति ।’

‘यिनै छ गुण-धर्महरूले सुसम्पन्नभई जीवक कौमारभूत्य तथागतमा निष्ठाराखी, अमृतदर्शी र अमृतसाक्षात्कारगरी बसेका छन् ।’

X

X

X

मूल सूत्र :—


### १४—अग्रस्थान-घोषणा<sup>१</sup>

[ एक दिन शावस्तीस्थित जेतवन विहारमा भिक्षु तथा उपासकहरूका एक सभामा व्यक्तिगत प्रसन्न हुनेहरूमध्ये जीवक कौमारभूत्य श्रेष्ठ छन् भनी भनुहुँदै भगवान्ले निम्न सूत्र भन्नु भयो — ]

‘एतदग्मं, भिक्खवे ! मम सावकानं उपासकानं पुगलप्प-सन्नानं यदिदं जीवको कौमारभूत्यो’ति<sup>२</sup> ।’

अर्थ :—

‘हे भिक्षुहो ! मेरा शावक उपासकहरूमध्ये व्यक्तिगत प्रसन्न हुनेहरूमा जीवक कौमारभूत्य अग्रज्ञन् ।’



मूल सूत्र :—

### १५—त्रिकोटी-परिशुद्ध मांस

यस्तो मैले सुने<sup>३</sup> ।

एक समय भगवान् जीवक कौमारभूत्यको आग्रवनमा बस्तु

१. अ. नि-१. पृ. २६: एतदगवरगो ।

२. म. नि. II पृ. ३९: जीवकसुत्त ।

भएको थियो ।

त्यस बखतमा जीवक कौमारभूत्य जहाँ भगवान् हनुहन्थ्यो त्यहाँगए । त्यहाँ पुगेपछि भगवान्‌लाई अभिवादनगरी एक छेउमा बसे । एक छेउमा बसेका जीवक कौनारभूत्यले भगवान्‌संग यस्तो सोधे :—

“भन्ते ! मैले यस्तो सुने—‘श्रमण गौतमको उद्देश्यले प्राणी मार्छन् । श्रमणगौतम जानि जानि उद्देश्यले बनाएको, तथार पारेको मांस खान्छन् ।’ भन्ते ! जसले यस्तो भन्दछन्—‘श्रमणगौतमको उद्देश्यले प्राणी मार्छन् । श्रमणगौतम जानि जानि उद्देश्यले बनाएको तथारपारेको मांस खान्छन् ।’ भन्ते ! के यिनीहरूले भगवान्‌ले भन्नु अएकं ( कुरा ) भन्दछन् ? के यिनीहरूले भगवान्‌माथि छूटा आरोपत लगाउँदैनन् ? के यिनीहरूले धर्मानुरूप ( सत्यानुरूप ) कुरा भन्दछन् ? धर्मानुसार भनिराखेको कुनै कुराको निन्दात हुँदैन ?”

“जीवक ! जसले—‘श्रमण गौतमको उद्देश्यले प्राणी मार्छन्, श्रमण गौतम जानि जानि उद्देश्यले बनाएको, तथारपारेको मांस खान्छन्’ भनी भन्दछन्, तिनीहरूले मैले भनेऽभन्दैनन्, बल्कि उनीहरू ममाथि छूटो आरोप, असत्य आरोप लगाउँछन् । जीवक ! म निम्न तीन प्रकारका मांस अभोज्यछन् भन्दछु—(१) देखेको<sup>१</sup> ( = दिङ् ), (२) सुनेको ( = सुतं ) तथा (३) शंकालागेको ( = परिसङ्कितं ) । यी तीन प्रकारका मांस अभोज्यछन् भनी भन्दछु । जीवक ! निम्न तीन

१. आफ्नोनिमित्त प्राणी मारिरहेको देखोको, सुनेको र भनमा शंका लागेको ।

प्रकारका मांस भोज्यछन् भनी म भन्दछु—(१) नदेखेको (= अदिट्ठं) (२) नसुनेको (= असुतं) तथा (३) शंका नलागेको (= अप-रिसङ्घितं) । यी तीन प्रकारका मांस भोज्यछन् भनी म भन्दछु<sup>१</sup> ।

### ब्रह्मविहारी

“जीवक ! यहाँ कुनै भिक्षु<sup>२</sup> गाउँ वा निगमको आधयलिई बस्थ । उ एक दिशामा मैत्रीसहगतचित्त फैलाई बस्थ, द्वितीय दिशा, तृतीय दिशा, तथा चतुर्थ दिशामा मैत्रीसहगतचित्त फैलाई बस्थ । माथि, तल, बीच, सबैठाउँ, सबैतिर, सबै प्रकारले, सबै लोकमा मैत्रीसहगतचित्त, मैत्रीसहगत विपुलचित्त, मैत्रीसहगत अप्रमाणचित्त फैलाई, अवैरो, अद्वेषी भई बस्थ । त्यसकहाँ गृहपति वा गृहपतिपुत्र गई भोलिको निम्न भोजनद्वारा निम्नो गर्छ । इच्छामए उसले निम्नो स्वीकार गर्छ । अनि उ त्यस रात बितिसकेपछि पूर्वाण्हसमयमा चौबर लगाई, पात्र-चौबर ग्रहण-गरी जहाँ त्यो गृहपति वा गृहपतिपुत्रको घर हो त्यहाँ जान्छ । त्यहाँ पुणेर्षष्ठि बछूचाईराखेको आसनमा बस्थ । उसलाई त्यो गृहपति वा गृहपतिपुत्रले प्रणीत भिक्षा-भोजन पस्कन्छ । उसको मनमा ( भोजन

१. यस किंशिमको भोज्य मांसको अलावा अभोज्य मांस दश प्रकारका छन् :— मनुष्य-मांस, हात्तीको-मांस, घोडाको-मांस, कुकुरको-मांस, सर्पको-मांस, सिंहको-मांस, बागको-मांस, चितवाको-मांस, भालुको-मांस, र तरकुको-मांस, । महाव. पृ. २३५ः भेसज्जबखन्धकं ।
२. स्वयंलाई लक्षणरी भन्नु भएको । म. नि. अ. क. III पृ. ३३ ।

गर्ने बेलामा ) यस्तो हुँदैन—‘आहा ! यो गृहपति वा गृहपतिपुत्रले मलाई प्रणीत मिक्षा-भोजन दिए हुन्थ्यो ! ; आहा ! यो गृहपति वा गृहपतिपुत्रले भविष्यमा पनि यस्तंगरी प्रणीत भोजन दिए हुन्थ्यो !’ भन्ने पनि हुँदैन । उ सो मिक्षा-भोजनमा अलिर्हई, सूचिर्हई, ढुबी रहेदैन बल्कि अवगुणको छ्यालराखी, निस्तारबुद्धिले भोजनगर्दै । जीवक ! के त्यो मिक्षुले त्यस बखतमा आत्मपीडाको लागि, पर-पीडाको लागि अथवा दुर्बंको पीडाको लागि मनले चिताउँछ त ? यसमा तिमी के भन्दौ ?”

“चिताउँदैन, भन्ते !”

“जीवक ! होइन त ? त्यो मिक्षुले त्यस बखतमा निर्दोषपूर्ण आहार नै ग्रहण गर्दै ?”

“हो, भन्ते ! ; भन्ते ! मैले ‘ब्रह्मा मैत्रीविहारी हुन्’ भन्ने सुनेको छु । त्यस्तो ‘मैत्रीविहार’ मैले भगवान्मा नै प्रत्यक्ष देखें । भगवान्नै ‘मैत्रीविहारी’ हुनुहुन्दै ।”

“जीवक ! जुन रागले, द्वेषले र मोहले मानिस ध्यापादवान् ( द्वेषी ) हुन्थन, तथागतको ती राग, द्वेष र मोह नाशभइसके, उच्छिन्नमूल भइसके, काटिएको तालवृक्ष समान भइसके, अमावश्राप्त भइसके, भविष्यमा उत्पन्न नहुने भइसके । जीवक ! यदि तिमीले यसै कुरालाई ध्यानमाराखी भनेको हो भने, म यसमा सहमत छु ।”

“भन्ते ! यसै कुरालाई ध्यानमाराखी भनेको हुँ ।”

“जीवक ! यहाँ कुनै मिक्षु गाउँ वा निगमको आधयलिई बस्थ । उ एक दिशामा कुरुणासहगतचित्त फैलाई बस्थ, … मुदितासह-

गतचित्त फेलाई बस्छ, ... उपेक्षासहगतचित्त फेलाई बस्छ,  
द्वितीय दिशा, तृतीय दिशा तथा चतुर्थ दिशामा उपेक्षासहगतचित्त  
फेलाई बस्छ । माथि, तल, ... सबै लोकमा उपेक्षासहगतचित्त, उपेक्षा  
सहगत विपुलचित्त, उपेक्षासहगत अप्रमाणचित्त फेलाई, अबेरो, अद्वेषी  
भई बस्छ । त्यसकहाँ गृहपति वा गृहपतिपुत्र गई भोलिको निम्न भोज-  
नद्वारा निम्नोगर्ठ । इच्छाभए उसले निम्नो स्वीकारगर्ठ । अनि उ त्यस  
रात बितिसकेपछि पूर्वाण्हसमयमा चौबर लगाई, पात्र-चौबर ग्रहणगरी  
जहाँ त्यो गृहपति वा गृहपतिपुत्रको घरहो त्यहाँ जान्छ । त्यहाँ पुगेपछि  
बछधाई राखेको आसनमा बस्छ । उसलाई त्यो गृहपति वा गृहपतिपुत्रले  
प्रणीत मिक्षा-भोजन पस्कन्छ । उसको मनमा ( भोजनगर्न बेलामा )  
यस्तो हुँदैन - 'आहा ! यो गृहपति वा गृहपतिपुत्रले मलाई प्रणीत  
मिक्षा-भोजन दिए हुन्थ्यो ! ; आहा ! यो गृहपति वा गृहपतिपुत्रले  
अविष्यमा बनि यस्तेगरी प्रणीत भोजन दिए हुन्थ्यो ! ' भन्ने पनि हुँदैन ।  
उ सो मिक्षा-भोजनमा अलिङ्गई, मूळिङ्गई, डुबी, रहेदैन, बल्कि अवगु-  
णको ल्यालराखी, निस्तारबुद्धिले भोजनगर्ठ । जीवक ! के त्यो मिक्षुले  
त्यस बछतमा आत्मपीडाको लागि, पर-पीडाको लागि अथवा दुवैको  
पीडाको लागि मनले चिताउँछ त ? यसमा तिमी के भन्दौ त ?'

“चिताउँदैन, भन्ने !”

‘जीवक ! होइन त ? त्यो मिक्षुले त्यस बछतमा निर्दोषपूर्ण  
आहारनै ग्रहण गर्छ ?’

“हो, भन्ने ! ; भन्ने ! मैले ‘इहा मैत्रीविहारी हुन्’ भन्ने सुनेक्ले

छु । त्यस्तो 'मैत्रीविहार' मैले भगवान्‌मा नै प्रत्यक्ष देखें । भगवान्‌नै 'मैत्रीविहारी' हुनुहुन्छ । "

"जीवक ! जुन रागले, द्वेषले र मोहले मानिस व्यापादवान्‌ ( द्वेषी ) हुन्छन्‌ तथागतको ती राग, द्वेष र मोह नाशमझसके, उच्चिक्ष-मूल भझसके, ... भविष्यमा उत्पन्न नहुने भझसके । जीवक ! यदि तिमीले यसै कुरालाई ध्यानमाराखी भनेको हो भने म यसमा सहमत छु ।"

"भन्ते ! यसै कुरालाई ध्यानमाराखी भनेको हु ।"

### पाँच कारणले अपुण्य कमाउँछ

'जीवक ! जसले तथागत वा तथागत-श्रावकको उद्देश्यले प्राणीहिंसा गर्छ उसले पाँच कारणद्वारा धेरै अपुण्य कमाउँछ :—

*Dhamma.Digital*

( १ ) "जो त्यो गृहपतिले यस्तो भन्छ—'जाऊ ! अमुक प्राणी ल्याऊ'—यो पहिलो कारणद्वारा धेरै अपुण्य कमाउँछ ।

( २ ) "जो त्यो प्राणीलाई गर्दनमा डोरीले बाधी ल्याउँछ, दुःख दौर्मनस्य अनुभवगर्छ—यो दोश्रो कारणद्वारा धेरै अपुण्य कमाउँछ ।

( ३ ) "जो कि उसले यस्तो भन्छ—'जाऊ, यो प्राणीलाई मार !'—यो तेश्रो कारणद्वारा धेरै अपुण्य कमाउँछ ।

( ४ ) "जो त्यो प्राणीलाई मार्दा दुःख-दौर्मनस्य अनुभवगर्छ—यो चौथो कारणद्वारा धेरै अपुण्य कमाउँछ ।

(५) “जो उसले तथागतलाई वा तथागत-श्रावकलाई अकपिष्य (अनुचित) भोजन पकाउँछ—यो पाँचौ कारणद्वारा धेरै अपुष्य कमाउँछ ।

“जीवक! जसले तथागत वा तथागत-श्रावकको उद्देश्यले प्राणी-हिंसा गर्छ उसले उक्त पाँच कारणद्वारा धेरै अपुष्य कमाउँछ ।”

यति भन्नु भएपक्षि जीवक कौमारभृत्यले भगवान्‌संग प्रार्थना गरे :—

“भन्ते ! आश्र्वय हां ! अद्भुत !! कपिष्य ( उचित ) भोजन नै भिक्षुहरूले ग्रहण गर्छन् ; निर्दोष आहार नै भिक्षुहरूले ग्रहण गर्छन् । धन्य, धन्य ! भन्ते ! जस्तो कि घोष्टेकोलाई उत्तानो पारिदिदा, छोपि-एकोलाई उघारिदिदा, बाटो भुलेकोलाई बाटो देखाइदिदा, अङ्ग्यारोमा तेलको बत्ती राखिदिदा—आँखा हुनेहरूले रूप देखेको भगवान् बुद्धले मलाई अनेक प्रकारबाट धर्मप्रकाश पारिदिनु भयो । भन्ते ! अब म भगवान्‌को शरण पर्दछु, धर्म र भिक्षुसङ्को पनि । आजदेखि भगवान्‌ले मलाई आजीवनसम्म शरणमै आएको उपासक हो भनी स्वीकार गर्नु होस् ！”

X

X

X

**मूल सूत्रः—**

### १६—आप्रवनमा भगवान् बुद्ध

त्यस समय जीवक कौमारभृत्य भगधराजा अजातशत्रु

वैदेहीपुत्रको नजिक चुपचाप बसेका थिए १ ।

अनि मगधराजा अजातशत्रु वैदेहीपुत्रले जीवक कौमारभूत्यसंग सोधे :—

“जीवक ! तिमी किन चुपछौ नि ?”

“देव ! भगवान् अरहत् सम्यक् सम्बुद्ध हात्रा आम्रवनमा ब्राह्मणय पचास भिक्षुहरूका साथ बस्नु भएको थ । वहाँ भगवान्को यस्तो कल्याणकीतिशब्द फैलिएको छ—‘वहाँ भगवान् अरहत् हुनुहुन्थै ० तथा बुद्ध भगवान् हुनुहुन्थै ।’”

“जीवक ! त्यसोभए हस्तीयानहरू तयारगर्न लगाऊ ।”

“हवस्, देव” भनी जीवक कौमारभूत्यले मगधराजा अजात-शत्रु वैदेहीपुत्रको आज्ञासुनी पाँचशय ढोईहरू तयारगर्न लगाई, राजा बस्ने हात्ती पनि तयारगर्न लगाई, मगधराजा अजातशत्रु वैदेहीपुत्रसंग बिन्तिगरे :—

१. वी. नि. I पृ. ४१: सामञ्जकलसुत्तं । त्यस समय राजा अजातशत्रु राजदरबारमा राजकीय परिषद्का साथ बसेका थिए । राजाले उपस्थित भारदारहरूसंग ‘आज कसको सत्संगत गर्ने होला ?’ भनी सोधेका थिए । उपस्थित सबैले फलाना फलानाको सत्संगतगरे देशहोला भनी आ-आफ्ना मन्तब्य प्रकटगरे किन्तु जीवक कौमारभूत्य मात्र केही नबोली चुपलागेर बसेका थिए । यस सम्बन्धी विस्तृत कुराहरू ‘बुद्धकालीन राजपरिवार’ नामक पुस्तकमा लेखिनेछ ।

२. हेर पृ. ६८: बुद्धगुण ।

“देव ! हस्तीयानहरू तथार भैसके, जो उचित छ सो गर्नुहोस् ।”  
 अनि मगधराजा अजातशत्रु वैदेहीपुत्र पांचशय ढोईहरूमा एक  
 एक स्त्री राखी, आफु चढने हात्तीमा चढी, चिराक समात्न लगाई, महत्  
 राजलीलाले राजगृहबाट निस्केर जहाँ जीवक कौमारभूत्यको आम्रवन हो  
 त्यहाँ गए ।

आम्रवनको नजिक पुग्ना मगधराजा अजातशत्रु वैदेहीपुत्र भय-  
 त्रासले जिरीझ्ङ्गएका थिए । अतः मगधराजा अजातशत्रु वैदेहीपुत्रले  
 भयभीतभई, आशंकितभई, जिरिझ्ङभई जीवक कौमारभूत्यसेंग सोधे :—

“सौम्य ! जीवक ! के तिमीले मलाई छकाएको त होइन ?  
 धोका दिएको त होइत ? शत्रुका हातमा पार्न लागेको त होइन ? कस्तो  
 हो यो ! जहाँ त्यत्रो ठूलो साँढे बारहशय भिक्षुहरू बसेको ठाउंमा  
 हाच्छ्यूगरेको, खोकेको शब्द अथवा कुनै घोष पनि नसुनिएको ! यो  
 कस्तो होला !”

“महाराज ! न डराउनुहोस्, न डराउनुहोस् ! देवलाई मैले  
 छकाएको छैन, न मैले धोका नै दिएको छु, न त देवलाई शत्रुका हातमा  
 नै पार्न लागेको हुँ । बढनुहोस् महाराजा ! अगाडि नै बढनुहोस् !! त्यो  
 मण्डलमालमा अर्थात् ठूलो गोलाकार हलमा दियो बलदेव ।”

यति कुरा सुनी मगधराजा अजातशत्रु वैदेहीपुत्र हात्तीबाट  
 जानहुने बाटोसम्म हात्तीमागई, त्यसपछि पैदलनै जहाँ त्यो मण्डलमालकोड़े  
 दैस्तो हो त्यहाँगए । त्यहाँ पुगेपछि जीवक कौमारभूत्यसेंग सोधे :—

“सौम्य ! जीवक ! भगवान् कहाँ हुनुहुन्छ नि ?”

“महाराज ! भगवान् त्यहीं नै हुनुहुन्छ, भगवान् त्यहीं नै हुनुहुन्छ । जो बीचको स्तम्भको आडलिई पूर्वपट्टि हेरी, भिक्षुसङ्घको अगाडि बस्नु भएको छ । ( वहाँ नै हुनुहुन्छ भगवान् ) ।”

अति भगधराजा अजातशत्रु बैदेहीपुत्र जहाँ भगवान् हुनुहुन्यो त्यहाँगए । त्यहाँ ( अगाडि ) पुरेषष्ठि एक छेउमा उभिए । एक छेउमा उभिएका मगधराजा अजातशत्रु बैदेहीपुत्रले निर्मल जलाशय जस्तो चुपचापभई बसेका भिक्षुसङ्घलाई हेरी प्रीतिमय वाक्य प्रकटगरे :—

“आहा ! जस्तो यी भिक्षुसङ्घ यहाँ शान्तिमय जीवन बिताउँदै छन् त्यस्तै उद्यभद्र<sup>१</sup> राजकुमारले पनि शान्तिपूर्ण जीवन बिताउन सकोस् ।”

“महाराज ! जहाँ प्रेमष्ठ त्यहीं गयौ ।”

“हो भन्ते ! उद्यभद्र राजकुमार मलाई प्यारो लाग्छ । जस्तो यी भिक्षुसङ्घ यहाँ शान्तिमय जीवन बिताउँदैछन् त्यस्तै शान्तिमय जीवन उद्यभद्र राजकुमारले पनि बिताउन सकोस् ।”

यति कुरा सिद्धिएषष्ठि मगधराजा अजातशत्रु बैदेहीपुत्र भगवान्-लाई अभिवादनगरी भिक्षुसङ्घलाई पनि दशआैला जोरी बिन्तिगरो एक छेउमा बसे । एक छेउमा बसेका मगधराजा अजातशत्रु बैदेहीपुत्रले भगवान्-संग प्रार्थनागरे :—

१. राजाको छोरा ।

“भन्ते ! यदि भगवान्‌ले प्रश्नको उत्तर दिने अवकाश दिनु हुन्छ  
अने म भगवान्‌सँग केही कुरा सोध्न चाहन्छु ।”

“सोध, महाराज ! जहिले चाहन्छौ ।”

[ यसपछि मगधराजा अजातशत्रुले बुद्धसँग प्रश्न सोधे । भग-  
वान्‌ले पनि उत्तर दिनु भयो । यस सम्बन्धी अरु विस्तृत कुराहरू  
“बुद्धकालीन राजपरिवार” नामक पुस्तकमा लेखिनेछ । ]



# १०. नकुलपिता गृहपति

## परिचय

भग्ग ( भर्ग ) जनपदको सुंसुमारगिरी भन्ने नगरमा एक ठूलो धनाढ्य कुलमा नकुलपिता गृहपतिको जन्म भएको थियो । यिनले नकुलमाता गृहपत्नीसँग कुमार अवस्थामै विवाह गरेका थिए ।

नकुलपुत्रका पिता भएकोले ‘नकुलपिता’ र नकुलपुत्रका माता हुनाले ‘नकुलमाता’ भन्ने नामले प्रसिद्ध भएका हुन्<sup>१</sup> ।

यिनीहरू दुवै सम-श्रद्धा र सम-शील तथा सम-विचारले जीविका गर्दथे । उसको शरीरभए उसको मन र उसको मनभए उसको शरीर भई— दुइ भिन्ना भिन्न देहधारी प्राणी भएर पनि एक शरीर, एक मन र गरी यिनीहरूले गृही जीवन विताएका कुरा तलका सूत्रहरू बाट थाहा भएको छ ।

पहिलोपटक यिनीहरूले भगवानसँग सुंसुमारगिरी नगरको आसपासको भेसकला मृगदावनमा<sup>२</sup> भेट गरेका थिए । बुद्धसँग भेटहुँदा यिनीहरू दुवैका मनमा बुद्ध भगवान् भन्ना बढी पुत्रमाहुने

१. सं. नि. अ. क. II पृ. १८१.

२. मृगहरूलाई अमयदान दिइराखेको हुनाले ‘मृगदावन’ भनिएको हो ।

वात्सल्य गुणमा भमता उत्पन्न भएको कुरा संयुक्तनिकाय र अङ्गु-  
त्तरनिकायार्थकथामा वर्णन गरिएको छ ।

जब यिनीहरूले बुद्धलाई देखी सभाषद् सबैलाई आश्रय तथा  
अद्भुत हुनेगरी — “हे पुत्र ! यतिका दिनसम्म तिमी कहाँ थियो ?  
हामी बुढाबुढी भएका बाबुआमालाई हेरविचार गर्नुपर्दैन ?” भनी भने ।  
भगवान् बुद्धले यिनीहरूका मुखबाट स्वतः निस्केका प्रेम तथा  
स्नेह भणित आमन्त्रणलाई नसुनेकै गर्नुभयो र पछि जब यिनीहरू फसंग  
भएकै भई होसमा आई भध्यस्थभावले कुरागरे तब बुद्ध भगवान्‌ले  
यिनीहरूलाई करुणापूर्वक धर्मोपदेश गर्नुभयो । बुद्धको उपदेश सुनी  
दुवैजना स्नोतापन्न भए<sup>१</sup> ।

उपरोक्त घटनाबाट आश्रय तथा चकित भएका भिक्षुहरूले ती  
नकुलपिता गृहपति र नकुलभाता गृहपत्नीले भगवान्‌लाई “पुत्र,  
पुत्र” भनी सम्बोधन गरेको घटनाको रहस्य बुझ्न नसकी रहस्य  
उद्घाटन गर्नुहुन भगवान्‌सँग प्रार्थनागरेपछि उपस्थित भिक्षुहरूलाई  
“भवसंसारमा आदागमन यात्राको कुरालाई पूर्वानुस्मृति ध्यानले  
हैनेहो भने यस संसारमा कुनै न कुनै प्रकारले अन्यमन्य सम्बन्ध न  
भएका प्राणीहरू पाउन डुर्लभ न हुनेछन् । अतएव सबै प्राणीप्रति मैत्री  
राखी बस्नुपर्छ” भनी भन्नुहुँदै “यी नकुलपिता भवान्तरमा ५००  
जन्मसम्म निरन्तर मेरो पिताको रूपमा, ५०० जन्मसम्म बाजेको

१. सं. नि. अ. क. II पृ. १८२, अं. अ. क. पृ. २१७

२. सं. नि. अ. क. II १८२, अं. अ. क. पृ. २१७.

रूपमा २ ५०० जन्मसम्म काकाको रूपमा यिए । यी नकुलमाता गृहपत्नी पनि ५०० जन्मसम्म आमाको रूपमा, ५०० जन्मसम्म बजैको रूपमा र ५०० जन्मसम्म फूपूको रूपमा यिइन्<sup>१</sup>” भनी रहस्य उद्घाटन गर्नुहुँदै ३०० जन्मसम्म साथमा भएको कुरा भन्नु भई “यिनीहरूके काखमा जन्म जन्मान्तरसम्म लालन पालन तथा हुर्किंदै आएको थिए । यसै संस्कारको प्रभावले— पूर्व परिचित हेतुले— अहिले मलाई देखेबित्तिके यिनीहरूका हृदयमा स्नेह उत्पन्न भई विश्वास भएको हो” भनी भन्नुयो । जातकपालिमा पनि यस्तो भन्नु भएको छ :—

१— “यस्मि भनो निविसति, चित्तश्चापि पसीदति ।

अदिट्टपुब्बके पोसे, कामं तस्मि पि विस्ससे’ ति<sup>२</sup> ॥

२— “पुड्बेव सञ्चिवासेन, पच्चुपञ्चहितेन वा ।

एवं तं ज्ञायते पेमं, उप्पलं व यथोदके’ ति<sup>३</sup>”

आर्थ :—

१— “देखेबित्तिके जसमा मनवस्त्र अथवा चित्त प्रसन्न हुन्था, पहिले न देखेको पुरुषमा पनि ( पूर्व संस्कारको हेतुले वर्तमानमा पनि ) बृद्ध विश्वास ( चित्त ) उत्पन्न हुन्था ।

१. सं. नि. अ. क. II १८२, अं अ. क. पृ. २१७.

२. जातकपालि-- नं. ६८ I पृ. १७ साकेतजातकं ।

३. जातकपालि नं २३७ I पृ. ६१ साकेतजातकं ।

२— “पूर्व जन्ममा एके ठाउँमा बसिसकेको र वर्तमान समयमा पनि हित-चित हुँदा— पानीमा उत्पन्नहुने उत्पलादि फूलहरै— प्रेम उत्पन्न हुन्छ ।”

यस्तैगरी साकेत ब्राह्मणले पनि बुद्धलाई “पुत्र, पुत्र” भनी सम्बोधन गरेको घटनाको बारेमा साकेतजातकमा<sup>१</sup> र धम्मपदद्व कथामा<sup>२</sup> पनि उल्लेख भएको पाइन्छ ।

X

X

X

नकुलपिता र नकुलमाताहरूका जीवनमा कस्तो परस्पर स्नेह, समक्षवारिपन, र विश्वास तथा भक्ति थियो भन्ने कुरा एकदिन भगवान् उनीहरूका घरमा जाँदा नकुलपिता र नकुलमाताहरूका आफ्ने मुखबाट आफ्ना प्रीतिमय दाम्पत्य जीवनकोबारे र अङ्ग यस जन्ममामात्र नभई परजन्ममा समेत एकैसाथ बस्ने इच्छा प्रकट गरेका तल लेखिएको “मुखमय दाम्पत्यजीवन” द्वारा प्रष्ट हुनेछ ।

बुद्धेकालमा पुगेर आफ्नो तरुणकालको जीवन स्मरणगरी त्यसबाट सन्तोषलिन सक्नु र परस्पर बुवैले बुद्ध जस्ता त्रिकालदर्शी महापुरुषका सामुन्ने आफ्ना बितेका कुराका सत्पत्तालाई दृढतापूर्वक प्रकट गर्नसक्नु— यो सांच्चर्कै दिव्यमय गृही-जीवन हो भनी भन्न सकिन्छ । आफ्ना भित्रीमनका कुरा— जो कि आफ्ना आमा बाबुका

१. जातक अ. क-१

२. पृ. ४८८: क्रोधवर्ण ।

अगाडि पनि प्रकटगर्न कठिनाई हुन्छ त्यस्ता कुरा बुद्धमाथि भएको  
दृढविश्वासको कारणले— उद्गारतापूर्वक पोखे ।

X

X

X

संयुक्तनिकाय, नकुलपितु सूत्रमाः उल्लेख भएकै एकदिन  
बृद्ध नकुलपिता, भेतकज्ञा मृगदावनमा बसिरहनु भएका बुद्धकहाँगई  
बुद्धसंग आफु बृद्ध तथा जराजीर्ण भएको हुँदा बुद्ध दर्शनार्थ सेव्हे आउन  
नसकेको कुरा व्यक्तगरी, उपदेशको लागि प्रार्थनागर्दा भगवान् बुद्धले  
“यो शरीर रोग, व्याधि र मृत्युले भरिएकोछ, यो शरीर फुल ( अण्डा )  
जस्तै कमजोरछ, चाँडै फुटछ, अझ फुलभन्दा पनि असुरक्षित छ ।  
फुललाई कुनै कीट-पतंगले टोक्न सक्तैन किन्तु यो शरीरलाई कीट-  
पतंगले टोक्न सक्छ, लामखुट्टेले पनि टोक्न सक्छ । यस्तो असुरक्षित  
सथा जरा, व्याधि, मृत्यु जस्ता आतुरले भरिएको— कहिले के कस्तो  
हुनेहो भन्ने थातलिन नसक्ने, अरु अरु वस्तुहरूको जतिमात्रामा मानि-  
सहरूले केही अवधिसम्मको लागि भएता पनि ग्यारेन्टी दिन सक्छन्,  
स्थितिसम्म पनि कस्तैले कुनै बेलासम्मको लागि पनि ग्यारेन्टी दिन  
नसक्ने — यां शरीर परिहरण गर्नेहरूका चित पनि त्यक्तिकै न बेचैन,  
असुरक्षित तथा आतुरयुक्त भई बस्नेहुँदा तिमीले यो शरीर असुरक्षित  
र आतुरपूर्ण भएता पनि चित्तलाई अनातुरपारी, सुरक्षितगरी बस”  
मनी भन्नुभएको अमृतोपदेश सुनी नकुलपिता गृहपति अत्यन्त खुशीमई

१. तल लेखिएको छ ।

बुद्धलाई प्रदक्षिणागरी, “विहारमा आएको बेलामा सारिपुत्र महास्थ-  
विवरको पनि दर्शन गरेर जाउँ” भन्ने विचारले वहाँकहाँ गए ।

जब सारिपुत्र महास्थविवरले नकुलपिता जस्ता वयोवृद्धको  
चेहरामा पनि प्रसन्नमुद्दा तथा उज्यालोपन देख्नुभयो तब सारिपुत्र  
महास्थविवरले नकुलपितासँग “हे गृहपति ! के तिमीले भगवान्को  
श्रीमुखबाट उपदेश त सुनेर आएनौ ?” भनी सोध्वा नकुलपिताले  
“किन होइन त” भनी भनेबाट नकुलपिताको हृदयमा बुद्धप्रति भएको  
दृढ़ विश्वासको भाव व्यक्त हुन्छ ।

सारिपुत्र महास्थविवरले नकुलपितासँग “हे गृहपति ! त्यसबेला  
तिमीले भगवान्सँग कतिसम्ममा आतुरकाय भएर पनि अनातुरचित्त  
भएर बस्न सक्छ त भनी सोधेनौ त ?” भनी भनुहुँदा नकुलपिताले  
“सारिपुत्र महास्थविवरबाट नै सो कुराको उत्तर सुन्न पाउँ” भनी प्रार्थना  
गरेपछि आयुष्मान् सारिपुत्रले प्रत्युत्तर दिनुहुँदै “म मेरो” भनी  
समाती न बस्नाले नै अनातुरचित्त हुन्छ भनी बताउनु भयो ।  
विस्तृत कुरा तल सूत्रमानै आउने छ ।

यससूत्रमा जुन “आर्यहरू, आर्यधर्म, सत्पुरुषहरू र सत्पु-  
रुष-धर्म” भन्ने शब्दहरू प्रयोग भएकाङ्क्षन् तिनीहरूका अर्थ बौद्ध  
धर्मानुसार यसप्रकार हुन् :—

“आर्यपुरुष” भन्नाले विशेषगरी बुद्धलाई नै लक्षित गरेको हो ।

“सत्पुरुष” भनी प्रत्येक बुद्ध र तथागत श्रावकहरूलाई भनिएको हो ।

वासना सहित सबैप्रकारका क्लेश निर्मूल भइसकेको हुँदा बुद्धलाई नै सर्वश्रेष्ठ ‘आर्य’ भन्दछन् । साधारणत क्लेश नभएका सबै ‘आर्य’ हुन् ।

चतुरार्यसत्यादि सतिपट्टान ( स्मृतिप्रस्थान ध्यान ) धर्मलाई आर्य-धर्म भनिन्छ अथवा बुद्धले यी धर्महरू भाविता गरिसक्नु भएकाले सतिपट्टानादि धर्मलाई ‘आर्य-धर्म’ भनिएको हो ।

प्रत्येकबुद्ध र तथागत श्रावकहरू पनि क्लेशबाट विमुक्त भएका हुनाले यिनीहरूलाई ‘सत्पुरुष’ भन्दछन् । यिनीहरूले पालन गरिने सतिपट्टानादि धर्महरूलाई ‘सत्पुरुष-धर्म’ भनिन्छन् ।

साधारण अर्थमा सत्पुरुषनै आर्य हो, आर्य नै सत्पुरुष हो । सत्पुरुष-धर्म नै आर्य-धर्म हो, आर्य-धर्म नै सत्पुरुष-धर्म हो ।

‘पृथक् ज्ञन’ भन्नाले भिन्नाभिन्न जीवनका लक्ष, धारणा, विश्वास तथा स्वभाव भएका मानिसलाई भनिएको हो; पृथक् पृथक् विचार भएकालाई भनिएको हो । अर्को अर्थ हो :— जबसम्म मानिस स्रोता-यज्ञ हुँदैन तबसम्म उसलाई पृथक् ज्ञन भन्दछन् । स्रोतायज्ञ हुने जुनसुकै जाति, गोत्र, वर्ण, लिङ्ग तथा देशका भएता पनि उनीहरूका विचारधारा, जीवनको लक्ष तथा विश्वास एउटै हुँदै, भिन्ना-भिन्न हुँदैन अतएव यिनीहरू आर्य हुन् । यस बाहेक अरु जस्तै पृथक् ज्ञन हुन् ।

“आर्यहरूका दर्शन नगरेका र गरेका” भन्नाले केवल आंसचक्षु अथवा दिव्यचक्षुद्वारा मात्र देख्ने बा नदेख्नेलाई भनेको होइन । अपितु आर्य-धर्मलाई स्वयं साक्षात्कारगर्ने र नगर्नेलाई भनेको हो । त्यसोत आर्यपुरुषहरूलाई मानिसलेमात्र नभई पश्यपंक्षिहरूले पनि देखेका हुन्छन् । तर यस्तो देखाइलाई ‘देखेको र नदेखेको’ भनेको होइन । जस्तो कि—

चिन्तलपर्वतमा एक क्षीणाश्रव आर्यभिक्षु थिए । उनकहाँ बैसंबितेर प्रद्रजित भएका एक शिष्य भिक्षु थिए । एकदिन यी दुवै भिक्षाटनका निमित्त गए । वृद्धप्रद्रजित भिक्षुले आफ्नो गुरुको पात्र-चौबर लिएका थिए । बाटोमा वृद्धप्रद्रजित भिक्षुले आफ्नो गुरुसँग “भन्ते! आर्य-पुरुष भन्ने कस्तो हुन्छ ?” भनी सोष्टवा क्षीणाश्रव आर्यभिक्षुले “कहिले काहि आर्यपुरुषका सेवाटहस्तगरी, भिक्षाटन जाँदा उसको पात्र-चौबर पनि लिएरजाने शिष्य हुन्छ ।” यति भन्दा पनि वृद्धप्रद्रजित भिक्षुले आर्यपुरुष चिन्न सकेनन्<sup>१</sup> ।

भगवान्को पालामा बक्कलि भन्ने भिक्षु थिए । उनी भगवान्-प्रति असाध्य भक्ति तथा अद्वा राख्ये । उनको भक्ति भित्रीज्ञानको नभई भगवान्को सुन्दरतामा मात्र सीमित थियो । जहिले पनि भगवान्-के अनुहारमात्र हेरी भगवान्को मुखाकृति तथा शारीरिक सुन्दरतामा नै मुण्ड रहन्थ्ये<sup>२</sup> ।

१. सं नि. अ. क. II पृ १८३

२. अं. अ. क. पृ. १३९

एकदिन बिरामी भएको बेलामा उनले भगवान् बुद्धलाई खबर पठाए । भगवान् बुद्ध उनकहाँ आउनुभएपछि उनले “भन्ते ! केगरौं, बिरामीको कारणलेगर्दा भगवान्को दर्शनगर्न पनि आउन सकिन” भनी भन्दा भगवान्ले उनलाई “अलं वक्तिं ! किं ते इमिना पूतिकायेन दिष्टेन ? यो खो वक्तिं धर्मं पस्सति सोमं पस्सति, योमं पस्सति सो धर्मं पस्सति । धर्मं हि वक्तिं ! पस्सन्तो मं पस्सति, मं पस्सन्तो धर्मं पस्सति॑ ।” अर्थात्— “भैहात्यो वक्तिं ! अपवित्रले भरिएको यो शरीर हेरेर के गछौं? वक्तिं! जसले धर्मलाई देखदछ, उसले मलाई देख्नेछ जसले मलाई देख्नेछ उसले धर्मलाई देखदछ । वक्तिं ! धर्मलाई नै देख्नेले मलाई देखदछ, मलाई देख्नेले नै धर्मलाई देखदछ ।” भनी भन्नु भएबाट पनि धर्मदर्शन (साक्षात्कार) नै सत्पुरुष वा आर्यपुरुषहरूको दर्शनहो भन्ने कुरा पुष्टि हुन्छ ।

Dhamma.Digital

X

X

X

एकदिन नकुलपिता सारे बिरामीभई बैद्यते पनि त्यागी सकेको थियो । त्यसबेला नकुलमाताले “अब मैले आफ्नो सत्यकृयाद्वारा नकुलपिताको रोग निकोपारी दिनुपर्छ” भन्ने विचारगरी बिरामी नकुलपिताको अगाडिगाई जुनरूपले नकुलपितालाई कुरा सुनाइन् त्यो सारे मर्मस्पर्शी तथा आश्र्यजनक छ ।

---

मानिसहरू प्रायः मृत्युकोबारे कुरागर्न डराउँछन्, भयभीत

---

१. सं नि. II पृ. ४३०: वक्तिसुत्तं ।

हुन्छन् अथवा मृत्युको कुरा गर्न चाहन्न . किन्तु बुद्धधर्ममा मानिसलाई मृत्युबारे पनि सफासफ निर्भीकरूपले कुरागर्न सिकाएको छ । मृत्युबारे सतकंभई, दुःखभोगन नपर्ने काम जिउँदै छेंदा प्रतिपादन गर्छन् । अको अर्थले हेनेहो भने जसले यस जीवनमा अपुण्यमय जीवन बिताएको हुन्न— कसैको हिसा, व्यभिचार, असत्य, चोरी डकंती, फूट-कपट, घोकाबाजी र अनैतिक अपराधपूर्ण काम गरेको हुन्न— उ मृत्युदेखि डराउँदैन । उसमा यो दृढता हुन्छ कि मैले जीवनमा कसैको खराबी गरेको छैन, असलै गरेकोछु, भलोनै गरेको छु, अतएव म मृत्यु भए पनि बुर्गतिमा जानेछैन, सुगतिमा नै जानेछु ।

यसै कुराको परिपुष्टि नकुलपिताले पनि गरेका कुरा तल आउने “बिरामी नकुलपिता” बाट स्पष्ट हुनेछ । बिरामी भइरहेका आफ्ना वृद्ध स्वामीलाई आप्नो जीवनको सत्यकुरा सुनाई मानसिक प्रसन्नता र प्रफुल्तिपारी पतिको रोग निकोपारि दिइन् । यतिमात्र नभई आफ्नो चरित्रबारे त्रिकालदर्शी बुद्धलाई साक्षिस्थानमा राखी “यदि कसैलाई मेरो कुरामा शंकालागे बुद्धकहाँगई सोधुन्” भनी आफ्ना निर्मल जीवनबारे दृढताका साथ परिचय दिएको छ । यस्तै भार्यालाई सक्षमा राखेर नै भगवान्ले “भार्या नै परम मित्रऽहो” भनी भन्नु भएको होला ।

बिरामी नकुलपितालाई प्रेमपूर्वक तथा प्रमाणसहित संझना दिलाउँदै भनेको कुराबाट त्यसबेलासम्म उनीहरू दुवैले गृहस्थी-ब्रह्मचर्यशील पालन गरेको सोरहवर्ष भएको पनि साबित हुन्छ ।

बुद्ध भेट हुनुभन्दा अगाडि देखिनै यिनीहरू सदाचार सम्प्रत्यंता सुमधुर दाम्पत्य जीवन यापन गर्दै आएका र बुद्धभेट भएपछि स्त्रोतापञ्च फलमा प्रतिष्ठित भएका हुनाले यिनीहरूका जीवन सुन्न-माथि सुगन्ध भएजस्तै भएको छ । यिनीहरूले बुद्धलाई आफ्नो बृह अवस्थामा देखेको कुरा पनि ध्यानमा राख्न योग्य छ ।

सुंसुमारगिरी नगरमा जहिले आउनु भएपनि नकुलपिताहरूलाई संग्रहगर्ने विचारले भगवान् बुद्ध यिनीहरूका घरमा जानुहुन्थ्यो । यसबाट यो स्पष्ट देखिन्छ कि नकुलपिताका बुद्धप्रति कति गहिरो विश्वास थियो । यस्तै विश्वासीहरूलाई ध्यानमाराखी एकदिन भगवान् ले जेतवन विहारमा नकुलपिता र नकुलमातालाई<sup>१</sup> विश्वासीहरूमध्येमा श्रेष्ठोत्तम हृन् भन्ने कुरा घोषणा गर्नुभयो र साथै नकुलपिता गृहपतिमा आर्य-श्रावकहरूमा हुने छ गुण-धर्महरू पनि विद्यमान् छन् भनी प्रशंसा पनि गर्नुभयो ।

X

X

X

**मूल सूत्र :—**

### १—म बृद्ध छु

यस्तो मैले सुनेँ<sup>२</sup> ।

एक समय भगवान् भर्गदेशको सुंसुमारगिरी नगरस्थित भैसकला मृगदावनमा बस्नु भएको थियो ।

१. नकुलमाताबारे 'बुद्धकालीन महिलाहरू' भन्ने अर्को पुस्तकमा उल्लेख हुनेछ ।

२. सं. नि. II पृ. २४१: नकुलपितुसुत्तं ।

एकदिन नकुलपिता गृहपति जहाँ भगवान् हुनुहुन्थ्यो त्यहाँगए । त्यहाँपुगेपछि भगवान्‌लाई अभिवादनगरी एक छेउमा बसे । एक छेउमा बसेका नकुलपिता गृहपतिले भगवान्‌लाई बिन्तिगरे : —

“भन्ते ! म जराजीर्ण बुढो छु, जन्मले जेठोछु, उमेर पुगिसकेको छु, तीने बैंस बितिसकेको छु; आतुर ( बेचैन, व्याधिग्रस्त ) काथछु, सधैं रोगीछु, रोगको कारणले गर्दानै भगवान्‌को र मनोभावनीय ( जसको सत्संगत वा दर्शनगर्दा मन हल्लूँगो हुन्थ्य त्यस्ता ) मिक्खुहरूको नित्य दर्शनगर्न आउन सविदन । भन्ते ! मलाई भगवान्‌ले अववाद र अनुशासन ( दयापूर्वक संझाई बुझाई केही कुरा केही उपदेश ) गर्नुहोस् । जुन मेरो निस्ति दीर्घकालसम्मकोलागि हित र सुख हुनेछ ।”

“गृहपति ! यस्तै हो ! यस्तै हो !! यो शरीर जहिले पनि दुःखपूर्ण, रोगग्रस्त तथा बेचैन छ । यो शरीर कुल जस्तै सूक्ष्म छिकिले ढाकिएकोछ; रोगंरोगले भरिएको यो शरीर परिहरण ( परिपालन ) गर्दा एकछिन मात्र आरोग्य भएको थाहा पाउन सके अरू के चाहिन्छ र ? त्यसकारण तिमीले यस्तो सिक कि— ‘आतुर ( रोगग्रस्त, बेचैन ) काय भएको मैले, चित्तलाई अनातुर ( निरोग, चैन ) पारी बसाउला ।’ यहीने तिमीले सिक्कन सक्नुपर्छ ।”

अनि नकुलपिता गृहपति भगवान्‌को उपदेश भाषणलाई अभिनन्दन तथा अनुमोदनगरी आसनबाट उठी भगवान्‌लाई अभिवादन र प्रदक्षिणागरी जहाँ आयुष्मान् सारिपुत्र हुनुहुन्थ्यो त्यहाँगए । त्यहाँ

पुगिसकेपछि आयुष्मान् सारिपुत्रलाई अभिवादनगरी एक छेउमा बसे । एक छेउमा बसेका नकुलपिता गृहपतिसंग आयुष्मान् सारिपुत्रले निम्न-कुरा सोधनु भयो :—

“हे गृहपति ! तिन्हो मुख प्रसन्न छ, इन्द्रियहरू पनि प्रफुल्लित छन्, मुखवर्ण निर्मल तथा परिशुद्ध देखिन्छ । आज भगवान्‌बाट उपदेश सुन्न पायौ कि क्या हो ?”

“मन्ते ! किन नपाउनु नि, भरखरेमात्र मलाई भगवान्‌ले धर्मकथाको अमृतोपदेशद्वारा अभिषिक्त गर्नु भएको छ ।”

“हे गृहपति ! कस्तो धर्मकथाको अमृतोपदेशद्वारा तिमीलाई भगवान्‌ले अभिषिक्त गर्नुभयो ?”

‘मन्ते ! म भगवान्‌कहाँ गएको थिएँ । त्यहाँ पुगिसकेपछि भगवान्‌लाई अभिवादनगरी एक छेउमा बसें । एक छेउमा बसेको मैले भगवान्‌लाई यस्तो बिन्तिगर्दे :—

‘मन्ते ! म जराजीर्ण बुढोछु, जन्मले जेठोछु, उमेर पुगिसकेको छु, तीने बैस बितिसकेकोछु; आतुरक यथु, संघै रोगीछु, रोगको कारणले गर्दा न न भगवान्‌को र मनोभावनीय भिक्षुहरूको नित्य दर्शन-गर्न आउन सकिदन । मन्ते, मलाई भगवान्‌ले अववाद र अनुशासन गर्नुहोस् ! जुन मेरो निम्ति दोघंकालसम्मकोलागि हित र सुख हुनेछ ।’

“मन्ते ! यति बिन्तिगर्दा मलाई भगवान्‌ले निम्न उपदेश दिनुभयो :—

‘गृहपति ! यस्त हो! यस्त हो!! यो शरीर जहिले पनि दुःख-

पूर्ण, रोगग्रस्त तथा बेच्चन छ । यो शरीर फुल जस्तै सूक्ष्म छविले डाकिएकोछ; रोगैरोगले भरिएको यो शरीर परिहणगदां एकछिन मात्र आरोग्य भएको थाहापाउन सके अरु के चाहिन्छ र ? त्यसकारण तिमीले यस्तो सिक कि— ‘आतुरकाय भएको मैले, चित्तलाई अनातुर पारी बसाउँला ।’ यहीने तिमीले सिक्कन सक्नुपर्छ ।’

“यसरी भन्ते ! भलाई भगवान्ले धर्मकथाको अमृतो देशद्वारा अभिषिक्त गर्नुभयो ।”

### सारिपुत्रोपदेश

“हे गृहपति ! तिमीले भगवान्सँग—‘भन्ते ! कतिसम्मले आतुरकाय हुन्छ र कतिसम्मले आतुरचित्त हुन्छ ? कतिसम्मले आतुरकाय भएर पनि अनातुरचित्त हुन्छ ?’ भनी प्रश्न सोध्ने विचार गरेनौत ?”

“यसकुराको अर्थ बुझ्नका लागि हामी टाढेबाट भए पनि आयुष्मान् सारिपुत्रका समक्ष आउने थियो होला । अतएव आयुष्मान् सारिपुत्रले नै अहिले भन्नुभएको कुराको अर्थ संकाई दिनुभए बेशहुने थियो ।”

“हे गृहपति ! त्यसोभए सुन, राघ्ररी मन लगाऊ ! मै भन्ने छु ।”

“हवस भन्ते !” भनी नकुलपिताले आयुष्मान् सारिपुत्रलाई प्रत्युत्तर दिएपछि आयुष्मान् सारिपुत्रले भन्नुभयो :—

“हे गृहपति ! कसरी आतुरकाय र अनातुरचित्त हुन्छ  
भने ? —

A १— “गृहपति ! यहाँ— आर्यहरू दर्शन नगरेका, आर्य, धर्ममा दक्षता नभएका, आर्यधर्ममा विनीत नभएका; सत्पुरुषहरू दर्शन नगरेका, सत्पुरुषधर्ममा दक्षता नभएका, सत्पुरुष धर्ममा विनीत नभएका— अश्रुतवान् पृथक् जनले ‘रूप’ आत्महो भनी हेर्छ, रूपत्वलाई ‘आत्महो’ भनी हेर्छ; आत्ममा ‘रूपछ’ भनी हेर्छ अथवा रूपमा ‘आत्मछ’ भनी हेर्छ । ‘म रूप हुँ मेरो रूपहो’ भनी ( चातुर्महाभौतिक शुद्ध-रूपमा ) पर्युत्थानभई अर्थात् त्यसैमा तल्लीन भएर बस्दछ । ‘म रूपहुँ, मेरो रूपहो’ भनी ( त्रृणा, दृष्टिले ) त्यसैमा तल्लीन भई बस्नेको ‘रूप’ विपरिणाम हुन्छ, अन्यथा हुन्छ अर्थात् परिवर्तन हुन्छ, आफ्नो स्वभावमा रहेदैन । सो ‘रूप’ विपरिणामन्यथाभाव प्राप्त हुँदा उसलाई शोक, सन्ताप, दुःख, दौर्मनस्य तथा मानसिक बेचैनी हुन्छ ।

A २—‘वेदना’ आत्महो भनी हेर्छ, वेदनात्वलाई ‘आत्महो’ भनी हेर्छ; आत्ममा ‘वेदनाछ’ भनी हेर्छ अथवा वेदनामा ‘आत्मछ’ भनी हेर्छ । ‘म वेदना हुँ, मेरो वेदना हो’ भनी त्यसैमा तल्लीन भएर बस्दछ । ‘म वेदना हुँ, मेरो वेदना हो’ भनी त्यसैमा तल्लीनभई

---

१. “रूपं अत्ततो समनुपत्सति, रूपवत्तं वा अत्तानं, अत्तनिवा रूपं,  
रूपर्त्तिम वा अत्तानं ।”

बस्नेको ‘वेदना’ विपरिणाम हुन्छ, अन्यथा हुन्छ अर्थात् परिवर्तन हुन्छ, आफ्नो स्वभावमा रहेदैन। सो ‘वेदाना’ विपरिणामन्यथाभाव प्राप्त हुँदा उसलाई शोक, सन्ताप, दुःख, दौर्मनस्य तथा मानसिक बेचैनी हुन्छ।

A ३— “‘संज्ञा’ आत्म हो भनी हेर्छ, संज्ञात्वलाई ‘आत्महो’ भनी हेर्छ; आत्ममा ‘संज्ञाछ’ भनी हेर्छ अथवा संज्ञामा ‘आत्मछ’ भनी हेर्छ। ‘म संज्ञा हुँ, मेरो संज्ञा हो’ भनी त्यसैमा तल्लीन भएर बस्दछ। ‘म संज्ञा हुँ, मेरो संज्ञाहो’ भनी त्यसैमा तल्लीनभई बस्नेको ‘संज्ञा’ विपरिणाम हुन्छ, अन्यथा हुन्छ अर्थात् परिवर्तन हुन्छ, आफ्नो स्वभावमा रहेदैन। सो ‘संज्ञा’ विपरिणामन्यथाभाव प्राप्त हुँदा उसलाई शोक, सन्ताप, ... मानसिक बेचैनी हुन्छ।

Dhamma.Digital

A ४— “‘संस्कार’ आत्म हो भनी हेर्छ, संस्कारत्वलाई ‘आत्महो’ भनी हेर्छ; आत्ममा ‘संस्कारछ’ भनी हेर्छ अथवा संस्कारमा ‘आत्मछ’ भनी हेर्छ” ‘म संस्कार हुँ, मेरो संस्कारहो’ भनी त्यसैमा तल्लीन भएर बस्दछ। ‘म संस्कार हुँ, मेरो संस्कार हो’ भनी त्यसैमा तल्लीनभई बस्नेको ‘संस्कार’ विपरिणाम हुन्छ, अन्यथा हुन्छ अर्थात् परिवर्तन हुन्छ, आफ्नो स्वभावमा रहेदैन। सो ‘संस्कार’ विपरिणामन्यथाभाव प्राप्त हुँदा उसलाई शोक, सन्ताप, ... मानसिक बेचैनी हुन्छ।

A ५— “‘विज्ञान’ आत्म हो भनी हेर्छ, विज्ञानत्वलाई

‘आत्महो’ भनी हेर्छ; आत्ममा ‘विज्ञानछ’ भनी हेर्छ अथवा विज्ञानमात्र ‘आत्मछ’ भनी हेर्छ । ‘म विज्ञान हुँ, मेरो विज्ञान हो’ भनी त्यसेमात्र तल्लीन भएर बस्दछ । ‘म विज्ञान हुँ, मेरो विज्ञान हो’ भनी त्यसेमात्र तल्लीन भई बस्नेको ‘विज्ञान’ विपरिणाम हुन्छ, अन्यथा हुन्छ अर्थात् परिवर्तन हुन्छ, आफ्नो स्वभावमा रहेदैन । सो ‘विज्ञान’ विपरिणामन्यथा भाव प्राप्त हुँदा उसलाई शोक, सन्ताप, ... मानसिक बेचैनी हुन्छ ।

“गृहपति ! यसप्रकार आतुरकाय पनि हुन्छ र आतुरचित्त पनि ।

“गृहपति ! कसरी आतुरकाय भएर पनि अनातुरचित्त हुन्छ भने ? —

B १— “गृहपति ! यहाँ—आर्यहरूका दर्शनगरका, आर्यधर्ममा दक्षता भएका, आर्यधर्ममा विनीत भएका; सत्पुरुषहरूको दर्शनगरेका, सत्पुरुषधर्ममा दक्षता भएका, सत्पुरुषधर्ममा विनीत भएका—श्रुतवान् आर्यश्रावकले ‘रूप’ आत्महो भनी हेर्दैन, न रूपत्वलाई ‘आत्महो’ भनी हेर्छ; न आत्ममा ‘रूपछ’ भनी हेर्छ, न त रूपमा ‘आत्मछ’ भनी हेर्छ । ‘म रूप हुँ, मेरो रूपहो’ भनीकन पनि त्यसेमात्र तल्लीन भई नबस्नेको रूप पनि विपरिणाम हुन्छ, अन्यथा हुन्छ अर्थात् परिवर्तन हुन्छ, आफ्नो स्वभावमा रहेदैन । सो ‘रूप’ विपरिणामन्यथा भाव प्राप्त हुँदा उसलाई शोक, सन्ताप, दुःख, दौर्मनस्य तथा मानसिक बेचैनी हुँदैन ।

B २—“‘वेदना’ आत्महो भनी हेदैन, न वेदनात्वलाई ‘आत्महो’ भनी हेठं; न आत्ममा ‘वेदनाछ’ भनी हेठं, न त वेदनामा ‘आत्मछ’ भनी हेठं। ‘म वेदना हुँ, मेरो वेदनाहो’ भनीकन पनि त्यसेमा तल्लीन भएर बस्देन। ‘म वेदना हुँ, मेरो वेदना हो’ भनी त्यसेमा तल्लीनभई नबस्नेको वेदना पनि विपरिणाम हुन्छ, अन्यथा हुन्छ अर्थात् परिवर्तन हुन्छ, आफ्नो स्वभावमा रहेदैन। सो ‘वेदना’ विपरिणामन्यथाभाव प्राप्तहुँदा उसलाई शोक, सन्ताप, ... मानसिक बेचैनी हुँदैन।

B ३—“‘संज्ञा’ आत्महो भनी हेदैन, न संज्ञात्वलाई ‘आत्म हो’ भनी हेठं; न आत्ममा ‘संज्ञा छ’ भनी हेठं, न त संज्ञामा ‘आत्मछ’ भनी हेठं। ‘म संज्ञा हुँ, मेरो संज्ञाहो’ भनीकन पनि त्यसेमा तल्लीन भएर बस्देन। ‘म संज्ञाहुँ, मेरो संज्ञाहो’ भनी त्यसेमा तल्लीनभई नबस्नेको संज्ञा पनि विपरिणाम हुन्छ, अन्यथा हुन्छ अर्थात् परिवर्तन हुन्छ, आफ्नो स्वभावमा रहेदैन। सो ‘संज्ञा’ विपरिणामन्यथाभाव प्राप्तहुँदा उसलाई शोक, सन्ताप, ... मानसिक बेचैनी हुँदैन।

B ४—“‘संस्कार’ आत्महो भनी हेदैन, न संस्कारत्वलाई ‘आत्महो’ भनी हेठं; न आत्ममा ‘संस्कारछ’ भनी हेठं; न त संस्कारमा ‘आत्मछ’ भनी हेठं। ‘म संस्कार हुँ, मेरो संस्कारहो’ भनीकन पनि त्यसेमा तल्लीन भएर बस्देन। ‘म संस्कार हुँ, मेरो संस्कारहो’ भनी त्यसेमा तल्लीनभइ नबस्नेको संस्कार पनि विपरिणाम हुन्छ,

अन्यथा हुन्छ अर्थात् परिवर्तन हुन्छ, आफ्नो स्वभावमा रहेदेन । सो 'संस्कार' विपरिणामन्यथाभाव प्राप्त हुँदा उसलाई शोक, सन्ताप, ... मानसिक बेचैनी हुँदेन ।

B ५—“‘विज्ञान’ आत्महो भनी हेर्दैन, न विज्ञानत्वलाई ‘आत्महो’ भनी हेर्दै; न आत्ममा ‘विज्ञानछ’ भनी हेर्दै, न त विज्ञानमा ‘आत्मछ’ भनी हेर्दै । ‘म विज्ञानहुँ, मेरो विज्ञान हो’ भनीकन पनि त्यसैमा तल्लीन भएर बस्देन । ‘म विज्ञान हुँ, मेरो विज्ञान हो’ भनी त्यसैमा तल्लीनभई नष्टस्तेको विज्ञान पनि विपरिणाम हुन्छ, अन्यथा हुन्छ अर्थात् परिवर्तन हुन्छ, आफ्नो स्वभावमा रहेदेन । सो ‘विज्ञान’ विपरिणामन्यथाभाव प्राप्तहुँदा उसलाई शोक, सन्ताप, ... मानसिक बेचैनी हुँदेन ।

“गृहपति ! यसप्रकार आतुरकाय भएर पनि अनातुरचित्त हुन्छ ।”

आयुष्मान् सारिपुत्रले यति भनुमण्डिति सन्तुष्टभई नकुल-  
पिता गृहपतिले आयुष्मान् सारिपुत्रको उपदेशलाई अभिनन्दन गरे ।

मूल सूत्र :—

## २—सुखमय दाम्पत्य जीवन

यस्तो मैले सुनेँ ।

एक समय भगवान् भर्गदेशको सुंसुमारगिरी नगरस्थित  
भेसकला भुगदावनमा बस्नु भएको थियो ।

एकदिन भगवान् पूर्वणहस्यमयमा चीवर पहिरी, पात्र-चीवर प्रहण-  
गरी जहाँ नकुलपिता गृहपतिको घरहो त्यहाँ जानुभयो । त्यहाँ पुगेपछि  
बछ्याइराखेको आसनमा बस्नुभयो ।

अनि नकुलपिता गृहपति र नकुलमाता गृहपत्नी भगवान्  
भएको ठाउँमागई भगवान्लाई अभिवादनगरी एक छेउमा बसे । एक  
छेउमा बसेका नकुलपिता गृहपतिले भगवान्लाई यस्तो बिन्तिगरे :—

“भन्ते ! अहिलेदेखि नकुलमाता गृहपत्नीलाई कुमारी अवस्थामै  
मैले ल्याएु, उसबेलदेखि नकुलमाता गृहपत्नीप्रति मेरो मनले पनि  
ब्यभिचार गरेको ( मनले पाप चिताएको ) मलाई थाहाल्ने भने  
शरीरद्वारा ब्यभिचार गर्नेत सवालै उठावेन ! भन्ते ! हामी (दुवै) यस  
आम्मा पनि परजन्ममा पनि पररूपर हेर्न र देख्न चाहन्छौं ! ”

नकुलमाता गृहपत्नीले पनि भगवान्लाई यस्तै बिन्तिगरिन् :—

“भन्ते ! अहिलेदेखि नकुलपिता गृहपतिले मलाई कुमारी

१. अं नि- ४. पृ. ६५: पठमसमजोविसुद्धि ।

अवस्थामै ल्याए, उसबेलादेखि नकुलपिता गृहपतिप्रति मेरो मनले पनि व्यभिचार गरेको ( मनले पाप चिताएको ) मलाई थाहाछैन भने शारीरद्वारा व्यभिचार गर्ने त सवाले उठाउन । भन्ते । हासी ( दुर्ब ) यस जन्ममा पनि परजन्ममा पनि परस्पर हेर्न र देखन चाहन्दूँ ! ”

“हे गृहपति ! यदि दुर्ब दम्पतिले यस जन्ममा पनि परजन्ममा पनि परस्पर ( दुर्बले ) हेर्न र देखन चाहन्दौ भने— सम-श्रद्धा, सम-शील, सम-त्याग, सम-प्रज्ञा हुनुपर्छ । यस्तो भएमा उनीहरूले यस जन्ममा पनि परजन्ममा पनि परस्पर हेर्न र देखन सक्नेछन् । ”

यसपछि पुनः गाथा भन्तुभयो :—

१- “उभो सद्वा बद्ववू च, सञ्ज्वता धर्मजीविनो ।

ते होन्ति जानिपतयो, अब्बमब्बं पियंवदा ।

२- “अत्थासं पचुरा होन्ति, फासुकं” उपजायति ।

अमित्ता दुर्मना होन्ति, उभिन्नं समसीलिनं ॥

३- “इधं धर्मं चरित्वान, समसीलब्बता उभो ।

नन्दिनो देवलोकस्मि, मोदन्ति कामकामिनो” ति ॥”

आर्थ :—

१- “दुर्ब श्रद्धालु, परस्पर बुझ्न सक्ने र संयमी, धर्मजीवो, परस्पर प्रियवादी हुने दम्पतिहरूलाई—

२— “समानशीलको कारणले प्रचूर मात्रामा घन हुन्छ,

---

१. रोमनमः वासत्यं ।

आरामसाथ घर बस्छन्, अमित्र ( शत्रु ) हरूको मुख अँध्यारो हुन्थे ।

३— “यसलोकमा धर्मचारीभई समानशील पालनगर्ने दुवै कामनागरेको पाउने देवलोकमा पनि सुख प्राप्तगरी नन्दित हुन्थन् ।”

x

x

x

मूल सूत्र :—

### ३—किन यसैजन्ममा परिनिर्वाण हुन्न ?

एक समय भगवान् भर्ग देशको सुंसुमारगिरी नगरस्थित भेषकला मृगदावनमा बस्नु भएको थियो ।

Dhamma.Digital

एकदिन नकुलपिता गृहपति जहाँ भगवान् हुनुहुन्थ्यो त्यहाँ गए । त्यहाँ पुणेपछि भगवान्लाई अभिवादनगरी एक छेउमा बसे । एक छेउमा बसेका नकुलपिता गृहपतिले भगवान्सँग निम्नप्रश्न सोधे :—

“मन्ते ! के हेतु, के प्रत्यय होला जो कि यहाँ केही सत्वहरू यसै जन्ममा परिनिर्वाण हुँदैनन् ? के हेतु, के प्रत्यय होला जो कि केही सत्वहरू यसै जन्ममा परिनिर्वाण हुन्थन् ?”

▲ १— “हे गृहपति ? यहाँ चक्रु-बिज्ञे यरूपहरू छन् जो

१. सं नि III पृ. १०६ नकुलपितुमुत्तां ।

इष्ट, कान्त, मनाप, प्रियरूप, कामूपसंहित र रजनीय हुन्छन्। जो भिक्षु तीरूपहरूको अभिनन्दनार्थ, बयानगर्छ र त्यसेमा डुबिरहन्छ, सो भिक्षु तीरूपहरूको अभिनन्दन, बयान र त्यसेमा डुबिरहँदा उसमा त्यसको कारणले रूप-विज्ञानद्वारा उपादान उत्पन्न हुन्छ। उपादान संयुक्त भिक्षु परिनिर्वाण हुनसक्तैन। गृहपति ! यही हेतु, यही प्रत्ययहो जो कि यहाँ केही सत्वहरू यसै जन्ममा परिनिर्वाण हुँदैनन्।

A २— ‘हे गृहपति ! यहाँ श्रोत-विज्ञेय शब्दहरू छन् जो इष्ट, ... र रजनीय हुन्छन्। जो भिक्षु तीरूपहरूको अभिनन्दन गर्छ, ... र त्यसेमा डुबिरहन्छ, सो भिक्षु तीरूपहरूको अभिनन्दन, ... र त्यसेमा डुबिरहँदा उसमा त्यसको कारणले शब्द-विज्ञानद्वारा उपादान उत्पन्न हुन्छ। उपादान संयुक्त भिक्षु परिनिर्वाण हुन सक्तैन। गृहपति ! यही हेतु, यही प्रत्ययहो जो कि यहाँ केही सत्वहरू यसै जन्ममा परिनिर्वाण हुँदैनन्।

A ३— ‘हे गृहपति ! यहाँ धारण-विज्ञेय गन्धहरू छन् जो इष्ट, ... र रजनीय हुन्छन्। जो भिक्षु तीरूपहरूको अभिनन्दन, ... र त्ययेमा डुबिरहन्छ, सो भिक्षु तीरूपहरूको अभिनन्दन, ... र त्यसेमा डुबिरहँदा उसमा त्यसको कारणले गन्ध-विज्ञानद्वारा उपादान उत्पन्न हुन्छ। उपादान संयुक्त भिक्षु परिनिर्वाण हुन सक्तैन। गृहपति ! यही हेतु, यही प्रत्ययहो जो कि यहाँ केही सत्वहरू यसै जन्ममा परिनिर्वाण हुँदैनन्।

A ४— ‘हे गृहपति ! यही जिह्वा-विज्ञेय रसहरू छन्

जो इष्ट,.... र रजनीय हुन्छन् । जो भिक्षु ती रसहरूको अभिनन्दन... र त्यसेमा डुबिरहन्छ, सो भिक्षु ती रसहरूको अभिनन्दन,.... र त्यसेमा डुबिरहेदा उसमा त्यसेको कारणले रस-विज्ञानद्वारा उपादान उत्पन्न हुन्छ । उपादान संयुक्त भिक्षु परिनिर्वाण हुन सकतेन । गृहपति ! यही हेतु, यही प्रत्यय हो जो कि यहाँ केही सत्त्वहरू यसे जन्ममा परिनिर्वाण हुँदैनन् ।

A ५— “हे गृहपति ! यहाँ काय-विज्ञेय स्पर्शहरू छन् जो इष्ट,.... र रजनीय हुन्छन् । जो भिक्षु ती स्पर्शहरूको अभिनन्दन,... र त्यसेमा डुबिरहन्छ, सो भिक्षु ती स्पर्शहरूको अभिनन्दन,.... र त्यसेमा डुबिरहेदा उसमा त्यसेको कारणले स्पर्श-विज्ञानद्वारा उपादान उत्पन्न हुन्छ । उपादान संयुक्त भिक्षु परिनिर्वाण हुन सकतेन । गृहपति ! यही हेतु, यही प्रत्ययहो जो कि यहाँ केही सत्त्वहरू यसे जन्ममा परिनिर्वाण हुँदैनन् ।

A ६— “हे गृहपति ! यहाँ मनोविज्ञेय-धर्महरू छन् जो इष्ट,.... र रजनीय हुन्छन् । जो भिक्षु ती धर्महरूको अभिनन्दन... र त्यसेमा डुबिरहन्छ, सो भिक्षु ती धर्महरूको अभिनन्दन,.... र त्यसेमा डुबिरहेदा उसमा त्यसेको कारणले धर्म-विज्ञानद्वारा उपादान उत्पन्न हुन्छ । उपादान संयुक्त भिक्षु परिनिर्वाण हुन सकतेन । गृहपति ! यही हेतु, यही प्रत्ययहो जो कि यहाँ केही सत्त्वहरू यसे जन्ममा परिनिर्वाण हुँदैनन् ।

B १—“हे गृहपति ! यहाँ चक्षु-विज्ञेय रूपहरू छन् जो इष्ट, कान्त-अनाप, प्रियहरू, कामूपसंहित र रजनीय हुन्छन् । जो भिक्षु ती रूपहरूको

अभिनन्दन, गर्देन व्यान गर्देन र त्यसैमा डुबि रहेदैन, सो भिक्षु ती रूपहरूको अभिनन्दन, व्यान र त्यसैमा डुबि नरहेदा उसमा त्यसैको कारणले रूप-विज्ञानद्वारा उपादान उत्पन्न हुँदैन । उपादान विसंयुक्त भिक्षु परिनिर्वाण हुन्छ । गृहपति ! यही हेतु, यही प्रत्ययहो जो यहाँ केही सत्वहरू यसै जन्ममा परिनिर्वाण हुन्छन् ।

B २— “हे गृहपति ! यहाँ श्रोत-विज्ञेय शब्दहरू छन् जो इष्ट, … र रजनीय हुन्छन् । जो भिक्षु ती शब्दहरूको अभिनन्दन… र त्यसैमा डुबिरहेदैन, सो भिक्षु ती शब्दहरूको अभिनन्दन… र त्यसैमा डुबि नरहेदा उसमा त्यसैको कारणले शब्द-विज्ञानद्वारा उपादान उत्पन्न हुँदैन । उपादान विसंयुक्त भिक्षु परिनिर्वाण हुन्छ । गृहपति ! यही हेतु, यही प्रत्ययहो जो यहाँ केही सत्वहरू यसै जन्ममा परिनिर्वाण हुन्छन् ।

B ३— “हे गृहपति ! यहाँ ध्राण-विज्ञेय गन्धहरू छन् जो इष्ट, … र रजनीय हुन्छन् । जो भिक्षु ती गन्धहरूको अभिनन्दन… र त्यसैमा डुबि रहेदैन, सो भिक्षु ती गन्धहरूको अभिनन्दन… र त्यसैमा डुबि नरहेदा उसमा त्यसैको कारणले गन्ध-विज्ञानद्वारा उपादान उत्पन्न हुँदैन । उपादान विसंयुक्त भिक्षु परिनिर्वाण हुन्छ । गृहपति ! यही हेतु, यही प्रत्ययहो जो यहाँ केही सत्वहरू यसै जन्ममा परिनिर्वाण हुन्छन् ।

B ४— “हे गृहपति ! यहाँ जिह्वा-विज्ञेय रसहरू छन् जो इष्ट, … र रजनीय हुन्छन् । जो भिक्षु ती रसहरूको अभिनन्दन… र

त्यसेमा डुबि रहेंदेन, सो भिक्षु ती रसहरूको अभिनन्दन... र त्यसेमा डुबि नरहेंदा उसमा त्यसेको कारणले रस-विज्ञानद्वारा उपादान उत्पन्न हुँदैन। उपादान विसंयुक्त भिक्षु परिनिर्वाण हुन्छ। गृहपति ! यही हेतु, यही प्रत्यय हो जो यहाँ केही सत्त्वहरू यसै जन्ममा परिनिर्वाण हुन्छन्।

B ५— “हे गृहपति ! यहाँ काय-विज्ञेय स्पर्शहरू छन् जो इष्ट,... र रजनीय हुन्छन्। जो भिक्षु ती स्पर्शहरूको अभिनन्दन,... र त्यसेमा डुबि रहेंदेन सो भिक्षु ती स्पर्शहरूको अभिनन्दन,... र त्यसेमा डुबि नरहेंदा उसमा त्यसेको कारणले स्पर्श-विज्ञानद्वारा उपादान उत्पन्न हुँदैन। उपादान विसंयुक्त भिक्षु परिनिर्वाण हुन्छ। गृहपति ! यही हेतु, यही प्रत्यय हो जो यहाँ केही सत्त्वहरू यसै जन्ममा परिनिर्वाण हुन्छन्।”

Dhamma.Digital

B ६— “हे गृहपति ! यहाँ मनोविज्ञेय धर्महरू छन् जो इष्ट,... र रजनीय हुन्छन्। जो भिक्षु ती धर्महरूको अभिनन्दन... र त्यसेमा डुबि रहेंदेन, सो भिक्षु ती धर्महरूको अभिनन्दन... र त्यसेमा डुबि-नरहेंदा उसमा त्यसेको कारणले धर्म-विज्ञानद्वारा उपादान उत्पन्न हुँदैन। उपादान विसंयुक्त भिक्षु परिनिर्वाण हुन्छ। गृहपति ! यही हेतु, यही प्रत्ययहो जो यहाँ केही सत्त्वहरू यसै जन्ममा परिनिर्वाण हुन्छन्।”

[ यी उपदेश सुनी नकुलपिता गृहपति प्रसन्न भए । ]

X

X

X

मूल सूत्रः—

### ४—बिरामी नकुलपिता

एक समय भगवान् भर्ग देशको सुंसुमारगिरी नगरस्थित भेसकला मृगदावनमा बस्तु भएको थियो<sup>१</sup> ।

त्यस समय नकुलपिता गृहपति रोगी थिए सारे बिरामीमई दुःखी थिए । अनि नकुलमाता गृहपत्नीले नकुलपिता गृहपतिलाई यस्तो कुरा भनिन् :—

१— “हे स्वामी ! सापेक्षी भएर मृत्युको हातमा नपर्नुहोस्, सापेक्षी भएर मृत्युको हातमा पर्दा दुःख हुन्छ । सापेक्षी भएर मृत्यु-हुनेलाई बुद्धले पनि प्रशंसागर्नु भएको छैन । हे स्वामी ! शायद तपाइको मनमा यस्तो हुन सक्छ कि — ‘यी नकुलमाता गृहपत्नी मेरो मृत्युपछि बालकहरूको भरण-पोषण गर्न सक्नेछैन, घरबार पनि धान्न सक्नेछैन ।’ स्वामी ! तपाइले यस्तो सोचनु पर्दैन, म कपासको धागो काटन सिपालु-छु, तपाइको मृत्युपछि बालकहरूको भरण-पोषण पनि गर्न सक्छु र घरबार पनि धान्न सक्छु । स्वामी ! त्यसकारण तपाइको मृत्यु सापेक्षी नहोस् । सापेक्षी भएर मृत्युको हातमा पर्नु दुःख हो । भगवान् बुद्धले पनि सापेक्षी भएर मृत्यु हुनेलाई प्रशंसा गर्नुभएको छैन ।

२— “हे स्वामी ! शायद तपाइको मनमा यस्तो हुन सक्छ

---

१. अं नि-६ पृ. १७ नकुलपितुमुत्तं ।

कि— ‘यी नकुलमाता गृहपत्नी मेरो मृत्युपछि आर्काको घरमा (अर्को पुरुषसंग ) जानेछ ।’ स्वामी ! तपाइले यस्तो संक्षुपदेन । तपाइलाई पनि थाहाछ, मलाई पनि थाहाछ कि हामी दुवैले सोरहवर्षसम्म गृहस्थ-ब्रह्मचर्य शील पालन गरेका कुरा । स्वामी ! त्यसैले तपाइको मृत्यु सापेक्षी नहोस् । सापेक्षी भएर मृत्युको हातमा पर्नु दुःख हो । भगवान् बुझ्दै पनि सापेक्षी भएर मृत्युहुनेलाई प्रशंसा गर्नुपर्नेको छैन ।

३— “हे स्वामी ! शायद तपाइको मनमा यस्तो हुनसक्छ  
 कि— ‘मेरो मृत्युपछि यी नकुलमाता गृहपत्नीले भगवान्‌को दर्शन-गर्न चाहने छैन, भिक्षुसङ्ख्याको पनि दर्शनगर्न चाहने छैन ।’ स्वामी ! तपाइले यस्तो चिताउनु पर्दैन । तपाइको मृत्युपछि म यन् भगवान्‌को दर्शनगर्न चाहनेछु तथा भिक्षुसङ्ख्याको पनि दर्शनगर्न चाहनेछु । स्वामी ! तपाइको मृत्यु सापेक्षी नहोस् । सापेक्षी भएर मृत्युको हातमा पर्नु दुःख हो । भगवान् बुझ्दै पनि सापेक्षी भएर मृत्युहुनेलाई प्रशंसा गर्नुपर्नेको छैन ।

४— “हे स्वामी ! शायद तपाइको मनमा यस्तो हुन सक्छ  
 कि— ‘यी नकुलमाता गृहपत्नीले मेरो मृत्युपछि राम्ररी शील पालन गर्नेछैन ।’ स्वामी तपाइले यस्तो सोचनु पर्दैन । जति भगवान्‌का गृही श्राविकाहरू धन्— निर्मल शुद्धजीवी, राम्ररी शील पालनगर्न— तिनीहरूमध्ये म पनि एक हुँ । जसले यसबाटे शंकासन्देह गर्छ उसले भगवान् बुझकहाँ गएर सोधोस् । अहिले भगवान् अरहत् सम्यक् सम्बुद्ध

भर्ग देशको सुंसुमारगिरी नगरस्थित भेषकला भन्ने मृगदावनमात्र बस्तु भएकैछ । स्वामी ! त्यसैले तपाइको मृत्यु सापेक्षी नहोस् । सापेक्षी भएर मृत्युको हातमा पर्नु दुःख हो । भगवान् बुद्धले पनि सापेक्षी भएर मृत्यु हुनेलाई प्रशंसा गर्नुभएको छैन ।

५— “हे स्वामी ! शायद तपाइको मनमा यस्तो हुन सक्छः कि— ‘यी नकुलमाता गृहपत्नी आध्यात्मिक चित्त समाधि लाभिनी हुनेछैन ।’ स्वामी ! तपाइले यस्तो सोचनु पर्दैन । भगवान्का जति गृही श्राविकाहरू छन्— निर्मल शुद्धजीवी, आध्यात्मिक चित्त समाधि लाभिनी— तिनीहरूमध्ये म पनि एक हुँ । जसले यसबारे शंका-सन्देह गर्दै उसले भगवान् बुद्धकहाँ गएर सोधोस् । अहिले भगवान् अरहत् सम्यक् सम्बुद्ध भर्गदेशको... मृगदावनमा बस्तु भएकै छ । स्वामी ! त्यसैले तपाइको मृत्यु सापेक्षी नहोस् । सापेक्षी भएर मृत्युको हातमापर्नु दुःख हो । भगवान् बुद्धले पनि सापेक्षीभएर मृत्युहुनेलाई प्रशंसा गर्नुभएको छैन ।

६— “हे स्वामी ! शायद तपाइको मनमा यस्तो हुनसक्छः कि— ‘यी नकुलमाता गृहपत्नी यो धर्म-विनयमा ( बुद्धधर्ममा ) गम्भीरता प्राप्त, अतिगम्भीरता प्राप्त, आध्यासन प्राप्त, शंकासन्देहले कुरागनु नपर्नेभई, वैशारद्य प्राप्तगरी कसैको भरमा ( धर्मविदोधकालागि ) पर्नु नपर्नेभई बस्नेछैन ।’ स्वामी ! तपाइले यस्तो संक्षनु पर्दैन । भगवान् बुद्धका जति गृही श्राविकाहरू छन्— निर्मल शुद्धजीवी तथा यो धर्मविनयमा गम्भीरता प्राप्त,... वैशारद्य प्राप्तगरी कसैको भरलिनु

नपर्नेमई बस्त्रन्— तिनीहरूमध्ये म एक हूँ । जसले यसबारे शंकासन्देह गर्छ उसले भगवान् बुद्धकहाँगई सोधोस् । अहिले भगवान् अरहत् सम्यक् सम्बुद्ध भर्ग देशको… भेषकला भन्ने मृगदावनमा बस्नु भएकै छ । स्वामी ! त्यसैले तपाइको मृत्यु सापेक्षी नहोस् । सापेक्षी भएर मृत्युको हातमार्पनु दुःख हो । भगवान् बुद्धले पनि सापेक्षी भएर मृत्युहुनेलाई प्रशंसा गर्नुभएको छैन ।”

नकुलपिता गृहपतिलाई नकुलमाता गृहपत्नीले यसप्रकार अववाद ( संझाई बुकाई प्रेमपूर्वक कुरा सुनाउनु ) गर्दा उसको सो रोग निको भयो । नकुलपिता गृहपतिको सो रोग दूरभई नकुलपिता गृहपति त्यस रोगासनबाट उठे । रोगासनबाट उठेको केही शिनपछि नकुलपिता गृहपति लौरोटेकी जहाँ भगवान् हुनुहुन्थ्यो त्यहाँ गए । त्यहाँ पुगेपछि नकुलपिता गृहपतिले भगवान्लाई अभिवादनपारी एक छेउमा बसे । एक छेउमा बसेका नकुलपिता गृहपतिलाई भगवान्ले यस्तो भन्नुभयो :—

‘‘हे गृहपति ! तिम्रो निम्ति लाभहो, तिम्रो निम्ति सुलाभ हो !! जसको नकुलमाता गृहपत्नी जस्ती अनुकम्पिका, अर्थकामी, अववादिका तथा अनुशासिका ( प्रेमपूर्वक संझाउने ) स्त्री छ्ये । ( १ ) गृहपति ! जति मेरा गृही श्राविकाहरू छन्— निर्मल शुद्धजीवी, राम्ररी शील पालन गर्न— तिनीहरूमध्ये नकुलमाता गृहपत्नी पनि एक हुन् । ( २ ) गृहपति ! जति मेरा गृही श्राविकाहरू छन्— निर्मल शुद्ध-जीवी, आध्यात्मिक चित्तसमाधि लाभी— तिनीहरूमध्ये नकुलमाता—

गृहपत्नी पनि एक हुन् । ( ३ ) गृहपति ! जति मेरा गृही शाविकाहरू छन्— निमंल शुद्धजीवी, यो धर्मविनयमा गम्भीरता प्राप्त, अति गम्भीरता प्राप्त, आश्वासन प्राप्त, शंकासन्देहले कुरागर्नु नपनें, वैशारद्य प्राप्त, कसेको भरलिनु नपनें— तिनीहरूमध्येमा नकुलमाता गृहपत्नी पनि एक हुन् ।

‘हे गृहपति ! अतएव तिन्हो निमित यो लाभ हो ! सुलाभ हो !! जसको नकुलमाता गृहपत्नी जस्ती अनुकम्पिका, अर्थकामी, अवदादिका तथा अनुशासिका स्त्री छे ।’

[ यति उपदेश सुनी नकुलपिता गृहपति अति प्रसन्न भए । ]

Dhamma.Digital

x

x

x

: मूल सूत्र :—

#### ५—अग्रस्थान-घोषणा

[ एक दिन श्रावस्तीस्थित जेतवन विहारमा भिक्षु तथा उपासकहरूका एक समामा विश्वासीहरूमध्ये नकुलपिता गृहपति सर्व-ओठछन् भनी घोषणागर्नु हुँदै भगवान्ले निम्न कुरा भन्नुभयो— ]

“एतदग्मं, भिक्खवे ! मम सावकानं विस्सासिकानं  
यदिदं नकुलपिता गृहपती ति ।”

अर्थ :—

“हे भिक्षुहो ! मेरा विश्वासी श्रावक उपासकहरूमध्येमा  
नकुलपिता गृहपति अग्रद्धन् ।

मूल सूत्र :—

### ६—बुद्धद्वारा प्रशंसा

[ एकदिन श्रावस्तीस्थित जेतवन विहारमा नकुलपिता गृहपति-  
को प्रशंसा गर्नुहुँदै भगवान्ले निम्न कुरा भन्नुभयो— ]

“हे भिक्षु हो ! नकुलपिता गृहपति छ गुण-धर्महरूले सुसम्पन्न  
भई तथागतमा निष्ठाराखी, अमृतदर्शी र अमृतसाक्षात्कारगरी बसेका  
छन् । कुन छ गुण-धर्म भने ?—

‘( १ ) बुद्धप्रति अटलधर्षा, ( २ ) धर्मप्रति अटलश्रद्धा,  
( ३ ) सङ्घप्रति अटलश्रद्धा, ( ४ ) आर्य-शील, ( ५ ) आर्य-  
ज्ञान तथा ( ६ ) आर्य-विमुक्ति ।’


१. अं नि- १ पृ. २६: एतदग्मगमो ।

२. अं. नि-६ पृ. १४९: भत्तुकादिसुत्तां ।

“भिक्षु हो ! यिनै छ गुण-घमंहरूले सुसम्पन्न भई नकुलपिता  
गृहपति तथागतमा निष्ठाराखो, अमृतदर्शी तथा अमृतसाक्षात्कारगरी  
बसेकाछन् ।”

---

आचार्य भिक्षु अमृतानन्दद्वारा संकलित  
“बुद्धकालीन गृहस्थीहरू” आग-१, संग्रह-२



नामावली

<p>अ</p> <p>अकनिष्ठ २७५</p> <p>अग्नालव चत्य १९७, २७०</p> <p>अड़्गुत्तरार्थकथानुसार १३७, ३४३</p> <p>अड़्गुत्तरनिकाय अर्थकथामा २, ४१३</p> <p>अचेल कश्यप १४३, १८५ १८६,</p> <p style="text-align: center;">१८७</p> <p>अञ्जन राजा २१५, २१६</p> <p>अजातशत्रु ३६१, ४०७, ४०८, ४०९,</p> <p style="text-align: center;">४१०</p> <p>अतप्पा २७५</p> <p>अनाथपिण्डिक २५, २६, २७, २८, २९,</p> <p style="text-align: center;">३०, ३१, ३२, ३३, ३४, ३५,</p> <p style="text-align: center;">३६, ३७, ३८, ३९, ४०४१,</p> <p style="text-align: center;">४२, ४३, ४५, ४६, ४७, ४९,</p> <p style="text-align: center;">५०, ५३, ५४, ५५, ५८, ६४,</p> <p style="text-align: center;">६५, ६७, ६८, ७२, ७३, ७४,</p> <p style="text-align: center;">७५, ७७, ७८, ८५, ८८, ८९,</p> <p style="text-align: center;">९१, ९२, ९५, ९७, १०२,</p> <p style="text-align: center;">१०३, १०६, ११३, ११४,</p>	<p>११९, १२०, १२१, १२२,</p> <p>१२३, १२४, १२५, १२६,</p> <p>१२७, १२८, १३३, १३४,</p> <p>१३६, १७२</p> <p>अनाथपिण्डिक देवपुत्र १३५, १३६</p> <p>अनुरुद्ध १६९, २११, २१२, २१५,</p> <p style="text-align: center;">( शाक्य ) २१०</p> <p>अम्बष्ठ ३४४</p> <p>अम्बाटकाराम १३९, ( मा ) १४०</p> <p>अम्बाटक वनखण्ड १३८, १५४,</p> <p style="text-align: center;">१५७, १७२ ( मा ) १३९,</p> <p style="text-align: center;">१४४, १४६, १४९, १५५,</p> <p style="text-align: center;">१५८, १६०, १६५</p> <p>अम्बाटक विहार १३९</p> <p>अभय ३५४, ३७२</p> <p>अभय राजकुमार २४७, ३६४, ३६५,</p> <p style="text-align: center;">३७१, ( संग ) ३५०</p> <p>अमता २१५</p> <p>अमितादेवी २१०, २११</p> <p>अमृता २१५, २१६</p> <p>अमृतादेवी २११</p>
---	---

अमृतोदन २१५	इच्छानज्ञल वनखण्डमा २३७
अवन्तिबाट १५३	उवकल १
अवन्तीमा १५३	उत्कला १, ५
अविहा ( ब्रह्मलोक ) १९३, २०९, २७५	उवकला ५
अस्सजि २८०	उज्जंत ३४७, ( नगरमा ) ३७९, ३८०
असितञ्जन १, २	उत्तरा ३४९
अगुबलोदन २१५	उद्गत ३१०, ३११, ३१३, ३१७, ३१८, ३३०, ३३७
आ, इ, उ, ए	उद्गत गृहपति १३७, ३१०, ३११, ३१२, ३२३, ३२४, ३२७,
आनन्द ३, ७, ८, ९, १०, ११, १२, १४, १५, १६, १७, १८, १९, २०, २१, ६८, ७२, ७३, ९१, ९२, ९४, १२८, १३४, १३६, १६९, २१५, २६१, ३८४, ३८५, ३८६ ( लाई ) ७, ( ले ) ८	३२८, ३३०, ३३१, ३३२, ३३३, ३३८, ३४०, ३४१
आनन्द महास्थविर २१०	उद्गत देवपुत्रसंग ३२८
आन्नग्राम ३३०	उदयभद्र ४१०
आन्नवन ३५६, ३५७, ( मा ) ३६१, ४०१, ४०८, ४०९	उरुवेलकल्प २, ७
आन्नवन विहारमा ३६१	उरुवेलकल्प २
आन्नपाली ३६२, ३६३	उपालि १६९
आराम देवता १८८, १८९	ऋषिगिरी ३०५
आलवक १९१, १९२	ऋषिदत्त १३९, १४८, १४९, १५१, १५३, १५४
आसवक राजकुमार १९१	ऋषियतन २१
आलवी १९१, १९३, १९७, २००	क, ग, घ
	कञ्चना २१०, २१५, २१६, कविलवस्तु २११, २१४, २४१, २४५,

२४६, २४९, २६१, २६२,  
२९५, २९६, (वासी) २४९,  
२५०, २५१, २६१

गौतम ३०७, ३०८, ३०९  
गृधकूट ३५७, (पर्वत) ३०४, ३५६  
घोषिताराम दद

कर्मन्ति गाँड़ ८९

च, छ

कलन्दक निवापमा ३६२

चक्रवर्ती १८८, १८९

कश्यप १८८

चन्द्र प्रद्योतको ३५१

काक ३८२, ३८३

चातुर्महाराजिका २३४, २६६

कामभू १६०

चातुर्महाराजिका देवता २२९, २९३

कामभू महास्थविर १३९, १५८

चित्तल पर्वतमा ४१९

काल २६

चित्र-गृहपति १८, १३७, १४०, १४१, ...

कालकण्ठि २७

१४२, १४३, १४४, १४५,

काशीजनपदमा ८९

१४७, १५०, १५५, १५६,

काशीराजाते २१३

१५७, १५८, १५९, १६०,

कूटागार शालामा ३१३, ३१८, ३२४,  
३९८

१६६, १७०, १७१, १७८,

कूटागारहरू ३६२

१८०, ४८१, १८२, १८३,

कोशल नरेश २१२

१८४, १८५, १८६, १८७,

कौमारभृत्य ३४८, ३६५

१८९, १९०, १९३, २०५,

कौशम्बिक ८८, ८९

२०६

कौशम्बिको बीच ३८२

चुल्ल अनाथपिण्डिक १३७

गणिका ३४७, ३४९, ३६२, ३६३

चूलपन्थ ३६१

गन्धकुटी ३५६

छवर्णीय २८०, १८१, २८२

गोदत्त १६५, १६६

ज

गोदत्त महास्थविर १३९

जम्बुग्रामहरू ३३०

गोध २४२, २४४, २४५

जयसेन राजा २१५

गोध शाक्य २४१, २४३

जातक पालिमा ३१४	३५७, ३६१, ३९१, ३९४,
जेतकुमारको ४०	३९५ ३९६, ३९७
जेत कुमारले ४१	जीवक कौमारभूत्य ३४५, ३५६,
जेतवन १३४, १३६, (मा) ४०, ४१	३६६, ३६७, ३६८, ३८०, ३८१,
जेतवन विहार १३५, (मा)	३८४, ३८५, ३८६, ३८७,
२३, ४२, ४३, ७७, ८८, ८९,	३९०, ३९३, ३९७, ३९८,
१७, १०३, ११३, १२०,	३९९, ४००, ४०१, ४०२,
१२६, १४२, १७२, १७८,	४०७
१८०, २०२, २०३, २०४,	जीवक आग्रवनमा ३५८
२०७, २९४, ३२३, ३२८,	त, थ, द, घ
३४१, ३४५, ३४६, ४००,	तथागत ३८, १००, १०१, १०२,
४०१, ४२२, ४४२, ४४३	१४१, १४२, १८०, २८९,
जीवक कौमारभूत्य ३७०, ३७२,	३८४, ४०६, ४०७, (मा)
३७४, ३७८, ३७९	४१८, ३४६, ४४४
जीवक वैद्य ३७३, ३७८, ३८२	तपुस्स १, ३, २, ४, ५, ९, २१, २३, २४,
जीवक सुत्तमा ३५९	(गृहपति) ३, ८
जीवक ३५०, ३५१, ३५२, ३५६,	तक्षशिला ३५०, ३५१, (मा) ३६५
३५८, ३६९, ३७०, ३७१,	तार्वात्तिश देवता २२९, २६६
३७३, ३७५, ३७७, ३७९,	तिस्स स्थविर २११
३६९, ३६५, ३६६, ३६७,	त्रिपिटक २५
३८०, ३८३, ३८४, ३८८,	तुषित देवता २२९, २६६
३८९, ३९१, ३९४, ३९५,	थुल्लतिस्स २१५
३९६, ३९७, ४०४, ४०५,	दण्डपाणी २१६
४०७, ४०८, ४०९, ४१२,	दशबल ३४४
४२२	दशबल शास्ता ३४२, ३४३
जीवक वैद्य ३४७, ३५३, ३५६,	देवहृष शाक्य २१६

देवदत्त भिक्षुले ३५८  
 देवगण ३३७  
 धनञ्जानी २६  
 धर्मदिग्भ उपासक १३७  
 धर्मपदव्युक्तया ३४९, (मा) ४१५  
 धौतोदन २१५

## न

नकुलपिता ४१२, ४१३, ४१४, ४१५,  
 ४१६, ४१७, ४३०, ४२२,  
 ४२३, ४२४, ४३०, ४३१,  
 ४३२, ४३३, ४३८, ४४१,  
 ४४२, ४४३, ४४४  
 नकुलपुत्र ४१२  
 नकुलमाता ४१२, ४१३, ४३१, ४३८,  
 ४३९, ४४०, ४४१,  
 ४४२

नन्द २१५  
 नन्दकुमार २१०  
 नन्दकुमारी २१०  
 नन्दा २१५  
 नाममुण्डा २१२  
 नागवन ३३०, (मा) ३३३

निगण्ठ नाथपुत्र १४३, १८२, ३०५,  
 (का) ३४७  
 निगण्ठ सर्वदर्शीश्च ३०४  
 निगण्ठहरू ३०५, ३०६, ३०७, ३०८

निगमवासीहरूका ३७३, ३७४  
 निर्माणरति देवता २६६  
 न्यग्रोधाराम २३०, २३५, २४१, २४१  
 २७८, २८४, २८८, (मा)  
 २८१, २८३, २९५, २९८

## प

पञ्चभद्रवर्गीय २४, १३८,  
 पण्डुक २८०  
 पचावती ३४७  
 परनिर्मित वशवर्ति देवता २२९,  
 २६६  
 परिव्राजकाराम २६०, (मा) २९  
 पापिमार ३४४  
 पुष्पलक्षणा २५  
 पुनर्बसु २८०  
 पूर्णा २६  
 प्रजापति गौतमीका २१०  
 प्रत्येक बुद्ध १००, ४१८  
 प्रद्योत ३७९, (राजा) ३८०  
 प्रद्योत राजाले ३८०  
 प्रमिता २१५

## ष

बनारसवासी ३५६  
 बनारसी ३७७, ३७९, (सेठ) ३७८  
 बिस्मिलसार ३१, ३२, (ले) ३७५

३०७, ३०८, ३०९, ३१३,  
३७२, ३७४, ३७८, ३८३,  
३८४, (को) ३५४

बुद्ध ३, ३०, ३९, ५९, ७३, ८७, ९३,  
२०१, १०२, १११, २३१,  
३१५, ३३४, ३५६, ४२२

बुद्ध भगवान् २७८, ३६२, ४०८,  
४१२

बुद्धगयातिरि १

आद्याकार्यिक देवता २२९, २३४

आह्मलोक २१, १९३, २६६

आह्मा ३५, २६०

## भ

भगा ( भर्ग ) ४१२

भगवान् २, ७, ९, २६, ३०, ३१, ३३,  
३४, ३५, ३७, ४२, ४५, ४६,  
४९, ५३, ५५, ५८, ६४, ७३,  
७४, ७५, ७७, ७८, ८५, ८८,  
९७, १०२, १०३, १०६,  
११६, १२५, १२६, १२७,  
१३४, १४१, १७३, १७८,  
१८७, १९०, १९१, १९३,  
१९४, १९७, १९९, २००,  
२०४, २०७, २०८, २२५,  
२३०, २३१, २३७, २४१,

२४३, २४४, २४५, २४६,  
२४७, २४९, २५०, २६०,  
२३१, २६३, २६४, २६८,  
२७३, २७८, २७९, २८२,  
२८४, २८५, २८८, २९५,  
२९८, ३१०, ३१३, ३१७,  
३१८, ३२४, ३२७, ३२८,  
३३१, ३३२, ३३७, ३३८,  
३४२, ३८४, ३८७, ३८८,  
३९०, ३९३, ३९८, ४०१,  
४०८, ४०९, ४१०, ४१५,  
४२०, ४२२, ४२३, ४३१,  
४३३, ३३८, ४३९, ४४०,  
४४१

भगवान् बुद्ध १, ५, २१, ६८, १९२,  
२१०, २११, २१४, २४२,  
२६४, २८९, ३१२, ३३०,  
३५५, ४२०, ४२२ ( ले )  
५०७, ४१६

भगवान् शास्त्रा ३४३

भगवान्संग २८ भगवान् समक्ष

भद्रवतिका ३८१, ३८२, (हस्तिनी)  
३८३

भद्रोय २१२

भरण्डु कालाम २४६, २४९

अल्लुक १, २, ३, ४, ५, ६, २१, २३, २४, ( ले ) २२	महाकात्यायन १६९ महाकोट्टिक १६९
भुम्भज्जक २८०	महाचुन्द १६९
भेसकला मृगदा बनमा ४१२, ४१६, ४२२, ४३१, ४३३, ४३८	महानाम २२५, २२६, २२७, २२८, २२९, २३०, २३१, २३२, २३४, २३५, २३६, २३७,
भेसकला ४४०, ४४१	२४१, २४२, २४३, २४४, २४५, २४६, २४८, २५२, २५४, २५५, २५६, २५७, २५८, २५९, २६०, २६२,
म	२६३, २६४, २६५, २६९, २७०, २७१, २७२, २७६, २७८, २७९, २८०, २८१, २८२, २८५, २८७, २८८,
मगधराजा ३१, ३२, ३७, ३०७, ३०९, ३६३, ३७१, ३७२, ३७३, ३७४, ३७८, ३७९, ३८०, ३८३, ३८४, ३९४, ३९५, ३९६, ३९७, ४०७, ४०८, ४०९, ४१०	३०६, ३०९, २८९, २९०, २९१, २९२, २९३, २९३, २९६, २९७, २९९, ३००, ३०१, ३०२, ३०३, ३०४
मच्छिकासण्ड १३७, १४०, १४२, १४३, १४६, १४९, १५५, १५८, १६०, १६५, १७०, १८१, १८२, १८५, ( सा ) १३८, १४३, १५४, १५७, १६९, १७२, १७६, १७७, १८६	महानाम शाक्य २१०, २११, २१३, २१४, २१५, २१६, २४१, २४३, २४६, २४७, २६१, २६८, २७३, २८२, २९४, २९५, २९८
मष्ठलमालमा १४४, ४०९	महापन्थ ३६१
मद्कुचिष्ठ गाउँमा ३५८	महामौद्गल्यायन १६९, १७९, २०५, ३५८, ( महास्थविर ) १४०
मल्लराज्यस्थित ७	
महक १३९, १५५, १५६, १५७	
महाकप्पिन १६९	

महावनमा २, ३, ७, ८, १३८, १३९

ल

महासुभद्रा २६

मार देवपुत्र ३४३, ३४४

लकुण्टक मद्मीय महास्थविर १३९,  
१५८

मुचलिन्द ५

मृगदावनमा २१

लिच्छवी राज्यको ३१०

मृगपथक १३८, १४४

लुम्बिनी २१६

मृगी २१५, २१६

लोमसकंभिय २३५

य, र

यशोधरा २१५, २१६

वक्कलि ४१९, ४२०

यामादेवता २२९, २६६

वज्जि ( वृजि ) ३३२, ३३८

राजकुमार ४१, ११४, ३४९

वनदेवताहरू १८९

राजगृह ३, २५, २७, ३१, १३१,  
३०४, ३५४, ३७०, ३७९,  
३८३, (मा) ३४७, ३५५

विशाख उपासक १३७

राजगृह नगरमा २१, ३६३

विशाखा २६

राजगृह निगमदासीहरू ३६२, ३६३

वेणुवन ३५६

राजगृहवासी ३७३

वेणुवनस्थित ३६२

राजगृहवासी सेठ ३१, ३५६

वेलाम ९८, ९९, १००, १०१

राजगृह सेठ २५, २७

वैशालीस्थित ३२४

राजायतन १, ४, ५

वैशालीवासी ३१३, ३२४, ३२७,

राजा प्रद्योत ३८१, ३८२, ३८३,  
( लाई ) ३८०

३२८, ३३०

राहल ११५, १७०

वैशालीनगर ३१०, ३३०, ३६२,  
३६३, (मा) ३९८, ३९९

रेवत १६९

वैशालीवासी उद्गत ३१४

वैशालिमा ३६३

वृजि जनपदमा ३३०

वृक्षदेवता १८८

स	सुधर्म १६९, १७०, १७१, १७२, १७४, १७५, १७६, १७७  सक्कोवन २१० सनत्कुमारले २६०  सम्यक् सम्बुद्ध ६८, ८७, २२५, ३८४, ४०८, ४३९, ४४०, ४४१  संयुक्तनिकाय ४१३, ४१६ साकेत ३५३, (जातकमा) ४१५ साकेत नगर ३६७, (मा) ३६७ साकेत ब्राह्मणले ४१५  सारिपुत्र ३०, ६५, ६६, ६७, ६८, ७२, ७३, १०६, १०७, १०८, १११, १२६, १२७, १२८, १२९, १३४, १३५, १६९, १७९, २०५, ४१७, ४२३, (महास्थविर) १४०
श	शरणानि २७२, २७३, २७७, (शाक्य) २६८, २६९, २७२
	शरणानि शाक्यको २६७ शाक्य राजवंश २१५ शास्ता २२५ शालवती ३४७, ३४९, ३६३, ३६४ शिवक यक्षले ३३, ३४ शिवीदेशमा ३८३, ३८४, ३८८, ३८९ शीतबन ३४ शीतल बनमा ३० शुद्धोदन २१०, २१५, २१६ शुक्लोदन २१०, २१५

[ ४५४

## बुद्धकालीन गृहस्थीहरू

शूर अम्बष्ठ	३४२, ३४३, ३४५,	१८१, १९२, १९३, १९४,
३४६ ( उपासक )	३४६	१९८, १९९, २००, २०१,
अमण गौतम	४०२	२०३, २०४, २०५, २०६,
आवस्ती	२५, २७, ३९, ४२, १४१,	२०७, २०९
( मा )	२३, ३८, ६७, ९०,	हस्तिग्राम ३३०, ( मा ) ३३२, ३३८
	१७२, २९४, ३२२, ३४०	हस्तिग्रामक ३३०, ३३१, ३३३,
ह	Dhamma.Digital	३३७, ३३८
हस्तक	२०२, ( आलवक ) १३७,	हस्तिग्रामवासी ३३२

# शब्दावली

अ

- अ-ऋण-सुख ५५,५६
- अकरणीय २७३
- अकथिय ४०७
- अकालिक ६९,८७, (छ) २२६
- अकारणमा ६३
- अकार्को धरमा ४३९
- अर्कापटि २४४,२४५
- अकुशल ३०६
- अकुशल संयुक्त ६६
- अकुशल विषयान्तर २९९,३००
- अकृत्य ६०
- अकें जीवहो १२४, १५०
- अकें शरीर हो १२४, १५०
- अकोप्य २१, १६८
- अकोप्य-चित्त-विमुक्ति १६८
- अखण्ड ७०,८७,९४, १०८, ११७,  
२४३, (छ) २२७,२३३,  
२९१
- अखण्डित २६५
- अज्ञ १६१

अगाडि ३३७

अगौरवपूर्वक ९७,३१६

अग्र ८५,१६८

अग्रगण्य २४,२५,१९३,३१२

अग्रजन् २०४, ३४१, ३४४, ३४५,  
४०१,४४३

अग्रस्थान घोषणा २०३,२१३,३४५६

अग्रदाता २१४

अग्रदान ३२८ (हो) ४४

अग्रदायी ३२९

अग्रफल ३२८

अग्रसर २१४

अग्रशावक १४०

अघनिष्ठ ३५२

अघि थियों वा थिएनौ ३०६

अघि पापकर्म ३०६

अट्ट ३४३, ( श्रद्धा ) २२,६८,  
६९, ११३, १८०, २०३,  
४४३

अष्ट आश्रयंगुण ३११

अण्डकोष २५७,२५८,२५९

अणुमात्र ३८६	अर्थोपपरीक्षणगर्नमा ३९२
अचल ७३	अदरिद्र ७३
आचि १५७	अदिश्चादान ५०,५१, (बाट) ३९०
अछिद्र २९१	अदिश्चादायी ५१,८६,११५
अछिद्रष्ट ७०,८७,९४,१०७,१०८, २२७,२४३	अद्वितीय ३४२
अछिद्रित २६५	अदेयछ ४०
अन्तरधान ३४,१३५,१३६,३४४	अद्वेषचित्त १६६
अन्तरध्वनी ३३	अद्वेषी ४०३,४०५
अन्तरपरिनिर्वाणगामी २७४	अधर्मतापूर्वक ७८,७९,८०,८१,८२
अन्तवानलोक हो ११२	अन्धकार २३,३४,३१६
अन्तःपुरमा ३४८, ३६५, ३७१, ३७३,३९५,३९६	अधिक वेदना १२८
अस्तर १९४	अधिकतर ३०९
अतिक्रमगारी २४७,२४८	अधिकार ३३५
अतिथी-बली ६२,१०४	अध्रुव हो १८९
अस्तिसुख ५५,५६	अधो १६६
अतीतकालमा २०१	अधोगामी ३१३
अर्थकथामा ३	अधोगामी-लक्षण २७४
अर्थकामी ४४१,४४२	अधोगामी संयोजन २७४,३१७
अर्थचयाद्वारा २०१	अध्ययन ३५१, ( गरी ) ३५३
अर्थयुक्त २६०	अँध्यारो ३७०,४३३
अर्थसंहित २५५	अँध्यारोमुख २६
अर्थाविद्व २२५, २२६, २२७, २२८,२२९,२३०,२३५	अनन्त १५,१६
अर्थोपपरीक्षणगर्छ ३९१,३९२	अनन्त आकाश १४
	अनन्तभक्त ३३१
	अनन्तवान्लोक १२२,१२३,१५०
	अनन्तविज्ञान १७

अनधिकारी ६२	अनुताप ६४
अननुलोमिक १७३	अनुद्रव १७६, १७७
अनागतमा २०१, २०५	अनुपम २५७, २५८, २५९
अनातुर ४२३, ४२५, (गरी) ४१६, (चित) ४१७, ४२५, ४२६, ४२८, ४३०	अनुपूर्वविहारी २१
अनागामी १००, १४१, १९२	अनुबोध ३००
अनागामी-फलमा ३३१	अनुबोधगरिसके ३००
अनागामी-लक्षण २७०	अनुभव २९०, २९१, २९२, २९३, .. ३०१
अनाथ २९	अनुस्मरण ३३, ६४, १०६, २२५, .. २२७, २२८, २३१, २३२, २३३, २३४, २५५, २५८, २५९, २६०, २८९, २९०, २९१
अनात्म हो ३४४	अनुमानित ३९९
अनावर्ति २९९	अनुमोदन ४३, ४५, ७२, १३६, २६०, .. ३२६, ३२७, ३५६
अनाव्रव ११२	अनुमोदनगरी १६१, १६५, ४२३
अनित्य हो १२३, १२४, १८९, ३४४	अनुरोध १३९
अनित्यसंज्ञा १०२	अनुलोम ४
अग्निभयबाट १०३	अनुलोम प्रतिलोम २१
अग्निशालाहरू ४१	अनुशासन ४२३, ४२४
अनिमित्त-चित्त-विमुक्ति १६६, १६७	अनुशासिका ४४१, ४४२
अनिमित्तताको स्पर्श १६४	अनुज्ञा ३८९, ३९४
अनीघो १५९	अनेक दृष्टि १२१
अनुकम्पाराखी ६७, ९१, ९२	अनेतिक ४२१
अनुकम्पिका ४४१, ४४२	अन्यतंर्थीय २९, १२०, १२५, २३७ ..
अनुकूल २८३	
अनुचित १७३	
अनुत्तर ६८, ८७, १७८, १७९, २२५, २२६	

अन्यथा ३१६, ३३५	अल्पेच्छता १९७, २८३, ( को )
अन्यमन्य ४१३	१७३
अपरामणित ७०, ८७, ९४, १०८, ११७, २४३	अल्पेच्छी २००, २०२, २८२
अपमार ( मृगी ) ३१४	अफवाह ३५९
अपरिवर्त्य २१	अभावप्राप्त ४०४
अपराध २८४, ३५९, ( पूर्ण ) ४२१	अभिनन्दन ३०९, ३१९, ३२०, ४२३, ४३०, ४३४, ४३५, ४३६, ४३७, ( गर्छ ) ३१८,
अल्पघोष ३९	३१९, ३२०, ३२१, ३२२, ४३४, ( गर्देन ) ३२०,
अल्पभीड ३९	( गरी ) २७८, २७९, २८०, २८५, २८८, ३१३, ३१७, ३१८
अल्पशब्द ३९	अभिध्या २५२, २५३
अल्पसुख २२९, ३००	अभिध्याविषयमलोभ ६०, ६१
अल्पसुख बहुदुःख २१३, २९८	अभिनन्दन २६१, ३३९, ३४०, ( गर्छ ) ३३९
अप्रणिहितताको स्पर्श १६४	अभिनन्दनगरी २९५, २९८, ३२४, ३२८, ३३३
अप्रतिरूप १७२	अभिवादन ४२३, ( गरी ) ४२३, ४२४, ४३१, ४३३, ४४३
अप्रमाण-चित्त १६६, १६७, ४०३, ४०५	अभिलाषा ४७, ४८
अप्रमाण-चित्तविमुक्ति ११६	अभिरूप ३६२, ३६३
अप्रमादी ४९, ६२	अभिवादन ३७, ३८, ४२, ४५, ४७, ४८, ५३, ५५, १२५, १३५, १३६, १४७, २५०, १५४,
अप्रसन्न १७३, २८३	
अप्रसादचित्त ६८, ६९	
अप्रसादनीय १४१	
अपाय ६८, ६९, ७०, ७१, ७२, २७१, २७२, २७४, २७५, २७६, ३०४, ( गति ) ११५	
अपायगतिबाट ८६, ८८, १०७	
अपुण्य ४०६, ४०७, ( मय ) ४२१	

१५५, १६१, १६५, १७०,	अमोज्यद्धन् ४०२
२०२, २४७, २५०, ३८९;	अभ्यन्तर सम्प्रसाद २८६
३९३, ३९८ (गरी) ५८,	अभ्यन्तरबाट २९८, २९९
६७, ७३, ७४, ७५, ७८,	अभ्यास ६१
८५, ८९, ९०, ९१, ९७,	अमधुर ३५२
१०३, १०६, १२५, १२७,	अमनुष्य ३३, ३८२
१३४, १३६, १४५, १४७,	अमात्य १८९, १९०
१५०, १५५, १५६, १५८,	अमानुषीय २५८, २६०
१६६, १७०, १७३, १९४,	अमायावी १८३, १८४
१९८, १९९, २०१, २०७,	अमुक ३१५
२२६, २३१, २४३, २४६,	अमोघ ७३
२४७, २४९, २५०, २६१,	अमृत साक्षात्कारगरी २९४, ३२३,
२६४, २६८, ३३७, ३३८,	३४०, ३४१, ३४६, ४००,
३४२, ३४३, ३८७, ३८८,	४४३, ४४४
३९०, ३९३, ३९८, ३९९,	अमृतदर्शी २३, ११३, १८०, २०३,
४०१, ४१०	२९४, ३२३, ३४०, ३४१,
अभिवृद्धि १०५	३४६, ४००, ४४३, ४४४
अभिसम्बोध २१	अमृतोपदेश ३११, ४१६
अभिसम्पराय २६२, २९६	अल्लिई ४०४
अभिविक्त ४२५, ४२५	अरहत् ३, २१, ३३, ५९, ६८, ११६,
अभिज्ञान २५८, २५९, २६९	१८८, १९०, २८९, ३१२,
अभिज्ञान साक्षात्कारगरी २८७	अरहन्त ९३, १००, १०७, २२५,
अद्भुत ६५, ३१४, ३१५, ३१६,	२३७, २४०
३१७, ३१८, ३३१, ३३२,	अरहत्व १४१
३३३, ३३४, ३३५, ३३६,	अरण्यमा २६७
३३७, ३३८, ४१३	अलकाई रोग ३५४, ३७१, ३७२

अग्लो अग्लो १९४	अवैरी ४०३,४०५
अलंकृत ९९	असत्कारपूर्वक ९७,९८
अलंकार ३७२	असठ १८३,१८४
अवकाश ४११	असत्य ४२१
अवगुण ११,१२,१३,१४,१५,१६, १७,१८,१९,२०,८०,८३ ८४,८५	असन्तुष्टिताको १७३
अवर्णना २८३	असन्तुष्टिता २८३
अवर्णनीयछ २५	असलखेत २७७
अवबोधगति २९७	असल बिउ २७७
अवबोध १३८,१४५,२३२, २६९, २९०,२९१, २९२, २९३, ३१२,३४४	असत्यहो १८४,१८५
अववाद १३४,४२३,४२४,४४१	असमाहित-चित्त २२५
अववाद-उपदेश ७३	असत्य आरेष ४०२
अववादिका ४४१,४४२	असाहस ७९,८२
अविचार ४८२	असारता २७६
अवितर्क १८२,१८४ ( मा ) ११	असुरक्षित ७५ ७६,४१६
अविनिपाती ११९, २६८, २७१, २७३,२७५, ( हुँ ) ८६, ८८,१०७,११५	असंयमी २५२,२५३
अविनीत १५२	असंस्कार-परिनिवारणगामी २७४
अवैरचित १६६	असंग्रहीता २८३
अवैरभई २२६,२२७,२२८,२२९ १३०	अशाश्वतलोक ३५०, ( हो ) १२२
	अश्वरथ ३५३,३७०,३७३
	अयुद्धचित्तलाई १०८
	अशैक्ष ७४,७५
	अशैक्ष-प्रज्ञाको बारेमा २८६,२८७
	अशैक्ष-शीलको बारेमा २८६,२८७
	अशैक्ष समाधिको बारेमा २८६, २८७
	अ-आमाणिक १७३

अश्वामण्ड २८२	आश्र्वर्यजनक १९८, १९९, २००,
अशुतवान् ६८, ६९, ७०, ७१, ७२, ९२, ९३, ११२, ४२६	२०२, २८५, ३०७, ३०८, ३०९, ३११, ३१३, ३१४,
अज्ञानतापूर्वक १२३, १२४	३१५, ३१६, ३१७, ३३१,
अहंत-लक्षण २६९, २७३	३३२, ३३७, ३२८, ४२०
अहंकार ३१२, ३१७, ३३७	आचार्य १४३, ३५१, ३६५, ३६६,
अहिंसक १९१	३६८, ३६९, ३७०, ३७४,
आ	३७५, ३७६, ३८२, ३८३,
आऊ, हेर ! ६९, ८७, २२६	३९५, ३९६, ३९७
आकाश १६	आचार-गोचर २८६
आकाश-धातु १३१	आजीवनसम्म ६, ३६, ४०७
आकाशानन्त्यायतन १५, १६, १३२	आठ प्रश्न १८५
आकाशानन्त्यायतन सहगतसंज्ञा १७, १९	आठ मुट्ठी २
आकिञ्चन्यायतन १७, १८ ( मा ) १३२	आठों ३१७, ३३७
आकिञ्चन्यायतन-चितविमुक्ति १६६, १६७	आतुर ४२३, (काय) ४१७, ४२४, ४२५, ४२६, ४२८, ४३०, (चित) ४२५, ४२८
आकीर्णता २०८	आतुरपूर्ण ४१६
आगन्तुक ३७	आतुरयुक्त ४१६
आगन्तुक भोजन १७०	आदिकल्याण २५५
आँगनमा २७, १५७	आदिनव ( अवगुण ) १०
आघात १७३	आनन्द ३७७, ३७९
आश्र्वर्य ६५, १८६, १८७, ३११, ३१६, ३३७, ३५१, ३६५, ३६६, ३६८, ४१३	आध्यात्मिक ४४०, ४४१, ४४२ आनापान स्मृति २३७, २४० आनिसंस १०, ११, १२, १३, १४, १५, १६, १७, १९

आनुपूर्विकथा	३५, ३१४, ३३४	आर्यपुरुष	४१९
आपत्ति	१७४, १७७	आर्यप्रजा	२३
आपद	६२	आर्यमिक्षु	४१९
आपघातुमा	१३१	आर्यविमुक्ति	२३, ११३, १८०, २०३, २९४, ३२३, ३४१,
आपाथदर्शी	६१		३४६, ४००, ४४३
आफुलाई	६१	आर्यशील	२३, ६९, ८७, ११३, १८०, २०३, २९४, ३२३, ३४१,
आभूषणहरू	३७२		३४६, ४००, ४४३
आत्म	१५२, १५३	आर्यशावक	५९, ६५, ६६, ८६, ८७, १०७, १०८, ११७, १५३, २२५, २२६, २२७, २२८,
आत्मछ	४२६, ४२७, ४२८, ४२९, ४३०		२२९, २३१, २३५, २४०, २४२, २५१, २५३, २५४, २५५, २५६, २५७, २५८,
आत्महं	४२६, ४२७, ४२८, ४२९, ४३०		२५९, २८७, २९६, २९७, ३३१
आमन्त्रण	१७३, २५१, २५२, ३८४, ३८९, ३९४, ३९८, ३९९	आर्यश्रावकद्वारा	४५
आमलक	३८२, ३८३	आर्यश्राविका	३५२
आमा	३४९, ३६५, ३७०, ( बाबु ) ३८८	आर्यज्ञान	११३, १८०, १८६, १८७, २०३, २९४, ३२३, ३४१, ३४३, ४००, ४४३
आमाको रूपमा	४१४	आयाचना	४७, ४८, २०५, २०६
आमा पनि पुत्रसंग	३०२	आयु	४६, ४७, ४९, २५८
आमाबाबुमाथि	२३५	आयुदायी	४७
आमुक्तमणिकुण्डल	९९	आयुदिएको हुन्छ	४५
आर्यकान्त	७०, ७३		
आर्य	३९७, ४१८, ( हरू ) ४१७		
आर्यधर्म	६४, १११, १५२, १५३, ४१७, ४१८, ४२६, ४२८,		
आर्यपुत्र	४०, १८९, १९०		

आयुष्मान् ७,८,२१,२२, ६५, ६७,	आवागमन ४१३
६८, ७२, ७३, ९१, ९२,	आवासिक १६९
१०६, १२३, १२६, १२७,	आवाह ३१
१३३, १३४, १३६, १४७,	आवाह-विवाह ३२
१४८, १४९, १५१, १५४,	आवुसो १९९, २००, २३७, २४१,
१५५, १५६, १५७, १५८,	२८१, २८२, ३०५, ३०६,
१५९, १६०, १६५, १६६,	३०७, ३०८, ३८५
१६९, १७०, १७१, १७२,	आसक्त १२९, १३०, १३१, १३३
१७३, १७५, १७७, १८१,	आसन २८ ( मा ) ४२
१८८, २६६, २५१, २५२,	आस्त्रव ३०५
२६०, २६१, २६४, २६५,	आस्त्रवहरू २०
२६७, २३६, ३५७, ३८४,	आस्त्रवक्षय २५९, ( गरी ) २७४,
३८६, ३८७, ४१७, ४२३,	२८७
४२४, ४२५, ४३०	
आयुलाभ ४७	आस्त्राद ३००
आर्य ३६९	आशा २६५
आरब्धवीर्य २५५	आश्वासनीय २६४, २६५
आरामदायी २५४	आश्वास-प्रश्वास १६१
आराधक २८९	आश्वासन २६४
आरामहरू ३९	आश्विर्वाद ३५२
आरोग्य ४२३, ४२५	आशंकितभई ४०९
आलस्यताको १७३	आश्रममा ३५१
आलोक ३३, ३४	आज्ञा २७९, २८०
ओलोकितपारी २०७	आहार २, ४०४
आवरणीय २५४	आहारपान २५८
आधाज ३४	आहुनेय्य ७५

इ	
इच्छानुसार २५७, २५८	उदयास्तगामिनी २५६
इष्ट ४७, ५८, ५९, ३००, ३१८,	उद्देश्य ३४३
३१९, ३२०, ३२१, ३२२,	उद्यान ४०, ३३०, (मा) ३३१
३३८, ३४०, ४३४, ४३५,	उर्ध्व १६६
४३६	उद्घच्च कुकुच्च ६०, ६१ (नीवरण)
इष्ट-मित्र ६१	२३६
इन्द्रिय संयमी २५२, २५७, २५९	उधर्वगामी २६२, २६३
इन्द्रियहरू १६३, ४२४	उधर्वस्रोत अकनिष्ठगामी २७५
इहलोक १३२	उद्धार ३४२
उ	उज्जतशील २९६
उत्कृष्ट ९३, ९४, १९३	उज्जतशील २६१
उच्च शब्द १२०	उपचारद्वारा ५५
उछिन्नमूल ४०४, ४०६	उपस्थान २८, ५४, ६४, ६५, १५४,
उज्ज्वालोपन ४१७	१५७, १८८, २०८, २०९,
उत्तरासङ्ग १५७, १७७	३१, ३१५, ३१६, ३७९
उत्तरीय - मनुष्यधर्म १५६, १८६,	उपस्थानशालाहरू ४१
१८७	उपदेश २१, २६, ९४, १३४, १९०,
उत्तम ८५, २६६	२५१, २६४, २८५, २८७,
उत्त्रास ९२, ९३, ९४	४१७, ४२३, ४२४
उत्तानो ३७६	उपधि १९७
उत्तानो परेर ३७४	उत्पन्न ११७, ३०१, ३०२, ३०३,
उत्तानोपारी ३६९, ३७६	३०४
उत्तीर्ण १२५, १५९	उपभोग ५६
उत्थान-बल वीर्यद्वारा ५५, ५६, ६१,	उपमा १४५
६२, ६३,	उपयुक्त ४७, ४८, ६३ (छ) ३१४,
	३३४



उपलब्ध ५५, ५७, १०३, १०४	उमेर ४२४
उपवलेश ६०, ६१, २९८	उत्साहितभई २०२
उपसम्पदा १८७, १८८, ३९५, ३९७	उत्साह ३०१
उपहच्च परिनिवणिगामी २७४	उही जीवहो १५०
उपशान्त ५१, ५२, ८६, ८८, ११५, ११६, ११९	उही शरीरहो १५०
	ए
उपार्जन ६१, ६२, ६३	एकजन्म २५८, २५९
उपादान ११८, ११९, ३१९, ३२०, ३२१, ३२२, ३३९, ३४०, ४३४, ४३५ ४३६, ४३७	एकदिशामा ४०४
उपाध्याय ५८, ५९	एकशय कार्षपण ३६३
उपाय २०३	एकसाता ३७६, (पछि) ३७५
उपासक ३६, १३८, १४१, १४२, १४३, २६९, ३३१, ३४२, ३४३, ३९०, ३९१, ३९२, ४०७, (हरु) ७, २३	एकपटक ३७६, ३८७
उपासिकाहरु २४४, २४५	एकपटक मात्र २७०, २७५
उपेक्षा १८४	एक पंसर ३६९
उपेक्षी २८६	एकलाख ३७७
उपेक्षावान् १२, १३, १८४, २५६	एक दिन-रात ३०८
उपेक्षासहगत-चित्त १६५, ४०५	एकपौत्रिक १७८, २०५
उपेक्षासहगत-संज्ञा १४	एक द्वोणीजति २८१
उभिइरहँदा २९०, २९१, २९२, २९३	एकरात २४६
उष्म धातु १६३	एक हप्ता ४, ५, (सम्म) ३३०
	एकाग्रचित्त २८५
	एकान्तवास १८३, १८७, २५६७ २६८
	एकान्तमुख ३०८
	एकार्थ १४४, १६६, १६८
	एकापट्टि २४४, २४५

एकोहंरो १५९

एकांश १७७

एकै प्रश्न १८५

एकै मात्रा ३५३, ३५४

औं

ओंठी ९०

ओपनयिक ६९, ८७

ओपपार्तिक २७०

ओषधी ३५३, ३५७, ३५८, ३६८,  
२७२, ३७८, ३८०, ३८१,  
३९५, (मा) ३६६, (हरू)  
३६९, ३७०

ऋ

ऋण ५६

ऋतुभती ३७१, ३७२

ऋद्धि १५७

ऋद्धिप्रतिहार्य १३९, १५६

ऋद्धि-संस्कार १५६

क

कटु १७८, १७९, २०४, २०६,  
(वेदना) ३०५

कति दानपात्रछन् ? २८

कनिका ९७

काम्पनी ३०४

कपासमा ३६९, ३७०

कलिपत १२३, १२४

कम्बल ३९३, ३९४

कर्म १३६ (रोग) ३५४,

कर्मक्षयहो ३०५

कमलको फूल ३८५, (मा) ३५७

कमसल खेत २७७

कमसल बिड २७७

कमन्ति गाउँ ८९

करणापूर्वक ४१३

करणाचित्त १६६

करणा समाप्तिमा ३४२

करणा सहगत चित्त ४०५

कलह ८८, ८९, ३०२

कलस ३१५, ३३५

कलिलो ३४८

कल्याण ३९५, ३९६

कल्याण कीतिशब्द ४०८

कल्याणधर्मी १८९

कसर २६२

कर्सिमर ३४७, ३६४

कषाय ३८१, (गन्ध) ३८०, (रस)

३८०, (वर्ण) ३८०

क्रमसहित ७०, ८७, ९४, १०८, ११७,  
२२७, २४३, २६५, २९१

- काकाको रूपमा ४१४  
 कान्छा १४८, १५१  
 कान्छो १५५, १५६  
 कान्त ४७, ५८, ५९, ३००, ३१८,  
     ३२०, ३३८, ४३४  
 कान्तारमयछ ३६७  
 कामच्छन्द ३१७  
 कामको आस्वादहो ३००  
 कामको दोष केहो ? ३०१  
 कामगर्छ ३०१  
 कामच्छन्द नीवरण २३६  
 कामबाट अलगभई १०  
 कामना १७८, १७९, २०५  
 कामनिदान ३०१, ३०२, ३०३, ३०४  
 कामराग-संयोजन २११  
 कामभोगी ८१, ८४, ( ले ) ८१,  
     ८२, ८३, ८४  
 कलमस्मिध्याचार ५०, ५१, ( बाट )  
     ३९०  
 कलमस्मिध्याचारी ५१, ८६, ११५  
 कामविषयको तुल्यकथा ३१४  
 कामविषयको १०, ३००, ३०१,  
     ३०२  
 कामविषयको दोषकथा ३१४  
 कामविषयको अवगुण ३६
- कामविषयान्तर २९९, ३००  
 कामविषयमा २९९, ३००  
 कामविषयबाट २२९, ३००  
 कामविषयके दोषहो ३०३, ३०४  
 कामसहगतसंज्ञा १०  
 कामसंयुक्त ६६  
 कामहेतु ३०१, ३०२, ३०३, ३०४  
 कामूपसंहित ३१८, ३००, ३३८,  
     ४३४  
 काय १४६  
 काय-कर्म ७५, ७६, ७७, ९५, ९६,  
 कायद्वारा ३०४  
 काय-धातु १४८  
 कायप्रतिबद्ध १६१  
 काय-विज्ञान १२९  
 काय-विज्ञान धातु १४८  
 कायविज्ञेय स्पर्शहरू ३२०, ३२२,  
     ३३९, ३४०, ४३५, ४३७  
 काय-संसर्वर्णज १३१  
 काय-विज्ञेय स्पर्श ३००  
 काय-संस्पर्शमा १३०  
 काय-संस्कार १६०, १६१, १६२,  
     १६३, १६४, २३८  
 कायसंयम ३०५  
 कायसाकीर्ति ३३८

कायशान्त २९०, २९३  
 कायिक १९५, १९६  
 कायेन्द्रिय २५३  
 काशीको वस्त्र ३२६  
 काशिकक्षौम ( रेशम ) ३९३  
 किलास ३९४  
 कीर्ति ४९  
 कीरा ३७५  
 कुकुरले २६२  
 कुखुरा १७२ ( ले ) २५७  
 कुष्ट ३९४  
 कुटी ३५६  
 कुण्ठित ३४९  
 कुमार ३९  
 कुमारी ३१५, ३३४, ३३५, ४३१  
 कुराकानी ३३७, ३१७  
 कुलधरमा ९७  
 कुशल ३०६, ( धर्म ) ३०७  
 कुशलसंयुक्त ६६  
 के प्रत्ययहो ३१८, ३३८, ४३२  
 केश-धातु २  
 केही छैन १७, १८, १६७  
 के हेतु २०, ३१८, ३८८, ४३३  
 कोटी रूपर्याँ ४०  
 कोटी हिरण्य ४०  
 कोलटो ३६६, ( परी ) ३७४

कोठा ४१  
 कोरलि ३०३  
 कोलफल ३२५  
 कोसेली ३४६  
 कौवा १७१, ( ले ) २६२  
 कृष्ण १११  
 कृत-कृत्य ११२  
 कृतज्ञतापूर्वक ३५४  
 कृत्य ६०  
 कृषिकर्मद्वारा ३०१  
 कृपणी ३६९, ३७०  
 कूरकर्म ३०७

ख

खण्डत ९४  
 खन्तीलिङ्ग ३६६  
 खप्परको जोडनी ३७५  
 खराबी ४२१  
 खरो १७८, १७९, २०४, २०६, ३०५  
 खाद्य ९०, ९९  
 खाद्य-मोज्य ३८, ४२, ४३, १४२,  
                   १४९, १५४, १७१  
 खाटमा ३६९, ३७५  
 खाना ९५, ३८२  
 खट्टामा ३७०  
 खेत ३०१

ओपडी ३०३

ग

गण्ड ३१४

गणितद्वारा ३०१

गन्ध-धातु १४८

गन्ध-विज्ञान १२९, (द्वारा) ३२१,

४३४, ४३६

गन्धसुघने १०१, १०२

गर्धनमा ४०६

गर्भिणी ३६३

गर्भोर २८५, (ता) ४४०, ४४२

गर्भी १५५

गरीब २७

गर्व ३१६, ३३७

गाइको थुनमा १०१

गाइहरू १९३, १९४

गाडा ४०, ११२ (हरू) १

गाँठो ३७९

गाया २२, १५९, १९६, १०८, २६०

गान ३६२, ३६३

गिलान ३९६

गिरुले २६२

गिलान भैषज्य ३९६

गिलानोपस्थान ३९६

गिलानप्रत्यय २८, ५४, ५५, ६५,

१५४, १५७, १७२, १८८

गुण १४, १५, १७, १८, १९, २०

गोत्र २५८, २६०, ४१८

गोपालनद्वारा ३०१

गौरवताको १७३

गौरवपूर्वक ९८, ३१६

गृहस्थी ब्रह्मचर्यशील ४२१

गृहस्थ ब्रह्मचर्यशील ४३९

गृहस्थी १९९, २००, (हरू) ३७०

गृहपति ३२, ३३, ३४, ३५, ३७, ४०,

४१, ४३, ४५, ४६, ४७, ४८,

४९, ५२, ५३, ५४, ५५, ५६,

५७, ५८, ५९, ६०, ६१, ६३,

६४, ६५, ६७, ६९, ७०,

७१, ७२, ७४, ७५, ७६, ७८,

७९, ८०, ८१, ८२, ८४, ८५,

८६, ८८, ८९, ९२, ९३, ९४,

९५, ९६, ९७, ९८, ९९,

१००, १०१, १०३, १०४,

१०६, १२९, १३३, १३४,

१३६, १४३, १४५, १४६,

१४८, १४९, १५१, १५२,

१५३, १५४, १५७, १५९,

१६०, १६१, १६३, १६४,

१६६, १७१, १७७, १८३,

१८६, १८७, १८८, १८९, १९४, १९५, १९६, ३१३, ३१४, ३१८, ३१९, ३२०, ३२१, ३२२, ३३३, ३३६, ३३८, ३३९, ३४०, ३७३, ३७४, ३७५, ३७६, ३७७, ४०३, ४०४, ४०५, ४२३, ४२४, ४२५, ४२६, ४२८, ४३०, ४३२, ४३४, ४३५, ४३६, ५३८, ४४१, ४४२	घूम ८५, २०७, २६२, २७८, २८२, ३६९, ३७०, ३८०, ३८१, ३८२, (मा) ३५३ घोडा ३३, २६२, २९६ घोषणा १४३, ३१२, ४२२ घुमाउरे ३७७ घंटो २६२ घ्राग १४६ घ्राण-धातु १४८ घ्राणविज्ञान १२९, (घातु) १४८ घ्राणविज्ञेय-गन्धहरू ३१९, ३२१, ३३९, ३४०, ४३४, ४३६ घ्राणविज्ञेय गन्ध ३०० घ्राण-संस्पर्शज १३१ घ्राण-संस्पर्शमा १३० घ्राणेन्द्रिय २५३
गृहपति-चीवर ३५६, ३८९	
गृहपति पनि गृहपतिसंग ३०२	
गृहपतिपुत्र ४०३, ४०५	
गृही कामभोगी ८, ९	
गृहिणी ३६९, ३७०	
गृही जीवन ४१५	
गोठमा २८१, २८२	
ग्यारेन्टी ४१६	
	च
	चकित ४१३
घ	चण्ड ४८१
घडा २५०	चतुर्थ दिशामा १६६
घमण्ड ३१२	चतुर्थविशा ४०३
घरमा २७	चतुर्थ ध्यान १३, १४, १८४, १८७, २५६, २८७
घरबनाऊ ३१७	
घीन साग्ध ३८०	चतुप्रतिसम्भवा १४१

चतुर्मिथु ४	चारधर्म ५४ (हर्ल) ५८
चतुर्मासमरी २७८, २७९	चार दोबाटामा ३०३
चतुसंग्रह १९३, २०४	चार प्रश्न १८५
चर्बीहरू ४१	चार महीना २७९
चरण २५७	चार सम्पत्ति ५८
चरणकमलमा ३५, ६७, ३४२	चार सम्पदा ५९
चरणसम्पन्न २६०	चार सुख ५५
चरित्र २९	चारहजार ३७०
चरित्रानुकूल ३४३	चार संग्रहवस्तु २००
चहाड ३४८	चारिकार्थ २६३, २६४, २८८
चक्रु १४६	चारे दिशाबाट ६
चक्रु धातु १४८	चारे दिशामा ३५१
चक्रुरिन्द्रिय २५२	चिकित्सा ३७३, २७४, ३८०, ३९६, ३९७
चक्रु-विज्ञान १२९	चित्र १३७
चक्रुविज्ञेयरूप ३००	चित्त २६६, २६७, २९८, ४१४, ४१६
चक्रु-विज्ञान धातु १४८	चित्त धातु १४९
चक्रु-विज्ञेय रूपहरू ३१८, ३२०, ३३८, ३३९, ४३५, ४३६	चित्तधार १६४, १६५
चक्रु-संस्पर्शज १३०, १३१	चित्त-विज्ञान-धातु १४९
चाकरीमा ३६४	चित्तविमुक्ति २५९, २६०, २६८, २६९, ३८७
चाकरीद्वारा ३०१	चित्तसंस्कार २३८, (हर्ल) १६०, १६१, १६३, १६४
चाण्डाल ११२	चित्तसुरक्षित ७५, ७६
चातुर्महासौतिक १५९, २६२, २६३	चित्तसंस्पर्शज १३१
चार अरूप १३२	
चारजन्म २५८	
चार दिन-रात ३०८	



चिन्तागर्थ ३०१	छडीले ३०३
चिरकालसम्म ५८, ५९	छन्दररग १४६
चिराक ४०९	छ दिन-रात ३०८
च्छीवर ६५, ६८, १५४, १५५, १५७, १७२, १८७, २५१, २६३, २६४, २८०, ३८९, ३९७ ( लगाई ) ४०३, ४०५	छ धातुहरू १३१
च्छीवरद्वारा ५४	छ प्रश्न १८५
च्छीवर पहिरी ९२, १२७, ३१३, ३२४, ३३३, ४३१	छ स्पर्श-काय १३०
च्छीवर-वस्त्र २८०, २८१, ३५५	छलकपट ३५२
चुपचाय ४०८	छ विज्ञान-काय १३०
च्छीहरा ४१७	छ वेदना-काय १३१
च्छैतसिक १६१	छाना ७६, ९५, ९६
च्छोरीगर्थ ३०२	छाला १९५, ३०३, ३०४, ३७५, ३७९
च्छोरी ४२१	छैटाँ ३१६, ३३६
छूँ करोड २५, २८	छोटो शास २३८
छै हजार ९९	छोरा २६, ( ले ) ३७०
छौथो ५९, ६२, ८४, १०४, ३१६, ३३५, ४०६	छोरा जन्माई ३६४
च्छंकमण ३३, २५४	छोरी २६ ( हरू ) २६
च्छंकमणस्थल ३९९, ४००	ज
च्छंकमण शालाहरू ४१	जडीबुटी ३५१, ( मा ) ३५२
छ	जडीबुटीहरू ३८१
छ अनुसृति २२५, २३१, २८९	जस्तै ३६, ८५, ११७, १५०, १५१, १५२, २०७, २०८, २५८, २५९, २६२
छ गुणधर्महरू २३	जस्तो ३६, ३२८
	जस्तो कि ७६, ९५, ९६, १२८, १२९, १४५, १७८, १७९,

१८१, २०१, २०५, २०६,	जिह्वासंस्पर्शज १३०, १३१
२५७, २७६, २७७, २९७,	जिह्वा विज्ञेयरस ३००
४०७	जिह्वे निद्र्य २५३
जनताघर ३९९, ४००	जीवन द, ९, २९, ३५२, ( मा )
जनाकीण २६१, २९६	२५७, २५८, २५९, २६०,
जब २१, ६१, ८८, २२५, २२६,	( भर ) २८०
२२८, २३०, २८९, २९१,	जीविका ३०१
२९२, २९३, २९९, ३००,	जीवित छ ३४७, ३४८
३१४, ३१६, ३३३, ३३४	जुनवेला २२५, २२६, २२७, २२८,
जन्म ११९	२३०, २८९, २९०, २९१, ..
जरा ११८, ११९, ४१६, ( जीण )	२९२, २९३
४२३, ४२४	जुलाफ ३५७
जलन ३५८	जेठान ३१
जलाशय ४१०	जेठो ३१५, ( पत्नीले ) ३३५
जबनप्रज्ञा २७१, २७५, २७६, ( ने )	जेठोछु ४२३, ४२४
२६९, २७०, २७३, २७४	जेत ३९
जसरी ३१४, ३३४	क
जाग्रत २५२, २५४	कण्डा द९, ( गर्छ ) ३०२.
जाति ११८, ४१८	कसंग ४१३
जानि जानि ४०२	काढा ३७७, ३७८
जिरोड़ ३३, ९२, ९३, ९४, ( मई )	क्वाट्र ३०७, ३०८
४०९	क्वास्स ३८६
जिह्वाधातु १२९, १४८	कूटो आरोप ४०२
जिह्वाविज्ञान धातु १४८	कूट कपट ४२१
जिह्वाविज्ञेय-रसहरू ३१९, ३२१,	
३३९, ३४०, ४३४, ४३६	

ट, ठ, ड, ढ,

टाउको दुख्नेरोग २५३

टुक्रा टुक्रा पारी ३०४

ठुल-ठूला ३६८, ३७३, ३७९

डकैती ४२१

डराउँदिन ९४

डुविरहन्छ ३१८, ३१९, ३२०, ३३९,  
४३४, ४३५

डुबि रहेदैन ३२०, ३३९, ३४०,  
४३६, ४३७

डुविरहेको हुन्छ द३

डुबी ४०४

डोरी १४६

ढाल तरवारले ३०३

ढोकाहरू ३८१

त

तकलिफ २९

तकिया १९५, ३२६

तथागतप्रति २७६

तथागत जीवन २२५, २२६, २३७,  
२४०, २४१

तथागत शावक ४०६, ४०७

तदनुकूल १७३, २८३

तदनुरूप १७३, २८३

तदनुलोमिक २८३

तपस्त्री ३४२, ( माव ) २८३

तब दद, २२५, २२७, २५७, ३१४,  
३१६, २९०, २९१, २९२,  
२९९, ३००, ३३४

तबमात्र २१

तरकारीहरू ३१

तरवारले, ३०३, ३०४

तल्लीन ४२६, ४२८, ४२९, ४३०

तात २०८

तातोपानी ३८७

ताम्रवर्ण ३५६

तालवृक्ष १५९, १६७, १६८, १९५,  
१९६

तालवृक्षसपान २३७

तिब्र ३०५

तिरश्रीन कुराहरू १२०

तिरश्रीनगति ११५

तिरश्रीनगतिबाट द६, दद, २०७

तिर्यक २७१, २७२, २७५, २७६,  
( गति ) २७०, २७१

तिलको लड्डु १७१

तीनमांगफल ३३१

तीनजन्म २५८

तीन प्रश्न १८५

तीन दिन-रात ३०८

तीन महीना २३७, २८८

सीन संयोजनहृलाई २७०	त्यस्ते ८५, ३२५, ३२६, ( गरी )
तीन सातासम्म ३७६	३६, ९५, २०८, २५७,
तीने मार्गफल ३११	२६३, ३१५, ३३४
तीने संयोजन २७१, २७५, ( लाई ) २७५	त्यसबखत २३०, २९०
तीर्थ १६६	त्यसबेला २२५, २२६, २२७, २२८,
तीस वर्ष १८६	२८९, २९०, २९१, २९२, २९३
तीसपटक ३८६, ३८७	त्यही जीव हो १२२
तीसवार विरेचन ३५७	त्यही शरीर हो १२२
तुच्छता ३६	त्याग २२९, २३४, २६२, २६३, २९३
स्तूप २	त्यागवान् १९८, २०२
तूष्णिभावले ९०, ९२	त्यागसम्पदा ५९, ६०
तूष्णिभूत १२५	त्यागानुस्मृति २२८, २२९, २३४, २९२
तेजधातु १३१	त्यागानुस्मरण २९२
तेल २०७, २७८	त्यागी २८७, ३९१, ३९२
तेल र बस्ती २१३	तृष्णा ११८, ११९, १५८
तेशो ५८, ६२, ८०, ८१, ८२, ८४, १०३, १०८, २५९, ३१६, ३८५, ४०६, ( पटक ) १४८, १५१, १७१, १७२, १७५, ३३५,	तृप्त २०८, २०९ तृप्तगराए ३८ तृतीय दिशा १६६, ४०३, ४०५
तेशोपटक पनि २७९, २८१	तृतीय ध्यान १८४, १८७, २५६, २८७
तैर्थीय १२१, १२२	त्रिकालदर्ती ३०५, ४१५, ४२१
तैर्थीय सम्प्रदायका ३४२	



त्रिकोटि परिशुद्ध ३६०  
स्त्री ४०९

वाशा ३५४, ३७१, ३७४, ३७६, ३७७  
३८२, ३९५, ३९६, ३७०,

## थ

थाममा बाँधी ३७८  
थीनमिद्ध ६०, ६१  
थीनमिद्ध नीवरण २३६  
स्थूलशरीर २०७  
थेरगाथामा २२

दाशी ३५४, ३७०, ३७१  
दिवोबहिनी पनि दाजुभाइसंग ३०२  
दिवास्थान ३५६  
दिव्य-कामसुख २६६  
दिव्यचक्षु २५८, ४१९  
दिशाप्रमुख ३७३, ३७९, ३६७, ३६८,  
( वैद्य ) ३३५

## द

दण्ड ३०३  
दशआँला ३३१, ( जोरी ) ४१०  
दशकारण २८३  
दशजन्म २५८  
दर्शन ४७७, ( गर्न ) ४२०, ४२३,  
४२४, ४३९  
दर्शनगर्नमा ३७२  
दर्शनाभिलाषी ३९१, ३९२  
दर्शनीय ३६२, ३६३  
दशबार ३८५, ३८६  
दाजुभाइ पनी दिवोबहिनिसंग ३०२  
दानकथा ३१४, ३३४  
दानकार्य २९२  
दाम्पत्य ४१५, ४२२

दीर्घायु ३२९  
दीर्घकालसम्म ३९३, ४२३  
दुइ जन्म २५८  
दुइ दिन-रात ३०८  
दुष्कृत्य आपत्ति ३९८  
दुःख २८७, ४२६, ४२७, ४२८,  
( पूर्ण ) ४२३  
दुःखदौर्मनस्य ३०१, ४०६  
दुःख समुदय २८७  
दुःखक्षय ३०५  
दुःखस्कंध हो ३०१, ३०२, ३०३,  
३०४  
दुःख निरोध २८७  
दुःखित २६४, २६५

दुःखी ४३८	दोशो २५९, ३१५, ३३४, ३८५,
दुर्गति २७१, ३७२, २७४, २७५, २७६, ३०४	४०६
दुधे-बालक ३४७, ३६४, ( लाई ) ३६४	दोशोपटक पनि २७९, २८१
दुर्बल ३७८, ३७९, ( मई ) ३७९	दोशो सफलता ३५४
दुर्भरता २८३	दौर्मनस्य ४२६, ४२७, ४२८
दुर्लभ ३५२	द्वारपाल ३६८, ३६९
दुर्भाषित ३६०	द्वितीय-ध्यान २५६, २८६
दुःस्पौष्ट्यता २८३	द्वितीयदिशा ४०३, ४०५
दुबलो ३७७, ३७८, ३७९	द्वेष २०७, २९८, ४०४, ४०६
दुराख्यात २७९	द्वंष्युक्त २८९, २९०, २९३, २९८
दुराचार ३०४	दृष्टि ( सम्यक ) प्राप्त छन् ३३६
दुवैतिरबाट विमुक्तछन् ३३५	ध
दुशील ३३६	धनसम्पत्ति ३१६, ३३५
देखेको ( दिट्ठं ) ४०२	धनुष बाँणले ३०२, ३०३
देवगणहरू ३१६, ३३२, ३३६	धागो ४३८
देवतानुस्मरण २९३	धारणगर्ढ ३९१, ३९२
देवतानुस्मृति २९२	धारणगर्नेमा ३९२
देवपुत्र ३२८	धारणा ४१८
दोसल्ला ३५५, ३५६, ३८३, ३८४, ३८८, ३८९	धिक्कारे ३९७
दोष ३०१	धोका बाजी ४२१
दोषप्रस्त ३८४, ३८६, ३८७,	धर्म ३१५, ३३४, ( दर्शन ) ४२०
	धर्मप्रति २६२, २६४, २६७, २७०, २७१, २७३, २७४, २७५,
	२९४, २९६, ३२३, ३४१,
	३४६, ४००, ४४३

धर्मचक्र २१५, ३३४	न देखेको (अविद्या) ४०३
धर्मजीवी ४३२	न सुनेको (असुतं) ४०३
धर्मविज्ञानद्वारा ३२२, ३३९, ३४०	नाड़ २५८
धर्मविनयमा ४४०, ४४२	नाकभित्र ३६९
धर्मप्रकाशन ४०७	नाक-कान ३०३
धर्मसंयुक्त २९०, २९१, २९२, २९३	नाच ३६२, ३६३
धर्मन्तेवासी ३५१	नातादार ३४८
धर्मानुरूप ४०२	नालिय शाक ३२५
धर्मानुसार ३९१, ३९२, ४०२	नाड़-लोमा राखी ३६४
धर्मानुस्मरण २९०	निगण्ठ सम्प्रदायमा ३०७
धर्मानुसूति २९०	निष्ठाराखी ३२३, ४४३
धर्मानुसारी-लक्षण २७१, २७६	निस्तार बुद्धिले ४०४, ४०५
धर्मानुसारी छन् ३३६	निस्तारण ३०५
धर्मविबोध २९०, २९१, २९२, २९३, ३१५, ३३४	नित्यपवारणा २८४
धर्मोपदेश २९८, ३१४, ३१६, ३२७, ३३४, ३३५, ३४३, ३५६, ४१३	निर्दोष ३८८, ४०७, (पूर्ण) ४०४, ४०५
न	निदान ३९८ (मा) ३८९, ३९४ स्त्रिध ३८५
नक्क २७१, २७२, २७४, २७५, २७६, (मा) ३०४	निर्मल २९०, २९१, २९२, २९३, ४२४, ४४१
नक्कन्ति २७०, २७१ (बाट) २७०	निर्मूल ३३१
नगरद्वार ३८७	नियम २८३
नजिक २९७	निरोध धर्म ३१५ निरोगी ३७४, ३७६, ३९७, ३९९

निवेदन २९५, ३७१  
 नीच-उच्च २५९  
 नीवरण ३१४  
 तुहाउनु ३८६, ३८७  
 स्नेह ४१३, ४१५  
 नैछम्यको गुणकथा ३१४  
 नोकर ३३०  
 नोकरीद्वारा ३०१  
 नौनी २७८

प

पत्करहरू १९१, १९४  
 पखाला ३८३  
 पञ्चस्तकध १३२, ३४४  
 पञ्चबली ६२, ६४, १०४  
 पञ्चबलीकार्य १०५  
 पञ्चभय-बेरादि ११५  
 पञ्चविषय-सुखभोग ९७, ९८  
 पञ्चशील २६, १०७  
 पचास कार्षण ३६२, ३६३  
 पञ्चमाश्रिमुखगरी २५१  
 पण्डित ४९, ७३  
 स्पर्श ११८, ११९  
 स्पर्श-धातु १४८  
 स्पर्शविज्ञान १३०  
 स्पर्शविज्ञानद्वारा ३२२, ४३५, ४३७




Dhamma.Digital

पर्याय १६४, १६६, १६७  
 परजन्ममा पनि ४३१, ४३२  
 परदार १११  
 परदारगमन ५३  
 परदेश १  
 परस्पर ३०२  
 परम रूपवती ३६२, ३६३  
 परलोक १३३, ३२८, ३५० (मा) १३३  
 परस्त्रीगमन ३०३  
 परामर्शित २९१  
 परित्याग ४०, ३१६, ३३५  
 परिनिर्वाण ३०, ४४, ११२, ११३,  
 ११५, २७०, ३१२, ३१८,  
 ३१९, ३२०, ३२२, ३३१,  
 ३३८, ३३९, ३४०, ४३२,  
 ४३४, ४३५, ४३६, ४३७,  
 ४३८  
 परिमोग ३६, ८३, ८४, ८५, २५०,  
 ३३५  
 परिवर्तन ४२६, ४२७, ४२८, ४२९,  
 ४३०  
 परिवाजकहरू १२१, १२५  
 परिवेणहरू ४१  
 परिशुद्ध ४२४  
 परिहरण १०३, ४२३

परिहानी १३४	पापमील १९८, २०२
परिक्षण १०४	पापकर्म गरेका विद्यार्थी ३०५
परीक्षा ३४४, ३५२	पाचित्तिय २८४
पलङ्घ १९४, ३२६	पायश १५५
पर्वदिनमा ३४८	पारित १७५
पवारणा २८४	पात्रनपोषण ६४, १०५, ३४७, ३४८,
पसिना ५५, ५६, ६१	३४९
पंसुकूलिक ३५५, ३८८, ३८९	पाला ३०४
पहिलो ५८, ६२, ८०, ८१, ८२, ८३, ८४, ८७, १०३, १०७, २५८, ३१४, ३३४, ३७१, ३८५, ४०६ (पटक) ४१२	प्यारो लाङ्छ ४१०
पहिलो सफलता ३५४	पाँच अधो भागीय संयोजन २७०
पाण्डुरोग ३५५	पाँच कर्तव्य १०३
यात्रचीवर ७, ३८, ४२, ६८, ९२, १४७, १५०, १५४, १५५, १७१, १७२, १९८, १९९, २५०, ३१३, ३३३, ३३४, ४०३, ४०५, ४१९, ४३१	पाँच दिन-रात ३०८
पात्रहरू ९८, ९९, १९४	पाँच प्रश्न १८५
पानी ७६, ७७, २४६, ३८३	पाँच भय-वैरादि ११९
पानीखाने ठाउँहरू ४१	पाँचशय ६४, १०६, २००, ३७२, ४०८, ४०९
पानीघरहरू ४१	पाँच शय जन्मसम्म ४१३, ४१४
पापकटन ३६०	५०० गाडामा १, २७
पापकर्म ३०७	पाँच शिक्षापदहरू १०१, १०६, १०७
	पाँचौ १०४, ३१६, ३३५, ४०७
	पाँचौ दिनमा ३७३, ३७४, ३७५
	पिसाब ३७७, ३७८
	पिण्ड २९, ३०
	पिता ३४९, ३६५, (को रूपमा) ४१३

पितापनि पुत्रसंग ३०२	१५०,१५५,१७१,१९८,
पितृघात ३६१	१९९,३१३,३२४,३३३,
पीठिंडे २५१	४०३,४०५
पीडित २६४,२६५	पेट चिरी ३७८
पीडा ३०१	पेय ९९
पोरा ३२६	४५ योजन २७
पुष्करणीहरू ४१	पोखरीहरू ३६२,३६३
पुण्यकार्य ७८,७९,८०,८१,८२, ८३,८४	पोषण ३७१
पुण्यक्षेत्र ६९,८७,९४,१०७,१०८ २२७,२३२,२४२,२४३, २६५,२९१,२९७,३२७	प्रजापतिहरू ३१५,३३४
पुत्र २६,६१	प्रणालि ३५२
पुत्र पनि आमासंग ३०२	प्रणिधान १८८,१८९
पुत्र पनि पितासंग ३०२	प्रणीत ९८,११५
पुत्रभार्यामाथि २६५	प्रणीततर छ १८३
पुनर्भव २१	प्रतिष्ठित १३७,१९०,१९१,३३१, ३४३,४२२
पुरानो पापकर्म ३०५	प्रतिकूल २८२
पुरुषदम्यसारथी ८७,२२५	प्रतित्यसमुत्पाद ४,११७
पूजनीय ६९	प्रतिदिन १४२
पूर्वपट्टि ४१०	प्रतिपदा ४२१
पूर्वप्रेत-बली ६२,१०४	प्रतिनिसर्ग २३८
पूर्वजन्ममा ५,४१५	प्रतिरूप २८९
पूर्वानुस्मृति २५८,४१३	प्रतिलोम ४,२८३
पूर्वाभिमुखगरी २५१	प्रतिवेध २५५
पूर्वाण्हसमयमा ७,२८,४२,९२,१४७,	प्रतिसंख्यानगरी २५४
	प्रतिसारणीयकर्म १७४,१७५

प्रत्यय ९, ११, १२, १३, १५, १६, १८,	३९५, ३९७, ४१९
२०, ३४२	प्रवज्या १८७, १८८, ३९५, ३९७,
प्रत्यक्षणीय ६९	३९८
प्रत्यक्षमुखकर १०७, १०८	प्रवर ८५
प्रत्युत्तर ४१७, ४२५	प्रवारणा २७८
प्रत्युपस्थान ५४	प्रविवेक प्रीति ६५, ६६
प्रथमध्यान १८३, १८७, २५६, २८६	प्रवृत्ति २८२
प्रथमबार २७	प्रसन्न १७३, १७४, १७७, २८३, ३३४,,
प्रदक्षिणागरी १७०	४२४ (ता) ३१०, ४२१
प्रश्न २९	प्रसन्नमुद्रा ४१७
प्रपञ्चकारी १६८	प्रसंगमा ३८९
प्रपात ८, ९	प्रशांसा ८०, ८१, ८२, ८३, ८४, ११३, ,
प्रफुल्लित ३८९, ३९३, ३९८	१८०, १९२, २०२, ३४५,,
प्रभातभयो ३३	३४६, ४००, ४२२, ४३८,
प्रभापूर्ण ३२८	४३९, ४४०, ४४१
प्रभावितभई २०२	प्रहार ३०३
प्रभाघर ९६	प्रजा २२९, २३४, २८७, २९३, (चक्षु)
प्रभाणकर २०५, २०६ (हो) १७९,,	१४६, १६०, १६८
१८१	प्रजाद्वारा ११९
प्रभाणकारी १६७	प्रजापन २४७, २४८, २८३
प्रभाणसहित ४२१	प्रजावान ५३, ११२, १३५, १९८,,
प्रमुदित ६४	२०२, २५५, २६४, २६५.
प्रयत्न ३०१	प्रजाविमुक्तझन् ३३५
प्रसाप १८९	प्रजाविमुक्ति २६० (ले) २६९
प्रसवित १४३, १८६, १७९, १८८,,	प्रजाविमुक्तिलाई २८७
२११, २१२, २१६, ३४२,	प्रजासम्पदा ५९, ६०, ६१



Dhamma.Digital

प्रज्ञासम्पन्न	६१	प्रियंकर वायक	३२४
प्रज्ञेन्द्रिय	२७१, २७६	प्रीति	३०, ६५, १८३, १८७, २२५, २२६, २२७, २२८, २२९,
प्राचीनसिद्धान्त	३५२		२३०, २३२, २३३, २३४, २३५, २५६, २८६, २९०,
प्राणक (अनुप्राणी)	३७५		२९३
प्राणातिपाती	८६, ११५	प्रीतिसहगतसंज्ञा	१३
प्राणीघात	५०, ५३	प्रीति-सुख	१२, १८३, २९९, ३००
प्राणीहिंसा	४०६, ४०७, (बाट) ३९०	प्रीतिमयवाक्य	४१०
प्राणीहिंसक	५०	प्रेतगति	११५, (बाट) ८६, ८८, १०७, २७१
प्राप्तघर्म	३६	प्रेम	३५२, ४१३, ४१५, (पूर्वक) ४२१
प्रातिमोक्षसंवर	२८६	प्रेममात्र	२७२, २७६
प्रातिहार्य	१५५	प्रेरणा	३९१, ३९२, (दिन्ध) ३९२
प्रार्थना	४७	प्रोत्साहन	३५२
प्रामोद	२२५, २२६, २२७, २२८, २२९, २३०, २३२, २३४, २३५, २९०, २९१, २९२, ३९३	पृथक्जन	६८, ६९, ७०, ७१, ७२, १५२, ३११, ४१८
प्रासादिकता	२८३	पृथ्वीधातुमा	१३१
प्रासादिकताको	१७३	पृथुलप्राज्ञ	६१
प्रासादहरू	३६२, ३६३	फ	
प्रासादिक	३६२, ३६३	फुल (अण्डा)	२५७, ४१६
प्रियरूप	३००, ३१८, ३२०, ३३८, ४३४	फूपुको रूपमा	४१४
प्रियवचनद्वारा	२०१	पर्यावानमा	३६९
प्रियवादी	४३२	व	
प्रियंकर वस्तुवान	३१२	वच्चा	१७१
प्रियंकर	३२३	वल्लीले	३०४

बजैको रूपमा ४१४	बाजे ३४८
बङ्घिया बङ्घिया ९७,९८	बाटोखर्च ३२५,३५४,३६७
बङ्घिया ३८४,३८८	बाँडछ ७८,७९,८०,८१,८२,८३,८४
बत्ति २५०, (मा) ३७०	बाँडदेन ७९,८०,८१,८२,८३
बन्धन १४५,१४६,१५८,१६०,३००	बादल १५६
बथर ३२५	बाधापूर्ण १०,१२,१३,१४,१६,१७,
बयान ३१९,३२०,३३९,३४०, ४३४, ४३६	१८,१९
बयानगर्छ ३१८,३२०,३३९,४३४	बाँधिएको हुन्छ ८३,८४
बयानगर्वेन ३२०	बाल ११२
बलवान १२९	बालचिकित्सक ३४८
बलवीर्य १०३	बालुवा २८
बलियोपार्छ ६१	बाह्यशयपचास ४०८
बसीरहेंदा २९०,२९१,२९२,२९३	बाहिरका छ आयतन १२९
बहिनी २५,२६	बाहिर ३८६
बहुजनाकीर्ण ३६२,३६३	बाहुबलद्वारा ५५,५६,६१,६३, १०३,१०४
बहु दुःख २९९,३००	बाहुमा २८५
बहुरोगी ३९९	बिछुधाउना १९५
बहुक्लेश २९९,३००	बिनाआमाका छोरा ३४८
बहुश्रुत १९८,२०२	बिरामी ६७,४२०,४२१,(छ)१२६
बहुश्रुतहुन्छ २५५	१२७,३६४,३६८
बहूपकारी १६५,३७३	बिरामी बुद्धकहाँ २१४,२८४
बाकला बाकला १९५,३२६	बिलौनी २६२
बाङ्गा १८४	२० एकड २५
बाजले २६२	बीस जन्म २५८
बाजा ३६२,३६३	बुढापाका ३५३

बुढो ४२३, ४२४	व्यापाद नीवरण २३६
बुद्धगुण ६८, ८७, १०७, ११६	व्यापारीहरू ३५०
बुद्धत्व ५	ब्रह्मचर्य-पञ्चशील ३११, ३३१, (को) ३१५, ३३४
बुद्धद्वारा प्रशंसा २०२	ब्रह्मचारी ६४
बुद्ध-धर्म १३७, (मा) ४२१	ब्रह्मजालमा १५०, १५१
बुद्धरूप ३४३	ब्रह्मजीवन २४०
बुद्धप्रति ६८, ९२, ९३, ९४, १०७, ११६, १८०, १९०, २०३, २४२, २६४, २७०, २७१, २७३, २७४, २७५, २९४, २९६ ३२३, ३४१, ३४६, ४००, ४२२, ४४३	ब्रह्मा २४५
बुद्धानुसृति २२५, २२६, २३१, २८९	ब्राह्मण ६२, ९९, ११२, २४९, २५०
बुद्धासन ३११	ब्राह्मण पनि ब्राह्मणसेंग ३०२
बुहारी २६, (ले) ३७०	भ
बैचंन ४१६, ४२३, ४२५, ४२६, ४२७, ४२८, ४२९, ४३०	भगवान् प्रति २९६, ३३३
बोधनीय ६९, ८७, ९४, १०८, ११७, १३८	भण्णे ३६९, ३७१, ३७२, ३७३, ३७८,
बोधिमा ५९	३८२, ३८३
बोधिवृक्ष ४	भण्डारहरू ४१
बोधिसत्त्वमै छाँदा ९, २९९	भक्ति ३४२
बोधिज्ञान १४१	भक्ति २९, २६५, ४१५, ४१९
ब्यञ्जनग्राही २५२, २५३	भन्ते २८०, २८१, २८५, ३१४, ३१५, ३१६, ३१८, ३२५, ३२६, ३३३, ३३४, ३३५, ३३६,
ब्यञ्जनसहित २५५	३४३, ३८७, ३९१, ३९८,
ब्यञ्जनहरू ३२६	४११, ४१९, ४२०, ४२३, ४२४, ४३२
	भद्रकार्य ५५
	भदन्त ३१३
	भयवैरागि ११५, ११६

भय २२	भीत १९५, ३२६
भय त्रास ५०, ५१, ५२, ५३	भुङ्गोमा १२९
भयवर्ण २५५	भैषज्यं ६५, १५४, १७२, १८८, २७८,
भयभीत भई ४०९	२७९, २८०, २८१
भरणपोषण ४३८	भैषज्यं परिष्कारद्वारा ५४
भव ११८, ११९	भोगसम्पत्ति ५८, ५९, ६२, ६३, ६४,
भवान्तरमा १	७९, ८०, ८१, ८२, ८३, ८४,
भविष्यमा २०५	१०३, १०४, १०५, १०६,
भात ३०, ३१, ३७७, ३७८	३१५, ३१६, ३०१, ३३४,
भार्या ६१, (लाई) ३७०	३३५
भावना १०२	भैषज्यं प्रत्यय २७९
भावितागर २८९, २९०, २९१,	भोगसुख ५५, ५६, ५७
२९२, २९३	भोजन २८, ८९, ९०, ३३६, ३९३
भित्ता ७६, ७७	भोजनदान १०१
भित्ताहरू ९६	भोजनद्वारा ५४, ५५
भित्रका छ आयतन १२९	भोजनमा मात्राज्ञ २५२, २५४, २५७
भिन्नताछ ९	भोज्य ९०, ९९, (छ) ३६०, ४०३
भिन्नाभिन्न ४९८	भोलि ३३
भिक्षाटन १४४, १४५, ४१९	म
भिक्षा भोजन ६५, १५४, १५७, १७२,	मङ्गुभूत १२५
३१७, ३४२, ४०५, ४०५	मण्डपहरू ४१
भिक्षु १४१ (हरू) २७९, २८०,	मदिराको नसा ३३१, ३३३
२८३, २८४	मदिरापानगरी ३३०
भिक्षुसङ्ग २४४, २४५, ३८८	मद्यपान २८८
भिक्षुणी १४१	मधु २
भिक्षुणीसङ्ग २४४, २४५	मध्यप्रकल्पाण २५५

मन १४६,४९२ (कर्म) ७५,७६,	मरणतुल्य ३०२,३०३,३०४
७७,९५,९६	स्मरण २६२,२९६
मनद्वारा ३०४	मरणमय ९२,९३,९४
मननगरी १०,१२,१३,१४,१५,१६,	मरीमेटी ३०१
१७,१८,१९	म रूप हुँ ४२६,४२८
मनमा ३१	मल २७७
मन संयम ३०५	मलिन ९६
मनपर्छ ३२५,३२६	म विज्ञान हुँ ४२८,४३०
मनपर्ने ३२४,३२५,३२६,३२७,	म वेदना हुँ ४२६,४२९
३२८	म संस्कार हुँ ४२७,४२९
मनाप ४७,५८,५९,३००,३१८,	म संज्ञा हुँ ४२७,४२९
३२०,३३८,४३४	मह २७८
मनेन्द्रिय २५३	महत्त्वच्छा २८३
मनोविज्ञेय धर्महरू ३२०,३२२,	महानचित्त १६६
३३९,३४०,४३५,४३७	महाप्राज्ञ ६१,७३
मनोवृत्ति ३५२	महाराज ४०९,४१०,४११
मनोभावनीय २६१,४२३,४२४	महापुरुष १४१,३४२
मनोविज्ञान १२९	महायज्ञ ३२ (छ) ३१
मनोकामना ३१२, (द्वारा) ४३५,	महायज्ञकार्य ३२
४३७	महाशब्द १२०
मनोमय ३२८	मही ५,६
मनोमय ब्रह्मलोकमा ३१२	महेच्छताको १७३
मर्मस्पर्शी ४२०	मार्गफल २३१,२३५,३४३
ममता ४१३	मात्सर्य मल युक्त २९२
मरण ११८,११९,२६२,२६३,३०२,	मातृपक्ष २१६
३०३,३०४	मादकपदार्थ १११

मानसत्कार ५६४	मिथ्याविमुक्ति ७२
मानसिक ५१,५२,१९५,१९६, ३५०,४२६,४२७,४२८ ४२९,४३०	मिथ्यासङ्कल्प ७०
मानवकल्याण ३५०	मिथ्यासमाधि ७१
मानवकल्याणकारी ३५०	मिथ्याज्ञान ७२
मापदण्ड १४३,१९३,२०४,२०५, २०६, (हो) १७९,१८१	मुखले कुरा नगरी ३०८
मामा ३४८	मुखविकार ३७०
मार्मिक ३४९	मुखाकृति ४१९
मायावी १८४,३८२	मुण्डनता १८६
मार २१, (सेना) २२	मुदिता सहगत चित्त ४०४
मारिष ५	मुदिता १६६
मास्त बाँकीछन् ३०६	मुद्रागिन्तिहारा ३०१
मासिद्धौ ३०५	मुसीहरू ७६,७७,९५,९६
मासिसक्यौं ३०६,३०७	मूर्खित ८०
मांस ४०२ (चक्षु) ४१९	मूर्खित ४०४
मासु ३०४	मूर्खित भएको हुन्दै ८३
मित्र १८९	मूल्यवान ३७०
मित्रहरू ३९	मेरो रूप हो ४२६,४२८
मिथ्याकर्म ७०,७१	मेरो विज्ञान हो ४२८,४३०
मिथ्याजीविका ६१	मेरो वेदना हो ४२६,४२९
मिथ्यादृष्टि ७०	मेरो संस्कार हो ४२७,४२९
मिथ्यास्मृति ७१	मेरो संज्ञा हो ४२७,४२९
मिथ्यावाचा ७०	मेघावी ५७,७३
मिथ्यावायाम ७१	मेहनतगर्ढ ३०१
	मैत्री-चित्त १०१,१०२,१६६
	मैत्री विहार ४०४,४०५,४०६
	मैत्री सहगतचित्त १६६,४०३



Dhamma.Digital

मोघपुरुष १७३, २८२	यसलोकमा ३३७
मोह २९८, ४०४, ४०६	यसं जन्ममा ३०१, ३०२, ३०४,
मोहचित् १६०, १६७, १६८	३२१, ३२२, ३३८, ३०६,
मोहजन्य १९६	३१८, ४३३, ४३४, ४३६, ४३५
मोहयुक्त २८९, २९०, २९३, २९८	यसं जन्ममा परिनिर्वाण ३२०
मृगचर्म ९९	यशा ४७, ४८, ४९, ६०
स्मृति १८९, २४०, २५१, २५४	यशकोटि १७८, १७९, २०४, २०६,
स्मृतिवान् १२, १३, १८४, २५५, २५६	३४२
स्मृतेन्द्रिय २७१	यशदायी ४८
मृत्यु ७६, ९५, ९६, १६२, १६३, २०८, २६२, २६७, २६८, २७२,	यशलाभी ४८, ५४
२९६, ३६७, ३७३, ३७४, ३७५, ४१६, ४३८, ४४०,	यशवान् ४८, ३२९
४४१	यही प्रत्येष हो ३१९, ३२०, ३३९, ३४०, ४३४, ४३५, ४३६
मृत्युपछि ३०४, ४३८, ४३९	यही हेतु ३१९, ३२०, ३३९, ३४०, ४३४, ४३५, ४३६
मृदुछ ३१४	यागु ३१, ३२, ३७७, ३७८
मृषावाद ५०, ५२, ५३, (बाट) ३९०	याचकपात्र ६०, (भई) २९२
मृषावादी ५२, ८६, ११६ य	यापनीय ६८, ९२, १२८, १२९
यति दुःख ३०६, ३०७	युक्तियुक्त ६२
यस जन्ममा ५०, ५१, ५२	योगक्षेम १७८, १७९, २५७
यस्तंगरी ७६, ७७, ९६, १४२, १४६, १६६, २६५, २७६, २७७, २९७	योजन योजनसम्म ३६९
यथार्थत २८७	र
यस धर्म-विनयमा १२५	रजनीय ३००, ३१८, ३१९, ३२०, ३२१, ३२२, ३३८, ३३९, ३४०, ४३४, ४३५, ४३६

रगत ३७१,३७२	खमुनी ८
रथ २३,१५९,२६२,२९६	रचाउँछन् १३४
रत्न ९०	रचाउँदेनन् १३३
रमणीय ३३०	रन्ध ३०१,३०२
रसधातु १४८	रूप १५२,१५३,४२६,४२८
रस-विज्ञान १३०	रूपत्वलाई ४२६
रस विज्ञानद्वारा ३२१,४३५,४३७	रूपधातु १४८
रहस्य ४१३,४१४	रूपमा १३३,१५२,१५३
राग १५९,२७०,४०४,४०६	रूपवान १५२
रागचित्त १६७,१६८	रूपविज्ञानद्वारा ३२१,३३९,४३४,
रागजन्य १९५	४३६
रागयुक्त २२५,२२६,२२७,२२८, २३०,२३१,२३४,२३९, २९०, २९३	रूप-पितान १२९
राज कार्यमा ३९६	रूप सम्पन्न ३१०
राजकुलमा ३६५	रूप सहगतसंज्ञा १६
राजदरबारमा ३५०	रूपवचर २४७
राजवैद्य ३५४	रूपीय ध्यान १५
राजबलो ६२,१०४	रूक्ष छ १७
राजभयबाट १०३	रेशम ३२६
राजा पनि राजसंग ३०२	रेशम कपडा ९९
रात्रीस्थान ३५६	रोग ४१६, (ग्रस्त) ४२३,४२५
रात्री ६१,४२५	रोगी ३६४,४३८, (छु) ४२४
रात्रारात्रा ९७,९८	रोगेरोगले ४२३,४२५
रात्रोसंग २५७	रौद्र ३०७
रुख २९७	रंग ३१४,३३४
	ल
	लग्नताको १७३

सज्जालु २५५, २८२	वच्छधाइ १९३, १९४
लज्जावान १९८, २०२	वच्छधान २४६, २४७
लक्ष ४१८	वर्ण ४६, ४७, ४८, ४९, ११२, २५८,
लाम २९२, ३०१	४१८
लामसत्कार १७८, १७९, २०४, २०५ २०६, २५५	वर्णदायी ४८
लामखुट्टे ४४	वर्णदिएको हुन्छ ४५
लामो शास २३८	वर्णना २८३
लिङ्ग ४१८	वर्णनागरी १७३
लुट्थन् ३०३	वर्णलाभ ४८
लूटपाट ३०३	वार्णलाभी ४८
लेटिरहेवा २९०, २९१, २९३	वर्णवादी १२१
लेय्य ९९	वर्तमान समयमा ४१५
लोकमा ५८, ५९, ७५	वर्तमानकालमा २०२
लोकविद् ६८, ८७, २२५	वस्त्र ३२७
लोमहर्षित ३३	बन्दना ६७
लोहितक २८०	बरदायी ३२९
लोहितपाणि ३०७	बशीभूत ६०
लौरोटेकी ४४१	बष्ठवास ३८
॥	
वचन १९१	बाक्वाकी ३८१
वचनद्वारा ३०४	बादविवाद ८८
वची-कर्म ७५, ७६, ७७, ९५, ९६	बाहनमा ३८१
वची-संस्कार १६०, १६१, १६२, १६३, १६४	बाहनागारमा ३८१
	बाणिज्यद्वारा ३०१
	जिकृति ३५३, ३६९, ३७०, ३७८
	विघ्रह ३०२
	विचार १८२, १८३, १८७, (गरी)

- |   |   |
|---|---|
| विचारधारा ४१८                                 | विभूषित ९९  |
| विचिकिच्छा ६१                                 | विमुक्ति ४,२६७, (चित्त) २६७                                     |
| विचिकित्सा ३१७                                | विमुक्तिसुख ५   |
| वितर्क १८२,१८३,१८४,१८७                        | विमुक्तिप्रज्ञाले २६९,२७०,२७१,..<br>२७३,२७४,२७५,२७६             |
| वितर्क-विचार १६१,२८६                          | विरज ३६,३१५,३३४   |
| वितर्कसहगत-संज्ञा १२                          | विरेचन ३८४,३८५,३८६,३८७  |
| विदितधर्म ३६                                  | विलाप ३०१,३०२   |
| विदेशमा ३५२                                   | विवर्तकल्प २५८  |
| विनयशिक्षा २८४                                | विवाद ८८,८९   |
| विद्या १३५,२६०                                | विवाह ४१२   |
| विद्यमान ३१४,३१५,३१६,३१७,<br>३३७,४२२, (छ) ३३७ | विवाह छ २५,२६,३१  |
| विद्याचरण ६८,८७,२२५                           | विसंयुक्त ३२१,३२२   |
| विद्यार्थी ३५१, (जीवनमा) ३५२                  | विश्वास १८२,२५५,४१५,४१५,..<br>४१८,४२२                           |
| विद्यासम्पन्न २६०                             | विशुद्ध ९९  |
| विधवंश ६०                                     | विशुद्ध-चित्तलाई १०७  |
| विनाप्रयास २५७,२५८,२५९                        | विशेषगामी २३३   |
| विनिपात ६८,२६९,३०४ (बाट)<br>२७०,२७१           | विशेषभागी २६२   |
| विनिपातमा २७३                                 | विषमताभावस्ते २२५,२२६,२२७,<br>२२८,२२९,२३०,२३२,..<br>२३३,२३४,२३५ |
| विनीत ४२६,४२८                                 | विषय २७६, (मा) २८९  |
| विपश्यना ४४,१६५                               | विहार २८,३९,१५६   |
| विपरिणाम ४२७,४२८,४२९,४३०                      | विज्ञप्ति ३९६   |
| विपुल-चित्त १६६,४०३,४०५                       | विज्ञप्रशंसित २६५,३९१,७०,८७,..                                  |
| विपुल रूपले २५७,२५८,२५९                       |   |

१४, १०८, ११७, २४३ (छ)	व्यस्त छु ३९५, ३९६
२२७	व्यभिचार ४२१, ४३१, ४३२
विज्ञान १६, ११८, ११९, १३०, १३१,	व्याघ्रचर्म १९
१३२, १३३, १५२, १५३,	व्याधि ४१६
४२७, ४२८, ४३०	व्यापाद ६०, ६१
विज्ञानत्वलाई ४३०	व्यापादवान् ४०४, ४०६
विज्ञानत्वयतन १६, १७, (मा) १३२	व्यापाद संयोजन ३१७
विज्ञानत्वयतन-सहगत-संज्ञा १८	वृद्धि १५६
विज्ञानधारु १३१	वृद्ध प्रवर्जित ४१९
विज्ञानमा १३२, १५२, १५३	वृक्ष मूल १६७
विज्ञानवान् १५२, १५३	स
वीतमल ३६, ३१५, ३३४	सकारणमा ६३
वीर्येन्द्रिय २७१	सत्कारपूर्वक ९८, ३३५
वीर्यवानताको १७३	सकृदागामी १००, १११, ११२, २७०,
वेदना ६९, ७०, ७१, ७२, ११८, ११९,	२७५
१५२, १५३, १५४, १६१,	सकृदागामी-फल २६
४२६, ४२७, ४२९	सकृदागामी-तक्षण २७०, २७५
वेदनात्वलाई ४२६	सङ्गणिकता २८३
वेदनामा १३२, १५२, १५३	सङ्गणिकताको १७३
वेदनावान् १५२, १५३	सङ्क्ष ४, १७७
वेदनाक्षय ३०५	सङ्क्षण १७०
वैद्याचार्य ३६६	सङ्क्षण ६९, ८७, १०८, ११७
वैद्यविद्या ३५६	सङ्क्षप्रति ६९, ९३, ९४, १०८, ११७,
वैद्यशास्त्र ३५१, ३५३	१८०, १९०, २०३, २४२,
वैश्य ११२	२४३, २६२, २६५, २६९,
वैशारद २६, ४४०, ४४२	२७०, २७१, २७३, २७४,

२७५, २७६, २९४, २९६,	सत्त्व १५०, १५१, (हरू) ३१८,
२९७, ३२३, ३४१, ३४६,	३३८, ४३३, ४३४, ४३५,
४००, ४४३	४३६, ४३७
सञ्चासेवक १७३, १७४, १७५	सन्दर्भमा ३९४
सञ्चाटि २५१	सन्दर्शित ३८, १२५, १७०, २५१,
सञ्चानुस्मरण २२६	३८९, ३९३, ३९८, ३९९
सञ्चानुस्मृति २२६, २२७, २३२, २९१	सदाचार १३७, ४२२
सर्जाय ३०३	सर्वोर्गमी ३०१
सठ १८४	सदुपयोग ६१, ६३
सतसंगत ३१४, ३१६	सन्दृष्टिक २२६
सन्त ११२	सन्ध्यासमयमा ३४४
सन्तजन १११	सन्धर्म २०८, २८३, (श्रवण) ३९१
सन्तर्पित ३८	सन कपडा ९९
सन्ताप ११९, ४२६, ४२७, ४२८, ४२९,	सम्पत्ति ३०२, ३७४, ३७६, ३७७, ३९६:
४३०, (गर्छ) ३०१	सम्पत्तिमा १३३
सतिपट्टान ४१८	सर्व ४४
सन्तुष्ट २०८	सम्पर्क ३५०
सन्तुष्टता २८३	सम्परायिक ५१, २८३
सन्तुष्टिताको १७३	सम्परायिक दोषहो ३०४
सन्तुष्टि ३८९	सत्युल्ल ४१८, ४२०
सत् २	सत्युल्लभर्म १५२, १५३, ४१७, ४१८,
सत्युपिण्ड ५, ६	(मा) ४२८
सत्योष ६५	सत्युल्लभरू १५३, ४१७, ४२६
सत्यकृपाहारा ४२०	सम्प्रतिष्ठित ३८, १२५, १७०, २५१,
सत्य १८४, १८५, (कुरा) ४२१	३८९, ३९३, ३९८, ३९९
सत्यासत्य ३५९	सम्प्रसाद २५६

सम्प्रहरित	३८, १२५, १७०, २५१, ३९३	२२७, २२८, २२९, २३०, २३२, २३४, २३५, २९०, २९१, २९३, २९३	
सम्प्रहरित अई	२०२		
सफा	३१४	समाध्येन्द्रिय	२७१
सफासफ	४२१	समानतापुर्वक	२०१
सम्बन्ध	३५२	समानशील	४३३
सबैठाउँमा	१६६	समानचित्तले	३३६
सबैदुःख	३०५	समाधिसंवर्तनिक	७०, ८७, ९४, १०८, ११७, २२७, २४३, २६५, २९१
सम्बोधि	परायण ८६, ८८, १०७, १०९, ११५, ११९, २४१, २४२, २६८, १७१, १७२, २७३, २७६	समाहितचित्त	२८५
सम्बोधिज्ञान	२५७, २५८	समुचित	६२, ६३
सम्बूहचारी	२४६	समुत्तेजित	१२५, १७०
समशील	४१२, ४३२	समुदय	११८
समथ्रद्वा	३३२, ४१२, ४३२	समुत्साहित	३८, २५१, ३८९, ३९८, ३९९
समतामा बसी	२२५, २२६, २२७, २२८, २२९, २३०, २३२, २३३, २३४, २३५	समृद्धशाली	२९६, ३१०
समत्याग	४३२	सम्मोदनीय	३१, १८२, १८६
समय	१६५	सम्मोहित	३०२
समप्रज्ञा	४३२	सर्वतो रूपसंज्ञालाई	१५
समर्थ	२५७, २५८	सर्वदर्शी	३०५
समाधि	१८४, २८५, २८७, ४४०	सर्वप्रथम	३, ७, ३३३, ३५३
समाधिज	२५६, २८६	सर्वथ्रेष्ठ	४१८
समाधिष्ठ	१६२, १६७, २२५, २२६,	सवितर्क	१०
		सर्वोत्तम	२६५
		सत्संगत	२४७, ३३४, ३३५

संसार परिनिवारणगामी	२७४	सात हप्तासम्म	४
सहनगर्छ	३०१	सातवर्षदेविखि	३५३, ३६७, ३६८
सहमत	१७५, १७६, १७७, ४०६	सातवर्ष सम्म	३५३
सहश्रजन्म	२५८	सात प्रश्न	१८५
सहायता	३३४	सात महीनासम्म	३७४, ३७५, ३७६
सहेली	३३०	सात दिन-रात	३०८
स्वाक्षयदृष्टि	१५२, २६७, ३११	सातों	३३७, ३१७, (दिनमा) ३७३,
स्वभाव	४१८		३७४, ३७५
स्वर्ग	४७, ४८, ४९	सापेक्षी	४३८, ४३९, ४४०, ४४१
स्वर्गकथा	३६, ३१४	सार्थक	६३
स्वर्गगामी	५४, ६३, १०४	साथी	२७, ३९
स्वर्गदायी	४८, ६३	साथी पनि साथीसंग	३०२
स्वर्गलाभी	४८	सामञ्जस्यता	३५२
स्वस्थ	२८३, ३८३, ३८८	सारथी	६८
साँडे बारहशय	४०९	सामुक्कंसिका	३१४
स्वागत	३४२	सारिपुत्रोपदेश	६८, ४२५
स्वातन्त्र्य	२४३, २६५, २९१, ३७०, ३७३, (छ)	साहस	७८, ७९, ८०, ८१, ८२ (विना) ७९, ८०, ८१
स्वादिष्ट	९७, ९८	साक्षात्कारगरी	२६९, ३११
स्वाधीन	७०, ८७, ९४, १०८, ११७	साक्षात्कार	२११,
स्वानुभव	२९९, ३००	साक्षात्कारी	२५९, २६०
स्वानुभूति	२९९	स्याहार	३०१, ३७०
स्वीकार	६८, २८०, २८४, ३२५, ३२६	सिद्ध वैद्य	३५९
स्वामी	४३८, ४३९, ४४०	सीधा	१८२, १८४

सिपालु ४३८	सुखावह ४४
सीप ३६५	सुखित चित्त २२५, २२६, २२७, २२८, २२९, २३५, २९०,
सोहनमं ९९	२९१, २९२, २९३
सुकिलो ३१४, ३३४	सुखी ७८, ७९, ८०, ८१, ८२, ८३, ८४, १०३
सु-आञ्ज्यात ६९, ११७, १८६, १८७, १९० ( छ ) ८७, १०७, २२६, २३२, २४२, २४३, २६४, २६९, २७७, २९०, २९७, ३१६, ३३६, ३३७,	सुखीपालं ६१
सुख ४६, ४७, ४८, ६०, १८३, १८७, ३०० ( जीवी ) ३९५, ३९७	सुगति ५९, ४२१
सुख दुःख २८७	सुगति-दुर्गतिमा २५९
सुखदायी ४८	सु-गुरुको मासु ३२५
सुख परिहरण ६१	सुन्दर २६६, ३३०, ( तामा ) ४१९
सुख प्रतिसंबोधी २३८	भु-घ्नुहोस् ३८५
सुखपूर्वक १९४, १९५, १९६, १९७, २८३, ३०७, ३०८, ३०९	सुल्त ३७४, ३७५, ३७६
सुखलाभी ४८	सुनिघ्न १२५, १२६
सुख विपाकी ६३, १०४	सुनेको ( सुतं ) ४०२
सुख-सौमनस्य ६६	सुप्रतिष्ठन ८७, ११७, २४२, २४३, ( छ ) ६९, १०८, ११०, २२६, २३२, २६५, २६९, २९१, २९७
सुख-शान्ति ३५०	सुप्रसिद्ध ३५६
सुखानुभव ५६, ५७, २२५, २२६, २२७, २२८, २२९, २३०, २३५, २९०, २९१, २९२, २९३	सुप्रतिष्ठिद्व ३०, ११५, ११७, ११९
सुखाय ३९३	सुपोष्यता २८३
	सुपोष्यताको २७३
	सुबोधनीय १३३
	सुमरता २८३

सुभरताको १७३	सोरह वर्षसम्म ४३९
सुभाषित ६५, २६०, २७२	सोरह वर्ष ४२१
सुभिक्ष ३६३	सोरह हजार ३७१, ३७९
सुमधुर ४२२	सोस ३९४
सुरक्षित ६२, ७६, ७७, ( गरी ) ४१६	सोह ३७०
सुरापान ५३	लोत १५९, १८३, ( मा ) २९७, ३४३
सुरामेरय-मद्यपान ५०, ५२	लोतधारमा २९६
सुरामेरय-मद्यपायी ५२	लोतापन्न ३, २१, १३८, १४१, १९१, २११, २१२, ३४३, २४४,
सुलाम २९२	२६८, २७१, २७३, २७५, ३४२, ३४३, ३४४, ३५०, ३५६, ४१३, ४१८
सुवर्ण ९९	लोतापन्न हुं दद, १०७, ११५, ११९
सुवर्ण-दुर्वर्ण १५९	लोतापन्नलक्षण २७०, २७५
सुवर्णालिंकार ९९	लोतापत्यङ्गले ११६
सुविल्ल्यात छ २५	लोतापन्न-फल २६, २७३११, ४२२
सुविनीत १५३	सौमनस्य १३, १८४, २४६, ३००
सुसम्पन्न दद, द७, दद, ९३, ९४, ११५, १३७, २५७, ३११, ३३८, ३४३, ३४५, ३४६, ४००, ४४३, ४४४	सौम्य ४०९
सुसमृद्ध ३६२	सौहार्दपूर्ण ३५१
सूप ३१, ३२६, ( बुङ ) ३८७	स्यालले २६१
सेठपव ३३०	संलग्न ११८, १४२, १५३, ४२७, ४३९, ४३०, ( शा ) १३२, १५३, १५३
सेतीय ३१, ३२	संस्कारवान १५२, १५३
सेवक ३४२	
शोजा १८२, १८४	



Dhamma.digital


संस्कारित १२३, ११४  
 संस्कारहरू १६०  
 संकोच २८२  
 संप्रह २, ११३, २०१, २०२, २०३  
 संग्राम ३०२  
 संचय २७०  
 संक्षेप ४२१  
 संतृप्तगराए ४३  
 संस्थागार २४९, २५०, २५१  
 संप्रतिष्ठित २०२  
 संयम २८३  
 संयमी ६४, २८६, ४३२  
 संयोजन १४४, १४५, १४६, १८७,  
     ३१७, ३३७  
 संयोजनीय १४४, १४५  
 संविलष्टता ३६  
 संवर्तकल्प २५८  
 संसारमा ४१३  
 संज्ञा १५३, १५३, १६१, २५१,  
     ४२७, ४२९, ( मा ) १३२,  
     १५२, १५३  
 संज्ञात्वलाई ४२७, ४२९  
 संज्ञावान १५२, १५३  
 संज्ञावेदयित-निरोध १९, २०  
 संज्ञावेदयित निरोध-समाप्तिखाट  
     १६२, १६३, १६४, १६५

ष  
 षडभिज्ज २१  
 षडायतन ११८, ११९  
 षडायतन विभज्ज १३८, १४३  
 षडायतन विभक्ति १४२

## श

शतसहश्र जन्म २५८  
 शस्त्र ३०२  
 शस्त्रअस्त्र ३५०  
 शक्ति ४६  
 शक्तिदिएको हुन्छ ४५  
 शब्द-धानु १४८  
 शब्दविज्ञानद्वारा ३२१, ४३४, ४३६  
 शब्द-विज्ञान १२९  
 शयजन्म २५८  
 शयन १९४, १९५, १९७  
 शयनासन ६५, १५४, १५७, १७२,  
     १८८, ३२७  
 शयनासनद्वारा ५४, ५५  
 शरण ४०७  
 शरणमा ३६, ३९०  
 शरीर १५९, ३०४, ३८४, ३८६,  
     ३८७, ३८८, ४१२, ४२०,  
     ४१३, ४२५

- शारीर नचलाई ३०८  
 शारीरद्वारा ४३१,४३२  
 शाक्यपुत्रीय ३९५, ३९७  
 शान्त ६७,७०,७१,७२,२२५,२२६,  
     २२७,२२८, २२९, २३०,  
     २३५, (तर) २९९,३००  
 शास्ता ६८,८७,२४२, (छ) ९,१०,  
     ११,१२,१३,१४,१५,१६,  
     १७,१८,१९,२०  
 शान्तिपूर्ण ४१०  
 शान्तिमय जीवन ४१०  
 शास्त्रसिद्धि ३५४  
 शायद ४३८,४३९,४४०  
 शालपुष्टक ३२५  
 शासु ३७०  
 शाश्वतलोक १५०,१५१,१५२(हो)  
     १२२,१२३  
 शिल्पद्वारा ३०१  
 शिल्प ३५०,३५२, (विद्या) ३५०  
 शिल्प चिकित्सा ३५६  
 शिवद्वार ३३  
 शिष्य ४१९  
 शिशिर हावा ४४  
 शिक्षा ३५२, (पद्धतिमा) ३५२  
 शिक्षा २७७, (पद) २८३,२८४  
 शिक्षाकामी २८२, (ता) २८३  
 शीतल १५६  
 शील ७०,७३,८७,९४,१०८,११७,  
     २२९,२३४, २६२, २६३,  
     २६५, (पालन) ४३९  
 शीलकथा ३६,३१४  
 शीलगुण १०७,१०८  
 शीलानुस्मृति २२७, २२८, २३३,  
     २९१  
 शीलव्रत परामर्श ३१७  
 शीलवान ५०, ५३, १३५, १८९,  
     १९०,१९८,२०२, २८६,  
     ३१६,३३५,३३६, ३९०,  
     ३९१,३९२  
 शीलवानताको १७३  
 शीलसम्पदा ५९  
 शीलसम्पद २५२,२५७,२५९  
 शीलानुस्मरण २९१  
 शुद्धजीवन १३३  
 शुद्धजीवि १२०,१३४,१४३,४३९,  
     ४४१,४४२  
 शुद्धावस्त्रधारी १९९,२००  
 शुद्धवास ब्रह्मलोकमा २७४,२७५  
 शुलीमा ३०४  
 शूद्र ११२



Digitized by srujanika@gmail.com

- शून्यागारमा ३८, १६७  
 शून्यता चित्त-विमुक्ति १६६, १६७  
 शून्यताको स्पर्श १६४  
 श्वेत १११  
 शैलमय पात्रहरू ६  
 शैक्ष ७४, ७५, ( समाधि ) २८६,  
     २८७ ( शौल ) २८६  
 शैक्ष जीवन २३६, २३७, २४१  
 शैक्षत्व १७९, २०५  
 शैक्ष-प्रतिपदा २५१ ( मा ) २५७,  
     २५८  
 शैक्ष-प्रज्ञा २८७  
 शैक्ष प्रज्ञाको बारेमा २८६, ३८७  
 शैक्ष समाधिको बारेमा २८६, २८७  
 शैक्ष शीलको बारेमा २८५, २८७  
 शोक ४२६, ४२७, ४२८, ४२९,  
     ४३०  
 शोकगर्ढ ३०१  
 शंका २१३  
 शंका सन्देह ४३९, ४४०, ४४१  
 शंका लागेको ( परिसंकितं ) ४०२,  
     ४०३  
 श्रे  
 अद्वा २९, ५९, ७३, २२९, २३४,  
     २६२, २६३, २९३, ३१०,  
     ४१९, ३४३, ३४४, ३६५  
 अद्वामात्र २७२, २७६  
 अद्वात्म ५९, १७३, १७४, १७५,  
     १७६, १८१, १९२, २०५  
     २०६, ३९१, ४३२, ( हृत्य )  
     २५५  
 अद्वानुसारी छन् ३३६  
 अद्वानुसारी लक्षण २७१, २७६  
 अद्वावान १९८, २०२  
 अद्वाविमुक्त छन् ३३६  
 अद्वा-सम्पदा ५९  
 अद्वेन्त्रिय २७१, २७६  
 अमण ६२, १८२, १८४, २४९, २५०  
 अवण-ब्राह्मण २१, १०४  
 अमण गनेमा ३९२  
 आवक २४, १३८, १७९, १८१,  
     २०५, २०६, ३२४, ३४४,  
     ३४५  
 आवकसङ्घ ६९, ८७, ९४, ११७,  
     २२६, २२७, २४३, २६५,  
     २९१, २९७  
 आविकाहरू ४३९, ४४०, ४४१,  
     ४४२  
 अुतधर २५५  
 अुतदान ९३, ९४, ४२८  
 अुतसम्भिचय २५५

अृति २२९, २३४, २६२, २६३,	हानीकारक १७८, १७९, १९४,
२९३	२०४, २०६
श्रेष्ठ द५, ( अन् ) ४०१	हावा १५६
श्रेष्ठस्थान ३२९	हिंडिरहैवा २९०, २९२, २९३
श्रेष्ठदान ३२९	हिताय ३९३
श्रेष्ठदायी ३२९	हिमपात समय छ १९४
श्रेष्ठोत्तम ३८४, ३८८, ४२२	हिरण्य ९८, ३६७, ३६८, ३७३, ३७९
श्रोत १४६	हिंसा ४२१
श्रोत संस्यर्शज १३०, १३१	हेतु ९, ११, १२, १३, १५, १६, १८,
श्रोतधातु १४८	३२१, ३२२
श्रोतविज्ञान १२९	हृदयस्पर्शी ३४९
श्रोतविज्ञान-धातु १४८	क
श्रोतविज्ञेय शब्दहरू ३१९, ३२१,	कणभर ३४४
३३९, ३४०, ४३४, ४३६	क्षत्री ११२, २६०
श्रोतविज्ञेय शब्द ३००	क्षत्री पनि क्षत्रीसंग ३०२
श्रोतेन्द्रिय २५२	क्षमनीय ६८, ९२, १२८, १२९
ह	
हरणगर्छ ३०२	क्षमा १४१, १७४, १७५, १७६,
हजार ३७०	१७७
हृत्यागनें नियतले ३५८	क्षार ३०४
हस्तीयानहरू ४०९	क्षीणाक्षव १५९, १६०, १६७, १६८,
हसन-प्रज्ञा २७०, २७१, २७४, २७५,	४१९
२७६, (ले) २६९, २७३	क्षीर भोजन ७२
हाड़छालामात्र ३७७, ३७८, ३७९	क्षुधा २५४
हातखुटा ३०३	
हात्ती ३३, २६२, २९६, ४०८	

कुछापियासा ३०१	ज्ञान १८३,२८५
क्लेमकुशल २७	ज्ञान दर्शन २१
श	ज्ञानदर्शी ३०५
ज्ञातिकुल ३१५	ज्ञानपूर्वक २५४
ज्ञाति ५८,५९	ज्ञानवान् १३,२५६
ज्ञातिबन्धु ३४८	ज्ञापन १७६,३००
ज्ञाति-बली ६२,१०४	ज्ञापनगरे २१,३००

